

• संग्रह-८

# बुद्धकालीन ब्रह्मादिदेव

## [ भाग - १ ]



Dhamma Digital



भार. १३/-

नेह. १८/-

प्रकाशकः

“आनन्दकुटी विहारगुठी”

(सं. द. नं. १/०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. १४४२०

( सर्वाधिकार सुरक्षित )



बुद्धाब्द २५२०

मुद्रक :


नेपाल प्रेस

काठमाडौं, नेपाल ।

फो. नं. ११०३२

प्रथमावृत्ति १०००

भारतमा बुद्धधर्मको पुनर्जागरण ल्याउनु भई  
नालन्दा पालि महाविद्यालयको स्थापना  
गरी देवनागरी लिपिमा त्रिपिटक  
पालिको मुद्रण गरी जीवनभर  
बुद्धधर्मको उत्थान कार्यमा  
जीवन बिताउनु भएका  
स्वर्गीय पूज्य जगदीश  
काश्यप महास्थविरज्यूको  
पूण्य स्मृतिमा ।



## यसमा—

PREFECE

प्रकाशकीय

मेरा दुइशब्द

भूमिका

प्राककथन

मूल-ग्रन्थहरू

सहायक ग्रन्थहरू

संकेत शब्दको अर्थ

त्रिपिटक-सूचि

विषय-सूची

“बुद्धकालीन ब्रह्मादिदेव”

नामावली

शब्दावली

गाथा-सूची

Collection No. 8

# Buddhakalina Brahmadideva

[ Part I ]

Bhikshu Amritananda



Published By :

ANANDA KUTI VIHARA TRUST

Ananda Kuti, Kathmandu,

NEPAL.

1976

**Namo Tassa Bhagavato Arahato Sammasambuddhassa.**

## PREFECE

In effect, it is a matter of gratification to me that I am able to present before the readers—though belated by one year—this Eighth Compilation of the Volume under the sequence of books related to Buddha period being published.

Following the Monograph—"Buddhakalina Sravaka Carita" Part I, Volume VII this collection—"Buddhakalina Brahmadideva" Part I, Volume VIII is being brought out as preplanned to compile a Volume pertaining to Brahma and Devas that Lord Buddha has occasions to encounter with. The renderings in Nepali language of the Suttas ( Sermons ) chosen for the manuscript of the Second Part of this Volume are almost ready. Although by the 8th of Kartika, 2032 ( Vikrama Era ) the task of selecting and tracing the Suttas as also the works of translation were complete, the job of preparing the introductions were yet to be accomplished. Yet, by Chaitra, 2032 ( Vikrama Era ) I had given the final shape to the

(b)

introductions also for the First part of the volume. The printing works was to be held up for a few months due to heavy engagements of the press.

For the convenience of the readers, the Brahmadidevas ( Dieties including Brahma ) mentioned in the Suttas available in Tripitaka—the Pali Literature, have been arranged in an alphabetical order. According to this arrangement, in the First Part the characters from the alphabet 'A' to 'Ma' have been included. Rest will be accommodated in the Second Part.

In this First Part of the Volume—"Buddhakalina Brahmadideva", there are in total thirty-two characters compiled in the order of one character of Asura (Demon), nineteen of Devaputras (Gods), one of Devaputri (Godess) five of Brahma ( Neuters ), four of Yakshya ( Heathen gods ) and two of Yakshinis ( Heathen godesses ).

Nepali renderings of forty Suttas akin to these characters have been collected here—among them two Suttas are from Anguttara Nikaya, one from Udanapali, one from Chullavaggapali, two from Dighanikaya, two from Majjimanikaya and thirty-two from Sanyuttanikaya.

Necessary explanations concerning the Suttas have been marked on the foot-notes and introductions by

(c)

referring Atthakathas. I do believe that this will be of assistance to some extent to understand the subject matters of original Suttas.

The following table of content will explain from which books the aforesaid forty Suttas have been taken and also what are the names of these Suttas :

### 1. Ajakalapaka Yakkha

Page<sup>1</sup> :

1. U. 67: Ajakalapaka Suutan

Page<sup>2</sup> :

R. 4

### 2. Alavaka Yakkha

1. S. I. 215: Alavaka Suttan

R. I. 213

Sn. 295: Alavaka Suttan

R. 31

### 3. Indaka Yakkha

1. S. I. 207: Indaka Suttan

R. I. 206

- 
1. References given here are to the pages of Pali Text, Nagari Edition of Nalanda, India.
  2. R. refers to pages of the Pali Text Society, Roman Editions, London.

page :

page :

**4. Uttara Devaputta**

- |          |                   |          |
|----------|-------------------|----------|
| 1. S. I. | 52: Uttara Suttan | R. I. 19 |
|----------|-------------------|----------|

**5. Kakudha Devaputta**

- |          |                          |             |
|----------|--------------------------|-------------|
| 1. Cu.   | 283: Devadattavatthu     | R. 184      |
| A. II.   | 379: Kakudhathera Suttan | R. III. 122 |
| 2. S. I. | 51: Kakudha Suttan       | R. I. 54    |

**6. Kassapa Devaputta**

- |          |                            |          |
|----------|----------------------------|----------|
| 1. S. I. | 43: Pathama Kassapa Suttan | R. I. 46 |
| 2. S. I. | 43: Dutiya Kassapa Suttan  | R. I. 46 |

**7. Kamada Devaputta**

- |          |                   |          |
|----------|-------------------|----------|
| 1. S. I. | 45: Kamada Suttan | R. I. 48 |
|----------|-------------------|----------|

**8. Kokanada Devaputti**

- |          |                                     |          |
|----------|-------------------------------------|----------|
| 1. S. I. | 28: Pathama Pajjunnadhitu<br>Suttan | R. I. 29 |
| 2. S. I. | 29: Dutiya Pajjunnadhitu<br>Suttan  | R. I. 30 |

(e)

page :

page :

## **9. Khema Devaputta**

- |    |       |                  |       |    |
|----|-------|------------------|-------|----|
| 1. | S. I. | 55: Khema Suttan | R. I. | 57 |
|----|-------|------------------|-------|----|

## **10. Ghatikara Devaputta**

- |    |       |                      |       |    |
|----|-------|----------------------|-------|----|
| 1. | S. I. | 33: Ghatikara Suttan | R. I. | 35 |
|----|-------|----------------------|-------|----|

## **11. Candana Devaputta**

- |    |         |   |        |     |
|----|---------|---|--------|-----|
| 1. | M. III. | 276: Lomasakangiyabhaddeka-<br>ratta Suttan | R. II. | 199 |
| 2. | S. I.   | 50: Candana Suttan                          | R. I.  | 53  |
| 3. | S. III. | 250: Candana Suttan                         | R. IV. | 280 |

## **12. Canda Devaputta**

- |    |       |                    |       |    |
|----|-------|--------------------|-------|----|
| 1. | S. I. | 47: Candima Suttan | R. I. | 50 |
| 2. | S. I. | 49: Candima Suttan | R. I. | 51 |

## **13. Jantu Devaputta**

- |    |       |                  |       |    |
|----|-------|------------------|-------|----|
| 1. | S. I. | 59: Jantu Suttan | R. I. | 61 |
|----|-------|------------------|-------|----|

## **14. Tayana Devaputta**

- |    |       |                   |       |    |
|----|-------|-------------------|-------|----|
| 1. | S. I. | 46: Tayana Suttan | R. I. | 49 |
|----|-------|-------------------|-------|----|

page :

page :

**15. Tissa Brahma**

- |                                     |           |
|-------------------------------------|-----------|
| 1. A. III. 209: Tissa Brahma Suttan | R. IV. 74 |
|-------------------------------------|-----------|

**16. Tudu Pacceka Barhma**

- |                                 |           |
|---------------------------------|-----------|
| 1. S. I. 149: Tudu Brhma Suttan | R. I. 149 |
|---------------------------------|-----------|

**17. Damila Devaputta**

- |                            |          |
|----------------------------|----------|
| 1. S. I. 44: Damila Suttan | R. I. 47 |
|----------------------------|----------|

**18. Dighalatthi Devaputta**

- |                                 |          |
|---------------------------------|----------|
| 1. S. I. 50: Dighalatthi Suttan | R. I. 52 |
|---------------------------------|----------|

**19. Nanda Devaputta**

- |                           |          |
|---------------------------|----------|
| 1. S. I. 60: Nanda Suttan | R. I. 62 |
|---------------------------|----------|

**20. Nandana Devaputta**

- |                             |          |
|-----------------------------|----------|
| 1. S. I. 50: Nandana Suttan | R. I. 52 |
|-----------------------------|----------|

**21. Nandivisala Devaputta**

- |                                 |          |
|---------------------------------|----------|
| 1. S. I. 61: Nandivisala Suttan | R. I. 63 |
|---------------------------------|----------|

(g)

page : page :

**22. Pancasikha Gandhabba Putta**

- |    |         |                         |            |
|----|---------|-------------------------|------------|
| 1. | S. III. | 94: Pancasikha Suttan   | R. IV. 103 |
| 2. | D. II.  | 165: Mahagovinda Suttan | R. I. 220  |

**23. Pancalacanda Devaputta**

- |    |       |                         |          |
|----|-------|-------------------------|----------|
| 1. | S. I. | 45: Pancalacanda Suttan | R. I. 48 |
|----|-------|-------------------------|----------|

**24. Paharada Asurenda**

- |    |         |                      |            |
|----|---------|----------------------|------------|
| 1. | A. III. | 306: Paharada Suttan | R. IV. 197 |
|----|---------|----------------------|------------|

**25. Parisada Barhma**

- |    |       |                             |           |
|----|-------|-----------------------------|-----------|
| 1. | S. I. | 145: Annatara Brahma Suttan | R. I. 144 |
|----|-------|-----------------------------|-----------|

**26. Piyankaramata Yakkhini**

- |    |       |                       |           |
|----|-------|-----------------------|-----------|
| 1. | S. I. | 210: Piyankara Suttan | R. I. 209 |
|----|-------|-----------------------|-----------|

**27. Punabbasumata Yakkhini**

- |    |       |                       |           |
|----|-------|-----------------------|-----------|
| 1. | S. I. | 211: Punabbasu Suttan | R. I. 209 |
|----|-------|-----------------------|-----------|

**28. Bakabrahma**

- |    |       |                               |           |
|----|-------|-------------------------------|-----------|
| 1. | M. I. | 399: Brahmanimantanika Suttan | R. I. 326 |
| 2. | S. I. | 143: Bakabrahma Suttan        | R. I. 142 |

page :

page :

**29. Manibhadda Yakkha**

1. S. I.	209: Manibhadda Suttan	R. I. 208
----------	------------------------	-----------

**30. Mahabrahma**

1. D. I.	183: Kevatta Suttan	R. I. 205
----------	---------------------	-----------

**31. Magadha Devaputta**

1. S. I.	44: Magadha Suttan	R. I. 47
----------	--------------------	----------

**32. Magha Devaputta**

1. D. I.	43: Magha Suttan	R. I. 47
----------	------------------	----------

Bhikshu Amritananda

Ananda Kuti

Kathmandu,

1976, August 14.

Nepal.

List of Abbreviation :

**A.** = Anguttara Nikaya

**D.** = Dighanikaya

**Cu.** = Cullavagga

**M.** = Majjhimanikaya

**S.** = Sanyuttanikaya

**Sn.** = Suttanipata

**U.** = Udanapali

## प्रकाशकीय

पूज्य अमृतानन्द महास्थविरको लगनशील, मेहनत तथा कठोर परिश्रमको फलस्वरूप “बुद्धकालीन शाविकाचरित” भाग-१, संग्रह-७ पछि यो “बुद्धकालीन ब्रह्मादिदेव” भाग-१, संग्रह-८ प्रकाशित गरी पाठकवृन्दका हातमा प्रस्तुत गरेका छौं ।

लेसमात्र भए पनि यस ग्रन्थबाट त्यसताकाका बुद्ध समाजको ज्ञान बोध हुन गएको खण्डमा पूज्य महास्थविरको परिश्रम र यस आनन्दकुटी विहारगुणीको कर्तव्य सफल भएको ठाने छौं ।

हरचीजको मूल्य वृद्धिबाट प्रकाशन कार्यमा पर्नआएको बोल्लाई कम गराइदिने उद्देश्यले श्री साहुनी लक्ष्मिकुमारी मानन्धर, प्याफलटोल, काठमाडौंबाट एक रीम कागज र किम्बोलवासी अनागारिका विरतीबाट रु० ९७/५० तथा आफ्नो जन्मदाता आमा हेरामाया र बाबु हर्षराज शाक्यहरूको पुण्यस्मृतिमा धर्मदानस्वरूप रु० १०००/- चन्दा प्रदान गर्नुभएकोमा श्रीमती बेखामाया शाक्य, ताजाःफः, ललितपुर सहित सबैलाई यस आनन्दकुटी विहारगुणीको तरफबाट हार्दिक धन्यवाद जापन गरेका छौं ।

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. १४४२०

२०३३ भाद्र द मंगलवार ।

तीर्थनारायण मानन्धर

सदस्य-सचिव

आनन्दकुटी विहारगुणी

## मेरा दुइशब्द


नेपालका प्रसिद्ध बौद्ध भिक्षु श्री अमृतानन्दज्यूले लेखनु भएको 'बुद्धकालीन ब्रह्मादिवेव' भन्ने पुस्तक मैले सरसरि दृष्टिले हेरेँ । यो पुस्तक लेख्ने उहेश्य बुद्धको सम्पर्कमा आएका तथा बुद्ध भगवान्ले भेटेका ब्रह्मा तथा देवहरूको संग्रह गर्नुहो भन्ने कुरा उहाँको प्राककथनले अभिव्यक्त गरेको छ । तर पुस्तकका कथांशमा धेरै कुरा प्रतिबिम्बित छन् । त्यसभित्र भिक्षुहरूलाई दिएका भगवान् बुद्धका उपदेश विशेष गम्भीर छन् । निर्वाणका साथसाथै तिनको जीवनमा प्रत्येक घडीमा अपरिहार्यता सिद्धछ । इन्द्रक यक्षको वार्तामा जीवको सम्बन्धमा भएको विचार एक दार्शनिक भूमिकामा उभिएको छ ।

जन्मेदेखि नं मानिस जिज्ञासुको रूपमा देखापर्दछ । उसको अनुसन्धान शील बुद्धि प्रतिक्षण विचक्षण भन्ने प्रयासमा रहेको हुन्छ । ज्ञान एक प्रकाश स्वरूप वस्तु हो । यसको दौड छिटो छिटो हुन्छ । भौतिक प्रकाशको दौड मनको जति छिटो नभए पनि द्वितीय स्थान यसले लिन्छ । मनको रथमा चढ्ने ज्ञानको प्रकाश अरु प्रकाशभन्दा तीव्रतर गतिमा हिड्वल्छ । यसका पनि दुइ हांगा छन् त्यसमध्ये विज्ञानको

प्रकाशले आकाश, पाताल र धरातल समेत विचरण गरिसक्यो । किन्तु ज्ञान चाहीं त्यसभन्दा पनि माथिको लोकमा पुगेको देखिन्छ । निर्वागलोक स्वर्गादिलोकभन्दा पनि उँचो छ । यसमा पुगेपछि मानिस फेरि फर्क्ने पक्षमा रहेदैन । ‘यद्गत्वा न निवर्तन्ते तद्वाम परमं ममं’ (गीता) किन्तु ऊ मुक्त हुन्छ उसको इच्छाले फर्के पनि यहाँ बुद्धमै रहेदैन । फेरि उहीं पुगदछ । बौद्ध धर्ममा त्यही बुद्ध, बोधिसत्त्व या भगवान् शब्दले पुकारिन्छ । त्यसै तत्त्वलाई कसैले—

“ब्रह्मेति परमात्मेति भगवानितिचोदयते”

यसरी भन्दछन् ।



ज्ञानको स्रोतलाई आर्यदेशमा यसरी दुङ्गो लगाइएको हुनाले हाम्रो देश धर्म प्राण देश भनिन्छ । यहाँका साधुसन्तहरूको यसतर्फ ठूलो देन छ । अमृतानन्दज्यू आफ्ना भिक्षुचर्यामा रहेर दिनानुदिन पवित्र विचारले समाजको सेवा गर्ने प्रसङ्गमा धेरै ग्रन्थहरूको सम्पादन गर्दै आउनु भएकोमा हामीलाई प्रेरणा प्राप्त भरहेछ ।

प्रस्तुत पुस्तकमा देव, अमुर, यक्ष, गन्धर्व र पिशाच आदिमा भगवान् बुद्धले विजय गाथाको माध्यमबाट धार्मिक चेतनालाई अगाडि बढाउने चेष्टा लेखकको आफ्नै ढङ्गको देखापर्दछ । साधारण समाजमा उपयोगी रहोस् भनेर पुस्तकलाई सरल एवं रसिलो शैलीमा सम्पादन गरिएको छ । यसरी पालि साहित्य वारधिलाई मन्थन गरी बुद्धचरितामृत निकालेर सर्वसाधारणलाई पान गराइदिने भिक्षुज्यूप्रति नेपाली समाज मात्र होइन नेपाली साहित्य भण्डार समेत चिरऋणी रहनेछ ।

अर्को कुरा—

ब्रह्मालाई रचनात्मक कार्यमा प्रकृष्ट शक्ति मानिन्छ यस्तै अमुरादि शक्ति पनि रचनाकुशल मायावीको रूपमा परिचित हुँदै आएको छ । भन्नौं, यी सबै विज्ञानवादी वर्गमा आउँछन् । प्रस्तुत पुस्तकमा यिनमाथि भगवान् बुद्धको विजय देखाइएको छ । जस्तो यहाँ बकबह्याको चर्चा गरेर भगवान्बाट उनको तेजोवध गरिएको छ त्यस्तै भागवतमा पनि वत्सापाहरण प्रसङ्ग उठाई ब्रह्माको शक्तिमाथि श्री कृष्णको शक्तिले विजय प्राप्त गरेको छ । यस्तै अमुरादि शक्ति पनि श्री कृष्ण शक्तिबाट परास्त छन् । यी दुवै सन्दर्भलाई हेर्दा ज्ञानशक्तिको सामु विज्ञानशक्ति नगर्ण छ भन्न खोजेको जस्तो बुझिन्छ । जे होस् विचारवान्को अगाडि महात्माहरूको लीला एक प्रहेलिका बनेर रहेको हुन्छ, अस्तु ।

बुद्ध भगवान्लाई राग्रोसंग चिनाउने सन्दर्भहरूको नेपाली साहित्यमा खांचो थियो । यसलाई पूरागर्न कृतसंकल्पी हात्रा भिक्षुज्यू अवश्य पनि आदरका पात्र हुनुहुन्छ ।

१७/२९२ लाजिम्पाट,  
काठमाडौं, नेपाल ।  
२०३३।५।९

— जुननाथ पण्डित  
(ना० व० गु०)

## भूमिका—

कर्मयोगी आचार्य भिक्षु अमृतानन्द महास्थविरद्वारा मागधि (पालि) भाषामा लेखिएका त्रिपिटक ग्रन्थहरूमध्ये सुन्तपिटकरूपी हरनाबाट निर्झरित भएका संयुत्तनिकाय, अङ्गुत्तरनिकाय, मज्जिम-निकाय, दीघनिकाय, उदानपालि, चुल्लवग्गपालि र महावग्गपालि ग्रन्थ-हरूबाट उपयुक्त देवादिहरू छानी तत्कालीन शैलीलाई यथास्थित राखी नेपाली भाषामा अनुदित बुद्धकालीन ब्राह्मण, गृहस्थी, राजपरिवार, महिला, परिद्वाजक, श्रावक, श्राविका र प्रेत (संप्रहरू) प्रकाशित भइ सकेका छन् । यसैगरी तत्कालीन विभिन्न अवस्थाको बोध सरल तरिकाले सर्वसाधारणलाई गराउने उद्देश्यमा कटिबद्ध हुनुभएका पूज्य महास्थविरको अविच्छिन्न परिश्रमको फल प्रस्तुत 'बुद्धकालीन ब्रह्मादिदेव' आठौं संग्रह हो ।

यस संग्रहमा समावेश गराइएका महाब्रह्मा र अन्य तिष्यादि चार ब्रह्माहरू, उत्तर देवपुत्रादि सत्र देवपुत्रहरू र कोकनदादेवपुत्री, अजकलापक यक्षादि चार यक्षहरू र प्रियङ्करमाता र पुनर्वसुमाता दुइ यक्षिणीहरू, पञ्चशिख गन्धर्वपुत्र र पहाराद असुरेन्द्र जस्ता एकतीस (३१) देवयोनिजरूपी विमान चढेर बुद्ध-दर्शनले देखाइदिएका देवलोक-

वासीहरूका भत्तमतान्तर र बुद्धसंग भएका विभिन्न विचारहरूको आदान प्रदान तथा क्रियाकलापहरूको प्रत्यक्षीकरणकोनिमित्त सफर गर्दा देखिने र अनुभव हुने आध्यात्मिक, गाम्भीर्य र औपदेशिक, तर्कसंगत र उपयोगी, शान्तिप्रद र न्यायिक, सत्यता र अहिंसा, कर्तव्यपरायणता र मोक्षप्राप्ति, इहलोक र परलोकको सम्बन्ध, देवता र मनुष्यको तुलना आदि विभिन्न उद्धानका मनमोहक सुवासको साथसाथै अनेकविधि देव, यक्ष र गन्धर्वादि चरित्ररूपी पुष्पदृश्यले अभिन्नरूपमा रहिरहेको संस्कारमाथि पन्ने प्रतिक्रियालाई सहज तरिकाले संशोधन गरी नयाँ आलोक दिन प्रयास गरिरहेको कुरालाई प्रस्तुत संग्रहको चिन्तनरूपी कसीले प्रत्यक्ष पार्न खोजेको छ । जसको फलस्वरूप परंपरागत विश्वासरूपी सागरभित्र डुबुल्का मारी हुँडलिदिने प्रयासमात्र भएको होइन यसभित्र रहेका विभिन्न शंकास्पद र अज्ञात ठानिएका विषयहरूलाई आफ्ने हँगले प्रतिपादन गरी मनुष्य जीवनबाट प्रवेश गर्नेसक्ने निर्वाणको बाटोको ढोका समेत खोलिदिएको कुरालाई पञ्चेन्द्रिय अर्थात्—इष्ट, कान्त, मनाप, प्रिय-रूपादि चक्षुविज्ञेयादेरूप, श्रोतविज्ञेयादि शब्द, द्वाणविज्ञेयादि गन्ध, जिह्वाविज्ञेयादि रस, कायविज्ञेयादि स्पर्श र मनविज्ञेयादि धर्मको जड्जालमा नफस्ने व्रतशीलीहरूमा विज्ञान उत्पन्न हुन्छ र त्यसद्वारा निर्वाणगामी हुनेलाई अनुपादानी तथा जो उक्त पञ्चेन्द्रियरूपी चक्रबूहरूमा फसेको हुन्छ त्यस्तालाई सउपादानी भन्दछन् र त्यस्ताले परिनिर्वाणको त कुरै छोडौं त्यसको मार्ग कतातिर पर्छ भन्ने कुरासम्म पनि पत्तालगाउन सक्तैनन् भन्ने जस्ता रहस्यमय देखिएका विषयहरूको रसास्वादनकोनिमित्त पानीको पानी दुधको दुध छुटच्चाउन सक्ने रजहाँस

जस्तो भई बुद्धदर्शनरूपी नदीमा गोतामार्नुपर्छ अनिमात्र अन्यदर्शनहरू र बुद्धदर्शनको भिन्नता र समानताको तराजु लिई जोखन सकिन्छ । होइन भने काँच र मणि छुट्टाउन नसक्ने नाम मात्रको पाख्यी अलपत्र परे जस्तै वा कुहिराको काग जस्तै भएर भौतारिइ रहनुपर्ने कुराको साथै यहाँका चरित्रहरूका बहुविध विचारहरूलाई मन्थन गरेर निस्केको सरस तथा सुरुचीपूर्ण सारले ब्युङ्गाइदिएको मात्र होइन सहिमार्गको नयाँ मोडतिर संकेत गर्दै —

जिघच्छा परमा रोगा, सङ्खारा परमा दुखा ।  
एतं ज्रत्वा यथाभूतं, निष्वानं परमं सुखंति ॥

अर्थात् जसरी मानिसको सबभन्दा ठूलो रोग नै भोक र प्यासलाई मानिएको छ त्यसरी नै ज्ञानरूपी भोक र प्यास नलागेको मानिस जीर्णरोगी जस्तै बन्दछ । यस्तै जतिसुकै धनाढ्य भए पनि गृहस्थी सम्बन्धी विषय वासनामा भुलेले कहिल्यै पनि सुख पाउँदैन । त्यसैले यसप्रकारको रोग र दुःख हटाउनकोनिमित्त बुद्धधर्ममा स्नातक हुनुपर्दछ अनिमात्र सबभन्दा परम सुख नै निर्वाण रहेछ भन्ने ज्ञानको साथसाथै सुख र शान्ति प्राप्तगर्न सक्तछ भन्नेतिर केवल संकेतमात्र गरेको होइन त्यतातिर डोहोन्याइदिने काम समेत गरेको छ ।

यहाँ देखाँपरेका विभिन्न विषयमा प्रतिनिधित्व गर्ने देवादिचरित्र-हरूसँग परिभाषाद्वारा चिनापर्ची गर्न खोज्ने हो भने विशेषत सर्वसाधा-रणमा भएको परंपरागत संस्कार अनुसार ‘ब्रह्मा’ भन्ने विनिकै—

यत्तत्कारणमव्यक्तं नित्यंसदसदात्मकम् ।

तद्विसृष्टः सपुरुषोलोके ब्रह्मेति कीर्त्यते ॥

(म. अ. १. ११)

मनाइको तात्पर्य यो हो कि लोक र देवमा प्रसिद्ध नेत्रादि इन्द्रियहस्तारा अप्रहणीय (अव्यक्त) नित्य र सदासदात्मक पुरुषलाई नै ब्रह्मा भनिएको हो । यसलाई अङ्ग प्रष्ट पार्व खोजदा ब्रह्माका तीन सगुणरूपहस्ताध्ये सृष्टिगर्ने रूपलाई वा सृष्टि स्थिति र संहारकतामध्येका सृष्टिकर्ताको रूपलाई ‘ब्रह्मा’ को नामले चिनाइएको हो र ब्रह्मा जहाँ बस्दछन् त्यहि ठाउलाई देवलोक वा ब्रह्मलोक भनिएको हो । यी स्वयं उत्पत्ति भएका हुनाले नै यिनको नाम स्वयंभूव (स्वयम्भू) रहन गएको हो भन्ने दुङ्गोमा पुगिन्छ । तर प्रस्तुत संग्रहको परिभाषा अनुसार भने ‘ब्रह्मा’ भन्नेहरू अनगिन्ती छन् र कतै कतै लोकको नामलाई पनि ‘ब्रह्मा’ भनिएको छ र यसको साथसाथै जसले यस जन्ममा कामरागादि क्लेश-हस्तलाई निस्कृय पार्व सकेको छ त्यसले नै ब्रह्मयोनिमा जन्मलिन सत्कछ । यसलाई ‘ब्रह्मा’ भनिएको हो । यसको संस्मरणको लागि—पूर्वजन्मका तिष्यभिक्षु, तुडुथेर, कप्पका गुरु केशव (पूर्वजन्ममा कप्प नामक केशवका शिष्य नै हालका बुद्ध) आदि नै पछिल्लो कुनै एक जन्ममा क्रमश तिष्य ब्रह्मा, तुडु ब्रह्मा, बकब्रह्मा भएर आएका घटनालाई माध्यम बनाएर हेर्दा राग्ररी अवगत गर्न सकिन्छ । त्यस्तै ‘देव’ भन्नाले देवलोकमा रहने प्राणी, देउता, विष्णु, इन्द्र आदिलाई मानिएता पनि व्यवहारमा भने सज्जन, साधु, सोकोव्यक्ति, राजा आदिलाई पनि देवता नै भन्ने चलन

आजको होइन पुराने हो । विशेषत बुद्धदर्शनले मानेका देवपुत्रहरूलाई पूर्वजन्म र परजन्मको जीवनसँग तुलना गरेर हेर्दा सज्जन साधु वा पूज्यव्यक्ति भन्नु नै धेरै सुहाउने खालको संस्कारको आभाष हुन आएको छ । यस्तै अरु देवयोनिमध्ये नाच गान गर्ने पेशा भएकाहरूलाई गन्धर्व र यक्ष भन्ने वित्तिकै देवयोनिज विशेषको साथै इन्द्रको राजभवनको नाम वा कुवेरको नाम आदिको संस्मरण हुन्छ भने यक्षिणी भन्ने वित्तिकै मर्त्यलोकका मानिसहरूसँग संतर्ग वा सम्बन्ध राख्ने अप्सरा विशेषको सम्झना आउँछ तापनि प्रस्तुत संग्रहमा प्रतिनिधित्व गरेर बसेकाहरूको चालामाला हेर्दा भने गन्धर्व भन्ने वित्तिकै हात्त्रो अगाडि नारद र उनका कार्यताच्छिल्यताको प्रतिमूर्ति खडा हुन्छ र अहेतुक अथवा द्विहेतुक चित्तको कारणद्वारा जन्मिने हुनाले यक्षहरू परलोकमा दुःखो-दरिद्री भएर जन्मन्थन र यिनीहरूको रूपवर्ण पनि भिन्नै हुन्छ भन्ने कुरा प्रियंकरमाता र पुनर्बुमाता यक्षिणीहरूले चिनाइदिएका छन् र पिसाच योनिमा उत्पन्न हुने कुराको संकेत पनि दिलाइदिएका छन् । यस्तै समुद्रका आठ आश्चर्य गुणहरू देखाउने देवयोनिज सुर ( देव वा अध्यात्मवादी ) का प्रतिद्वन्द्वी असुरेन्द्र ( राक्षसराजा वा भौतिकवादी ) लाई पनि बुद्ध धर्मले सौतेनी आमाको व्यवहार गरेको देखिदैन र तत्कालीन वैज्ञानिक प्रतिनिधिको रूपमा परिचय गराउने योजना बनाएको छ र देवताकै पड्दतिमा राखेको छ ।


यसरी केवल नाममात्र होइन यी विभिन्न देवताहरूको कामहरूको समेत परिचय गराउने कुराको प्रसंगमा विचार गर्दा—कुनै पनि आधार-लाई मानेर दुइ शब्दमै भन्ने हो भने अपरिमित ज्ञान र शक्तिको

श्रोतलाई नै देवता मान्नु पर्दछ भन्ने भावना प्रस्तुत संग्रहको आधारमा पैदा हुन्छ । हुनपनि हो, जसले ज्ञान र शक्ति प्रदर्शन गर्न सकेका छन् तिनीहरू नै देवताको रूपमा आएका कुरा पौराणिक कथा या आधुनिक इतिहास, धर्मशास्त्र वा राजनीति शास्त्ररूपी टेलिभिजनको जुन मोडेल-बाट हेरे पनि सारांशमा यही देखन पाइन्छ भन्ने कुरालाई त्रेतायुगमा राजा दशरथका छोरा 'राम' अवतारको रूपमा आदर्शवादको झण्डा उठाउँदै आए भने, द्वापरमा—'धर्मसंस्थापनार्थाय संभवामि युगे युगे' भनेर अवतारके रूपमा आफूलाई चिनाउँदै आएका यदुवंशी 'कृष्ण' को लिला देखिन्छ । त्यस्तै यो कलियुगमा आएर राजा शुद्धोदनका छोरा सिद्धार्थ गौतम चतुरार्थसत्यलाई लिएर प्रकट भएका छन् । जसलाई अन्य धर्मावलम्बीहरूद्वारा दशौं अवतारको रूपमा पूजिएको छ । यिनीहरूकै उपदेशरूपी त्रिवेणीले अभिसिंचित हात्रो संस्काररूपी भूमि उर्वरा भएको छ । त्यसले यस्ता शक्तिहरूको विशिष्टरूपले उपासना गर्ने पुरुष ज्ञानवान् नै हुन्छन् र यिने ज्ञानवान्हरूमध्ये विशिष्ट ज्ञान प्रदर्शन गर्नसक्ने श्रेणीमा लाम्लागेर बसेकाहरूलाई नै देवता भनिन्छ भन्ने कुरा यस संग्रहका चरित्रहरूको पूर्वापरजन्म सम्बन्धी इतिहासको पाना पल्टाएर हेरेपछि थाहाहुन्छ । यहाँ जसरी विष्णुको अगाडि ब्रह्मा र इन्द्र आदि देवताहरू नतमस्तक भएका देखिन्छन् त्यस्तै गरी बुद्धको अगाडि सबै देवताहरू सद्ज्ञान प्राप्त गर्नकोनिमित्त नतमस्तक भएर बसेका छन् । यी ब्रह्मादि देवहरूलाई नै प्रशिक्षण दिनकोनिमित्त—मणिभद्र यक्ष र इन्द्रक यक्षको भवन, आलवी भवन, अजकलापक चैत्य, वेणुवन, घोषिताराम, गृद्धकूट-पर्वत, अञ्जनवन, बैशाली, जेतवन र श्रावस्ती आदि ठाउँलाई समर्थ हेरी

आपनो अखाडा बनाई अवस्थानुसार विभिन्न विषयमा विशिष्ट प्रकारले दिएका उपदेशहरूको क्रममा महत्वपूर्ण उपदेशरूपी टेप खोलेर सुन्दा हामी-लाई भावविभोर बनाइदिने उपदेशहरूमध्ये औल्याउन सकिने उपदेशहरू धेरै भएता पनि उदाहरणको लागि यहाँ ‘चन्दन देवपुत्र’ ले सोधेको प्रत्युत्तरमा दिइएको उपदेशलाई अङ्कित गरेर हेर्दा—

“विरतो कामसंज्ञाय, रूपसंयोजनातिगो ।  
नन्दीरागपरिक्खीणो, सो गम्भीरे नसीदती’ति ॥

भन्ने पाइन्छ ।



अर्थात् ‘कामसंज्ञाबाट (सत्कायदृष्टि संयोजन, विचिकित्सासंयोजन, शीलद्रत परामर्श संयोजन, कामच्छन्द संयोजन र व्यापाद संयोजन) विरत र रूपसंयोजनलाई पारगर्ने (रूपरागसंयोजन, अरूपरागसंयोजन, मानसंयोजन, उद्घच्छसंयोजन र अविद्यासंयोजन) तथा नन्दीराग (तृष्णा) लाई समूल उच्छेद गर्ने पुरुष नै यो संसाररूपी अल्कोमा अल्लिदैन’ भन्ने गूढार्थ यहाँबाट निस्कन्ध ।

उक्त कुरालाई आधार मानेर प्रस्तुत संग्रहमा संग्रहित भएका विभिन्न विचारहरूको लामभाबसी विचाररूपी फन्कामादै जाँदा—इह-लोकको मात्र होइन परलोक सम्बन्धी आवागमनको विषयको साथै कौतुहलपूर्ण तथा नाटकीय ढाँगबाट रातको समयमा मात्र—संक्लेशनीय, पुनर्भविक, भययुक्त, दुःखविपाकी, भविष्यको जन्ममरणबाट पार भएका तथा सबै आल्पवहरूलाई जितिसकेका महापुरुष बुद्धकहाँ—विभिन्न

समयमा विभिन्न समस्याहरूलाई लिएर समाधान गर्नकोनिमित्त सवाल जबाब गर्न आएका बहादुरदेवहरूको रोचक दृश्य विसिन नसक्ने खालको छ । किनकि यी देवादिहरू कुनै दार्शनिक, कुनै धार्मिक, कुनै आध्यात्मिक, कुनै वैज्ञानिक, कुनै सामाजिक र कुनै राजनीतिक आदि विभिन्न घटनाहरूको पृष्ठभूमिको परिवेशमा देखापरेका छन् । यिनीहरूलाई देखेने वित्तिकै इहलौकिक तथा पारलौकिक विषयको साथसाथै विभिन्न सम्यता, संस्कृति, दर्शन, मनोविज्ञान आदिको सुधारगरी; कलह, ईर्ष्या, द्वेष, लोभ, मोह, मद र मात्सर्यादि रूपी अशान्तिको बाटोमा काँडा लगाई मनुष्य समाजलाई शान्तिको बाटोतिर हिडाइदिने प्रयास भएको छ । जहाँ मनुष्यहरू मात्र होइनन् अजै भन्ने हो भने अधिकाँशरूपमा देवादिहरू नै देखिएका छन् ।

यस्तै गरी यसलाई इहलौकिक विषयको सम्बन्धमा भन्दा बढी पारलौकिक विषयतिर ध्यानाकृष्ट गर्दा पनि— सत्यता, सदाचारिता, अहिंसात्मकता, श्रद्धा, अप्रमाद र प्रज्ञा आदिलाई विक्षामन्त्र जस्तै ठानेर हेनहरूको दृष्टिमा दुखेलोक बराबर भएको पनि एकातिर पाइन्छ भने अर्कोतिर सम्यक् श्रद्धा, सम्यक् धर्म, सम्यक् सत्य, सम्यक् दृष्टि र सम्यक् प्रज्ञा आदिकोपन जसमा छैन त्यस्ता अविवेकी र मूर्खहरू न त परलोक सुधारको लागि केहि गर्छन् न त डराउँदछन् नै भन्ने कुरा— उद्धत, अहंकारी, चपल, मुखर, स्मृतिहीन, प्रज्ञाहीन, समाधिविहीन र असंग्रही भई बस्ने भिक्षुहरूको रिपोर्ट बुद्धकहाँ आएर गर्ने ‘जन्तु देवपुत्र’ को इमान्दारिताले देखाइदिएको छ । यस्तै यस्ता कुराहरूलाई राम्ररी अध्ययन गर्नकोनिमित्त विभिन्न देवादिहरूको मनोभावनाहरूलाई राम्ररी

मनन गरी बुझनसक्नु पर्छ । जसले गर्दा देवमनुष्यहरूमा पाइने ज्ञान सम्बन्धी भिन्नतालाई समेत ‘पञ्चशिख गन्धर्वपुत्रादि’ द्वारा अनुभव गर्न पाइने पूर्वरूप तयार भएको छ । यसरी यथार्थ कुरालाई सहि ढाँगले मूल्याईदिने प्रयासतिर प्रस्तुत चरित्रहरूको संगालो अग्रसर भएको मात्र होइन—प्रज्ञालाभ, धनलाभ, कीर्तिलाभ र मित्रलाभ जस्ता लाभलाभको बाटो देखाइदिने सुयोग्य पथप्रदर्शक जस्तो पनि भएको छ । जसमा हिड्दा पाइने फलको श्रेणीलाई विभाजन गर्दै—अर्हत् प्राप्तहुने निर्वाण-दायी धर्ममा श्रद्धाराखे—प्रज्ञालाभ, अल्छी नगरी कर्तव्य गरे धनलाभ, सत्यताको सीमालाई उल्लङ्घन नगरेमा कीर्तिलाभ र निस्वार्थपूर्वक अरू-हरूको महत गरेमा मित्रलाभ हुन्छ—भनेर पनि किटान साथ भनिदिएको छ । अर्थै यसभन्दा बढी परजन्मको सम्बन्धमा पनि छोटकरीमा बुझन खोज्ने हो भने—सत्य, धर्म, धृति, त्याग नै परलोककानिमित्त गरिने धर्म हुन् । जसबाट शोक र सन्ताप हुन्न भन्ने कुरालाई बुझ र आलवक यक्षको प्रश्नोत्तरको सन्दर्भले अभिव्यक्ति गरेको छ ।

यहाँ देखिएका चरित्रप्रधान कथाहरूलाई सरसरती पढाए केवल यिनीहरूको चरित्रसँग मात्र अगवत गर्न पाइने होइन बरू स्वयं मनुष्य-हरूले पनि सिधै देवलोक (ब्रह्मलोक) पुग्नसक्ने सिढी बनाउन सक्तछन् भन्ने कुरालाई छल्दिचाउँदै त्यसका विभिन्न उपायरूपी प्रासादको ढोका खोलिदिएको छ र राग, द्वेष र मोहरूपी अन्धकारमा रमाउनेहरूले भने यसभित्र पस्न पाउने त कुरै छाँडौं तिनीहरूमा चिहाउने साहस समेत हुँदैन न त चर्मचक्षुले मात्र देखनसक्ने कुरै हो भनेर एकपक्षले गृहस्थी-हरूलाई लक्ष गरेको छ भने अर्को पक्षले ‘आफूलाई योगी, ध्यानी वा

भिक्षु ठान्नेहरूले पनि सुभाषितबोली नबोलेमा, श्रमणहरूले गर्नुपर्ने उगासना नगरेमा, एकान्तमा बसी मनलाई उपत्थम नगर्ने भिक्षुले अहंत्र प्राप्त गर्न नसक्ने कुरा पनि त्र्यास्त्रिश लोकवासी ‘कश्यप, देवपुत्र’ ले भनेका छन् र जसलाई बुद्धबाट पनि समर्थन प्राप्त भएको छ । यस्तै विषयवस्तुलाई अन्य प्रसंगमा खोजदा पनि मृत्युपछि देवलोकमा जन्मलिन पुगेका ‘कामद देवपुत्र’ लाई दार्शनिक भाषामा बुद्धद्वारा संकेत गरिएको — “दुर्गम योगमार्गलाई उपायज्ञानद्वारा सुगमपान्ने व्यक्ति ब्रह्मलोक पुग्नसक्तछ तर अनभिज्ञ र असंयमी योगी भने पतनोम्युख हुन्छ” — यो वाक्यलाई सरलीकृत पार्नखोजदा इन्द्रिय इमन गर्नसक्ने व्यक्ति मुक्तहुन सक्तछ भन्न सकिन्छ । जसको संकेत आर्यकान्त शीलले सम्पन्न कुमालेको जीवनबाट पाँच अधोभागीयसंयोजनहरू निर्मूल पारी ब्रह्मलोक पुगेको ‘घटिकार देवपुत्र’ को चरित्रले पनि गरेको छ । यहाँ यस्तै यस्ता संकेत संकेतमात्र बढुलेर छोटकरीमा बुझ्न खोज्ने हो भने पनि ‘तायन देवपुत्र’ ले भने जस्तै — ‘पश्चात्तार गर्नुपर्ने गरी काम गर्नुभन्दा नगर्नु नै वेश’ अथवा ‘खेम देवपुत्र’ ले भने जस्तै — ‘पश्चात्ताप गर्नुपर्ने काम र रूपदे कल भोग गर्नुपर्ने काम गर्नुहुन्न’ भन्ने परिणाममा पुगिन्छ । हुनत असल या खराब कुनै पनि कामको फल परजीवनमा मात्र गएर भोगनुपर्ने होइन यसै जीवनदेखि नै भोगदे जानुपर्ने कुरालाई पूर्वजन्ममा दुःखी भएर अन्धा आमा बाबुलाई पाल्न परेपनि आफ्नो भाग खाना (भात, खोले आदि) बुद्धद्वारा खाइदिवा र घरको छाना समेत उडाइदिवा पनि कृन् खुसी भएका घटिकार कुमालेको आतिथ्यसत्कारले खुशी भएका राजाबाट ५०० गाडा चामल र पानी परेर पनि छाना नभएको घरबाट

एक थोपो पानी नछिर्नु जस्ता फल यसै जीवनका हुन् र अर्को जन्ममा ब्रह्मलोकमा बस्नपाउनु पनि पूर्वजन्मकै फल हो भने अर्कोतिर नराश्रो कानको परिणामको उदाहरण तुडु ब्रह्माले कोकालिक भिक्षुलाई सम्झाउन थाल्दाको आधारमा टिपोट गर्न सकिन्छ । जस्तै —

“मन र वचनद्वारा अरहन्तहरूमाथि पाप गर्नेहरू १८० अर्बुद र सहस्र निर्बुद्सम्म नरकमा पर्दछन् ।”

यसैको क्रममा ब्रह्मलोक गामीहरूको बाटो पहिल्याउन खोजदा — जो ऋषी, मृषावादी, वच्चक, मित्रद्रोही, ठग, कंजूस, घमण्डी, ईर्ष्यालु, मात्सर्यी, परपिडादायी तथा लोभ, मोह, मद र द्वेषलाई नै ऐहिक सुख ठान्ने व्यक्तिवाहेक सबै ब्रह्मलोक पुग्नसक्ने कुरालाई ब्रह्मा सनत्कुमारले शक्तिशाली गृहस्थीहरूमा देवसमान, राजाहरूमध्येमा राजा समान तथा भोगवित्तासको चरम सीमामा पुग्नलागेका महागोविन्द ब्राह्मणलाई पछि तपस्यामा तल्लीन भएपछि सुनाएका कुराहरू पढ्न र मनन गर्न पाइन्छन् । प्रस्तुत संग्रहले मानिसलाई केवल नैतिकताको पाठ पढाई ब्रह्मलोकसम्म पुन्याइदिने काममात्र गरेको छैन मोक्षमार्गको पनि संकेत गर्दै — भवसंसाररूपी जङ्गालबाट मुक्त हुन चाहनेहरूलाई — बैरता, क्लेश, इच्छा, लोभ तथा अन्य पापयुक्त कर्म र तृष्णा जस्ता शत्रुहरूको संसर्ग-बाट पनि एकदमै टाढारहने सल्लाहको उपमा बनाई ‘नन्दी विशालदेवपुत्र’ लाई अगाडि उभ्याइ दिएको छ । जे होस् मानिस शीलवान् र प्रज्ञावान् भयो भने मानिसलाई मानिसले मात्र होइन देवताहरूले समेत पूजा गर्दछन् । यसलाई ध्रुवसत्य मान्नु पर्दछ भन्ने कुरालाई पनि ‘नन्दन देवपुत्र’ ले बुद्धसंग गरेको प्रश्नको उत्तरको आधारको परिवेशमा बसेर

मनन गर्दा—शीलवान्, प्रज्ञावान्, भावितात्मा, समाहित, ध्यानरत, स्मृतिमान् तथा शोकहरूलाई प्रहाणगरी क्षीणास्त्रवी तथा अन्तिम देहधारी भई बस्ने जुन पुरुषहरू हुन् तिनीहरूलाई नै शीलवान् र प्रज्ञावान् अन्दछन्—को आधारमा खेदिलो विश्वास गर्न सकिन्छ । हुनत देव भन्ने वित्तिकै सबैका सबै सर्वज्ञानी हुन्दछन् र उनीहरूलाई खुशीपार्न सकेमा मात्र मानिसका सम्पूर्ण इच्छाहरू पूरा हुन्दछन् भन्ने अभिटरूपमा रहेको जुन संस्कार हो त्यसलाई यहाँका चरित्रहरूले संशोधन गर्न खोजेको देखिन्छ र यदि पूर्वपक्षतिर मात्रै मानिसहरूले आफ्ना विचारहरूलाई अलङ्घाई राख्न खोज्ने हो भने प्रस्तुत संग्रहका विभिन्न दृष्टिकोण र पक्षहरूमाथि पक्षपात गरेको ठहर्दछ भन्दा अतिशयोक्ति होला जस्तो लाग्दैन । त्यसले यहाँ भन्न सकिन्छ कि—चाहे देवसमाज होस्, चाहे मनुष्य समाज, चाहे राजा, चाहे प्रजा, जताततै षड्यन्त्र, छलकपट, स्वार्थ, भय, त्रास चुक्ली आदि नभएको होइन, पाइन्छ, तर धेरै र योरैको मात्र को फरक । जस्तै महात्मा शिवी, हरितचन्द्र र बलि राजा जस्ता महादानी र तपस्वी ऋषि विश्वामित्र जस्ता सद्विवेकीहरू पनि यसको शिकारबाट मुक्त हुन नसकेको कुरा पौराणिक इतिहासले हामीलाई सिकाए जस्तै—यहाँ पनि मनुष्य वा देवहरूलाई केवल मोक्षमार्गतिर लम्काउने उपायहरूलाई मात्र सँगालेर नदेखाई देवता भन्ने वित्तिकै त्यतिकै ज्ञानवान् र त्यतिकै नैतिकताको घेरामा मात्रै सीमित हुन्दछन् भन्न नसकिने कुरातिर सान गर्दै जतिसुकै शक्तिशाली देवकुलमा जन्मेको भएपनि अनुचित कार्यतिर प्रवृत्त भयोभने उसको शक्तिले—शील, समाधि र विमुक्तिज्ञानदर्शन जस्ता धर्ममा पारंगत हुनेहरूलाई तातो पानी पनि लगाउन सक्दो रहेन्दू भन्ने

कुरालाई “पञ्चशिख गन्धर्व देवपुत्र”, आफू संघनायक बन्नकोनिमित्त बुद्धमाथि षड्यन्त्र गर्न ऋद्धिवत प्रयोग गरी अजात शत्रुको काखमा बस्ने देवदत्त र उनको कुरा लगाउने पूर्वजन्मका महामौद्गल्यायनका चेला ‘कुसन्ध देवपुत्र’ बक्खहा आदिको सक्रीयताले देखाएकै छ र आफ्नो स्वार्थकोनिमित्त आलवक यक्ष खुशी पार्न दुधेवालकहरू समेतलाई निमठ्न लगाउने आलवी जस्ता क्रूर हृदयी राजा पनि यहाँ देखिएका छन् । त्यसैले तिथ्य भिक्षुको मृत्युपछि ब्रह्मलोकमा पुगेर उनलाई भेट्न ब्रह्मलोकै पुग्नसक्ने शक्ति भएका महामौद्गल्यायनले कुन देवतालाई सउपादिशेष र कुनलाई अनुपादिशेष भन्दछन् ? भन्ने प्रश्नको आधारमा पनि देवता भन्ने वित्तिकै सबैमा सबै कुराको ज्ञान हुँदो रहेनछ भन्ने कुरा पत्तालाग्छ र अनि प्रत्यक्ष हुन्छ कि यहाँ जति पनि देवाविहरू छन् ती सबैजसो आएर विभिन्न ज्ञानको लागि बुद्धप्रति देखाएको नतमस्तकता ।

यहाँ वैज्ञानिक टृष्णिकोणले हेर्वा पनि साधारण रहन सहन तथा खानपानदेखि लिएर गम्भीरभन्दा गम्भीर विषयहरूको लागि समेत आकाशपाताल चहानं थालिसकेको ज्ञानविज्ञानभन्दा पनि माथिल्लो विज्ञान बुद्धविज्ञान हो कि ? भन्ने कल्पना गर्न बाध्यहुनुपर्ने कुरालाई पारिषद् ब्रह्मालाई सम्झाउन बुद्ध जाँदा वहाँकै अनुशरण गरी महामौद्गल्यायन, महाकाश्यप, अनुरूद्ध र कपिपन स्थविरहरू पनि अगिवर्षि गरी ब्रह्मलोक पुगेका देखिन्छन् र यसकोनिमित्त ऋद्धिवान्, चित्तपर्यायकोविद तथा क्षीणाक्षवी अर्हन्तहरू मात्र सक्षम हुन्छन् भन्ने कुरा पनि संग्रहभित्रै संग्रहित भएको छ र यसलाई लिएर व्याख्या गर्ने हो भने पनि ऋद्धि

शक्ति जस्ता शक्तिलाई अर्को शब्दमा विज्ञानशक्तिभन्दा अतिशयोक्ति होला जस्तो लाग्दैन किनकि आजको विज्ञानले अहिलेसम्म पत्तालगाउन नसकेको कुरालाई उहिलेका तपस्वीहरूले पत्ता लगाएका थिए भन्ने कुरा यथ्रतत्र पढ्न पाइन्छ र यहाँ पनि मर्त्यलोकमा बसेर ब्रह्मलोकमात्र होइन ब्रह्मलोकभन्दा पनि माथि अन्य आभस्सर, शुभकृत्स्न, बृहत्फल र अभिभू भन्ने लोकको विस्तृत परिचय पनि स्वयं बुद्धले दिनु भएको छ । तर जुनसुकै कुराको प्राप्तिको लागि पनि काय, वाक्, चित्तलाई ठीक ठाउँमा राख्नसके मानिसबाट गर्न नसकिने कुरा केही पनि छंन र त्यस्ताले यही जीवनमै देवत्वशक्ति प्राप्त गर्न सक्छ भन्ने कुरालाई पनि प्रस्तुत संग्रहले धेरै ठाउँमा दोहोन्याएर देखाइविडिसकेको छ ।

बुद्धदर्शन एक प्रकारले फलामको च्युरा जस्तै मानिन्छ भने अर्को प्रकारले हेर्दा नौनी जस्तै देखिन्छ । किनभने लोमसकङ्गीय स्थविरलाई बुद्धले सुनाउनु भएको “भद्रे करातको उद्देश्य र विभंग” तिर मनलाई विचरण गराउँदा—

अतीतमा रूप, वेदना, संज्ञा, संस्कार र यस्तो विज्ञानको थिए भनी तृष्णा नलिनेले अतीतको अनुगमन गरेको ठहर्दैन र भविष्यमा गएर रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानमा यस्तो हुनपाए हुन्थ्यो भनी तृष्णा लिनेले भविष्यको प्रार्थना गर्छ र नलिनेले गर्दैन । यस्तै रूप र रूपत्वलाई आत्मा मानेर, आत्मामा रूप छ अथवा रूपमा आत्मा छ भनेर, वेदना र वेदनात्वलाई आत्मा मानेर, आत्मामा वेदना छ अथवा वेदनामा आत्मा छ भनेर, संज्ञा र संज्ञात्वलाई आत्मा मानेर, आत्मामा संज्ञा छ अथवा संज्ञामा आत्मा छ भनेर, संस्कार र संस्कारत्वलाई

आत्मा मानेर, आत्मामा संस्कार छ अथवा संस्कारमा आत्मा छ भनेर,  
विज्ञान र विज्ञानत्वलाई आत्मा मानेर, आत्मामा विज्ञान छ अथवा  
विज्ञानमा आत्मा छ भनेर अश्रावकहरूले बाहेक श्रावकहरूले विश्वास  
गर्दैनन् भन्ने जस्ता मार्मिक अनुभूतिहरू यहाँ अङ्कूत गर्दै— यस दर्शनले  
समाजलाई—

“अतीतं नान्वागमेय, नप्पटिकङ्कुमे अनागतं ।  
यदतीतं पहीनं तं, अपत्तं च अनागतं ॥

“पच्चुप्पन्नं च यो धर्मं, तत्थ तत्थ विपस्सति ।  
असंहीरं असङ्कृप्तं, तं विद्वा मनुष्णुहये ॥

“अज्जेवकिच्चमातप्पं, कोजञ्ज्ञा मरणं सुवे ।  
नहि नो सङ्गरं तेन, महासेनेन मच्चुना ॥

“एवं विहारं आतापि, अहोरत्तमतन्दितं ।  
तं वे भद्रेकरत्तो ति, सन्तो आचिक्खते मुनी'ति ॥”

अर्थात् वितेको धर्मरूपी कुराको पछि लागेर मात्र जिन्दगी  
सफल हुने होइन न त पछि आउने धर्मको कल्पना गरेर नै सफल हुइन्छ ।  
यदि आफ्ना विभिन्न सत्त्वज्ञासालाई सफल पान्ने हो भने वर्तमान  
कालिक यो बुद्धधर्मलाई राम्ररी विचार तथा मनन गर । किनकि यो  
धर्म न परिवर्तनशील छ न त कसैले यसलाई हटाउन नै सक्छ भनेर  
प्रशिक्षण दिन खोजेको अनुभव हुन्छ ।

यस अनुसार बुद्धदर्शनरूपी प्राङ्गणमा उभिएर चारेतिर हेर्दा—  
 अन्य धर्मभन्दा सरल र नवीन ढाँचा लिएर उभिएको बुद्धधर्म नै जनप्रिय  
 मात्र होइन देवप्रिय समेत बन्न पुगेको कुरा त तत्कालीन पृष्ठभूमिलाई  
 आधार मानेर हेर्दा देखन सकिन्दै भन्ने कुरालाई—त्रयस्त्रिशलोकका सबै  
 देवताहरूलाई भेलागराई “मानिसहरूको मात्र होइन देवताहरूको समेत  
 कल्याण गर्ने हेतुमा लागिरहनु भएका बुद्ध बाहेक अरु कसेलाई पनि  
 भूत, भविष्य र वर्तमानमा देखेका छैनौं” भनी बहुजनको हित सुख र  
 लोकको दयाकोनिमित्त तथा अर्थहित जस्ता हितहरूकोनिमित्त अत्यन्त  
 उपयोगी छ भन्ने कुराको सावित गराउन खोज्दै—“सुआख्यात,  
 सन्दृष्टिक, औपनयिक, प्रत्यक्षदर्शी, कुण्डलाकुशल, सावदय निरवदय,  
 सेवनीय असेवनीय, निर्वाणगमिनी प्रतिपद्युक्त, यथावादी तथाकारी,  
 तीर्णविचिकित्सा, विगतकथंकथी र पर्यंवसित सम्बन्धी” आदि नै बुद्ध-  
 धर्मको प्रमुख सारमध्येको सार हो भनी इन्द्रले बताएका मात्र होइनन्  
 स्वयंले अनुगमन समेत गरेको कुरालाई जसरी यो संप्रहले देखाएको छ  
 त्यसरी नै यस धर्मरूपी संग्रहले देवता र मानिसको विभेदको साथै  
 मानिस नै देवता हुन सक्दोरहेछ अथवा देवता नै मानिस हुन सक्दोरहेछ  
 भन्ने कुराको जिज्ञासा पनि पैदा गराइदिएको छ ।

काठमाडौँ ।

भाद्र ५, २०३३

— वटुकृष्ण “भूषण”

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

## प्राक्कथन

पूरा एक वर्षपछि भए पनि बुद्धकालीन ग्रन्थहरू तयार पाने सिलसिलामा—यो आठौं संग्रह पाठकबृन्दहरूको समक्ष प्रस्तुत गर्न सकेकोमा मलाई स्वभावत खुशी नै लागेको छ ।

“बुद्धकालीन शाविका चरित” भाग-१, संग्रह-७ पछि बुद्धको पालामा, बुद्धको सम्पर्कमा आएका तथा बुद्ध भगवान्‌ले भेटेका ब्रह्मा तथा देवहरूको संग्रह गर्ने पूर्वनिश्चित योजना अनुसार प्रस्तुत “बुद्धकालीन ब्रह्मादिवेव” भाग-१, संग्रह-८ प्रस्तुत गरेको छु । यसको दोश्रो भागको पाण्डुलिपिकोनिमित्त संग्रहित सूत्रहरूको अनुवाद कार्य पनि प्रायः तयार नै भइसकेको छ ।

२०३२ साल कार्तिक द गतेसम्ममा सूत्रहरूको छनोट तथा खोजगर्ने काम, त्यसपछि अनुवाद गर्ने काम समेत समाप्त गर्नसके तापनि परिचयहरू लेख्ने काम भने बाँकि नै रहेको थियो । २०३२ साल चैत्र-सम्ममा प्रथम भागकोनिमित्त परिचयहरू लेख्ने काम पनि सिध्याइसकेको थिए । किन्तु प्रेसको बेफुर्स्तले गर्दा छपाउने काम भने केही महीनासम्म त्यसे रोकिन गएको थियो ।

त्रिपिटक पालि साहित्यमा उपलब्ध सूत्रहरूमा उल्लिखित ब्रह्मादिवेवहरूलाई पाठकहरूको सुविधाकोनिमित्त अकारादि क्रमानुसार नामहरू राखिदिएको छु । यस क्रमानुसार प्रस्तुत प्रथम भागमा ‘अ’ देखि लिएर ‘म’ सम्मका पात्रहरू समावेश भएका छन् । बाँकी दोश्रो भागमा रहने छ ।

यस प्रथम भाग “बुद्धकालीन ब्रह्मादिवेव” मा असुर नाम भएका १, देवपुत्र नाम भएका १९, देवपुत्री नाम भएको १, ब्रह्मा नाम भएका ५, यक्ष नाम भएका ४ तथा यक्षिणी नाम भएका २ गरी जम्मा ३२ पात्रहरूको संग्रह भएको छ ।

यिनीहरूको सम्बन्धमा जम्मा ४० सूत्रहरूको अनुवाद यहाँ संग्रहित भएका छन् । यसमध्ये—अङ्गुत्तरनिकायबाट २, उदानपालि-बाट १, चुल्लबग्ग पालिबाट १, दीघनिकायबाट २, मञ्चमनिकायबाट २ तथा संयुत्तनिकायबाट ३२ सूत्रहरू छन् ।

सूत्रहरूको विषयको सम्बन्धमा देखिएका आवश्यक स्पष्टिकरण-हरू अट्टकथाहरूबाट उद्भृतगरी पादविष्पामीमा र परिचयमा उल्लेख गरि दिएको छु । यसबाट मूल सूत्रहरूका कुराहरू अवबोध गर्नकोनिमित्त केही हृदसम्म सघाउ मिल्नेछ भन्ने विश्वास गरेको छु ।

उपरोक्त ४० सूत्रहरू कुन कुन ग्रन्थहरूबाट लिइएका हुन् तथा तिनीहरूका नाम के के हुन् भन्ने कुरा निम्न तालिकाबाट प्रष्ट हुनेछ ।

पृष्ठ :

पृष्ठ :

## ( १ ) अजकलापक यक्ष

१. उदा. पा. पृ.                    ६७ः अजकलापकसुत्तं, बोधिवग्गो-१.            १३

## ( २ ) आलवक यक्ष

१. सं. नि. I. पृ.                    २१५ः आलवकसुत्तं, यक्खसंयुत्तं-१०.            ८३

सुत्त. नि. पृ.                    २९५ः         "            उरगवग्गो-१.

## ( ३ ) इन्द्रक यक्ष

१. सं. नि. I. पृ.                    २०७ः इन्द्रकसुत्तं, यक्खसंयुत्तं-१०.            ९३

## ( ४ ) उत्तर देवपुत्र

१. सं. नि. I. पृ.                    ५२ः उत्तरसुत्तं, देवपुत्तसंयुत्तं-२.            ११२

## ( ५ ) ककुध देवपुत्र

१. चुल्ल. व. पा. पृ.                    २८३ः देववत्तवत्थु ।                    १२३

२. सं. नि. I. पृ.                    ५१ः ककुधसुत्तं, देवपुत्तसंयुत्तं-२.            १२८

अं. नि-५. पृ.                    २३९ः ककुधथेरसुत्तं, ककुधवग्गो-१०.

## ( ६ ) कश्यप देवपुत्र

१. सं. नि. I. पृ.                    ४३ः पठमकस्सपसुत्तं, देवपुत्तसंयुत्तं-२. १४९

२. सं. नि. I. पृ.                    ४३ः दुतियकस्सपसुत्तं,         "            १५३

पृष्ठ :

पृष्ठ :

## (७) कामद देवपुत्र

१. सं. नि. I. पृ.      ४५ः कामदसुत्तं, देवपुत्तसंयुत्तं-२.      १५६

## (८) कोकनदा देवपुत्री

१. सं. नि. I. पृ.      २८ः पठमपञ्जुन्नधीतुसुत्तं,  
देवतासंयुत्तं-१.      १६१

२. सं. नि. I. पृ.      २९ः दुतियपञ्जुन्नधीतुसुत्तं, "      १६३

## (९) खेम देवपुत्र

१. सं. नि. I. पृ.      ५५ः खेमसुत्तं, देवपुत्तसंयुत्तं-२.      १७१

Dhamma.Digital

## (१०) घटिकार देवपुत्र

१. सं. नि. I. पृ.      ३३ः घटिकारसुत्तं<sup>३</sup>, देवतासंयुत्तं-१.      १८६

## (११) चन्दन देवपुत्र

१. म. नि. III. पृ.      २७६ः लोमसकङ्गियमद्वेकरत्तसुत्तं ।      २०५

२. सं. नि. I. पृ.      ५०ः चन्दनसुत्तं, देवपुत्तसंयुत्तं-२.      २१६

३. सं. नि. III. पृ.      २५०ः चन्दनसुत्तं, मोगल्लानसंयुत्तं-४०. २१९

१. सं. नि. I. पृ. ५७ देवपुत्तसंयुत्तंमा पनि यो सूत्र उल्लेख भएको छ ।

पृष्ठ :

पृष्ठ :

## ( १२ ) चन्द्र देवपुत्र

१. सं. नि. I. पृ.	४७: चन्द्रिमसुत्तं, देवपुत्तसंयुत्तं-२.	२३६
२. सं. नि. I. पृ.	४९: चन्द्रिमससुत्तं, " "	२३९

## ( १३ ) जन्तु देवपुत्र

१. सं. नि. I. पृ.	५९: जन्तुसुत्तं, देवपुत्तसंयुत्तं-२.	२४५
-------------------	--------------------------------------	-----

## ( १४ ) तायन देवपुत्र

१. सं. नि. I. पृ.	४६: तायनसुत्तं, देवपुत्तसंयुत्तं-२.	२५४
-------------------	-------------------------------------	-----

## ( १५ ) तिष्ठ ब्रह्मा

१. अं. नि-७. पृ.	२०९: तिस्सब्रह्मासुत्तं, अब्याकतवग्गो-६.	२७९
------------------	--	-----

## ( १६ ) तुदुप्रत्येकब्रह्मा

१. सं. नि. I. पृ.	१४९: तुदुब्रह्मासुत्तं, ब्रह्मसंयुत्तं-६.	२९०
-------------------	---	-----

## ( १७ ) दामलि देवपुत्र

१. सं. नि. I. पृ.	४४: दामलिसुत्तं, देवपुत्तसंयुत्तं-२.	२९७
-------------------	--------------------------------------	-----

## ( १८ ) दीघलट्टि देवपुत्र

१. सं. नि. I. पृ.	५०: दीघलट्टिसुत्तं, देवपुत्तसंयुत्तं-२.	३००
-------------------	---	-----

●

पृष्ठ :

पृष्ठ :

## ( १९ ) नन्द देवपुत्र

१. सं. नि. I. पृ.      ६०: नन्दसुत्तं, देवपुत्तसंयुत्तं-२.      ३१०

## ( २० ) नन्दन देवपुत्र

१. सं. नि. I. पृ.      ५०: नन्दनसुत्तं, देवपुत्तसंयुत्तं-२.      ३१४

## ( २१ ) नन्दिविशाल देवपुत्र

१. सं. नि. I. पृ.      ६१: नन्दिविशालसुत्तं, देवपुत्तसंयुत्तं-२. ३१७

## ( २२ ) पञ्चसिख गन्धर्वपुत्र

१. सं. नि. III. पृ.      ९४: पञ्चसिखसुत्तं, सलायतनसंयुत्तं-३५. ३२५

२. दी. नि. II. पृ.      १६५: महागोविन्दसुत्तं ।      ३२८

## ( २३ ) पञ्चालचण्ड देवपुत्र

१. सं. नि. I. पृ.      ४५: पञ्चालचण्डसुत्तं, देवपुत्तसंयुत्तं-२. ३७५

## ( २४ ) पहाराद असुरेन्द्र

१. अं. नि-द. पृ.      ३०६: पहारादसुत्तं ।      ३८०

## ( २५ ) पारिषद ब्रह्मा

१. सं. नि. I. पृ.      १४५: अञ्जतरब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं-६. ३९७

पृष्ठ :

पृष्ठ :

## ( २६ ) प्रियंकरमाता यक्षिणी

१. सं. नि. I. पृ. २१०ः पियङ्गरसुत्तं, यक्खसंयुत्तं-१०. ४०८

## ( २७ ) पुनर्वसुमाता यक्षिणी

१. सं. नि. I. पृ. २११ः पुनव्वसुसुत्तं, यक्खसंयुत्तं-१०. ४१३

## ( २८ ) बकब्रह्मा

१. म. नि. I. पृ. ३९९ः ब्रह्मनिमन्तनिकसुत्तं । ४२९

२. सं. नि. I. पृ. १४३ः बकब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं-६.

## ( २९ ) मणिभद्र यक्ष

१. सं. नि. I. पृ. २०९ः मणिभद्रसुत्तं, यक्खसंयुत्तं-१०. ४६५

## ( ३० ) महाब्रह्मा

१. दो. नि. I. पृ. १८३ः केवद्वसुत्तं । ४७८

## ( ३१ ) मागध देवपुत्र

१. सं. नि. I. पृ. ४४ः मागधसुत्तं, देवपुत्तसंयुत्तं-२. ४९७

## ( ३२ ) माघ देवपुत्र

१. सं. नि. I. पृ. ४३ः माघसुत्तं, देवपुत्तसंयुत्तं-२. ४९९

X

X

X

पाठकवृन्दहरूको सुविधाकोनिमित्त यस पुस्तकको अन्तमा—  
पादटिप्पणीमा रहेका शब्दहरू समेत गरी—नामावली, शब्दावली तथा  
गाथा-सूची राखिदिएको छु ।

प्रस्तुत पुस्तक तयार पाने काममा पनि श्री वटुकृष्ण ‘भूषण’  
एम० ऐ० ज्यूब्राट उत्तिकै सहयोग र महत पाएको छु जति अरु अरु  
ग्रन्थहरूको काममा पाएको छु । वहाँकै निरन्तर सहयोगको कारणद्वारा  
नै यो ग्रन्थ पनि पाठकवृन्दहरूको सामुन्ने प्रस्तुत गर्न सकिएको हो भन्नुमा  
कति पनि अतिशयोक्ति हुने छैन । भाषा संशोधनको साथै प्रूफ हेरिदिने  
काममा समेत वहाँबाट निरन्तर पाएको सौहार्दपूर्ण सहयोग भेरोनिमित्त  
सारे महत्वपूर्ण रहेको कुरा कृतज्ञतापूर्वक ज्ञापन गरेको छु । यसको  
अलावा वहाँको विद्वत्तापूर्ण भूमिकाबाट प्रस्तुत ग्रन्थको महत्व अद्य  
बढाइदिएको छ भन्नुमा मलाई खुशी लागेको छु । त्यस्तै गरी नायब  
बडागुरुज्यू प्रा० श्री जुननाथ पण्डितज्यूब्राट जुन सहिष्णुतापूर्वक तथा  
विद्वत्तापूर्ण आफ्नो विचार प्रकट गरी ‘मेरा दुइशब्द’ लेखिदिने कठ्ठ गर्नु-  
भएको छ त्यस बारेमा वहाँप्रति हार्दिक कृतज्ञतापूर्वक धन्यवाद ज्ञापन  
नगरी बसन सविदन । अंग्रेजीमा प्रिफेस् अनुवाद गरिदिएको बारेमा श्री  
माणिकलाल वज्राचार्यलाई, शब्दावली तयार पानै प्रारम्भिक लेखाइको  
काम र आखिरी प्रूफ समेत हेरिदिने काममा सहयोग पाएकोमा  
आयुष्मान् कुमार काश्यपलाई तथा केही शब्दहरू छुट्टाइदिने प्रारम्भिक  
सहयोग पाएकोमा आयुष्मान् महानामलाई समेत कृतज्ञतापूर्वक धन्यवाद  
ज्ञापन गरेको छु । अनि आनन्दकुटी विहारगुठीलाई पनि हार्दिक धन्यवाद  
दिएको छु जसले प्रस्तुत “बुद्धकालीन ब्रह्मादिदेव” भाग-१, संग्रह-८

[ ९ ]

प्राक्कथन

पनि प्रकाशित गरी नेपाली साहित्यको महत्वपूर्ण सेवागरेको छ । अन्तमा आनन्दकुटी विद्यापीठको दीपक डंगोललाई पनि हार्दिक धन्यवाद दिएको छु जसले दिनहुँ ले प्रेसबाट प्रूफ ल्याउने र लैजाने काम गरिदिएको छ ।

आनन्दकुटी, स्वयम्भू,  
काठमाडौं, नेपाल ।  
फो. नं. १४४२०

Dhamma.Digital

- भिक्षु अमृतानन्द  
१२ / ५ / २०३३

## मूल - ग्रन्थहरू —

अङ्गुतरनिकाय

उदानपालि

चुलवग्गपालि


दीघनिकाय

मञ्चमनिकाय

महावग्गपालि

सुत्तनिपात

संयुत्तनिकाय



## सहायक - ग्रन्थहरू—

अङ्गुत्तरनिकायटुकथा वा मनोरथपूरणी  
अभिधम्मटुसंगहो  
अभिधानप्पदीपिका  
अमरकोष  
अपदानटुकथा  
इतिवुत्तकपालि  
उदानटुकथा  
जातकपालि  
जातकटुकथा  
दीघनिकायटुकथा वा सुभञ्जलविलासिनी  
थेरगायटुकथा  
धम्मपदटुकथा  
परिवारपालि  
पाराजिकापालि  
पटिसम्भिदामगटुकथा  
पटिसम्भिदामगग  
पेतवत्युअटुकथा  
पाचित्तियपालि

बुद्धवंसपालि

बुद्धवंसटुकथा

बुद्धकालीन भारतीय भूगोल

मजिञ्जमनिकायटुकथा वा पपञ्चसूदनी

मिलिन्दप्रश्न

विभङ्गपालि

विभङ्गटुकथा वा सम्मोहविनोदनी

विसुद्धिमग्गो

समन्तपासादिका

संयुतनिकायटुकथा वा सारत्थपकासिनी

सुत्तनिपातटुकथा वा परमत्थजोतिका

Dictionary of Pali-Proper Names.



## संकेत शब्दको अर्थ—

अ. नि. = अङ्गुत्तरनिकाय ।

अं. नि. अ. क. } = अङ्गुत्तरनिकायटुकथा ।  
अं. अ. क.

अप. दा. पा. = अपदानपालि ।

अप. दा. अ. क. = अपदानटुकथा ।

अ. क. = अटुकथा ।

अभि. ध. स. = अभिधम्मटुसङ्घहो ।

अभि. धा. प. = अभिधानप्पवीपिका ।

इति. बु. पा. = इतिबुत्तकपालि ।

उदा. पा. = उदानपालि ।

उदा. अ. क. = उदानटुकथा ।

चुल्ल. व. पा. = चुल्लवग्गपालि ।

जा. पा. = जातकपालि ।

जा. अ. क. = जातकटुकथा ।

थेर. गा. अ. क. = थेरगाथटुकथा ।

दी. नि. = दीघनिकाय ।

दी. नि. अ. क. = दीघनिकायटुकथा ।

धम्म. प. अ. क. = धम्मपदटुकथा ।

परि. वा. पा. = परिवारपालि ।

पारा. पा. = पाराजिकापालि ।  
 पर. म. जो. = परमत्थजोतिका ।  
 पाचि. पा. = पाचित्तियपालि ।  
 पपं. सू. = पपञ्चसूदनी ।  
 पेत. व. अ. क. = पेतवत्थुअटुकथा ।  
 पटि. म. पा. = पटिसम्भवामगगपालि ।  
 पटि. म. अ. क. = पटिसम्भवामगगटुकथा ।  
 बु. वं. पा. = बुद्धवंसपालि ।  
 बु. वं. अ. क. = बुद्धवंसटुकथा ।  
 बु. मा. भू. = बुद्धकालीन भारतीय भूगोल ।  
 बु. प. = बुद्धकालीन परिवाजकहरू ।  
 बु. गृ. = बुद्धकालीन गृहस्थीहरू ।  
 बु. रा. = बुद्धकालीन राजपरिवार ।  
 बु. श्रावि. च. = बुद्धकालीन श्राविका चरित ।  
 बु. म. = बुद्धकालीन महिलाहरू ।  
 म. नि. = मजिफ्मनिकाय ।  
 म. नि. अ. क. = मजिफ्मनिकायटुकथा ।  
 मनो. र. पू. = मनोरथपूरणी ।  
 महा. व. पा. = महावगगपालि ।  
 मि. प्र. = मिलिन्दप्रश्न ।  
 विभं. पा. = विभङ्गपालि ।  
 विसु. म. = विसुद्धिमगो ।

[ १५ ]

सम. पा. = समन्तपासादिका ।

सम्मो. वि. = सम्मोहविनोदनी ।

सार. प. = सारत्थपकासिनी ।

मुत्त. नि. = मुत्तनिपात ।

सुत्त. नि. अ. क. = सुत्तनिपातटुकथा ।

सुमं. वि. = सुमङ्गलविलासिनी ।

सं. नि. = संयुत्तनिकाय ।

सं. नि. अ. क. = संयुत्तनिकायटुकथा ।

D. P. P.= Dictionary of Pali-Proper Names

---

## त्रि-पिटक-सूची

सुत्तपिटक :	विनयपिटक :	अभिधम्मपिटक :
१-दीघनिकाय	१-पाराजिकपालि	१-घन्मसङ्गणि
२-मज्ज्वलनिकाय	२-पाचित्तियपालि } सुत्तविभङ्ग	२-विभङ्ग
३-संयुत्तनिकाय	३-महावगगपालि }	३-घातुकथा
४-अङ्गुत्तरनिकाय	४-चुल्लवगगपालि }	४-पुरगलपञ्चति
५-खुदकनिकाय	५-परिवारपालि	५-कथावस्थु
		६-यमक
		७-पट्टान

- (१) खुदकपाठ
- (२) घन्मपद
- (३) उदान
- (४) इतिवृत्तक
- (५) सुत्तनिपात
- (६) विमानवङ्गु
- (७) वेतवस्थु
- (८) येरगाथा
- (९) येरीगाथा
- (१०) जातक
  
- (११) निदेस { १-महानिदेस
- 
- { २-चुल्लनिदेस
  
- (१२) पटिसम्भवामगग
- (१३) अपदान
- (१४) बुद्धवंस
- (१५) चरियापिटक



*Dhamma.Digital*

# विषय-सूचि

	विषय :	पृष्ठ :
१.	अजकलापक यक्ष १-१६ परिचय १ भगवान्‌लाई तर्साउन आए १३	
२.	आलबक यक्ष १७-८७ परिचय १७ आलबी १७ आलबी राजाको शिकार १८ मनुष्य बलीदिने कबूल २१ भगवान्‌को आलबी आगमन २७ सातागिरहारा भगवान्‌को दर्शन ३१ बुद्धसंग संग्राम ३३ चार उद्घोषणा ३५ तौ प्रकारका वर्षाद् ३७ चार आयुध ४० बुद्धको परीक्षा ४३ भगवान्‌संग प्रश्न सोधे ४६	

विषय :	पृष्ठ :	पृष्ठ :
बाहु वर्षदेखिको नरबलीको अन्तः		५०
आलविकहरू हर्षित भए		५४
केही आलवक नामहरू		५८
आलवीका केही घटनाहरू		६०
आलवक यक्षको प्रश्न		८३
<b>३. इन्द्रक यक्ष ८८-९८</b>		
परिचय		८८
भिन्नाभिन्न इन्द्रक नामहरू		९१
रूप जीव होइन भने कसरी शरीर हुन्छ ?		९३
<b>४. उत्तर देवपुत्र ९९-११३</b>		
परिचय		९९
भिन्नाभिन्न उत्तर नामहरू		१०१
लोकाभिष्टलाई त्यागनुपर्छ		११२
<b>५. ककुध देवपुत्र ११४-१३१</b>		
परिचय		११४
भिन्नाभिन्न ककुध नामहरू		११८
१- देवदत्तको मनका कुरा सुनाए		१२३
२- भिक्षुलाई सुख दुःख छैन		१२८

	विषय :	पृष्ठ :	पृष्ठ :
६.	कश्यप देवपुत्र १३२-१५३		
	परिचय	१३२	
	भिन्नाभिन्न कश्यप नामहरू	१३५	
१-	भिक्षुहरूलाई अनुशासन गर्नुहोस्	१४९	
२-	ध्यानी हुनुपर्छ	१५३	
७.	कामद देवपुत्र १५४-१६४		
	परिचय	१५४	
	कठोर छ	१५६	
८.	कोकनदा देवपुत्री १५६-१६४		
	परिचय	१५९	
१-	धर्मग्रहणद्वारा देवलोकमा पुग्नसक्छ	१६१	
२-	धर्मको रस	१६३	
९.	खेम देवपुत्र १६५-१७२		
	परिचय	१६५	
	भिन्नाभिन्न खेम नामहरू	१६६	
	पापकर्म नगर	१७१	
१०.	घटिकार देवपुत्र १७३-१८०		
	परिचय	१७३	

विषय :	पृष्ठ :	पृष्ठ :
अतीतकथा		१७४
वर्तमानकथा		१८२
घटिकार देवपुत्र कुम्भकार यिए		१८६
<b>११. चन्दन देवपुत्र १६१-२२५</b>		
परिचय		१९१
अतीतकथा		१९१
वर्तमानकथा		१९४
भिन्नाभिन्न चन्दन नामहरू		१९९
१- भद्रेक रातको उपदेश		२०५
२- ओघबाट को तर्नसङ्ख ?		२१६
३- महामोद्गल्यायनसंग		२१९
<b>१२. चन्द्र देवपुत्र २२६-२४०</b>		
परिचय		२२६
भिन्नाभिन्न चन्द्र नामहरू		२३२
१- राहु असुरेन्द्रले समाते		२३६
२- ध्यानी पारहुन्ध		२३९
<b>१३. जन्तु देवपुत्र २४१-२४७</b>		
परिचय		२४१
भिन्नाभिन्न जन्तु नामहरू		२४२
अप्रमादी भिक्षुलाई नमस्कार		२४५

	विषय :	पृष्ठ :
१४.	तायन देवपुत्र २४८-२५६ परिचय	२४८
	गर्वभए रास्रोसंग गर	२५४
१५.	तिष्य ब्रह्मा २५७-२८८ परिचय भिक्षाभिन्ने तिष्य नामहरू	२५७
	विमुक्त भिक्षुलाई चिन्दछन्	२७९
१६.	तुदु प्रत्येकब्रह्मा २८९-२९४ परिचय कोकालिकलाई सम्झाए	२८९
१७.	दामली देवपुत्र २९५-२९६ परिचय कृतकृत्य आहण हुन्	२९५
१८.	दीघलट्टि देवपुत्र ३००-३०१ ध्यानी हुनुपर्छ	३००
१९.	नन्द देवपुत्र ३०२-३११ परिचय अनेक नन्द नामहरू	३०२
	लोकामिसलाई छाड्नुपर्छ	३०३
		३१०

विषय :	पृष्ठ :	पृष्ठ :
<b>२०.</b>		
नन्दन देवपुत्र ३१२-३१८		
परिचय	३१२	
केही नन्दन नामहरू	३१३	
कस्तालाई शोलवान् भन्दछन् ?	३१४	
<b>२१.</b>		
नन्दिविशाल देवपुत्र ३१७-३१८		
कसरी यात्रा हुन्छ ?	३१७	
<b>२२.</b>		
पञ्चशिख गन्धर्वपुत्र ३१६-३७१		
परिचय	३१९	
१- केही सत्वहरू यसै जीवनमा किन निर्वाण हुन्नन् ?	३२५	
२- बुद्धधर्मको महिमा	३२८	
सुधर्मा देवसभा	३२९	
बुद्धका आठ गुणहरू	३३१	
ब्रह्मा सनत्कुमारको प्रादुर्भाव	३३७	
महागोविन्द ब्राह्मणका कुरा	३४१	
राज्यसंविभाजन	३४३	
महागोविन्दको एकान्तवास	३४९	
ब्रह्मा सनत्कुमारसँग वार्तालाप	३५१	
महागोविन्दको प्रवज्या-कामना	३५८	
छ क्षत्रीहरूलाई सम्बोधन	३६०	

	विषय :	पृष्ठ :
	ब्राह्मणहरूलाई सम्बोधन	३६४
	भार्याहरूलाई सम्बोधन	३६५
	महागोविन्दको प्रश्नज्या	३६५
२३.	पञ्चालचण्ड देवपुत्र ३७२-३७७	
	परिचय	३७२
	केही पञ्चालचण्ड नामहरू	३७३
	स्मृति राख्नेले निर्वाण पाउनसक्षम	३७५
२४.	पहाराद असुरेन्द्र ३७८-३८३	
	परिचय	३७८
	महासमुद्रमा कति आश्रयहरू छन् ?	३८०
२५.	पारिषद् ब्रह्मा ३८४-४०३	
	परिचय	३९४
	ऋद्धिवान् भिक्षुहरू धेरै छन्	३९७
२६.	प्रियंकरमाता यक्षिणी ४०४-४१०	
	परिचय	४०४
	कसरी पिशाचयोनिबाट मुक्तहुन सकुँ ?	४०८
२७.	पुनर्वसुमाता यक्षिणी ४११-४१८	
	परिचय	४११

विषय :	पृष्ठ :	पृष्ठ :
केही पुनर्वसु नामहरू		४१२
धर्म ने सबभन्दा प्यारोलाग्छ		४१३
<b>२८.</b> बक ब्रह्मा ४१६-४६३		
परिचय		४१९
केही बक नामहरू		४२७
१- शाश्वत हो भन्ने दृष्टि		४२९
मार आवेश		
बक ब्रह्माको दमन		४३५
ऋद्धि-प्रदर्शन		४४६
पुनः मार आवेश		४४९
२- बक ब्रह्माको पूर्वकथा		४५३
<b>२९.</b> मणिभद्र यक्ष ४६५-४६६		
परिचय		४६४
अहिंसामा लाग्नेको वंरभाव हुम्म		४६५
<b>३०.</b> महाब्रह्मा ४६७-४६५		
परिचय		४६७
केवट्टको प्रार्थना		४७८
तीन प्रातिहर्यहरू		४८१
चतुर्महाभूतहरू कहाँ निरुद्ध हुन्छन् ?		४८६
महाब्रह्माकहाँ पुगे		४९०

[ २५ ]

	बिषय :	पृष्ठ :	पृष्ठ :
१।	मागध देवपुत्र ४६६-४६८		
	परिचय	४९६	
	लोकमा कति प्रदघोतहरू छन् ?	४९७	
२।	माघ देवपुत्र ४६६-५००		
	केलाई छेदन गर्दा सुख हुन्छ ?	४९९	
	नामावली	५०१	
	शब्दावली	५३८	
	गाथा-सूचि	६०४	

# बुद्धकालीन ब्रह्मादिदेव

[ भाग - १ ]

Dhamma.Digital

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

## १. अजकलापक यक्ष

प रि च य



भगवान् बुद्धको पालामा पावावासी मल्ल राजाहरूको नगरको एक ठाउँमा अजकलापक भन्ने एक यक्ष बस्दथे ।

Dhamma.Digital

बथान बथान बोकाहरू बाँधी, चढाइएको वलीलाई स्वीकार्ने भएकोले उनको नाम ‘अजकलापक’ भन्ने रहन गएको हो । यी यक्ष बडो प्रभावशाली तथा प्रचण्ड थिए । त्यसैले उनलाई खुशीपार्न त्यस-ताकाका मानिसहरूले उनलाई वली चढाउँदथे ।

---

१. उदा. अ. क. पृ. ४५: अजकलापकसुत्तवण्णना, बोधि-  
बग्गो ।

एक दिन, यिनलाई दमनगर्ने विचार लिई, सन्ध्यासमयमा पात्र चीवर धारणगरी भगवान् बुद्ध एकलै सो यक्षको भवनतिर जानु भयो । त्यहाँ पुगेपछि यक्षको भवनको द्वारपालसँग यक्षलाई भेट्न भवनभित्र जाने कुरा भगवान्‌ले उसलाई बताउनु भयो ।

अनि द्वारपालले भगवान्‌लाई यस्तो विन्तिगन्यो—

“भन्ते ! यी अजकलापक यक्ष अति दरुण तथा प्रचण्डछन् । यिनले श्रमण वा ब्राह्मण कसेलाई पनि मान्दैनन् । त्यसेले भित्र जाने वा न जाने कुरा तपाइनै विचार गर्नु होस् ।”

यति भनी, यक्ष-समागममा गइरहेका अजकलापक यक्षलाई “भगवान् बुद्ध भवनभित्र प्रवेश गर्न चाहनु हुन्छ” भन्ने कुरा बताउन उ वायुवेगले त्यहाँगयो । *Dhamma.Digital*

शास्ता पनि भवनभित्र पस्तुभई अजकलापक यक्ष वस्ते मण्ड-पमा (= सिंहासनमा) बस्नु भयो । त्यत्तिकैमा यक्षका स्त्रीहरू आई भगवान्‌लाई घेरा लगाई बस्नथाले । भगवान् बुद्धले उनीहरूलाई समयोचित धर्मका कुराहरू सुनाउन थाल्नु भयो ।

त्यस बछत, सातागिर र हेमवत<sup>१</sup> भन्ने दुइ यक्षहरू, यक्ष

१. यिनीहरूका कुराहरू यस पुस्तकको दोश्रो भागमा उल्लेख गर्ने छ ।

समागममा जानकोनिमित्त आकाशमार्गबाट जाँदेथिए । भगवान् बस्तु भएको भवनको माथि पुरादा यी यक्षहरू त्यहाँबाट अगाडि बढ्न सकेनन्<sup>१</sup> र ‘केकारण रहेछ?’ भनी हेर्दा भगवान् बुद्ध अजकलापक यक्षको भवनमा बसिरहनु भएको कुरा थाहापाए । अनि उनीहरू आकाशबाट ओल्हों भगवान् कहाँ गई वन्दनागरी “भन्ते ! हामीहरू यक्ष-समागममा जाँदैछौं” भनी विन्तिगरी भगवान्‌सँग विदा लिई फकरे गए ।

यक्ष-समागममा पुगेपछि उनीहरूले त्यस समाप्ता बसिरहेका अजकलापक यक्षलाई बधाई दिवै यस्तो भने—

“आवुसो, अजकलापक तपाइकोनिमित्त लाभ हो, तपाइको निमित्त सुलाभ हो—जो कि—देवसहित मनुष्यलोकमा अग्रपुरुष हुन्तु भएका वहाँ भगवान् बुद्ध तपाइको भवनमा बसिरहनुभएको छ । तपाइ त्याहाँ जानु भई वहाँ भगवान्‌को उपासना गर्नुहोस् तथा धर्मो-

१. यक्षहरू जुनसुकै मार्गलिई आकाशबाट जानसक्दैनन् । प्रत्येक यक्षहरूकोनिमित्त यक्ष-सभाद्वारा मार्ग तोकिदिएको हुन्छ । अज-कलापक यक्षको भवन उनीहरूकै मार्गमनि परेको थियो र त्यस बखत त्यस भवनमा भगवान् बुद्ध बसिरहनु भएकोले उनीहरू भग-वान्‌लाई नाघी अगाडि बढ्न नसकेकाहुन् । सुत. नि. अ. क. पृ. १६४: आलवक्सुत्तवण्णना ।

पदेश पनि सुन्नुहोस्<sup>१</sup> ।”

उनीहरूको कुरा सुन्नेबित्तिके “यिनीहरू, यी मुण्डक श्रमण मेरो घरभित्र बसिरहेको कुरा भन्दछन्; आज, यी श्रमणसँग मेरो संग्राम हुनेछ” भन्दै प्रसन्न हुनुको सट्टा रीसले चूरभई यक्ष-सभाबाट उठी दाहिने खुट्टा उचाली साठी योजन प्रमाण भएको पर्वतको टुप्पोमा पाउ राखदा, सो पर्वत—तताएको फलामलाई घनले ठोकदा फलामबाट पत्र पत्र उछिट्टिनेछै—उछिट्टिन थाल्यो र भगवान्लाई आफ्नो भवनबाट भगाएर पठाउने विचारले अत्यन्त क्रोधित भई उनले (१) भूमरी पर्ने गरी हुरी चलाए, (२) महा मुसल धारे पानी वर्षाए, (३) दुङ्गा वर्षाए, (४) शस्त्र वर्षाए, (५) अङ्गार (=आगो) वर्षाए, (६) तातो खरानी वर्षाए, (७) वालुवा वर्षाए, (८) हिलो वर्षाए तथा (९) महाअन्ध-कार पनि पारे<sup>२</sup> ।

Dhamma.Digital

उपरोक्त नौ प्रकारका वर्षाहरू मध्ये कुनै पनि वर्षाद्विको भयद्वारा अजकलापक यक्षको भवनबाट डराएर भागेर जानुको सट्टा भगवान् निश्चन्त भई बस्नु भयो र यस वर्षाद्वारा कुनै प्राणीको हानी नहोस् भनी वहाँले मैत्री-चित्त फैलाई अधिष्ठान पनि गर्नु भयो ।

१. उदा. अ. क. पृ. ४५: अजकलापकमुत्तवण्णना ।

२. उदा. अ. क. पृ. ४६: अजकलापकमुत्तवण्णना । यस नौ-वर्षाद्विको कुराको वर्णन तल आलवकयक्ष-परिचयमा गरेको छु र त्यस्तै प्रकार यहाँ पनि सम्झनु पर्दछ ।

अजकलापक यक्षले आफ्नो शक्तिले भ्याएसम्म नौप्रकारका वर्षाहरू गराएर पनि जब भगवान्‌लाई आफ्नो भवनबाट बाहिर निकाल्न सकेनन्, तब उनी छन् रिसले चूरभई हातमा अनेक किशिमका शस्त्र-अस्त्रहरू लिएका अनेकविध भयजनक भूतहरू निर्माण गरे । अनि तिनीहरूलाई भगवान्‌को एक एक सुरमा राखी, अनेक प्रकारले रातभरी हो हल्ला मच्चाउन लगाए । तापनि भगवान् यसबाट कति पनि विचलित हुनु भएन । अनि छन् छन् रिसाउँदै यक्षले यस्तो सोच्नथाले—

“यी श्रमण, मसेंग नसोधिकनै मेरो घरभित्र पसी मेरो आसनमा बसिरहेका छन्; लाज पनि छैन !”

भगवान्‌ले यिनको मनको कुरालाई जान्नु भई “यदि म यस भव-नबाट बाहिर नगइदिएको खण्डमा—भुक्दा भुक्दै कुकुरको नाकबाट पित्त (= पानी) निस्क्ने छं—यिनी पनि छन् छन् रिसाउने छन्” भन्ने विचार गर्नु भई भगवान् स्वयं भवनबाट बाहिर निस्की एक खुला ठाउँमा बस्नुभयो । त्यस बखत अलि अलि पानी पनि पदै थियो ।

यति कुरालाई इङ्गित गर्दै तलको मूल सूत्रले “त्यस पछि भग-वान् रातको महा अन्धकारमा खुला ठाउँमा बसिरहनु भएको थियो” भनी उल्लेख गरेको हो ।

जब भगवान् महा अन्धकारको समयमा एक खुला ठाउँमा

बस्तुभयो, तब अजकलापक यक्ष भगवान्‌को नगीचमा गई बडो भयानक आवाज सुनाउदै “अक्कुल-पक्कुल” भन्दै तीनबारसम्म बेसकरी कराए ।

भगवान्‌लाई भगाएर पठाउनकोनिमित्त यक्षले यसभन्दा अधिनं धेरै प्रयत्न गरिसकेर पनि पुनः किन यसरी कराएका होलान् ?

हो, उनले यसभन्दा अधिनं धेरै प्रयत्न मात्र होइन अपितु आफ्नो शक्तिले भ्याएसम्मको प्रयत्नगरी भगवान्‌लाई भगाएर पठाउन खोजेका थिए किन्तु सफल हुन सकेनन् । असफल हुनाको कारण सोच्दै यक्षले यस्तो विचार गरे—“यो मेरो भवन ‘वीर-भूमिहो’ । त्यहाँ बस्ने कुनै पनि प्राणी डराउँदैनन्, त्यसैले बुद्ध पनि नडराएका हुन् । अब उनी जाहिर आइसके; अब उनलाई भयभीत पारी, तसर्ई यहाँबाट भगाउन पन्यो ।” यति सोची पुनः भगवान्‌को नगीचमा गई उनले “अक्कुल-पक्कुल” भन्दै बडो डरलागदो किशिमको आवाज सुनाएका हुन् । ताकि भगवान् डराएर भागुन् ।

सो यक्ष यस्तरी कराउन थाले कि—मानो सुमेरुलाई नै उचाल्ने जस्तै, महापृथ्वीलाई उलट-पुलट् गर्ने जस्तै, महत् बलले हजारौं मेघ-गर्जेको जस्तै, एकै ठाउँमा भेलाभई गर्जेका दिशानागहरूको गर्जन जस्तै, केशर सिंहहरूको सिंहनाद जस्तै, यक्षहरूको ‘हुँकार’ आवाज जस्तै, भूत-हरूको हाँस्ने आवाज जस्तै, असुरहरूको तालीको आवाज जस्तै, देवराज इन्द्रको बज्रको आवाज जस्तै—आफ्नो बलले भ्याएसम्म गम्भीर तथा

अत्यन्त भयावह आवाज निकाल्दे अथवा कल्पविनाशको समयमा उत्प-  
न्नहुने, साधारण मानिसहरूको मुटुने फुट्ने जस्तो महा घोषको आवाज  
उनले सुनाए । अनि अव्यक्त रूपले अक्षरहरू उच्चारणगर्दे अत्यधिक  
भयावह पैदाहुने आफ्नो यक्ष-गर्जनले गर्जिदे “यिनै आवाजहरूद्वारा श्रमण-  
लाई तर्साई भगाएर पठाउने छु” भन्दै गर्जनथाले ।

त्यस्तो आवाज निकाल्दा—मानो पर्वतका टुक्राहरू उछिद्विएर  
निस्के क्यैं, बनका मुख्य मुख्य रुखहरू सहित सबै रुखहरूका पातहरू,  
फलहरू तथा फूलहरू करेयैं, तीनहजार योजन लम्बाई र चौडाई भएको  
हिमाल समेत थर थर कामेको क्यैं—काम्नथाले । भूमष्ठ देवताहरूमध्ये  
केही देवताहरूलाई समेत डर र त्रास लागेको थियो भने मनुष्यहरूको  
त के कुरा । त्यस बाहेक अरु द्विपद, चतुष्पद प्राणीहरू पनि भयभीत  
भई बेसकरी कराउनथाले, समस्त जम्बुद्वीपमा महाकोलाहलको होहल्ला  
उठनथाल्यो । भगवान् भने त्यस आवाजद्वारा किञ्चित मात्र पनि भय-  
भीत नभई निश्चन्त तथा निश्चल भई बसिरहनुभएको मात्र नभई  
बहाँले “यी आवाजहरूद्वारा कुनै पनि प्राणीको विघ्नबाधाहुन नपाओस्”  
भनेर अधिष्ठान पनि गर्नु भएको थियो भनी उदानटुकथाले समुल्लेख  
गरेको छ । यसको प्रभावद्वारा सारा जम्बुद्वीपमा हो हल्ला मच्चिदा पनि  
कसैले यस्को चालसम्म पनि पाउन सकेन ।

समस्त वायुमण्डल नै खलबल पारी सबैलाई आकुल-व्याकुल-  
पार्न सक्ने आवाज भएकोले धर्मसंग्राहकहरूले यस आवाजको नाम नै

‘अक्कुल-पक्कुल’ भन्ने राखेकाहुन् भनी उदानटुकथाले उल्लेख गरेको छ ।

यस्तो आवाजद्वारा भयभीत पार्न खोजी “यो तित्रो पिशाच हो” भन्दै अजकलापक यक्षले भगवान्‌को अगाडि आफ्नो महाभयावह रूप पनि देखाएका थिए<sup>१</sup> ।

यस्तोविध्न अनेक प्रकारका आवाजहरू सुनाई, अनेक प्रकारका भयावह रूप देखाउँदा अलिकति पनि कम्पित नभई भगवान् बसिरहनु भयो । अनि भगवान्‌ले अजकलापक यक्षलाई त्यसरी निर्भोक रूपले बस्न सक्नाको कारण बताउनु हुँदै एक उदान-गाथा प्रकाशपानुभयो ।

“यदा सकेसु धम्मेसु, पारगू होति ब्राह्मणो ।  
अथ एतं पिसाचं च, पक्कुलञ्चातिवत्तति ॥”

यसको भावार्थ हो—

“जब, आफ्नो धर्ममा पारझड्त हुन्छ” अर्थात् जब, परिज्ञाभिसम-यद्वारा पारझड्त हुन्छ, तब सोही अभिसमय ज्ञानद्वारा त्यसको हेतुलाई पनि जान्दछ, निरोध-प्रतिपद्वारा हेतुनिरोधलाई पनि जान्दछ । यस

१. उदा. अ. क. पृ. ४७: अजकलापकसुत्तवण्णना ।

ज्ञानलाई पारङ्गत भनिएको हो । यसरी सबै प्रकारका क्लेशहरूलाई बघाइ शुद्धपारी सकेपछि, अर्थात् विशुद्ध भइसकेपछि उ शुद्ध-न्नाह्यण कहलाइन्छ । त्यसैले अङ्गुत्तर निकायको दुतियरोहितसुत्तमा<sup>१</sup> “यही व्याम प्रमाण भएको चित्तयुक्त शरीरमा नै म लोकको पनि प्रज्ञा-पन गर्छु.....” भनी भन्नु भएको हो ।

अथवा आफ्नो धर्ममा (सकेसु धर्मसु) भनी भनेको—आत्महित चाहने पुरुषहरूको आ-आफ्ना शीलादि गुणधर्महरूलाई भनिएको हो ।

शील-समाधि-प्रज्ञा-विमुक्ति-ज्ञानदर्शन-धर्महरू, विशुद्ध धर्महरू हुन् । यी धर्म (=गुण)हरूले हितसुख चाहने पुरुषको कहील्ये पनि अहित र असुख गर्दैनन् । त्यसैले यस्ता धर्महरूलाई नै ‘आफ्नो धर्म’ भनी भनिन्छ न कि अनर्थ तथा अहितजनक संबलेश-धर्महरूलाई भनिएको हो ।

‘पारङ्गत’ भनी—ती शीलादि गुणधर्महरूद्वारा परिपूर्ण भए-पछि पार जान सक्ने भएकोले ‘पारङ्गत’ भनी भनिएको हो ।

यहाँ ‘शील’ भनिएकोमा ‘शील’ दुइ प्रकारका छन् । जस्तै—  
(१) लौकिक-शील र (२) लोकोत्तर-शील ।

यसमध्ये लौकिक-शीललाई प्रतिपद्को पूर्वभाग सम्झिन्छ । यसै-लाई संक्षेपमा प्रातिमोक्ष<sup>१</sup> संवरादि शील पनि भनिन्छ । यी चार प्रकारका हुन्थन्<sup>२</sup> । विस्तृत रूपमा अनेकविधि शीलहरू पनि हुनसक्छन् ।

फेरि, मार्ग र फलको हिसाबले लोकोत्तर शील पनि दुइ प्रकारका छन् । जस्तै—स्रोतापन्नादि मार्ग क्षणको शीललाई ‘मार्ग-शील’ र स्रोता-पन्नादि फलक्षणको शीललाई ‘फल-शील’ भनिन्छ । भनाइको तात्पर्य सम्यक्वाचा, सम्यक्कर्म र सम्यक् आजीविकालाई नै मार्गक्षणमा ‘मार्ग-शील’ र फलक्षणमा ‘फल-शील’ भनिएको हो । यस्तै प्रकारको शीललाई ‘आर्यकान्त शील’ पनि भनिन्छ ।

जस्तै शीललाई दुइ प्रकारले विभाजन गरिएको छ त्यस्तै समाधि तथा प्रज्ञालाई पनि दुइ प्रकारले विभाजन गरिन्छ ।

यस प्रकारको विभाजनमा ‘लौकिक-समाधि’ भनी उपचार समाधिद्वारा अष्ट-समाप्ति-ध्यानलाई भनिएको हो र ‘लोकोत्तर-समाधि’ भनी मार्ग अन्तर्गत समाधिलाई भनिएको हो ।

१. प्रातिमोक्ष भनी केलाई भन्दछन् भन्ने वारेका कुराहरू लेखकको बु. श्रावि.-१ पृ. २७५ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

२. चार प्रकारका शील भनेका के के हुन् भन्ने कुरा लेखकको बु. प. १ पृ. २८२-८७ मा वर्णित भएका छन् ।

श्रुतमय-प्रज्ञा, विन्तामय-प्रज्ञा तथा भावनामय-प्रज्ञालाई 'लौकिक प्रज्ञा' भनी भन्दछन् । यी प्रज्ञाहरू सासूवहन् । 'लोकोत्तर-प्रज्ञा' मार्ग र कल अन्तर्गत हुन्छन् ।

'विमुक्ति' भनी फलविमुक्ति अथवा निर्वाणलाई नै भनिएको हो भन्ने कुरा सम्झनु पर्छ । अतः 'विमुक्ती' भनेको लोकोत्तर मात्र हुन्छ ।

उन्नाइस ( १९ ) प्रकारका प्रत्यवेक्षण-ज्ञानलाई 'ज्ञानदर्शन' भन्दछन् र यी लौकिक हुन्छन् ।

यसरी शीलादि गुणधर्महरूद्वारा यस आत्मभावमै अरहत्-फल साक्षात्कारगरी पारञ्जत हुइनेभएकोले 'आफ्नो धर्ममा पारञ्जत हुन्छ' भनी भनिएको हो ।

Dhamma.Digital

अथवा स्रोतापत्तिफल प्राप्त गरेपछि शीलमा पारञ्जत ( = परि पूर्णता ) हुन्छ । स्रोतापत्र भनाले सकृदागामी चनि अन्तर्गत भएको छ भन्ने कुरा बुझ्न सक्नु पर्छ । अनागामीफल प्राप्त गरेपछि समाधिमा पारञ्जत ( = परिपूर्णता ) हुन्छ । अरहत्-फल प्राप्त गरेपछि प्रज्ञामा पारं-गत ( = परिपूर्णता ) हुन्छ । किनकि अरहत् फल प्राप्त गरेपछि मात्र प्रज्ञाको

१. उन्नाइस प्रकारका प्रत्यवेक्षण-ज्ञान भनेका के के हुन् भन्नेकुराहरू पटि. म. पा. पृ. ८२: पञ्चवेक्खणबाणनिदेसमा उल्लेख भएका पाइन्छन् ।

चरमसीमामा पुगेको ठहरिन्छ । त्यस्तो प्रज्ञा ‘अकोट्य’ अर्थात् अपरि-  
वर्त्य तथा निश्चल हुन्छ । यसेलाई ‘पारङ्गत’ भएको हो भनी भनिएको  
हो । त्यसपछि त्यस्ता पुरुषलाई नै सबै प्रकारका पापहरू पखालेका पर-  
मार्थ ब्राह्मण भन्दछन् न कि पानीले पखालनेलाई । अनि त्यस्ता ब्राह्मण  
यी पिसाच देखेर तथा उसले आकुल-ब्याकुल हुने गरी सुनाइएका आवा-  
जहरूद्वारा कति पनि भयभीत हुन्नन्, तर्सिदा पनि तर्सिन्नन् – भागेर  
जाने कुरा त परं जाओस् ।

यो कुराहरू सुनेर अजकलापक यक्ष अत्यन्त आश्चर्यित भए ।  
अनि “अहो ! मनुष्यजातिमा पनि यस्तोविघ्न महाभयावह आवाज-  
द्वारा न तर्सिने महापुरुष पनि हुँदा रहेछन्” भन्ने लागेपछि साधारणतया  
बुद्धप्रति प्रसन्नभई, श्रद्धाराखी, आफू बुद्धप्रति प्रसन्न रहेको कुरा जना-  
उँदै उनले बुद्धको अगाडि आफूले उपासकत्व ग्रहणगरेको कारण पनि  
प्रकटगरे भनी उदानटुकथाले<sup>१</sup> उल्लेख गरेको छ ।

यही नै अजकलापक यक्षको परिचय हो । अरू कुराहरू तल-  
को मूल सूत्रमै उल्लेख भएकाछन् ।

अजकलापक नाम त्रिपिटक पालि साहित्यमा तीनवटा मात्रै  
पाइन्छन् । जस्तै—(१) अजकलापक यक्ष, -(२) अजकलापक चैत्य  
तथा (३) अजकलापक सुत्त<sup>२</sup> ।

X

X

X

१. पृ. ४५: अजकलापकसुत्तवर्णना ।

२. उदा. पा. पृ. ६७: अजकलापकसुत्त, बोधिवग्गो ।

मूल सूत्र-

## भगवान्‌लाई तसर्वाउन आए

यस्तो मैले सुनेः ।

एक समय भगवान् पावा<sup>२</sup>स्थित अजकलापक<sup>३</sup>

Dhamma.Digital

१. उदा. पा. पृ. ६७ः अजकलापकसुत्तं, अ. क. पृ. ४५.
२. ‘पावा’ भन्ने मल्ल राजाहरूको नगर हो । रोमनमा: ‘पाटली’ भनी उल्लेख भएको छ ।
३. ‘अजकलापक’ भन्ने यक्षको नाम हो । सो यक्षले बथान वथान बोकाहरू बाँधी दिइएको वलीलाई बाहेक अरू वली स्वीकार नगर्ने भएको हुँदा उसको नाम ‘अजकलापक’ भन्ने रहन गएको हो । कसैको यो पनि भनाइ छ कि—बोकाहरू ठैं कराई वली चढाउँदा सो यक्ष खुशी हुने भएकोले उसलाई ‘अजकलापक’ भनिएको हो । उदा. अ. क. पृ. ४५ः अजकलापकसुत्तवण्णना ।

चैत्यमा<sup>१</sup> (चेतिय) अजकलापक यक्षको भवनमा विहार गर्नु भएको थियो । त्यसपछि भगवान् रातको महाअन्धकारमा खुला ठाउँमा बसि रहनु भएको थियो । (त्यस बखत) फाटफूट पानी पनि पर्दैथियो ।

अनि भगवान्लाई भय, त्रास तथा जिरिङ्ग गराउने उद्देश्यले अजकलापक यक्ष जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुणेपछि भगवान्को नगीचमा तीन बारसम्म “अकुल-पकुल” भन्ने आवाज सुनाए र भाकुल-व्याकुल हुने गरी “श्रमण! यो तिमो विशाच हो” भनि भने ।

अनि भगवान्ले यो कारणलाई बुझ्नु भई त्यसबेला यस्तो उदान प्रकट गर्नुभयो—

- “यदा सकेसु धम्मेषु, पारगृ होति ब्राह्मणो ।  
अथ एहं पिसाचं च, पकुलक्चातिक्ततो’ ति ॥”

अर्थ —

“आफ्नो धर्ममा जब ब्राह्मण पारंगत हुन्छ, तब सो ब्राह्मण पिशाचको “अकुल-पकुल” भन्ने भयजनक आवाजबाट पनि त्रसित हुन्न ”

१. यहाँ ‘चैत्य’ (=चेतिय) भन्नाले कुनै स्तूप भएको ठाउँलाई भनिएको होइन । मागधि (पालि) भाषामा पूजा, सम्मान सत्कार

अथवा सजाउने ठाउँलाई 'चेतिय' (= चैत्य) भनिन्छ । 'चित' चिति करणे भन्ने धातुबाट 'चेतिय' भएको हो । 'ची' चये भन्ने धातुबाट पनि 'चेतिय' (= चैत्य) शब्द बनिएको हो । जेहोस् पूजा गरिने स्थानलाई 'चेतिय' (चैत्य) भनेको हो ।

अजकलापक यक्षले वासगर्ने स्थानमा मानिसहरूले पितृ-तर्पण (= श्रद्धा = श्राद्ध) आदि गरी समय समयमा वली पनि चढाउँदथे । त्यसैले त्यस ठाउँलाई 'चेतिय' (= चैत्य) भनी भनिएको हो ।

बुद्धको समयभन्दा अगाडि कुनै पनि देवस्थल, चौतारो, वृक्ष, यज्ञस्थल, विश्रामगृह तथा धार्मिक अनुष्ठान गर्ने स्थानहरूलाई 'चेतिय' (= चैत्य) भन्ने चलन थियो । खासगरी देवता वासगर्ने ठाउँहो भन्ने संकिन्ने स्थानलाई 'चैत्य' भन्दथे । त्यसैले उदान अटुकथा ( पृ. २२७: आयुसंखारोस्सञ्जनसुत्तवण्णना ) ले यस्तो उल्लेख गरेको हो—“इति सब्बानेव तानि बुद्धुपादतो पुब्बे देवता परिगमहिताती’ति चेतिय वोहारेन वोहरती’ति ।” अर्थात्—बुद्ध उत्पन्न हुनुभन्दा अगाडि देवताहरूले वासगरेका स्थानहरूलाई चैत्य भन्ने चलन थियो । यस्तैगरी सुत्त. नि. अ. क. पृ. ३०१ ले पनि उल्लेख गरेको छ ।

पछिगएर बुद्धको समयमा त्यस्ता देवस्थलहरू नजिकमा जति पनि विहारहरू बने ती सबैलाई पूर्व व्यवहार कै नामले

व्यवहार गरे । जस्तै—अग्गालव-चैत्य (चुल्ल. व. पा. पृ. २६८ नवकम्म  
दानकथा, सेनासनक्षब्दिकं), आनन्द-चैत्य (दी. नि. II. पृ. ९६ चत्तारो  
महापदेसा, महापरिनिब्बाणसुत्तं), उदेन-चैत्य (सं. नि. IV. पृ.  
२२१: चेतियसुत्तं, इद्विपादसंयुत्तं), गोतम-चैत्य (अ. नि.-३  
पृ. २५७: गोतमकचेतियसुत्तं), तथा बहुपुत्रक-चैत्य (सं. नि. IV.  
पृ. २२१: चेतियसुत्तं) आदि । यस्ता चैत्य शब्द प्रयोग भएका केही  
स्थानका नामहरू लेखकको बु. रा. पृ. ३६४ मा संग्रहित छन् ।

आलवक यक्ष

## २. आलवक यक्ष

परिचय



बुद्धको पालामा आलबी देशमा आलबी नामक नगरचियो।\*

Dhamma.Digital

- 
- \*. देशको नाम पनि नगरको नाम पनि ‘आलबी’ नै थियो भन्ने बारेमा सार. प. I. पृ. २४४: आलवकसुत्तवण्णनाले यसरी उल्लेख गरेको छ—“आलबीति तं रटुम्पि नगरम्पि”। यस्तै गरी मुत्त. नि. अ.क. पृ. १६१: आलवकसुत्तवण्णनाले पनि यसरी उल्लेख गरेको छ—“आलबीति तं रटुम्पि नगरम्पि बुच्चति, तदुभयम्पि इध वटृति ।” अङ्गुत्तरअट्टकथा I. पृ. २११ ले “आलबी रटुे आलबी नगरे” भनी उल्लेख गरेको छ ।

यो नगर श्रावस्तीबाट ३० योजन,\* वाराणशीबाट करीब १२ योजन,<sup>†</sup> दाढा तथा श्रावस्ती र राजगृहको बीचमाझ पर्दथ्यो ।

### आलवी राजाको शिकाइ

धंयुत्तनिकायटुकथा,<sup>‡</sup> सुत्तनिपातटुकथा<sup>§</sup> तथा अङ्गुत्तर-

\*. हेर लेखकको बु. रा., पृ. १५१.

†. हेर लेखकको बु. गृ. पृ. १९७; D.P.P.I. पृ. २९५.

‡. चुल्ल. व. पा. पृ. २६७-७२: सेनासनखन्धकको अवेभङ्गियवत्थु, नवकम्मदानकथा तथा सङ्घभत्तादि अनुजानना भन्ने कथाहरूमा भगवान् श्रावस्तीबाट कीटागिरी; कीटागिरीबाट आलवी र आलवीबाट चारिकागद राजगृह जानुभएकोले श्रावस्ती र राजगृहको बीचबाटामा आलवी पर्छ भन्ने कुरा प्रष्ट हुन्छ ।

§. I. पृ. २४४.

०. पृ. १६२.

निकायटुकथा\* अनुसार आलवी<sup>१</sup> नगरमा आलवक राजाले राज्य-गर्दथे । उनी अनेक नर्तकी स्त्रीहरू सहित अनेक श्रीसम्पत्ति भोगगरी राज्य चलाएर बसेका थिए । यो राजा चोर डाकाहरू हटाउने उद्देश्य लिएर, बिरोधी राजाहरू हटाउने उद्देश्य लिएर तथा शारीरिक व्यायाम गर्ने उद्देश्य लिएर हप्ताको एकपटक भोगविलास त्यागी शिकार खेल्न जाने गर्यै । यसरी जाँदा एक दिन, राजाले आफ्ना सेनाहरूका बीच “जसको नजिकबाट हरीण भागेर जानेछ सो हरीणको जिम्मेवार उहो हुनेछ” भन्ने बाचागरे र गराए पनि ।

संयोगवश, त्यसदिनमा राजाकै छेउबाट एक हरीण भागेर गयो । वेगसम्पन्न राजा पनि हरीणलाई लखेट्दा लखेट्दै तीन योजन सम्म टाढापुगे । भागेर गएको हरीण ‘एणी’ जातको हरीणथियो । एणी जातका हरीणहरू एक वेगमा तीनयोजनसम्म दौडन सक्छन् । अतः तीन योजन दौडिसकेपछि यक्तिभई सो हरीण पोखरी भित्र

\*. I. पृ. २११: एककनिपातवण्णना ।

१. बुद्धकालीन ‘आलवी’ नगर हाल कहाँ पर्छ भन्ने बारेमा महापण्डित राहुल साँकृत्यायनले आफ्नो बुद्धचर्या (पृ. २५९) को पादिट्पणीमा यो नगर नै हालको ‘अर्वल’ (जि. कानपुर) हुन सकदछ भनी उल्लेख गरेका छन् । भरतसिंह उपाध्यायले बु. भा. भू. पृ. ४२१ मा यस सम्बन्धी आफ्नो समर्थन जनाएका छन् ।

लुक्यो । अनि राजाले लुकेको हरीणलाई मारी दुइटुकापारे । अनि 'हरीणको मासु त्याउन सकेनन्' भन्नान् भन्ने लोकापवादबाट मुक्तहुन,

---

जैनरल कनिङ्हाम् र डा. होएन्ले (Hoernle)

पनि आलबीलाई वर्तमान नेवल वा नवल (उ. प्र) हो भन्ने कुरा स्वीकारेका छन् भनी D.P.P.I. पृ. २९५ मा उल्लेख भएको पाइन्छ ।

G.D. पृ. ४ मा डा. कर्न (Kern) ले कोशल र मगधको बीचमा आलबी नगर पर्दछ भन्ने कुरा उल्लेख गरेका छन् ।

जैनग्रन्थहरूमा आलबीलाई 'आलभी' भन्दछन् र कल्पसूत्रमा 'आलम्भक' भनिएको छ भनी G.D. पृ ४. मा उल्लेख भएको छ ।

महाकवि अश्वघोषले आफ्नो बुद्धचर्या (२११८) मा 'एक अत्यन्त अकुशल अटवी (जङ्गल) मा भगवान् बुद्धले आटविक यक्ष र कुमार हस्तकलाई उपदेश दिनुभएको थियो' भन्ने उल्लेख गरे अनुसार पालिको 'आलवि' नै संस्कृतको 'अटवी' हो भन्न सकिन्छ । किनभने 'अटवीको' अर्थहो जङ्गल वा महावन ।

अभिधानप्पदीपिका मा. नं. १९९ ले पनि आलबी-लाई नगरहरूको नामावलीमा अन्तरगरी उल्लेख गरेको छ ।

ओकन नसके सापनि,\* धनुषको दृप्पोमा मासु कुण्डधाई,<sup>०</sup> काँधमा  
शाली बोकेर आईरहेको बेलामा, नगरको नगीचको खुब बाक्लो हाँगा-  
विगा तथा ठूला ठूला पातहरू भएको एक ठूलो बरको रुख देखेर त्यसको  
छायामा विश्राम लिने विचारगरी आलवक राजा सोही बरको रुख-  
भन्नो पुगे ।

### मनुष्य बली दिने कबूल

त्यस बखत, सो बरको रुखमा आलवक यक्ष बस्वये । मध्यान्ह  
समयको बेलामा सो रुखको छायाभित्र आइपुने मानिसलाई उनले  
खान पाउने र त्यसै रुखमा बस्न पाउने बरदान यक्ष राजाबाट पाएको  
हुँदाई यसै अनुसार उनले जीवीका चलाएका थिए ।

Dhamma.Digital

केही छिन रुखमनी विश्रामगरी उठेर जानखोजेका राजालाई  
“पछ पछ, न भाग; तिमी मेरो आहार ह्वौ !” भन्दै यक्ष आई राजा-

\*. मनो. र. पू. I. पृ. २११: हृत्थकआलवक, एककनिपात-  
वण्णना ।

०. सार. प. I. पृ. २४४: आलवकसुत्तवण्णना, यक्खसंयुत्त, पर.  
म. जो. पृ. १६२: आलवकसुत्तवण्णना ।

३. सार. प. I. पृ. २४४; पर. म. जो. पृ. १६२

को हात बेसकरी समाते । फुल्केर भाग्न नसकेपछि विवशभई\* आफ्नो प्राण रक्षा गर्न राजाले “मलाई छाडिदेउ, बहु मैले तिमी-लाई दिनकादिन एक मानिस र एक थाल भात पठाइदिने छु” भनी कबूल गरे ।

अनि यक्ष भन्दछन्—“राजऐशवर्यमा व्यस्तभई बस्ने तिमीले यो कुरा कहिले स्मरण गरौला र । अनुमति पाएको बखतमा मेरो भव-नमा (=रुखमा) आएको प्राणीलाई मात्र म ज्ञान सक्छु, अन्य वेलामा आउनेलाई म छुन पनि सकिदैन । अतः यदि तिमीलाई छाडिदिको भने मैले के खाने ?” यति भनी यक्षले राजालाई छाडेनन् ।

राजाभन्दछन्—“यदि मैले पठाइन भने त्यसबखत मलाईने समाती खाऊ ।” राजाले यति कबूल गरे पाँच यक्षको हातबाट मुक्तभई आलबक राजा आफ्नो नगर तिर लागेहु ।

उता, गस्तीलगाई राजाको प्रतीक्षामा बाटामा बसिरहेको सेनाले फर्किरहेको राजालाई देखी “महाराज ! अपयशको भयले यस्तोविघ्न कठोरताका साथ मासु बोकी ल्याउनु भएकोहो कि क्या-हो” भन्दै अगाडिसरी राजाले काँधमा बोकी ल्याएको मासु लिए ।

\*. मनो. र. पू. I. पृ. २११: एककनिपातवण्णना ।

हृ. सार.प.I. पृ. २४४: यक्खसंयुक्त, पर.म.जो. पृ. १६२: आलबक-मुक्तवण्णना ।

राजाले बरको रुखमनी घटेका घटनाका कुराहरू केही पनि न भनी सेनाको साथ राजदरवारमा फर्की, खान-पान पछि नगरगोप्यक ( = नगरगुत्तिक ) लाई बोलाउन पठाई उनलाई बरको रुखमनी घटेका सबै कुरा सुनाए ।

अनि, नगरगोप्यकले\*-“ महाराज ! तपाइले कुनै निश्चित समय तोक्नु भएको छ कि छैन ? ” भनी सोध्दा राजाले कुनै समय न तोकिएको जबाफ दिएपछि नगरगोप्यकले “देव ! यो त ठीक भएन । अमनुष्यहरूलाई समयको निर्धारण गर्नुपर्याप्त । अन्यथा यस-बाट देशलाई खतरा आउनसक्छ । जे होस्, तपाइ यसमा चिन्तित नहुनुहोस्, चाहिने व्यवस्था म मिलाउनेछु ” भनी विन्तिगान्योहु ।

भोलिपल्ट विहान सबैरे उनी ऊधालखानामा गई “जो प्राणदण्डित पुरुषहरू हुन्, जो बाँच्न चाहन्छन् उनीहरू बाहिर निस्कून्” भनी भन्दा सबभन्दा पहिले निस्कने पुरुषलाई आफ्नो घरमा लगी नुहाइ-धुवाइ-आनपान गराई “यो एक थाल भात लिई यक्षकहाँ पुन्याउन जाऊ” भनी नगरगोप्यकले पठायो । उ रुखमनी पुग्नासाश्र

\*. नगरगोप्यकलाई आजकलको भाषाले इन्स्पेक्टर जँनरल भन्न सकिन्दै ।

६. सार. प. I. पृ. २४९: आलबकसुत्तवण्णना, यक्खसंयुत्त ; पर. म. जो. पृ. १६२: आलबकसुत्तवण्णना ।

भैरव रूप धारणगरी आएको यक्षले उसलाई मुला खाएँ गरी खायो ।

भनिन्थ्य कि यक्षहरूको आफ्नो प्रभावको कारणद्वारा मनुष्य-हरूका रौं तथा हाडहरू आदि सबै यक्षहरूकोनिमित्त नवनीत-पिण्ड जस्तै नरम हुन्छन् ।

यक्षको भात समात्नलगाई साथमा गएका मानिसहरूले यो भयावह दृश्य देखेर अति रोमाञ्चितभई उनीहरूले उक्त घटनाको कुरो आ-आफ्ना साथीहरूलाई सुनाउन थाले ।

यस्तैगरी, दिनदिनै; नगरगोप्यकले ऊचालखानाका प्राणदण्डित मानिसहरूलाई पठाउन थाल्यो । केही दिन पछि ऊचालखानामा त्यस्ता मानिसहरू बाँकी नरहेपछि चोरहरूलाई पठाउन थाल्यो । केही दिनपछि “राजाले चोरहरूलाई समात्दै यक्षकहाँ पठाउँदै छन्” भन्ने हल्ला फैलिनथाल्यो र पछिगएर चोरीगर्ने मानिसहरूने भए-नन् । यसरी ऊचालखानाका पुराना चोरहरू पनि सिद्धिए र अर्कातिर नयाँ चोरहरू पनि भएनन् । ऊचालखाना शून्यने भयो\* ।

यस्तो अवस्थामा नगरगोप्यकले राजासँग विन्तिगन्धो । राजाले आफ्ना धनहरू नगरका बाटाहरूमा र अन्य स्थानहरूमा

\*. सार. प. I. पृ. २४५: आलवकसुत्तवण्णना, यक्खसंयुत्तं; पर. म. जो. पृ. १६२-६३: आलवकसुत्तवण्णना ।

छाडनलगाए । यस्तोगर्दा शायद सोभकोकारणले कसैले लेला । किन्तु त्यस धनलाई कसैले लिनत के खुट्टासम्मले पनिछोएनन् । चोरहरू नपाएपछि राजाले अमात्य (— मन्त्री) हरूसँग सल्लाह गरे । अमात्यहरूले “देव ! त्यसोभए घर क्रमानुसार, घरको सबैभन्दा बूढोलाई पठाऊँ; किन कि उ चाँडैनै मनेछ” भनी राजासँग विन्तिगरे ।

यो कुरा सुनेर “हात्रा बाबु, हात्रा बाजेलाई यक्षको आहार-कोनिमित्त राजाले पठाउँदैछन् भनी नागरिकहरू कुब्द हुन सक्छन् । त्यसो हुनाले यस्तो काम नगर” भनी राजाले मन्त्रीहरूको सुक्षाव अस्वीकारेका मात्र होइनन् बल्कि राजाले उनीहरूलाई “यस्तो काम नगर्नू” भन्ने आदेश समेत दिए ।

“देव ! त्यसोभए दुधे-वालक पठाउँ त ? त्यस्ताको कसै-माथि आमा बा बाबु भन्ने प्रेम हुँदैन ।”

यस सुक्षाउलाई राजाले स्वीकारेपछि उनीहरूले त्यस्तै गर्न थाले ।

“दुधे-वालकहरूलाई यक्षकहाँ पठाउँदै छन्” भन्ने हल्ला मच्चिए पछि नगरका आमाहरू आ-आपना दुधे-वालकहरू लिई अर्कैं जनपदमा गई वालकहरू हुक्काउन थाले तथा गर्भिणी स्त्रीहरू पनि त्यस्तैगरी अन्त गई वालकहरू जन्माई, हुक्काई स्वदेश कर्कन थाले ।

यस्तं प्रकारले १२ वर्षं बितेर गयो\*।

एक दिन, सारानगरमा दुधेवालक खोजदा यौटा पनि नपाइए-  
पछि मन्त्रीहरूले राजासेंग यस्तो विन्तिगरे—

“हेदेव ! सारानगरमा यौटा पनि दुधेवालक छैन सिवाय  
अन्तःपुरमा—त्यो पनि तपाइकै छोरा आलवक राजकुमारहु”

“जस्तो मेरो पुत्र मलाई प्यारोलाग्छ, प्राणभन्दा प्यारो छ,  
त्यस्तै यो लोकवासी सबैलाई आ-आफ्ना पुत्र प्यारो लाग्छ । अतः  
जाऊ, उसलाई पनि बलीदिई मेरो प्राणरक्षागर③; बाँचे भने त्यस्ता  
पुत्रहरू अरु पनि जन्माउन सक्नेछ⁴” भनी राजाले भने ।

\*. सार. प. I. पृ. २४५: आलवकसुत्तवण्णना; पर. म. जो. पृ.  
१६३: आलवकसुत्तवण्णना । “एवंद्वादस वस्तानि गतानि” सार.  
प. I. पृ. २४५.

᪔. यस-सम्बन्धमा मनो. र. पू. I. पृ. २१२: हत्थक आलवक,  
एककनिपातवण्णनामा आजै जन्मेको वालक थियो भन्ने कुरा  
उल्लेख भएको छ ।

ⓠ. सार. प. I. पृ. २४५: आलवकसुत्तवण्णना, यक्खसंयुत्; पर.  
म. जो. पृ. १६३: आलवकसुत्तवण्णना ।

ⓡ. मनो. र. पू. I. पृ. २१२: हत्थक आलवक, एककनिपातवण्णना ।

त्यस बखत, आलवक कुमारकी आमा, छोरा राजकुमार-  
लाई नुहाई, लेपलगाई, कपडाले बेरी काखमा सुताई बसिरहेकी थिइन्।  
राजपुरुषहरू राजाको हुकुम प्रमाङ्गी लिई त्यहाँ गई, देवी हँदा हँदै तथा  
उनका सोन्हहजार (१६,०००) देवीहरू पनि रवाउँदे धाइंहरू पनि  
रवाउँदे—काखमा सुताइराखेको आलवक राजकुमारलाई “भोलि  
यक्षको आहार हुनेछौ\*” भन्दे दरबारबाट निस्केहै ।

### भगवान्को आलवी आगमन

त्यसै दिनमै, श्रावस्तीस्थित जेतवन विहारको महागन्धकुटी-  
विहारमा बस्नुभएका भगवान् बुद्ध, विहान सबेरे उठी महाकरण-  
समाप्ति ध्यानमा बसी, बुद्धचक्षुद्वारा वहाँले लोकमा अवलोकन  
गर्नु हुँदा, आलवक कुमारद्वारा अनागामीत्व प्राप्तगर्न सक्ने, आल-  
वक यक्षद्वारा स्रोतापत्ति-फल प्राप्तगर्न सक्ने तथा धर्मोपदेशको अन्तः-  
मा चौरासीहजार (८४,०००) प्राणीहरूद्वारा धर्मचक्षुलाभ गर्नसक्ने  
कुरा समेत देख्नुभई,—पूर्वाह्नि समयको भोजन-कृत्य समाप्तगरी, त्यस्तै-

\*. सार. प. I. पृ. २४५-४६: आलवकसुत्तवण्णना, यक्खसंयुत  
पर. म. जो. पृ. १६३: आलकसुत्तवण्णना ।

†. मनो. र. पृ. I. पृ. २१२: हृथकआलवक, एककनिपातवण्णनाले  
वालक लगेकै दिनमा यक्षकहाँ लगेको थियो भनी उल्लेख  
गरेको छ ।

गरी दिवाभोजनको काम पनि सिद्धिएपछि\*, कृष्णपक्षको उपोसथ दिनको सूर्य पनि अस्ताचलतिर लागिरहेको वेलामा—पात्र-चौवर ग्रहणगरी अरु कुनै साथी नलिई आफू एकले<sup>०</sup> पदमार्गद्वारा श्रावस्ती देखि तीस (३०) योजनको बाटोगई, आलबीमा पुग्नु भयो । अनि आलबक यक्षको भवदमा जानुभई वहाँ उर्हीनं बस्नुभयो । यो भवन आलबी नगरबाट एक गाउत जति टाढा पर्छु<sup>१</sup> ।

“एक समय भगवान् आलबीको आलबक यक्षको भवनमा”  
मनी जुन कुरा तलअनुदित मूलसूत्रमा उल्लेख भएको छ, त्यो यत्तिनं कुराको संकेत हो भनी बुद्धनुपर्छ भन्ने कुरा अटुकथाहरूले<sup>२</sup> उल्लेख गरेका छन् ।

“केत, जुन बरको रुखमा आलबक यक्षको भवन (= बस्ने-घर) थियो सोही रुखको आसपासमा भगवान् बस्नुभएको थियो कि अथवा भवनमै (= बस्ने घरभित्र) बस्नुभएको थियो ?”

\*. सुत्त. नि. अ. क. पृ. १६३ मा भने भोजन-कृत्य न सिद्धिइकनै जानुभएको हो भन्नेकुरा उल्लेख भएको छ ।

०. मनो. र. पू. I. पृ. २११: एककनिपातवण्णनामा त्यसरी जानु-हुँदा भगवान्-लाई कसैले पनि चिन्न नसवनेगरी जानु भएको थियो भनी उल्लेख भएको छ ।

१. पर. म. जो. पृ. १६१: आलबकसुत्तवण्णना ।

२. सार. प. I. पृ. २४६; पर.म.जो.पृ.१६३ आलबकसुत्तवण्णना ।

“भवनम् बस्तुभएको थियो ।”

“जसरी यक्षहरूले आ-आपना भवनहरू देख्छन् त्यस्तैगरी भगवान्‌ले पनि यक्षहरूका भवनहरू देख्नसक्नुहन्थ” भनी अर्थकथाहरूले\* उल्लेख गरेका छन् ।

जब आलबक यक्षको भवनमा भगवान् आइपुग्नुभयो तब वहाँ भवनके द्वारमा उभिइरहनु भएकोथियो ।

त्यस वर्खत आलबक यक्ष हिमालमा यक्ष-समागममा गढ़रहेका थिए । त्यसैले आलबकको द्वारपाल गद्रभ भन्ने यक्षले भगवान्‌को नगिचगई बन्दना गच्यो र यसरी सोध्यो —

“भन्ते ! किन भगवान् विकाल समयमा आउनु भएको ?”

अनि भगवान्‌ले गद्रभलाई यसरी जवाफ दिनु भयो—

“गद्रभ ! हो, विकालमा आइपुगे । यदि तिमीलाई अप्ठेरो पर्देनभन्ने आज एकरात म आलबक यक्षको भवनमा बस्न चाहन्छु ।”

“भन्ते ! मलाई अप्ठेरो त लाग्दैन । किन्तु सो यक्ष कडा तथा रिसाहालुधन् । उन्ले आमा - बाबुहरूलाई पनि बन्दनादि

\*. सार. प. I. पृ. २४६: यक्खसंयुत्तं; पर. म. जो. पृ. १६३: आलबकसुत्तावण्णना ।

गर्दन् । अतः भगवान्‌ले यहाँ बस्ने इच्छा नगर्नुभए बेशहुने थियो ।”

“गद्रभ ! मलाई उनको स्वभाव थाहा छ । तर मेरो कुनै हानी हुनेछैन । त्यसेले यदि तिमीलाई अप्ठेरो नपर्नेभए म आज एकरात यहाँ बस्न चाहन्छु ।”

दोश्रोपटक पनि गद्रभ यक्षले भगवान्लाई यस्तो भने —

“भन्ते ! आलबक यक्ष तातो कराई जस्तै छ । भन्ते ! आलबकले आमा-बाबु भन्ने वा श्रमण-ब्राह्मण भन्ने अथवा धर्म भन्ने कुरा पनि केही बुझ्दैनन् । उनले यहाँ आउनेहरूको चित्त विक्षेप पारिदिन्छन्, मुटु पनि फोरिदिन्छन्, खुट्टासमाती समुद्र-पारीसम्म पनि अथवा चक्रवालको अन्तःसम्म पनि फ्याकिदिन्छन् ।”

दोश्रोपटक पनि भगवान्ले गद्रभलाई यस्तो भन्नुभयो—

“गद्रभ ! मलाई थाहाछ । तैपिन, यदि तिमीलाई अप्ठेरो नपर्नेभए आज एकरात म यहीनै विहारगर्न चाहन्छु ।”

भन्ते ! मलाई अप्ठेरो त लाग्दैन । किन्तु उनलाई सूचना नदि-इकन तपाइलाई अनुमतिदिंदा उनले मेरो ज्यान पनि लिन बेरछैन । भन्ते ! त्यसेले उनलाई नै सूचनादिन चाहन्छु ।”

“गद्रभ ! खुशीसाथ सूचना देऊ ।”

“भन्ते ! त्यसोभए तपाइनै विचारगर्नुहोस्” भनी भगवान्-लाई अभिवाइनगरी गद्रभ हिमालतिर गयो ।

भवनको देलो आपसे आप खोलियो । अनि भगवान् भवन-भित्र पस्तुभई, विशेष मङ्गलका दिनहरूमा जहाँ आलबक यक्ष बसी श्री अनुभव गर्ठन् सोही विव्यरत्नमय आसनमै बसी भगवान्‌ले सुवर्णप्रभा फैलाउनु भयो । यो देखेर यक्षका स्त्रीहरू आई अभिवादनगरी भगवान्‌लाई घेरालगाई बसे ।

भगवान्‌ले उनीहरूलाई—“अधि तिमीहरूले दानदिई, शील पालनगरी, पूज्यहरूलाई पूजागरी यी सम्पत्तिहरू पाएकाहौ । अहिले पनि त्यस्तंगर । परस्पर ईष्या नगर, लोभलाई जितेर बस” भन्ने आदि विविध धर्मका कुराहरू सुनाउनुभयो ।

भगवान्‌को मधुर शब्दसुनी हजारौं साधुकारदिई भगवान्‌लाई नै घेरेर उनीहरू बसिरहे ।

उता, हिमालमा गएको गद्रभले आलबकलाई यस्तो भन्यो—

“मारिष ! जान्नुहोस् कि तपाइको विमानमा भगवान् बसिरहनु भएको छ ।”

पुरुषाभिमानको कारणले—सभासद्मध्येका कसले पनि यो कुरा सुन्ननपाओस् भन्ने हेतुले आलबक यक्षले गद्रभलाई “चुप-लाग, गएर जे गर्नु पर्नेहो गर्हैला” भन्ने इशारा गरे ।

### सातागिरद्वारा भगवान्‌कोदर्शन

त्यस बखत सातागिर र हैमवत यक्षहरू, भगवान्‌लाई

जेतवनमा वन्दनागरी यक्ष-सभामा जानकोनिमित्त परिवारहरू सहित तथा नाना यानहरू लिई आकाश मार्गबाट जाँदैथिए ।

आकाशको सबै ठाउँहरूमा यक्षहरूको बाटोहुम आकाशस्थ देवताहरूको विमान भएको ठाउँ छाडी बाटो तोकिएको ठाउँ-बाटमात्र यक्षहरू जानसक्छन् । जुन कुरा माथि अ जकलापक यक्षको परिचयमा पनि उल्लेख गरिसकेको छु । आलबकको विमान (= बस्ने ठाउँ वा घर) पृथ्वीमा थियो र यो विमान सुगोप्यगरी परखालले धेरिएको, बाहिरी ढोका, दैला तथा ऊचालहरू आदिले सुसज्जित थियो । माथितिरबाट काँसको इलान् फैलाइएको मञ्जूषा जस्तै धेरिएको थियो । यसको उँचाई तीन योजन थियो । त्यसमाथि आकाशबाट जानेहरूको बाटोयियो । ती यक्षहरू ठीक यसको माथिपुगेपछि उनीहरू अगाडि बढेर जान सकेनन् ।

Dhamma.Digital

बुद्ध बसेको माथिबाट भवाग्रसम्म पनि कुनै प्राणी नाघेर जान सक्दैन ।

अनि, “केकारण रहेछ ?” भनी विचारगर्दा उनीहरूले तलतिर भगवान् बुद्ध बसिरहनु भएको कुरा थाहापाई, आकाशभा पयाकेको लट्टी खसेर आउने जस्तै-आकाशबाट ओलर्ही, भगवान् लाई वन्दनागरी, धर्मश्वरणगरी, प्रदक्षिणा गरी—“भन्ते ! यक्ष-समागममा जाँदैछौ” भनी विन्तिगरी त्रिरत्नको गुण-गान गर्दै उनीहरू यक्ष-समागममा गए ।

अनि, आङ्गबक यक्षले उनीहरू आइरहेको देखेर—“यहाँ

“बस्नुहोस्” भनी आफू आसनबाट हटिविए । अनि, उनीहरूले आळवक यक्षलाई बधाइदै यसो भने—

“आलवक ! तिन्होनिमित्त लाभहो । जसको भवनमा भगवान् विहारगर्दै हुनुहुन्छ । आवुसो ! जाऊ, भगवान्‌को उपासना गर\* ।”

यहाँसम्मको कुरालाई ध्यानमाराखी तल उल्लिखित मूलसूत्रमा “...भगवान् आलवक यक्षको भवनमा बस्नुभएको थियो” भनी उल्लेख भएको हो । त्यसैले माथि (पृ. २९) को प्रश्नको उत्तरमा अटुकथाचार्यहरूले “भवनमै बस्नु भएको थियो” भनी उल्लेख गरेकाहुन् ।

### बुद्धसँग संग्राम

Dhamma.Digital

जस्तै श्रद्धा नहुनेले श्रद्धाको कुरा सुन्न मनपराउँदैनन् दुःशीलले शीलको कुरासुन्न मनपराउँदैनन् त्यस्तै—आळवक यक्षले पनि यक्ष-समाको बीचमा बुद्ध भगवान्‌को प्रशंसा सम्बन्धी कुरासुन्दा उनी आगोमा राखेको नूनको ढीका जस्तैभई भीत्र-भित्र ऋषिले जली, दाहृकिटी—“कोहुन् उनी भगवान्, जो मेरो भवनभित्र पसे भनी भन्दछन्” भनी भने ।

\* सार. प. I.पृ. २४७: आलवकसुत्तवण्णना, यक्खसंयुत्त; पर. म. जो. पृ. १६४-६५: आलवकसुत्तवण्णना ।

अनि सातागिर र हेमवतहरूले उनलाई यसो भने—

“आबुसो ! के तिमीले हान्त्रा शास्ता, बुद्ध भगवान्‌लाई चिन्दैनौ ? जो तुषितभवनमा बस्नुहुँदा पञ्चमहा-अवलोकन\*द्वारा अवलोकन गरी भनुष्यलोकमा शुद्धोदनको कुलमा जन्मनुभयो । जो महाअभिनिष्करण गरी बुद्धगयाको बोधिवृक्षमनी बोधिज्ञान प्राप्तगरी सर्वज्ञबुद्ध हुनुभयो । जसले श्रृंघिपतन मृगदावनमा पञ्चवर्णीयलाई ‘लोकमा कसैले पनि प्रवर्तनगर्न नसक्ने’ धर्मचक्रको प्रवर्तन गर्नु भयो । वहाँ जन्मेको वेलामा बत्तीस अद्भूत लक्षणहरूहुँ आदि अनेक अद्भूत तथा आश्चर्य घटनाहरू घटेकाथिए । के तिमीले यीमध्ये कुनै पनि घटनालाई देखेका छनौ ? आबुसो ! यो पनि आश्रय हो कि जो तिमीले यीमध्ये कुनै पनि घटना देखन सकेनौ ।”

ओधकै कारणले उनले देखेर पनि ‘देखिन’ भनी भनेकाथिए ।

“आबुसो आलबक ! तिमीले हान्त्रा शास्तालाई देखे पनि के, नदेखे पनि के; तिमीले नदेखेर के हुन्छ र ! वहाँको अगाडि तिमी त महावृषभको अगाडि भरखरै जन्मेतो बाढ्छा जस्तै छौ, थेठोत्तम हस्तीराजाको अगाडि भरखरै जन्मेको वालक हात्ती जस्तै छौ, मृगराजा केशरसिंहको अगाडि बूढो स्याल जस्तै छौ तथा दुइशय योजन मोटो शरीर भएको गरुडको अगाडि प्वाख

\* पञ्चमहा-अवलोकन भनेका केके हुन् भन्नेकुरा सुमं. वि. I.p.

२८६: महापदानसुत्तावण्णनामा उल्लेख भएको छ ।

॥ हेर सुमं. वि. I. p. २९४: महापदानसुत्तावण्णनामा ।

झरेको परेदा जस्तै छौ । तिमीले हान्ना शास्तालाई के गर्न सकौलार ! जाऊ, जे गर्न सक्छौ गर !!”

यस्तो कुरा सुनाउँदा उनी अत्यन्त रुष्टभई आसनबाट उठी मनोशिळामाथि देव्रे खुट्टाले टेकी—“तिन्ना शास्ताको प्रभाव ठूलो छ कि मेरो प्रभाव ठूलो छ, हेर!” भन्दै दाहिने खुट्टाले साठी योजन अग्लो भएको कैलाश-पर्वत माथि टेके । यसरी टेकदा त्यो पर्वतको टुप्पो मानो तताएको फलामको डल्लोलाई मुग्रोले ठोकदा फलामको टुका उछिट्टिएर जाने रँगे पर्वतको टुका-हरू उछिट्टिन थाले । त्यहाँ उभिई उनले “म आलवकहुँ” भन्ने उद्घोषण गरे । सारा जम्बुद्वीपमा यो आवाज फॅलियो\*।

**चारउद्घोषण—**(१) धनञ्जय कौररुद्य राजालाई जवामा हराई पूर्णक यक्षसेनापतिले हातले तिघ्रा ठटाउँदे उद्घोषण गरेको आवाज; त्वं (२) काशयप बुद्धको शासन अन्तर्धानि भइरहेको बेलामा शक्तदेवेन्द्रले मातली देवपुत्रलाई कुकुर बनाई—“पापी भिक्षुहरू, पापी भिक्षुणीहरू तथा उपासकोपासिकाहरूलाई मैले खाने-

\* सार. प. I. पृ. २४७-४८: आलवकसुत्तवण्णना, यक्खर्सयुत्तं; पर. म. जो. पृ. १६५: आलवकसुत्तवण्णना ।

॥ जा. अ. क. VII पृ. २५३: विधुरजातकं, नं. ५४६.

छु' भनी उद्घोषण गरेको आवाज; \* ( ३ ) कुसज्ञातकमा<sup>०</sup> प्रभावती देवीको कारणमा सात राजाहरूद्वारा नगर घेरस्त्वगाई बस्दा—प्रभावतीलाई आफूसँगै हात्तीमा बसाली नगरबाट निस्की सिंहस्वर भएका कुश राजाले उद्घोषण गरेको आवाज<sup>०</sup>; तथा (४) जुन कैळाश पर्वतमाथि उभिई आलवक यक्षले 'म आलवक हुँ' भनी उद्घोषण गरेको आवाज<sup>१</sup>—यी चार उद्घोषणहरूका आवाजहरू सारा जम्बुद्वीपमा सुनिएका थिए भनी अटुकथाहरूले<sup>०</sup> उल्लेख गरेका छन् ।

त्यस बखत, सो यक्षको प्रभावद्वारा जम्बुद्वीपका सबै दैलाहरूमा उभिई उद्घोषण गरेको कें आवाज सुनिएको थियो भन्ने

\* जा. अ. क. IV. पृ. १७९: महाकण्हज्ञातकं, नं. ४६९; यस जातकमा यस्तै प्रकार जम्बुद्वीपमा फैलिएका जातककालीन चार प्रकारका आवाजहरूको कुरा पनि उल्लेख भएकोछ ।

० जा. अ. क. VI. पृ. १६७. नं. ५३१

◎ सार. प. I. पृ. २४८: आलवकसुत्तवण्णना, यक्खसंयुत्तं; पर. म. जो. पृ. १६६: आलवकसुत्तवण्णना ।

१ सार. प. I. पृ. २४८; पर. म. जो. पृ. १६६.

● सार. प. I. पृ. २४८: आलवकसुत्तवण्णना, यक्खसंयुत्तं; पर. म. जो. पृ. १६६: आलवकसुत्तवण्णना ।

कुरा र तीनहजार (३,०००) योजन लामो हिमाल पनि थर थर कामेको थियो भनी उक्त अटुकथाहरूले नै उल्लेख गरेकाछन् ।

नौप्रकारका वर्षाद्—त्यसपछि आलवकले (१) ‘यसेद्वारा श्रमणलाई भगाउनेछु’ भन्दै वायुमण्डल उठाए । पूर्वादि दिशाहरू-बाट उठेका वायुमण्डलको गति आधायोजन, एकयोजन, दुइयोजन तथा तीनयोजन थियो । पर्वतका चुचुराहरूलाई छिन्न-भिन्न पार्वं, बनजङ्गलहरूका रुखहरूलाई उखेल्दै, आलवी नगर आद्युगदा जीर्णभएका हात्तीसारका छानाहरू समेत वायुले उडाउन थाल्यो । ‘यस वायुमण्डलद्वारा कसेको विधन हुन नपाओस्’ भनी भगवान्‌ले अधिष्ठान गर्नु भयो । दशबल\* बुद्धकहाँ पुगदा यस वायुमण्डलले वहाँको चीवरको एक छेउ पनि हल्लाउन सकेन ।

(२) ‘पानीमै डुबाएर मार्नेछु’ भन्दै उनले फेरि महामुसलन धारे पानी वर्षाए । यक्षकै प्रभावद्वारा एकमाथि अर्को गरी हजारौ तह वादल उठी पानी वर्ष्यो । पानीको धाराको वेगद्वारा पृथ्वीमा जताततै प्वाल-प्वाल पन्थ्यो । जङ्गलको माथिबाट वर्षेको यो पानी भगवान्‌को चीवरमा एक थोपो पनि पर्न सकेन ।

(३) त्यसपछि आलवक यक्षले ढुँगा वर्षाउन थाले । आकाशबाट वर्षाएका धुवाउदै बलेका ती ढुँगाका दुक्राहरू दशबल

\* दशबल भनेका के के हुन् भन्ने कुरा लेखकको बु. रा. पृ. ४१ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

शास्ताको अगाडि आइपुगदा ती सबै दिव्यमाला क्यैं भएर बसे ।

(४) त्यसपछि शस्त्र वर्षाउन थाले । एकातिर धार भएका, दुवैतिर धार भएका; बाँण, भाला, शूलीहरू आकाशबाट वर्षिई धुवाउदै बलेका ती शस्त्रहरू दशबल शास्ताको छेउमा आइपुगदा दिव्यपुष्प क्यैं भएर बसे ।

(५) त्यसपछि आगो (=अङ्गार) वर्षाए । किमुक भन्ने रातो फूल जस्तै आगो आकाशबाट वर्षिई दशबल शास्ताको पाउमा पर्दा दिव्यपुष्प क्यैं भएर बस्यो ।

(६) त्यसपछि खरानी वर्षाए । अत्यधिक तातो खरानी वर्षिई दशबल शास्ताको पाउमा पुगदा चन्दन-कूर्ण जस्तै भई बस्यो ।

(७) त्यसपछि बालुवा वर्षाए । धुवाउदै बलेको, एक३म मसिनो बालुवा आकाशबाट वर्षिई दशबल शास्ताको पाउमा पुगदा दिव्यपुष्प क्यैं भई बस्यो ।

(८) त्यसपछि, हिलो वर्षाए । धुवाउदै बलेको हिजो आकाशबाट वर्षिई दशबल शास्ताको पाउमा पुगदा सुगन्ध क्यैं भई बस्यो ।

(९) त्यसपछि, ‘भयभीत पारी श्रमणलाई भगाएर पठाउने

छु भन्दै महा अन्धकार पारे । अन्धकार चतुरंगिक\* अन्धकार जस्तै भई दशबळ शास्ताको छेउमा आइपुगदा सूर्यको कीरणद्वारा अन्धकार नाशभए फै अन्धकार नाशभयो ।

यसरी आलबक यक्षले—वायु, पानी, दुँगा, शस्त्र, आगो, खरानी, बालुवा, हिलो तथा अन्धकार समेत नौ—नौ प्रकारका बृष्टिद्वारा पनि भगवान्‌लाई भगाउन नसकेपछि अनेकविधि शस्त्र-अस्त्र लिएका; अनेकविधि डरलागदा भूतगणहरू निर्माणगरी; चतुरंगिणी सेनाः<sup>१</sup> सहित स्वयं भगवान्‌कहाँ गए । ‘समात, हान, बाँध !’ भनेको जस्तो गरी ती भूतहरू अनेक प्रकारले कराउँदै भगवान् माथि आएको जस्तो लार्थ्यो । तथापि बेसकरी तताएको फलामको डल्लोमा छिङ्गा बस्न नसक्नेकै उनीहरू भगवान्‌को अगाडि पुरन सक्तनये । बोधिमण्डपमा मारसेना आउँदा, आएर फर्केर गए जस्तै नफकीं उनीहरूले आधारातसम्म आकुल-ब्याकुल पारे । यसरी आधारात-सम्म अनेकप्रकारले हिसायुक्त शस्त्र-अस्त्र देखाएर पनि भगवान्‌लाई कत्तिपनि विचलित पार्न नसकेपछि आलबक यक्षले सोचे

\* चतुरंगिक अन्धकार भनेको—कृष्णपक्षको चतुर्दशीहुनु, घोर-जङ्गलहुनु, कालो बादलहुनु, रातको अन्धकार समय पनि हुनु हो । अभि. धा. प. गा. नं. ७१.

<sup>१</sup> हस्तीसेना, अश्वसेना, रथसेना, तथा पैदलसेनालाई चतुरंगिणी सेना भन्दछन् । अभि. धा. प. गा. नं. ३५९.

कि—किन मैले कसैले जित्त नसक्ने यो मेरो वस्त्रायुध (=दुस्सावुध) को प्रयोग नगरूँ ।

**चारथायुध**—यो लोकमा चार आयुधहरू सर्वश्रेष्ठ छन् ।

(१) शक्कदेवेन्द्रको बज्रायुध, (२) वैश्रमणको गदायुध, (३) यमको नयनायुध, तथा (४) आलवक यक्षको वस्त्रायुध ।

(१) यदि शक्क रुष्टभई बज्रायुधले सुमेस्माथि प्रहार गरेको खण्डमा एकलाख अठसट्ठी हजार (१,६८,०००) योजनसम्म भित्रिएर बाहिर निस्कन्छ ।

(२) पृथग्जन\* अवस्थामा वैश्रवणले प्रहारगरेको गदायुध-द्वारा धेरैहजार यक्षहरूको शीर छेदनगरी पुनः आपनै हातमा पर्न आउँछ ।

(३) यदि रुष्टभई यमले नयनायुधले हेरेको खण्डमा अनेक कुम्भण्ड यक्षहरू तताएको कराईमा तील भुटेजस्तंगरी विनाश हुन्छन् ।

(४) यदि रुष्टभई आलवक यक्षले वस्त्रायुध आकाशमा

\* बौद्धसाहित्यिक भाषाले स्रोतापन्न नभएका सबै पुरुषहरूलाई ‘पृथग्जन’ भनी भन्दछ । यी वैश्रवण अघि पृथग्जन थिए र पछि स्रोतापन्न भएका थिए भन्ने कुरा मनो. र. पू. II. पृ-७१८: नन्दमातासुत्तावण्णनाले उल्लेख गरेको छ ।

छाडेको खण्डमा बाहुबर्षसम्म पानी नपर्नसक्छ; यदि पृथ्वीमा छाडेको खण्डमा सबै रुखहरू, सबै घाँस-पातहरू सुकेर बाहुबर्षसम्म पनि पुनः पलाउन सक्दैनन्; यदि समुद्रमा छाडेको खण्डमा तता-एको कराईमा एकथोपो पानी सुकेजस्तैगरी सबै पानी सुक्नसक्छ; यदि सुमेरु जस्ता पहाडमा छाडेको खण्डमा पहाड टुक्रा टुक्राभई छिन्न-भिन्न हुनसक्छ \*।

उनले यस्तो प्रभावशाली आफूले ओढिराखेको पछ्यौरा—  
वस्त्रायुध — फिजाउँदै हातमालिएँदै।

“आज भगवान्‌ले आलवक यक्षलाई दमनगर्नु हुनेछ र त्यहाँगएमा धर्मोपदेश पनि सुन्न पाउनेछौं” भन्दै दससहस्र लोकधातुका धेरेजसो देवगणहरू बेगले आई त्यहाँ एकत्रित हुन थाले । युद्ध हेर्न चाहने देवगणहरू पनि ‘युद्ध हेर्नेछौं’ भन्दै त्यहाँ एकत्रित भए । देवताहरू यसरी एकत्रित हुँदा आकाशनै ढाकिएको जस्तो लाग्यो०॥

अनि, भगवान्‌को समीप, माथि माथि विचरणगरी आलवक यक्षले वस्त्रायुध छाडे । मेघगञ्जित जरतै गञ्जित त्यो वस्त्रायुध

\* सार. प. I. पृ. २४९-५०; पर. म. जो. पृ. २६६-६७.

† पर. म. जो. पृ. १६७: आलवकसुत्तवण्णना ।

● सार. प. I. पृ. २५०: आलवकसुत्तवण्णना, यक्खसंयुत्त; पर. म. जो. पृ. १६७: आलवकसुत्तवण्णना ।

( = आलबकले ओढेको पछ्यौरा) ले आकाशमा भयभीत आवाज निकाल्यो । अनि धुँवा सहित ज्वलितभई भगवान्‌कहाँ आइपुगदा—यक्षको अभिमान दमनार्थ—खुद्गापुछ्ने कपडाजस्तोभई त्यो वस्त्रायुध-कपडा भगवान्‌को पाउमा खस्यो । यो देखेर-सिङ्गभाचिएको साँढे क्छं, दाँत उखेलिएको सर्पक्के तथा अहंकाररूपी धज्जा पतन भएका निश्तेजिला र निर्मदनभएका आलबक यक्षले सोच्न थाले—

“वस्त्रायुध जस्तो अजेय आयुधले पनि श्रमणलाई जित्न सकिन; के कारणहोला ?” यसरी वस्त्रायुधद्वारा पनि पराजित गर्न नसक्नाको कारण अबश्य पनि मैत्रीचित्त युक्तभई भगवान् बसिरहे-कोले हुनुपर्छ” भन्ने कुरो मनमा लागेपछि उनले वहाँको मैत्रमैत्रीचीत्त-मा खलबलीत्याउने उपाय सोच्दै—“बुद्धको चित्तमा खलबली ल्याउन त उनमा क्रोधचित्त उत्पन्न गराइनु पर्छ” भन्ने लागेपछि उनले यही उद्देश्यलिई भगवान्‌लाई “बाहिर निस्क” भनी भने । त्यसैले तलको मूलसूत्रले “अनि आलबक यक्ष ... त्यहाँ पुरोपछि श्रमण ! बाहिर निस्क” भनी उल्लेख गरेको हो ।

भनाइको अभिग्राय यो हो कि—मेरो अनुमति विना किन मेरो घरभित्र पसी घरको मालिक क्छं स्त्रीहरूको बीचमा बसिरहेका ह्वौ ? श्रमणकोनिमित्त यो काम सुहाउँदैन । यो त अदिश्परिभोग (= नदिएको वस्तु लिएर परिभोग गर्ने) मात्र नभई स्त्रीसंसर्ग पनि हो । त्यसैले यदि तपाइ श्रमणधर्म पालन गर्नुहुन्छ भने घरबाट बाहिर निस्कनुहोस् भनी भनेकाहुन् ।

कस्ते यी वचनहरूका साथ अरु पनि रुट वचनहरू प्रयोग गरेका थिए भनी सारतथपकासिनी र परमत्थजोतिकाले उल्लेख गरेकाछन्\*।

अनि भगवान्‌ले “क्रोधमाथि प्रतिक्रोध गरेर क्रोधीलाई दमन गर्न सकिन्न बरु प्रतिक्रोधगर्दा भुक्ने चण्ड कुकुरको नाकबाट पित्त (= पानी) निस्किदा उ इन् प्रचण्ड हुनेकै—क्रोधीपुरुष इन् क्रोधीत् हुन सक्छ । अतः क्रोधीमाथि क्रोधद्वाराभन्दा मृदुताद्वारा नै दमन गर्न सकिन्छ” भन्ने विचारलिई प्रियवचनद्वारा नै—“हुन्छ, आवुसो” भन्नुहुँदै भगवान् बुद्ध यक्षको भवनबाट बाहिर निस्किन्न भयो । त्यस्ते तलको मूलसूत्रमा पनि “हुन्छ, आवुसो” भन्ने कुरा उल्लेख भएको हो ।

### बुद्धको परीक्षा

त्यसपछि, “आज्ञाकारी रहेछन् यी श्रमण जो कि एक वचनमा बाहिर निस्के । यसरी सजिलैसंग निकाल्न सक्नेसँग नाहक मैले रातभरसम्म युद्ध गरिरहेको” भन्दै आलबकको चित्त बुद्ध-प्रति केही नरम हुन थाल्यो । फेरि उन्ने सोचे--

\* सार. प. I. पृ. २५०; पर. म. जो. पृ. १६७.

॥ सार. प. I. पृ. २५०; पर. म. जो. पृ. १६७-६८.

“तर, अहिलेनै एकिन गरी भन्न सकिन्न कि श्रमण गौतम आज्ञाकारीताको कारणले नै बाहिर निस्केकाहुन् अथवा क्रोधको कारणले निस्केकाहुन् । अतः पुनः यिनको परीक्षा गरेर हेर्नु-पर्छ ।” यति सोची उनले भगवान्‌लाई यसो भने—

“श्रमण! भित्र आऊ ।”

“आज्ञाकारी रहेछ” भन्ने यक्षको भावनालाई काथम गरा-उने उद्देश्यले भगवान्‌ले पनि नरम वचनद्वारा “हुन्छ, आवुसो” भन्नुहुँदै भगवान्‌बुद्ध भित्र पस्नुभयो ।

जब उनले बुद्धमा आज्ञाकारीताभाव पाए तब, उनले त्यसैलाई साधन बनाउँदै तीन पटकसम्म ‘बाहिर निस्क र भित्र आऊ’ भनी भने । तीनपटकसम्म भगवान्‌ले पनि उनको कुरालाई माघुभयो । ‘कठोर स्वभाव भएको यक्षको चित्त इन् कठोर नहोस्, धर्मश्वरणकोनिमित्त योग्य पात्र बन्नसकोस्’ भन्ने कारणलाई विचारगर्नुभई भगवान्‌ले यसो गर्नु भएको हो ।

जस्तै—रोइरहेको वालकलाई फकाउनकोनिमित्त उसले जे जे भन्दै त्यो त्यो आमाले गरिदिन्छे वा गरेर देखाउँछे त्यस्तै—ब्लेश-रोदनद्वारा रोइरहेको आज्ञवक यक्षलाई फकाई सम्झाउनकोनिमित्त जसो जसो उनले भने त्यसै त्यसै भगवान्‌ले पनि गर्नुभयो । जस्तै—दूधपिउन नमान्ने वालकलाई धाईले केही दिएर भएपनि फकाएर दूध पियाउँछे त्यस्तै—लोकोत्तर-दूध पियाउन चाहने बुद्धले

पनि यक्षले भने भनेको कुरालाई पूरा गर्दै उनलाई खुशीपानुर्भयो । जस्तै—लौकाभित्र चतुमधु-रस भन्न चाहने पुरुषले सर्वप्रथम, लौकाको भित्री भागलाई सफापार्छ त्यस्तै—भगवान्‌ले पनि लोकोत्तर चतुमधु-रस राख्नकोनिमित्त यक्षको चित्तभित्र भएको क्रोध-मलजाई सफापार्न तीन तीन पटकसम्म बाहिर निस्क्ने र भित्र पस्ने काम गर्नु भयो ।

अनि, “आज्ञाकारी रहेछन् यी श्रमण; ‘बाहिर निस्क’ भन्दा बाहिर निस्कन्छन्, ‘भित्र आऊ’ भन्दा ‘भित्र आउँछन्’ । अब भैले यिनलाई किन यस्तैगरी रातभरी भित्र-बाहिर गराई हेरान नपारू” र अन्तःमा खुट्टा समाती यिनलाई गङ्गापारी न प्याकू” भन्ने पापसंकल्प गरी उनले चौथोपटक पनि भगवान्‌लाई ‘बाहिर निस्क’ भनी भने ।

उनले चिताएको पापसङ्कल्पलाई बुझी भगवान्‌ले यसपटक “अब म बाहिर निस्कन सकिदन” भनी भन्नुभयो । यस्तो भनेपछि अरु कुनै उपाय नदेखी उनले ‘धर्मसम्बन्धी प्रश्न सोधने छन् र उनकोनिमित्त यो मुखावह हुनेछ’ भन्ने कुरा विचार गर्नु-भई भगवान्‌ले “अब म बाहिर निस्कन सकिदन” भनी भन्नु भएको हो । ‘जब कि तिमीले मेरो खुट्टा समाती मलाई गङ्गापारी हुत्याइ दिनेलु’ भनी चितायौ; सक्षमौ भने त्यसो गर भन्ने अर्थले नि—भगवान्‌ले “अब म बाहिर निस्कन सकिदन” भनी भन्नुभएको

हो\*। त्यसेले तलको मूल सूत्रले पनि “अब म बाहिर निस्कन सकिदन, तिमी जे चाहन्छौ सो गर” भन्ने कुरा उल्लेख गरेको हो ।

### भगवान्‌सँग प्रश्नसोधे

अघि अघि आकाशबाट जाने ऋद्धिवान् तपस्वीहरूले आल-बकको विमान देखेर ‘यो सुवर्णादिमय विमान कसको रहेछ?’ भनी हेर्न आउँदथे । अनि आलबक यक्षुले उनीहरूसँग प्रश्न सोधदा उत्तर दिन नसकेपछि आलबक यक्षुले उनीहरूको चित्त-विक्षिप्त गरी उनीहरूलाई हेरानी गर्दथे हुै ।

कसरी चित्त-विक्षिप्त पाठ्न भने—डरलागदा रूपहरू देखा-उनाले अथवा हृदयवस्तु ( = मुटु ) सुम्मुम्याउनाले मनुष्यहरूको चित्तलाई विक्षिप्त पारी दिन्छन् । जब—“यी श्रमण त डरलागदा रूपहरू देखाउँदा पनि डराउँदैनन्” भनी थाहा पाउँछन् अनि उनले आपनो ऋद्धिप्रभावद्वारा सूक्ष्मरूप निर्माणगरी उनीहरूको चित्तभित्र पसी हृदयवस्तु ( = मुटु ) लाई सुम्मुम्याउछन् । यसबाट चित्त-

\* सार. प. I. पृ. २५०-५१; पर. म. जो. पृ. १६८: आलबक-सुत्तवण्णना ।

॥ सार. प. I. पृ. २५१; पर. म. जो. पृ. १६८-६९

सन्तति थातमा रहेंदैन । यस्ते अवस्थालाई ‘चित्तविक्षिप्त’ भनिए-  
को हो । विक्षिप्तचित्त भएपछि उनीहरूको मुटु पनि फोरि-  
दिन्दून् अथवा खुट्टा समाती गङ्गापारीसम्म पनि हुत्याइदिन्दून्  
ताकि पुनः आपनो भवनमा आउन नसकोस्<sup>०</sup> ।

त्यसबखत, अघि सिकीराखेका प्रश्नहरूको सम्झना आएपछि  
यिनले भगवान्लाई प्रश्नद्वारा हेरानी गर्ने विचारगरी “त्यसोभए म प्रश्न-  
सोध्नेछु” भनी भनेकाहुन्\* । त्यसेले तलको मूल सूत्रमा पनि  
“त्यसोभए म प्रश्न सोध्नेछु । यदि प्रश्नको जवाफ दिन सक्तैनौ  
भने……गङ्गापारी पथाकिदिनेछु” भन्ने कुरा उल्लेख भएको हो ।

कहाँबाट यिनले प्रश्न सिकेत ?

यिनका माता-पिताहरूले कश्यपबुद्धको पालामार्ण बुद्धको  
उपासना गरी आठवटा प्रश्नहरूका साथ उत्तर पनि सिकेकाथिए ।  
अनि वालकछेदा यी आलबक यक्षलाई उनीहरूले ती प्रश्नहरू तथा  
उत्तरहरू सिकाएका थिए । समयबित्दै गएपछि यिनले प्रश्नको  
उत्तर बिसें । अनि यिनले ‘ती प्रश्नहरू पनि बिसेर जान नपा-

० पर. म. जो. पृ. १६९: आलबकसुत्तवण्णना ।

\* पर. म. जो. पृ. १६९

॥ कश्यपबुद्ध शाक्यमुनि बुद्धभन्दा ठोक अधिला बुद्धहुन् ।

उन् भनी एक सुवर्गयत्रमा रातो मसीले लेख्न लगाई आफ्नो विमानमा राखेका थिए\*।

जब आलबक्ले प्रश्न सोध्ने कुरा गरे तब भगवान्‌ले आफ्नो असाधारण बुद्ध-ज्ञानको प्रभावदेखाउँदै “आवुसो ! सोध; जहिले जे चाहन्छौ सोध’ भनी भनुभयो ।

(१) भगवान् बुद्धकोनिमित्त परित्याग गरेको लाभ-सत्कार लाई कसैले हानी गर्न सक्दैन, (२) भगवान्‌को ज्यानलाई कसैले हत्यागर्न सक्दैन, (३) बुद्धको सर्वज्ञता तथा (४) वहाँको व्याम-प्रभालाई कसैले बाधा पुन्याउन सक्दैन । यी कारणहरूलाई पनि बुद्धको असाधारणता भनिन्थ्नन् । त्यसैले आलबक यक्षलाई भगवान्‌ले—“यो ब्रह्माण्डमा मलाई गङ्गापारी पुन्याउन सक्ने कुनै पनि प्राणी म देखिवन” भनी आफ्नो अद्वितीयताको परिचय दिनुभएको हो । यति मात्र होइन ‘जहिले चाहन्छौ उहिले प्रश्न सोध, जे चाहन्छौ त्यो सोध’ भन्ने कुरा पनि यक्षलाई भनुभयो । यस्तो पनि भनुभयो कि सोध्ने काम तिन्मो हो र उत्तरदिने काम मेरो हो । प्रत्येकबुद्ध तथा अग्रश्रावकहरूले भन्ने कै भनु नभई असाधारणताको परिचयदिनुहुँदै ‘जे चाहन्छौ, जहिले चाहन्छौ सोध; र सबैको उत्तर म दिनेछु’ भनी भनु भएको पनि होहुँ ।

\*. सार. प. I. पृ. २५१-५२; पर. म. जो. पृ. १६९.

†. सार. प. I. पृ. २५२; पर. म. जो. पृ. १७०.

प्रत्येकबुद्ध अथवा अग्रशावकहरूले 'जे सोधे पनि उत्तर दिनेछु' भनी भन्न सवदेनन् । उनीहरूले चाहिं केवल "प्रश्न सुनेर उत्तर दिनेछौं अथवा जानेको भए उत्तर दिनेछौं" भनी भन्न-सवद्धन्\* ।

भगवान्को यति कुरा सुनिसकेपछि आलबकले क्रमशः प्रश्न सोधन थाले र भगवान्‌ले पनि सन्तोषजनक ढँगले उत्तरदिन थाल्नु भयो ।

जानेका प्रश्नहरू जम्मे सोधिसकेपछि आलबक यक्ष प्रसन्न भई चुपलागे । अनि भगवान्‌ले कुट कुटचाउँदै उनलाई यसो भन्नु भयो—

"आलबक! यहाँ मैले—जुन सत्य, धर्म (=प्रज्ञा), धृति (=वीर्य) तथा त्यागद्वारा इहलोकमा मात्र होइन, परलोकमा समेत शोक र सन्ताप हुन नसक्ने धर्मका कुराहरू बताए—यदि चाहन्छौमने यसविषयमा तिमीले अरु श्रमण-ब्राह्मणहरूसँग सोधेरहेर; अथवा योभन्दा अरु कुनै त्यस्ता धर्महरू छन् कि जसद्वारा इहलोक र परलोकमा शोक र सन्ताप नहुन् ।"

यस कुराद्वारा अति प्रसन्न भएका तथा भाफूले दिएको

\* पर. म. जो. पृ. १७०: आलबकमुत्तावण्णना ।

हेरानीप्रति पश्चात्ताप अनुभव गरेका—आलवक यक्षले आफूले धर्मावबोध गरेको कारण समेत प्रकट गर्दै भगवान्‌सँग यस्तो विन्तिगरे—

“भगवान्‌के कारणद्वारा आज मैले सम्परायिक हित भनेको के हो भने कुरा मात्र जान्न सकेको होइन, कहाँ वा कसलाई दानदिदा महत्फल हुन्छ भन्ने कुरा समेत मैले बुझिसकेकोछु\* । भगवान्, मेरो हितकैनिमित्त यहाँ पाल्नु भएको हो, धन्य ! ! ”

### बाह्रवर्षदेखिको नरवलीको अन्त

यसरी आलवक यक्षले वर्तमान समयमा आफैले धर्मावबोध गरेको कारण ज्ञापन गरेको मात्र होइन, भविष्यमा आफूले

\* यस वाक्यद्वारा आलवक यक्षले स्रोतापत्ति-फल साक्षात्कार गरेको कुरा प्रष्ट बुझिन्छ । त्यसैले परमत्थजोतिकाले “गाथा परियोसाने यक्खो स्रोतापत्तिफले पतिद्वासि” अर्थात् गाथाको अन्तमा यक्ष स्रोतापत्तिफलमा प्रतिष्ठित भए भनी उल्लेख गरेको हो । यस्तैगरी मनो. र. पू. I. पृ. २१२: एककनिपातवण्णना तथा सार. प. I. पृ. २५८ ले पनि उल्लेख गरेकाछन् ।

गर्वे काम पनि प्रकाशपादै उनले—“आजदेखि म बुद्ध, धर्म तथा सङ्घको समेत नमस्कार गदै देवताहरूको गाउँ र शहरहरूमा घुमी घुमी त्रिरत्नको महिमा गाई धर्मघोषक भई हिडनेछु” भनी भगवान्‌संग विन्ति पनि गरे\*। जुन कुरा तल अनुदित मूल सूत्रले पनि उल्लेख गरेकै छ ।

(१) यसरी प्रश्नोत्तरको समाप्ति हुनु, (२) प्रभातकाल पनि हुनु, (३) साधुकार शब्दको गुञ्जायमान पनि उठ्नु, तथा (४) आलवक राजकुमारकाई पनि यक्षकहाँ ल्याइ पुन्याउनु आदि—चारै घटनाहरू एकै साथ घटेकाथिए ।

साधुकार शब्दको गुञ्जायमान सुनी “यस्तो गुञ्जायमान साधुकारको आवाज त बुद्धको बाहेक अरुको हुनेसकदैन” भन्ने विचार गरी; “शायद यहाँ भगवान्‌बुद्ध आउनु भएको छ कि क्याहो?” भन्ने कल्पनागरी भगवान्‌को स्मरणगर्दा उनीहरूले भगवान्‌को शरीरबाट निस्केको प्रभा देखे । अनि आलवक कुमार लिएर आएका राजपुरुषहरू अधि अधि जस्तै बाहिर नबसी निःशंकोच-पूर्वक भित्रै गए । त्यहाँ उनीहरूले भगवान्‌लाई यक्ष भवनमा बसि रहनु भएको तथा दुइहात जोरी यक्षले भगवान्‌लाई नमस्कारगरी उभिहरहेको दृश्य पनि देखे । त्यस पछि उनीहरूले “महायक्ष !

\* सार. प. I. पृ. २५८: आलवकसुत्तावण्णना, यक्खसंयुत्तं ।

यी राजकुमार हुन्, तिश्रो वलीकोनिमित्त ल्याइएको हो । यिनलाई तिमीले चाहे खाऊ चाहे छाड, जेगर्न मनलाग्छ गर” भनी भने । यो कुरा सुनेर स्रोतापन्न भएकाङ्क्षसो यक्ष लज्जित भए । विशेष-गरी भगवान्‌को अगाडि यस्तो कुरा सुन्नुपर्दा उनी सारं लज्जित भए । अनि कुमारलाई दुइहातमा थापी उनले “भगवान्! यी कुमार मेरोनिमित्त ल्याइएकाहुन् । यिनलाई म भगवान्‌लाई चढाउन चाहान्छु । बुद्ध भगवान् हितानुकम्पी हुनुहुन्छ । यिनको हित र सुखकोनिमित्त भगवान्‌ले यिनलाई ग्रहण गर्नुहोस्” भन्दै निम्न गाथा प्रकटगरे—

“इमं कुमारं सतपुञ्चलक्खणं,  
सञ्चञ्च पेतं परिपुण्ण व्यञ्जनं ।  
उदगच्चित्तो सुमनो ददामि ते,  
पटिगग्ह लोकहिताय चक्खुमा ॥”

**अर्थ—**

“शतपुण्यलक्षणले युक्त, सर्वाङ्ग परिपूर्ण तथा सबै व्यञ्जन-हरूले युक्त भएका यी बालक प्रसन्नतापूर्वक म भगवान्‌लाई चढाउँछु । हे चक्खुमान्! हितकोनिमित्त यिनलाई स्वीकार गर्नुहोस् ।”

यति भनी यक्षले दुइहातद्वारा भगवान्‌को हातमा राजकुमार राखिदिए । भगवान्‌ले पनि दुइहात थापी ग्रहण गर्नु भयो । अनि कुमारको पनि यक्षको पनि मञ्चल कामना गर्नु हुँदै त्यसबाट भगवान्‌ले

तीन पदहरूद्वारा तीन गाथाहरू सुनाउनु भयो । यस गाथाको अपरिपूर्ण पद पूरागर्दे तथा कुमारलाई बुद्ध, धर्म तथा सङ्ख्यको शरणमा पठाउँदे आलवक यक्षले प्रत्येक गाथाको एक एक पद पूरागरी सुनाए\* ।

१—“दीघायुको होतु अयंकुमारो,  
तुवच्च यक्ष लुखितो भवाहि ।  
अव्याधिता लोकहिताय तिट्ठथ,  
अयं है कुमारो सरणमुपेति बुद्धं ॥

२—“दीघायुको होतु....  
अयं कुमारो सरणमुपेति धर्मं ॥

३—“दीघायुको होतु...  
अयं कुमारो सरणमुपेति सङ्खं ॥”

अर्थ--

\* भनाइको मतलब यहाँ उल्लेख भएका चार पदका गाथहरूको माथिल्ला तीन तीन पदहरू बुद्धले भन्नुभएको हो र तलका एक एक पदहरू यक्षले पूरागरेका हुन् ।

६ यही एक पद यक्षले भनेकाहुन् ।

● सार. प. I. पृ. २५८-५९: आलवकसुत्तवण्णना, यक्खसंयुतः;  
पर. म. जो. पृ १७६: आलवकसुत्तवण्णना ।

१—“यो कुमार दीर्घायु होउन्, यक्ष! तिमी पनि सुखी होऊ, लोकहितकोनिमित्त अहिंसक भई बस; यी कुमार बुद्धको शरणमा पुग्छन्।”

२—“यो कुमार दीर्घायु होउन्,...यो कुमार धर्मको शरणमा पुग्छन्।”

३—“यो कुमार दीर्घायु होउन्,... यो कुमार सङ्ख्यको शरणमा पुग्छन्।”

त्यसपछि भगवान्‌ले राजपुरुषहरूलाई राजकुमार दिनुहुँदै “यिनलाई हुकाई पछि मलाईनैदेउ” भनी भन्नुभयो\*।

यसरी सो कुमार राजपुरुषहरूको हातबाट यक्षको हातमा; यक्षको हातबाट बुद्धको हातमा; पुनः बुद्धको हातबाट राजपुरुषहरूको हातमा पुगेका हुनाले राजकुमारको नाम त्यहाँदेखि ‘हस्तक आलवक’ (हस्तक आलवक) भन्ने रहन गएको हो।

### आलविकहरू हर्षितभए

राजकुमार लिई फक्केर गएका राजपुरुषहरूलाई देखेर बाटाका

\* मनो.र.पू. I.प.२१२: हस्तक आलवक, एककनिपातवण्णना अनुसार भने वालकलाई भगवान्‌ले आलवकको हातमा दिनुभयो। त्यसपछि उनले राजपुरुषहरूलाई दिए भन्ने कुरा उत्तेख भएको छ।

कुषकहरू तथा अन्य कामदारहरूले “के, यक्षले वालक सारे स्यानो भनी राजकुमारलाई नखाएको होकि क्याहो ?” भन्दे त्रसितभई सोध्दा राजपुरुषहरूले उनीहरूलाई शान्त्वनादिई “डराउन पर्दैन, भगवान् बुद्धले यक्षलाई दमनगरी सबै प्राणीहरूको क्षम प्राप्त गराइदिनुभएको छ” भनी सबै कुराहरू सुनाए । अनि “साधु ! साधु !” भनी आकाश गुञ्जायमान हुनेगरी आवाज निकाली मानिस-हरू यक्ष-भवनतिर जानथालेई । यस्तैगरी दरवारमा पुगेर उनीहरूले सबै वृत्तान्त राजालाई पनि हर्षितपादं सुनाए ० ।

अनि, भिक्षाजाने वेला भएपछि यक्षलाई भिक्षा-पात्र समात्न लगाई भगवान् बुद्ध आलबी नगरतिर गझरहनु भएको वेलामा, बीचबाटामा पुग्दा आलवक यक्ष उहीं बसे भन्ने कुरा सारत्थक-कासिनी र परमत्थजोतिकामा उल्लेख भए तापनि मनोरथपूरणीको लेखाइअनुसार भगवान् नगर पुग्न लागेपछि आलवकले आफू फर्क्ने भावना देखाएको कारण बुक्नु भई भगवान्‌ले पछाडितिर फर्को “आलवक ! के तिमी लजाउँछो ?” भनी सोधनुहुँदा आलवकले—“भन्ते ! हो; म लजाएको मात्र होइन, नगरका जनताले देखेर ‘हाम्रा आमाबाबु, दाजुभाई तथा छोराछोरीहरू मानौं यक्ष यहीहो’

३ सार. प. I. पृ. २५९; पर. म. जो. पृ. १७६-७७.

० मनो. र. पू. I. पृ. २१२: हत्थक आलवक, एककनिपातवण्णना ।

मन्दै मलाई दुङ्गा तथा लटीले पनि हिर्काउन बेरछैन । अतः म यहोनै बस्न चाहन्दू” भनी विन्तिगरे ।

अनि, भगवान्‌ले “आलवक ! मसँग जाने तिमीलाई कुनै भय हुनेछैन” भनी भन्नु भएपछि आलवक नगरको छेउसम्म गई बनमा बसे \* ।

आलवी नगरमा भिक्षाटन् गरी भोजन सिद्धिएपछि भगवान् नगरद्वार निर एक निर्जनस्थानको एक रुखमनी तथारपारीराखेको आसनमा बस्नुभयो । अनि महाजनहरूको समूह र नागरिकहरूको समूह-यक्षलाई भेलागराई आलवक राजा भगवान्‌को उपासनार्थ बहाँ बसिरहनु भएको ठाउँमा गई एक छेउमा बसे । एक छेउमा बसेका राजाले भगवान्‌सँग “भन्ते ! तपाइले कसरी त्यस्तोबिघ्न दरण लाई दमनगर्नु भयो ?” भनी कुरा निकालेपछि भगवान्‌ले यक्षसँग भएको संग्रामदेखिको कुरा लिएर अन्तसम्मका कुराहरू सुनाउनु भयो । यस कुराको अन्तमा भगवान्‌ले तल उल्लिखित आलवक-सूत्रका सबै कुराहरू पनि सुनाउनु भयो । सूत्रको अन्तमा चौरासी हजार (८४,०००) प्राणीहरूले धर्माभिसमय प्राप्तगरे हु । त्यसपछि

\* मनो. र.पू. I. पृ. २१२: हृथक आलवक, एककनिपातवण्णना ।

॥ सार. प. I. पृ. २५९; पर. म. जो. पृ. १७७; मनो. र. पू. I. पृ. २१२.

राजा र जनतामिली वेश्रबण महाराजाको भवन नजिक आलवक यक्षकोनिमित्त एक सुन्दर भवन बनाई त्यहाँदेखि उनलाई पुष्पधूप तथा प्रदीपद्वारा नित्यवली-पूजा चढाउन थाले ०।

हस्तक आलवक राजकुमार युवावस्थामा पुरोपछि “भगवान् कै कारणले तिम्रो जीवन रहेकोथियो; अतः तिमीले भगवान् कै उपासना गर्न जाऊ, भिक्षुसङ्घको पनि उपासना गर” भनी राजाले उनलाई बुद्धकहाँ पठाए । उनले पनि भगवान् को र भिक्षुसङ्घको उपासना गरी चिरकाल नबित्दै अनागामीफल साक्षात्कार गरी, सबै बुद्धवचन-हरू अध्ययन गरी, पाँचशय (५००) उपासक परिवारको नेतृत्वगरी हस्तक आलवकै राजकुमारले जीवन विताए \* ।

+

+

+

◎ मनो. र. पू. I. पृ. २१२ ले प्रत्येक वर्ष वलीपूजा चढाउन थाले भनी उल्लेख गरेको छ ।

३ हस्तक आलवक सम्बन्धी विशेष कुराको अध्ययन गर्न चाहनेले लेखकको बु. गृ. पृ. १९१ मा हेर्नु ।

\* सार. प. I. पृ. २५९: आलवकसुत्तवण्णना, यक्खसंयुत्तं; पर. म. जो. पृ. १७७: आलवकसुत्तवण्णना; मनो. र. पू. I पृ. २१२ हस्तक आलवक, एकनिपातवण्णना ।

तल अनुदित आलवकसूत्रको प्रश्नोत्तर सम्बन्धी विस्तृत अध्ययनगर्न चाहनेले सारथपकासिनी I. पृ. २५२-५६ अथवा परमत्थजोतिका पृ. १७०-७६ हेर्नु योग्यछ ।

## केही आलबक नामहरू

(१) आलबक (राजा)--यो, आलबी देशका राजाको नाम हो ।

सार. प. I.पृ २४४: आलबकमुत्तवण्णना, यक्खसंयुत्तं; पर. म. जो. पृ. १६१: आलबकमुत्तवण्णना ।

(२) आलबक (यक्ष)--यो, आलबीवासी एक यक्षको नाम हो । सं. नि. I. पृ. २१५: आलबकमुत्तं, यक्खसंयुत्तं; मुत्त. नि. पृ. २९५: आलबकमुत्तं । यिनै यक्षका कुरा यहाँ उल्लेख भएको छ ।

(३) आलबक (कुमार)--यो, आलबी राजाका छोराको नाम हो । यिनै आलबक राजकुमारलाई 'हस्तक आलबक' अर्थात् 'हस्तक आलबक' भन्दछन् । सार. प. I. पृ २५९ र पर. म. जो. पृ. १७६.

(४) आलबक (सुत्त)--यो, उही सूत्रको नाम हो जसमा आलबीका यक्षसंग भएका प्रश्नोत्तरका कुराहरू छन् । सं. नि. I. पृ. २१५: आलबकमुत्तं, यक्खसंयुत्तं; मुत्त. नि. पृ. २९५: आलबकमुत्तं । यसै सूत्रको अनुवाद तल गरिदिएकोछु ।

यसे सूत्रलाई सारत्थपकासिनी II. पृ. १५०ः सद्गमपतिरूपक-  
सुत्तवण्णनाले ‘आलवकगच्छितं’ पनि भनेको छ । त्यस्तैगरी सम्मो-  
हविनोदनी पृ. ४३६ः दसकनिहेसवण्णनाले ‘आलवकपुच्छा’ पनि  
भनेको छ ।

(५) **आलवक(सुत्त)**—यो, सूत्रमा हस्तक आलवक राज-  
कुमारलाई दिइएको उपदेशको संप्रह छ । यस सूत्रलाई ‘हत्थकसुत्त’  
पनि भनिएको छ । यो सूत्र अं. नि-३. पृ. १२६ मा उल्लेख भएको  
छ । हेर बु. गृ. पृ. १९३.

×

×

×

## आलबीका केही घटनाहरू

देशको नाम पनि नगरको नाम पनि ‘आलबी’ नै थियो भन्ने कुरो परिचयको शुरूमै उल्लेख गरिसकेकै छु । बुद्धको जीवन कालमा आलबी नगर एक महत्वपूर्ण स्थान रहेकोथियो । बोधिसत्त्वले बुद्धत्व प्राप्तिगर्नु अघिदेखिनै आलबी नगरको एक छेउमा “अग्रालब-चैतिय” अर्थात् अग्रालब भन्ने चैत्यस्थान थियो । बोधिसत्त्वले बुद्धत्वप्राप्तिगर्नु भइसकेपछि त्यस अग्रालबचैत्यको आसपासमा विहार-हरू बनाइएका थिए र तिनीहरू पनि अग्रालब-चैत्य भन्ने नामले नै प्रसिद्धथिए \* ।

आलबक यक्षलाई दमनगरी ८४ हजार प्राणीहरूलाई अमृतपान गराई भगवान्ले आलबीनगरमा सोहों (१६) वर्षावास बिताउनु भएकोथियो भनी मनोरथपूरणी<sup>१</sup> तथा बुद्धब'सद्वकथा<sup>०</sup> उल्लेख गरेकाछन् ।

\* सार. प. I. पृ. २०७: निक्खन्तसुत्तवण्णना, वज्ञीससंयुत्त ।

<sup>१</sup> I, पृ. ३१४: समचित्तवग्गो, दुक्निपातवण्णना; हेर लेखकको बु. रा. पृ. १५२

<sup>०</sup> “.... सोलसमं, आलबकं दमेत्वा चतुरासीति पाणसहस्रानि अमतपानं पाएत्वा आलबयं....” बु. व. अ. क. पृ. ३. ले उल्लेख गरेको छ ।

(१) आलबी राजाकी सेला भन्ने एक पुत्री थिइन् । आलबक यक्षलाई दमनगरी, उनलाई भिक्षापात्र समात्न लगाई भगवान् आलबीनगरमा भिक्षाटन् जानुभएपछि बुद्धको उग्रासनार्थ आलबी राजा भगवान्कहाँ जाँदा सेला कुमारी पनि साथमा थिइन् भनी थेरीगाथटुकथाले\* उल्लेख गरेको छ । पछि, भिक्षुणी भई अरहत्व पनि प्राप्तगरी उनी श्रावस्तीमा बस्नथालिन् । आलबी राजाकी छोरी भएकीले यिनलाई 'आलबिका' मात्र पनि भनेकाथ्यन् ।

श्रावस्तीबाट कीटागिरि, कीटागिरीबाट आढ़बी अनि आलबीबाट भगवान् राजगृह जानुभयो भन्ने कुरा परिचयको शुरूमै पादटिष्णीमा उल्लेख गरिसकेको छु ।

यसबाट श्रावस्तीबाट राजगृहजाँदा आलबीभई जानुपथ्यो

Dhamma.Digital

सुत्तनिपात मुनिसुत्तको अर्थवर्णना, सुत. नि. अ. क. पृ. १९५: पेसकारधीताको कुराको सिलसिलामा "भगवा पवारेत्वा वुत्थवस्सो" भन्ने कुरा उल्लेख भएबाट त्यस समय भगवान्‌ले आलबीमा वर्षावास विताउनु भएको थियो भन्ने कुरा देखिन्छ । अतः मनोरथपूरणी, बुद्धवंसटुकथा तथा सुत्तनिपातटुकथामा उल्लेख भएका कारणहरू विद्वान्‌हरूले विचार-गरून् ।

\* , पृ. ४९ छेरी.गा.अ. क. पृ. ४९: सेलाथेरीगाथावण्णना ।

मने कुरा प्रष्टहन्छ । श्रावस्तीबाट राजगृह र राजगृहबाट\* श्रावस्ती जाँदा आलवी नगर वासबन्ने ठाउँ भएकोले पनि बुद्धको समयमा आलवी नगरको महत्व रहन गएको हो ।

भगवान्ले आलवीमा विनय (=नियम) सम्बन्धका अनेक कुराहरू बताउँदै अनेक नियमहरू बनाउनु भएको कुरा निम्न उदाहरणद्वारा बुझ्न सकिने छ ।

(२) एक समय, भगवान् आलवीमा बसिरहनु भएको वेलामा ‘आलवका है’ भिक्षुहरूले नयाँ निर्माणकार्य गर्नकोनिमित्त जमीन खन्दथे र खन्न पनि लगाउँदथे । यो देखेर मानिसहरू कराउन-

\* पारा. पा. पृ. २१५: कुटिमापने, छट्टसङ्घादिसेसो ।

‘आलवका’ भनेको आलवीमा जन्मेका आलवीका नागरिकहरू हुन् । आलवीका नागरिकहरूलाई ‘आलवका’ अथवा ‘आलविका’ भन्दछन् । प्रब्रजित भएकालाई पनि त्यस्तै भन्ने चलन छ । यसको पञ्चिकरण दिवै समन्तपासादिका, कुटिकारसङ्घादिसेस-६ पृ. ४०२ ले यसरी उल्लेख गरेको छ —

‘आलवकाति आलविरटु जाता दारका ‘आलवका’ नाम । ते पब्बजितकालेपि आलवकायेव सञ्जायिंसु ।”

भिक्षुणीहरूलाई ‘आलविकाभिक्खुनी’ भनी भन्दछन् । सं. नि. I. पृ. १२८: आलविकासुत्त, भिक्खुनीसंयुत्त ।

थालेपछि भगवान्‌ने यसै प्रसंगमा “जमीन खन्न वा खन्न लगाउन नहुने” नियम बनाउनु भयो \*।

(३) एक अर्को समयमा भगवान् उहीं बसिरहनु भएको वेलामा आलबकका भिक्षुहरूले नयाँ विहार बनाउनकोनिमित्त रुखहरू काट्दथे । यो देखेर एक अर्का भिक्षुले पनि विहार बनाउनको निमित्त एक रुख काट्न थाले । त्यस रुखमा वासगर्ने देवताले सो भिक्षुलाई यस्तो निवेदनगरे—

“भन्ते ! आफ्नो भवन बनाउनकोनिमित्त मेरो भवन बिगार्नु हुन्छ ।”

उनको कुरालाई वास्तै नराखो सो भिक्षुले रुख काटिहाले । त्यसद्वारा ती देवताका वालकहरूलाई चोट लागे पछि ती देवताले यस्तो सोचे—“यी भिक्षुको ज्यान किन मैले यहीं नलिङ्गे ?” पुनः उनको मनमा यस्तो लाग्यो—“यी भिक्षुलाई मार्न त ठीक छैन । बह यो कुरा भगवान्‌लाई किन न बताऊ ?” यति सोची भगवान्-कहाँ गई उनले जम्मै कुरा भगवान्‌लाई सुनाए । भगवान्‌ने उनलाई साधुकारदिई उनको प्रशंसा गर्नु भयो । “देवते ! यदि तिमीले त्यस भिक्षुलाई मारेकोभए तिमीले धेरै अपुण्य कमाउने थियौ अब भइहाल्यो फलाना रुखमा वासलेउ ।”

देवताको मनमा उत्पन्न भएको द्वेषभावलाई शान्तपार्न त्यस-

\*. पाचि. पा. पृ. ५२: पठवीखणने, दसमपाचित्तियं ।

वखत भगवान् बुद्धले उनलाई सुत्तनिपातको उरगसुत्तको उपदेश सुनाउनुभएको थियो भनेकुरा सुत्तनिपातकट्ठथाले ४ उल्लेख गरेकोछ ।

यस घटनालेगर्दा मानिसहरू खिञ्चहुन थालेपछि भगवान्‌ले यसैप्रसंगमा भिक्षुहरूकोनिमित्त “विरुद्धाहरू काट्न वा नाशगर्न नहुने” नियम बनाइदिनु भयो ० ।

(४) एक अर्कोसमयमा भगवान् आलबीमे बसिरहनु भएको वेलामा आलबकका भिक्षुहरूले जानी जानी नयाँ निर्माणको काममा— स-प्राणक पानी राख्दथे र राख्न पनि लगाउँदथे । त्यस्तैगरी माटो मुछ्ये र मुछ्न पनि लगाउँदथे । अनि यो कार्य देखेर जो अल्पेच्छी तथा विनयशील भिक्षुहरूहुन् उनीहरू खिञ्चभएपछि भगवान्‌ले यसैप्रसंगमा भिक्षुहरूकोनिमित्त “जानी जानी स-प्राणक पानी वा तृण वा माटो मुछ्न नहुने” नियम बनाइदिनु भयो \* ।

(५) एक समय, भगवान् कीटागिरिबाट चारिका गर्नुहुँदै क्रमशः आळबीमा आइपुग्नु भयो । अनि भगवान् आलबीमे बस्नु भयो ।

४ पृ. २-३: उरगसुत्तवण्णना ।

० पाचि. पा. पृ. ५४: भूतगामपातब्ये, एकादसमग्राचित्तियं ।

\* पाचि. पा. पृ. ७३: सप्पाणकउदकसिञ्चने, वीसतिमपाचित्तियं ।

त्यसव्वत आलबीवासी भिक्षुहरूले माटोको डल्लो राख्नको-  
निम्ति मात्र नयाँ काम गराउँदथे । लिप-पोत गर्नको निम्ति पनि....  
नयाँ काम गराउँदथे । यो देखेर जो ती भिक्षुहरू लज्जी, सन्तोषी  
तथा विनयशीलयिए उनीहरू खिन्नहुनथालेपछि भगवान्‌ले यसे प्रस-  
गमा भिक्षुहरूकोनिम्ति त्यस्तो गर्न नहुने नियम बनाइविनुभयो ।

( ६ ) त्यसव्वत आलबीवासी भिक्षुहरूले आफ्नोनिम्ति मागि-  
मागी अर्थात्—‘मलाई कुटी बनाई देऊ’ भनी याचनागरी आफू स्वयंले  
कुटीहरू बनाउँदथे । उनीहरूले कुटी सिध्याउन सकदैनथे । त्यसैले  
उनीहरूले जसलाई भेट्टायो उसैसंग यसरी मार्गथे—

“कामगर्न ज्यामीहरू देऊ, गाई देऊ, गाडावेऊ, हैस्या देऊ, बन्चरो  
देऊ, कोदालो देऊ, खन्ती देऊ, डोरी देऊ, बेत देऊ, पराल देऊ, धाँस  
देऊ तथा माटो देऊ” आदि ।

यसद्वारा मानिसहरू हेरान भएका मात्र होइनन्, यस प्रकार-  
संग मान्ने भिक्षुहरूलाई देखेर उनीहरू विरक्त हुन्थे, तर्सिन्थे, भागेर  
जान्थे तथा त्यस्ता भिक्षुहरूलाई देखेर अकै बाटो लागेर पनि जान्थे  
र घरको दैलो पनि थुनेर बस्वथे । यतिमात्र होइन गाई, गोरु देख्दा  
पनि ‘ती भिक्षुहरू’ भन्ने सम्झना भएर भागेर पनि जान्थे ।

यस्तै परिस्थितिमा आयुष्मान् भगवान् शश्यप महास्थविर राज-

गृहमा वर्षावास विताइसकेपछि क्रमसँग चारिकागदं आलबीमा आइपुग्नु भयो । अनि आयुष्मान् महास्थविर भिक्षाटन्को वेता भएपछि पात्र-चौवर धारणगरी आलबी नगरमा जानुभयो । मानिसहरू आयुष्मान् महाकाश्यपलाई देखेर विरक्त तथा उत्त्रस्तभई भागेर गए । घरको दैलो पनि थुश्यथाले; अकै बाटो लिएर पनि जानथाले । भिक्षाटन् सिद्धिएपछि भोजनोपरान्त आयुष्मान् महाकाश्यप महास्थविरले त्यहाँका भिक्षुहरूलाई सम्बोधन गर्दै यस्तो भन्नुभयो—

“आवुसो ! अघि यो आलबी नगर सु-भिक्ष थियो । भिक्षाटन्द्वारा जीविका गर्न सजिलो थियो । किन्तु अहिले भिक्षा मुलभ जस्तो लाग्दैन; भिक्षाटन्द्वारा निर्वाहागर्न पनि मुश्किल जस्तो लाग्छ । यसको कारण के रहेछ ?”

Dhamma.Digital

अनि भिक्षुहरूले त्यहाँ भइरहेको परिस्थिति सम्बन्धी सबै कुराहरू सुनाए ।

यसै बहुत, भगवान् पनि राजगृहबाट आलबीमा आइपुग्नु-भई अग्रालब चैत्यमा विहारगर्नु भयो । अनि आयुष्मान् महाकाश्यप भगवान्कहाँ गई आलबी नगरमा भइरहेको परिस्थितिको सम्बन्धमा सबै हाल सुनाउनु भयो ।

“त्यसपछि भगवान्द्वारा “यस्तो यस्तो मन्दछन्, के त्यो कुरो साँचो हो ?” भनी सोधनीहुँदा त्यहाँका भिक्षुहरूले “साँचो हो,

भन्ते” भनी सुनाएपछि तो भिक्षुहरूलाई निन्दागर्नुभई यसै प्रसंगमा भगवान्‌ले भिक्षुहरूकोनिमित्त “आफ्नोनिमित्त मागेर अथवा भनेर कुटी बनाउन नहुने” नियम बनाई कसैले यस नियमको उल्लङ्घन गर्छ भने उसलाई “सङ्घादिशेष\* भन्ने दोषलाग्नेछ” भन्ने कुरा पनि घोषणा गर्नुभयो ।

---

\* “सङ्घादिशेष” शब्दको अर्थहो—शुरु र अन्तमा सङ्घचाहिने । विशेषगरी यसदोषबाट शुद्धि चाहने भिक्षुलाई घटीमा बीस (२०) जना भिक्षुहरू भएको सङ्घ-सभाले मात्र ‘शुद्धिकरण’ गर्न सक्छ । त्यसैले सङ्घादिशेष भन्ने नामकरण भएको हो ।

Dhamma.Digital

‘सङ्घादिशेष’ भन्ने दोषलाग्ने ‘दोष’ तेह (१३) वटाछन् । यिनीहरूको संक्षेप वर्णन निम्न लिखितहुन्—

(१) स्वप्नमा बाहेक अर्थात् स्वप्न-दोष बाहेक जानी जानी शुक्र मोचन गरेको खण्डमा सङ्घादिशेष दोष लाग्छ ।

(२) कुभावना मनमा राखी कुनै भिक्षुले कुनै स्त्रीको चुल्ठो समात्छ अथवा अखु कुनै अङ्गप्रत्यङ्ग समात्छ वा छुन्छभने सङ्घादिशेष दोष लाग्छ ।

(३) कुभावना मनमा राखी कुनै भिक्षुले स्त्रीसँग युवा-युवतीहरू परस्परमा कुरागर्ने छैं मैथुनयुक्त कुरा गच्छो भने सङ्घादिशेष दोष लाग्छ ।

(४) आफूलाई सेवा-शुश्रूषा गराउने नियत राखी यदि कुनै भिक्षुले कुनै स्त्रीलाई मैथुन जस्ता कुराको बयान सुनाउँछ भने सङ्घादिशेष दोष लाग्छ ।

(५) कुनै भिक्षुले पुरुषको कुरा स्त्रीकहाँ, स्त्रीको कुरा पुरुषकहाँ अथवा क्षणभरकोलागि भएपनि अन्योन्य कुराको सम्बन्ध जोडिदिन्छ भने सङ्घादिशेष दोष लाग्छ ।

(६) कुनै भिक्षुले आफ्नोनिमित्त वचन प्रकट गरी अथवा मागी कुटी बनाउँछ भने सङ्घादिशेष दोष लाग्छ ।

(७) कुनै बुढो भिक्षुले आफ्नोलागि विहार बनाउन चाहेमा वस्तु परिशोधनार्थ भिक्षुहरू लैजानुपर्छ, त्यसो नगरी-कन बनाएमा सङ्घादिशेष दोष लाग्छ ।

(८) ‘यस भिक्षुलाई भिक्षुत्वबाट च्युत गराउन पन्यो’ भन्ने नियतगरी कुनै भिक्षुले कुनै भिक्षुलाई द्वेष-भावको कारणद्वारा तथा कुनै कारणविना पाराजिकाको दोषारोपण गर्छ भने सङ्घादिशेष दोष लाग्छ ।

(९) कुनै भिक्षुले कुनै भिक्षुप्रति द्वेषभावको कारणद्वारा तथा कुनै रुगडाको स्यानो कारणलाई मनमा राखी ‘यस भिक्षुलाई भिक्षुत्वबाट च्युत गराउनेछु’ भन्ने नियत राखी पाराजिका (= जुनदोष गर्दा भिक्षु, भिक्षुहुन्न अथवा भिक्षुत्वबाट च्युत हुइन्छ त्यस्ता दोषलाई ‘पाराजिका’ भन्दछन्) दोष लगाउँछ भने त्यसपछि त्यो भिक्षुसँग सोधपूछ गर्दा वा नगरिकनै त्यो भिक्षु निरपराधीनै ठहर्छ भने दोषारोपण गर्ने भिक्षुलाई सङ्घादिशेष दोष लाग्छ ।

(१०) कुनै भिक्षुले मेलमिलाप भइरहेको सङ्घको बीचमा फूट ल्याउने नियतले कुनै प्रयासगर्छ भने त्यस भिक्षुलाई तीन-षटक सम्म ‘त्यसो नगर’ भनी भन्नुपर्छ । यस्तो भन्दा पनि मानेन भने सो भिक्षुलाई सङ्घादिशेष दोष लाग्छ ।

(११) त्यसरी सङ्घभेद गराउन खोज्ने भिक्षुको कुनै पक्षलिने भिक्षुहुन्छ भने त्यसलाई सङ्घले ‘त्यसको पक्ष नलेऊ’ भनी तीनपटकसम्म भन्नुपर्छ । यस्तो भन्दा पनि मानेनभने त्यस भिक्षुलाई सङ्घादिशेष दोष लाग्छ ।

(१२) कुनै भिक्षु दुर्वच (= भनेको कुरा नमान्ने) स्वभावको हुन्छ; सङ्घकार्य गर्दा—उसले राम्रो होस् वा नराम्रो होस्—कुनैपनि कुरा आफूलाई ‘नभन’ भनी भन्छ र

त्यसपछि उपस्थित भिक्षु-परिषद्लाई सम्बोधन गर्नु हुँदै  
अगवान्‌ले निम्न कुरा सुनाउनु भयो ।

(अ) “भिक्षुहो ! मान्नाले मित्रहरू टाढाभएर जान्छन् ।  
श्रद्धालु मणिकण्ठ नागराजाले आफ्नो मणि मागेको कारणले

---

आफूले पनि सङ्घलाई ‘कुनै कुरा भन्नेछैन’ भनी भन्द भने  
त्यसभिक्षुलाई सङ्घद्वारा तीनपटकसम्म ‘त्यसो नभन’ भनी  
सम्झाउँदा पनि सम्झेन भने उसलाई सङ्घादिशेष दोष  
लाग्छ ।

(१३) कुनै भिक्षुले श्रद्धालु कुलको श्रद्धालाई विगा-  
रेको हुन्छ । यो कुरा सुनिन्छ पनि देखा पनि पर्छ तथा  
श्रद्धालु कुलको श्रद्धा पनि विगारेको हुन्छ । अनि त्यसभिक्षु-  
लाई ‘विहारमा नबस’ भनी भन्नुपर्छ । यस्तो भन्दा सो भिक्षुले  
भिक्षुहरू पक्षपातीछन् भनी भन्द भने त्यसलाई ‘भिक्षुहरू  
पक्षपाती हुन्नन्’ भनी तीनपटकसम्म सम्झाउँदा पनि सम्झ-  
दैन भने उसलाई सङ्घादिशेष दोष लाग्छ ।

यी तेह (१३) नियमका कुराहरू राम्ररी जान्न चाह-  
नेले तथा अध्ययन गर्न चाहनेले पाराजिकापालिको सङ्घादि-  
सेसकण्डं अथवा ‘प्रातिमोक्ष’ हेनुं योग्यछ ।

गर्दा आफूले दिनदिनै उपस्थान गरिरहेका तपस्वीलाई पनि छाडेर गए भनु हुँदै ‘मणिकण्ठ नागराजाको कथा’ ४ सुनाउनु भयो ।

(आ) “मिक्खुहो ! माग्नाले चराचुरङ्गीहरू पनि आफूहरू बसी-रहेको आश्रमने छाडी अन्त भागेर गए” भनुहुँदै ‘सकुणेहि पत्त-याचनकथा\*’ सुनाउनु भयो ।

यसपछि अल्पेच्छीताको वर्णना गर्नुहुँदै भगवान्‌ले निम्न जातकका कुराहरू पनि सुनाउनु भयो ।

(क) “मिक्खुहो ! अघि राष्ट्रपाल कुलपुत्रका पिताले राष्ट्र-पालसंग —“राष्ट्रपाल ! जसलाई म चिन्दिन—ती धेरै मानिसहरू आएर मसंग अनेकौ बस्तुहरू माघ्यन् भने तिमीले त मसंग केही पनि मारदैनौ । किन केही पनि न मागेको ?” भनी सोधे ।

“मिक्खुहो ! उत्तरमा राष्ट्रपाल कुलपुत्रले यस्तो जवाफ दिए—

\* पारा. पा. पृ. २१६: छट्टसङ्घादिसेसो । यी मणिकण्ठ नागराजाको कथा जा. अ. क. II. पृ. २०३, नं० २५३ मा पनि उल्लेख भएको छ ।

\* पारा. पा. पृ. २१६: छट्टसङ्घादिसेसो ।

‘याचको अपियो होति,  
 याचं अददमपियो ।  
 तस्माहं तं न याचाभि,  
 मा मे विदेस्सना\* अहु’ति ॥’

**अर्थ—**

‘मासनेकाम अप्रिय हुन्छ, मागेर न पाउनु पनि अप्रिय हुन्छ;  
 त्यसैले म तपाइसेंग मासन चाहेदिन ताकि म अप्रिय हुन नप-  
 रोस् ॥’

(ख) अर्को पनि जातकको कुरा भगवान्‌ले सुनाउनु भयो—

“याचनं रोदनं आहु, पञ्चाळा रथेसभ ।  
 यो याचनं पञ्चकस्ताति, तमाहु पटिरोदनं ॥  
 मा महसुँ रोदन्तं, पञ्चाळ सुसमागम ।

\* स्याम र रोमनमा: ‘विद्वैसना’।

◎ पारा. पा. पृ. २२०: छट्टसङ्घादिसेसो । नाम फरक भए पनि  
 अट्टिसेनजातकं मा पनि यस्तै कुरा उल्लेख भएको पाइन्छ ।  
 जा. अ. क. III. पृ. २४६, नं० ४०३.

तुम्हारा पटिरोदन्तं, तस्मा इच्छामहं रहो' ति \*॥”

**अर्थ--**

“हे पञ्चाल राजा ! माग्नु भनेको रोएर देखाउनु हो, त्यस्तै ‘छैन’ भनी सुनाउनु पनि रोएर देखाएको हो ।

“अतः राघ्री बसेका पञ्चालका मानिसहरू रोएको कुरा राजाले नदेखुन् भन्ने हेतुले म यी ( = माग्ने कुरा ) गोप्यनै राख्न चाहन्छु ।”

“मिक्षुहो ! त्यसताकाका तपस्त्रीले एकजोर छालाको चप्पल र यौटा छाता चाहेर पनि संकोचमान्दै उनले बाह (१२) वर्ष-सम्म आफ्नो विश्वासी राजासँग न मागी यो कुरा आफूमै गोप्य राखे भने यस्तो शुद्ध बुद्ध-शासनमा श्रद्धापूर्वक प्रवृजित भएका तिमीहरूले नागरिकहरूलाई पीडा हुने गरी हँरानी पानुं, के यो सुहाउँछ ?” भन्नु हुँदै भगवान्‌ले अर्ति उपदेश सुनाउनु भयो ।

(७) अकों एक समयमा भगवान्, आलवीको अग्रालब ( = अग्रालव ) चैत्यमा बस्नु भएको थियो । त्यस बखत उपासकहरू धर्मश्रवणार्थ विहारमा आउँदैथिए । स्थविर मिक्षुहरू उपदेश

\* जा. अ. क. III. पृ. ५७: ब्रह्मदत्तजातकं, नं० ३२३.

मुनी सकेपछि आ-आपना विहार ( =कोठा ) मा जानुदुन्थ्यो । भरखरै प्रवजित भएका नयाँ भिक्षुहरू त्यहीं धर्मशालामै उपासक-हरूको साथ विस्मृतिभई सुत्वथे । यसरी सुत्वा कसैको चीवर-वस्त्र पनि शरीरमा रहेको हुन्नथ्यो । अनेक विकार स्वभाव निकाल्दै नीद्रामा कराउँदथे । यो देखेर उपासकहरू खिन्न हुन थाले ! अनि भगवान्‌ले यसै प्रसंगमा भिक्षुहरूकोनिमित्त ‘अनुप-सम्पन्नहरू ( =उपसम्पन्न न भएका श्रामणेर तथा गृहस्थीहरू ) सँग सुल्न नहुने नियम बनाइदिनु भयोङ्गे । तर पछि राहुल-श्रामणेर चर्पीमा रातबिताएको कारणलाई लिएर\* सातरातभन्दा बढी अनुपसम्पन्नहरूसँग एक साथ सुल्न नहुने नियम बनाई दिनु भयो ।

( द ) अर्को एक समयमा, छ्वर्गीय<sup>०</sup> भिक्षुहरूले आल-बीमा रेशमको धागो र कपडा बनाउनकोनिमित्त रेशमी कीरा-हरू पकाइरहेको ठाउँमा गई ‘हामीलाई पनि रेशमी-कीराहरू देउ

<sup>०</sup> पाचि. पा. पृ. २८: सहसेय्ये, पञ्चमपाचित्तियं ।

\* पाचि. पा. पृ. २९: सहसेय्ये, पञ्चमपाचित्तियं ।

० छ्वर्गीय भनेका को को हुन् भन्ने कुरा लेखकको बु, गृ. पृ.२८० को पादटिप्पणीमा उल्लेख भएकाछन् ।

हामी पनि रेशमका कपडा बुझचाहन्थ्यों भनी मागेको कुरा सुनेर ती मानिसहरू खिन्न हुनथाले । अनि भगवान्‌ले यसै कारणमा भिक्षुहरूकोनिमित्त 'रेशमको कपडा बनाउन लगाउन नहुने' नियम बनाइदिनु भयो ०।

(१) एकदिन, भगवान् श्रावस्तीबाट ३० योजनको बाटो हिडी ५०० भिक्षुहरूका साथ आलबीमा आइपुग्नु भएको देखेर आलबीका मानिसहरूले भगवान्‌लाई भोजनद्वारा निम्तोगरे । भिक्षुहरू सहित भगवान् निम्तोमा जानुभयो । अनि भोजनोपरान्त मानिसहरू उपदेश सुन्न बसे । तर भगवान् भने एक गोठालोको प्रतीक्षामा चुपलागेर बस्नु भएको थियो ।

सो गोठालो पनि बुद्धको उपदेश सुन्न चाहन्थ्यो । तर उसेदिन विहानदेखि उसको ऐउटा गोरु हराएकोले उ त्यसैको खोजमा लागेकोथियो । अनि पाएपछि उसलाई गोरुको बथानमा राखी उ बुद्धकहाँ गयो । उसलाई देखेपछि उ भोकले पीडित भएको बुझनुभई बुद्धले प्रथमतः उसलाई खाना खुवाउन मानिसहरूलाई भन्नुभयो । खाना खाएपछि उसको मन शान्तभयो । त्यसपछि भगवान्‌ले परिषद्लाई क्रमानुकूल उपदेश सुनाउनुभई

० पारा. पा. पृ. ३२१: कोसियमिस्सकसन्थतधारणे, एकादस-मनिस्सग्गिय ।

अन्तमा चतुर्सत्यका कुराहरू पनि सुनाउनु भयो । यी कुराहरू सुनेर सो गोठालोले स्रोतापत्तिफल साक्षात्कार गन्यो ।

त्रिपिटक पालिसाहित्यमा बुद्धले कुनै पुरुषलाई खाना दिलाउनु भएको घटना छ भने त्यो यहीनै एक घटनाहो भनी धर्मपदटुकथाले\* उल्लेख गरेको छ ।

त्यसपछि खाना खुआएको बारेमा चर्चा सुनी भगवान्‌ले भिक्षुहरूलाई—“भिक्षुहो ! भोक जस्तो ठूलो रोग अरू केही छैन । त्यसैले मैले उसलाई पहिले खाना खुआउन लगाएकोहु” भनी धर्मपद, सुखवर्गको निम्न गाथा सुनाउनु भयो—


“ जिघच्छा परमारोगा, सङ्घारा परमादुखा ।  
एतं वत्वा यथाभूतं, निष्पाणं परमं सुखं ति ॥ ”


अर्थ--

“भोक-प्यास सबभन्दा ठूलो रोगहो, बासनाहरू परम दुःखहो, यिनीहरूलाई रात्रिरी जानिसकेपछि निर्वाणनै परम सुख रहेछ भन्ने कुरा प्रष्ट बुझिन्छ ।”

\* पृ. ४६३: सुखवर्ग, अञ्जतरस्स उपासकस्सवत्थु ।

† धर्म.प.अ.क.पृ.४६३-६४: अञ्जतर उपासकस्सवत्थु, सुखवर्गो ।

(१०) सुत्तनिपातटुकथा\* अनुसार एकदिन, कपडाबुन्ने एक पुरुषले आपनी सातवर्षीया छोरीलाई “नानी ! हिजो कपडा बुन्ने काम सिध्याउन सकिन अतः आज तिमी तुकिचामा धागो बेरी चाँडै कपडाबुन्ने शालामा आऊ” भनी आफू कपडाबुन्ने शालामा गयो ।

आलबीमा बसिरहनु भएका भगवान् बुद्धले त्यस दिन, ‘कपडा बुन्नेकी छोरी (=पेसकार धीता) को मृत्युहने र आफ्नो प्रश्नको उत्तर पछि उपदेश सुनेर उ स्रोतापन्नाहुने छ’ भन्ने कुरा महाकरुणा-समापत्ति ध्यानद्वारा उसलाई देख्नु भएको हुँदा—सो दिन चाँडैनै भगवान् भिक्षाटन्कोनिमित्त नगर प्रव्रेश गर्नु भएको थियो  ।

भगवान् चाँडैनै भिक्षाटनार्थ शहरमा आउनु भएको देखेर

\* पृ. १९४-१५: मुनिसुत्तवण्णना ।

 धम्म. प. अ. क. पृ. ४२०: पेसकारधीतायवत्थु, लोकवग्गो-मा सोहृ वर्षीया भनी उल्लेख गरेकोछ ।

 धम्म. प. अ. क. पृ. ४२० मा भगवान् श्रावस्तीमा छँदा उप-रोक्त कुरा ध्यानद्वारा देख्नु भएपछि ५०० भिक्षुहरूका साथ आलबीमा आउनु भएको थियो भन्ने कुरा उल्लेख भएको छ ।

“अवश्यपनि आज कुनै खाश व्यक्तिको हितकोनिमित्त आउनु भएको होला” भन्दै मानिसहरू धमाधम एकत्रित हुनथाले ।

जुन बाटोलिई सो वालिका कपडाबुन्ने शालामा जानेहो सोही बाटोतिर भगवान् उभिइरहनु भयो । यो देखेर मानिस-हरूले एक ठाउँमा सफासुधर पारी आसन बिच्छुधाइ दिएपछि भगवान् सोही ठाउँमा बस्नुभयो ।

कपडाबुन्नेकी छोरी पनि शालामा जानकोनिमित्त गझरहेकी बेलामा भगवान्‌लाई मानिसहरूले घेरालगाई बसिरहेको देखी आफू पनि वहाँ गई । अनि उसले भगवान्‌लाई बन्दना गरी हुँ । त्यस विष्ट भगवान्‌ले उसँग निम्न प्रश्नहरू सोष्णु भयो ।

(१) “नानी ! तिमी कहाँबाट आएकी वहौ?”  
“भगवान् ! थाहाछैन ।”

(२) ‘कहाँ जान्छयौ त ?’  
“जान्दिन, भगवान् !”

(३) “जान्दिनौ त ?”

६. धम्म. प. अ.क. पृ. ४२० ले भने यस सम्बन्धमा केही भिन्नता देखाएर उल्लेख गरेकोछ ।

“भगवान् ! जान्दछु ।”

(४) “जान्दछ्यौ त ?”

“भगवान् ! जान्दिन ।”

यो प्रश्नोत्तरका कुरा सुनी मानिसहरू कराउनथाले—“हेर, हेर, यो वालिका ! आफ्नो घरबाट आएर पनि भगवान्‌ले ‘कहाँबाट आएकीहो ?’ भनी सोध्दा ‘जान्दिन’ भन्दछे । कपडाबुन्ने शालामा जानलागेर पनि ‘कहाँ जान्दछ्यौ ?’ भनी सोध्दा ‘जान्दिन’ भन्दछे । फेरि ‘जान्दिनौ त ?’ भनी सोध्दा ‘जान्दछु’ भन्दछे अनि फेरि ‘जान्दछ्यौ त ?’ भनी सोध्दा ‘जान्दिन’ भन्दछे ।

‘कस्ती केटी रहेछे यो !’ भनी मानिसहरू कराएको देखेर भगवान्‌ले वालिकासँग पुनः यसरी प्रश्न सोध्नु भयो ।

Dhamma.Digital

“नानी ! भैले के सोधें र तिमीले के जवाफदियौ ? यो कुरा तिमीलाई थाहाछ्य के?”

अनि उ भन्दछे—“भन्ते ? भगवान् सहित सबैलाई थाहा नभएको होइन कि म घरबाट आई कपडाबुन्ने शालामा जाँदैछु । परन्तु भगवान्‌ले मसँग ‘कहाँबाट आएकी हो ?’ भनी प्रतिसन्धि सम्बन्धका कुरा अर्थात् कसरी जन्मभयो भन्ने कुरा सोध्नु भयो । ‘कहाँ जान्दछ्यौ ?’ भनी भगवान्‌ले मरणपछि कहाँ जान्दछ्यौ भन्नेकुरा सोध्नु भयो । यी दुवै कुराहरू भैले न जानेकी हुँदा ‘जान्दिन’ भनी भनेकी हुँ । त्यसपछि भगवान्‌ले मृत्युसम्बन्धी कुरा सोध्नुहुँदै ‘जान्दि-

नौ त ?' भनी भन्नुभएको हो । सबै प्राणीहरूको एकदिन अवश्य पनि मृत्युहुँच भन्ने कुरा जानेकी हुँदा 'जान्दछु' भनेकी हुँ । त्यसपछि भगवान्‌ले 'कहिले मृत्यु हुँच त ?' भन्ने सम्बन्धमा सोधनुहुँदै 'जान्दछौं त ?' भनी भन्नुभएको हो । मृत्यु कहिले हुँच भन्ने कुरा भने मलाई थाहा नभएकोले मैले 'जान्दिन' भनी भनेकोहुँ ।"

उसले दिएको प्रष्टिकरणमा प्रसन्न हुनुभई भगवान्‌ले उसलाई साधुकार दिनुभयो । अनि "निकै पण्डिता रहिछन् यी वालिका!" भन्दै मानिसहरूले पनि साधुकार दिए । त्यसपछि यसै प्रसंगमा वालिकालाई अनुरूप हुनेगरी भगवान्‌ले त्यसवेला निम्न गाथा सुना-उनुभयो ।

“अन्धभूतो अयंलोको, तनुकेतथ विपस्सति ।  
सकुणो जालमुत्तोब, अप्तो सगाय गच्छती’ति \* ।”

### अर्थ —

"यी लोकवासी अन्धाछन्, थोरैले मात्र कुरा बुझाउन्, जालबाट चरा मुक्त हुने कैं कमै प्राणीहरू स्वर्गको बाटोमा लाएछन् ।" गाथाको अन्तमा कपडाबुन्नेकी छोरी स्रोतापन्न भईहै ।

\* धम्म. प. पा. गा. नं. १७४.

५ सुत्त. नि. अ. क.पृ. १९५: मुनिसुत्तवण्णना । यसपछिका कुराको

(११) बुद्धधर्ममा दिक्षित हुनुभन्दा अगाडि मृतशरीरको खप्पर बजाई अमुक स्थानमा उत्पन्न भयो भनी गति भन्नसक्ने सुप्र-

---

सम्बन्धमा सोही अटुकथाले—सोही दिन सो वालिका मरेकी थिई । र त्यसपछि उसको बाबु पनि आलबीमा बसिरहनु भएका भिक्षुहरूकहाँ गई भिक्षु भएर अरहत्व पनि प्राप्त गरेको थियो भन्ने कुरा उल्लेख गरेको छ ।

धम्मपदअटुकथा पेसकारधीतायवत्थु पृ. ४२१ ले भने आफ्नी छोरी मरेपछि शोक सन्ताप दूरगर्नकोनिमित्त कपडाबुन्ने पुरुष बुद्धकहाँ गई उपदेश सुनी फक्केर आएको कुरा उल्लेख गरेको छ ।

फेरि सुतनिपातटुकथा पृ. १९५ मै—यो पनि उल्लेख भएको छ कि—अनि महापवारणाको समय आएपछि सबै भिक्षुहरू भगवान्कहाँ गई विशुद्धपवारणा गरे । वर्षावास सिद्धिएपछि भिक्षुसङ्घद्वारा परिवृत्तभई ग्राम-निगमको चारिका गर्दै क्रमैसित भगवान् आलबीमा जानु भयो ।

“अथ महापवारणाय सब्बेव भगवतो सन्तिकं अगमंसु विसुद्धिपवारणं पवारेस्सामाति । भगवा पवारेत्वा बुद्धवस्सो भिक्खुसङ्घपरिवृतो गामनिगमादिसु चारिकं चरमानो

सिद्ध कवि—परिव्राजक-पुत्र वज्जीस परिव्राजक यिए ॥। एक दिन उनलाई भगवान्‌ले क्षीणासूचीको खप्पर देखाउँदा त्यसको सम्बन्धमा उनले कुनै पनि कुरा भन्न नसकेपछि\* वज्जीस परिव्राजक बुद्धधर्ममा दिक्षित भई निग्रोधकप्प स्थविरको उपाध्यायत्वमा प्रवर्जित भएकाथिए । यसरी भिक्षु भइसकेपछि निग्रोधकप्प स्थविरसँगै समय समयमा आलबीमा खस्ने गर्दथे हुँ। वहाँका उपाध्याय निग्रोधकप्प स्थविरको परिनिर्वाण आलबीमै भएकोथियो ॥०।



अनुपुब्बेन आलविं अगमासि ।” सुत्त. नि. अ. क. पृ. १९५:  
मुनिसुत्तवण्णना ।

॥ सुत्त. नि. अ. क. पृ. ३०१: निग्रोधकप्पसुत्तवण्णना, चूलवग्गो ।

\* सुत्त. नि. अ. क. पृ. ३०२

॥ सं. नि. I. पृ. १८५: निक्खन्तसुत्तां, वज्जीससंयुत्तां ।


॥ सुत्त. नि. पृ. ३१८: निग्रोधकप्प वा वज्जीसमुत्तां ।

मूलसूत्र -

### आलवक यक्षको प्रश्न

यस्तो मैले सुने\* ।

एक समय भगवान् आलवीमा आलवक यक्षको भवनमा  
वस्तु भएको थियो ।



अनि आलवक यक्ष जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ  
पुगेपछि भगवान्लाई यसो भने—

“श्रमण ! बाहिर निस्क ।”

“हुन्छ, आवुसो !” भनी भगवान् बाहिर निस्कनु भयो ।

“श्रमण ! भित्र पस ।”

“हुन्छ, आवुसो !” भनी भगवान् भित्र पस्तुभयो ।

दोश्रोपटक पनि यक्षले भगवान्लाई यसो भने—

\* सं. नि. I. पृ. २१५: आलवकसुत्तं, यक्खसंयुत्तं, अ. क. I. पृ.  
२४४; सुत्त. नि. पृ. २९५, अ. क. पृ. १६१

“श्रमण! बाहिर निस्क ।”

“हुन्छ, आवुसो !” भनी भगवान् बाहिर निस्कनु भयो ।

“श्रमण ! भित्र पस ।”

“हुन्छ, आवुसो !” भनी भगवान् भित्र पस्नुभयो ।

तेश्रोपटक पनि आलबक यक्षले भगवान्लाई यसो भने—

“श्रमण ! बाहिर निस्क ।”

“हुन्छ, आवुसो !” भनी भगवान् बाहिर निस्कनुभयो ।

“श्रमण ! भित्र पस”

“हुन्छ, आवुसो !” भनी भगवान् भित्र पस्नुभयो ।

चौथोपटक पनि आलबक यक्षले भगवान्लाई यसो भने—

“श्रमण ! बाहिर निस्क ।”

“आवुसो ! अब म बाहिर निस्कन सकिदन, तिमी जेगर्ने  
चाहन्छौ सो गर ।”

“श्रमण ! त्यसोभए म प्रश्न सोधनेछु । यदि प्रश्नको  
जवाफ दिन सकेनौ भने तिन्नो चित्तलाई विक्षेप (=उन्मत्त)  
पारिदिनेछु, तिन्नो मुटु फुटाइदिनेछु अथवा खुट्टा समाती गङ्गा-  
पारी प्याकिदिनेछु ।”

“आवुसो मेरो चित्तलाई विक्षेप पार्नसक्ने, मेरो मुटुलाई फुटा-  
उनसक्ने अथवा मेरो खुट्टा समाती गङ्गापारी प्याकन सक्ने  
पुरुष म यो देवलोकमा, मारलोकमा, ब्रह्मलोकमा, श्रमण-  
ब्राह्मण-लोकमा तथा देव सहित मनुष्यहरूमध्येमा कुनै पनि देखिदन ।  
जहिले तिमी चाहन्छौ त्यसबछत मसेंग प्रश्नहरू सोध ।”

अनि, आलवक यक्षले भगवान्‌सँग गाथाद्वारा यस्तो भने—

“पुरुषहरूको श्रेष्ठधन के हो ?”

केलाई राम्रोसँग पालनगर्दा सुखहुन्छ ?

रसहरूमध्ये उत्तम रस के हो ?

कस्तो जीवनलाई श्रेष्ठ-जीवन भन्दछन् ?”

(बुद्ध भन्नुहुन्छ — )

“धनमध्ये श्रेष्ठ-धन अद्वा हो,

धर्मलाई राम्रोसँग पालनगर्दा सुखहुन्छ,

रसहरूमध्ये श्रेष्ठ-रस सत्यहो,

प्रज्ञावान्-जीवन नै श्रेष्ठ-जीवन हो ।”

(आलवक यक्ष भन्दछन्— )

“कसरी बाढीबाट पारहुन्छ ?

कसरी समुद्रबाट पारहुन्छ ?

कसरी दुःखको अन्तहुन्छ ?

कसरी परिशुद्ध हुन्छ ?”

(भगवान् भन्नुहुन्छ— )

“अद्वाद्वारा बाढीबाट पारहुन्छ,

अप्रमाद्वारा समुद्रबाट पारहुन्छ,

वीर्यद्वारा दुःखको अन्तहुन्छ,

प्रज्ञाद्वारा परिशुद्ध हुन्छ ।”

(आलवक यक्ष भन्दछन्—)

“कसरी प्रज्ञालाभ हुन्छ ?  
 कसरी धनलाभ हुन्छ ?  
 कसरी कीर्तिलाभ हुन्छ ?  
 कसरी मित्रलाभ हुन्छ ?  
 कसरी यसलोकबाट परलोक जाँदा शोक-सन्ताप हुन्न ?”

(भगवान् भन्नुहुन्छ—)

“अर्हत् प्राप्तहुने निर्वाणदायी धर्ममा श्रद्धा राखी, विचक्षण तथा  
 अप्रमादीभई—त्यस धर्ममा ध्यानराखेमा प्रज्ञालाभ हुन्छ;  
 निरालसीभई अनुकुलरूपले मेहनत गरेमा धनलाभ हुन्छ;  
 सत्यद्वारा कीर्तिलाभ हुन्छ ;  
 दिनाले मित्रलाभ हुन्छ ;  
 यीनै कार्यहरूद्वारा यसलोकबाट परलोक जाँदा शोक-सन्ताप  
 हुन्न ।

“श्रद्धापूर्वक घरमाक्स्ने पुरुषमा जुन सत्य, धर्म, धृति तथा  
 त्याग—यी चार गुणधर्महरू—हुन्छन्—यिनैले उसलाई परलोकमा  
 शोक-सन्ताप हुन्न ।

“यदि चाहन्छौ भने (उपरोक्तविषयमा) अरू श्रमण-ब्राह्म-  
 णहरूसँग पनि सोध कि सत्य, धर्म, धृति तथा त्याग बाहेक अरू  
 कुनै त्यस्ता धर्महरू छन् के जसद्वारा परलोकमा शोक-सन्ताप हुन्न ।”

## (आलबक यक्ष भन्दङ्कन्—)

“अब किन अरु श्रमण-प्राह्याणहरूसेंग सोधनुपर्छ र; जब कि आज मैले यो सम्परायिक वर्थ ( = हित ) हो भन्ने कुरा बुझिसके ।

“बुद्ध भगवान् मेरो हितकोनिमित्त आज म बस्ने ठाउँमा आउनुभयो र आज मैले कहाँ ( दान ) दिवा महत्फल हुन्छ भन्ने कुरा पनि बुझिसके ।

“बुद्धलाई नमस्कार गदैं, धर्ममध्ये असल धर्मलाई नमस्कार गदैं अब म गाउँ-गाउँमा तथा शहर-शहरमा ( यसै कुराको प्रचार-गदैं ) घुम्नेछु ।”

## ३. इन्द्रक यक्ष

### परिचय

बुद्धको समयमा इन्द्रक भन्ने एक यक्ष राजगृहको इन्द्रकूट भन्ने पर्वतमा बस्दथे । इन्द्रकूट भन्ने पर्वतमा वासगर्ने भएको हुनाले यिनको नामने 'इन्द्रक' भन्ने रहन गएको हो भनी सारत्थ पकासिनीले\* उल्लेख गरेको छ ।

एक दिन, इन्द्रक यक्ष बस्ने भवनमा भगवान् पनि बस्नु भएको थियो । त्यसै बखत इन्द्रक यक्ष आई भगवान् सँग प्रश्न सोधेका थिए ।

यिनी पुद्गलवादी थिए अर्थात् 'जीव-रूप' अथवा 'रूप-जीव' गर्भमा जाने भएकोले गर्भमा शरीरहुन्छ भन्ने कुरामा यिनी विश्वास गर्दथे । सोजै भन्ने हो भने यिनी जीववादी थिए । रूपनै जीव हो अथवा जीव भनेकोनै रूपहो । गर्भभित्र रूप जाने भएकोले

\* I. पृ. २३०: इन्दकसुत्तावण्णना, यक्खसंयुतं

गर्भमा एकचोटि रूप वा शरीर उत्पन्न भएको हो भन्ने यिनको धारणा थियो ।

बुद्धधर्ममा भने नत रूपलाई ‘जीव’ भनी मानेकोछ, न त जीव भन्नेलाई ‘रूप’ भनी मानेको छ । त्यसोहुनाले बुद्धधर्मानुसार कुनै ‘जीव-रूप’ अथवा कुनै ‘रूप-जीव’ गर्भभित्र गएर गर्भाधान हुन्छ भन्ने सवालै उठाइन । सोजै भन्ने हो भने ‘रूप-जीव’ वा ‘जीव-रूप’ भन्ने पदार्थ गर्भभित्र पसेर गर्भाधान हुन्छ भन्ने कुरापनि बुद्धधर्मले मान्दैन । भगवान्‌को धर्ममा न त जीवलाई रूप भनिन्छ, न त रूपलाई नै जीव भनिन्छ । भगवान्‌को धर्ममा त प्रतिसन्धी-विज्ञान ( = पुनर्जन्म हुने वा गर्भाधान हुने चित्त ) को साथमा तिथ्य वा फुट्य भन्ने नाम हुँदैन; बल्कि त्यस बहुत घूँको मण्ड जस्तै शुद्धवर्ण भएको तिलको तेलको एक विन्दू समान वर्ण भएकोलाई ‘कलल’ भन्ने मात्र हुन्छ । त्यसैले अटुकथालेहुँ यस्तो उल्लेख गरेको हो—

‘‘ तिलतेलास्स यथा विन्दु,  
सप्तिप्रमण्डो अनाविलो ।  
एवं बण्णपटिभागं,  
कललं सम्पवुच्चती’ति\* ॥’’

६ सार. प. I. पृ. २३१: इन्दकसुत्तवण्णना, यक्खसंयुतां ।

\* सार. प. I. पृ. २३१: इन्दकसुत्तवण्णना, यक्खसंयुतां ।

‘कल्ल’ भन्ने एक विन्दू गर्भमा भएपछि क्रमसँग आमाले खाएको आहारको प्रत्ययद्वारा<sup>०</sup> रूप वा शरीर खडाहुन्छ न कि एकैपटक कुनै रूप वा शरीर गर्भमा प्रवेश गर्छ । त्यसैले जब एक दिन, इन्द्रकूट पर्वतको आफ्नो भवनमा भगवान् आउनु भयो तब इन्द्रकले भगवान् सँग “भगवान् ले रूपलाई ‘जीव’ अथवा जीवलाई ‘रूप’ भनुहुन्न भने अथवा एकैपटक रूप गर्भमा प्रवेश गर्दैन भने कसरी त्यहाँ शरीर बन्यो त ?” भन्ने प्रश्न सोधेका थिए<sup>१</sup> । यो कुरा तल अनुदित मूलसूत्रमा प्रष्ट भएकै छ । त्यस्तै गरी जुन कुरा भगवान् ले उत्तर दिनुभयो सो कुरा पनि उहीनै प्रष्ट भएकै छ ।

बुद्ध-धर्म हेतुप्रत्यय-वाद हो । त्यसैले अन्तर्शोत्त्व प्रत्ययद्वारा शरीर बन्दछ भन्ने धारणा गर्दछ ।

जस्तै सूत्रहरूमा वा अर्थकथाहरूमा भगवान् को उत्तर सुनेर अथवा उपदेश सुनेर देवताहरू सन्तोष भएका अथवा उनीहरूले कुनै मार्गफल प्राप्त गरेका कुराहरू उल्लेख भएका पाइन्छन् त्यस्तैगरी त्यस्तो कुनै कारण न घटेका सूत्रहरू पनि छन् जसमध्ये यो पनि एक हुन गएको छ ।



० सार. प. I. पृ. २३२; यक्खसंयुत्तं ।

१ सार. प. I. पृ. २३१; इन्द्रकसुत्तवण्णना, यक्खसंयुत्तं ।

## भिन्नाभिन्ने इन्द्रक नामहरू

(१) इन्द्रक (देवपुत्र)---यिनी, त्रयस्त्रिश देवलोकका एक देवपुत्र हुन् । अधिल्लो जन्ममा यिनी मनुष्यतोकमा जन्मिदा हाल बुद्धके समयमा वहाँका एक शिष्य आयुष्मान् अनुरुद्ध महास्थविर भिक्षाटन् गइरहेको देखेर अति प्रसन्नभई यिनले एक पन्थौ भात अनुरुद्ध महास्थविरलाई दिलाएका थिए । सोही कुशलको प्रभावद्वारा मृत्युपछि यिनी त्रयस्त्रिंश देवलोकमा उत्पन्न भएका थिए । पे. व. अ. क. पृ. ९९: अङ्कुरपेतवत्थुवण्णना ।

भगवान् त्रयस्त्रिश देवलोकमा सातौं वर्षावास विताइ-रहनु भएको समयमा भगवान्‌ले त्यहाँ देवगणहरूलाई अभिधर्मका कुराहरू सुनाउनु भएको थियो । एक दिन, यिनी पनि त्यस देवपरिषद्मा थिए भनी पेतवत्थु अट्टकथा पृ. १०० ले उल्लेख गरेको छ ।

(२) इन्द्रक (यक्ष)---यिनी राजगृहको इन्द्रक भन्ने पर्वतवासी एक यक्ष हुन् । यिनके कुरा यहाँ प्रस्तुत गरेको छु ।

[ ९२ ]

बुद्धकालीन ब्रह्मादिदेव

( ३ ) इन्द्रक (सूत्र)---यो सूत्र त्यही सूत्रहो जसमा भगवान् बुद्धसँग इन्द्रक यक्षले प्रश्नहरू सोधेकाछ्यन् । यसं सूत्रको अनुवाद तल गरिदिएको छु ।

Dhamma.Digital

+

×

×

## मूल सूत्र-

रूप जीव होइन भने कसरो शरीर हुन्छ ?

यस्तो मैले सुने हैं।

एक समय भगवान् राजगृहको इन्द्रकूट पर्वतमा इन्द्रक\* (इन्दक) यक्षको भवनमा विहार गर्दै हुनुहुन्थ्यो । अनि इन्द्रक यक्ष जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान् लाई गाथाद्वारा यसो भने—

“ रूपं न जीवन्ति वदन्ति बुद्धा,  
कथं न्वयं बिन्दतिमं सरीरं ।

\* सं. नि. I. पृ. २०७: इन्दकसुत्तं, यक्खसंयुत्तं अ. क. I. पृ. २३०

\* यी इन्द्रक यक्षले रूपलाई नै जीव (सत्त्व)हो भनी ठान्दथे । एकौचोटि मातृकोखमा सत्त्व प्रवेश हुन्छ भन्ने कुरामा यिनी विश्वास गर्दथे र रूप नै सत्त्व वा, जीव हो भन्ने विश्वास पनि गर्दथे । यिनी राजगृहको इन्द्रकूट पर्वतमा बस्दथे र यिनी वस्ने ठाउँमा बुद्ध पनि बस्नु भएको थियो । अनि बुद्धलाई देखी यिनले आफ्नो विश्वासको सम्बन्धमा गाथाद्वारा प्रश्न सोधेकाहुन् । सं. नि. अ. क. I. पृ. २३१

कुतस्स अटौयकपिण्डमेति ,  
कथं नवयं सञ्ज्ञिं गब्भरस्मिं० 'ति ॥"

अर्थ---

"बुद्धले रूपलाई जीव (सत्त्व) होइन भनी भन्नुहुन्छ भने कसरी शरीर बन्दछ ? शरीरमा हाडहरू र कलेजो सहित मांसपिण्डहरू कसरी भए त ? कसरी गर्भमा पैदा भयो त ?"

(अनि भगवान्ले एकचोटि गर्भमा कुनै जीव वा सत्त्व जाँदैन वा पैदाहुन्न बल्कि गर्भमै क्रमशः वृद्धि भएर आउँछ भनी भन्नुहुँदै निम्न गाथाद्वारा गर्भको स्थिति बताउनु भयो—)

१—" पठमं कलालं होति, कलाला होति अब्बुदं ।

अब्बुदा जायते पेसिङ्ग, पेसि निष्वत्तति घनो ।

घना पसाखा जायन्ति, केसा लोमा नखा\* पिच ॥

२—" यं चस्स भुज्जती~साता, अन्नं पानं च भोजनं ।

तेन सो तथ यापेति, मातुकुच्छिगतो<sup>०</sup> नरो' ति॥"

० स्याममा: 'गब्भस्मि' ।

१ रोमनमा: 'पेसी' ।

\* रोमनमा: 'नखानि' ।

~~ सिहलमा: 'भुज्जते' ।

० स्याममा: 'मातुकुच्छिगतो' ।

अर्थ—

१—“सर्वप्रथम कललहुँ हुन्छ, कललबाट अद्वद्<sup>०</sup> हुन्छ,  
अब्बुदबाट पेशी<sup>०</sup> हुन्छ, पेशीबाट घन\* हुन्छ, घनबाट प्रशा-  
स्ताहरू<sup>०</sup> हुन्छन् र अनि केश, रौं नडहरू पनि ।

२—“माताले अन्न-पान भोजनहरू जे खान्छे—त्यसबाट  
मातृकोखमा बस्ने त्यो प्राणीको यापनहुन्छ ।”



६ वौद्ध-दार्शनिक भाषामा पुनर्जन्महुँदा कुनै सत्त्व वा जीव  
मातृकोखमा जान्छ भन्ने प्रज्ञप्तिको सट्टामा ‘प्रतिसन्धि  
भएषछि नाम-रूप उत्पन्न हुन्छ’ भनी भन्दछन् ।  
नाम-रूप बाहेक अरु कुनै जीव वा सत्त्व भन्ने न मानेका  
कुरा निम्न गाथाद्वारा प्रष्ट बुझिन्छ—

“ नामञ्च रूपञ्च इधत्थि सच्चतो ।

नहेत्थ सत्तो मनुजो च विज्जति ॥ ”

विसु. म.पृ.४४७ दिट्टिविसुद्धिनिहे सो-१८.

भगवान्‌ले इन्द्रक यक्षलाई मातृकोखमा एकैचोटि कुनै  
सत्त्व प्रवेश गर्दैन बल्कि गर्भाधान भएषछि भौतिक द्रव्य-

द्वारा क्रमशः गर्भवृद्धि हुने कुरा बताउनु हुँदै “पठमं कललं होति...” भन्ने आदि गाथा भन्नु भएको हो । यहाँ ‘कलल’ भनेको त्यस अवस्था हो जुन अवस्थामा जातिऋर्ण (=जाति उण्ण, अर्थात् गौंको टुप्पोमा लागेको तेलको प्रमाण जत्रैको अवस्था । यही अवस्थालाई ‘कलल’ भनिएको हो । त्यसैले यस्तो उल्लेख गरेको हो—

“तिलतेलस्स यथा विन्दु सप्पिमण्डो अनाविलो ।  
एवं वण्णपरिमाणं कललं सम्पवुच्चति ॥”

सं. नि. अ. क. I. पृ. २३१; विभं. अ. क. पृ. २२:  
पकिण्णककथा ।

① एक हप्ता वितिसकेपछि दोश्रो हप्तामा मासु धोएको पानी-को रंग जस्तो हुन्छ । यसै अवस्थालाई ‘अब्बुद’ भन्दछन् । अनि ‘कलल’ भन्ने नाम रहेदैन । त्यसैले यसो भनेका हुन्—

“सत्ताहं कललं होति, परिपक्कं समुहतं ।  
विवट्टमानं तं भावं, अब्बुदं नाम जायति ॥”

सं. नि. अ. क. I. पृ. २३१

② दोश्रो हप्ता पछि तेश्रो हप्तामा अब्बुदको अवस्थावाट पर्वतन भई ‘पेशी’ भन्ने नाम रहन जान्छ । यो ‘पेशी’को

अवस्था पग्लेको सीसाको जस्तो वर्ण र कतै न  
टाँसिने अवस्था हुँच्छ । यही अवस्थालाई 'पेशी' भन्दछन्  
र 'अब्बुद' भन्ने नाम रहँदैन । त्यसैले यसो भनेका  
हुन्—

"सत्ताहं अब्बुदं होति, परिपक्कं समूहतं ।  
विवट्मानं तं भावं, पेसिनामं च जायति ॥"

सं. नि. अ. क. I. पृ. २३१

\* चौथो हप्तामा 'पेशी' को अवस्थाबाट परिवर्तन भई कुखु-  
राको फुलको आकारको मांसपिण्डको अवस्थामा पुग्छ,  
जसलाई 'घन' भन्दछन् । यस अवस्थालाई 'पेशी' भनि-  
दैन । त्यसैले यसो भनेका हुन्—

"सत्ताहं पेसि भवति, परिपक्कं समूहतं ।  
विवट्मानं तं भावं, घनोति नाम जायति ॥  
यथा कुकुटिया अण्डं, समन्ता परिमण्डलं ।  
एवं घनस्स सण्ठानं, निब्बत्तं कम्मपच्चया ॥"

सं. नि. अ. क. I. पृ. २३२

❸ पाँचौ हप्तामा सो मांस-पिण्डमा दुइहात, दुइखुट्टा र  
टाउकोकोनिमित्त चुस्स चुस्स परेका फोकाहरू देखाएर्न  
थाल्छन् र यसैगरी क्रमैसँग पछि केश, रौं, नडहरू

उम्रेर आउँछन् र गर्भ परिपक्व नभएसम्म गर्भस्थ प्राणी-  
को गर्भमै पालन हुन्छ । नाभिस्थानवाट निस्केको उत्पल-  
को ढाँठजस्तै छिद्र भएको नाल आमाको पेटमा छुइन्थ  
र यसैबाट आमाले खाएको आहारको रस संचरित भई  
आहार समुद्भान-रूप ढारा गर्भमै यापन हुन्छ । संक्षेपमा  
भनाइको मतलब आहार प्रत्ययद्वारा 'रूप' उत्पन्न हुन्छ भनि-  
एको हो ।

सं. नि. अ. क. I. पृ. २३२: इन्दकसुत्तवण्णना ।

X

X

X

## ४. उत्तर देवपुत्र

परिचय

‘देवपुत्र’ भग्नाले देवपरिवारहरू मध्येका कुनै एक देवपुत्रलाई भनिएको हो भन्ने कुरा जानुपर्छ । यिनको नाम ‘उत्तर’यियो । त्यसेले ‘उत्तर देवपुत्र’ भनिएकोहो । यिनको भनाइ अनुसार यिनी पुण्यगर्न चाहने तथा जीवनको स्वभावलाई ख्यालराख्ने एक देव-पुत्र हुन् भन्ने कुरा बुझिन्थ । त्यसेले एक दिन, राजगृहस्थितै वैणवनमा गई भगवान्‌को अगाडि यिनले—“यो जीवन मृत्यु कै छेउमा जाने भएको हुनाले प्राणीहरूले पुण्य सञ्चय गर्नुपर्छ” भनी भनेका हुन् । यिनको कुरालाई अनुमोदन गर्नुभई भगवान्‌ले ‘मरणको छेउमा जाने प्राणीहरूले पुण्यमात्र गरेर पुरादेन सबै प्रपञ्चलाई समेत त्याग्नसक्नुपर्छ<sup>०</sup>” भनी भन्नु भएको यियो ।

६३) डा. मल्लसेकरले आफ्नो D.P.P.I. पृ. ३५० मा साकेतको अञ्जन वनमा भनी उल्लेख गरेका छन् ।


० सं. नि. I. पृ. ५२: उत्तरमुत्त, देवपुत्रसंयुत ।

[ १०० ]

बुद्धकालीन ब्रह्मादिदेव



यत्तिकैमा सो देवपुत्र अन्तर्धान भएरगए । यहाँ विशेष उल्लेख-  
नीय अरु कुरा नभएकोले यथार्थ ज्ञानकोनिमित्त तलको मूलसूत्र नै  
पर्याप्त छ ।



X

X

X

## भिन्नाभिन्ने उत्तर नामहरू

(१) उत्तर(थेर) —यी थेर, एक ब्राह्मणका पुत्र हुन् । यिनी राजगृहमा जन्मेका थिए । यिनी ब्राह्मण विद्यामा पारद्वन्त तथा सदाचार सम्पन्नथिए । त्यसेले मगध महामात्य वस्सकार (= बर्षकार)ले यिनलाई आफ्नो छोरी दिन चाहन्थे । तर यिनी मानेनन् । पछि धर्मसेनापति सारिपुत्र महास्थविरकहाँ प्रद-जित भई यिनले वहाँको उपस्थान गरे ।

*Dhamma.Digital*

एक दिन, सारिपुत्र महास्थविर विरामी भइरहेको समयमा उत्तर थेर एक तलाउमा मुख धुनजाँदा यिनले आफ्नो भिक्षा-पात्र तलाउको एक छेउमा राखेका थिए । त्यस बखत एक चोरले रत्नहरू चोरेर भागेर आइरहको बेलामा उसको पीछागर्दे राजपुरुषहरू आउँदैथिए । यो देखेर चोरले आफू बच्चकोनिमित्त तलाउको छेउमा राखिएको भिक्षा-पात्रमा चोरेर ल्याएका रत्नहरू राखिदियो । पछिलागी आउने राजपुरुषहरूले श्रामणेर (स्थविर)-को भिक्षा-पात्रमा रत्नहरू देखेर उनलाई समातेर मगधसेनापति बर्षकारकहाँ पुन्याइदिए । आफ्नो<sup>२</sup> छोरीसंग विवाहगर्न नमानेको

इविले गर्दा वर्षकारले केही जाँचबूझ नगरी एककासी शूलीमा चढाउने आदेशदिए । उनलाई शूलीमा चढाउन लागेको बेलामा भगवान्‌ले ध्यानदृष्टिद्वारा देख्नु भई उनलाई अर्ती-उपदेश दिनुभयो । अनि यही अर्ती-उपदेश सुनी उनका आसूवहरू क्षीणभई उनले अरहत्व साक्षात्कार गरे । यसरी उनको जीवन बचेको थियो । थेर. गा. अ. क. I. पृ. २४०: उत्तरत्थेरगाथावण्णना\* ।

(२) उत्तर(थेर)—यिनी, शाकेतवासी एक ब्राह्मणकुलमा जन्मेकाथिए । यिनको नाम 'उत्तर' थियो । ठूलो भएपछि केही कामले यिनी श्रावस्तीमा जाँदा त्यहाँ यिनले गण्डम्ब हस्यमनी भगवान्‌ले यमकप्रातिहार्य देखाउनु भएको देखे । अनि यसको प्रभावद्वारा यिनी बुद्धधर्ममा प्रसन्न भएका थिए । पछि प्रवृजित भएर भगवान्-सँगै राजगृहमा गई उपसम्पद पनि भई राजगृहमै यिनले अरहत्व प्राप्तगरे । थेर गा. अ. क. I. पृ. २८४: उत्तरत्थेरगाथावण्णना ।

(३) उत्तर (थेर)—यी, द्वितीयसङ्घायन अर्थात् सत्तसति-कक्खान्धकमा उल्लिखित उत्तर थेर हुन् । यिनी, त्यससमयमा रेवत महास्थविरका उपस्थाक थिए । वैशालीवासी वृजिपुत्रीक मिक्षुहृष्टबाट एक चीवर (घुसको रूपमा) ग्रहण गरेको कारणमा यिनलाई

\* थेर. अ. पा. II. पृ. १७०: उत्तरत्थेर अपदानमा यिनी मातवर्षीय थिए भनी उल्लेख गरेको छ ।

रेवत महास्थविरले उपस्थाकत्वबाट हटाइ दिएकाथिए । चुल्ल. व. पा. पृ. ४२४ः सत्तसंतिकवचनधकं । यो सङ्गायनका कुराहरू लेखकको 'बुद्धशासनको इतिहास' भन्ने पुस्तकमा उल्लेख भएका छन् । भाग-१, पृ. ४६.

(४) उत्तर (थेर)--यिनी, सग्राट अशोकको पालामा पाटली पुत्र (हाल पट्ना) मा तृतीय सङ्गायना भइसकेपछि मोग-लिपुत्तिस्स ( =मौद्गलीपुत्रतिष्ठ ) महास्थविरद्वारा आठ देशहरूमा पठाइएका धर्मदूतहरूमध्येबाट सुवर्णभूमिमा पठाइएका स्थविर हुन् । उत्तर स्थविर, सोण स्थविरका साथ सुवर्णभूमिमा गएका थिए । सम. पा. पृ. ३७ः आचरियपरम्परावर्णना, बाहिर-निदान ।

(५) उत्तर (मिक्षा)--यिनी, महिसवस्तुस्थित संखेयक पर्वतको बटजाली भन्ने ठाउँभा बसिरहेका भिक्षु हुन् । त्यहाँ यिनले 'आत्मविपत्ति, परविपत्ति, आत्मसम्पत्ति तथा परसम्पत्ति' भन्ने विषयमा भिक्षुहरूलाई उपदेश सुनाएका थिए ।

यिनले उपदेश सुनाइरहेको वेतामा वेश्रवण महाराजाले देखेर त्रयस्त्रिशब्दोकमा गई वेश्रवणले शक्तदेवेन्द्रकाई सो हाल सुनाएकाथिए । अनि शक्तदेवेन्द्र उत्तर भिक्षुकहाँ गई उनले उपदेश गरिरहेका कुराहरू बुद्धवचन हुन् कि अथवा आफ्ने वचन हो भनी सोध्वा उत्तर भिक्षुले—'जे जति सुभाषितहरू हुन् ती सबै बुद्धवचन नै हुन्' भनी

जवाफदिएकोले शक्त अतिप्रभावित भएकाथिए ।

अनि शक्तले पनि उत्तर भिक्षुलाई 'देवदत्त भिक्षु गृद्धकूट पर्वतबाट गएको केहीछिन पछि भगवान्‌ले पनि यस्तै कुराहरू भिन्नुहरूलाई उपदेश गर्नुभएको छ' भनी सुनाए । अं. नि-८. पृ. २७९: उत्तरविपत्तिसुत्तं ।

(६) उत्तर (माणव)—यिनी, एक ब्राह्मणपुत्र हुन् । यिनी ब्रह्मायु ब्राह्मणका एक शिष्य थिए । भगवान्‌को शरीरमा बत्तीस-लक्षणहरू छन् वा छैनन् भनी परीक्षागर्न सातमहीनासम्म यिनले भगवान् बुद्धको आश्रय लिएका थिए । हेर लेखकको बु, ब्रा-१. पृ. १६७.

Dhamma.Digital

(७) उत्तर (माणव)--यिनी, पायासिसूत्रमा उल्लिखित माणव हुन् । कुमार काश्यप महास्थविरले जब पायासि राजन्य-लाई बुद्धधर्मममा दिक्षितगर्नुभयो तब, पायासि राज्यन्यले भिक्षुहरू तथा अन्य याचकहरूलाई दानदिन लगाएकाथिए । त्यस दान-दिने कार्यमा उत्तर माणव स्वयं व्यस्तरहेका थिए । पछि पायासि राजन्य र उत्तर माणव दुबैको मृत्युभएपछि उत्तर माणव पायासि राजन्यभन्दा माथिल्लो देवलोकमा उत्पन्न भएका थिए । दी.नि. II. पृ. २३९: पायासिराजन्यसुत्तं वा पायासिसुत्तं ।

(८) उत्तर (माणव) -- यिनी, उद्देन राजाका एक

अमात्यका पुत्र हुन् । भगवान् परिनिर्वाण भई प्रथमसङ्गायना सिद्धिएपछि महाकात्यायन महास्थविर कौशम्बीको एक अरण्यमा बस्नु भएको थियो । त्यसबछत उदेन राजाका उपरोक्त अमात्य मरेपछि उनका छोरा उत्तर माणवलाई उनके ओहवामा राखेका थिए ।

एक दिन, यी अमात्यले महाकात्यायन महास्थविरलाई देखेर उहाँको हाउ-भाउमा प्रसन्नभई वहाँकै उपासक भएका थिए । वहाँको उपदेश सुनेर उत्तर माणव अमात्य स्रोतापन्न भएका थिए । पेत. व. अ. क. पृ. १०२-०३: उत्तरमातुयापेतवत्थुवण्णना ।

(९) उत्तर (माणव)—यी एरकपत्त नागराजाकी कन्यालाई लिएर गएका पुरुष हुन् । वाराणशी नजिकको 'सत्त-सिरीस' नामक रुखमनी बसिरहनु भएका भगवान् बुद्धले सिकाइ-दिएको प्रत्युत्तर-गीत गाई उनले सो कन्या पाएका थिए । भगवान्-को उपदेश सुनेर उत्तर माणव स्रोतापन्न पनि भएका थिए । त्यस्तै गरी एरकपत्त नागराजा पनि । धर्म. प. अ. क. पृ. ४४७-५०: एरकपत्तनागराजस्वत्थु, बुद्धबग्गो ।

(१०) उत्तर (माणव)—यिनी, पारासरिय ब्राह्मणका शिष्य हुन् ।

एक दिन, भगवान् मध्यप्रदेशको पूर्वदिशाको\* कजड्ठल

\* मनो. र. पृ. I. पृ. २६५: एककधम्मपालिवण्णना ।

भन्ने निगमको मुखेलुङ्के भन्ने रुखको जड्डलमा बसिरहनु भएको थियो । त्यस बखत यी माणव भगवान्कहाँ गएकाथिए । भगवान्ले उनीसंग “उत्तरे ! पारासरिय ब्राह्मणले आफ्ना शिष्यहरूलाई इन्द्रिय संयमगर्ने उपदेश दिन्छन् के ?” भनी सोधनु भएकोथियो । माणवले “उपदेश दिन्छन्” भनी जवाफदिए । त्यसपछि भगवान्ले “त्यसो-भए, कसरी उपदेश दिन्छन् त ?” भनी सोध्दा उत्तर माणवले आँखाले रूप नहेन्, कानले शब्द नसुन्न” भनी उपदेश दिन्छन् भनी बताए । अनि भगवान्ले भन्नुभयो—“उत्तरे ! त्यसोभए, पारासरिय ब्राह्मणको उपदेश अनुसार त अन्धा र बहिराहरू इन्द्रियसंयमी ठहर्नन् । किनभने उनीहरूले रूप पनि देख्दैनन्, शब्द पनि सुन्दैनन् ।” यो कुरा सुनेर उत्तर माणव शीर निहृन्याई चुप्लागेर बसे । म. नि. III. पृ. ४०४: इन्द्रियभावनासुत्तं ।

*Dhamma.Digital*

(११) उत्तर (श्रेष्ठिपुत्र)—यिनी, श्रावस्तीबासी एक धनाढ्यका छोराहुन् । ब्रह्मलोकमा दीर्घकालसम्म बसी त्यहाँबाट च्युतभई श्रावस्तीमा जन्मेकाथिए । ब्रह्मलोकमा दीर्घकालसम्म बसेको प्रभावलेगर्दा यिनी स्त्री-विलाशबाट दूरथिए ।

श्री म. नि. III. पृ. ४०४ इन्द्रियभावनासुत्तं । नालन्दा पालिमा ‘मुखेलु वन’; स्याममा ‘वेलुवन’; तिहल र रोमनमा ‘मुखेलुवन’ तथा पपः मू, IV. पृ. २२२ मा ‘मुखेलुवन’ भन्ने उल्लेख भएको छ ।

एकदिन, श्रावस्ती नगरमा कातिकोत्सव हुँदा यिनका एक अत्यन्त हितैशी विचाहित साथीले यिनकी स्त्री नभएकोले उत्सवमा जानकोनिमित्त एक सुन्दरी दाशीपुत्री उनकहाँ पठाइदियो, किन्तु उनले उसलाई धनदिई घरबाट फर्काई पठाए । दाशीपुत्री बाटामा गइरहेकी देखेर एक अर्को साहुले उसलाई आफ्नो घरमा लगयो ।

उसका आमाबाबुहरूले आफ्नी छोरी घरफर्कोको नदेखेर उत्तर श्रेष्ठीपुत्रकहाँ गई खोजजाँदा उनले सो दाशीपुत्रीलाई धनदिई फर्काई पठाइसकेको कुरा बताए । किन्तु घरमा फर्केर नआएकीले राजाकहाँ गई यसबारेमा उनीहरूले उज्जूर गरे । राजाले उत्तर श्रेष्ठीपुत्रसँग सो दाशीपुत्री पत्तोलगाई दिन सकेन भने राजदण्ड हुनेछ भनी भने । उनले पत्तोलगाउन नसकेपछि उनलाई पाताफर्काई बाँधेर शहर घुमाए ।

यो घटना देखेर शहरमा ठूलो हो-हल्ला मच्चियो । यसै-वेला सो दाशीपुत्रीले पनि त्यो हो-हल्ला सुनी, पाताफर्काई लगिरहेको उत्तर श्रेष्ठीपुत्रकहाँ गई आपना आमाबाबुहरूलाई भनी उनलाई छाड्न लगाई । छोरी पाएपछि उनलाई छाडिदिए । अनि त्यहीबाट बुद्धकहाँ गई प्रव्रजित तथा उपसम्पदा भई ध्यानगरी चीरकाल नवित्वे यिनले अरहत्व प्राप्तगरे । यिनै हुन् शत्रवस्तीका उत्तर श्रेष्ठीपुत्र । जा. अ. क. I. पृ. ३२०: वट्कजातक, नं. ११८.

(१२) उत्तर (राजपुत्र) — यिनले सुनको चंत्य बनाई महापदुम थेरकहाँ पठाएका थिए । तर महापदुमथेरले ग्रहण गर्नु भएको थिएन । सम. पा. पृ. ३८८: कायसंसंगवण्णना ।

(१३) उत्तर (पुत्र) — यिनी, ककुसन्द बुद्धका पुत्रहुन् । ककुसन्द बुद्ध, दीपङ्कर बुद्धदेखिलिएर बाइसौं बुद्ध हुनुहुन्छ । बु. वं. पा. पृ. ३७२: ककुसन्दबुद्धवंसो ।

(१४) उत्तर (राजपुत्र) — यिनी, कोणागमन बुद्धको पालाका एक राजपुत्र हुन् । यिनलाई कोणागमन बुद्धले सुरिन्दवती नगरको सुरिन्दवनोदयानमा उपदेश गर्नु भएको थियो । बु. वं. अ. क. पृ. २१५: कोणागमनबुद्धवंसवण्णना । पछि यिनी कोणागमन बुद्धका अग्रशावक भए । कोणागमन बुद्ध, दीपङ्कर बुद्धदेखि लिएर तेइसौं बुद्धहुनुहुन्छ । बु. वं. पा. पृ. ३७४: कोणागमनबुद्धवंसो ।

(१५) उत्तर (अग्रशावक) — यिनी, वेस्सभू बुद्धका दुइ अग्रशावकहरू मध्येका एक हुन् । वेस्सभू बुद्ध, दीपङ्कर बुद्धदेखिलिएर एकाइसौं बुद्ध हुनुहुन्छ । बु. वं. पा. पृ. ३७० वेस्तम्भुद्धवंतो ।

(१६) उत्तर (देवपुत्र) — यिनी, एक देवपुत्र हुन् । जसले अगवान्कहाँ गई एक गाथा सुनाएकाथिए । यिनै देवपुत्रका कुरा यहाँ उल्लेख गरिएको छु ।

(१७) उत्तर (प्रत्येकबुद्ध) —यिनी, एक प्रत्येकबुद्ध हुन् । यिनको नाम म. नि. III. पृ. १३४ः इसिगिलिसुत्तमा उल्लेख भएको छ ।

(१८) उत्तर\* (बोधिसत्त्व) —यिनी, पद्मोत्तर बुद्धका पुत्र हुन् । त्यस समयमा यिनी हालका गौतम बुद्धने थिएँ । पद्मोत्तर बुद्ध, दीपङ्कर बुद्धदेविलिएर दशौं बुद्ध हुनुहुन्छ । बु. वं. पा. पृ. ३४४ः पदुमुत्तरबुद्धवंसो; सार. प. II. पृ. ६७ः निदानसुत्तवण्णना; सुमं.वि. I. पृ. ३३३ः महानिदानसुत्तवण्णना ।

(१९) उत्तर(निगम) —यो, कोलियहरूको एक निगमको नामहो । भगवान् एक समय, यस निगममा बस्नु भएको थियो । त्यसव्यत त्यहाँ पाटलीय ग्रामणी आई भगवान्सँग 'के तपाइले माया ( जादू ) जानुहुन्छ ?' भन्ने कुरा सोधेकाथिए । अनि, भगवान्ले उनलाई 'जसले यस्तो भन्दछ, उसले मेरोप्रति कूठ कुरा बोल्दछ । जसले माया जान्दछ उसले अरूले पनि माया जान्दछन् भन्ने ठान्दछ' भनी भन्नुभयो । सं. नि. III.

\* नालन्दा पालि पृ. ३४४ः पदुमुत्तर बुद्धवंसमा: 'उत्तम' भनी उल्लेख भएको छ ।

६) बु. वं. पा. पृ. ३४३ः पदुमुत्तरबुद्धवंसमा त्यसव्यत बोधि-सत्त्वको नाम 'जटिल' थियो भन्ने उल्लेख भएको छ ।

पृ. २९९: पाठलियमुत्तं, गामणिसंयुत्तं ।

(२०) उत्तर (बोधिसत्त्व)—यिनी, सुमेधबुद्धको समयमा हालका गौतम बुद्ध ने हुनुहुन्थ्यो । सुमेधबुद्ध, दीपङ्कर बुद्धदेखि लिएर एघारौं बुद्ध हुनुहुन्थ्य । बु. वं. पा. पृ. ३४६: सुमेध-बुद्धतंसो ।

(२१) उत्तर (नगर)—यो मञ्जलबुद्धको नगरको नामहो तथा मञ्जल बुद्धको पिताको पनि नाम हो । मञ्जलबुद्ध, दीपङ्कर बुद्ध-देखि लिएर तेश्वो बुद्ध हुनुहुन्थ्य । बु. वं. पा. पृ. ३२६: मञ्जल-बुद्धवंसो ।

(२२) उत्तर (निगम)—यो, एक निगमको नामहो । रेवत बुद्ध यस निगममा गई एक सातासम्म निरोधसमापत्ति ध्यानमा बस्नु भएको थियो । रेवतबुद्ध, दीपङ्कर बुद्धदेखिलिएर पाँचौ बुद्ध हुनुहुन्थ्य । बु. वं. अ. क. पृ. १३३: रेवतबुद्धवंसवण्णना ।

(२३) उत्तर (गाउँ)—यो, मञ्जलबुद्धको पालाको एक गाउँ हो । यसे गाउँमा ‘उत्तर’ भन्ने एक सेठ पनि थियो । उत्तर सेठकी उत्तरा भन्ने छोरीले वैशाख पूर्णिमाको दिन मञ्जल बोधिसत्त्वलाई मधुपायस दानदिएकी थिई । सोही दिनमै मञ्जल बोधिसत्त्वले नागवृक्षमा बसी बोधज्ञान प्राप्तगर्नु भएको थियो । बु. वं. अ. क. पृ. ११६: मञ्जलबुद्धवंसवण्णना ।

(२४) उत्तर (आजीवक) —यिनी मङ्गल बुद्धको पालाका एक आजीवक हुन् । वैशाख पूर्णिमाको दिन यिनले मङ्गल बोधि-सत्वलाई आठ मुठा घाँस दिएकाथिए । बु. वं. अ. क. पृ. ११६: मङ्गलबुद्धवस्तवणना ।

(२५) उत्तर (सुत्तं) —यस सूत्रमा उत्तर देवपुत्र र बुद्धका बीच विचारको आदान प्रदान भएका कुराहरु छन् । यसै सूत्रको अनुवाद तल गरिदिएको छु । सं. नि. I. पृ. ५२: देवपुत्र-संयुत्तं ।

(२६) उत्तर (विपत्तिसुत्तं\*) —यस सूत्रमा उत्तर भन्ने मिक्षुले ‘आत्मविपत्ति, परविपत्ति, आत्मसम्पत्ति तथा परसम्पत्ति’ भन्ने विषय सम्बन्धी उपदेश गरेका छन् । अं. नि.-८ पृ. २७९: उत्तरविपत्तिसुत्तं ।

+

+

+

\* यस सूत्रलाई पोलवत्ते बुद्धदत्त महास्थविरद्वारा सम्पादित त्रिपिटक-सूचीमा ‘महिसवत्थु (उत्तर) सुत्त’ भनी उल्लेख भएको छ । डा. मललसेकरले आफ्नो D. P. P. I. पृ. ३५४ मा ‘उत्तरसुत्त’ भनी उल्लेख गरेका छन् ।

**मूलसूत्र---**

### **लोकामिषलाई त्यागनुपर्छ**

यस्तो मैले सुनेहो।

एक समय भगवान् राजगृहको वेणुवनाराममाई वस्तु-भएको थियो । त्यस समय उत्तर देवपुत्र रातको प्रथम याम ब्रितिसकेपछि सुन्दर रूप धारणगरी, वेणुवन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुणेपछि भगवान् लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका सो देवपुत्रले भगवान् को अगाडि यो गाथा सुनाए—

“ उनीयति जीवितमप्यमायु,  
जहृपनीतस्स न सन्ति ताणा ।

४ सं. नि. I. पृ. ५२: उत्तरसुत्तं, देवपुत्तसंयुत्तं, अ. क. I पृ. ८९

५ D. P. P. I. पृ. ३५० मा मललसेकरले साकेतको अञ्जनवनमा भनी उल्लेख गरेकाछन् । शायद पालिटेक्नप्को पुस्तकमा त्यस्तो हुनु पर्छ ।

एतं भयं मरणे पेक्खमानो,  
पुञ्चानि क्यिराथ सुखावहानी'ति ॥”

अर्थ--

“यो जीवन क्रमसेंग वृद्धत्वमा पुरुष, वृद्धत्वमा पुरनेलाई त्यसबाट बचे कुनै त्राणछैन; मरणको यस भयलाई देखेर सुखदायी पुण्यकर्म गर्नुपर्छ ।”

(भगवान् भन्नुहुन्छ--)

‘ उपनोयति जीवितमप्यमायु,  
जरूरपतीतस्स न सन्ति ताणा ।  
एतं भयं मरणे पेक्खमानो,  
लोकामिसं पज्जै सन्तिपेश्वो'ति ॥”

अर्थ--

“यो जीवन क्रमसेंग वृद्धत्वमा पुरुष, वृद्धत्वमा पुरनेलाई त्यसबाट बचे कुनै त्राणछैन; मरणको यस भयलाई देखी शान्ति चाहनेले लोकामिष्ठलाई रथानु पर्छ ।”

<sup>६</sup> यहाँ ‘लोकामिष’ भन्नाले पर्यायरूपले तीनै लोकमा घुम्नु पर्ने कारणलाई र निष्परीयरूपले कुनै पनि लाभसत्कार लाई भनिएको हो । सं. नि. अ. क. I. पृ. १८

## ५. ककुध देवपुत्र

### परिचय

बुद्धको पालामा कोलियहरूको 'कोळ' भन्ने एक नगर थियो<sup>१</sup> । त्यस नगरमा महामौद्गल्यायन महास्थविरका 'कोलिय' भन्ने एक उपस्थाक थिए । यिनका ककुध भन्ने पुत्र थिए । यिनलाई ककुध (=ककुध) कोलिय पुत्र पनि भन्दछन्<sup>०</sup> । जवान भएपछि यिनी महास्थविर महामौद्गल्यायनका साथमा बसी वहाँको उपस्थाक भएकाथिए\* । यी ककुध कोलियपुत्र महास्थविरका उपस्थाक मात्र भएका होइनन् अपितु यिनले वहाँसँग अनेक ध्यानका कुराहरू पनि सिकेका थिए । मृत्युपछि उनी 'मनोमयकाय' (=शुद्धावास ब्राह्मलोक) मा उत्पन्न भएका थिए भनी सारथ-

<sup>१</sup> सार. प. I. पृ. ८९: ककुधसुत्तवण्णना, देवपुत्तसंयुत्तं ।

<sup>०</sup> चुल्ल. व. पा पृ. २८३: देवदत्तवत्थु ।

\* सार. प. I. पृ. ८९: ककुधसुत्तं, देवपुत्तसंयुत्तं ।

पकासिनीले<sup>०</sup> उल्लेख गरेको छ ।

‘मनोभयकाय’ भनेको शुद्धावास ब्रह्मलोक हो भनी मनोरथपूरणीले<sup>१</sup> उल्लेख गरेबाट प्रष्ट हुन्छ । त्यसैले सारथ-पकासिनीले ककुध कोलियपुत्रको मृत्यु पछि उनी ब्रह्मलोकमा उत्पन्न भए भनी उल्लेख गरेको हो ।

ब्रह्मलोकमा पनि यिनलाई ‘ककुध ब्रह्मा’ भन्ने नामले सबैले चिन्दथे<sup>\*</sup> । यिनको शरीर कत्रोथियो भन्ने कुरा तल अनुदित मूल सूत्रको कुराबाटे प्रष्टसँग बुझिन्छ ।

● “... छानं निब्बत्तेत्वा कालंकत्वा ब्रह्मलोके उप्पज्जि ।”

I. पृ. ८९: ककुधसुत्तवण्णना, देवतासंयुत् ।

“क्षान मनेन तिब्बत्तं अञ्जतरं सुद्धावास ब्रह्मकायं ।” II.  
पृ. ६२८: निरोधसुत्तं, पञ्चकनिपातवण्णना । कुनै ठाउँमा ‘ब्रह्मकाय’ न भनी केवल ‘देवकाय’ मात्र पनि उल्लेख भएको पाइन्छ । जस्तै—“सुद्धावासेसु एकं क्षानमनेन निब्बत्तं देवकायं ।” मनो. र. पृ. II. पृ. ६०२: पञ्चकनिपातवण्णना, मनापदायीसुत्तं ।

\* “तत्रापि नं ककुध ब्रह्मात्वेव सञ्जानन्ति” सार. प I. पृ. ८९: ककुधसुत्तवण्णना, देवपुत्तसंयुत् ।

ब्रह्मलोकमा उत्पन्नभई केही समय नवित्ते “सङ्घनायक  
बन्नेछु” भन्ने देवदत्तले मनमा चिताएको कुरालाई यिनले चाल  
पाएकाथिए । अनि आफ्नो आचार्य हुनुभएका तथा त्यसबेला  
राजगृहमा बसिरहनु भएका महामौद्रगल्यायन महास्थविरका छेउ-  
गई — देवदत्तले चिताएको कुरा यिनले महास्थविरलाई  
मुनाएका थिए । जुन कुरा महामौद्रगल्यायन महास्थविरले  
तुरन्त भगवान्‌साई मुनाउन जानु भएको थियो । यो कुरा  
तल अनुदित मूल सूत्रमा उल्लेख भएबाटै प्रष्ट हुन्छ ।

यसबाट यो बुझिन्छ कि ककुध ब्रह्मा बुद्धशासनप्रति कति  
चिन्तित रहेछन् र आफ्नो आचार्यप्रति उनको कत्रो भक्तिरहेछ ।  
आचार्यप्रतिको गहिरो भक्ति तथा सम्मानको कारणले नै बुद्धकहाँ  
नगई महामौद्रगल्यायन महास्थविरकहाँ गई उनले उपरोक्त  
कुरा मुनाएकाहुन् ।

अर्को एक समयमा उनी बुद्धकहाँ गएका कुरा पनि सूत्रमा  
उल्लेख भएको पाइन्छ । त्यो थियो, भगवान् साकेत  
( = अयोध्या ) को अठजनवनमा बसिरहनु भएको बेलामा  
त्यहाँ गई भगवानसँग उनले—“तपाइ आनन्दित त हुनुहुन्छ ?”  
भनी सोधेकाथिए । जुन कुराहरूलाई तलको बोश्रो मूलसूत्रमा अनु-  
वाद गरिदिएको छु ।

भगवान्‌सँग ककुध देवपुत्रले “तपाइ आनन्दित हुनुहुन्छ के ?” भनी सोधे बाट यही अनुमान लगाउन सकिन्छ कि—देवदत्तले आफू सङ्घनायक बन्ने इच्छागरेको समाचार महामौद्गल्यायन महास्थविरद्वारा सुनेपछि शायद वहाँको मनमा कुनै आघात, चिन्ता अथवा अशान्ति त भएन ? किन भने—चिन्ताकै कारणद्वारा मनमा अशान्ति हुन्छ र अशान्तिभएको पुरुष आनन्दित हुनसक्दैन । यस्तै कुरा जास्तकोनिमित्त ककुध देवपुत्र भगवान्‌कहाँ गएका हुनुपर्छ । यदि यस्तो नहुँदो होत ककुधले एककासी भगवान्‌सँग त्यसरी सोधन पर्ने कारण थिएन ।

यो प्रश्न सुनी जब भगवान्ले आफूमा कुनै प्रकारको चिन्ता अथवा अशान्ति नभएको कुरा बताउनुभयो तब उनी अति प्रसन्न मात्र भएका होइनन् । उनले भगवान्‌को प्रशंसा पनि गरे-का थिए ।

यसै कारणलाई ध्यानमा राखी मैले यस सूत्रलाई दोश्रो स्थानमा राखेको हुँ ।

X

X

X

## भिन्नाभिन्नै ककुध नामहरू

(१) ककुध (उपासक)—यिनी, नादिका\* वासी बुद्धका शिष्य एक उपासक हुन् । भवगान् अन्तिम पदयात्राद्वारा कोटि-ग्रामबाट वैशाली जानुहुँदा यसे बीचमा पर्ने नादिका भन्ने गाउँमा बस्नु भएको थियो<sup>३४</sup> । त्यसबछत नादिकावासी ककुध (=ककुध) उपासकको मृत्यु भइसकेको थियो । त्यसले आनन्द महास्थविरले बुद्धसँग उनको के गति भएको रहेछ भनी प्रश्न सोधनु भएको बेलामा बुद्धले 'अनागामी भई ब्रह्मलोकबाट नै उनी परिनिर्वाण हुने भइसकेकाल्लन्' भनी उत्तर दिनु भएको थियो । दी. नि. II. पृ. ७४: महापरिनिब्बानसुत्तं ।

(२) ककुध (प्रत्येकबुद्ध) —यिनी, एक प्रत्येकबुद्ध हुन् । एकतीस कल्प अघि उद्धालक थेर हुने पुरुषले वहाँलाई फूल चढाएका थिए । थेर. अप. दा. पा. I. पृ. २७२: उद्धालकदाय-क्तथेरअपदानं ।

\* नालन्दा पालिमा: 'नातिक' ।

<sup>३४</sup> दी. नि. II. पृ. ७३: महापरिनिब्बानसुत्तं ।

(३) ककुध (कच्चान) — यिनी, बुद्धको पालामा भएका ६ प्रसिद्ध अन्यतीर्थिय आचार्यहरू मध्येका एक हुन् । ‘ककुध’ लाई कहीं कहीं ‘पकुध’ ‘ककुद’ भन्ने पनि पाठान्तर पालिसाहित्यमा पाइन्छ । बुद्धकालीन परिद्राजक पृ. १११ मा ‘ककुध’ भन्ने उल्लेख गरिएको छ । दी. नि. I. ४९: सामञ्जकल-सुत्तं ।

(४) ककुध (देवपुत्र) — यिनी, शुद्धावास ब्रह्मलोकका एक देवपुत्रहुन् । भगवान् बुद्ध साकेत (= अयोध्या) को अड्जन बनमा बसिरहनु भएको बेलामा यिनी एक पटक बुद्धकहाँ आएका थिए । भगवान् बुद्ध कौशम्बीमा बसिरहनु भएको बेलामा यिनी महामौद्गुल्यायन महास्थविरकहाँ एक पटक आएकाथिए । यिनके कुरा यहाँ उल्लेख गरिएको छु ।

(५) ककुध (भण्ड) — यो, राजाहरूका खङ्ग, छत्र, मुकुट, पादुका तथा चमरलाई भनिने नाम हो । यी पाँच वस्तुहरूलाई नै ‘ककुधभण्ड’ भनिन्छ । अभि. धा: प. गा. नं० ३५८

(६) ककुध (चरा) — यो एक जङ्गली कुखुरो (= लुइचे)

होइ । यद्योत्तर बुद्धको पालामा कुमुददायक थेर, लुइंचे भई जन्मेका थिए । कुखुराको नाम ‘ककुध’ थियो । यो लुइंचे शीलवान तथा बुद्धिमानी थियो । एक दिन उसले पद्मोत्तर बुद्धलाई तलाउको फूल चढाएको थियो । थेर. अप. दा. पा. I. पृ. २१३; अ. क. II. पृ. ३८६: कुमुददायकत्थेरअपदानं ।

(७) ककुध (वृक्ष)---यो एक फूलको रूखहो<sup>०</sup> । चौरास्त-ब्बे कल्प अघि सिद्धार्थ बुद्धको पालामा पच्चगमनीय थेर हुने पुरुषले वहाँलाई ‘ककुध’ भन्ने फूल चढाएका थिए । थेर. अप. दा. पा. I. पृ. २९२: पच्चगमनियत्थेरअपदानं ।

(८) ककुध (चुच्चो)यो हो--उँट वा गोरुको जुरो माथि हुने चुच्चोको नाम । अभि. धा. प. गा. नं० ४९७. संस्कृतमा

Dhamma.Digital

कु हुनत जङ्गली कुखुरोलाई ‘कुकुट’ भनी अभि. धा. प. गा. नं० ६४० ले उल्लेख गरेको छ । थेर. गा. अ. क. I. पृ. २११ ले पनि ‘ककुध’ भनी उल्लेख गरेको छ । जङ्गली चरालाई ‘कुकुटो’ भन्ने भएकोले ‘कुकुटो’ को सट्टा ‘ककुध’ लेख्न गएको होकि भन्ने आशंका गरिन्दछ । संस्कृतमा पनि जङ्गली कुखुरोलाई ‘कुकुट’ नै भनिन्दछ । अमरकोष पृ. ११३, गा. नं० १७

० अप. दा. अ. क. I. पृ. ४०४: एकूनर्तिसतिमवगगवणना ।

यसलाई 'ककुद' भनी अमरकोष गा. नं० ९१, पृ. २६७ले उल्लेख गरेको छ ।

(९) ककुध (वृक्ष)—यो एक वृक्षको नाम हो । यस वृक्षलाई 'अर्जुन' पनि भन्दछन् । अभि. धा. प. गा. नं० ५६२; अमरकोषले यसलाई 'ककुभ' तथा 'अर्जुन' भनी उल्लेख गरेको छ । पृ. ७५, गा. नं ४५.

(१०) ककुध (वर्ग)—यो, एक वर्गको नाम हो । अङ्ग-तरनिकायको पञ्चकनिपातको एक वर्गको नाम हो । अ. नि-५; पृ. ३७६.

(११) ककुध (सुत्तं)॥—यो सूत्र, अङ्गतरनिकाय, पञ्चकनिपात पृ. ३७९ मा उल्लेख भएको छ । यस सूत्रमा ककुध देवपुत्र महामौद्गल्यायन महास्थविरकहाँ आई देवदत्तले आफू सदघनायक बन्ने इच्छा गरेको कुराको साथै भगवान्‌ले महामौद्गल्यायन महास्थविरलाई पाँचप्रकारका आचार्यहरू रहेका कुराहरू पनि बताउनु भएको छ ।

(१२) ककुध (सुत्ता)—यो सूत्रमा, भगवान् साकेतको

॥ नालन्दा पालिमा यस सूत्रको नाम 'ककुधथेरसुत्त' भनी उल्लेख भएको छ । अ. नि.-५. पृ. ३७१.

[ १२२ ]

बुद्धकालीन ब्रह्मादिदेव

अठज्ञन वनमा बसिरहनु भएको वेलामा ककुध देवपुत्र आई भगवान्‌सँग प्रश्नोत्तर गरेका कुराहरू छन् । जुनसूत्रको अनुवाद यसमा गरिदिएकोछु । सं. नि. I. पृ. ५२ः ककुधसुत्तं, देवपुत्त-संयुत्तं ।

(१३) ककुध (कोलियपुत्र) — यिनी, कोलिय नगर-बासी एक कोलिय पुत्र हुन् । त्यसैले यिनलाई ‘ककुध भन्ने कोलियपुत्र’ भनिएको हो । अं. नि-५. पृ. ३७९ः ककुधथेरसुत्तं ।

×

×

×

## मूलपाली—

### १ - देवदत्तको मनका कुरा सुनाए

अनि भगवान् अनुप्रियामा इच्छानुसार विहार गर्नु भई कौशम्बीकोनिमित्त चारिका गर्नु भयोँडू। चारिका गर्नु हुँदै भगवान् क्रमशः कौशम्बीमा पुरनु भयो । त्यसपछि भगवान् ले कौशम्बीको घोषिताराममा विहार गर्नु भयो ।

त्यस बहुत त्यहाँ ( कौशम्बीमा ) एकान्तमा बसिरहेका देवदत्त (भिक्षु)को मनमा यस्तो वितर्कना उठ्यो—

“कसलाई मैले प्रसन्न पारू—जसलाई प्रसन्नपार्दा मलाई धेरै लाभसत्कार प्राप्त हुनसकोस् ।”

---

♣ चुल्ल. व. पा. पृ. २८३: देवदत्तवत्थु, सङ्घभेदक्खन्वकं; यस्तै कुरा तथा सूत्रको रूपमा अं नि.-१० पृ. ३७९; ककुध-थेरसुत्तंमा पनि पाइन्छ ।

त्यस पछि देवदत्तको मनमा यस्तो लाग्यो—

“यो अजातशत्रु राजकुमार तन्नेरीछन्, यिनको भविष्य पनि राख्न छ । अतः अजातशत्रु राजकुमारलाई किन प्रसन्न न पाहूँ। उनी प्रसन्न भएमा मैले धेरै लाभसत्कार पाउने छु ।”

यति सोची शयनासन सच्याई पात्र-चीवर ग्रहणगरी देवदत्त राजगृहतिर गए । क्रमशः राजगृह (नगरमा) पुगे पछि आपनो रूपलाई लोपगरी कुमारको स्वरूप निर्मित गरी सर्पको मेखला लगाई (अहिमेखलिकाय) अजातशत्रुको कल्पमा प्रकटभए । यसबाट अजातशत्रु राजकुमार अत्यन्त भयभीत तथा उत्स्त भए । अनि देवदत्तले अजातशत्रु राजकुमारलाई यसो भने—

*Dhamma.Digital*

“राजकुमार! यत्ताई देखेर डराउनु भयो के ?”

“हो, म डराएँ । को ह्वौ तिमी ?”

“म देवदत्त हुँ ।”

“यदि तपाइ देवदत्त हुनुहुन्छ भने आफ्नो भेष देखाउनु होस् ।”

◎ यिनी बिम्बिसार राजाका छोरा हुन् ।

अनि देवदत्तले कुमारक रूपताई लोपगरी सङ्घाटी पात्र-  
चौवर धारी भई अजातशत्रु राजकुमारको अधिलितर उभिइरहे ।  
यस्तो शृङ्खि-प्रातिहार्यद्वारा अति प्रसन्न तथा प्रभावितभई अजात-  
शत्रु राजकुमार पाँचशय (५००) रथहरू लिई विहान र साँक  
देवदत्तको उपस्थानकोनिमित्त जानथाले । पाँचशय (५००) थाली  
पक्वान्न भोजनहरू पनि (दिनहुँ) पठाउन थाले । यसरी लाभ-  
सत्कारद्वारा मदमत्तभएका देवदत्तले एक दिन यस्तो सोचे—“मैले  
भिक्षुसङ्घ परिहरण गर्नु पन्यो (अहं भिक्खुसङ्घं परिहरिस्सामि)  
अर्थात् म भिक्षुसङ्घको नायक बन्नुपन्यो ।” यस्तो कल्पना गर्ने-  
वित्तके देवदत्तको त्यो शृङ्खि-शक्ति हराएर गयो ।


त्यस वर्षात्\* ककुध भन्ने कोलियपुत्र आयुष्मान् महामौ-  
द्गल्यायनको उपस्थाक हालसालै मृत्युभई एक मनोमय लोकमा  
(=ब्रह्मलोकमा) उत्पन्न भएका थिए । उनको यस्तो आत्मभाव  
थियो कि मानो तुइ तीन मागधी गाउँहरू जत्रे । त्यस आत्म-  
भाव (=शरीर) द्वारा उनले न आफूलाई न अर्कालाई पीडा  
दिन्न्ये । अनि ककुध देवपुत्र जहाँ आयुष्मान् महामौद्गल्या-  
यन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् महामौद्गल्या-  
यनलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका

\* यहाँ देखिका कुराहरू अं. नि.-५ पृ. ३७९ मा ककुध-  
थेरमुत्त नामले समुल्लेख भएको पनि पाइन्छ ।

कक्षुध देवुपुत्रे आयुष्मान् महामौद्गल्यायनलाई यस्तो  
विन्तिगरे—

“भन्ते ! ताभसत्कारद्वारा मदमत्त भएका देवदत्तले—‘म  
भिक्षसङ्घको नायक बन्नेहुँ भन्ने इच्छा गर्दैछन् । भन्ते ! यस्तो  
विचार गर्नेवित्तिके देवदत्तको त्यो मृद्गि-शक्ति हराएर  
गयो ।’”

यति विन्तिगरी कक्षुध देवपुत्र आयुष्मान् महामौद्ग-  
ल्यायनलाई अभिवादन तथा प्रवक्षणा गरी उहों अन्तर्धान  
भए ।



त्यसपछि आयुष्मान् महामौद्गल्यायन जहाँ भगवान्  
हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्‌लाई अभि-  
वादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका  
आयुष्मान् महामौद्गल्यायनले भगवान्‌लाई यस्तो विन्ति गर्नु  
भयो—

“भन्ते ! कक्षुध भन्ने मेरा उपस्थाक हालसाले मृत्युभई  
एक मनोमयलोकमा ( = ब्रह्मलोकमा ) उत्पन्न भए । उनको  
आत्मभाव मानो मागधी दुइ तीन गाउँहरू जत्रै छन् । तर  
उनले त्यस आत्मभावद्वारा आफूलाई र अर्कालाई पीडा दिन्नन् ।  
भन्ते ! कक्षुध देवपुत्र मकहाँ आई मलाई अभिवादन गरी

एक छेउमा उभिए । एक छेउमा उभिएका ककुध देवपुत्रले—  
 ‘लाभसत्कारद्वारा मदप्रमत्त भएका देवदत्तले आफू सङ्गथको नाथक  
 बन्ने इच्छा गर्दैछन् र यस्तो इच्छा गर्नेबित्तिकै उनको त्यो  
 ऋद्धि-शक्ति हराएर गयो’ भनी मलाई सुनाए । यति भनी  
 मलाई अभिवादन तथा प्रदक्षिणा गरी उहाँ अन्तर्धान भए ।”

“मौद्रगल्यायन ! ‘उनले भनेका कुराहरू सबै त्यस्तै  
 हुन्छन् र अन्यथा हुन्नन्’ भन्ने कुरा तिमीले ककुध देवपुत्रको  
 चित्तलाई आफ्नो चित्तले थाहापायौ त ?”

“भन्ते ! ककुध देवपुत्रको चित्तलाई मैले आफ्नो चित्तले  
 पनि थाहापाएँ । जुनकुराहरू ककुध देवपुत्रले भन्दछन् ती  
 (कुराहरू) सबै त्यस्तै नै हुन्छन् र अन्यथा हुनेछैनन् भन्ने  
 कुरा पनि मैले थाहापाएँ ।”

“मौद्रगल्यायन ! आफ्नो वचनलाई समाली राख ।  
 मौद्रगल्यायन ! आफ्नो वचनलाई समाली राख । अहिले सो  
 मोघपुरुषले ( = देवदत्तले ) आफैले आफूलाई प्रकट गर्नेछन् ।”

मूलसूत्र--

## २-भिक्षुलाई सुख दुःख छैन

यस्तो मैले सुने हौं ।

एक समय भगवान् साकेत ( = अयोध्या ) को अवज्ञनवनमा विहार गर्दै हुनुहुन्थ्यो ।

त्यस बछत ककुध\* देवपुत्र रातको प्रथमयाम बित्तिसके

\* सं. नि. I. पृ. ५१: ककुधसुत्तं, देवपुत्तसंयुत्तं, अ. क. I. पृ. ८९

\* यी 'ककुध' देवपुत्र यसभन्दा अधिल्लो जन्ममा कोल नगरमा थिए । यिनी महामौद्गल्यायन महास्थविरका उपस्थाक थिए । तरुणकालदेखि नै महामौद्गल्यायन महास्थविरको उपस्थान गरी, ध्यानलाभ गरी मृत्युपछि यिनी ब्रह्मलोकमा उत्पन्न भएका थिए । त्यसलोकमा पनि यिनलाई 'ककुध' भन्ने नामले नै चिन्दथे । सं. नि. अ. क. I. पृ. ८९: ककुधसुत्तवण्णना ।

पछि सुन्दर रूप धारणगरी अद्भुतवन जस्तै आलोकित पारी  
जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई  
अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका  
ककुध देवपुत्रले भगवान्लाई यस्तो भने—

“भो श्रमण ! आनन्दित त हुनुहुन्थ ?”

“आवुसो ! के पाएर ?”

“भो श्रमण ! त्यसोभए चिन्तित हुनुहुन्थ त ?”

“आवुसो ! मेरो के नोकसान भएको छ र ?”

“भो श्रमण ! त्यसोभए (तपाइ) आनन्दित पनि हुनुहुन्थ,  
चिन्तित पनि हुनुहुन्थ ?”

“आवुसो ! त्यस्तैनै हो ।”

फेरि ककुध भन्दछन्—

“कच्चित्वं अनघो\* भिक्खु, कच्च नन्दी<sup>१</sup> न विज्ञाति ।  
कच्च तं एकमासीनं, अरती नाभिकीरती’ति ?”

अर्थ—

“भो भिक्ष ! दुःख पनि छैन, आनन्द पनि छैन भने—

\* सिहल, स्याम र रोमनमा: ‘अनघो’ ।

१ सिहल र स्याममा: ‘नन्दि’ ।

एकलै बसिरहेंदा तपाइलाई उदासपन आउँदैन त ?”

(भगवान् भन्नुहुन्छ—)

“अनघो वे अहं यक्ख, अथो नन्दी न विजज्ञति ।  
अथो मं एकमासीनं, अरती नाभिकीरती’ति ॥”

अर्थ—

“हे यक्ष ! दुःख पनि लाग्दैन, सुख पनि लाग्दैन तथा एकलै  
बसिरहेंदा ममा उदासपन पनि आउँदैन ।”

(ककुध भन्दृष्टन—)

“कथं त्वं अनघो भिक्षु, कथं नन्दी न विजज्ञति ।  
कथं तं एकमासीनं, अरती नाभिकीरती’ति १”

अर्थ—

“भो भिक्षु ! कसरी दुःख लाग्दैन, कसरी आनन्द लाग्दैन,  
अनि एकलै बसिरहेंदा तपाइलाई कसरी उदासपन पनि आउँदैन ?”

(बुद्ध भन्नुहुन्छ—)

‘अघजातस्स वे नन्दी, नन्दीजातस्स वे अघं ।  
अनन्दी अनघो भिक्षु, एवं जानाहि आवुसो’ति ॥”

**अर्थ--**

“आवुसो ! दुःखीहुनेलाई सुखहुन्छ, सुखीहुनेलाई दुःखहुन्छ;  
भिक्षुलाई दुःख पनि छैन, सुख पनि छैन भनी जान ।”

(ककुध भन्दछन्--)

“चिरसं बत पस्सामि, ब्राह्मण परिनिव्वतं ।  
अनन्दं अनघं भिक्षुं, तिरणं लोके विसर्त्तिं ति ॥”

**अर्थ--**

“धेरैदिनपछि, आनन्द पनि नभएका, दुःख पनि नभएका  
तथा भवजालबाट मुक्त भएका भिक्षुलाई देखदछु—जो निर्वाण  
(=क्लेश निर्वाण) हुनु भएका ब्राह्मण हुनुहुन्छ ।”

## ६. कशयप देवपुत्र

### परिचय

देवताको काखमा उत्पन्नहुने देवतालाई 'देवपुत्र' र स्त्रीलाई 'देवपुत्री' भनी भनिन्छ । कुनै पनि नाम नभएको देवपुत्रलाई 'एक देवपुत्र' भनिन्छ । जसको नाम छ उसलाई फलाना देवपुत्र अन्ने चलन छ । जस्तै—'कशयप देवपुत्र' आदि ।

यी कशयप देवपुत्र त्रयस्त्रिश देवलोक वासी हुन् ।

भगवान् बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि सातौ वर्षमा यमकप्रातिहार्य देखाउनुभई श्रावस्तीबाट त्रयस्त्रिश देवलोकमा गई वर्षावास बिताइरहनु भएको वेलामा देवताहूललाई अभिधर्मको विषयमा धर्मोपदेश गर्नुहुँदै एक दिन, ध्यानविभज्जः (= ज्ञानविभज्जो) का कुराहू सुनाउनु भएकोथियो । त्यसबाट वहाँले 'सम्मत पाएकोलाई पनि भिक्षु भनिन्छ, प्रतिज्ञा गर्नेलाई पनि भिक्षु भनिन्छ,

भिक्षाटन् गर्वेलाई पनि भिक्षु भनिन्छ \*” भन्ने आदि कुराहरू शुरुगर्वु भई “त्यस्ता भिक्षुहरूले के गर्वुपर्छं, के गर्वुहुम्ब; कसरी भिक्षु-जीवन बिताउनुपर्छ तथा कसरी बिताउनहुम्ब” भन्ने आदि कुराहरू पनि सुनाउनु भएकोथियो । त्यसब्खत यी कश्यप देवपुत्र पनि सो सभामा थिए । अनि, यिनले क-कस्ता भिक्षुलाई ‘भिक्षु’ भनिन्छ भन्ने कुरा चाहिं सुनेकाथिए तर जब भिक्षुहरूले गर्ननहुने र गर्वुपर्ने कुराको उपदेश भगवान्‌ले दिनुभयो तब यिनी निदाएकाथिए ।

जब यिनले एकदिन त्र्यस्तिशा देवलोकमा भगवान्‌ले उपदेश गर्वुभएको कुरा सम्फे तब यिनले सोचे कि—भगवान्‌ले “यस्ता-लाई भिक्षु भनिन्छ” भन्ने कुरा त बताउनुभयो तर “त्यस्ता भिक्षुले के गर्वुपर्छं र के गर्वुहुम्ब” भन्ने कुराचाहिं बताउनु भएन जस्तो लागेपछि “किन म भगवान्‌कहाँ गई यस विषयमा वहाँको ध्याना-कर्षण नगरू” भनी सोचे ।

यतिसोची कश्यप देवपुत्र आबस्तीमा गई भगवान्‌लाई अभिवादन गरी “भन्ते ! भगवान्‌ले यस्तालाई भिक्षु भनिन्छ भन्ने कुरा त बताउनुभयो तर, त्यस्ता भिक्षुले के गर्वुपर्छं र केगर्वुहुम्ब भन्ने कुराभन्ने बताउनु भएन” भनी उनले भगवान्‌सँग विन्तिगरे । त्यसले

\* विभं. पा. पृ. २९५: कानविभज्ञो, मातिकनिदे सो ।

तलको मूलसूत्रमा ‘भगवान्‌ले भिक्षुको सम्बन्धमा प्रकाश त पार्नु भयो तर भिक्षुहरूलाई अनुशासन भने गर्नु भएन’ भनी उल्लेख भएको हो । यो सुनेर भगवान्‌ले “त्यसोभए तिमीलेनै बताऊ कि भिक्षुले केगर्नु-पर्णा ?” भनी भन्नुभएपछि सो देवपुत्रले आफूलाई लागेका कुरा व्यक्तगरे । जुन कुराहरू तलका दुइ सूत्रहरूमै प्रष्टसंग उल्लेख भएकाछन् । तलका दुइ सूत्रहरू मध्ये पहिलो सूत्रमा शीलसम्बन्धी कुरा र दोश्रो सूत्रमा समाधि तथा प्रज्ञासम्बन्धीका कुरा उल्लेख भएका छन् ।



## भिन्नाभिन्ने कश्यप नामहरू

(१) कश्यप (बुद्ध) —यिनी, गौतम बुद्ध भन्दा अधिला र दीपङ्कर बुद्धदेखिलिएर चौबीसौं बुद्ध हुन् ।

वाराणशीमा किकी भन्ने राजाले राज्य गरिरहेको समयमा वाराणशीमा कश्यप गोत्रीय ब्राह्मण कुलका ब्राह्मदत्त भन्ने ब्राह्मण र धनवती भन्ने ब्राह्मणीको एक पुत्र जन्मेको थियो । जसको नाम कश्यप थियो<sup>३</sup>। यिनको जन्म वाराणशीको मृषिपतन मृगदावनमा भएको थियो<sup>४</sup>। त्यस वर्षात मानिसहरूको आयु बीसहजार (२०,०००) वर्षथियो<sup>\*</sup>। यी कश्यप (बोधिसत्त्व) ब्राह्मण पुत्रका हंशा<sup>५</sup>, यस<sup>६</sup>

<sup>३</sup> दी.नि.II. पृ. ८: महापदानसुत्त ।

◎ बु. वं. अ. क. पृ. २१७: कस्सपबुद्धवंसवण्णना ।

\* बु. वं. अ. क. पृ. २१७.

◆ बु. वं. अ. क. पृ. २१७ मा: ‘हंसवा’ भनी उल्लेख भएको छ ।

● बु. वं. अ. क. पृ. २१७ मा: ‘यसवा’ भनी उल्लेख भएको छ ।

र सुरिन्द्रद भन्ने तीन प्रासादहरू थिए । यिनकी प्रमुख स्त्री सुनन्दा थिइन् । विजितसेन भन्ने यिनको एक पुत्र थियो<sup>१</sup> । प्रवजित भएपछि कश्यप बोधिसत्त्वले सात दिनसम्म तपस्या गरेका थिए<sup>२</sup> । त्यसपछि वैशाख पूर्णिमाको दिनमा सुनन्दा भन्ने ब्राह्मणीले दिएको खीर भोजनगरी, जौ को खेती गर्ने सोम भन्ने पुरुषले दिएको आठ मुठा घाँसलिई, बरको रुखमनी बसी कश्यप बोधिसत्त्वले बुद्धत्व प्राप्त गर्नु भएको थियो<sup>३</sup> । त्यससमय हालका गौतम बुद्ध ज्योतिपाल ब्राह्मण हुनुभएको थियो<sup>४</sup> ।

( २ ) कश्यप (भिक्ष) —यिनी, श्रावस्तीका उदिच्च ब्राह्मण कुलमा जन्मेका एक ब्राह्मण पुत्रहुन् । यिनको नाम ‘कश्यप’ थियो । यिनका बाबुमरेपछि यिनलाई यिनकी आमाले पालन-पोषण गरेकी थिइन् ।

Dhamma.Digital  
एकदिन, जेतवन विहारमा गई भगवान्को उपदेश सुनेर

---

● बु. वं. पा. . पृ. ३७८: कस्सपबुद्धवंसो. अ. क. पृ. २१७.

\* बु. वं. पा. पृ. ३७८: कस्सपबुद्धवंसो. अ. क. पृ. २१८

॥ बु. वं. अ. क. पृ. २१८: कस्सपबुद्धवंसवण्णना ।

◎ बु. वं. पा. पृ. ३७६: कस्सपबुद्धवंसो, जा. अ. क. I. पृ ३७:  
द्वूरेनिदान ।

यिनी स्रोतापन्न भएका थिए । त्यसपछि आमाको अनुमति लिई यिनी भिक्षु भएर गए । वर्षावास सिद्धिएष्ठि भगवान् जनपद चारिकार्थ जानलाग्नुहोदा भगवान् सँग चारिकार्थ जानकोनिमित्त आमासँग सोधन जाँदा आमा चाहिले “जहाँ सुभिक्ष हुन्छ, जहाँ ध्रुव सुख पाइन्छ, जहाँ गएर सम्पूर्ण शोक हरणहुन्छ—तथहाँ जाऊ” भनी जवाक दिइन् । यो कुरा सुनेर कश्यप भिक्षुले “मेरी आमाले मलाई सम्पूर्ण शोक हरणहुने ठाउँमा जाऊ” भनी भन्दछिन् । त्यस्तो ठाउँ त निर्बाण बाहेक अरु हुन सक्दैन । यति विचारगरी उद्यम-गरी तथा वीर्य बढाई चिरकाल नवित्तै यिनी अरहत् भए<sup>०</sup> ।

अरहन्त भई जुन गाथाहरू कश्यप भिक्षुले बताएका भनी अपदानका गाथाहरू उद्गृहगरी थेरगाथा अटुकथालेहै उल्लेख गरेको छ । ती गाथाहरू अपदानपालिमा<sup>०</sup> मिलेता पनि यसको अटुकथामा\* उल्लिखित कुरामा भने थेरगाथटुकथामाभन्दा केही फरक देखिन्छ । जस्तै कि—थेरगाथटुकथामा ‘पदुमुत्तर बुद्धको पालामा’ भन्ने

● थेर. गा. अ. क. I. पृ. १७७-७८: कस्सपत्थेरस्सगाथावण्णना ।

‡ I. पृ. १७८

◎ I. पृ. १८१: सोरेय्यत्थेरअपदानं ।

\* पृ. ३६३: सोरेय्यत्थेर अपदानवण्णना ।

ठाउँमा अपदानटुकथामा ‘विपश्ची बुद्धको पालामा’ भने उल्लेख भएको पाइन्छ ।

(३) कश्यप(—भूषि)—यिनी, एक ऋषिहुन् । यी समेत दशजना प्राचीन ऋषिहरूका नामहरू एकसाथ पालिसाहित्यमा उल्लेख भएका पाइन्छन् । यिनीहरू सबै वेद तथा अन्यशास्त्रहरूमा पनि पारञ्जत थिए । यिनीहरूका नामहरू निम्न पालि ग्रन्थहरूमा उल्लेख भएका छन् । जस्तै—दी. नि. I. पृ. ९१: अम्बटुसुतं, उहीं पृ. २०१: तेविजजसुत्तं; म. नि. II. ४३३: चञ्चीसुत्तं, उहीं पृ. ४७२: सुभसुत्तं; अ. नि.—५. पृ. ४६७: द्रोणब्राह्मणसुत्तं आदि । हेर लेखकको बु. ब्रा. भाग-१. पृ. १९७ मा ।

(४) कश्यप (तापस)—यिनी, पश्चोत्तर बुद्धको पालामा हिमाल नजिक कोसिक वा गोमित्र पर्वतमा बस्ने हुन् । यिनको नाम नारद थियो । तर यिनलाई ‘कश्यप’ भनी सबैले चिन्दये । अप. दा. पा. II. पृ. ६: एकासनदायकत्थेरअपदानं ।

(५) कश्यप (तापस)—यिनी महाजनक जातकमा उल्लिखित कश्यप हुन् ।

धेरै समय अघि मिथिला देशमा महाजनक भन्ने राजाले

३ जा. पा. II. पृ. १७८, नं. ५३९, अ. क. VII. पृ. ४८

राज्य गरिरहेको समयमा बोधिसत्त्व उनको नाति भई जन्मेका थिए ।

यिनको नाम पनि बाजेके जस्तै महाजनक भन्ने थियो । महाजनक राजकुमारले आफ्नो बाजेको राज्य पाएपछि यिनी महाजनक राजा कहलिए । त्यस समय मानिसहरूको आयु दशहजार (१०,०००) वर्ष थियो \* ।

महाजनक राजाकी रानी आफ्ने सद्वेकाका पोलजनककी छोरी शीबली देवी थिइन् । बाजेहुने महाजनकका जेठो छोरो अरिट्टुजनक यिनको बाबुथिए । बाजे, बाबु तथा काकाहरू मरि-सकेपछि यिनले राज्य पाएका थिए । सातहजार (७,०००) वर्ष-सम्म राज्यगरिसकेपछि बोधिसत्त्व (=महाजनक)ले प्रवज्यात्व ग्रहण गरेका थिए । प्रवज्याभेष धारणगरी देश छाडेर जानलाग्दा महारानीदुने शीबलीदेवीले उनलाई घरफकर्तउनकोनिमित्त अति कठोर असफल प्रयास गरेकी थिइन् । यसबारेका रोमाञ्चित वर्णन महाजनक जातकमा वर्णित छन् । त्यस समयमा हिमाल पर्वतमा बसिरहेका नारद तपश्चीले देखेर बोधिसत्त्वको महतको लागि उनी आएका थिए । अनि आफ्नो परिचय दिँदै नारद तपश्चीले आफूलाई 'कश्यप' भनी चिन्दछन् भनी भनेकाथिएँ । यिनैलाई लक्षगरी

\* जा. अ. क. VII. पृ. ४४: महाजनकजातकं. नं. ५३९

४ जा. पा. II. पृ. १७८, अ. क. VII. पृ. ४८: महाजनकजातकं, नं. ५३९.

यहाँनिर 'कश्यप' भनी उल्लेख गरिएको हो । यी कश्यप वा नारद कश्यप तापस सारिपुत्र महास्थविरने हुनुहुन्थ्यो ०। अरु विस्तर कुरोको अतिरिक्त महाजनक जातकले बोधिसत्त्वको महाअभिनिष्ठमणका कुराहरु अति हृदयस्पर्शी तथा रोमाञ्चित ढङ्गले उल्लेख गरेको छ । जा. पा. II. पृ. १६६-८२, अ. क. VII. पृ. २५-५७, नं. ५३९.

(६) कश्यप (अचेत)---यिनी, महानारद कस्सप जातकमा<sup>\*</sup> उल्लेख भएका कश्यप हुन् ।

धेरै समय अघि, विदेह राष्ट्रको मिथिला शहरमा अङ्ग भज्ञे राजाले राज्य गरेका थिए । एक दिन, कार्तिक शुक्ल चतुर्दशीको साँधपछ राजाले आपना 'विजय, सुनाम र अङ्गात' भन्ने तीन अमात्यहरूसँग "यस्तो जुनेली रातको समय के गरेर विताए बढियाहोला?" भनी सोधनीहुँदा तीमध्ये पहिलो अमात्यले "युद्धगरी राज्यहरु जित्नु बढियाहोला" भनी भने दोश्रोले 'भोजखान बढिया

◎ जा. अ. क. VII. पृ. ५७: महाजनकजातक ।

\* जा. अ. क. VII. पृ. १९४, नं. ५४४, जा. पा. II. पृ. २६८, नं. ५४४

होला” भनी भने तथा तेश्रो अमात्यले “साधु-सन्तहरूको उपासना गर्नु बढिया होला” भनी भने हुँ।

राजालाई यो कुरा चित्तबुझी त्यसोभए “कस्ता साधुसन्तहरूको उपासना गर्नु वेश होला त?” भनी सोध्दा उनले “मृगदावनमा अचेल सम्प्रदायका एक कश्यप गोत्रका साधुष्ठन्, उनको उपासना गर्नु बेशहोला” भनी भनेपछि राजा उनकहाँ गई—उनीसँग “कसरी धर्मचिरण गर्ने, कसरी आमाबाबुहरूप्रति व्यवहारगर्ने ?” भन्ने कुराहरू सोधे । अनि उनले सोधे अनुरूप उत्तर नदिई—चरिरहेको गोरुलाई लटीले हिर्काए क्यैं, खाने थालमा धूलो छरेक्यैं कश्यपले—“महाराज ! कुनै धर्मचिरण गरनले न पुण्यपाउँछ न त पापनै” भन्दै नास्तिकवादको कुरा सुनाए\*। यसमा लेखिएका कश्यप (६) यिनै हुन् । त्यस समयमा बोधिसत्त्व नारद भन्ने महाबूद्धा भएकाथिए र उनलाई ‘नारद कश्यप’ पनि भन्दथेऽ।

(७) कश्यप (मृषि)—यिनी, धेरै समय अघि वाराणशीदेशमा ब्रह्मदत्त भन्ने राजाले राज्य गरिरहेको बेलामा एक ब्राह्मण कुलमा जन्मेका ब्राह्मण हुन् । सबै शिल्पशास्त्र पारञ्जत

\* जा.पा.II.पृ. २७१, अ. क. VII पृ.१९६-१७: महानारदकस्सप जातकं, नं. ५४४

\* जा.II.पृ.२७१,अ.क.VIIपृ.२०० महानारदकस्सपजातकं,नं.४४४.

○ जा. अ. VII. पृ. २१७: महानारदकस्सपजातकं, नं. ५४४.

भएपछि वृद्ध अवस्थामा घरछाडी प्रवर्जित भई ऋषिभेष धारणगरी हिमाली जङ्गलतिर बस्न गएका थिए । त्यहाँ यिनको शुक्र-मिश्रित पिसाब परेको घाँस खाई एक मृगीको गर्भ-धारण भएको थियो र पछि उसले एक मनुष्यपुत्र जन्माई । ऋषिले सो वालकलाई ऋषिसिङ्ग (=इसिसिङ्ग) भन्ने नाम राखी आफैले वालकको भरण-पोषण गर्न आले । त्वस्त्रले यी ऋषि, ऋषिसिङ्गको बाबुथिए । यिनलाई 'कश्यप' पनि भन्दथे । यस सम्बन्धका अरू कुराहरू अलम्बूस, जातकमा वर्णित छन् । जा. अ. क. VII. पृ. ४२, नं ५२३.

(८) कश्यप (अचेत)—यिनी, निमिज्ञातकमा उल्लिखित एघार जना तापसहरूमध्येका एक हुन् । जा. पा. II. पृ. १९४, अ. क. VII. पृ. ८४; निमिज्ञातक, नं. ५४१

(९) कश्यप (देवपुत्र)—यिनी, उही देवपुत्रहुन् जसले एक दिन, जेतवनमा गई भगवान्संग भिक्षुहरूलाई आर्ति दिनुपर्छ भनी भन्न गएका थिए । अर्को एक पटक पनि जेतवनमा गई भगवान्-लाई यिनले एक गाथा सुनाएका थिए । यिनको नाम कश्यप हो । यिनके कुरा यहाँ उल्लेख गरिदिएको छु ।

(१०) कश्यप (ब्राह्मणपुत्र)—यिनी, पियदसि (=प्रिय-दर्शी) बुद्धको पालामा कश्यप गोत्रीय एक ब्राह्मण कुलमा जन्मेका ब्राह्मण पुत्र हुन् । यी ब्राह्मण पुत्रको नाम 'कश्यप' थियो । यी कश्यप ब्राह्मण पुत्र हालका गौतम बुद्धने थिए ।

बुद्धवंसोपालिः<sup>१</sup> (नालन्दा) ले यिनलाई 'कश्यप ब्राह्मण' र त्यसको अटुकथाले<sup>२</sup> 'कश्यप ब्राह्मण माणव' भनी उल्लेख गरेका छन् । प्रियदर्शी बुद्धको उपदेश सुनी प्रसन्न भई यिनले एकलाख कोटी धन खर्चगरी एक सङ्घाराम बनाइदिएका थिए । यिनी मन्त्रधर, सबै वेदशास्त्रमा पारंगत थिए । बु. वं. पा. पृ. ३५१ः पियदस्ति-बुद्धवंसो, अ. क. पृ. १७६ः पियदस्ति-बुद्धवंसवण्णना ।

(११) कश्यप (ब्राह्मण)—यिनी, नारद ब्राह्मणका पिता हुन् । यिनको नाम कश्यप थियो । जातक साहित्यले यिनलाई 'कश्यप' अथवा 'कश्यप नारद' पनि भन्दछ । हाल गौतम बुद्ध हुनु भएका पुरुषनै कश्यप थिए । यिनकी पत्नी मरेपछि कश्यप ब्राह्मण आफ्नो छोरालाई समेत लिई तपस्वी भेष धारणगरी जड्नलमा बस्नथाले ।

त्यस बहुत चोरले समातो लगेकी एक स्त्री आफ्नो जगान बचाई सो तापसको आश्रमतिर गई । त्यस बेला आश्रममा कश्यपका पुत्र नारद मात्र थिए । अनि यो स्त्रीले स्त्रीलीला देखाई सो नारदलाई तापसत्वबाट भ्रष्टगरी । अनि सो स्त्रीले नारदलाई

<sup>१</sup> पृ. ३५१.

<sup>२</sup> बु. वं. अ. क. पृ. १७६.

शहरिया जीवन विताउने कुरा सुनाई आफूतिर आकर्षितपार्न उ सफल भई । पिता हुने कश्यप तापस जङ्गलबाट फर्केपछि नारदले भएभरका कुरा सफासफ तथा गौरवपूर्वक सुनाई आफू शहूरतिर गई बस्ने इच्छा प्रकटगरे । शहरिया जीवन विताउनेले जान्नयनै कुराको अर्तिदिई उनलाई कश्यपले जाने अनुमति दिए । सविस्तर कुरा जा. अ. क. IV. पृ. २०६-०७: चुल्लनारदजातकमा उल्लेख भएको छ । जा. पा. I. पृ. २५४, नं. ४७७.

(१२) कश्यप (ब्राह्मण)—यिनी, अकित्ति जातकमा उल्लेख भएका अकित्ति ब्राह्मण हुन् । शक्तले यिनलाई 'कश्यप' भनी आम-न्नयन गरेको हुँदा 'कश्यप' भनिएको हो । हाल बुद्धहुने पुरुषनै 'कश्यप' वा 'अकित्ति ब्राह्मण' थिए । अकित्ति जातकमा दान-पारमिताको चर्या पूरा गरेको कुरा उल्लेख भएको छ । जा. अ. क. IV. पृ. २१८: अकित्तिजातक, नं ४८०.

(१३) कश्यप (ब्राह्मण पुत्र)—यिनी, कश्यप भन्ने ब्राम्ह-णका पुत्र हुन् । कश्यप ब्राह्मणका यी पुत्र बोधिसत्त्वनै थिए । विस्तृत कुरा जा. अ. क. II. पृ. २८: कस्सपमन्दियजातक, नं. ३१२ मा उल्लेख भएको छ । यस जातकमा छोराले बाबुलाई अर्तिदिएको कुरा उल्लेख भएको छ ।

(१४) कश्यप (गोत्र)—यो, गोत्रको नामहो धेरै समय अघि बोधिसत्त्व बाराणशी देशमा एक ब्राह्मण कुलमा जन्मी

तक्षशिलामा शास्त्र अध्ययनगरी पछि, पञ्चविषय त्यागगरी प्रव्रजित भई ऋषि भएका थिए । त्यस समयमा बोधिसत्त्वले उपेक्षा अथवा मध्यस्थभावको चर्या पूरागरेका थिए ।

त्यस बखत एक बदमास बाँदर आई बोधिसत्त्वमाथि सँधै-जसो अनुचित व्यवहार गरी दुःख दिन्थ्यो । बोधिसत्त्व मध्यस्थ भई बस्दथे । एकदिन, यसले घामतापी बसिरहेको एक कछुवा-को मुखमा बानी भए अनुसार आफ्नोलिङ्ग पसाल्यो । त्यस बखत कछुवाले उसको लिङ्गलाई मुखले बेसकरी च्यापी छोड्दै छोडेन । अनि बाँदरले कछुवालाई उचालि लगी सोही बोधिसत्त्वकहाँ गई दुःख-बाट मुक्तहुने उपाय सोधेपछि बोधिसत्त्वले दुखलाई अर्ति सुनाई बाँदरलाई मुक्त पारिदिए । यसै कुराको सन्दर्भमा बोधिसत्त्वले कछुवा 'कश्यपगोत्र' हुन्थ र बाँदर 'कौडिन्यगोत्र' हुन्थ भनी भनुभयो । त्यसले यहाँ 'कश्यप' भनी गोत्रको नाम रहनगएको हो भनी उल्लेख भएको हो । जा. अ. क. II. पृ. २५४; कच्छपजातकं; जा. पा. I. पृ. ७४, नं. २७३.

( १५ ) कश्यप ( सेठ )—यिनी, शायद राजगृहकै एक सेठ हुन् । जसको नाम 'कश्यप' थियो ।

सारत्थपकासिनी II. पृ. २३०: अस्सजिसुत्तवर्णना अनु-सार यिनले वेणुबन भित्र एक आराम बनाइदिएका थिए । जसको नाम अस्सजि सुत्तमाई 'कस्सपकाराम' भन्ने उल्लेख

६ सं. नि. II. पृ. ३४४: खन्धसंयुक्त ।

भएको छ । यस कहसपकारामका अस्सजिहुभिक्ष, एक दिन, बिरामी भइरहेको बेलामा भगवान् बुद्ध उनलाई हेर्न जानुभएको थियो भनी मूलसूत्रले\* ने उल्लेख गरेको छ ।

(१६) कशयप ( हरु )—अरु पनि केही नामहरु छन्, जसमा 'कशयप' शब्द जोरिएकाछन् । त्यस्ता केही नामहरु यी हुन्—

‘अस्सजि भिक्षु’ भन्नाले पञ्चवर्गीय भिक्षुहरूमध्येका नभई ‘छवर्गीय भिक्षुहरु’ मध्येका एक हुन् भनी बुझनुपर्छ । पञ्चवर्गीय भिक्षुहरूमध्येकालाई ‘अस्सजि स्थविर’ भनिन्छ । यी छवर्गीय भिक्षुहरूका नामहरु हुन्—

Dhamma.Digital

(१) पण्डुक, (२) लोहितक, (३) मेत्तिय, (४) भुम्मजक, (५) अस्सजि तथा (६) पुनब्बसुक ।

यिनीहरूमध्ये पण्डुक र लोहितक दुइजना श्रावस्तीमा मेत्तिय र भुम्मजक राजगृहमा तथा अस्सजि र पुनब्बसुक कीटागिरीमा बस्छन् । यी छवर्गीय भिक्षुहरू मध्येमा अस्सजि र पुनब्बसुक दुइ जना गणाचार्य पनि थिए । पं. सू. III. पृ. १२७-२८: कीटागिरिसुत्तवण्णना ।

\* सं. नि. II. पृ. ३४४: अस्सजिसुत्तं, खन्धसंयुत्तं, अ. क. II. पृ. २३०.

(१) अचेल कश्यप<sup>१</sup>, (२) उरुवेल कश्यप<sup>२</sup>, (३) गया कश्यप<sup>३</sup>, (४) नदी कश्यप<sup>४</sup>, (५) पूरण कश्यप<sup>५</sup>, (६) नारद कश्यप<sup>६</sup>, (७) महा कश्यप<sup>७</sup>, (८) लोमस कश्यप<sup>८</sup>, (९) कुमार कश्यप<sup>९</sup>, (१०) कश्यप (=कस्सप) संयुतं<sup>१०</sup>, (११) कश्यप सूत्र<sup>११</sup> (=कस्सपसुतं) तथा कश्यप गोत्र नामक भिक्षु<sup>१२</sup>।

X

X

X



१ सं. नि. III. पृ. २६७: अचेलकस्सपसुतं, चित्तसंयुतं,  
अ. क. III. ९९; दी. नि. I. पृ. १३८: कस्सपसीहनाद-  
सुतं वा महासीहनादसुतं; सं. नि. II. पृ. १८: अचेल-  
कस्सपसुतं, अ. क. II. पृ. २६; बु. ब्रा. पृ. १४३, १८५.

२ महा. व. पा. पृ. ३५: महरखन्धकं; बु. रा-१ पृ. १२, ३३

३ लेखकको बु. रा-१. पृ. १२.

४ लेखकको बु. रा-१. पृ. १२.

५ लेखकको बु. प-१. पृ. १ ३५.

६ लेखकको बु. श्रावि. भा-१. पृ. ५२८

७ जा. पा. I. पृ. २५४: चूलनारदजातकं, अ. क. IV. पृ. २०७,  
नं ४७७.

८ जा. पा. I. पृ. १८६: लोमसकस्सप जातकं, अ. क. IV. पृ.

२६, नं. ४३३.

९ दी. नि. II. पृ. २३६: पायासि राजञ्जसुत्तं; हेर लेखकको  
वु. म. पृ. ७८.

१० सं. नि. II पृ. १६३

११ सं. नि. I. पृ. ४३: देवपुत्तसंयुत्तं; सं. नि. II पृ. ११  
निदानवग्गो ।

१२ महा व. पा. पृ. ३२७: चम्पेय्यकखन्धकं; अ. नि-३. पृ.  
२१९: सङ्क्वासुत्तं; सं. नि. I. पृ. १९९: कस्सपगोत्तसुत्तं,  
वनसंयुत्तं; सम. पा पृ. ३९: वाहिरनिदान आचरियपरम्परा-  
वण्णना ।

## मूलसूत्र--

१— भिक्षुहरूलाई अनुशासन गर्नु होस्

यस्तो मैले सुनें\*।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपि छिङकको  
जेतबनाराममा बस्नु भएको थियो ।

अनि त्यहाँ रातको प्रथमयाम बितिसके पछि सुन्दर रूप  
धारणगरी जेतबन जम्मै आलोकित पारी कश्यप देवपुत्र जहाँ  
भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई  
अभिवादनगरी एक छेउमा उभिए । एक छेउमा उभिएका कश्यप  
देवपुत्रले भगवान्लाई यस्तो विन्तिगरे—

“भगवान्ले भिक्षुको प्रकाश त पार्नुभयो तर भिक्षुहरूलाई

\* सं. नि. I. पृ. ४३: पठमकस्सपसुत्तं, देवपुत्तसंयुत्तं, अ. क.  
I. पृ. ५२

अनुशासन भने गर्नु भएन है।”

(भगवान् भन्नुहुन्छ--)

“कश्यप ! त्यसोभए (कस्तो अनुशासन गर्नु पर्नेहो त) तिमीले ने बताऊ ०।”

---

६ बुद्धत्व प्राप्तगरेको सातौं वर्षमा यमकप्रातिहार्य देखाउनु भई भगवान् त्रयस्त्रिश देवलोकमा वर्षावास गरिरहनु भएको समयमा उहाँले त्यहाँ अभिधर्मको उपदेश सुनाउनु भएको थियो । यसैको सिलसिलामा वहाँले विभज्जपालिको ध्यान-विभज्जका कुराहरूको साथै “यहाँ भिक्षु प्रातिमोक्ष संवर गरी विहार गर्छ……” भन्ने आदि कुराहरू सुनाउनु भएको थियो । यी कुराहरू सुनेर कश्यप देवपुत्रको मनमा “भगवान्‌ले भिक्षुहरू यस्ता हुन्छन्, त्यस्ता हुन्छन् भने कुरा भने प्रकाश पार्नु भयो तर भिक्षुहरूलाई यस्तो गर्नु-पर्छ, त्यस्तो गर्नु-पर्छ अथवा यस्तो गर्नुहुन्न, त्यस्तो गर्नुहुन्न भन्ने कुराको अनुशासन भने गर्नु भएन” भन्ने लागेको थियो । अतः एक दिन यिनैले आफ्नो मनमा लागेका कुराहरू प्रकटगर्दै भगवान्‌लाई “भगवान्‌ले भिक्षुको प्रकाशन पार्नु-भयो……” भन्ने आदि कुराहरू सूत्रमा उल्लेख गरिएको हो भनी । सार.प. I पृ. ८२: पठमकस्सप्रसुत्तवण्णनाले उल्लेख गरेको छ ।

० कश्यप देवपुत्रको कुरा सुनी भगवान्‌ले “मैले अनुशासन

न गरेको हुँदा अब तिमीनै भन कि कस्तो अनुशासन गर्नुपर्ने हो” भनी उनलाई नै अभिभारा दिनुभयो ।

यसो भन्नाको कारण—‘बुद्धको उपदेशसँग मेलखानेगरी कश्यप देवपुत्रले भन्न सकछन्’ भन्ने कुरा भगवान्लाई आहाथियो यहाँ [१] कोही प्रश्नको उत्तरदिन चाहन्छ तर धर्ममा मेलखानेगरी बताउन सक्तैन, [२] कोही उत्तर दिन चाहन्न तर धर्ममा मेलखानेगरी बताउन सक्छ, [३] कोही उत्तर पनि दिन चाहन्न; धर्ममा मेलखानेगरी बताउन पनि सक्तैन, यस्तालाई भगवान्ले प्रश्नको भार दिनुहुन्न । [४] जो उत्तर पनि दिन चाहन्छ तथा धर्ममा मेलखानेगरी बताउन पनि सक्छ—त्यस्तालाई मात्र भगवान्ले प्रश्नको भार दिनुहन्छ । कश्यप देवपुत्रमा उत्तरदिने इच्छा पनि थियो तथा धर्ममा मेलखानेगरी बताउने सामर्थ्य पनि थियो । त्यसैले भगवान्ले उनलाई ‘त्यसोभए तिमीले नै बताऊ’ भनी भन्नुभएको हो भनी सार. प. I. पृ. ८२ मा समुलेख भएको छ । देवपुत्रले अनुशासनको रूपमा बताएका शील, समाधि, तथा प्रज्ञाका कुराहरू सूत्रमै उल्लेख भएका छन् ।

(कश्यप देवपुत्र भन्दछन्—)

“सुभासितस्स सिक्खेथ, समणुपासनस्सईच ।  
एकासनस्स च रहो, चित्तवूपसमस्स च ॥”

अर्थ--

“सुभाषितलाई सिक्खू, श्रमणहरूले गर्नुपर्ने उपासना गर्नू,  
एकान्त निर्जनस्थानमा बसी चित्तलाई उपशमन गर्नू ।”

यति कश्यप देवपुत्रले भने । भगवान्‌ले पनि त्यसलाई  
अनुमोदन गर्नुभयो ।

अनि कश्यप देवपुत्र “भगवान्‌ले अनुमोदन गर्नुभयो” भन्दै  
भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी त्यहीं अन्तरधान  
भए ।

X

X

X

---

४ सिहल र रोमनमाः ‘समणुपासनस्स’ ।

मूल मूत्र--

## २-ध्यानीहनुपर्छ

श्रावस्तीमा \*।

एक छेउमा उभिएका कश्यप देवपुत्रले भगवान् समक्ष  
यो गाथा सुनाए—

“भिक्खु सिया झायी विमुक्त चित्तो,  
आकङ्क्षे वे<sup>०</sup> हृदयस्सानुपर्ति ।  
लोकस्स वत्वा चद्यब्बयं च,  
सुचेतसो अनिस्मितो तदानिसंसो'ति ।”

अर्थ—

“अरहत्व प्राप्तिको इच्छा गर्ने भिक्खु ध्यानी भई, विमुक्त  
चित्तगरी, लोकको उदय-व्ययलाई बुझी, तृष्णा-दृष्टिहरूमा अनाश्रित  
भई, उर्ध्व चित्त लिएर, बस्नसक्नु पर्छ ।”

\* सं. नि. I. पृ. ४३: दुतियकस्सप्रसुत्तं, देवपुत्रसंयुतं, अ. क.  
I. पृ. ८२.

● स्याममा: ‘वे’ ।

## ७. कामद देवपुत्र

परिचय

यसमन्दा अधिल्लो जन्ममा कामद देवपुत्र एक वीर्यवान् योगी थिए । तर उनका बलवत्, क्लेशहरूका कारणले गर्दा र पूर्व उपनिशय सम्पत्ति नपुग्नाको कारणले गर्दा—कठिनता पूर्वक मेहनत गरे तापनि त्यस जीवनमा उनी आर्यभूमिमा पुग्न सकेका थिएनन् । अनि मृत्युपद्धि उनी देवलोकमा उत्पन्न भएका थिए\* । यस सम्बन्धमा अरु कुराहरू अगाडि अनुदित मूलसूत्रको पादटिप्पणीमा लेखिसकेकोले पुनः यहाँ दोहन्याइ रहनु आवश्यक ठानिएको छैन ।

अगाडिको मूलसूत्र पढवा भगवान्‌ले सो देवपुत्रलाई कहील्यै पनि हतोत्साही हुने किशिमबाट कुरा बताउनु भएको देखिन्न । जति पनि यी देवपुत्रले हतोत्साह व्यक्तगरी भगवान्‌लाई कुराहरू

\* सार. प. I. पृ. ८३: कामदसुत्तवण्णना, देवपुत्रसंयुतां ।

सुनाए, ती सबै विषयहरूमा बहाँले उत्साहवर्धकरूपले नै बताउनु भएको छ । यी उत्साहवर्धक कुरा सुनेर पनि “त्यतिका कठोर तपस्या गरेर पनि आफू आर्यभूमिमा पुग्न नसकेको कुरा” मनमा राखी उनले बुझलाई अन्तमा यस्तो सुनाएका थिए कि—उत्साहित गराउनु भए तापनि “योग-मार्ग त विषमनै छ, दुर्गमनै छ” भनी भनेका हुन् । अनि त्यस विषयमा पनि भगदानले मंत्रीपूर्वक उनलाई सम्झाउनुहुँदै यसो भन्नु भयो—

“देवपुत्र ! दुर्गमजस्तो देखिए तापनि योगीहरू पार पुग्नन् नै । त्यस्तैले ‘योगमार्ग’ दुर्गम छैन, सुगम नै छ । दुर्गम भए पनि जान सक्नुपर्छ । यसको निमित्त उपाय-ज्ञान सिक्त सक्नु पर्छ । उपाय नजान्ने असंयमी योगी मार्गबाट पतन हुन्छ र उपाय-ज्ञाने संयमीयोगी मार्गबाट पार पुग्न सक्छ । अतएव त्यो मार्ग दुर्गम छैन, सुगम नै छ ।”

अगाडिको सूत्र अध्ययन गर्दा बुझ्ले उपरोक्त कुरामा जोडिनु भएको छ भन्ने कुरा बुझिन्छ ।

मूल सूत्र-

### कठोर छ

यस्तो मैले सुनेहैं।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिको  
जेतवनाराममा बस्नु भएको थियो ।

अनि त्यहाँ, रातको प्रथमयाम बितिसके खण्डि सुन्दर रूप  
धारण गरी जेतवन जम्मै आलोकित पारी कामद देवपुत्र<sup>०</sup>  
जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई  
अभिवादनगरी एक छेउमा उभिए । एक छेउमा उभिएका कामद  
देवपुत्रले भगवान्लाई यस्तो विन्निगरे—

“भगवान् ! कठोर छ, सारै कठोर छ ।”

(भगवान् भन्नुहुन्छ—)

६ सं. नि. I. पृ. ४५: कामदसुत्तां, देवपुत्तासंयुत्तां, अ. क. I. पृ. ८३.

० यी देवपुत्र अघि योगाचारी थिए । किन्तु घन-क्लेशहरूको  
कारणले गर्दा र पूर्वोपनिश्चय-सम्पत्ति नभएको कारणले गर्दा

“कठोरभए पनि गर्छन् । शैक्ष-शीलमा सुसमाहितभई बस्ने अनगारिकहरूले सन्तुष्टभई सुख नै प्राप्तगर्छन् ।”

(कामद देवपुत्र भन्छन्—)

“भगवान् ! सन्तोष पाउनु दुर्लभ छ ।”

(भगवान् भन्नुहुन्छ—)

“दुर्लभ भएता पनि सन्तोष पाउँछन् । वित्तलाई शान्त-पार्नकोनिमित्त जो रात-दिन ध्यानभावनामा रत हुन्छन्—उनीहरूले दुर्लभ भएता पनि सन्तुष्टि पाउँन सक्छन् ।”

(कामद देवपुत्र भन्छन्—)

“भगवान् ! चित्तलाई दमनगर्नु अति गाहो छ ।”

(भगवान् भन्नुहुन्छ—)

यिनले त्यस विषय आर्य-मार्ग प्राप्तगर्न सकेकाथिएनन् र क्लेशहरूलाई दमनगरी श्रमण-धर्म पालनगरी मृत्युपच्छि यिनी देवलोकमा पुगेका थिए । त्यहाँ पुगेपछि आफ्नो पूर्वकर्मको स्मरणगरी आफूले मार्गफल प्राप्तगर्न नसकेको हुँदा बुझकहाँ गई आफ्नो कठिनाइताको अनुभवका कुरा प्रकट गर्दै यिनले “सारै कठोर छ” भनी भनेका हुन् भनी सं. नि. अ. क. I. पृ. ८३: कामदसुत्तवण्णनाले उल्लेख गरेको छ ।

[ १५८ ]

बुद्धकालीन ऋग्वादिवेष

“दमनगर्नुं गाहो भएता पनि दमन नै गर्छन् । कामद !  
इन्द्रिय दमनमा लाग्ने आर्यहरू मृत्युरूपी जाल चुँडाली मुक्तभएर  
जान्छन् ।”

(कामद देवपुत्र भन्नान्—)

“भगवान् ! विषम मार्गमा जानु गाहो छ ।”

(भगवान् भन्नुहुन्न—)

“कामद ! दुर्गम तथा विषम भएता पनि आर्यहरू जान्छन्  
नै । अनार्यहरू असंयमीभई दुर्गम मार्गबाट शीर तलपारी खस्छन् ।  
आर्यमार्ग सम्मछ, आर्यहरूले नै विषम-मार्गलाई सम्पार्छन् ।”

---

## ८. कोकनदा देवपुत्री

### परिचय

पालि साहित्यमा वर्षा वर्षाउने मेघराजालाई ‘पञ्जुन्न’ (= प्रदृश्यम्) भन्दछन् यी प्रदृश्यम् देवराजा चारुर्महाराजिक सोकका हुन् । यी प्रदृश्यम् देवराजाका कोकनदा भन्ने दुइ पुत्रोहरू थिएँ । कहों कहों ठूलो छोरीलाई ‘कोकनदा’ र स्यानी छोरीलाई ‘चूला कोकनदा’ भनिन्छ भन्ने कुरा उल्लेख भएको पाइन्छ\* । पहिले पहिले यिनीहरूले बुद्धधर्म सम्बन्धी कुरा अर्काबाट सुनेका मात्र थिए । पछि बुद्धधर्मलाई यिनीहरूले प्रत्यक्ष अवबोध गरे भन्ने कुरा अगाडिको सूत्रबाट प्रष्ट बुझिन्छ । धर्मलाई अवबोध गर्न सकेका हुनाले नै हर्षित भई, एक दिन, बुद्धकहाँ गई यिनीहरूले धर्मको प्रशंसा गरेका थिए । कुनरूपले प्रशंसागरे भन्ने कुरा सूत्रको अध्ययनद्वारा थाहा हुन्छ ।

६ सार. प. I. पृ. ६४: पठमपञ्जुनसुतवण्णना, देवता-संयुतं ।

\* D. P. P. I. पृ. ६७२.

यिनीहरूले अवबोध गरे अनुसार—पहिलो सूत्रमा जेठी छोरीले र दोश्रो सूत्रमा कान्द्यो छोरीले धर्मका वर्णन गरेका कुराहरू अगाडि अनुदित भएकाछन् ।

X

X

X

सिद्धार्थ<sup>१</sup>बुद्धका प्रासादहरू मध्ये एउटाको नाम पनि 'कोकनदा' भन्ने थियो<sup>२</sup>। बोधिराज कुमारको घरको नाम पनि 'कोकनद' थियो<sup>३</sup>। यो घर कमलको फूल युण्डेको जस्तै आकारले बनाइएको थियो भन्ने कुरा बोधिराजसुत्तवण्णनाले<sup>४</sup> उल्लेख गरेको छ । कमलको फूललाई 'कोकनद' पनि भनिने भएको हुनाले त्यस घरको नाम 'कोकनद' राखिएको हो ।

Dhamma.Digital

+

+

+

<sup>१</sup> दिपङ्करबुद्धदेखि लिएर सोहँौं बुद्ध हुन् । बु. वं. पा. पृ. ३५६.

<sup>२</sup> बु. वं. पा. पृ. ३५७: सिद्धत्थबुद्धवंसो ।

<sup>३</sup> म. नि. II. पृ. ३१८: बोधिराजकुमारसुत्त' ।

<sup>४</sup> पपं. सू. III. पृ. २२१.

## मूल सूत्र--

### १—धर्मग्रहणद्वारा देवतोकमा पुरनसक्ष

यस्तो मेले सुनें ६ ।

एक समय भगवान् वैशालीको महावनस्थित कूटागार शाकामा बस्नु भएको थियो ।

त्यस वर्षत प्रदथुम्नाई ( =पञ्जुन्न ) की छोरी कोकनदा रातको प्रथमयाम बितिसकेपछि सुन्दर रूप धारण गरी, महावन जन्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्याहाँ गइन् । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिइन् । एक छेउमा उभिएकी प्रदथुम्नकी छोरी कोकनदाले भगवान् समक्ष यी गाथाहरू सुनाइन् ॥

---

६ सं. नि. I. पृ. २८: पठमपञ्जुन्नधीतुसुतं, देवसंयुतं. अ. क. I.  
पृ. ६४


६ यिनी चातुर्महाराजिकवासी वर्षाद् देवताहुन् । सार. प  
I. पृ. ६४

१—“वैशालीमा बस्नु भएका सर्वश्रेष्ठ पुद्गल बुद्धलाई प्रदद्युम्नकी छोरी म कोकनदाले अभिवादन गर्नु ।

२—“चक्षुमान् बुद्धको धर्मलाई अघि मैले सुनेको मात्र थिएँ, अब सुगतमुनिले देशना गर्नु भएको धर्मलाई साक्षात्कार गरी म जान्दछु ।

३—“जो मूर्खले आर्य-धर्मलाई निन्दागरी हिड्दून् उनी-हरू रौरवमा\* गई धेरैदिनसम्म दुःख भोग गर्नन् ।

४—“क्षान्तिद्वारा उपशान्त भएको धर्ममा जो पुग्दन्— उनीहरू मनुष्यदेह छाडी देवलोकमा पुग्दन् ।”



Dhamma.Digital

×

×

×

\* रौरव नरक दुइप्रकारकाछ्न्—एक धुम्र-रौरव, अर्को जाल रौरव । धुम्र-रौरव छुट्टै हुन्छ । जाल-रौरव चाहिं अवीचि- नरकलोककै नाम हो । आगोको ज्वालामा पोलिदा बेसकरी कराउने हुनाले “रौरव” भन्ने नाम रहन गएकोहो । सार प. पृ. I. ६४: पठमपञ्जुन्नधीतुसुत्तवण्णना ।

मूल सूत्र--

## २-धर्मको रस

यस्तो मैले सुनें ०।

एक समय भगवान् वैशालीको महाबनस्थित कूटागार शालामा बस्नु भएको थियो ।

त्यस समय प्रदद्युम्न (=पञ्जुन्न) की छोरी कोकनदा रातको प्रथम याम वित्तिसकेपछि सुन्दर रूप धारण गरी महाबन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गइन् । त्यहाँ पुरोपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा उभिइरहिन् । एक छेउमा उभिइरहेकी प्रदद्युम्नकी स्थानी छोरी कोकनदाले भगवान् समक्ष यी गाथाहरू सुनाइन्—

१-'बिजुलीको चमक जस्तो रूप धारणगरी यहाँ आएको म

० सं. नि. I. पृ. २९: दुनियपञ्जुन्नधीतुसुत्तं देवतासंयुतं, अ.क.  
I. पृ. ६४

[ १६४ ]

बुद्धकालीन ऋग्वादिदेव

प्रदद्य मनकी छोरी हुँ, बुद्ध र धर्मलाई नमस्कार गरी यी अर्थवती  
गाथाहरू भन्दछु ।

२—“पर्यायरूपमा बुद्ध-धर्मलाई धेरै प्रकारले विभाजन गर्न  
सकिन्द्ध, मनले सुपरिचित गरे अनुसार म यहाँ संक्षेपमा भन्दछु ।

३—‘काय, वाक् तथा चित्तले कुनै पनि लोकमा कुनै प्रकारका  
पापहरू नगर्नू, कामविषयलाई छाडी स्मृतिमान् सम्प्रज्ञानी भई बस्नू,  
अनि अनर्थसंहित दुःखको सेवन नगर्नू ।”

---

## ६. खेम देवपुत्र

### परिचय

खेम (=क्षेम) देवपुत्र कुशलकामी एक देवपुत्र हुन् । उनी चाहन्ये कि प्राणीहरू अकुशल नगरी कुशल कर्म गरून् । उनी यो पनि महसूस गर्दथे कि अकुशलको फल कटुने हुन्छ ।

एक दिन, उनी रातको प्रथम याम बित्सकेपछि आफ्नो देवप्रभावद्वारा भगवान् बस्ने लेतबन विहार जम्मे आलोकित पारी भगवान् कहाँ गएका थिए । त्यसबाट उनले भगवान् को अगाडि आफूलाई लागेका कुरा व्यक्तिगतै कतिपय गाथाहरू भगवान् लाई सुनाएका थिए । जुन गाथाहरू अगाडिको मूल सूत्रमा अनुदित गरिदिएको छु । यी गाथाहरू सुनी भगवान् तृष्णी हुनु भएबाट वहाँले गाथाहरूको अनुमोदन गर्नु भयो भन्ने कुरा अनुमान गर्न सकिन्छ । यी खेम देवपुत्र कुशलकामी मात्र नभई बुद्धप्रति सहानुभूति राख्ने खालका पनि थिए ।

X

X

X

## भिन्नाभिन्नै खेम नामहरू

(१) खेम (बोधिसत्त्व)—यिनी, वर्तमान बुद्धहुने महापुरुष थिए । ककुसन्ध बुद्धको पालामा यिनी खेमावती नगरको खेम (=क्षेम) भन्ने राजा भएका थिए । बु. वं. पा. पृ. ३७१: ककुसन्धबुद्धवंसो, अ. क. पृ. २११.

(२) खेम (सेठपुत्र)—यिनी, श्रावस्तीवासी, अनाथपिण्डिक महाजनका भाऊजा (=बहिनीको छोरा) हुन् । यिनको नाम खेम (=क्षेम) थियो । यिनी बडो सुन्दर थिए । आफ्नो सुन्दरताको कारणले गर्दा यिनले बडो व्यभिचारी जीवन बिताएका थिए । यिनले धेरै स्त्रीहरूलाई बिगारेकाथिए । जति चोटि यिनलाई समातेर राजाहाँ लगे पनि राजाले अनाथपिण्डिक सेठको मुखले गर्दा यिनलाई छाडिने दिन्थे ।

एक दिन, यो कुरा बुद्धकहाँ पुरेपछि वहाँले उनलाई व्यभिचारको फल बडो कटु हुन्छ भनी मैत्रीपूर्वक सम्झाएपछि खेम सेठपुत्र उहीं स्रोतापन्न भए । धम्म. प. अ, क. पृ. ५५७: खेमस्सवत्थु, निरयवग्गो ।

(३) खेम (देवपुत्र)—यिनी, उही देवपुत्रहुन् जो बुद्धकहाँ गई

एकदिन यिनले खराव काम गर्नुहोस्त र असल काम गर्नुपर्छ भनी भगवान्‌को अगाडि गाथाहरू सुनाएका थिए । यिनके कुरा यहाँ उल्लेख गरिरिएको छु ।

(४) **खेम (भिक्ष)**--यिनी, एक भिक्षु हुन् । श्रावस्तीमा छँदा, एक दिन आयुष्मान् सुमनसँग श्रावस्तीस्थित अन्धवनमा बसेका थिए । तेसबेला यिनले विमुक्तिभइसकेकालाई—“म श्रेष्ठछु, म समान छु अथवा म हीनछु भन्ने भावना हुँदैन” भनी भगवान्‌लाई सुनाएका थिए । भगवान्‌ले पनि स्वीकार गर्नु भएको थियो । खेम भिक्षुका साथी आयुष्मान् सुभनले पनि भगवान्‌लाई यस्तै कुरा सुनाएका थिए । अं. नि-६. पृ. ७२ः खेमसुत्त, अ. क. II. पृ. ६७५.

(५) **खेम (भिक्ष)**--यिनी, एक त्रिपिटकघर भिक्षु थिए । यिनका गुरु धर्मपालित थेर थिए । परिवारपालि पृ. ५ अनुसार जम्बुद्वीपबाट बुद्धधर्म श्रीलंकामा पुगिसकेपछि शिष्यपरम्पराको नामावलीमा यिनको नाम समावेश भएको छ । त्यस्तै समन्तपासादिका पृ. ६ मा पनि उल्लेख भएको पाइन्छ ।

(६) **खेम (नगर)**--यो नगर, सुमन बुद्धको पालाको एक नगर हो । दीपञ्चक्र बुद्धदेखि लिएर चौथा बुद्ध सुमनबुद्ध हुनुहुन्थ । जातकटुकथा, द्वेरेनिदान अनुसार त्यसबाहत सुदृत भन्ने राजा खेम(=क्षेम) भन्ने नगरमा बस्दथे । किन्तु बुद्ध-

वंसपाळी\* र त्यसको अटुकथाले<sup>०</sup> भने सुदृश राजाको नगरको नाम 'मेखल' हो भनी उल्लेख गरेको छ ।

(७) खेम<sup>१</sup> (नगर)—यो नगर, तिस्स (=हिघ्य) बुद्धको पालाको एक नगर हो । तिस्स बुद्ध यसै नगरका जन-सन्ध<sup>०</sup> राजाकी पदुमा+ (=पद्मा) भन्ने महारानीको कोखमा जन्मिनु भएको थियो ६ ।

(८) खेम (नगर)--यो नगर, ककुसन्ध बुद्ध जन्मिनु भएको नगर हो<sup>२</sup>। ककुसन्ध बुद्ध, दीपङ्कर बुद्धदेखि लिएर बाइसौं बुद्ध

\* पृ. ३२९: सुमनबुद्धवंसो ।

० बु. वं. अ. क. पृ. १२५: सुमनबुद्धवंसटुकथा ।

१ बु. वं. पा. पृ. ३५९: तिस्सबुद्धवंसोले 'खेमक' भनी उल्लेख गरेको छ ।

० बु. वं. अ. क. पृ. १८८: तिस्सबुद्धवंसटुकथाले 'सच्चसन्ध' भनी उल्लेख गरेको छ ।

+ बु. वं. अ. क. पृ. १८५: तिस्सबुद्धवंसटुकथामा 'पदुम' भन्ने उल्लेख भएको छ ।

६ बु. वं. पा. पृ. ३५९: तिस्सबुद्धवंसो, अ. क. पृ. १८८

७ जा. अ. क. I. पृ. ३७: दूरेनिदान, निदानकथा ।

हुनुहुन्थ । बुद्धवंस पालि\* र त्यसको अटुकथालेॄ क्रमशः ‘खेमावती’ र ‘खेमवती’ भनी उल्लेख गरेका छन् ।

(९) खेम (मृगदावन)—यो, एक मृगदावन हो । विपस्सी बुद्धको पालामा, बन्धुमती नगरको आसपासमा यो ‘खेम’ मृगदावन थियो०। यसै वनमा विपस्सी बोधिसत्त्व जन्मिनु भएको थियो०। बुद्ध भइसक्नु भएपछि दहाले यसै वनमा धर्मचक्रप्रवर्तन पनि गर्नु भएको थियो०।

हालको ऋषिपतन मृगदावनलाई नै त्यससमयमा ‘खेम मृगदावन’ भनिएको हो भनी सुमङ्गलविलासिनी पृ. ३२०: महापदान-सुत्तवण्णनाले उल्लेख गरेको छ ।

(१०) खेम (तलाऊ)—यो, एक तलाऊको नाम हो । धेरै समय अघि वाराणशीमा संयम भन्ने राजाले राज्य गर्दथे । त्यस विषयमा खेमादेवीले एक सुवर्ण वर्ण हंसबाट उपदेश सुनेको स्वप्न

\* पृ. ३७१: ककुसन्धबुद्धवंसटुकथा ।

ॄ बु. वं. अ. क. पृ. २०९: ककुसन्धबुद्धवंसटुकथा ।

● बु. वं. अ. क. पृ. १९५: विपस्सीबुद्धवंसटुकथा ।

◎ बु. वं. अ. क. पृ. १९५.

● बु. वं. पा.पृ.३६५, अ. क. पृ. १९७: विपस्सीबुद्धवंसो; मनो. र. पृ. I. पृ. ८०: एककनिपातवण्णना ।

देखेकी थिइन् । अनि राजाले त्यस्तो हंस समात्ने उपायसोची वाराण-  
शीको तीन (३) गाउतर्षु उता तीन गाउत प्रमाणको एक तलाऊ बना-  
उन लगाएका थिए । जसको नाम 'खेम' (= क्षेम) राखिएको थियो ।  
त्यसबखत सुवर्ण हंस गौतम बुद्धने हुनुहुन्थ्यो । हंसको नाम धतरटु  
(= धृतराष्ट्र) थियो ॥

(११) खेम (वर्ग)—यो, एक वर्गको नाम हो । अङ्गूष्ठर-  
निकाय, नवकनिपातको छैटों वर्गहो । अ. नि-९. पृ. ८९: खेमवग्गो ।

(१२) खेम (सुत्तं)—यो, पनि एक सूत्रको नाम हो । यो  
सूत्र अ. नि-९. पृ. ८९ मा उल्लेख भएको छ ।

(१३) खेम (सुत्तं)—यो पनि एक सूत्रके नाम हो । यसे  
सूत्रमा खेम (४) भिक्षुले भगवान्लाई सुनाएका कुराहरू उल्लेख  
भएका छन् । अ. नि-९. पृ. ७२: खेमसुत्तं ।

(१४) खेम (सुत्तं)—यो पनि एक सूत्रके नाम हो । यस  
सूत्रमा खेम देवपुत्रले भगवान्लाई सुनाएका कुराहरू उल्लेख भएका  
छन् । यसे सूत्रको अनुवाद यहाँ गरिदिएको छ ।

X

X

X

६ एक गाउत भनेको कतिहो भन्ने कुरो लेखकको बु. म. पृ. ३८  
को पादटिप्पणीमा उल्लेख भइसकेको छ ।

० जा. अ. क. VII. पृ. २०२: महाहंसजातकं, नं. ५३४

मूल सूत्र---

### पापकर्म नगर

यस्तो मैले सुनें हैं।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्तुभएवो वियो

एक समय खेम (= क्षेम) देवपुत्र रातको प्रथम याम विति-  
सके पछि सुन्दर रूप धारणगरी जेतवन जस्तै आलोकितपारी जहाँ  
भगवान् हुनुहुन्थ्यो त्यहाँ गए। त्यहाँ पुगेपछि भगवान् लाई अभिवादन  
गरी एक छेउमा उभिए। एक छेउमा उभिएका खेम देवपुत्रले भगवान्-  
को सम्मुखमा थी गाथाहरू भने—

१—“शत्रुको साथमा लाग्नेकै दुर्मेध मूर्खपुरुषहरू पापकर्मगरी  
हिंड्छन्—जसको फल कटुहुन्थ्य।

२—“जुन कर्म गर्दा पश्चात्ताप तथा अश्रुमुख गरी रोई फलभोग

६ स. नि. I. पृ. ५५: खेमसुत्त, देवपुत्तसंयुत्त, अ. क. I. पृ. १०

[ १७२ ]

बुद्धकालीन ब्रह्मादिदेव

गर्नु पनेहो—त्यस्तो काम नगर्नु असल हो ।

३—“जुन काम गर्दा पश्चात्ताप हुन्न तथा प्रसन्नचित्तलिई फल भोग गर्न पाइन्छ—त्यस्तो काम गर्नु असल हो ।

४—“जुन कामद्वारा आपनो हितहुन्छ—सोही काम नै सर्वप्रथम गर्नसक्नु पर्छ, गाडीवान्‌ले कै चिन्ता नगरी धोखपुरुषले खूब मेहनत गर्नसक्नु पर्छ ।

५-६—“रास्त्रो फराकिलो तथा सम्म परेको बाटोलाई छाडी विषम मार्गमा लाग्ने गाडाको धुर भाँचिई गाडीवान् चिन्तामा पनें कै धर्मबाट विमुख भई अधर्ममा लाग्ने निर्बुद्धि-पुरुष मृत्युको मुखमा परी धुर भाँचिई चिन्तामा पनें (गाडीवान्) कै चिन्तामा पर्छ ।”

## १०. घटिकार देवपुत्र

प रि च य

कश्यप बुद्धको<sup>२</sup> पालामा घटिकार भन्ने कुहाले र ज्योति-पाल ( = जोतिपाल ) भन्ने दुइ हितैषी साथी थिए । त्यस समयमा शाक्यमुनि बुद्धने ज्योतिपाल ब्राह्मण थिए ।

देवलोकमा उत्पन्न भएर पनि घटिकार देवपुत्रले शाक्यमुनि बुद्धप्रति-अतीतको मित्रतालाई संस्मरणगर्दै-अहिले पनि उनले मित्रतापूर्ण व्यवहार गरेको कुरा उनको अतीत तथा वर्तमानकथा माथि विचार गर्दा यो कुरा पुष्टचाइ हुन्छ ।

<sup>२</sup> कश्यप बुद्ध गौतमबुद्ध भन्दा अधिल्ला बुद्धहुनुहुन्छ ।

“अहं तदा माणवको, जोतिपालोति विस्मुतो ।” बृ. वं. पा. पृ. ३७६ः कस्सपबुद्धवंसो; म. नि. II. पृ. २८०ः घटीकारसुत्तं । घटिकार र ज्योतिपाल माणवको सम्बन्धमा मिलिन्दराजाले नागसेन महास्थविरसँग दोधारे प्रश्न सोधेका छन् । मिलि. प्र. (हि.)पृ. २६९.

मनोरथपूरणी\*, जातकटुकथा,३३ बुद्धवंसटुकथा,० तथा विमानवंशु अटुकथाले<sup>०</sup> ‘घटिकार देवपुत्र’लाई ‘घटिकार महा ब्रह्मा’ भनी उल्लेख गरेको पाइन्छ । संयुक्तनिकायले भने ‘घटिकार देवपुत्र’ मात्रै उल्लेख गरेको छ ॥

### अतीतकथा

अघि, कश्यप सम्प्रक् सम्बुद्धको पालामा वेहलिङ्ग<sup>०</sup> भन्ने गाउँ-निगम (=गाउँभन्दा ठूलो र निगमभन्दास्थानो) मा कश्यप बुद्धका अग्र उपस्थाक घटिकार भन्ने एक कुहाले बस्दथे । उनका अन्धा मातापिताहरू थिए । उनी आर्यकान्त शीलले युक्तथिए । उनी बुद्ध, धर्म तथा सङ्घप्रति अत्यन्त (=अवेच्च) प्रसन्न थिए । उनमा चतुर्सत्यको

\* I. पृ. ४४: एककनिपातवण्णना ।

३३ I. पृ. ५४-५५: अविदूरेनिदानं ।

० पृ. २३६: गोतमबुद्धवंसटुकथा ।

० पृ. २५३ कन्थकविमान ।

■ I. पृ. ३३, ५७: घटिकारसुत्तं, देवतासंयुत्तं, र ईवपुत्तसंयुत्तं ।

● म. नि. II. पृ. २७१: घटीकारसुत्तं (नालन्दा पालि) मा ‘वेगलिङ्ग’ तथा सं. नि. I. पृ. ३३: घटिकारसुत्तं (नालन्दा-पाली) मा ‘वेकलिङ्ग’, रोमनमा: ‘वेभलिङ्ग’ उल्लेख भएका छन् ।

विषयमा कुनै पनि आशंका थिएन । उनी एकछाक मात्र खान्ये तथा कल्याण ब्रह्मचारी थिए । उनले मणी-माणिक्य तथा सुनचाँदी पनि ग्रहण गर्दैनये । आफ्नो कामकोलागि आफैले माटो पनि खन्दैनये । मुसाले वा कुकुरले खोतलिराखेको\* अथवा जङ्गलमा गईै त्यहाँ थुपारिएको माटोल्याई भाँडा बनाउने काम चलाउँदथे ।

उनले भाँडाहरूसँग अन्नहरू साट्-फेर गरी व्यापारगर्दथे ① । “घटिकार कुहालेको भाँडा खूब राम्रोसँग पोलेको तथा बलियो छु” भन्दै मानिसहरू उनका भाँडाहरू किन्नजाँदा—चामल, मास, तरकारी, नून, तेल आदिसँग साट्-फेरगरी किन्दैथे ।

यदि मानिसहरूले ल्याएका अन्न तथा वस्तुहरू आफ्नो भाँडाको मोलभन्दा बढता भएको खण्डमा घटिकार कुहालेले अरू भाँडा थपी दिन्थे । यदि मानिसहरूका अन्न तथा वस्तुहरू भाँडाको मोलभन्दा कम भएको खण्डमा—“अहो, यी घटिकार कुहालेको भाँडाको मोलभन्दा कम अन्न तथा वस्तुदिई लिनहुन्न । यिनले यसै जीवनवृत्तिद्वारा आफ्नो अन्धा आमाबाबुहरूको पालन-पोषण गर्छन्, यिनी धार्मिक छन्” भन्दै नपुगेका अन्न तथा वस्तुहरू ल्याइदिन्थे । “यस्तासँग व्यापार गर्दा हामीलाई पनि कुशलनै लाभ हुन्छ” भन्दै मानिसहरू माटाका

\* म. नि. II. पृ. २७७: घटीकारसुत्तं ।

¶ पं. सू. III. पृ. १९५: घटीकारसुत्तवण्णना ।

① म. नि. II. पृ. २७७ घटीकारसुत्तं ।

भाँडाहरू लिन उनैकहाँ ओइरिन्ये । घटिकार कुहालेले पनि कहील्यै पनि कसैको अश तथा वस्तुहरूप्रति लोभ-लालचागारी आफ्ना भाँडाहरूको मोलभन्दा एक कौडी पनि बढता लिन्थेहै । गृहस्थी भएर पनि उनले त्यस्तो विशुद्ध नियमहरू पालन गर्न सक्नाको कारणहो—उनीमा पाँच अधोभागीय<sup>०</sup> (= ओरम्भागिय) संयोजनहरू निर्मूल भइसकेका थिए । उनी औपपातिक (= ब्रह्मलोकमा उत्पन्न हुने प्राणी) थिएहै । भनाइ-को मतलब उनी अनागामी\* भइसकेकाथिए भनी भनिएको हो । घटिकार कुहालेको ऊयोतिपाल<sup>०</sup> भन्ने ब्राह्मण<sup>०</sup> माणव एक अतिप्रिय तथा हितेषी साथीयिए ।

त्यस समय, वाराणाशीमा किकी भन्ने राजाले राज्यगद्देखे ।

६ पं. सू. III. पृ. १९५: घटीकारसुत्तवण्णना ।

○ 'अधोभागीय संयोजनहरू' भनेका के के हुन् भन्ने कुराहरू लेख-कको बु.प.पृ.३२७ को पादटिप्पणीमा उल्लेख भइसकेका छन् ।

७ म. नि. II. पृ. २७७-७८: घटीकारसुत्त ।

\* बु. व. पा. पृ. ३७९: कस्सपबुद्धवंसो । 'अनागामी' भन्ने कस्तो पुरुष हो तथा यिनको कति प्रभेद हुन्छ भन्ने कुरा लेखकको बु. गृ. पृ. २७४ को पादटिप्पणीमा उल्लेख भएको छ ।

● म. नि. II. पृ. २७२: घटीकारसुत्त ।

८ पं. सू. III. पृ. १९२: घटीकारसुत्तवण्णना; बु. व. अ. क. पृ. २२०: कस्सपबुद्धवंसवण्णना ।

एकदिन कश्यप सम्यक् सम्बुद्ध वाराणशीमा आइपुग्नुहुँदा किकी राजाले कश्यप बुद्धसँग वाराणशीमा तीन महीना सम्म वर्षावास बिता-उनुहुन प्रार्थना गरे । तर वहाँले प्रार्थना स्वीकार गर्नुभएन । तीन तीन पटकसम्म प्रार्थना गर्दा पनि भगवान्ले “मैले अकेंको प्रार्थना स्वीकार गरिसकेको छु” भन्नुहुँदै स्वीकार गर्नु नमए पछि मनमा दुःखलागी किकी राजाले कश्यप बुद्धसँग यस्तो विनिंगरे—

“भन्ते ! मभन्दा ठूलो अरु कुनै उपस्थाक तपाइले मेरो राज्यमा देख्नु भएको छ के हुँ ? ”

अनि कश्यप बुद्धले यसरी जवाफ दिनुभयो—

“महाराज ! वेहतिङ्ग भन्ने गाउँनिगममा घटिकार भन्ने एक कुहाले छन् । उनी मेरा उपस्थाकहुन् ! महाराज ! ‘कश्यप बुद्धले मेरो वर्षावास स्वीकार गर्नुभएन’ भनी जसरी तपाइको मनमा दुःखलायो तथा तपाइको चित्त खिन्न भयो—त्यसरी घटिकार कुहालेको चित्त खिन्न हुँदैन । किनभने उनी बुद्ध, धर्म तथा सङ्घको शरणमा गइसकेका छन् । उनको शरण अटल छ । उनले प्राणीहिसादि अधर्म-कर्म कहील्ये गर्दैनन् । उनी बुद्ध, धर्म तथा सङ्घप्रति अत्यन्त (= अबेच्च) प्रसन्न छन् । उनी आर्यकान्तशील\*द्वारा सम्पन्न छन् ।

४ म. नि. II. पृ. २७५-७७: घटीकारसुत्तं ।

\* कस्तो शीललाई ‘आर्यकान्तशील’ भनिन्छ भन्ने कुरा लेखकको बु. ब्रा. पृ. ६९, ८७ तथा बु. गृ. पृ. २५६ मा उल्लेख भइसकेको-छ ।

त्यतिमात्र होइन उनको मनमा चतुसत्य-धर्मको विषयमा कुनै आशङ्का छैन । उनी यसबारेमा अटल छन् । महाराज ! उनले मणी-माणिक्य तथा सुन चाँदीहरू पनि ग्रहणगर्दैनन्, उनी एकछाके छन् । यतिमात्र होइन उनले आफ्नो भाँडा बनाउनकोनिमित्त प्राणी प्रति दयाको कारणले गर्दा भुङ्गमा माटो समेत खन्दैनन् । जङ्गलमा थुपारिएको माटो खोजेर ल्याई भाँडाहरू बनाउँछन् । यसप्रकार जीविका गरेर पनि आफ्ना अन्धा आमाबाबुहरूको रास्रै सँग पालन-पोषण गर्दैनन् । उनका पाँच अधोभागीयसंयोजनहरू निर्मल भइसकेका छन् । उनी ब्रह्मलोक गामी हुन् र उर्हीबाटै सबै आसूबहरू क्षीणगरी परिनिर्वाण हुने छन् ॥५॥

( १ ) “महाराज ! एक समय, म वेहलिङ्ग मन्त्रे गाउँनिगममा बसिरहेको बेलामा, एकदिन विहान, भिक्षाको समय भएपछि चीवर पहिरी, पात्र-चीवर ग्रहणगरी घटिकार कुहालेका आमाबाबुहरूकहाँ गई मैले—‘कहाँ गए सो भगव ( = भार्गव ) ?’ भनी सोध्दा उनी-हरूले—‘भन्ते ! तपाइको उपस्थाक बाहिर गइसक्यो । चूलाका भाँडाबाट भात र तिहुन लिनुभई खानुहोस्’ भनी जदाफ दिए । महाराज ! अनि मैले, चूलाका भाँडाबाट भात र तिहुन लिई खाएर गएँ । जब घटिकार कुहाले घरमा फर्के तब उनले आफ्ना आमाबाबुहरूसँग ‘कसले यहाँको भात र तिहुन खायो ?’ भनी सोध्दा उनीहरूले ‘पुत्र ! भगवान् अरहत् सम्यक् सम्बुद्ध आउनुभई भाँडाबाट भात र तिहुन

लिई खाएर जानुभयो' भनी भने ।

“महाराज ! यो कुरा सुनी घटिकार कुह्यालेको हृदयमा यस्तो लाग्यो कि—‘अहो भाग्य ! कत्रो भाग्य !! जहाँ कि कश्यप भगवान्‌ले ममाथि यत्रो विश्वास राख्नुहन्थ्य ! !’ भन्दै उनको हृदयमा प्रीतिसुख उत्पन्न भएकोथियो र सो प्रीतिसुख उनको मनमा दुइहप्तासम्म रहिरहन्थ्यो तथा उनका आमाबाबुहरूको हृदयमा एकहप्तासम्म प्रीतिसुख रहिरहन्थ्यो\* ।

(२) “महाराज ! अर्को एक समयमा म वेहलिङ्ग भन्ने गाउँनिगममा बसिरहेको बेलामा, एकदिन भिक्षाटन्को समयमा चौबर पहिरी, पात्र-चौबर ग्रहणगरी घटिकार कुह्यालेको आमाबाबुकहाँ गएँ । त्यहाँ पुगेपछि मैले उनीहरूसँग ‘कहाँगए सो भगव ?’ भनी सोध्दा उनीहरूले ‘भन्ते ! तपाइको उपस्थाक बाहिर गइसक्यो’ भनी उत्तरदिई—‘त्यहाँ भाँडाबाट कुलमाष (= जौको खोले) र सूप लिएर खानुहोस्’ भनी भने । महाराज ! अनि मैले कुलमाष र सूप लिएर खाएँ । अनि आफ्नो घरमा फर्केपछि घटिकार कुह्यालेले ‘यहाँको कुलमाष र सूप कस्ले खायो ?’ भनी सोधेपछि उनका आमाबाबुहरूले कश्यप बुद्धले खाएर जानु भएको कुरा सुनाए ।

“महाराज ! यो कुरा सुनी घटिकारको मन अत्यन्त गद्गद्

\* म. नि. II. पृ. २७८: घटीकारसुत्त ।

हुन्थ्यो र उनको यो मानसिक प्रीतिसुख दुइहप्तासम्म मनमा रहिरहन्थ्यो तथा उनका आमाबाबुहरूको मनमा एकहप्तासम्म रहि-रहन्थ्यो ।

( ३ ) “महाराज ! एक अर्को समयमा, म वेहलिङ्ग भज्जे गाउँ-निगममा बसिरहेको वेलामा मेरो कुटीबाट बेस्करी पानी चुहिनथाल्यो । महाराज ! अनि मैले भिक्षुहरूलाई घटिकार कुह्यालेको घरमा कुनै घाँस-पातहरू छन् के भनी हेर्न पठाएँ । भिक्षुहरूले उनको घरको छानाको खरहरू बाहेक अन्त कतै घाँस-पातहरू नभएको कुरा सुनाए । महाराज ! अनि मैले ‘सोहि छानाके खरहरू भएपनि लिएर आऊ’ भनी भिक्षुहरूलाई अहा एँ । अनि, ती भिक्षुहरू घटिकार कुह्यालेको घरमागई छानाको खरहरू फिक्न थाल्दा घटिकारका अन्धा आमाबाबुहरूले—‘छानाको खरहरू फिक्ने को हो ?’ भनी सोध्दा भिक्षुहरूले—‘भगिनी ! कश्यप बुद्ध बस्ने कुटीमा बेस्करी पानी चुहिदैछ । त्यससंले वहाँको कुटी छाउनकोनिमित्त यो छानाको खरहरू फिकेकाह्वा’ भनी भने । यति कुरा सुनेपछि उनीहरूले—‘हे भद्रमुखी हो ! लैजानु-होस्, लैजानुहोस्’ भनी भनेहो । त्यसव्यत घटिकारका आमाबाबुहरूले यो सोचे कि—‘यो घटिकार कहाँ जान्छ, कहाँजान्छ । बुद्ध भगवान् बस्ने कुटीमा पानी चुहेको कुरा पनि थाहापाउन्न; कस्तो केटो रहेछ ।’ यति सोचेर

नै उनीहरूले 'लैजानुहोस्' भनी भनेकाहुन् भनी पपञ्चसूदनीले<sup>०</sup>  
उल्लेख गरेको छ ।

"महाराज ! घटिकार कुह्याले घरमा आएपछि जब उनले  
घरको छाना नभएको देखे तब, उनले आफ्ना आमाबाबुहरूसँग 'यो  
छाना कसले बिगारेको हो ?' भनी सोध्दा उनका आमाबाबुहरूले  
कश्यप सम्यक् सम्बुद्ध बस्ने कुटीमा बेस्करी पानी चुहिएकोले शिक्षु-  
हरू आई छानाका खरहरू यिकेर लगे' भनी भन्दा घटिकारको मनमा  
यस्तो आनन्द लाग्यो कि उनको सो आनन्दको बेग उनको मनमा दुइ  
हप्तासम्म रहिरहेको थियो र उनका आमाबाबुहरूको मनमा एकहप्ता-  
सम्म रहेको थियो ।

"महाराज ! सो घटिकारको घरमा छाना नभए तापनि उनको  
घरमा एक थोपो पनि पानी पर्दैनथ्यो । आकाश नै छाना समानभई-  
रहेको थियो । महाराज ! यस्ता घटिकार कुह्याले हुन् मेरा  
उपस्थाक है ।"

घटिकारको घरमा त्यसबखत मात्र पानी नपरेको होइन,  
अपितु त्यो स्थानमा कल्पसम्म पनि पानी पनै छैन भनी पपञ्चसूद-  
नीले\* उल्लेख गरेको छ ।

◎ III. पृ. १९६: घटीकारसुत्तवण्णना ।

६३ म. नि. II. पृ. २८०: घटीकारसुत्त' ।

\* III. पृ. १९७: घटीकारसुत्तवण्णना ।

उपरोक्त कुरा सुनी वाराणशीका किंकीराजा घटिकार कुद्धालेप्रति यति प्रसन्न भए कि—राजाले घटिकार कुद्धालेलाई पाँच शय गाडाहरू चामल इत्यादि उपहार पठाइदिए । किन्तु घटिकारले “राजाका धेरै कायहरू छन्, गर्नु पर्ने कर्तव्यहरू पनि धेरै छन्; जतः यी उपहारहरू राजाकै होउन्” भनी स्वीकार गरेनन् भन्ने कुरा पनि घटिकार सूत्रमै<sup>०</sup> समुलेख भएको छ ।

### वर्तमान कथा

हाल शाक्यमुनी बुद्धको समयमा सो घटिकार कुद्धाले घटिकार देवपुत्र भई शुद्धावास\* ब्रह्मलोकमा उत्पन्न भएका थिए ।

सिद्धार्थकुमार बोधसत्यले गृहत्याग गरी अनोम नदीको छेउमा आफ्नो केशकाटी “प्रवजित भेषलाई यी काशिक वस्त्रहरू उपयुक्त हुँदैनन्, कषायवस्त्र नै सुहाउँछ” भन्ने कल्पनागरी कषायवस्त्रको कल्पना गरिरहनु भएको बेलामा यिनै घटिकार ब्रह्माले

० म. नि. II. पृ. २८०.

\* ‘शुद्धावास’ भनी अविहा, अतप्पा, सुदस्सा, मुदस्सी तथा अकनिट्ट लोकहरूलाई भनिन्छ । हेर, विभं. पा. पृ. ५०८ उप्पादककम्म-आयुष्माणानि; बु. गृ.पृ. २७५ को पादटिप्पणीमा ।

बहाँलाई अष्टपरिष्कारशुँ युक्त कथायवस्त्रहरू त्याइदिएका थिए<sup>०</sup>। सिद्धार्थकुमार बुद्धहुनु भइसकेपछि घटिकार देवपुत्र भगवान्कहाँ गई मित्रतापूर्वक सुसमाचार सुनाउने मनसायलिई, आफ्ना पुराना साथीहरू तथा पुराना गाउँलेहरू<sup>\*</sup> अविहा ब्रह्मलोकमा उत्पन्नभई त्यहीं बाटे निर्वाणगामीहुने कुरा पनि सुनाउने विचारलिई, एकदिन, यिनले भगवान्कालाई आफ्ना पूर्वज साथीहरू तथा गाउँलेहरूका नामहरू सुनाई उनीहरू मुक्त भएका कुरा पनि सुनाएकाथिए<sup>०</sup>। त्यसैले अगाडि अनुदित मूल सूत्रको शुरूमै “सात भिक्खुहरू अविहामा उत्पन्नभई विमुक्त भए” भनी भनिएक्छोहो । तिनीहरू को को थिए भन्ने कुरा पनि मूल सूत्रमै उल्लेख भएकैछन् । जस्तै—

“तिचीवरच्च पत्तो च, वासि सूचि च बन्धनो ।  
परिस्सावनेनअट्टोते, युतयोगस्स भिक्खुनो ॥” बु.वं.अ.क.पृ.२३६:  
गोतमबुद्धवंसवण्णना ।

● जा. अ. क. I. पृ. ५४: अविद्वरेनिदान; विमा. व. अ. क. पृ.  
२५३: कन्थकविमान; बु. वं. अ. क. पृ. २३६: गोतमबुद्धवंस-  
वण्णना ।

\* सं. नि. I. पृ. ३४: घटिकारसुत्तं ।

● सं. नि. I. पृ. ३३: घटिकारसुत्तं ।

“रूपको, पलगण्डो च, पुक्कुसाति च ते तयो ।

भद्रियो, खण्डदेवो<sup>०</sup> च, बाहुरग्गाहै च सिङ्गियो ॥”

यो कुरा सुनेपछि भगवान्ले घटिकारसँग—“कसरी तिमीले यी कुराहरु थाहापायौ र कस्को धर्मद्वारा उनीहरु विमुक्त भए त ?” भनी सोध्दा घटिकार देवपुत्रले जुन कुराहरु जवाक विएका छन्—ती कुराहरु अगाडिको मूलसूत्रमै प्रष्टसँग उल्लेख भएका छन् ।

यो उत्तरादिदा घटिकार देवपुत्रले आफ्नो पनि परिचर्यादिदे “आफू कश्यप बुद्धको पालामा घटिकार भन्ने कुहाले भएकोयिए<sup>\*</sup>” भन्ने कुरा पनि बताएका थिए । जुन कुरा अगाडिकै मूल सूत्रबाटै प्रष्ट-हुन्छ ।

घटिकार देवपुत्रको उत्तर सुनी भगवान्ले उनलाई प्रशंसा गर्नु भयो ।

Dhamma.Digital

● पं. सू. IV. पृ. १९४: धातुविभज्ज सुत्तवण्णनाले ‘कुण्डदेव’ भनी उल्लेख गरेको छ ।

● पं. सू. IV. पृ. १९४ ले ‘बाहुदन्ति’ भनी उल्लेख गरेको छ ।

○ पं. सू. IV. पृ. १९४ ले ‘पिङ्गिय’ भनी उल्लेख गरेको छ ।


\* “कुम्भकारो पुरे आसि, वेकलिङ्गे घटीकगो ।

मातापेति भरो आसि, कस्सपस्स उपासको ॥” सं. नि. I. पृ- ३३: घटिकारसुत्त ।

कश्यप बुद्धको पालाको घटना भए तापनि उत्कृष्ट जीवनको कुरा भएको हुँदा हाल बुद्धले पनि यस विषयलाई लिएर चर्चा गर्नु भएको थियो ।

एक दिन, भगवान् कोशलमा चारिकागर्दे गइरहनु भएको वेलामा बाटोको एक छेउमा मुस्काउनुभयो । यो देखेर पछि पछिलागिरहनु भएका आनन्द महास्थविरले वहाँसंग मुस्काउनाको कारण सोधनु हुँदा सोही ठाउँमा बसी वहाँले घटिकार कुहालेको पूर्व कथा स्वयं सुनाउनु भयो । जुन कुराहरू ‘घटीकारसुत्त’<sup>\*</sup> को नामले मञ्जिकमनिकायमा<sup>†</sup> उल्लेख भएको छ ।

धर्मसंग्राहकहरूले यो सूत्रलाई संयुत्तनिकायको ‘देवतासंयुत्त’<sup>‡</sup> तथा ‘देवपुत्तसंयुत्त’<sup>○</sup> मा उल्लेख गरेका छन् ।



Dhamma.Digital

+

x

x

\* II. पृ. २७१

† सं. नि. I. पृ. ३३: घटिकारसुत्त’ ।

‡ सं. नि. I. पृ. ५७: घटिकारसुत्त’ ।

मूल सूत्र--

### घटिकार देवपुत्र कुम्भकारथिए

(घटिकार देवपुत्र भन्दछन्--)

१—“सात भिन्नहरू अविहा (ब्रह्मलोक)मा उत्पन्न भई विमुक्त भए,—राग, द्वेष, (मोह) लाई परिक्षीण गरे, तृष्णारूपी विष भरित लोकबाट उत्तीर्णभए\*।”

(बुद्ध भन्नुहुन्छ—)

२—“तिनीहरू को थिए, जो कि—मनुष्यलोक छाडी दिव्यलोकमा गई पञ्चबाट तथा दुस्तर मृत्युलोकबाट उत्तीर्ण भए ?”

(घटिकार देवपुत्र भन्दछन्—)

\* सं. नि. I. पृ. ३३: घटिकारसुत्तं, देवतासंयुत्तं; अ. क. I. पृ. ७२; यस्तै सूत्र सं. नि. I. पृ. ५७ देवपुत्तसंयुत्तंमा पनि उल्लेख भएको छ । यस सूत्रलाई स्याममा: ‘घटिकरसुत्त’ र रोमनमा: ‘घटिकारो’ भनी उल्लेख भएको छ ।

३—“(तिनीहरू हुन्) (१) उपक (२) पल्लगण्ड, (३) पुक्कु-  
साति गरी तीन; अनि (४) भद्रिय, (५) खण्डदेव,\* (६) बाहु-  
रणिगहै तथा (७) सिङ्गिय®; यिनीहरूले मनुष्यदेह छाडी। दिव्ययोग•  
लाई पनि पारगरे।”

---

\* सिंहलमा: ‘भद्रदेव’।

॥ सिंहलमा: ‘बहुदन्ति,’ स्याममा: ‘बहुदन्ती’।

○ सिंहलमा र रोमनमा: ‘पिङ्गियो’।

● यहाँ ‘मनुष्यदेह’ भन्नाले पाँच अधोभागीयसंयोजनहरू भएको  
पुरुषलाई भनिएको हो। सार. प. I. पृ. १७२: घटिकारसुत्त-  
वण्णना। भनाइको तात्पर्य सकृदागामी पुरुष भनिएको हो।  
सकृदागामी हुने पुरुषमा यी पाँच अधोभागीयसंयोजनहरू बाँकी  
नै रहन्छन्। अतः ‘मनुष्य देह छाडी’ भनी भन्नाले यी पाँच  
अधोभागीयसंयोजनहरूलाई छाडी अर्थात् पारगरी अनागामी  
भई ब्रह्मलोकमा पुगे भनी भनिएको हो। पाँच अधोभागीय  
संयोजनहरू भनेका के के हुन् भन्ने कुरा लेखकको बु.प.पृ. ३२७  
को पादटिप्पणीमा उल्ले भएको छ।

● ‘दिव्ययोग’ भनी पाँच उर्ध्वभागीयसंयोजनहरू हुने ब्रह्मलोकलाई  
लक्षणरेको हो। अनागामी हुने पुरुषमा उर्ध्वभागीय भन्ने  
पाँच संयोजनहरू मात्र बाँकी रहन्छन्। ब्रह्मलोकपुगी त्यहाँबाट

## (बुद्ध भन्नुहुन्छ—)

४—“मार-पासबाटमुक्तहुने उनीहरूको तिमी कुशलै भन्दछौ; कसको धर्मलाई जानी (उनीहरूले) भव-बन्धनलाई चुँडाले त ?”

## (घटिकार देवपुत्र भन्छन्—)

५—“भगवान् वाहेक अरु को हुन्थ्यो र, भगवान्को धर्मछाडी अरु कसको धर्महोला र; जसको धर्मलाई ज्ञातगरी (उनीहरूले) भव-बन्धनलाई चुँडाले ।

६—“नाम र रूप दुवै जहाँ निरुद्ध हुन्छ, सोही तपाइको धर्मलाई यहाँ ज्ञातगरी (उनीहरूले) भव-बन्धनलाई चुँडालेकाहुन् ।”

## (बुद्ध भन्नुहुन्छ—)

७—“दुर्विज्ञेय, दुर्बोध्य तथा गम्भीरकुरा तिमी भन्दछौ; कसको धर्म जानेर तिमी यस्तोकुरा गच्छौ ?”

## (घटिकार देवपुत्र भन्दछन्—)

ती उर्ध्वभागीय पाँच संयोजनहरूलाई परिक्षीणगरी पार गरेका हुनाले ‘दिव्ययोगलाई पनि पारगरी’ भनी सूत्रमा उल्लेख भएको हो । सार. प. I. पृ.७२ घटिकारमुक्तवण्णना । पाँच उर्ध्व-भागीयसंयोजनहरू भनेका यी हुन्—(१) रूपराग, (२) अरूपराग, (३) मान, (४) उद्धच्च तथा (५) अविद्या । विभं.पा. पृ. ४५३: पञ्चकमातिकानिदेसो, खुद्दकवत्थुविभज्जो ।

८—“अघि म वेकलिङ्ग\* गाउँनिगम (=गाउँ भन्दा सानो र निगमभन्दा ठूलो) मा घटिकार भन्ने कुम्भकार भएको थिए ।

९—“मैथुनधर्मबाट विरत रहने निरामिस-ब्रह्मचारीहु थिए; उनीहरू (माथि उल्लेख भएका सातजना) एकै गाउँवासी तथा मेरा साथीहरू थिए ।

१०—“त्यसैले राग, द्वेष, (मोह)लाई परिक्षीण गरेका, तृष्णा-रूपी विष भरित लोकबाट उत्तीर्णभएका ती सातजना भिक्षुहरूलाई राम्ररी जान्दछु ।”

(बुद्ध भन्नुहुन्छ—)

११—“भगव ! (= भार्गव) जस्तो तिमी भन्दछौ त्यस्तै तिमी अघि थियौ, (तिमी) पहिले वेकलिङ्गमा घटिकार भन्ने कुम्भकार

Dhamma.Digital

\* सिहल र रोमनमा: ‘वेहलिङ्ग;’ स्याममा: ‘वेभलिङ्ग’ कश्यप बुद्धको पालाको ‘वेकलिङ्ग’ भन्ने यो गाउँ-निगम वर्तमान बुद्धको पालामा कोशलराज्यभित्र देखिन्छ भनी भरतसिंह उपाध्यायको बु. भा. भू. पृ. २५४ मा उल्लेख भएको पाइन्छ । यो गाउँको नाम म. नि. II. पृ. २७१: घटीकारसुत्तमा पनि उल्लेख भएको छ ।

६) ‘निरामिष-ब्रह्मचारी’ भनी अनागामीहुने पुरुषलाई भनिएको हो । सार. प. I. पृ. ७२: घटिकारसुत्तवर्णना ।

थियौ, (तिमी) आमा-बाबुहरूको भरणपोषण गथ्यौं, कश्यप बुद्धको उपासक पनि थियौ ।

१२—“मैथुनधर्मबाट विरतथियौ, निरामिष-ब्रह्मवारी पनि थियौ र उनीहरू तिन्मा अधिका एकै गाउँका साथीहरू पनि थिए ।”

१३—यसरी अन्तिम शरीर धारण गर्ने ती दुवैथरी पुराना साथीहरूको समागम भएको थियो<sup>◎</sup> ।



<sup>◎</sup> यो एक गाथा संगीतिकारहरूले पछि समावेशगरेकाहुन् ।  
सार. प. I. पृ. ७२: घटिकारसुत्तावण्णना ।

## ११. चन्दन देवपुत्र

परिचय

### अतीत कथा

अगाडि उल्लिखित मूल सूत्रको अध्ययनर्गदा शायद हामीलाई लाग्न सक्छकि—किन चन्दन देवपुत्र आई आयुष्मान् लोमसकङ्गियसँग प्रश्न सोधेका होलान् ?

कुनै पनि घटना, पूर्व अथवा वर्तमान सम्बन्ध विना कुनै देवपुत्र भगवान् कहाँ अथवा भिक्षुहरूकहाँ गएको कुरा मूल सूत्र तथा अर्थकथा-हरूमा उल्लेख भएको पाइँदैन भन्ने कुरा सूत्र र अटुकथाहरूको अध्ययनबाट थाहाहुन्छ ।

यी चन्दन देवपुत्र पनि अधिल्लो जन्ममा लोमसकङ्गिय स्थविरका साथी मात्र नभई एक अत्यन्त हितेषी मित्र तथा एकंसाथ धेरे समयसम्म बसेका पनि थिए । यही सम्बन्धको कुरालाई संस्मरण गरी चन्दन देवपुत्र लोमसकङ्गिय स्थविरकहाँ आएका हुन ।

धेरे समय अघि कश्यप बृद्ध लोकमा उत्पन्न हुनु भएको समयमा यी चन्दन देवपुत्र 'चन्दन'\* भन्ने एक महाधनी तथा श्रद्धा सम्पन्न उपासक र लोमसकज्ञिय स्थविर एक महाधनी तथा श्रद्धानु ब्राह्मण-पुत्र भएका थिए ४। यिनीहरू दुवैले कश्यप सम्यक् सम्बुद्धको धर्मोपदेश समय समयमा सुन्ने गर्दथे । पछि यिनीहरू दुवैजना कश्यप बुद्धकहाँ भिक्षु भए<sup>५</sup>। लोमसकज्ञिय स्थविरले आफ्नो अपदानपालिमा उल्लेख गरेको "तदाहं चन्दनो चेव, पद्बज्जिज्ञानं सासने"<sup>६</sup> भन्ने वाक्यद्वारा उनीहरू दुवैजना प्रवर्जित भएका थिए भन्ने कुरा पुष्ट्याइँ हुन्छ ।

\* थेर. अप. दा. पा. II. पृ. १५९: लोमसकज्ञियत्थेरअपदान; पं. सू. IV. पृ. १५९: लोमसकज्ञिय भद्वेकरत्तसुत्तवण्णना; थेर.

अप. दा. अट्टकथाले 'चलन' भन्ने उपासक भनी उल्लेख गरेको छ । पृ. ४५४: लोमसकज्ञियत्थेरस्स अपदानटुकथा ।

<sup>५</sup> अप. दा. अ. क. पृ. ४५४

६ थेर. अप. दा. पा. II. पृ. ४५४; थेर. गा. अ. क. I. पृ. ८४: लोमसकज्ञिय थेरगाथाअट्टकथा । पं. सू. IV. पृ. १५९: लोमसकज्ञियसुत्तवण्णनाबाट भने यिनीहरू उपासक मात्र थिए भन्ने भावना प्रकट हुन्छ । अर्थात् भिक्षु भएका थिए भन्ने कुरा उल्लेख गरेको छैन । थेर. गा. अ. क. I. पृ. ८४-८५: लोमसकज्ञियथेरगाथटुकयाले भने यिनीहरू दुवैका नामहरू उल्लेख गरेको छैन । केवल एक भिक्षु भन्ने मात्र उल्लेख गरेको छ ।

७ थेर. अप. दा. पा. II. १५६: लोमसकज्ञियत्थेरअपदान ।

यी दुवै भिक्षुहरूले राम्ररी नै श्रमणधर्म पालन गरेकाथिए र कश्यप बुद्धले देशना गर्नु भएको “भद्रेकरत्सुत्पटिपदा” को उपदेश पनि यिनीहरूले राम्ररी सुनेकाथिए । त्यसमध्ये दोश्रो (चन्दन) भिक्षुले पहिलो (लोमसकङ्गिय) भिक्षुसँग “भद्रेकरत्पटिपदा”को सम्बन्धमा प्रश्न सोध्दा राम्ररी भन्न नसकेपछि उनले “अहिले भन्न नसके तापनि अविष्य कालमा भन्न सक्नेछु” भनी भनेकाथिए र दोश्रो भिक्षुले पनि “हन्त्य, त्यसो भए मैले पनि सोध्ने छु” भनी जवाफ दिएका थिए\* । अनि त्यस भिक्षुजीवनमा जीवनभर बसी त्यहाँबाट च्युतभर्द्द उनीहरू दुवैजनातुषितलोकमा उत्पन्न भए । त्यसैले लोमसकङ्गिय थेरले आफ्नो अपदानमा “ततो चुता सन्तुसितं, उपपन्ना उभोमयं” भनी उल्लेख गरेका हुन् ।

कश्यप बुद्धको अन्तसम्म अर्थात् अर्को बुद्ध उत्पन्न नभएसम्म उनीहरू दुवैजना कहिले मनुष्यलोकमा, कहिले देवलोकमा गरी संचरण गर्दै वर्तमान बुद्धको पालामा त्यसमध्ये पहिलो भिक्षु कपिलबस्तुको शाक्यराजकुलमा जन्मे, जसको नाम ‘लोमसकङ्गिय’ रहनगयो । दोश्रो भिक्षु ‘चन्दन देवपुत्र’ भनाउँदै देवलोकमै उत्पन्नभएङ्गे । यी कुराको

\* थेर. गा. अ. क. I. पृ. ८५

◎ थेर. अप. दा. पा. II. पृ. १५६

¶ थेर. गा. अ. क. I. पृ. ८५: लोमसकङ्गिय थेरगाथटुकथा; थेर. अप. दा. अ. क. पृ. ४५४; पं. सू. IV. पृ. १५९: लोमसक-  
ङ्गिय भद्रेकरत्सुत्तावण्णना ।

वारेमा, लोमसकञ्जिय स्थविरले स्वयं यस्तो उल्लेख गर्नु भएको छ—

“ततो चवित्वा तिदसं, चन्दनो उपपञ्जथ ।  
अहं कपिलवत्थुर्मि अजार्यि साकियत्रजोऽ॥”

### वर्तमान कथा

लुम्बिनीमा जन्मिनु भएका सिद्धार्थ कुमार बोधिसत्त्व शुद्धोदन महाराजाको राजदरवारमा क्रमशः हुर्को, २९ वर्षको उमेरमा राहुल भद्रकुमार जन्मेपछि गृहत्याग गरेर जानुभयो । त्यसपछि बुद्धत्व ज्ञान प्राप्तगरी सातौ वर्षावासको समयमा शाक्यमुनि बुद्ध भगवान्‌ले आवस्तीस्थित गणडम्ब वृक्षमनि आषाढपूर्णिमाको दिनमा यमकप्रातिहार्य-ऋद्धि देखाउनु भएको थियो । यमकप्रातिहार्य देखाए पछि बुद्धहरू मनुष्यलोकमा नबस्ने भएकोहुँवा शाक्यमुनि भगवान् बुद्ध,— मानिसहरूले हेर्दहिदै व्रयस्त्रिश देवभवनमा गई त्यहाँ,— पारिष्ठ्रत्र वृक्षमनि पाण्डुकम्बल-शैलासनमा बसी वहाँले वर्षावास बिताउनु भएको थियो\* ।

त्यस वर्षावासको तीन महीनाभित्र भगवान्‌ले देवपरिषद्लाई

● थेर. अप. दा. पा. II. पृ. १५६: लोमसकञ्जियत्येर अपदानं ।

\* पं. सू. IV. पृ. १५९: लोमसकञ्जियभट्टे करत्तसुत्तवण्णना ।

अनेक प्रकारले अभिधर्मकालै कुराहरु सुनाउनु भएको थियो । यी कुरा-हरु अर्ति गम्भीर थिए । त्यस बखत माथि (पृ. १३३ मा) उल्लेख भएका कश्यप देवपुत्र (६) यैं, एक दिनको देवसमाप्ता—यी चन्दन देवपुत्र पनि भगवान्‌को उपदेश सुनीरहेका थिए । त्यस बखत भगवान्‌ले ‘भद्रेकरात’ (= भद्रेकरत्त उद्देसं) भन्ने नामक उपदेश सुनाउनु भएकोथियो । त्यस बेला यी चन्दन देवपुत्रले सूत्रका सबै कुराहरु सम्झी राख्न नसके तापनि यस उपदेशका गाथाहरु भने राम्ररी सम्झी राखेका थिए \* । यस सम्बन्धका अरु कुराहरु तलको मूलसूत्रको पाद-टिप्पणीमा उल्लेख गरिदिएको छु ।

यो उपदेश सुनिसकेपछि चन्दन देवपुत्रलाई लोमसकङ्गिय (अधिला जन्मका साथी भिक्षु)को संस्मरण भयो—जो अघि कश्यप बुद्धको पालामा एकै साथ बसेका भिक्षु साथी थिए र त्यस समय उनी-सँग भद्रेकरत्त उद्देश्यको बारेका कुरामा छलफल भएको पनि संस्मरण भयो ।

अनि, लोमसकङ्गिय भिक्षु बसिरहेको कपिलवस्तुको न्यग्रोधाराममा गई चन्दन देवपुत्रले—“भद्रेक रातको विभङ्गं जानुहुन्छ ?” भनी सोधे । जुन कुरा अगाडि अनुवित मूल सूत्रमा पनि समुल्लेख भएकैछ ।

६ विभङ्गपालिको खन्द विभङ्गका कुराहरु ।

\* पं. सू. IV. पृ. १५९

उपरोक्त कुराबाट—चन्दन देवपुत्र आजंदा—लोमसकङ्गिय शाक्य, भिक्षु भद्रसकेका रहेछन् भन्ने कुरा प्रष्ट देखिन्छ\*। अपदान-पालिले पनि यस्तै उल्लेख गरेको छ ।

अपदान पालिको भनाइ अनुसार लोमसकङ्गिय शाक्य प्रव-जित भएर आमाको कारणले गर्दा उनी कपिलवस्तुमै बसिरहेकाथिए भन्ने कुरालाई—

“पञ्चजित्वान तत्थेव, निवस्ति मातुपूजको ।

चन्दनो देवपुत्तो मं, उपगन्त्वान पुच्छथ ।” भन्ने गाथा-द्वारा प्रमाणित गर्छ ।

अनि चन्दन देवपुत्र आइसकेपछि आफू भगवान्कहाँ गएको कुरा पनि स्वयं लोमसकङ्गिय स्थविरले “चोदितोहं तदातेन, उपेच्च नरनायक” भनी अपदानमाटै उल्लेख गरेका छन् ।

थेरगाथटुकथाको भनाइअनुसार भने—लोमसकङ्गिय शाक्य, भिक्षुहुनुभन्दा अगाडि नै उनकहाँगई—चन्दन देवपुत्रले—भद्रेकरत उद्देश्य-को कुरा जान्दछौं के ?” भनी सोध्दा उनले—“जान्दिन” भनेपछि अतीतका कुराहरू संस्मरणगराई दुवै जना बुद्धकहाँ गएका थिए भनी

\* म. नि. III. पृ. २७६: लोमसकङ्गियभद्रै करत्तमुत्तां ।

॥ थेर. अप. दा. पा. II. पृ. १५७ लोमसकङ्गियत्थेर अपदान ।

उल्लेख भएको छ । बुद्धकहाँ गई उनीहरूले बुद्धसँग अतीतका कुराहरू सोध्दा बुद्धले पनि “हो, कश्यप बुद्धको समयमा तिमीहरूको बीच यस्तो यस्तो कुरा भएको थियो” भन्नु भएपछि विरक्तभई लोमसकज्ञिय शाक्य, भिक्षु भएर गएका हुन् भन्ने कुरा पनि थेरगाथटुकथाले उल्लेख गरेको छ \* ।

यस ग्रन्थमा मजिफ्मनिकायको मूलसूत्रलाई आधार मानिएको छ ।

चन्दन देवपुत्रले यति कुरा सुनाएपछि जिज्ञासुभई लोमसक-ज्ञिय भिक्षु भगवान्कहाँ गई भद्रेकरत्त उद्देश्यको कुरासिकी जड्डलमा गएर बस्नथाले । अनि पछि उनले अरहत् फल पनि साक्षात्कार गरे भन्ने कुरा अपदान पालिले<sup>०</sup> उल्लेख गरेको छ ।

Dhamma.Digital

अतः लोमसकाङ्गय भिक्षुकहाँ गई चन्दन देवपुत्रले कुरा सुनाउनाको परमार्थ ने उनलाई जिज्ञासु बनाउनु हो भन्ने कुराको अनुमान लग उनसकिन्छ ।

यसरी चन्दन देवपुत्रले आफ्नो मित्रधर्म पालन गरेकाथिए ।

\* I. पृ. ८५: लोमसकज्ञियथेरगाथटुकथा ।

४ III. पृ. २७६: लोमसकज्ञिय भद्रेकरत्तसुत्त ।

० थेर. अप. दा. पा. II. पृ. १५७: लोमसकज्ञियत्थेर पदानं ।

दीघनिकायको आटानाटियसुत्त<sup>\*</sup> अनुसार चन्दन देवपुत्र एक सेनापति र महासमयसुत्त<sup>†</sup> अनुसार यिनी श्रीसम्पर्ति सम्पन्न एक देवपुत्र थिए भन्ने कुरा बुझिन्छ ।

एक पटक राजगृहमा गई चन्दन देवपुत्रले भगवान्‌सँग प्रश्न सोधेका थिए । जुन कुरा तलको दोश्रो सूत्रमा उल्लेख गरिदिएकोछु । अर्को एक पटक महामौदूगल्यायन महास्थविर त्रयस्त्रिश देवलोकमा जानुहुँदा पाँचशय (५००) देखिलिएर असीहजार (८०,०००) देव-परिषद् सहित चन्दन देवपुत्र बहाँलाई भेट्न गएका कुरा पनि अगाडिकै तेश्रो सूत्रमा उल्लेख भएको छ ।

संयुक्तनिकायको कहुँयेर सूत्रमा<sup>①</sup> जुन ‘लोमसकंभिय’ भन्ने नाम उल्लेख भएको पाइन्छ—सो ‘लोमसकङ्गिय’ नै हुनसक्छ भनी अनुमान गर्न सकिन्छ । कहुँयेर सूत्रका कुराहरू लेखकको बु.गृ. पृ. २३५ मा “शैक्षजीवन र तथागत जीवन” शीर्षक अन्तर्गत अनुवाद गरिदिएको छु । उपर्युक्त विचारलाई डा. मललसेकरले पनि आफ्नो D.P-P.II. पृ. ७९१ मा व्यक्त गरेका छन् ।

X

X

X

\* दी. नि. III. पृ. १५७

† दी. नि. II. पृ. १९२

① सं. नि. IV. २७८

## मिन्नाभिन्ने चन्दन नामहरू

(१) चन्दन (भिक्षु) —यिनी, एकास्त्रब्बे कल्प अधि एक सम्बुद्धका शिष्य थिए । यिनको नाम चन्दन थियो । त्यस बखत यिनले एकजोर चप्पल सम्बुद्धलाई चढाएका थिए । थेर. अप. दा. पा. I. पृ. २७६ः उपाहनदायकत्येरअपदानं ।

(२) चन्दन (थेर) —यिनी, श्रावस्तीवासी एक धनाढ्य सेठका पुत्रहुन् । यिनको नाम चन्दन थियो । बृहावस्थासम्म गृह-स्थीमा बसी यिनले बुद्धको उपदेश सुनेका थिए । बुद्धको उपदेश सुनेर स्रोतापन्न पनि भएका थिए । अनि एक पुत्र पाएषछि विरक्तभई गृहस्थी जीवन त्याग गरी यिनी भिक्षु भई एक जड्डलमा बस्न गए ।

एक विन, भगवान्‌को दर्शनार्थ यिनी जड्डलबाट श्रावस्ती गई एक मसानमा बसे । त्यस बखत यिनकी पहिलेको भायले यो खबर सुनेर आफ्नो पुत्र वालक लिई उनी उनकहाँ गइन् र चन्दन थेरले टाढैदेखि उनलाई आइरहेको देखेर—“यो स्त्री मकहाँ आइपुग्नुभन्दा अगाडि नै म यिनको विषयबाट मुक्तहुन सक्नुपर्छ” भन्ने अठोट गरी, विपश्यना ध्यान बढाई त्यतिखेरै अरहत्व साक्षात्कार गरे । त्यससँगे

चन्दन थेरले थेरगाथा पालिमा\*—

‘जातरूपेन सञ्चन्ना, दासीगणपुरकखता ।

अङ्गेन पुत्तमादाय, भरिया मं उपागमी’ति’ भनी उल्लेख  
गरेको हो ।

अनि सो स्त्री आफूकहाँ आइपुगदा, आफू आकाशमा बसी  
उनलाई धर्मोपदेश सुनाई त्रिशरणमा प्रतिष्ठित गराए अनि उ आफू बस्ने  
ठाउँमै फर्केरगाई हुँ।

एकत्रीस कल्प अघि यिनले शुद्धर्शन प्रत्येकबुद्धलाई कुटज-फूल  
चढाएका थिए भनी थेरअपदान पालिने<sup>◎</sup> उल्लेख गरेको छ ।

( ३ ) चन्दन मालिय(थेर)—यिनी, सुमेघ<sup>●</sup>बुद्धको पालाका  
एक भिक्षु हुन् । असी (८०) कोटी धनसम्पत्ति त्यागी यिनी प्रवर्जित  
भएका थिए । जब यिनी एक नदीको किनारमा बास गरिरहेका थिए,  
तब एक दिन, उनकहाँ सुमेघ बुद्ध आउनुहुँदा उनले बुद्ध भनी नचिनी  
“तपाइ को हुनुहुन्छ जसको यस्तोविच्छ प्रभाव देखिन्छ ?” भनी सोधेका  
थिए ।

\* पृ. २८९: चन्दनथेरगाथा ।

● थेर. गा. अ. क. I. पृ. ३९५: चन्दनथेरगाथटुकथा ।

◎ II. पृ. ९३: कुटजपुण्यत्थेर अपदानं ।

● दीपङ्कर बुद्धदेखि लिएर एघारो बुद्ध ।

अनि सुमेध बुद्धले उनलाई—“म न देवहूँ, न गन्धर्वहूँ, न त म ब्रह्मानैहूँ; बल्कि म उनीहरूभन्दा पनि उत्तम पुरुषहूँ” भनी जवाफ दिनु भएको थियो । यस्तिकैमा उनले ‘बुद्ध हुनुहुँशो रहेछ’ भन्ने कुरा थाहापाई अत्यन्त प्रसुदितभई जङ्गलबाट आँपहरू र शालका फूलहरू टिपेरल्याई बुद्धको श्रीचरणमा पूजागरे तथा चन्दनद्वारा पनि पूजागरे । त्यसैले अपदान पालिले\* यिनलाई ‘चन्दन मालिय’ भनी नामकरण गरेको हो ।

वर्तमान बुद्धको पालामा यिनी वैशालीको एक ब्राह्मणकुलमा जन्मेकाथिए र यिनलाई सबैले ‘गणिडमित्र’ भनी चिन्दथे । भगवान् बुद्ध वैशालीमा आउनुहुँदा श्रद्धाउत्पन्नभई यिनी भिक्षु भएर गए । दक्ष नभएकाले सँधैंभरी कुनै न कुनै आचार्यको आश्रयलिई यिनी बस्दथे । त्यसैले यिनलाई ‘वल्लिय भिक्षु’ पनि भन्दथे । ‘वल्लिय’ भन्ने लता विशेष कुनै रुखको आश्रय विना बढन नसक्ने क्षे यिनी पनि कुनै स्थविरहरूको आश्रय विना बसन नसक्ने भएकाले यिनलाई ‘वल्लिय’ भनी भन्न थालेकाहुन् । अन्तमा वेनुदण्ड भन्ने स्थविरको आश्रय पाएपछि यिनले अरहत्व साक्षात्कार गरेका थिए भनी थेरगाथ-टृकथालेहुँ उल्लेख गरेको छ ।

\* II. पृ. ५९: चन्दनमालियत्थेरअपदानं ।

॥ I. पृ. २९२: वल्लियत्थेरगाथटृकथा ।

(४) चन्दन पूजक (थेर) —यिनी, अत्थदस्सी\* बुद्ध भगवान्‌को पालामा एक किन्नर थिए। त्यस बखत यिनी फूलमें बास-गर्दथे र फूलै खाने गर्दथे ।

एक दिन, यिनले अत्थदस्सी बुद्धलाई चन्दनद्वारा पूजा गरेका थिए र त्यसैको पुण्यप्रभावद्वारा वर्तमान बुद्धको पालामा यिनले आसूवहरू क्षयपार्न सकेका हुन् भनी थेरअपदानपालि I. पृ. १९४ चन्दन पूजकत्थेर अपदानले उल्लेख गरेको छ ।

थेरगाथटुकथाहृ अनुसार वर्तमान बुद्धको पालामा यिनी मल्ल देशको मल्ल राजाको कुलमा जन्मेकाथिए र यिनको नाम ‘सिंह’ थियो । भगवान्‌को उपदेशद्वारा प्रभावित भई यिनी भिक्षु भएर अरहत् भएका थिए । सिंह थेरले आफूले पहिले गरेर आएको कर्मको संस्मरणगरी माथिका कुराहरू अपदानमा<sup>०</sup> उल्लेख गरेका छन् ।

(५) चन्दन (देवपुत्र) —यिनी, उही देवपुत्रहुन् जसको बारेमा यहाँ सूत्रहरू उल्लेख गरिदिएको छु । यिनले एक पटक कपिल-वस्तुका लोमसकङ्घिय स्थविरसँग, अर्को पटक भगवान् बुद्धसँग र अर्को

\* दीपङ्कर बुद्धेखि लिएर चौधौं बुद्धहुन् ।

¶ I. पृ. १७९: सीहथेरगाथटुकथा ।

० I. पृ. १९४: चन्दनपूजकत्थेरअपदानं ।

पठक त्रयस्तिश भवनमा महामौद्गल्यायन महास्थविरसंग भेटेका  
कुराहरू सूत्रमा उल्लेख भएका पाइन्छन् । यी सूत्रहरूको अनुवाद अगाडि  
गरिदिएको छु ।

(६) चन्दन (शाला) —यो, भगवान् बस्नको निमित्त बनाइ-  
दिएको एक गन्धकुटीको नाम हो ।

थेरगाथटुकथा\* अनुसार सूणापरन्त जनपदका पूर्ण (= पुण्ण)  
स्थविर अरहत् भई सूणापरन्तका पाँच पाँचशय उपासक र उपासिका-  
हरूलाई बुद्धधर्ममा दिक्षित गरिसकेपछि, उनीहरू सबैको प्रयासद्वारा  
रक्तचन्दन काठको एक शाला बनाई सो शाला स्वीकार गर्नकोनिमित्त  
भगवान् बुद्धलाई निम्त्याएका थिए । यसै शालाको नाम ‘चन्दन  
शाला’ वा ‘चन्दनमाल’ अथवा ‘मण्डल माल’ हो ।

पपञ्चसूदनी IV. पृ. २११ः पुण्णोवादसुत्तवण्णनाले यस  
शालाको नाम ‘मण्डलमाल’ र सारत्थपकासिनीले पनि ‘मण्डलमाल’  
भनी उल्लेख गरेका छन् । D. P. P. I. पृ. ८४८ मा डा. मलल-  
सेकरले सुत्तनिपातटुकथाको आधारलिई ‘चन्दनमाल’ भनी उल्लेख  
गरेका छन् ।

(७) चन्दन (सुत्तं) —यो, उही सूत्रहो जुन सूत्रमा चन्दन  
देवपुत्रले भगवान्‌संग “रातदिन अप्रमादी भई ओघबाट को तर्न-  
सक्छ ?” भन्ने आदि प्रश्नहरू सोधेका कुराहरू उल्लेख भएका छन् ।  
यस सूत्रको अनुवाद पनि अगाडि गरिदिएको छु ।

\* I. पृ. १५८ः पुण्णत्थेरस्स गाथा वण्णना ।

[ २०४ ]

बुद्धकालीन ब्रह्मादिदेव

(८) चन्दन (सुत्त')--यो सूत्रहो जुन सूत्रमा महामौद्गल्यायन महास्थविरसँग चन्दन देवपुत्रले त्रयित्रश भवनमा भेटेका कुरा उल्लेख भएको छ । यो सूत्रको अनुवाद पनि अगाडि गरिदिएको छु।

Dhamma.Digital

×

×

×

## मूल सूत्र--

## १—भद्रेकरातको उपदेश

यस्तो मैले सुनें हूँ।

एक समय भगवान् आवस्तीस्थित अनाथपिण्डिको जेत-  
बनाराममा बस्नुभएको थियो । त्यस समय आयुष्मान् लोमस-  
कङ्गिय शाक्य (देश)को कपिलवस्तुस्थित न्यग्रोधाराममा बस्नुभएको  
थियो । अनि चन्दन देवपुत्र रातको प्रथम याम वितिसकेपछि  
सुन्दर रूप धारणगरी न्यग्रोधाराम जम्मै आलोकित पारी जहाँ  
आयुष्मान् लोमसकङ्गिय हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि एक  
छेउमा उभिए । एक छेउमा उभिएका चन्दन देवपुत्रले आयुष्मान्  
लोमसकङ्गियलाई यस्तो भने—

“भिक्षु ! के तपाइ भद्रेकरातको उहेश्य (= उपदेश) र

३ म. नि. III. पृ. २७६: लोमसकङ्गिय भद्रेकरत्तसुत्तं, अ. क.  
IV. पृ. १५९.

विभज्जः (=विभाजन) जानुहुत्य ?”

“आवुसो ! म भद्रे करातको उद्देश्य र विभज्जः जान्दिन ।  
आवुसो ! तिमी जान्दछौं त भद्रे करातको उद्देश्य र विभज्जः ?”

“भिक्षु ! म पनि भद्रे करातको उद्देश्य र विभज्जः जान्दिन ।  
भिक्षु ! के तपाइ भद्रे करातको गाथा (=श्लोक) जानुहुत्य त ?”

“आवुसो ! म भद्रे करातको गाथा पनि जान्दिन । आवुसो !  
के तिमी भद्रे करातको गाथा जान्दछौं त ?”

‘भिक्षु ! म भद्रे करातको गाथा भने जान्दछु ।’

“आवुसो ! कसरी तिमीले भद्रे करातको गाथा जान्यो त ?”

“भिक्षु ! एक समय भगवान् गृत्रयस्त्रिश देवलोकमा  
पारिष्ठ्रव (वृक्ष) मनो पाण्डुकम्बल शिलामा बस्नु भएको थियो ।  
त्यस व्युत भगवान् ले त्रयस्त्रिशवासी देवताहरूलाई भद्रे करातको  
उद्देश्य र विभज्जः बताउनु भएको थियो—

१-‘अतीतं नान्वागमेद्य नप्टिकङ्गे अनागतं ।

यदीतं पहीनं तं, अपत्तं च अनागतं ॥

२-‘पच्चुपञ्च’ च यो धर्मं, तत्थ तत्थ विपस्सति ।

असंहीरं असङ्कर्पं, तं विद्वा मनुष्यू हये ॥

३—‘अङ्गेवकिच्चमातप्पं, कोजड्बा मरणं सुवे ।

नहि नो सङ्गरं तेन, महासेनेन मच्छुना ॥

४—‘एवं विहारि आतापि, अहोरत्तमतन्दितं ।

तं वे भद्रेकरतो ति, सन्तो आचिक्खते मुनी’ ति ॥’

अर्थ—

१—‘अतीतको अनुगमन नगर, भविष्यको प्रार्थना ( = इच्छा ) नगर, जुन अतीत हो त्यो निरुद्ध भइसक्यो, जुन भविष्य हो त्यो अहिले आएकै छैन ।

२—‘वर्तमानको जुन धर्म ( = विषय ) हो त्यहाँ राम्ररी हेर, विचार गर; जुन संहरणीय छैन ( = संहीरं ) जुन अपरिवर्त्य हो ( = असङ्कुप्पं ) त्यसलाई विद्वान्‌ले बढाउनुपर्छ ।

३—‘गर्नुपनै काममा आजै संसग्नहोइ, कसलाई याहाल्ल कि महासेन मृत्युसँग युद्ध गर्दागदै भोलि नै मृत्यु होस् ।’

४—‘यसरी आतप्त गरी रात दिन विहार गर्नुलाई नै ‘भद्रेक-रात’ भनी शान्त हुनु भएका मुनिले भन्नुनुन्ध ।’

“भिक्षु ! यसरी म भद्रेकरातको गाथा जान्द छु । भिक्षु ! सुन्नुहोस्, भद्रेकरातका उद्देश्य र विभज्ज; भिक्षु ! पढनुहोस्, भद्रेक-रातको उद्देश्य र विभज्ज; भिक्षु ! भद्रेकरातको उद्देश्य र विभज्ज-

अरूलाई पनि पढाउनुहोस् ; भिक्षु ! भद्रे करातको उद्देश्य र विभज्जन  
अर्थसंहित र आदिब्रह्मचर्यक छन् अर्थात् शुद्ध ब्रह्मचर्य पालन गर्नको  
निमित्त उपयोगी छ ।”

यति चन्दन\* देवपुत्रले भने । यति भनी चन्दन देवपुत्र  
त्यहीं अन्तरधान भए ।

---

\* कश्यप सम्यक् सम्बुद्धको पालामा त्रिशरण गएका अत्यन्त  
श्रद्धालु, महाधनी तथा महादानी चन्दन भन्ने एक उषासन  
थिए । मृत्यु पछि उनी देवलोकमा उत्पन्न भए । देवलोकमा  
पनि उनलाई सबैले ‘चन्दन देवपुत्र’ भन्दथे । त्यसैले यिनको  
नाम नै ‘चन्दन देवपुत्र’ भन्ने रहन गएको हो ।

शाक्यमुनि गौतम बुद्ध, बुद्ध भइसक्नु भएको सातौं  
वर्षमा श्रावस्तीमा गण्डम्ब वृक्षमनि आषाढ पूर्णिमाको दिन  
‘थमकप्रातिहार्य’ देखाउनु भई (हेर. बु. प. पृ. २४-२५)  
त्यहाँबाट वहाँ त्रयस्त्रिश देवलोकमा गई पारिछत्र वृक्षमा  
पाण्डुकम्बल जस्तो एक चट्टानमा तीन महीनासम्म वर्षावास  
गर्नु भएको थियो । त्यस विषयमा वहाँले चक्रवालका धोरै देवगण-  
हरूका सम्मुख आमा (महामायादेवी)लाई प्रत्यक्ष आफ्नो शरीर  
देखाई अभिधर्मका विषयमा अत्यन्त गम्भीर रूपले त्रिलक्षणयुक्त,  
रूप-अरूप परिच्छेदका सम्बन्धमा धर्मोपदेश गर्नु भएको थियो ।

अनि आयुष्मान् लोमसकङ्गिय त्यस रात बितेष्ठि शयनासन सच्याई पात्र-चीवर ग्रहण गरी जहाँ श्रावस्ती हो त्यहाँ जानकोनिमित्त चारिका गर्नुभयो । चारिका गद्दे क्रमैसँग जहाँ श्रावस्तीस्थित अनाथ-पिण्डिकको जेतवनाराम हो त्यहाँ गई भगवान्कहाँ जानुभयो । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् लोमसकङ्गियले भगवान्लाई यस्तो विनिं गर्नुभयो—

“ भन्ते ! एक समय म शाक्य (देश) को कपिलवस्तुस्थित न्यग्रोधाराममा बसेको थिएँ । भन्ते ! त्यहाँ एक देवपुत्र रातको प्रथम याम वितिसके पछि सुन्दर रूप धारण गरी न्यग्रोधाराम जन्मै

यस धर्मोपदेशलाई बुझ्न नसक्ने देवताहरूलाई संवेग उत्पन्न गराउनकोनिमित्त भगवान्ले बीच बीचमा ‘अतीतं नान्वागमेय....’ भन्ने आदि उपदेश ( =उद्देश ) र विभाजनका कुराहरू ( =विभङ्ग ) पनि बताउनु हुन्थ्यो ।

त्यस वर्खत यी चन्दन देवपुत्र पनि त्यस धर्मसभामा उपस्थित थिए र उपदेश पनि सुनिरहेका थिए । किन्तु यिनले उपदेशका अरू गम्भीर सूत्रहरूलाई संक्षिरहन सकेनन् । केवल उपरोक्त सूत्रमा उल्लेख गरेका चार गाथाहरू मात्र संक्षिराखेका थिए । त्यसैले उनले ‘भद्रेक रातको गाथा भने जान्दछु’ भनी भनेका हुन् भनी पं. सू. IV. पृ. १५९: लोमसकङ्गियसुत्तवण्णनाले उल्लेख मरेको हो ।

आलोकितपारी जहाँ म थिएं त्यहाँ आए । त्यहाँ पुगेपछि एक छेउमा उभिए । भन्ते ! एक छेउमा उभिएका सो देवपुत्रले मलाई यसो भने—

‘भिक्षु ! के तपाइ भद्रेकरातको उद्देश्य र विभज्जः जान्तुहुन्त्य ?’

“भन्ते ! यसोभन्दा मैले सो देवतालाई यसो भने—‘आवुसो ! म भद्रेकरातको उद्देश्य र विभज्जः जान्दिन । आवुसो ! तिमी जान्दछौ त भद्रेकरातको उद्देश्य र विभज्जः ?’

‘भिक्षु ! म पनि भद्रेकरातको उद्देश्य र विभज्जः जान्दिन । भिक्षु ! के तपाई भद्रेकरातको गाथा जान्तुहुन्त्य ?’

‘आवुसो ! म भद्रेकरातको गाथा पनि जान्दिन । आवुसो ! के तिमी भद्रेकरातको गाथा जान्दछौ त ?’

‘भिक्षु ! म भद्रेकरातको गाथा भने जान्दछु ।’

‘आवुसो ! कसरी तिमीले भद्रेकरातको गाथा जान्यौ त ?’

‘भिक्षु ! एक समय भगवान् त्रयस्त्रिश देवलोकमा पारिष्ठ्र (वृक्ष) मनो पाण्डुकम्बल शिलामा बस्नुभएको थियो । त्यस बखत भगवान्‌ले त्रयस्त्रिशवासी देवताहरूलाई भद्रेकरातको उद्देश्य र विभज्जः पनि बताउनु भएको थियो—‘अतीतं नान्वागमेय...\*’ भिक्षु यसरी म भद्रेकरातको गाथा जान्दछु । भिक्षु ! सुन्नुहोस् भद्रेकरातको उद्देश्य र विभज्जः, भिक्षु ! पढ्नुहोस् भद्रेकरातको उद्देश्य र विभज्जः, अरुलाई पनि पढाउनुहोस् । भिक्षु ! भद्रेकरातको उद्देश्य र विभज्जः अर्थसंहित र

\* माथि पृ. २०६ मा उल्लेख भएका चारैवटा गाथाहरू दोहराई पढ्नू ।

आदिब्रह्मचर्यक अन् अर्थात् शुद्ध ब्रह्मचर्य पालन गर्नकोनिमित्त उपयोगी छ ।'

"भन्ते ! सो देवपुत्रले यति भने । यति भनी ती देवपुत्र त्यहीं अन्तरधान भए । भन्ते ! भगवान्‌ले भद्रेकरातको उद्देश्य र विभङ्ग (सबन्धमा) बताउनुभए बेश हुने थियो ।"

"भिक्षु ! ती देवपुत्र कोहुन् भन्ने कुरा तिमी जान्दछौ ?"

"भन्ते ! ती देवपुत्र कोहुन् भन्ने कुरा म जान्दिन ।"

"भिक्षु ! ती चन्द्रन भन्ने देवपुत्र हुन् । भिक्षु ! चन्द्रन देवपुत्रले सबै चित्तहरूलाई एकत्रित पारी, एकचित्त एक मन गरी, कान थापी धर्म सुन्नद्धन् । भिक्षु ! त्यसोमए राम्ररी मन राखी सुन, म भन्नेछु ।"

"हवस् भन्ते !" भनी आयुष्मान् लोमसकङ्गियले भगवान्-लाई प्रत्युत्तर दिनुभयो । (अनि) भगवान्‌ले यसो भन्नुभयो—

१—'अतीतं नान्वागमेय, नप्टिकड्खे अनागतं ।  
यदतीतं पहीनं तं, अपत्तं च अनागतं ॥

२—'पञ्चुपत्नं च यो धर्मं, तत्थ तत्थ विपत्सति ।  
असंहीरं असङ्कृप्यं, तं विद्वा मनुब्रूह्ये ॥

३—'अज्जेवकिच्चमातप्यं, कोज्जब्बा भरणं सुवे ।  
नहि नो सङ्गरं तेन, महासेनेन मच्छुना ॥

४—‘एवं विहारि आतापि, अहोरत्तमतन्दितं ।  
तं वे भद्रेकरत्तो ति, सन्तो आचिकखते मुनी’ ति ॥’

अर्थ -

१—‘अतीतको अनुगमन नगर, भविष्यको प्रार्थना ( = इच्छा )  
नगर, जुन अतीत हो त्यो निरुद्ध भइसक्यो, जुन भविष्य हो त्यो अहिले  
आएके छैन ।

२—‘वर्तमानको जुन धर्म ( = विषय ) हो त्यहाँ राम्ररी  
हेर, विचार गर; जुन संहरणीय छैन ( = असंहीरं ), जुन अपरिवर्त्य हो  
( = असङ्कुप्तं ) त्यसलाई विद्वान्‌ले बढाउनु पर्छ ।

३—‘गर्नुपर्ने काममा आजे संलग्न होऊ, कसलाई याहाल्ल कि  
महासेन मृत्युसँग युद्ध गर्दा गर्दै भोलि नै मृत्यु होस् ।

४—‘यसरी आतप्त गरी रात दिन विहार गर्नुलाई नै ‘भद्रे करात’  
भनी शान्तहुनु भएका मुनि भन्नुहुन्छ ।’

( १ ) ‘भिक्षु ! कसरी अतीतको अनुगमन हुन्न भने—  
‘अतीत समयमा यस्तो रूपको थिए’ भनी त्यसमा राग ( = नन्दी )  
उत्पन्न गर्दैन, ‘अतीत समयमा यस्तो वेदी ( = यस्तो सुखवेदी ) थिए’  
भनी त्यसमा राग उत्पन्न गर्दैन, ‘अतीत समयमा यस्तो संज्ञी ( = यस्तो  
मुखावि वेदनाको संज्ञी ) थिए’ भनी त्यसमा राग उत्पन्न गर्दैन, ‘अतीत  
समयमा यस्तो संस्कारको थिए’ भनी त्यसमा राग उत्पन्न गर्दैन,

‘अतीत समयमा यस्तो विज्ञानको थिए’ भनी त्यसमा राग उत्पन्न गर्दैन । भिक्षु ! यसरी अतीतको अनुगमन गर्ने हुन्न ।

(२) ‘भिक्षु ! कसरी भविष्यको प्रार्थना (= इच्छा)  
गर्दै भने – ‘भविष्यमा यस्तो रूपको हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दै, ‘भविष्यमा यस्तो वेदी हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दै, ‘भविष्यमा यस्तो संज्ञी हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दै, ‘भविष्यमा यस्तो संस्कारको हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दै, ‘भविष्यमा यस्तो विज्ञानको हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दै । भिक्षु ! यसरी भविष्यको प्रार्थना (=इच्छा) गर्दै ।

(३) ‘भिक्षु ! कसरी भविष्यको प्रार्थना (= इच्छा)  
गर्दैन भने – ‘भविष्यमा यस्तो रूपको हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दैन, ‘भविष्यमा यस्तो वेदी हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दैन, ‘भविष्यमा यस्तो संज्ञी हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दैन, ‘भविष्यमा यस्तो संस्कारको हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दैन, ‘भविष्यमा यस्तो विज्ञानको हुनपाए हुन्थ्यो’ भनी त्यसमा राग उत्पन्न गर्दैन । भिक्षु ! यसरी भविष्यको प्रार्थना गर्दैन ।

(४) ‘भिक्षु ! कसरी वर्तमान धर्म (= विषय) मा  
संहरणीय हुन्छ भने – भिक्षु ! यहाँ आर्यहरूलाई\* नदेखने, आर्य

\* यहाँ कस्तालाई आर्य भनेका हुन् भन्ने कुराका सम्बन्धमा लेखकको बु. गृ. पृ. ४१७ मा हेतू ।

धर्ममा अकोविद, आर्य धर्ममा अविनीत; सत्पुरुषलाई नदेखने, सत्पुरुष धर्ममा अकोविद तथा सत्पुरुष धर्ममा अविनीत—अश्रुतवान् पृथग्जनले—‘[ १ ] (a) रूपलाई आत्मा भनी हेर्छ, (b) रूपत्वलाई आत्मा भनी हेर्छ, (c) आत्मामा रूप छ भनी हेर्छ अथवा (d) रूपमा आत्मा छ भनी हेर्छ । [ २ ] (a) वेदनालाई आत्मा भनी हेर्छ, (b) वेदनात्वलाई आत्मा भनी हेर्छ, (c) आत्मामा वेदना छ भनी हेर्छ अथवा (d) वेदनामा आत्मा छ भनी हेर्छ । [ ३ ] (a) संज्ञाल ई आत्मा भनी हेर्छ, (b) संज्ञात्वलाई आत्मा भनी हेर्छ, (c) आत्मामा संज्ञा छ भनी हेर्छ अथवा (d) संज्ञामा आत्मा छ भनी हेर्छ । [ ४ ] (a) संस्कारलाई आत्मा भनी हेर्छ, (b) संस्कारत्वलाई आत्मा भनी हेर्छ, (c) आत्मामा संस्कार छ भनी हेर्छ अथवा (d) संस्कारमा आत्मा छ भनी हेर्छ । [ ५ ] (a) विज्ञानलाई आत्मा भनी हेर्छ, (b) विज्ञानत्वलाई आत्मा भनी हेर्छ, (c) आत्मामा विज्ञान छ भनी हेर्छ अथवा (d) विज्ञानमा आत्मा छ भनी हेर्छ । भिक्षु ! यसरी वर्तमान धर्ममा संहरणीय हुन्छ (= संहीरति) ।

(५) ‘भिक्षु ! कसरी वर्तमान धर्ममा संहरणीय हुन्न भने—भिक्षु ! यहाँ, आर्यहरूलाई देखने, आर्य धर्ममा\* कोविद, आर्य धर्ममा विनीत; सत्पुरुषलाई देखने, सत्पुरुष धर्ममा कोविद तथा सत्पुरुष धर्ममा\*

\* कस्तालाई ‘आर्यधर्म’ भन्दछन् भन्ने बारेमा लेखकको चु. गृ. पृ.

४१८ मा हेर्नू ।

● कस्तालाई ‘सत्पुरुषधर्म’ भन्दछन् भन्ने कुरा पनि चु. गृ. पृ. ४१८ मा हेर्नू ।

विनीत— श्रुतवान् श्रावकले— [१] (a) रूपलाई आत्मा भनी हैँन्. (b) रूपत्वलाई आत्मा भनी हैँन्, (c) आत्मामा रूप छ भनी हैँन्, (d) न रूपमा आत्मा छ भनी हैर्छ । [२] (a) वेदनालाई आत्मा भनी हैँन्, (b) वेदनात्वलाई आत्मा भनी हैँन्, (c) आत्मामा वेदना छ भनी हैँन्, (d) न वेदनामा आत्मा छ भनी हैर्छ । [३] (a) संज्ञालाई आत्मा भनी हैँन्, (b) संज्ञात्वलाई आत्मा भनी हैँन्, (c) आत्मामा संज्ञा छ भनी हैँन्, (d) न संज्ञामा आत्मा छ भनी हैर्छ । [४] (a) संस्कारलाई आत्मा भनी हैँन्, (b) संस्कारत्वलाई आत्मा भनी हैँन्, (c) आत्मामा संस्कार छ भनी हैँन्, (d) न संस्कारमा आत्मा छ भनी हैर्छ । [५] (a) विज्ञानलाई आत्मा भनी हैँन्, (b) विज्ञानत्वलाई आत्मा भनी हैँन्, (c) आत्मामा विज्ञान छ भनी हैँन्, (d) न विज्ञानमा आत्मा छ भनी हैर्छ । भिक्षु ! यसरी वर्तमान धर्ममा संहरणीय हुन्न (= न संहीरति) ।'

१—“अतीतं नान्वागमेद्य \* । ”

यति भगवान्ले भनुभयो । अनि सन्तुष्ट भएका आयुष्मान् लोमसकड्डियले भगवान्को भाषणलाई अभिनन्दन गर्नुभयो ।

+                  +                  +

\* माथि पृ. २११ मा उल्लेख भएका चारैवटा गाथाहरू दोहन्याई पद्नू ।

मूल सूत्र —

## २—ओघबाट को तर्नसकछ ?

राजगृहमा\* ।

एक छेउमा उभिएका चन्दन देवपुत्रले भगवान्‌लाई गाथाद्वारा  
यस्तो भने—

“कोसूध\* तरति ओघं, रत्तिन्दिवस्तन्दितो ।  
अप्पतिट्ठे अनालम्बे, को गम्भीरे न सीदती’ ति ॥ ”

अर्थ —

“ रात दिन अप्रमादी भई ओघबाट को तर्नसकछ ? अप्रतिष्ठित  
तथा आलम्बन नभएको गम्भीर संसारमा को डुब्दैन ? ”

(भगवान् बुद्ध भन्नुहुन्छ—)

\* सं. नि. I. पृ. ५०: चन्दनसुत्तं, देवपुत्तसंयुत्तं; अ. क. I. पृ. ८७.

• नालन्दा पालिमा: ‘कथंसु’ ।

- १—“ सब्बदा सीलसम्पन्नो, पब्बवा सुसमाहितो ।  
आरद्धविरियो<sup>०</sup> पहितत्तो, ओघंतरति दुत्तरं ॥
- २—“विरतो कामसंबाय, रूपसंयोजनातिगो<sup>०</sup> ।  
नन्दीरागपरिक्खीणो<sup>५</sup>, सो गम्भीरे न सीदती’ ति ॥”

## अर्थ—

१—“ सर्वदा शील सम्पन्न हुने, सुसमाहित भई प्रज्ञावान् हुने,  
तथा वीर्य बढाउने पुरुष दुष्टर ओघबाट उत्तीर्ण हुनसक्छ ।

२—“ कामसंज्ञाबाट\* विरक्त हुने, रूपसंयोजन<sup>०</sup>हरूलाई पार गर्ने,

- वर्मीमा: ‘वीरियो’ ।
- स्याममा: ‘रूपसंयोजनातितो’; सिंहलमा: ‘रूपसंयोजनातिभो’ ।
- सिंहलमा: ‘....परिकिखणो’; स्याम र रोमनमा: ‘....भवपरिक्खीणो’ ।
- \* यहाँ ‘कामसंज्ञा’ भनी अधोभागीय पाँच संयोजनहरूलाई भनिएको हो । सार. प. I. पृ. ८७: चन्दनसुत्तवण्णना । अधोभागीय पाँच संयोजनहरू के के हुन् भन्ने कुरा लेखकको बु. प. पृ. ३२७ को पादटिप्पणीमा हेनूँ ।
- यहाँ ‘रूपसंयोजन’ भन्नाले उर्ध्वभागीय संयोजनहरूलाई भनिएको हो । सार. प. I. पृ. ८७: चन्दनसुत्तवण्णना । उर्ध्वभागीय पाँच संयोजनहरू यी हुन्—

तथा नन्दीरागलाई परिक्षीण गरेको जो पुरुष हो—सो गम्भीर संसारमा  
डुँडैन । ”

×

×

×



(१) रूपराग संयोजन, (२) अरूपराग संयोजन,  
 (३) मान संयोजन, (४) उद्धच्च संयोजन तथा (५) अविद्या  
 संयोजन । विभं. पा. पृ. ४५३ः पञ्चकमातिकनिदेसो, खुदकवत्थु-  
 विभज्ञो ।

●  
मूल सूत्र—

### ३—महामौद्गल्यायनसँग

अनि, आयुष्मान् महामौद्गल्यायन—जस्तै कुनै वलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्चिराउँछ— त्यस्तंगरी जेतवनमा अन्तर्धान भई त्रयस्त्रिश (देवलोक) मा प्रकट हुनुभयौँ ।

(१) अनि, चन्दन देवपुत्र पाँच शय (५००) देवताहरूसँग जहाँ आयुष्मान् महामौद्गल्यायन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुणेपछि आयुष्मान् महामौद्गल्यायनलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका चन्दन देवपुत्रलाई आयुष्मान् महामौद्गल्यायनले यसो भन्तुभयो—

“चन्दन ! बुद्धको शरणमा जानु असल हो । चन्दन ! बुद्धको शरणमा जानाको हेतुले यहाँ केही सत्वहरू शरीर छाडी मरणपछि सुगति स्वर्गलोकमा उत्पन्न हुन्थन् । चन्दन ! धर्मको शरणमा जानु असल हो । चन्दन ! धर्मको शरणमा जानाको हेतुले यहाँ केही सत्वहरू शरीर छाडी मरण पछि सुगति स्वर्गलोकमा उत्पन्न हुन्थन् । चन्दन !

<sup>५</sup> सं. नि. III. पृ. २५०: चन्दनसुत्त, मोगल्लानसंयुत्त ।

सङ्घको शरणमा जानु असल हो । चन्दन ! सङ्घको शरणमा जानाको हेतुले यहाँ केही सत्वहरू शरीर छाडी मरण पछि सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । ”

(क) (चन्दन देवपुत्र भन्दछन्—)

“ मारिष मौद्रगल्यायन ! बुद्धको शरणमा जानु असल हो । मारिष मौद्रगल्यायन ! बुद्धको शरणमा जानाको हेतुले यहाँ, केही सत्वहरू शरीर छाडी मरण पछि सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । मारिष मौद्रगल्यायन ! धर्मको तथा सङ्घको शरण जानु असल हो ! मारिष मौद्रगल्यायन ! धर्मको तथा सङ्घको शरणमा जानाको हेतुले यहाँ केही सत्वहरू... स्वर्गलोकमा उत्पन्न हुन्छन् । ”

(२) अनि चन्दन देवपुत्र ६ शय (६००) देवताहरूसँग, ... सात शय (७००) देवताहरूसँग, ... आठ शय (८००) देवताहरूसँग, ... असी हजार (८०,०००) देवताहरूसँग जहाँ आयुष्मान् महामौद्रगल्यायन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि आयुष्मान् महामौद्रगल्यायनलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका चन्दन देवपुत्रलाई आयुष्मान् महामौद्रगल्यायनले यसो भन्तुभथो—

“ चन्दन ! बुद्धको शरणमा जानु असल हो । चन्दन ! बुद्धको शरणमा जानाको हेतुले यहाँ केही सत्वहरू... स्वर्गलोकमा उत्पन्न हुन्छन् । चन्दन ! ...\* ”

\* माथि पृ. २१९को (१) मा उल्लेख भएका सबै पाठहरू दोहन्याई पढ्नु ।

## (ख) (चन्दन देवपुत्र भन्दछन्—)

“मारिव मौदूगल्यायन ! बुद्धको शरणमा जानु असल हो ।  
मारिव मौदूगल्यायन ! ... ॥”

(३) अनि चन्दन देवपुत्र पाँच शय (५००) देवपुत्रहरूसँग जहाँ आयुष्मान् महामौदूगल्यायन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् महामौदूगल्यायनलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका चन्दन देवपुत्रलाई आयुष्मान् महामौदूगल्यायनले यस्तो भन्नुभयो —

“चन्दन ! ‘वहाँ भगवान् अरहत्, सम्यक् सम्बुद्ध, विद्याचरण सम्पन्न, सुगत, लोकविद्, अनुत्तर पुरुषदम्य सारथी, देवमनुष्यका शास्ता, बुद्ध तथा भगवान् हुनुहुन्थ्य’ भनी बुद्धप्रति अत्यन्त (=अवेच्च) प्रसन्न हुनु असल हो । चन्दन ! बुद्धप्रति अत्यन्त (=अवेच्च) प्रसन्न हुनाको हेतुले यहाँ केही सत्वहरू सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।

“चन्दन ! ‘भगवान्को धर्म सु-आल्यात छ, सन्दृष्टिक छ, अकालिक छ, आऊ हेर भन्न योग्य छ, (निर्वाण) नजिक पुग्नसक्ने छ, विज्ञद्वारा प्रत्यक्ष अवबोध गर्न सकिने छ’ भनी धर्मप्रति अत्यन्त प्रसन्न हुनु असल हो । चन्दन ! धर्मप्रति अत्यन्त प्रसन्न हुनाको हेतुले यहाँ, केही सत्वहरू.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।

① माधि पृ. २२० को (क) मा उल्लेख भएका सबै पाठहरू दोहर्याई पढ्नु ।

“चन्दन ! ‘भगवान्‌का श्रावकसङ्ग सुप्रतिपन्न छन्, ऋजुप्रतिपन्न छन्, न्यायप्रतिपन्न छन्, सम्मानपूर्वक प्रतिपन्न छन्—जो चारजोडा अथवा आठ पुरुषहरू छन्—उनीहरू नै भगवान्‌का श्रावकहरू हुन्—जो निम्त्याउन, पाहुना बोलाउन, वक्षिणा (=दान) दिन, हातजोरी नमस्कार गर्न योग्य छन् तथा लोकवासीहरूकानिमित्त पुण्यक्षेत्र समानछन्’ भनी सङ्घप्रति अत्यन्त (=अवेच्च) प्रसन्न हुनु असल हो । चन्दन ! सङ्घप्रति अत्यन्त प्रसन्न हुनाको हेतुले यहाँ केही सत्वहरू.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।

“चन्दन ! अखण्ड, अछिद्र, दागरहित, क्रमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपराभर्त्तित तथा समाधिसंवर्तनिक आर्यकान्त शीलद्वारा सम्पन्न हुनु असल हो । चन्दन ! आर्यकान्त शीलद्वारा सम्पन्न हुनाको हेतुले यहाँ केही सत्वहरू.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।”

### (ग) (चन्दन देवपुत्र भन्दछन्—)

“मारिष मौदूगल्यायन ! ‘वहाँ भगवान् अरहत.....\* बुद्ध तथा भगवान् हुनुहुन्छ’ भनी बुद्धप्रति अत्यन्त प्रसन्न हुनु असल हो । मारिष मौदूगल्यायन ! बुद्धप्रति अत्यन्त प्रसन्न हुनाको हेतुले यहाँ केही सत्वहरू.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।

“मारिष मौदूगल्यायन ! ‘भगवान्‌को धर्म सु-आख्यात छ,...① विज्ञद्वारा प्रत्यक्ष अवबोध गर्न सकिनेछ’ भनी धर्मप्रति अत्यन्त प्रसन्न हुनु

\* माथि पृ. २२१ मा उल्लेख भएँदै दोहन्याई पढ्नू ।

① माथि पृ. २२१ मा उल्लेख भएँदै दोहन्याई पढ्नू ।

असल हो । मारिष मौदूगल्यायन ! धर्मप्रति अत्यन्त प्रसन्न हुनाको हेतुले यहाँ केही सत्वहरू,.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।

“ मारिष मौदूगल्यायन ! ‘भगवान्‌का शावकसङ्घ सुप्रतिपन्न छन्.....\* पुण्यक्षेत्र समान छन्’ भनी सङ्घप्रति अत्यन्त प्रसन्न हुनु असल हो । मारिष मौदूगल्यायन ! सङ्घप्रति अत्यन्त प्रसन्न हुनाको हेतुले यहाँ केही सत्वहरू,.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।

“ मारिष मौदूगल्यायन ! अखण्ड, अछिद्र.....\* तथा समाधि-संवर्तनिक आर्यकान्त शीलद्वारा सम्पन्न हुनु असल हो । मारिष मौदूगल्यायन ! आर्यकान्त शीलद्वारा सम्पन्न हुनाको हेतुले यहाँ केही सत्वहरू,.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । ”

(४) अनि, चन्दन देवपुत्र ६ शय (६००) देवताहरूसँग,.....सात शय (७००) देवताहरूसँग,.....आठ शय (८००) देवताहरूसँग,.....असी हजार (८०,०००) देवताहरूसँग जहाँ आयुष्मान् महामौदूगल्यायन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि आयुष्मान् महामौदूगल्यायनलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका चन्दन देवपुत्रलाई आयुष्मान् महामौदूगल्यायनले यसो भन्नुभयो—

“ चन्दन ! ‘वहाँ भगवान् अरहत्,.....बुद्ध तथा भगवान् हुनुहुन्थ’ .....‘भगवान्‌को धर्म सु-आख्यात छ,.....’ .....‘भगवान्‌का शावकसङ्घ

\* माथि पृ. २२२ मा उल्लेख भाएँदै दोहन्याई पढ्नू ।

● माथि पृ. २२२ मा उल्लेख भाएँदै दोहन्याई पढ्नू ।

सुप्रतिपन्न छन्....' अखण्ड, अछिद्र,.....\* शीलद्वारा सम्पन्न हुनु असल हो । चन्दन ! आर्यकान्त शीलद्वारा सम्पन्न हुनाको हेतुले यहाँ केही सत्त्वहरू .....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । ”

(घ) (चन्दन देवपुत्र भन्दछन् -- )

“ मारिष मौदूगल्यायन ! ‘वहाँ भगवान् अरहत्,.....बुद्ध तथा भगवान् हनुहनुन्छ’.....‘भगवान्को धर्म सु-आख्यात छ....’ .....‘भगवान्का श्रावकसङ्ग सुप्रतिपन्न छन्....’ अखण्ड, अछिद्र.....शीलद्वारा सम्पन्न हुनु असल हो । मारिष मौदूगल्यायन ! आर्यकान्त शीलद्वारा सम्पन्न हुनाको हेतुले यहाँ केही सत्त्वहरू.....सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । ”

(५) अनि, चन्दन देवपुत्र पाँच शय (५००) देवताहरूसँग जहाँ आयुष्मान् महामौदूगल्यायन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरेषछि आयुष्मान् महामौदूगल्यायनलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका चन्दन देवपुत्रलाई आयुष्मान् महा-मौदूगल्यायनले यसो भन्नुभयो—

“ चन्दन ! बुद्धको शरणमा जानु असल हो । चन्दन ! बुद्धको शरणमा जानाको हेतुले यहाँ केही सत्त्वहरू शरीर छाडी मरण पछि सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् । उनीहरू अरु देवताहरूभन्दा दश स्थानमा श्रेष्ठ हुन्छन् । जस्तै—(१) दिव्य आयुमा, (२) दिव्य वर्णमा,

---

\* यो ‘....’ चिन्हो भएका सबै ठाउँहरूका कुराहरू माथि पृ. २२१

देखि पृ. २२२ सम्मका कुराहरू जस्तै हुन् ।

( ३ ) दिव्य सुखमा, ( ४ ) दिव्य यशमा, ( ५ ) दिव्य प्रभुत्वमा,  
 ( ६ ) दिव्य रूपमा, ( ७ ) दिव्य शब्दमा, ( ८ ) दिव्य गन्धमा, ( ९ )  
 दिव्य रसमा तथा ( १० ) दिव्य स्पर्शमा ।

“चन्दन ! बुद्धको शरणमा जानु…धर्मको शरणमा जानु…  
 सङ्घको शरणमा जानु असल हो । चन्दन ! सङ्घको शरणमा जानाको  
 हेतुले यहाँ केही सत्त्वहरू शरीर छाडी…सुगति स्वर्गलोकमा उत्पन्न  
 हुन्छन् । उनीहरू अरु देवताहरूभन्दा दश स्थानमा श्रेष्ठ हुन्छन् ।  
 जस्तै—( १ ) दिव्य आयुमा, … ( १० ) दिव्य स्पर्शमा । ”

( घ ) ( चन्दन देवपुत्र भन्दक्षन् – )

Dhamma.Digital

“मारिष मौद्रगल्यायन ! बुद्धको शरणमा जानु…धर्मको  
 शरणमा जानु…सङ्घको शरणमा जानु असल हो । मारिष मौद्रगल्यायन !  
 …सङ्घको शरणमा जानाको हेतुले…स्वर्गमा उत्पन्न हुन्छन् । उनीहरू  
 अरु देवताहरूभन्दा दश स्थानमा श्रेष्ठ हुन्छन् ।…

( अरु जम्मै कुरा माथि जस्तै हो । )

## १२. चन्द्र देवपुत्र

### परिचय

‘चन्द्र’, ‘चन्द्रमा’ तथा ‘चन्द्रमस’<sup>१</sup> भन्ने चन्द्रविमानमा<sup>२</sup> बस्ने एक देवपुत्रको नाम हो । पालि (=मागधि) भाषामा —‘चन्द्र’, ‘चन्दिम’ वा ‘चन्दिमा’ तथा ‘चन्दिमस’<sup>३</sup> भनिएको छ ।

“चन्दिमा देवपुत्तो, सुरियो देवपुत्तोति एते सब्बे पि चातुर्महाराजिकदेवलोकटुका” भनी सम्मोहविनोदनीले<sup>४</sup> उल्लेख गरे अनुसार चन्द्र र सूर्य दुवै देवपुत्रहरू चातुर्महाराजिक देवलोक अन्तर्गतका हुन् ।

“चन्द्र र सूर्य भन्ने नाम कसरी रहन गएको हो ?” भन्ने बारेमा सुमङ्गलविज्ञासिनीले<sup>५</sup> यसरी उल्लेख गरेको छ ।

१. अमरकोष पृ. १४, श्लो. नं. १३, १४; अभिधानप्पदीपिकामा चाहिं ‘चन्दो’ तथा ‘चन्दिमा’ नाम छ । गा. नं ५१, ५२.
२. सार. प. I. पृ. ८५: चन्दिमसुत्तवण्णना ।
३. सं. नि. I. पृ. ४९: चन्दिमससुत्त, देवपुत्तासंयुत्त ।
४. पृ. ५२७: धम्महदयविभज्ञो—१८.
५. II. पृ. ६२८: अग्गञ्जसुत्तवण्णना ।

“कल्प उत्थानको समयमा<sup>१</sup> मानिसहरूको आफ्नो प्रभा अन्तर्धान भएपछि अन्धकारमा डराएर बसेका मानिसहरूलाई सूरभाव दिलाइदिन प्रादूर्भाव भएको हुँदा सूर्यविमानमा बस्ने<sup>२</sup> देवपुत्रलाई ‘सूर्य’ पालि मागधिमा ‘सुरिय’ भनिएको हो । दिनभरी आलोकित पारी साँझ पछ पुनः आलोक अन्त भएर अन्धकार रात परेपछि उनीहरूले अर्को आलोक प्रादूर्भाव भए हुन्थ्यो भन्ने इच्छा (=छन्द) गरेपछि— उनीहरूको छन्द (=इच्छा) अनुसार चन्द्रमण्डल प्रकट भएको हुँदा ‘छन्द’ भन्नु पर्नेमा ‘चन्द’ (=चन्द्र) हुन गएको हो ।”

चन्द्रमण्डलको प्रमाण (माथिदेखि तलसम्म) ४९ योजन र परिमण्डल १४७ योजन छ । सूर्यमण्डलको प्रमाण (माथिदेखि तलसम्म) ५० योजन छ र परिमण्डल १५० योजन छ<sup>३</sup> । चन्द्रमण्डल र सूर्य-मण्डलको बीचमा १ योजनको करक छ र सूर्य माथितिर तथा चन्द्र तलतिर पर्छ । चन्द्रमण्डलको तल्लो छेउबाट सूर्यमण्डलको माथिल्लो छेउसम्म जम्मा १०० योजन छ<sup>४</sup> ।

- 
१. कल्प उत्थान र कल्प विनासका कुराहरू लेखकको बु. ब्रा-१. पृ. ३५३ मा उल्लेख भएका छन् । त्यस्तै पटि. म. अ. क. पृ. २५२: पुब्वेनिवासानुस्सति ज्ञाणनिदेसवण्णना-५२, महावग्गमा पनि वर्णित छ ।
  २. सार. प. I. पृ. ८५: सुरियमुन्तवण्णना ।
  ३. सुमं. वि. II. पृ. ६२८: अगञ्जगुतवण्णना; पटि. म. अ. क. पृ. २५३: पुब्वेनिवासानुस्सति ज्ञाणनिदेसवण्णना-५२, महावग्ग ।
  ४. एक योजन भनेको कति हुन्दै भन्ने कुरा लेखकको बु. म. पृ. ३८ को पाठिप्पणीमा उल्लेख भएको छ ।

चन्द्रको हिंडाई सुस्त र सूर्यको हिंडाई छिटो हुन्छ । पिनीहरूका (१) अज मार्ग, (२) नाग मार्ग तथा (३) गो मार्ग भन्ने तीन मार्गहरू छन् । पिनीहरू छ महीनासम्म सुमेरुको बाहिर भएर विचरण गर्न्छ तथा छ महीनासम्म भित्रभएर विचरण गर्न्छ ।

चन्द्रको आश्रयलिई वस्ने देवताहरू पनि चन्द्रविमानमा धेरै नै छन् भन्ने कुरा महासमयसुत्तले<sup>१</sup> “चन्द्रस्सूपनिस्सादेवा, चन्द्रमागुं पुरव्यत्वा” भन्ने गाथापद्मारा प्रष्टसँग बुझिन्छ । त्यसैले यस गाथापद्मको स्पष्टिकरण दिँदै अटुकथाले<sup>२</sup>—“चन्द्रको आश्रयलिई बस्ने देवताहरूले चन्द्रलाई अधिलित्र राखी कपिलवस्तुको महावनमा गए” भनी उल्लेख गरेको हो ।

रोहिणी नदीको काण्डपछि<sup>३</sup> कपिलवस्तुमा भगवान् छँदानै महासमय सूत्रको<sup>४</sup> प्रवर्तन भएको थियो । अतः बुद्धको पञ्चमवर्षावासको समयभित्रै वहालै यो सूत्रको देशना गर्नु भएको हो भन्ने कुरा सजिलैसँग बुझ्न सकिन्द्य ।

**माथि उल्लेख गरेकै यसै समयमा चन्द्र र सूर्य देवपुत्रहरू पनि**

- 
१. सुमं. वि. II. पृ. ६२८-२९: अग्नञ्जसुत्तवण्णना । यस सम्बन्धका अरू कुराहरू यस ग्रन्थको दोश्रो भागमा उल्लेख गरिदिएको छु ।
  २. दी. नि. II. पृ. १९४, अ. क. II. पृ. ४९२.
  ३. सुमं. वि. II. पृ. ४९२: महासमयसुत्तवण्णना ।
  ४. रोहिणी नदीको कुरा लेखकको बु. श्रावि-१. पृ. १८ मा उल्लेख भएको छ ।
  ५. दी. नि. II. पृ. १८९.

महावनमा उपस्थित भएका थिए<sup>१</sup> । त्यसे समयमा यिनीहरूले स्रोतापत्ति-फल साक्षात्कार गरेका हुन् भनी सारत्थपकासिनीले<sup>२</sup> उल्लेख गरेको छ ।

एकदिन, जब चन्द्रलाई राहु असुरेन्द्रले समातेका थिए तब चन्द्र देवपुत्रले बुद्धके अनुस्मरण गरेका थिए । यो घटना चन्द्र देवपुत्र स्रोतापन्न भइसकेपछि घटेको हुनुपर्छ भनी चिन्तन गर्न सकिन्छ । नत्र धजग्गासूत्रानुसार<sup>३</sup> “डर वा भयत्रास आइपर्दा देवताहरूले शक्र देवेन्द्रको धजा अथवा प्रजापतिको धजा अथवा वरुणको धजा अथवा ईशानको धजा हेर्न् । यस्तो गर्दा भयबाट मुक्त हुनसकिन्छ” भनी उल्लेख भए अनुसार चन्द्र देवपुत्रले देवहरूके संस्मरण अथवा देवताका राजा भएका शक्र देवेन्द्रकै अनुस्मरण गर्नुपर्यो । तर उनले बुद्धको अनुस्मरण गरे । स्रोतापन्नहरूले बुद्ध, धर्म, तथा सङ्घको शरण बाहेक अरुको शरण लिन नसकिने स्वभावसिद्ध नियम रहेको हुँदा – चन्द्र देवपुत्रले बुद्धके अनुस्मरण गरेका हुन् भन्ने कुरा सजिलैसँग ठहन्याउन सकिन्छ । यस सम्बन्धका अरु कुराहरू सुरियसुत्तंको अर्थकथाले<sup>४</sup> उल्लेख गरेको छ । चन्द्र देवपुत्रलाई राहुले समातेको कुरा अगाडिको पहिलो सूत्रमा अनुदित गरिदिएको छु ।

१. दी. नि. II. पृ. १९४: महासमयसुत्तं ।

२. II. पृ. ८६: सुरियसुत्तवण्णना, देवपुत्तसंयुत्तं ।

३. सं. नि. I. पृ. २२०: धजग्गासुत्तं, सक्कसंयुत्तं ।

४. सार. प. I. पृ. ८५: देवपुत्तसंयुत्तं ।

चन्द्र विमानमा उत्पन्न भई 'चन्द्र' कहलाउने देवपुत्र सेवैभरी एउटै देवपुत्र रहिरहन्न भन्ने कुराको पुष्ट्यादैं विलारकोसिय जातक-बाट<sup>१</sup> हुन्छ । त्यस जातक अनुसार त्यस समयमा बोधिसत्त्व (—हाल बुद्ध हुने महापुरुष) वाराणशीका एक महाधनी तथा महादानी सेठ थिए र मृत्युपछि शक्त देवेन्द्र भई उत्पन्न भएका थिए । यी सेठका पुत्र पनि मृत्युभई चन्द्र देवपुत्र भई जन्मेका थिए । यी चन्द्र देवपुत्र हुने पुरुष हाल गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थविर नै थिए । यिनका पुत्र सूर्य देवपुत्र भई जन्मेका थिए । यी सूर्य देवपुत्र हुने चाहिं हाल गौतम बुद्धका अग्रश्रावक महामौद्गल्यायन महास्थविर नै थिए<sup>२</sup> ।

सुधाभोजन जातक<sup>३</sup> अनुसार बोधिसत्त्व एक महाधनी सेठ भएर जन्मेका थिए । उनको पुत्रको मृत्युपछि चन्द्र देवपुत्र भई चन्द्र विमानमा उत्पन्न भएका थिए<sup>४</sup> । महामौद्गल्यायन महास्थविर नै त्यस समय चन्द्र देवपुत्र थिए भनी सोही जातकटुक्याले नै उल्लेख गरेको छ<sup>५</sup> । त्यस समयमा महाकश्यप महास्थविर नै सूर्य देवपुत्र भएका थिए<sup>६</sup> । त्यसैले जातक पालिले—

- 
१. जा. अ. क. IV. पृ. ९०, नं. ४५०.
  २. जा. अ. क. IV. पृ. ९०-९१: विलारकोसियजातकं ।
  ३. जा. अ. क. VI. पृ. २२४, नं. ५३५.
  ४. जा. अ. क. VI. पृ. २२४: सुधाभोजनजातकं, नं. ५३५.
  ५. जा. अ. क. VI. पृ. २४९: सुधाभोजनजातकं ।
  ६. जा. अ. क. VI. पृ. २४९: सुधाभोजनजातकं ।

“सुरियो कस्सपो मिक्खु, मोगगल्लानोसि चन्द्रिमा<sup>१</sup> ।” भनी उल्लेख गरेको हो ।

बोधिसत्त्व-युगका बाह्यणहरूले पनि यज्ञादि पुण्यकार्य गरेर चन्द्र सूर्य हुन सकिन्छ भनी भनेका कुरा भूरिदत्त जातकले<sup>२</sup> उल्लेख गरेको छ । जस्तै —

“धाता विधाता वहणो कुवेरो,  
सोमो यमो चन्द्रिमा बायु सूरियो ।  
एते पि यद्यन्तं पुथुसो यजित्वा,  
अङ्गायकानं अथो सङ्बकामे ॥”

वर्तमान चन्द्रमण्डलमा जुन खरायोको आकारको जस्तै प्रतिबिम्ब देखिन्छ, सो उही खरायोको प्रतिबिम्ब हो — जसले दानको रूपमा आफू-लाई आगोमा हामफाल्दा उसलाई आगोले पोलेको थिएन । यही आश्रय देखी शक्त देवेन्द्रले कल्पस्थायी गरी सो खरायोको प्रतिबिम्ब चन्द्रमण्डलमा चित्रित गरेका थिए भनी ससजातकले<sup>३</sup> उल्लेख गरेको छ । हालका बुद्ध भगवान् नै त्यस समयमा सो खरायो थिए<sup>४</sup> ।

X

X

X

१. जा. पा. II. पृ. ११९: सुधाभोजनजातकं ।

२. जा. पा. II. पृ. २४१, नं. ५४३, अ. क. VII. पृ. १७८.

३. जा. अ. क. III. पृ. ३६ नं. ३१६.

४. जा. अ. क. III. पृ. ४०: ससजातकं, नं. ३१६.

## मिन्नाभिन्ने चन्द्र नामहरू

(१) चन्द्र (उपस्थाक) — यिनी कौडिन्य (= कोण्डञ्ज) बुद्धको पालाका एक राजा हुन् । पछि यिनी कौडिन्य बुद्धका उपस्थाक भएका थिए । बु. वं. अ. क. पृ. ११४: कोण्डञ्ज बुद्धवंसवण्णना ।

(२) चन्द्र (माणव) — यिनी कौडिन्य बुद्धको पालाका सुचिन्धर भन्ने महाधनी एक ब्राह्मणका पुत्र थिए । कौडिन्य शास्ताले चन्द्रवती नगरको चन्द्राराममा प्रथम वर्षावास बिताउनु भएको वेलामा यी चन्द्र माणवले — पयोधर ब्राह्मणको पुत्र सुभद्र माणवकका साथ कौडिन्य बुद्धको उपदेश सुनी, पछि भिक्षु भई अरहत्व साक्षात्कार गरेका थिए । बु. वं. अ. क. पृ. ११०—११: कोण्डञ्ज बुद्धवंसवण्णना ।

(३) चन्द्र (उपस्थाक) — यिनी सिखी बुद्धका उपस्थाक उपासक थिए । बु. वं. पा. पृ. ३६७: सिखिबुद्धवंसो । नालन्दा पालिले र त्यसको अटुकथाले ‘नन्द’ भनी उल्लेख गरेका छन् तर सिंहल र रोमनले ‘चन्द्र’ भनी उल्लेख गरेका छन् ।

(४) चन्द्र (किन्नर) — यी बोधिसत्त्व हुन् । एक समय बोधिसत्त्व किन्नर योनीमा जन्मिनु भएको थियो । त्यस वर्षत वहाँको नाम चन्द्र (= चन्द) किन्नर थियो । जा. अ. क. V. पृ. ६: चन्द-किन्नरजातकं, नं. ४८५; यस सम्बन्धका केही कुराहरू बु. श्रावि.-१. पृ. ६७८ मा उल्लेख गरिसकेकोछु ।

(५) चन्द्र (ब्राह्मण) — यिनी एक ब्राह्मण हुन् । यिनका

विधुर भन्ने महापण्डित एक पुत्र थिए । यी विधुर पण्डित कुरुदेशको चन्द्रप्रस्थ (= इन्दपत्त) नगरका राजा धनञ्जय कौरब्यका अमात्य थिए । जा. अ. क. VII. पृ. २३५: विधुरजातकं, नं. ५४५.

(६) चन्द्र (कुमार) यिनी ‘एकराज’ भन्ने राजाका पुत्र हुन् । अतीत समयमा वाराणशीको नाम ‘पुष्पवती’ रहेको थियो । त्यस समय वशवर्ती भन्ने राजाका ‘एकराज’ भन्ने पुत्रले राज्य चलाउँदथे । उनको चन्द्र (=चन्द) भन्ने पुत्र थिए । यी चन्द्र कुमारले उपराजाको काम चलाउँदथे<sup>१</sup> र यिनी बोधिसत्त्व थिए<sup>२</sup> ।

(७) चन्द्र (कुमार) — यिनी काशीराजा ब्रह्मवत्तका छोरा हुन् । जा. अ. क. I. पृ. १०१: देवधम्मजातकं, नं. ६ यी चन्द्र कुमार सारिपुत्र महास्थविर नै थिए ।

(८) चन्द्र (पर्वत) — यो एक पर्वतको नाउँ हो । यो पर्वतको नाउँ चन्द्रकिन्नर जातकमा उल्लेख भएको छ । यसै पर्वतमा चन्द्र-किन्नर बस्दथे । जा. अ. क. V. पृ. ६: चन्द्रकिन्नरजातकं ।

(९) चन्द्र (=चन्द) — चन्द्रमालाई भन्ने साधारण नाम हो ।

१. जा. अ. क. VII. पृ. ११३: खण्डहालजातकं, नं. ५४२.

२. जा. अ. क. VII. पृ. १४१: खण्डहालजातकं । यस जातकलाई नालन्दा पालि II. पृ. २५२ ले ‘चन्द्र कुमार जातक’ भनी उल्लेख गरेको छ । यस्तै गरी चरियापिटकले ‘चन्द्रकुमार चरिया’ भनी उल्लेख गरेको छ ।

(१०) चन्द्रक (प्रासाद) -- यो अतीतकालका अङ्गति<sup>१</sup> भन्ने राजाको एक प्रासादको नाम हो<sup>२</sup> ।

अतीत कालमा विदेह देशको मिथिला नगरमा अङ्गति भन्ने राजाले राज्य गर्दथे । सो राजाकी अत्यन्त रान्त्री तथा बुद्धिमानी छोरी थिइन् । एकदिन, कार्तिक पूर्णिमाको रमणीय रातमा राजाले आफ्ना मन्त्रीहरूसँग “यस्तो रमणीय जुनेली रातमा के गर्नुपर्छ ?” भनी सोधदा अलात भन्ने मन्त्रीले — “युद्ध गरेर बढी राज्य जित्नुपर्छ” भनी भने । राजाले केरि सुनाम भन्ने मन्त्रीसँग सोधदा उनले — “खान-पान गरी बेसकरी भोज खानु पर्छ” भनी भने । राजाले विजय भन्ने मन्त्रीसँग सोधदा उनले — “कुनै साधु-सन्तको सत्संगत गर्नुपर्छ” भनी जवाफ दिए । यो कुरा राजालाई चित्तबुझ्यो । अनि कश्यपगोत्रका एक अचेल कहाँ गई — “कसरी धर्माचरण गर्नुपर्छ ?” भनी राजाले सोधदा अचेलले — “दानादि कुनैपनि पुण्यको फल छैन” भनी सम्पूर्ण नास्तिकवादका कुरा सुनाए । यतिमात्र होइन “कुनै पनि पापको समेत फल छैन” भनी भनेका कुरा समेत सुनी धर्मात्मा राजाको मन फर्केर विषयवासनामा तल्लीन भई बस्ने इच्छा गरी राजाले राजकाजका कामहरू सबै अरुलाई जिम्मा-दिई आफू चन्द्रक विमानमा (= प्रासादमा) बसी भोगविलास गर्न

१. जा. अ. क. VII. पृ. १९५: महानारदकस्सपजातक, नं. ५४४ ले ‘अङ्गति’ भनी उल्लेख गरेको छ ।
२. जा. अ. क. VII. पृ. २०५. महानारदकस्सपजातक ।

याले' । त्यसेले—“चन्दके मे विमार्णस्म, सदा कामे विघ्नेन्तु मे” भनी जातकमूलपालिले<sup>२</sup> उल्लेख गरेको हो ।

(११) चन्द्रमस (=चन्दिमस) — यो पनि चन्द्रमाके नाम हो ।

(१२) चन्द्रमा (=चन्दिम) — यो पनि चन्द्रमाके नाम हो ।

(१३) चन्दिम (सुत्तं) — यो सूत्रमा चन्द्र देवपुत्रलाई राहु असुरेन्द्रले समातेको र बुद्धको स्मरण गर्दा राहुको हातबाट चन्द्र देवपुत्र मुक्त भएका कुरा छन्<sup>३</sup> । यसको अनुवाद अगाडि गरि विएको छु ।

(१४) चन्दिमस (सुत्तं) - यो सूत्रमा चन्द्रमा देवपुत्र भगवान् कहाँ आई एक गाथा प्रकट गरेको कुरा छ<sup>४</sup> । यसको अनुवाद पनि अगाडि दोश्रो सूत्रमा गरिदिएको छु ।

(१५) चन्द्र (प्रासाद) — यो सुमन बुद्धका तीन प्रासादहरू-मध्ये यौटा प्रासादको नाम हो । बु. वं. पा. पृ. ३२९: सुमनबुद्धवंसो ।

X

X

X

१. जा. अ. क. VII. पृ. १९६-२०५: महानारदकस्सपजातकं ।

२. जा. पा. II. पृ. २७४: महानारदकस्सपजातकं ।

३. सं. नि. I. पृ. ४७: चन्दिमसुत्तं, देवपुत्तसंयुत्तं ।

४. सं. नि. I. पृ. ४९: चन्दिमससुत्तं, देवपुत्तसंयुत्तं ।

मूल सूत्र —

### १—राहु असुरेन्द्रले समाते

श्रावस्तीमा ।

त्यस वर्खत राहु असुरेन्द्रले चन्द्रमा (=चन्द्रम) देवपुत्र-  
जाई<sup>१</sup> समातिराखेको थियो । अनि भगवान्‌को अनुस्मरण गरी  
चन्द्रमा देवपुत्रले त्यसवेला यो गाथा (श्लोक) भने—

Dhamma.Digital

“नमो ते बुद्ध वीरत्यु, विष्पमुत्तोसि सब्बधि ।  
सम्बाधपटिपन्नोस्मि, तस्स मे सरणंभवा’ ति ॥

अर्थ —

“सबैप्रकारबाट मुक्तहुनु भएका तपाइ बुद्धवीरलाई नमस्कार छ ।  
म विपत्तिको बाटोमा परेको छु (त्यसैले) तपाइ मेरो शरण हुनुहोस् ।”

१. सं. नि. I. पृ. ४७: चन्द्रमसुत्तं, देवपुत्तसंयुत्तं; अ. क. I. पृ. ८५.
२. चन्द्रविमानमा बस्ने एक देवपुत्र । सार. प. I. पृ. ८५: चन्द्रमसुत्त-  
वण्णना ।

अनि चन्द्रमा देवपुत्रको कारणमा राहु असुरेन्द्रलाई भगवान्‌ले गाथाद्वारा भनुभयो—

“तथागतं अरहन्तं, चन्द्रमा सरणंगतो ।  
राहु चन्द्रं पमुच्चसु, बुद्धा लोकानुकम्पका’ ति ॥

अर्थ—

“हे राहु ! चन्द्रमा देवपुत्र तथागतको शरणमा गए, चन्द्रमा-लाई छाडि देऊ, बुद्ध लोकानुकम्पिक हुन् ।”

अनि राहु असुरेन्द्र, चन्द्रमा देवपुत्रलाई मुक्त गरी थर-थर कामी जहाँ वेपचित्ति असुरेन्द्र थिए त्यहाँ गए । त्यहाँ पुगेपछि डराई-डराई, रोमाञ्चितभई एक छेउमा उभिए । एक छेउमा उभिएका राहु असुरेन्द्रलाई वेपचित्ति असुरेन्द्रले गाथाद्वारा भने—

“किनु सन्तरमानो व, राहु चन्द्रं पमुच्चसि ।  
संविगगृष्णो आगम्म, किनु भीतो व तिटुसी’ ति ॥

अर्थ—

“हे राहु ! किन थर-थर कामी चन्द्रमालाई मुक्त गरेको ? डराई-डराई आई भयभीत भई किन खडा भएको ?”

(राहु असुरेन्द्र भन्दछन—)

[ २३८ ]

बुद्धकालीन ब्रह्मादिदेव

‘सत्तधा मे कले मुद्धा, जीवन्तो न सुखं लभे।  
बुद्धगाथाभिगीतोभ्वि, नो चे मुञ्चेय्य चन्द्रमं’ ति ॥

अर्थ—

“बुद्ध गाथाद्वारा गाथन गरेर पनि चन्द्रमालाई मुक्त गरिन भने  
मेरो शीर सातडुका हुनसक्छ अथवा बाँचे पनि मैले सुख पाउन सक्ने  
छैन ।”

×

×

×

मूल सूत्र—

## २-ध्यानी पारहन्त्र

आवस्तीमा<sup>१</sup> ।

अनि चन्द्रिमस<sup>२</sup> देवपुत्र रात वितिसके पछि सुन्दर रूप धारण गरी जेतवन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका चन्द्रिमस देवपुत्रले भगवान्को अगाडि यो गाथा भने—

‘ते हि सोतिथ गमिस्सन्ति, कछ्वे वा मक्से मगा ।  
झानानि उपसम्पद्ज, एकोदि निपका सता’ ति ॥

अर्थ—

“लामखुट्टे अथवा हिलो नभएको ठाउँमा जसरी पशुहरू सुखी

- 
१. सं. नि. I. पृ. ४९: चन्द्रिमससुत्त, देवपुत्तसंयुत्त; अ. क. I. पृ. ८६.
  २. ‘चन्द्रिमस’ को अर्थ पनि ‘चन्द्रमा’ नै भएकोले यस सूत्रलाई दोश्रो ठाउँमा राखेको हुँ ।

[ २४० ]

बुद्धकालीन ब्रह्मादिदेव

रहन्छन्, त्यसरी नै स्मृतियुक्त एकान्तमा ध्यानगर्ने (पुरुष) हरू सुखी  
रहन्छन् ।”

(भगवान् भन्नुहुम्छ — )

“ते हि पारं गमिस्सन्ति, छेत्वा जालं व अम्बजो ।  
म्हानानि उपसम्पर्ज्ज, अप्पमत्ता रणझहा’ ति ।”

अर्थ—

“जाललाई काटी माछा निस्कने क्यैं ती अप्रमादी ध्यानलाभी  
(पुरुष) हरू क्लेशलाई छेदन गरी पारजान्छन् ।”

Dhamma.Digital

## १३. जन्तु देवपुत्र

परिचय

भगवान् शाक्यमुनि बुद्धको पालामा कोशल देशका केही  
भिक्षुहरू आ-आफ्ना आचार्य उपाध्यायहरूकहाँ ध्यान-भावनाका कुरा सिकी  
हिमखण्डतिर गएका थिए ।

जुन ध्यान-भावनाका कुराहरू सिकी ती भिक्षुहरू हिमखण्डतिर  
बस्न गएका थिए—ती कुराहरूलाई बिसिद्धे गई उनीहरू गृहस्थीको  
घरमा आसक्त भई, पाएका सुस्वादिला भोजनहरू मजासँग खाई,  
दिनभर खूबसँग निर्दाई, वचन संयमी नभई जेपायो त्यही कुरा गरी तथा  
चंचल स्वभाव लिई बस्न थाले ।

अनि यिनीहरूको ध्यान आकर्षण गराउने उद्देश्य लिई जन्तु  
भन्ने देवपुत्र एकदिन उनीहरूकहाँ गए । “असंयत तथा दुर्विनीत हुनेहरू-  
लाई एकलाएकले कुनै कुरा सुनाएर सुनेछैनन्” भन्ने विचारले एक  
उपोसथको दिन पारी सबै भिक्षुहरू भेलाभई बसिरहेको बेलामा जन्तु  
भन्ने देवपुत्रले उनीहरूलाई “गौतम बुद्धका श्रावक भिक्षुहरू अधि-

सुविनीत तथा सुसंयमी भई बस्दथे । तर अब यिनीहरू दुर्विनीत तथा असंयमी भई बस्नथाले” भनी सुनाए । अज अगाडि उनले भने कि—“मैले सबै सङ्घको निन्दा गरेको होइन; जो असंयमी तथा दुर्विनीत छन् उनीहरूको मात्र निन्दा गरेको हुँ र जो संयमी तथा सुविनीत छन् उनीहरूलाई त मेरो नमस्कार नै छ ।”

त्यसैले मूल सूत्रले “यो खो पमता विहरन्ति, ते मे सन्धाय आसितं” भनी उल्लेख गरेको हो ।

उपरोक्त कुराबाट ती भिक्षुहरू सचेत भएका थिए<sup>१</sup> । अरू कुरा अगाडिको मूल सूत्रले नै प्रकट गरेको छ ।



## भिन्नाभिन्नै जन्तु नामहरू

(१) जन्तु (महारानी) – यिनी तृतीय ओक्काक राजाकी पाँच महारानीहरूमध्येकी एक हुन् । सुम. वि. I. पृ. १८०: अम्बटुसुत्त-बण्णना; सुत्त. नि. अ. क. पृ. ३०६: सम्मापरिब्बाजनीयसुत्तबण्णना<sup>२</sup> ।

१. सार. प. I. पृ. ९१: जन्तुसुत्तबण्णना, देवपुत्तसंयुतं ।
२. यस सम्बन्धका कुराहरू लेखको वु. रा. पृ. ११७ ‘शाक्यवंशोत्पत्ति’ भन्ने शीर्षक अन्तर्गत छन् ।

(२) जन्तु (कुमार)—यिनी तृतीय ओक्काके राजाकी कान्धी महारानीपट्टिका राजकुमार हुन् । यी कान्धी महारानीके कारण-द्वारा ओक्काके राजाले आफ्नी जेठीपट्टिका ओक्कामुख आदि चारजन्मी राजकुमारहरू र प्रिया आदि पाँचजना राजकुमारीहरूलाई देश बाहिर पठाएका थिए । सुम. वि. I. पृ. १८१ः अस्त्रद्वासुत्तवण्णना; सुत. नि. अ. क. पृ. ३०६ः सम्मापरिब्बाजनीयसुत्तवण्णना<sup>१</sup> ।

(३) जेन्तु (देवपुत्र)—यी उही देवपुत्र हुन् जसले प्रमादी-भई बसिरहेका भिक्षुहरूलाई अर्तों सुनाउन गएका थिए । यिनै देवपुत्रका कुरा यहाँ उल्लेख गरेको छु ।

(४) जन्तु (गाँड़)—यो चालिका नगर समीप रहेको एक गोचर गाउँ हो<sup>२</sup> ।

एक समय, भगवान् चालिका नगरको चालिक पर्वतको<sup>३</sup> महाविहारमा बस्नु भएको थियो । त्यसबखत मेघीय भिक्षु भगवान्का उपस्थाक थिए<sup>४</sup> । अनि एकदिन, मेघीय भिक्षु भगवान्को वचन लिई जन्तु वा जतु<sup>५</sup> गाउँमा भिक्षाटन् गएका थिए । त्यस गाउँको नजीकमा

- 
१. हेर लेखकको बु. रा. पृ. ११८ मा ।
  २. मनो. र. पू. II. पृ. ७९३ः मेघीयसुत्तवण्णना, सम्बोधिवग्गो ।
  ३. अं. नि.-१. पृ. ६ः मेघीयसुत्तं, अ. क. II. पृ. ७९३ ले यस पर्वत-लाई 'चालिय पर्वत' भनी उल्लेख गरेको छ ।
  ४. उदा. अ. क. पृ. १५२ः मेघीयसुत्तवण्णना ।
  ५. मनो. र. पू. II. पृ. ७९३ः मेघीयसुत्तवण्णना ।

[ २४४ ]

बुद्धकालीन अह्मादिवेष

किमिकाल मने एक नदी र सो नदीको छेउमा एक सुन्दर आँपको बगेंचा पनि थियो । भिक्षाटन् पछि मेघीय भिक्षु भगवान्‌लाई सूचित गरी त्यो आँपको बगेंचामा बस्न गए । अ. नि.-९. पृ. ६ः मेघियसुत्तं, अ. क. II. पृ. ७९३; उदा. पा. पृ. १०२ः मेघियसुत्तं, अ. क. पृ. १५२.

x

x

x

●  
मूळ सूत्र –

## अप्रमादी भिक्षुलाई नमस्कार

यस्तो मैले सुनेः ।

एक समय कोशल (वेश) को हिमखण्डतिरको अरण्य-कुटिकामा केही भिक्षुहरू उद्धत<sup>१</sup>, अहंकारी, चपल, मुखर, असंयतबोली बोल्ने, स्मृति-हीन प्रज्ञा-हीन, समाधिरहित, विह्वल चित्त लिई तथा असंयमी भई विहार गर्दथे ।

अनि एक उपोसथ पूर्णमासो दिनपा जन्तु देवपुत्र जहाँ ती भिक्षुहरू थिए त्यहाँ गए । त्यहाँ पुरोपच्छि ती भिक्षुहरूलाई गाथाहरूद्वारा (यस्तो) भने—

१—“सुखजीविनो पुरे आसु”, भिक्खू गोतमसावका ।

अनिच्छा पिण्डमेसाना, अनिच्छा सयनासनं ।

छोके अनिच्छतं वत्वा, दुक्खस्सन्तं अकंसु ते ॥

१. सं. नि. I. पृ. ५९: जन्तुसुत्तं, देवपुत्तसंयुत्तं, अ. क. I. पृ. ९१.

२. गर्न हुनेलाई न हुने र गर्न न हुनेलाई हुने; दोषलाई निर्दोष र निर्दोषलाई दोष संक्षी चंचल स्वभाव हुनेलाई यहाँ ‘उद्धत’ भनिएको हो भनी सार. प. I. पृ. ९१: जन्तुसुत्तवण्णनाले उल्लेख गरेको छ ।

२—“दुष्पोसंकत्वा अत्तानं, गामे गामणिका विय ।  
मुत्वा भुत्वा निपञ्जन्ति, परागारेसु मुच्छिता ॥

३—“सङ्घस अङ्गलिं कत्वा, इवेकच्चे वदामहं ।  
अपविद्वा’ अनाथाते, यथा पेता तथेव ते ॥

४—“ये स्वो पमत्ता विहरन्ति, ते मे सन्धाय भासितं ।  
ये अपमत्ता विहरन्ति नमो तेसं करोमहं ॥”

अर्थ—

१—“गौतमका शावक मिक्षुहरू अधि निर्लोभी भई भिक्षाटन्मा जान्ये, शयनासनकोनिमित्त लोभ गर्दैन्ये, संसारको अनित्यतालाई अबबोध गरी दुःखको अन्तगरी सुखजीवी थिए ।

२—“(अहिले त) आफूलाई दुष्पोष्य बनाई गाउँका जमीदार कं खूबसंग खाई खूब सुत्थन्, अर्काका घरहरूमा आसत्त चित्त राखो बस्थन् ।

३—“सङ्घलाई नभस्कार गरी, केहीलाई (म) यहाँ भन्दछु—जो (भिक्षुहरू) पर्यांकेका बस्तु कं अनाथ छन् तिनीहरू जस्तै प्रेत हुन् त्यस्तै हुन् ।

१. स्याममा: ‘अपविद्वा’ ।

४—“जो प्रमादी भई विहार गर्छन्—उनीहरूकानिमित्त यी कुराहरू भनेको हुँ; जो अप्रमादी भई विहार गर्छन्—उनीहरूलाई म नमस्कार गर्दछु ।”

---



१. केही भिक्षुहरू भगवान्‌कर्हा ध्यानको शिक्षा लिई जंगलमा गए । केही दिन नवित्दै बुद्धसँग ध्यानको शिक्षा लिएर आएका कुराहरू बिर्सी उनीहरू प्रमादी भई बस्नथाले । यो देखेर सचेत पार्न अभिप्रायले जन्तु देवपुत्रले सबै भेलाभइरहेको मौकापारी उनीहरूलाई एक उपोसथ पूर्णिमाको दिनमा उपरोक्त गाथाहरू सुनाएका हुन् । एकला एकलै बसेको ठाउँमा सुनाउँदा कुरा सुन्ने छैनन् भन्ने विचारले पूर्णिमाको दिन सबै भेला भएको समयमा त्यसो भनेका हुन् भनी सार. प. I. पृ. ९१: जन्तुसुत्तवण्णनाले उल्लेख गरेको छ ।

## १४. तायन देवपुत्र

### परिचय

तायन देवपुत्र अधिल्लो मनुष्यग्रन्थोनीमा एक तीर्थकर साधु  
थिए।

‘तीर्थकर’ भन्नाले ‘तीर्थ सृजना गर्ने’ भनी भनिएको हो । अर्थात्  
‘तीर्थ बनाउने’ भनिएको हो । तर यहाँ ‘तीर्थ’ भन्नाले ब्राह्मणहरूको  
नुहाउने तीर्थस्थानलाई ‘तीर्थ’ भनिएको होइन ।

बौद्ध भाषा अनुसार बयसटी<sup>१</sup> (६२) दृष्टिहरूलाई ‘तीर्थ’  
भनिएको हो भनी सारत्थपकासिनीमा<sup>२</sup> उल्लेख भएको छ ।

- पठि. म. पा. पृ. १४९, १५४: दिट्टिकथानुसार दृष्टिहरू सोहङ  
(१६) छन् । जुन यहाँ ६२ दृष्टिहरूलाई ‘दृष्टि’ भनिएको छ,  
त्यसलाई अधिधर्मको भाषाले ‘दृष्टिगत’ पनि भन्दछ तथा यही ६२  
दृष्टिका कुराहरू दीर्घनिकायको ब्रह्मजालसूत्रमा वर्णित छन् । यस्तै  
गरी विभं. पा. पृ. ४७९: खुदकविभज्ञोमा तथा संक्षेपमा लेखकको  
बु. प. पृ. ५४६ को पादटिप्पणीमा पनि उल्लेख भएको छ ।
- I. पृ. ८५: तायनसुत्तवण्णना, देवपुत्रसंयुत्त’ ।

साधारणतया सम्यक्दृष्टि बाहेक अरु सबैप्रकारका मिथ्यादृष्टिलाई 'दृष्टि' भनिन्छ । यहाँनिर त्यस्ता सबैप्रकारका मिथ्यादृष्टिहरूलाई नै 'तीर्थ' भनिएको हो । नन्द, वत्स (=बच्छो), कृष (=किसो), सांकृत्य (=संकिळ्चो) तथा पूरण आदि दृष्टि-सृजना गर्ने पुरुषहरूलाई नै 'तीर्थकर' भनिएको हो । सोई भन्ने हो भने सबै मिथ्यादृष्टि सृजना गर्नेलाई 'तीर्थकर' र उसका अनुयायीहरूलाई 'तीर्थक' भन्न सकिन्छ ।

त्यसोभए मिथ्यादृष्टि लिई तायन देवपुत्र कसरी स्वर्गमा पुगे त ?

मूलपालिमा त<sup>१</sup> मिथ्यादृष्टिले युक्त (=मिच्छादिट्ठिया समन्वयता) पुरुष स्वर्गमा पुग्न सबैदेन भन्ने कुरा उल्लेख भएको पाइन्छ<sup>२</sup> । भगवान्‌ले वत्सगोत्र परिव्राजकलाई "एकान्नवे कल्पसम्मका कुरा अनुस्मरण गर्दा पनि एकजना बाहेक अरु कुनै आजीवक स्वर्गमा पुगेको म देखिन; त्यो पनि कर्मवादी, क्रियावादी यिथो" भनी भन्नुभएको छ<sup>३</sup> ।

१. अ. नि-१. पृ. ३२: एकधम्मपालि ।
२. "नाहं, भिक्खवे, अञ्जं एकधम्मं पि समनुपस्सामि येन सत्ता कायस्सभेदा परंमरणा अपायं दुग्गतिं विनिपातं निरयं उप्पज्जति, यथयिदं—भिक्खवे, . मिच्छादिट्ठि । मिच्छादिट्ठिया, भिक्खवे, समन्वयता सत्ता कायस्सभेदा परंमरणा अपायं दुग्गतिं विनिपातं निरयं उपज्जती' ति ।" अ. नि-१ पृ. ३२: एकधम्मपालि, अ. क. I. पृ. २५८-५९.
३. बु. प. पृ. ५१२: वत्सगोत्र परिव्राजक ।

जुन मूल पालिको हवालादिई प्रश्न उठाइयो, त्यो ठीकै छ । तर बुद्धनुपर्ने कुरा यति छ कि - त्यस सूत्रमा जुन, “मिथ्यादृष्टिले पुक्त पुरुष” भनी उल्लेख भएको छ, त्यसको मतलब “मिथ्यादृष्टि लिई मृत्युहुने पुरुष स्वर्गमा पुग्न सक्देन तथा मिथ्यादृष्टिलाई छाड्ने पुरुष स्वर्गमा पुग्नसक्छ” भनी भनिएको हो ।

यस सम्बन्धमा पष्टिकरण दिवै मनोरथपूरणीले<sup>१</sup> यसरी विभाजन गरेर देखाएको छ—

(१) “यहाँ केही मिथ्यादृष्टिकहरू स्वर्ग पनि पुग्न सक्देनन् ( = सगावरणा ) मार्गमा<sup>२</sup> पनि पुग्न सक्देनन् ( = मगावरणा<sup>३</sup> ) ।

(२) “केही मिथ्यादृष्टिकहरू मार्गमा भने पुग्न सक्देनन् तर स्वर्गमा भने पुग्न सक्छन्<sup>४</sup> ।

(३) “केही मिथ्यादृष्टिकहरू स्वर्गमा पनि पुग्न सक्छन्, मार्गमा पनि पुग्न सक्छन्<sup>५</sup> ।”

१. I. पृ. २५८: एककनिपातवण्णना ।

२. स्रोतापन्नादि मार्गलाई यहाँ ‘मार्ग’ भनिएको हो ।

३. “एकच्चा मिच्छादिटि सगावरणा चेव होति मगावरणा च ।”

मनो. र. पू. I. पृ. २५८.

४. “एकच्चा मगावरणा न सगावरणा ।” मनो. र. पू. I. पृ. २५८.

५. “एकच्चा नेव सगावरणा न मगावरणा ।” मनो. र. पू. I. पृ. २५८.

१—त्यहाँ जो (a) अहेतुकवादी,<sup>१</sup> (b) अक्रियावादी<sup>२</sup> तथा (c) नास्तिकवादी<sup>३</sup> हुन्—उनीहरू स्वर्गमा पनि पुग्न सकदैनन्, मार्गमा पनि पुग्न सकदैनन् ।

२—दश वस्तुहरूमा<sup>४</sup> (= दशवत्थुका) अन्त ग्राही भई आत्माभिनिवेश गर्ने मिथ्यादृष्टिकहरू मार्गमा भने पुग्न सकदैनन् तर स्वर्गमा भने पुग्न सक्छन् ।

३—बीस वस्तुहरूमा<sup>५</sup> (= बीसतिवत्थुका) आत्माभिनिवेश गर्ने

१. हेर म. नि. II. पृ. ८४: अपण्णकसुत्तं ; बु. प. पृ. १०५.
२. हेर. म. नि. II. पृ. ८१: अपण्णकसुत्तं ; बु. प. पृ. ३७.
३. हेर. म. नि. II. पृ. ७८: अपण्णकसुत्तं ; बु. प. पृ. १०५.
४. 'दश वस्तुहरू' भनेका के के हुन् भन्ने कुरा पटि. म. पा. पृ. १७०: दिट्कथाको मिच्छादिट्या अभिनिवेश—३. भन्ने शीर्षक अन्तर्गत उल्लेख भएको पाइन्छ । बु. प. पृ. १०५ मा उल्लेख भएको नास्तिकवाद शीर्षक अन्तर्गत लेखिएका (१०) सम्मका कुराहरूमध्ये (६) सम्मका कुराहरूलाई 'दश वस्तुहरू' भनिएको हो । म. नि. II. पृ. ७८: अपण्णकसुत्तं ।
५. 'बीस वस्तुहरू' भनेका के के हुन् भन्ने कुरा पटि. म. पा. पृ. १७१ को सक्कायदिट्या अभिनिवेसो—४ भन्ने शीर्षक अन्तर्गत उल्लेख भएको पाइन्छ । बु. प. पृ. ५२२ र बु. गृ. पृ. ४२६ मा पनि उल्लेख भएका छन् ।

सत्कायदृष्टिकहरू भने स्वर्गमा पनि पुग्न सकछन् मार्गमा पनि॑ ।

यी नियमहरूलाई पनि प्रतिक्षेप गरी मूल सूत्रले जुन—“मिथ्यादृष्टिले युक्त पुरुष (—मिच्छादिट्ठिया समशागता)” भनी उल्लेख गरेको छ—त्यसबाट बीस वस्तुहरूमा आत्माभिनिवेश गर्ने सत्कायदृष्टिकहरूलाई समेत लिएर ‘हट्टि’ भनिएको हो । यिनीहरू पनि स्वर्गमा पुग्न सक्ने छैनन् र नरकमै पुग्नेछन् भनी सूत्रले भनेको हो । जस्तै—

जतिसुकै स्थानो दुङ्गाको टुक्रा भए पनि पानीमाथि बसिरहन सबदैन, डुबेर नै जान्छ—त्यस्तै—सत्कायदृष्टिकलाई पनि स्वर्गमा लैजान सकदैन ।

तर त्यो दृष्टिलाई छाडी मृत्यु भएकाहरू भने अथवा मृत्यु-समयमा त्यस्ता दृष्टि नरहेको खण्डमा तिनीहरू स्वर्ग पनि पुग्न सकछन् ।

अतः तायन देवपुत्रले आफूमा भएको पहिलेको दृष्टिलाई छाडेका थिए । मृत्युको समयमा उनी कर्मवादी भएका थिए । ‘कर्मवादी स्वर्ग पनि पुग्न सकछन्’ भन्ने अनुसार तायन देवपुत्र स्वर्ग पुगेका हुन् ।

“उनले उपोसथका दिनहरूमा भोजन आदि दान दिएका थिए । अनाथहरूका लागि सेवकहरू राखिदिएका थिए । भन्याङ बनाइदिएका

१. पटि. म. अ. क. पृ. ३०८: अत्तानुदिट्ठिले भने—“वीसति पि दिट्ठियो मग्गावरणा, न सम्भावरणा, सोतापत्तिवञ्चा” भनी उल्लेख गरेको छ । तर मनो. र. पृ. I. पृ. २५९: एककनिपातवण्णनाले भने—“वीसतिवत्थुका सक्कायदिट्ठि नेव सम्भावरणा न मग्गावरणा” भनी उल्लेख गरेको छ ।

थिए । पोखरीहरू बनाइदिएका थिए । यस्तै यस्ता अरू पनि धेरै पुण्यकार्यहरू गरेका थिए । वसै कर्मको प्रभावले उनी स्वर्ग पुगेका हुन् न कि मिथ्यादृष्टिको प्रभावले” भनी सारथपकासिनीले<sup>१</sup> उल्लेख गरेको छ ।

स्वर्गमा पुगेपछि उनले बुद्ध-शासनको नैर्याणिकतालाई बुझेका थिए । त्यसैले एकदिन, भगवान् कहाँ गई—बुद्धशासन अनुरूप वीर्य-सम्बन्धीका कुराहरू उनले सुनाएका हुन् । जुन कुरा अगाडि अनुदित मूल सूत्रमा उल्लेख गरिदिएको छु । त्यसै सूत्रका कुरा अनुसार विचारगर्दा उनले सुनाएका कुरामा आफ्नो अधिल्लो जीवनका अनुभव प्रकाश गरेका छन् भन्ने कुरा अनुभान गर्न सकिन्द्य । किनभन्ने अधिल्लो जीवनमा शिथिलतापूर्वक जीवन बिताएको हुनाले नै उनले मोक्ष पाउन नसकेका हुन् । त्यसैले उनले “अहिले बुद्धका शिष्यहरूलाई शिथिलता आउन नदिन तथा दृढताका साथ पराक्रम गरी तृष्णारूपी स्रोतलाई छेवन गर्न सक्नुपर्छ” भन्ने जस्ता कुरा बताएका हुन् ।

यी तायन देवपुत्रका कुरा भिक्षु-शिष्यहरूलाई सुनाई “ती उपदेश राम्रा छन्, अतः ती कुराहरू सिक्तोराखनू” भनी भगवान्‌ले भनेका कुरा अगाडिको मूल सूत्रमा उल्लेख भएको छ ।

x

x

x

१. I. पृ. ८५: तायनसुत्तवण्णना, देवपुत्तसंयुतः ।

मूल सूत्र—

## गर्वेभए रास्त्रोसंग गर

यस्तो मैले सुनेँ ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिको जेतवनाराममा बस्नुभएको थियो । अनि पुराना तीर्थकर तायन देवपुत्र रातको प्रथम याम बितिसकेपछि सुन्दर रूप धारण गरी जेतवन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका तायन देवपुत्रले भगवान्का अगाडि यी गाथाहरू अने—

१—‘छिन्द सोतं परककम्म, कामे पनुद<sup>१</sup> ब्राह्मण ।

नप्पहाय मुनी<sup>२</sup> कामे, नेकत्तमुपपज्जति ॥

१. सं. नि. I. पृ. ४६: तायनमुत्तं, देवपुत्तसंयुत्तं, अ. क. I. पृ. ८५.

२. सिंहलमा ‘पणुद’ ।

३. सिंहल र रोमनमा ‘मुनि’ ।

२—“कयिरा चे कयिराथेतं, दल्हमेतं परककमे ।  
सिथिलो हि परिब्बाज्जो, भिष्यो? आकिरते रजं ॥

३—“अकतं दुक्कटं<sup>१</sup> सेय्यो, पच्छा तपति दुक्कटं ।  
कतं च मुकतं सेय्यो, यं कत्वा नानुतप्ति ॥

४—“कुसो यथा दुग्गहितो, हृथमेवानुकन्तति ।  
सामव्यं दुप्परामद्दुं, निरयायूपकड्डति ॥

५—“यंकिञ्चि सिथिलं कम्मं, सङ्किलिद्दुं च यं वसं ।  
सङ्कस्तरं ब्रह्मचरियं, न तं होति महाफलं” ति ॥”

आर्थ—

१—“ब्राह्मण ! (तृष्णा) स्रोतलाई छेदन गर, कामविषयलाई हटाऊ, कामविषयलाई नहटाइकन मुनिले एकाग्रता (=ध्यान) प्राप्त गर्न सक्तैन ।

२—“गर्नेमए राम्ररी गर, दृढताका साथ पराक्रम गर, शिथिलता पूर्वक पालन गरेको प्रवर्जयात्वमा उत्तरोत्तर बलेश-रूपी रजले छोप्छ ।

३—“खराप हुनेगरी गर्नुभन्दा नगर्नु नै जाति छ, खराप हुनेगरी गर्नले पछि पश्चात्ताप हुन्छ; गर्नुपर्ने (काम) राम्ररी गर्नु नै श्रेयस्कर छ—जुन काम गर्दा पश्चात्ताप हुन्न ।

१. सिह्लमा: ‘भीय्यो’ ।

२. सिह्ल र रोमनमा: ‘दुक्कटं’ ।

४—“राम्ररी नसमातेको कुशले हात काट्ने कें खराप गरी गरेको श्रमण-चर्याद्वारा नरकमा पुन्याउँछ ।

५—“जुनसुकै शिथिल कर्म र संक्लिष्ट व्रत हो—त्यस्तो शंका-जनक ब्रह्मचर्यको फल महत्कल हुन्न ।”

तायन देवपुत्रले यति भने । यति भनी भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी उहीं अन्तर्धान भए ।

अनि त्यसरात वितिसके पछि भगवान्‌ले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—

“भिक्षुहो ! यो बितेको रातमा पुराना तीर्थकर तायन देवपुत्र रातको प्रथम याम वितिसकेपछि सुन्दर रूप धारण गरी जेतवन जम्मै आलोकेत पारी जहाँ म थिएँ त्यहाँ आए । त्यहाँ पुगेपछि मलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका तायन देवपुत्रले मेरा अगाडि यी गाथाहरू भने—‘छिन्द सोतं परवक्तम्म...’ ।”

“भिक्षुहो ! तायन देवताले यति भने । यति भनी मलाई अभिवादन तथा प्रदक्षिणा गरी उहीं अन्तर्धान भए । भिक्षुहो ! तायन-गाथा अध्ययन गर, भिक्षुहो ! तायन-गाथा कण्ठस्थ पार, भिक्षुहो ! तायन-गाथा अरूलाई पनि सुनाऊ (=धारेथ), भिक्षुहो ! तायन-गाथा अर्थसंहित छ, ब्रह्मचर्योपयोगी छ ।”

१. माथि पृ. २५४-५५ मा उल्लिखित पाँचैवटा गाथाहरू दोहन्याई पढ्नु ।

## १५. तिष्य ब्रह्मा

### परिचय

“तिष्य भन्ने भिक्षुको हालसाँजै मृत्युभई एक ब्रह्मलोकमा उत्पन्न भएका थिए” भन्ने अगाडि सूल सूत्रमा उल्लेख भएको वाक्यद्वारा यी तिष्य ब्रह्मा बुद्धको पालामा एक प्रभावशाली भिक्षु थिए भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।

“जुन कुरा अगाडि सूत्रमा देवपुत्रहरू आई भगवान्‌लाई सुनाएका छन् त्यो कुरा महाप्रजापति गौतमी स्थविराका साथी ५०० भिन्नुगीहरूका बारेका थिए” भनी मनोरथपूरणीले<sup>१</sup> उल्लेख गरेबाट ती देवपुत्रहरू बुद्धकहाँ आएका र महामौद्गल्यायन महास्थविर ब्रह्मलोकमा जानु भएको समय भगवान् बुद्धको पाँचौ वर्षावास लगत्तै पछि घटेको घटना हो भनी भन्न सकिन्छ । यतिमात्र होइन, भगवान्‌को उपदेश सुनिसकेपछि महामौद्गल्यायन महास्थविर तिष्य ब्रह्माकहाँ जानुभएबाट अवश्य दनि अधि भिक्षु छँदा तिष्य ब्रह्मासँग महास्थविरको

---

१. II. पृ. ७२०: तिस्सब्रह्मासुत्तवण्णना, अब्याकतवग्गोछटो, सत्तक-निपातवण्णना ।

कुनै खास सम्बन्ध हुनुपर्छ भन्ने कुरा पनि विचार गर्न सकिन्छ । यस्तो कुनै पूर्वसम्बन्ध नरहेको भए महास्थविर तिष्य ब्रह्माकहाँ जानुपन्नै हेतु थिएन । अरु विशेष कुराहरु अगाडि अनुवित मूल सूत्रमै प्रष्ट भएका छन् ।

X

X

X

## भिन्नाभिन्नै तिष्य नामहरू

(१) तिष्य (बुद्ध)—यो दीपङ्कर बुद्धदेखि लिएर सातौ बुद्धको नाम हो । तिष्य बुद्धको देश खेमक हो । पिताको नाम जनसन्धो र आमाको नाम पटुमा हो । बु. वं. पा. पृ. ३५९ः तिस्स-बुद्धवंसो ।

Dhamma.Digital

(२) तिष्य (श्रावक)—यो विपश्ची बुद्धका युगल श्रावक-हरूमध्ये एक जनाको नाम हो । विपश्ची बुद्धका एक खण्ड भन्ने र अर्का तिस्स (= तिष्य) भन्ने अग्रश्रावकहरू थिए । दी. नि. II. पृ. ५ः महापदानसुत्तं, अ. क. I. पृ. २७६; बु. वं. पा. पृ. ३६५ः विषस्स-बुद्धवंसो; दी. नि. II. पृ. ५, ३२; महापदानसुत्तं ।

(३) तिष्य (श्रावक)—यो दीपङ्कर बुद्धका दुइ अग्रश्रावक-हरूमध्ये एउटाको नाम हो । दीपङ्कर बुद्धको देश रम्मवती हो । पिताको नाम सुदेव तथा माताको नाम सुमेधा हो । बु. वं. पा. पृ. ३२१ः दीपङ्करबुद्धवंसो ।

(४) तिष्य (अप्रावक) —यो कश्यप बुद्धका दुइ अप्रावकहरूमध्ये एउटाको नाम हो ।

कश्यप बुद्धको देशको नाम वाराणशी हो । पिताको नाम ब्रह्मादत्त तथा माताको नाम धनवती हो । त्यस समय वाराणशीमा किकी भन्ने राजाले राज्य गर्दथे । कश्यप बुद्धको जन्म मृषिपतनमा भएको थियो । वर्हांका तिष्य (= तिस्स) भन्ने र भारद्वाज भन्ने दुइ अप्रावकहरू थिए । बु. वं. धा. पृ. ३७८: कस्तपबुद्धवंसो ।

(५) तिष्य (थेर) —यिनी ती स्थविर हुन् जो मृत्युपछि आफ्नो एक सुन्दर तथा नरम चीचरमा जुम्राभई उत्पन्न भएका थिए । धम्म. प. अ. क. पृ. ४९८: तिस्सत्थेरस्सवत्यु, मलवग्गो ।

(६) तिष्य (थेर) —यिनी ती स्थविर हुन् जसले बाहु  
(१२) वर्षसम्म एक मणिकारको घरमा दिनहँ भोजन गर्दथे ।

एकदिन कोशल राजाले बनाउन पठाएको मणि, मासुको रगत लागेको हातमा थापीलिई बाकस माथि राखी मणिकार पुरुष हात धुन जाँदा घरमा पालिराखेको एक मयूर आई त्यो रगत लागेको मणि खाइदियो । त्यसबखत मणिकारको घरमा बाह्रौं वर्षदेखि भोजन गरी विश्वासी भएका तिष्य स्थविर बाहेक अरु कुनै पनि त्यहाँ थिएनन् । मयूरले मणि खाएको स्थविरले देखेका थिए । हात धोएर फर्की आएका मणिकारले राखेको ठाउँमा मणि नदेखेपछि अनेक खोजतलास गर्दा उसको जिउभरी पसिना बच्नथाल्यो । अनि “उहीं बसिरहेका स्थविरले बाहेक अरुले लिनै सबैन” भन्ने विचार गरी तिष्य स्थविरको

टाउकोमा डोरीले बेसकरी बाँधी ठटाउन थाल्यो । स्थविरले “मैले लिएको छैन” भन्ने बाहेक अरू कुनै पनि कुरा भनेनन् । मणिकारले यो कुरालाई वास्तै गरेन । यत्तिकैमा स्थविरको मुखबाट रगत बच्न थाल्यो । अनि फेरि सोही मयूर आई रगत खान लाग्दा रीसले चूर भएको मणिकारले खुट्टाले हिरकाउँदा मयूर उहीं ठहरै भयो ।

अनि स्थविरले “उपासक ! मयूर मन्यो कि क्याहो, हेर !” भनी भन्दा उसले—“तिमी पनि त्यस्तै गरी मनैछौ” भनी जवाफ दिएपछि “अवश्य पनि मन्यो होला” भन्ने सोची स्थविरले “उपासक ! मयूरले मणि खाएको छ । उसको पेट चिरेर हेर” भनी भने । यदि मयूर नमरेको भए ज्यान गए पनि स्थविरले मणिखाएको कुरा भन्ने थिएनन् । धर्मम. प. अ. क. पृ. ३५५: मणिकार कुलूपग तिस्सत्येरस्सवत्यु, पापवग्गो ।

Dhamma.Digital

(७) तिष्य (स्थविर) — यिनी भगवान् बुद्धका काका का छोरा हुन् । यिनको नाम ‘तिष्य’ थियो । भगवान्का अनुगमन गरी भिक्षु भएर यिनले उपसम्पदा पनि पाएका थिए । यिनमा शाक्यजातिको अभिमान थियो । यसै कारणले गर्दा यिनी रूष्टवादी पनि थिए । सबैलाई जातिदृष्टिले हेरी यिनले सारो वचन पनि बोल्दथे । श्रमण-धर्म रान्नरी पालन गर्नमा यिनी ध्यान दिदैनथे ।

१. सं. नि. II. पृ. २३४: तिस्ससुत्तं, भिक्खुसंयुत्तं; II. पृ. ३२८: तिस्समुत्तं, खन्धसंयुत्तं ।

एकदिन अरण्यायतनको दिवाविहार गर्ने स्थानमा उत्तानो परी मुख उधारी यिनी सुतीरहेको कुरा ध्यानदृष्टिद्वारा देख्नुभई भगवान् त्यस ठाउँमा जानुभयो र आकाशबाट रश्मी प्रसार गरी तिष्य स्थविरलाई उपदेश दिई भगवान्‌ले उनलाई सम्झाउनु भएको थियो । यसबाट तिष्य स्थविर विरक्त भई लज्जित भएका थिए । पछि विपश्यना ध्यान बढाउनेतिर अग्रसर भए ।

अनि एकदिन तिष्य स्थविरको चित्ताचारलाई बुझ्नुभई बुझ्नेले संयुक्तनिकायको तिस्ससूत्रको<sup>१</sup> उपदेश सुनाउनु भयो । यस सूत्रमा भगवान्‌ले तिष्य स्थविरलाई क्रोध गर्नु ठीक छैन र अभिमान गर्नु रात्रो होइन भन्ने आदि कुराहरू बताउनु भएको छ । यही सूत्रको कुरा सुनी तिष्य स्थविरले अरहत्व लाभ गरेका कुरा थेरगाथटुकथाले<sup>२</sup> उल्लेख गरेको छ ।

Dhamma.Digital

(८) तिष्य (मेत्तेय्य) यो मेत्तेय्य भिक्षुको नाम हो । अगाडि नं. (१०) मा उल्लिखित तिष्यको नाम पनि ‘तिष्य’ र यहाँ उल्लिखित ‘तिष्य मेत्तेय्य’ को नाम पनि एउटै भएको हुँदा यिनलाई तिष्य नभनी ‘मेत्तेय्य’ मात्र भन्दथे । खास नामचार्हि ‘तिष्य’ र गोत्रको नाम ‘मेत्तेय्य’ भएकोले ‘मेत्तेय्य’ भनिएको हो भनी सुत्तनिपात

१. सं. नि. II. पृ. २३४: तिस्ससुत्तं, भिक्खुसंयुतं; II. पृ. ३२८: तिस्ससुत्तं, खन्धवग्गो ।

२. I. पृ. १०५: तिस्सथेरगाथटुकथा ।

अटुकथाले<sup>१</sup> उल्लेख गरेको छ । मूल सूत्रमा<sup>२</sup> मेत्तेय्य भन्नेको नाम ‘तिथ्य मेत्तेय्य’ उल्लेख भएको छ ।

(९) **तिथ्य (मेत्तेय्य)**—यिनी चाहिं, प्रसेनजित् कोशल राजाका गुरुपुरोहित बावरि ब्राह्मणका दोथा शिष्य हुन् ।

बावरि ब्राह्मण प्रसेनजित् कोशल राजाका मात्र गुरुपुरोहित थिएनन्, बल्कि प्रसेनजित् राजाका पिता महाकोशल राजाका समेत गुरुपुरोहित थिए<sup>३</sup> । बावरि ब्राह्मणका प्रमुख शिष्यहरू सोहङ (१६) जना थिए<sup>४</sup> । यिनीहरूमध्ये तिथ्य मेत्तेय्य दोथा शिष्य हुन् । यी सोहङ जना प्रमुख शिष्यहरूमध्ये प्रत्येकका एक एक हजार श्रावस्तीवासी ब्राह्मण

१. महा. नि. अ. क. पृ. १८४; सुत्त. नि. अ. क. पृ. ४३०: तिस्स-मेत्तेय्यसुत्तवण्णना ।
२. सुत्त. नि. पृ. ३९५; महा नि. पृ. ११६: तिस्समेत्तेय्यसुत्तं ।
३. सुत्त. नि. अ. क. पृ. ४६३: वत्थुगाथावण्णना, पारायणवग्गो ।
४. सोहङ शिष्यहरूका नाम हुन् – (१) अजित, (२) तिस्समेत्तेय्य, (३) पुण्णक, (४) मेत्तगु, (५) धोतक, (६) उपसीव, (७) नन्द, (८) हेमक, (९) तोदेय्यकप्प, (१०) दुभय, (११) जतुकण्ण, (१२) भद्रावृध, (१३) उदय, (१४) पोसाल, (१५) मोघराज, तथा (१६) पिङ्गिय । सुत्त. नि. पृ. ४२१-२२: वत्थुगाथा, पारायणवग्गो ।

शिष्य परिवारहरू थिए<sup>१</sup> । यस हिसाबले बावरि ब्राह्मणका जम्मा सोहङ हजार (१६,०००) ब्राह्मण शिष्य परिवारहरू थिए<sup>२</sup> ।

पछि यिनीहरू सबैका सबै बुद्धका शिष्यभई “एहि” भन्ने बाक्यद्वारा भिक्षु भएर अरहत् भएका थिए<sup>३</sup> ।

उपरोक्त बावरिका प्रमुख शिष्यहरूले क्रमसेंग बुद्धसेंग प्रश्नहरू सोधेका थिए र यी तिष्य मेत्तेय्यले पनि आफ्नो पालो आएपछि भगवान्सेंग प्रश्नहरू सोधेका थिए<sup>४</sup> ।

(१०) तिष्य (साथी)—यो मेत्तेय्य भन्ने एक पुरुषको साथीको नाम हो ।

भगवान् श्रावस्तीमा बसिरहनु भएको बेलामा एकदिन तिष्य र मेत्तेय्य ( मैत्रेय्य) भन्ने दुइ साथीहरू भगवान्को धर्मोपदेश सुन्नजाँदा “शुद्ध रूपले धर्मपालन गर्नकोनिमित्त प्रन्नजित नै हुनुपर्छ” भन्ने लागेपछि, उनीहरू दुवै साथीहरू भिक्षु भएका थिए । त्यसपछि मेत्तेय्य भिक्षु शहरमा बस्दा धेरै प्रपञ्चहरू आउँछन् भन्ने विचारणारी आफ्नो गुरुसेंग अरण्यमा बस्न गए । तिष्य भिक्षु चाहिं गाउँमै बसे ।

यसेबीच तिष्य भिक्षुको दाङुको मृत्यु भयो । अनि उनलाई घरका जहानहरूले प्रबोभन देखाई चौबर छाड्न लगाई घर फर्काई लगे ।

१. सुत्त. नि. अ. क. पृ. ४६३.

२. सुत्त. नि. अ. क. पृ. ४६३: वत्थुगाथावण्णना ।

३. सुत्त. नि. अ. क. पृ. ४७९: पिञ्ज्रियसुत्तवण्णना ।

४. सुत्त. नि. पृ. ४२५: तिस्समेत्तेय्य माणवपुच्छा-२, पारायणवग्गो ।

उता अरण्यमा बस्ने मेत्तेय भिक्षुले अरहत्व साक्षात्कार गरी गाउँतिर आउँदा उनले आफ्नो साथी तिष्य भिक्षु घर फक्केर गएको समाचार सुनी, उनकहाँ गई उनलाई साथमा लिई बुद्धकहाँ गए । अनि तिष्यलाई उपदेश सुनाउने ढंगले मेत्तेय भिक्षुले बुद्धसँग प्रश्न सोधे । बुद्धले पनि तिष्यलाई अनुकूल हुने गरी उपदेश सुनाउनु भयो । यही उपदेशलाई ‘तिस्समेत्तेयसुत्त’<sup>१</sup> भन्दछन् । भगवान्को उपदेश सुनिसके पछि तिष्य स्रोतापन्न भए । यसपछि भिक्षु भएर उनले अरहत्व पनि साक्षात्कार गरे । सुत्त. नि. अ. क. पृ. ४३०: तिस्समेत्तेय सुत्तवर्णना ।

(११) तिष्य (कौशम्बिकवासी) — यो एक श्रामणेरको नाम हो । उपसम्पदा भइसके पछि सबैले उनलाई ‘कौशम्बिकवासी तिष्य स्थविर’ भन्न थाले ।

एक समय कौशम्बिमा वर्षावास गरिसके पछि उनलाई त्यहाँका एक दाताले चीवर-वस्त्र तथा अन्यवस्तुहरू उपहार प्रदान गर्दा, आफूसँग कुनै कपियकारक<sup>२</sup> नभएको कारणले गर्दा स्थविरले त्यो उपहार स्वीकार गर्न चाहनु भएन । अनि यसे सन्दर्भमा सो दाताले आफ्नै ७ वर्षीय एक पुत्रलाई श्रामणेर गराई राखिदियो । सो सात वर्षीय वालक श्रामणेर भएकै बेलामा अरहत् भए ।

एकदिन शास्ताको दर्शनार्थ तिष्य स्थविर सो श्रामणेरलाई पनि साथमा लिई कौशम्बिकाट श्रावस्ती जानकोनिमित्त बाटोलागे ।

१. सुत्त. नि. पृ. ३९५: अट्टकवग्गो; महा. नि. पृ. ११६.

२. भिक्षुहरूको निमित्त सेवा-शुश्रूषा गर्नेलाई ‘कपियकारक’ भन्दछन् ।

बीच बाटोको एक ठाउँमा बास बसे । श्रामणेरलाई पनि आफ्नै कोठामा राखे ।

उपसम्पन्न भिक्षुको साथमा एक साताभन्दा बढी एक कोठामा श्रामणेरले रात बिताएको खण्डमा भिक्षुलाई दोष लाग्ने नियम रहेकोले श्रामणेर कोठामा बसे तापनि नसुतेरै रात बिताउन थाले । उपाध्याय हुने तिष्य स्थविरलाई पनि यो नियम थाहा थियो । त्यसैले एकदिन उनले रात बिन्दुभन्दा अगाडि अर्थात् भोर हुने वेलामा श्रामणेरलाई कोठाबाट बाहिर पठाउने उद्देश्यले एक ताडको पंखाले श्रामणेरको टाउकोमा हान्दा ताडको पंखाको एक टुप्पोले आँखामा घोची श्रामणेरको एउटा आँखा फुट्यो । श्रामणेर अरहत् हुन् भन्ने कुरा तिष्य स्थविरलाई पत्तो थिएन । अतः एक हातले फुटेको आँखा छोपी श्रामणेर कोठाबाट बाहिर निस्के ।

विहान मुख धुने वेलामा एक हातले दतिवन दिएको देखेर तिष्य स्थविरले “कस्तो अविनीत श्रामणेर रहेछ” भनीभन्दा श्रामणेरले आफ्नो एक हातले फुटेको आँखा छोपीराख्न पनै भएकोले एक हातले दतिवन दिन परेको वृत्तान्त सुनाउँदा उपाध्याय हुने तिष्य स्थविरलाई सारै पश्चाताप भयो र घुँडाटेकी श्रामणेरसँग क्षमा मागे । श्रामणेरले “यो तपाइको दोष होइन; यो त संसारको दोष हो” भनी धैर्य दिएपछि दुर्बैजना आवस्तीमा बुद्धकहाँ गए ।

बुद्धकहाँ पुरोपछि तिष्य स्थविरले श्रामणेरको प्रशंसा गर्दै—“भन्ते ! यस्तो गुणवान् श्रामणेर त मैले कहिल्यै देखेको छैन” भनी

विनिति गरे । अनि भगवान्‌ले पनि श्रामणेरको गुण प्रकाश गरी—“अरहत् हुनेको चित्त शान्त नै हुन्छ । उसको वचन पनि शान्त र सुविनीत नै हुन्छ” भनी उपदेश सुनाउनु भयो । जुन उपदेश सुनेर तिष्य स्थविरले पनि अरहत्व साक्षात्कार गरे । धम्म. प. अ. क. पृ. ३०६-०८: कोमम्बिकवासी तिस्सत्थेर सामणेरवत्थु, अरहन्तवगो ।

(१२) तिष्य ( वनवासी श्रामणेर )—यिनी सारिपुत्र महास्थविरका श्रावस्तीवासी एक उपस्थाकका पुत्र हुन् । यिनको नाम तिष्य (= तिस्स) थियो<sup>१</sup> ।

यो बालकको इच्छानुसार सात वर्षको उमेरमा सारिपुत्र महास्थविरकहाँ लागी यिनलाई प्रदर्जित गरी श्रामणेर बनाइएको थियो । आठ वर्ष पुग्नुभन्दा अगाडि नै यिनले अर्का तीन नामहरू पाएका थिए । जस्तै— (१) पिण्डपात-दायकतिस्स, (२) कम्बल-दायकतिस्स, (३) वनवासीतिस्स ।

“तिष्य” नामसमेत गरी यिनका चार नामहरू पालिसाहित्यमा उल्लेख भएकर पाइन्छन्<sup>२</sup> ।

यिनी सारिपुत्र महास्थविरका शिष्य थिए र आठ वर्ष पुग्नुभन्दा अगाडि नै यिनले अरहत् फल साक्षात्कार गरेका थिए<sup>३</sup> ।

१. धम्म. प. अ. क. पृ. २६२: वनवासी तिस्सत्थेरस्सवत्थु, बालवगो ।

२. धम्म. प. अ. क. पृ. २६५: वनवासी तिस्सत्थेरस्सवत्थु, बालवगो ।

३. धम्म. प. अ. क. पृ. २६५-६६: वनवासी तिस्सत्थेरस्सवत्थु ।

यिनलाई 'वनवासी तिस्स श्रामणेर' पनि भन्दछन् । एकदिन यिनलाई भेट्न भगवान् बुद्ध १२० योजनफो बाटो जानुभएको थियो<sup>१</sup> ।

यसभन्दा अविल्लो जन्ममा यिनी सारिपुत्र महास्थविरका पिताका साथी, राजगृहवासी महासेन ब्राह्मण थिए<sup>२</sup> । धम्म. प. अ. क. पृ. २६१-७१: वनवासी तिस्सत्थेरस्सवत्थु, बालदग्गो ।

(१३) तिष्य (पूतिगत्त) —यो त्यस भिक्षुको नाम हो जसको ज्यूभरी खटिरा निस्केर शरीर गनाउँदथ्यो ।

आवस्तीवासी एक कुलपुत्र भगवान्को धर्मोपदेश सुनी अत्यन्त प्रसन्न भई भगवान्कहाँ प्रव्रजित भई भिक्षु भएका थिए । उनको नाम 'तिष्य' थियो ।

सनय जित्व गएऽच्छि तिष्य स्थविरको शरीरमा खटिरा निस्कन थाल्यो र खटिरा ठूलो हुँदा हुँदा बेलजत्रै भई फुट्न थाल्यो । यसले गर्दा स्थविरको शरीरका हाडहरू पनि कुहिन थाले र पीप र पानी बही शरीर अत्यन्त गनाउन थाल्यो । दसको गन्ध सहन नसकी सेवा गरीरहेका भिक्षुहरूले क्रमैक्सेंग छाडेर गए । तिष्य स्थविर एकलै कोठामा पडिरहे ।

यसैबेलादेखि उनको नाम 'पूतिगत्त तिस्स' (= पूतिगात्र तिष्य) अर्थात् 'गनाउने शरीर भएका तिष्य' भन्ने रहन गएको हो ।

१. सुमं. वि. I. पृ. १६७: अम्बटुसुत्तावण्णना ।

२. धम्म. प. अ. क. पृ. २६१-६२: वनवासी तिस्सत्थेरस्सवत्थु ।

एकदिन ध्यानद्वारा हेरिरहनु भएको वेलामा भगवान्‌ले उनलाई देख्नु भयो । अनि भगवान् एकले आगोबाल्ने शालामा गई खरखन्दा सफा पारी आगो बाली पानी तताउन थाल्नुभयो । पानी तातेपछि सो स्थविरलाई नुहाउन भगवान् उनको कोठामा जानुभयो र अरु भिक्षुहरूको पनि सहायता लिई भगवान्‌ले उनको आङ्गमा रगत र पीपले टासिरहेको चौबर तातोपानीले भिजाई भिजाई फिकी धुन लगाउनु भयो । अनि स्वयं आफूले उनलाई नुहाउन थाल्नुभयो । तातोपानीले नुहाउन पाउँदा तिष्य स्थविरको शरीर हल्लुँगो भई अत्यन्त आनन्द भयो । उनको चित्त पनि एकचित्त हुनथाल्यो र यसेवेला बुद्धले उनलाई — “विज्ञान रहित हुँदा यो शरीर केही काम नलाग्ने अगुलटो जस्तै हुँच्छ” भन्नुहुँदै धर्मोपदेश सुनाउनु भयो । उही उपदेश सुनेर पूतिगत्त तिष्य स्थविरले आश्रवहरू क्षय गरी अरहत फल साक्षात्कार गरे ।

*Dhamma.Digital*

“यस्तो अरहत्व पाउनसक्ने तिष्य स्थविरलाई किन त्यस्तो-बिष्णु गनाउने रोग भएको होला ?” भन्ने चर्चा भएपछि --

“अधि अधिको एक जन्ममा उनी चराहरू बेचेर जीविका गर्दथे । बेचेर बाँकी रहेका चराहरू उडेर जालान् भन्ने हेतुले उनले चराहरूको करड २ प्वाँख भाँचीराखदथे । कहिलेकाहीं उनले चराहरू मारी आफूले पनि मासू पकाई खान्थे ।

“एकदिन मासू पकाई राखेको वेलामा उनको दरना एक क्षीणास्त्रबी भिक्षु भिक्षाटन्‌को निमित्त आए । ‘आज मेरो घरमा मासू पनि पकाई राखेको छु, भिक्षु पनि भिक्षाटन्‌कोनिमित्त मेरो दैलोमा

आएका छन्” भन्दे प्रमुदित चित्तलिई ‘मैले पनि मोक्ष पाउन सकू’ भनी प्रार्थना गरी भिक्षुलाई मासू र भात उसले दानदियो । यसै कर्मको हेतुद्वारा तिष्य स्थविरले अरहत्व साक्षात्काग गर्न सकेका हुन् र चराहरूका करडहरू भाँची भाँची राख्ने गरेको हुँदा उनलाई खटिराको रोग लागी जिउ कुहिएको हो” भनी भगवान्ले बताउनु भएपछि चर्चागिनै भिक्षुहरू सन्तुष्ट भए । धम्म. प. अ. क. पृ. १५९-६१: पूतिगत्तिस्स-त्येरबत्थु, चित्तवग्नो ।

(१४) तिष्य (लोसक) —यिनी सारिपुत्र महास्थविरका शिष्य भिक्षु हुन् । यिनी कोशल देशवासी एक माझी (=केवट्ट) को छोरा हुन् । यिनको नाम ‘तिष्य’ थियो ।

कोशल देशमा एक हजार परिवारहरू बस्ने एक माझी गाउँ थियो । त्यस गाउँको एक माझीको घरमा एक पुत्र जन्मेको थियो । यो वालक गर्भमा रहेदेखि नै त्यस परिवारको मात्र नभई समस्त गाउँले-हरूको हानी नोक्सानी हुनथाल्यो । यस्तो हुँदा हुँदे वालक पनि जन्म्यो । माझी समाजको धेरै नै हानी नोक्सानी भएपछि उनीहरूले ‘कुनै काल-कन्ती (=महाअभागी) को कारणले गर्दा हात्रो समाजलाई यस्तो विपत्ति हुन आएको होला’ भन्ने विचार गरी, त्यसलाई पत्तालगाउने उपाय सोची आफ्नो एक हजारको समाजलाई पाँच पाँच शय गरी दुइ भागमा छुट्याए । जुन भागमा सो वालक पन्यो त्यो समाजलाई त्यस्तै गरी हानी नोक्सानी हुनथाल्यो र अर्को समाजलाई केही भएन । अनि उनीहरूले पनि यस परिवारलाई दुइ भाग गरे । यस्तै क्रमले

छुट्याउंदे लैजाँदा, आखिरमा सो अभागी वालक भएको एक घर मात्र छुट्टिन गयो ।

यसरी माझी समाजले सो कालकल्पी भएको वालकलाई पत्ता लगाए । सो परिवारलाई पनि सारै सारै दुःख र कष्ट भोग्न परेपछि हातमा 'कपाल' (= छप्पर) दिई सो वालकलाई आमा-बाबुहरूले घरबाट निकालिदिए ।

एकदिन सारिपुत्र महास्थविरले त्यो सातवर्षीय वालकले भाँडा भाङ्ग्ने र फोहर फाल्ने ठाउँमा खसेका सिताहरू टिप्पै खाइरहेको देख्नु भयो । वहाँले सो वालकको हृश्यमा ज्ञानको दियो बलिरहेको पनि देख्नु भयो । अनि महास्थविरले सो माझी वालकलाई "के तिमी प्रव्रजित हुन चाहन्छौ ?" भनी सोधनुहुँदा "गर्नुभएमा हुन चाहन्छु" भनी वालकले जवाफ दिएपछि महास्थविरले उसलाई श्रामणेर बनाइदिनु भयो ।

यही वालक तिष्य श्रामणेर हुन् ।

श्रामणेर ठूलो भएपछि यिनलाई 'लोसक तिस्स' (= लोसक तिष्य) भनी सबैले बोलाउन थाले । बैस पूरा भएपछि अर्थात् बीस वर्ष पूरा भएपछि उपसम्पदात्व पाई भिक्षु भए ।

सारिपुत्र महास्थविर जस्ताका शिष्य भएर पनि तिष्य भिक्षुले कहील्यै पनि यो जीवनमा पेटभरी खान पाएका थिएनन् । उनको भिक्षा पात्रमा एक डाढु अथवा एक फन्यौ भात पर्नासाथ् अरुहरूको

१. बीम वर्ष पूर्ण नभएकोलाई भिक्षु नवनाउने नियम छ । बीस वर्ष नपुग्नेलाई श्रामणेर मात्र बनाइन्छ ।

आँखामा पात्र भरिएको जस्तै देखिन्थ्यो । यस्तो अवस्थामा भिक्षा दिनेहरूले “ए पात्र भरिएको रहेछ” भन्दै उनको पात्रमा भिक्षा नराखी अरुको पात्रमा भिक्षा-भोजन राखिविन्ये । लोसक तिष्य भिक्षु कें अलाभी भिक्षु बुद्धको पालामा अरु कुनै पनि थिएनन् । यस्तो विकटमय जीवन विताउनु परे तापनि उनी शिक्षाकामी तथा श्रमण धर्म-प्रेमी नै थिए । जीवनमा कहील्यै पनि पेटभरी खाना खान नपाए तापनि अनित्य, दुःख तथा अनात्म भन्ने विदर्शना भावना बढाउनेमा उनी पञ्चाङ्ग थिएनन् । बहु उनी यसमा जाप्रत थिए । अतः एकदिन उनले आत्महरू क्षय गरी अरहत्-फल साक्षात्कार गरे । अरहत्व लाभ गरिसकेर पनि उनको भोजन समस्या हटेको थिएन । भिक्षु जीवनमा पनि उनले कहील्यै पनि आत्म तृप्तहुने गरी भोजन गर्न पाएका थिएनन् । जहिले पनि आधा पेटभरी मात्र खाना पाउँदथे । यस्तै किसिमले जीवन विताउंदा बिताउँदै उनी बुढा पनि भए ।

एकदिन सारिपुत्र महास्थविरले ध्यानद्वारा लोसक तिष्य भिक्षुको आयुसंस्कार समाप्त भएको कुरा बुझ्नुभई—“परिनिर्वाण हुने अन्तिम दिनभा त यिनलाई पेटभरी खुवाउनुपन्यो” भन्ने लागेष्ठिए उनलाई साथमा लिई भिक्षाटन् जानुभयो । त्यसदिन सारिपुत्र महास्थविरले समेत यह राघ्ररी भिक्षा पाउनु भएन; लोसक तिष्य भिक्षुको त के कुरा ? त्यसदिन उनले यह खानाखाने समयसम्म खानानै पाएनन् । जब महास्थविरले – उनले खानाखान नपाएको कुरा अपराण्ह समयमा थाहा पाउनु भयो । तब महास्थविर कोशल राजदरवारमा गई पात्रभरी चतुमधु ल्याई आफ्नै हातमा भिक्षा-पात्र राखी लोसक तिष्य

भिज्ञुलाई खान लगाउनु भयो । त्यसव्यत गौरवताको कारणले लोसक तिष्य भिक्षु सारं लज्जित भएका थिए । किन्तु महास्थविरले बार बार सम्झाउनु भएपछि उनले पेटभरी चतुमधु खाए ।

त्यसैदिन मात्र लोसक तिष्य भिज्ञुले यस जीवनमा पेटभरी खाना खाएका थिए । त्यसपछि उनी परिनिर्वाण भए<sup>१</sup> ।

अतीत समयमा कश्यप बुद्धको पालामा यी लोसक तिष्य एक भिक्षु थिए । एकदिन आफ्नो विहारमा आएको एक क्षीणाल्पवी भिक्षुको-निमित्त प्राप्त भएको पात्र भरी सुस्वादिला भिक्षादेखी डाह र ईर्ष्याको कारणले गर्दा उनले त्यसलाई आगोमा हालिदिएका थिए । यसै कर्मको हेतुद्वारा उनले यस जन्ममा मात्र होइन अरु अरु जन्ममा पनि पेटभरी खान पाएका थिएनन् भनी लोसक जातकटुकथाले उल्लेख गरेको छ । जा. अ. क. I. पृ. १७६-८१: लोसकजातकं नं. ४१.

(१५) तिष्य (राजा)—यिनी रोहव देशका राजाका छोरा हुन् । आफ्नो पिताको मृत्युपछि यिनी राजा भएका थिए ।

मगध नरेश बिभिसार लाई नदेखे पनि यिनको उनीसँग बडो मित्रता थियो । एकदिन बिभिसार राजाले चित्रपटमा बुद्धको चरित्र र सुवर्णपत्रमा पटिच्चसमुत्पाद सूत्र लेखी यिनलाई पठाएका थिए । यो उपहार पाई रोहवका राजा तिष्यले पनि पुक्कुसाति<sup>२</sup> राजाले

१. जा. अ. क. I. पृ. १७६-७७: लोसकजातकं, नं. ४१.

२. पुक्कुसाति राजाका कुरा लेखकको वु. रा. पृ. २३ मा उल्लेख भएको छ ।

ये बुद्धको उद्देश्य लिई राज्य त्यागी, कषायवस्त्र धारण गरी प्रव्रजित भएका थिए । अनि क्रमैसँग राजगृहमा पुगी त्यहाँ सप्पसोण्ड भन्ने पर्वतमा बसिरहनु भएका बुद्धकहाँ गई वहाँको धर्मोपदेश सुनी अरहत् भएका थिए । थेर. गा. अ. क. I. पृ. १९९-२००: तिस्सथेरगाथटुकथा ।

(१६) तिष्य (ब्राह्मण) — यिनी राजगृहवासी एक त्रिवेद पारज्ञत ठूला ब्राह्मण हुन् । यिनका ५०० शिष्यहरूलाई यिनले वेद पढाउँदथे । यिनलाई ठूलो लाभसत्कार प्राप्त हुन्थ्यो ।

भगवान् बुद्ध राजगृहमा आउनु हुँदा वहाँको प्रतिभा देखेर अत्यन्त प्रभावित भई तिष्य ब्राह्मण बुद्धकहाँ प्रव्रजित भएका थिए । पछि यिनले विपश्यना ध्यानगरी अरहत्व लाभगरे । अरहत्व भएर पनि तिष्य स्थविरलाई ठूलो लाभसत्कार प्राप्त नै भइरहेको थियो । अज्ञानी ईर्ष्यालु पृथग्जन भिक्षुहरू उनको लाभसत्कार देखेर सहन सक्दैनथे । यो देखेर तिष्य स्थविरले उनीहरूलाई अर्ती उपदेश सुनाई सम्झाउँदै— लाभसत्कारको दोष देखाई कुरा सुनाए र आफू त्यसबाट अविचलित रहेको कुरा पनि बताए । थेर. गा. अ. क. I. पृ. २७३-७५: तिस्सथेरगाथटुकथा ।

(१७) तिष्य (युवक) —यो एक घुमक्कड जीवन बित्ताई रहेको कुह्यालेको छोराको नाम हो । तिष्यले धेरै वा थोरै दानदिने हरूको निन्दा तथा गुनासो गरी हिड्दथे । नदिनेको पनि गुनासो गर्दथे । आफू भने स्वयं दानदिने ठाउँमा गई खाना खान्थे । पछि यिनले एक सिकर्मीको पछि पछि लागी जीवन बित्ताउन थाले । अन्तमा यिनले भिक्षु

जीवन ग्रहण गरे । तर यिनको बानि चाहिं छुटेको थिएन । आफ्ना गाउँलेहरू नभए तापनि आफ्ना गाउँलेहरूले दिनेदानको प्रशंसा गर्दथे । अनि एकदिन भिक्षुहरूले उनले भनेको गाउँमा मानिसहरू पठाई बुझ्न पठाउँदा तिष्य युवक (दहरो) भिक्षु त्यस गाउँकै नभएको कुराको पत्तो पाए । धर्म. प. अ. क. पृ. ५०४: तिस्सदहरकस्सवत्थु, मलवग्गो ।

(१८) तिष्य (ब्रह्मा)—यी उनै तिष्य ब्रह्मा हुन, जसको कुरा अगाडि उल्लेख गरिदिएको छु । भिक्षुहरूको बारेमा यिनले बुद्धलाई कुरा सुनाउन गएका थिए ।

तिष्य (=तिस्स) नाम भएका भिक्षु, स्थविर, उपासकहरू बौद्ध साहित्यमा अरू पनि धेरै भएकाले ती सबैको परिचयहरू यहाँ उल्लेख गर्नु साध्य नभएको हुँदा केही नामहरू सूचिको रूपमा यहाँ उल्लेख गरेको छु ।

(१) तिष्य<sup>१</sup> (अमुभ कामीतिस्स स्थविर), (२) तिष्य<sup>२</sup> (मौदगलिपुत्र तिष्य महास्थविर), (३) तिष्य<sup>३</sup> (एक प्रसिद्ध लेखक

१. विभं. अ. क. पृ. २७३: धर्मानुपस्सनानिदेसवण्णना ।

२. सम. पा. पृ. २०, २४, ३२, ३४: ततियमहासंगीतिवण्णना, बाहिर-निदान; मि. प्र. (हि.) पृ. ५.

३. मि. प्र. (हि.) पृ. ८८.

स्थविर), (४) तिष्य<sup>१</sup> (अशोक राजाका भाई), (५) तिस्सदत्त<sup>२</sup> (आचरिय परम्पराका एक स्थविर), (६) तिष्य<sup>३</sup> (एक तरुण भिक्षु), (७) तिष्यदत्त<sup>४</sup> (एक स्थविर भिक्षु), (८) तिष्य<sup>५</sup> (मण्डलाराम-वासी तिस्सभूति थेर), (९) तिष्य<sup>६</sup> (महाराजा), (१०) तिष्य<sup>०</sup> (आपनो धुँडामा दुङ्गाले यिच्ची अरहत् भएका स्थविर), (११) तिष्य<sup>=</sup> (साकेतवासी एक अल्पेच्छी स्थविर; मरणानुस्मृति भावना गर्ने), (१२) तिष्य<sup>ै</sup> (एक युवक श्रामणेर - जो आकाशबाट गइरहेको बेलामा एक स्त्रीको गीतस्वरमा आसक्त भई आफ्नो ऋद्धि शक्ति गुमाए),

१. थेर. गा. अ. क I. पृ. ५०४: एकविहारिकथेरस्स गाथावण्णना;  
सम. पा. पृ. २४, २९, ३१.
२. सम. पा. पृ. ३६, ६९: आचरियपरम्परावण्णना, बाहिरनिदान ।
३. सम. पा. पृ. ९८७: परिवारपालिवण्णना ।
४. विभं. अ. क. पृ. २७८: बोज्यद्वयपब्बवण्णना, उहीं पृ. ३९२:  
सुत्तन्तभाजनीयवण्णना, पटिसम्भिदाविभङ्गो-१५.
५. विभं. अ. क. पृ. ४५३: दसकविभङ्गवण्णना, ब्राणविभङ्गो-१६.
६. विभं. अ. क. पृ. ४७९: एककनिहेसवण्णना, खुद्दकवत्थु विभङ्गो-१७.
७. सुमं. वि. II. पृ. ५३७: महासतिपट्टान सुत्तवण्णना; पपं. सू. I.  
पृ. २१०: सतिपट्टान सुत्तवण्णना ।
८. पपं. सू. II. पृ. ११६: रथविनीत सुत्तवण्णना ।
९. पपं. सू. II. पृ. ११९: रथविनीत सुत्तवण्णना ।

(१३) तिष्य<sup>१</sup> (एक शीलवान् उपासक, जसलाई धर्मकीर्ति महाराजाले एक तित्रा मारेर ल्याउ भनी भन्दा पनि मारेनन्; बल्कि आफ्नै ज्यान दिए), (१४) तिष्य<sup>२</sup> (सङ्घभेद गर्नकोनिमित्त देवदत्तजे बोलाएका कटमोदक तिस्स भिक्षु), (१५) तिष्य<sup>३</sup> (एक स्त्रीको कारणले गर्दा चीवर-वस्त्र छाडेर गएका चुल्लपिण्डपातिक तिस्स), (१६) तिष्य<sup>४</sup> (महागाउँवासी दाहभण्डिक महातिस्स उपासक। यिनले भिक्षुहरूलाई दानदिनकोनिमित्त आफ्नी छोरीलाई बन्धक राखी पैसा लिएका थिए), (१७) तिष्य<sup>५</sup> (युद्धको वर्णना गर्ने धनुगाह-तिस्सत्थेर), (१८) तिष्य<sup>६</sup> (अन्त कतै नगई श्रावस्ती नगिचको एक गाउँमा बसी आहारमा लोभ-लालचा नगर्ने निगमवासी तिस्सत्थेर), (१९) तिष्य<sup>७</sup> (श्रावस्ती-वासी ५०० भिक्षुहरूमध्ये एक निरत्साही पधानकम्मिक तिस्सत्थेर),

१. सं. नि. अ. क. III. पृ. ४९: रथोपमसुत्तवण्णना, वेदनासंयुतः ।
२. चुल्ल. व. पा. पृ. २९८: पञ्चवस्थ्युयाचनकथा ।
३. जा. अ. क. I. पृ. १२१: वातमिगजातकं, नं. १४.
४. मनो. र. पू. I. पृ. २७७: बोज्ज्ञवण्णना ।
५. जा. अ. क. II. पृ. २८६: वड्ढकी सूकरजातकं, नं. २८३; जा. अ. क. V. पृ. ५०: तच्छ सूकर जातकं, नं. ४९२; बु. रा. पृ. १६८.
६. धर्म. प. अ. क. पृ. १४१: निगमवासी तिस्सत्थेरस्सवत्थु, अप्प-मादवग्गो ।
७. धर्म. प. अ. क. पृ. ५२५: पधानकम्मिक तिस्सत्थेरवत्थु, मग्गवग्गो ।

(२०) तिष्य<sup>१</sup> ( बुद्धकहाँ ध्यानका कुरा सिकेर आई हामीहरू अप्रमादी हनुपर्छ भनी अर्कालाई अर्तीदिई आफू चाहिं सुतिरहने पधानिक-तिस्सत्थेर), (२१) तिष्य<sup>२</sup> (एक अरण्य यर्वतको गुफामा बस्ने देवताले पनि शीलमा खोट् देखाउन नसकेका पब्भारवासी-तिस्सत्थेर), (२२) तिष्य<sup>३</sup> (एक पदको अर्थ नबुझेर लंकाबाट भारतसम्म आई आफ्नो आचार्य योनक धम्मरक्खितत्थेरसेंग प्रश्न सोधी पुनः फक्केर गएका पुनब्बसुकुटुम्बिकपुत्त-तिस्सत्थेर ) ।

(क) तिस्ससुत्तं यस सूत्रमा भगवान्को काकाको छोरा तिष्य (नं. ७) स्थविर दुःखी भई भगवान्कहाँ जाँदा बहाँले उनलाई उपदेश गर्नु भएका कुराहरू छन् । सं. नि. II. पृ. २३४ः भिक्खुसंयुत्तं ।

(ख) तिस्ससुत्तं—यस सूत्रमा पनि तिष्य (नं. ७) स्थविर-लाई दिनु भएका उपदेशका कुराहरू छन् । सं. नि. II. पृ. ३२८ः खन्धवग्गो ।

(ग) तिस्ससुत्तं यो त्यही सूत्रको नाम हो—जुन सूत्रको अनुवाद यसमा गरिदिएको छु ।

१. धम्म. प. अ. क. पृ. ४०५ः पधानिक तिस्सत्थेरवत्थु, अत्तवग्गो ।

२. धम्म. प. अ. क. पृ. ६३७ः पब्भारवासी-तिस्सत्थेरवत्थु, ब्राह्मणवग्गो ।

३. विभं. अ. क. पृ. ३९२ः सुत्तन्तभाजनीयवण्णना, पटिसम्भदा-विभङ्गो—१५.

(घ) तिस्ससुत्तं— यस सूत्रमा सुब्रह्मा देवपुत्रले कटमोदक-  
तिस्स<sup>१</sup> भिक्षुको सम्बन्धमा एक गाथा सुनाएका कुरा छन् । सं. नि. I.  
पृ. १४९: ब्रह्मसंयुतं ।

X

X

X



१. नालन्दा पालिले ‘कतमोदक तिस्ससुत्त’ भनी उल्लेख गरेको छ ।

●  
मूल सूत्र—

## विमुक्त भिक्षुलाई चिन्दछन्

यस्तो मैले सुनें ।

एक समय भगवान् राजगृहको गृद्धकूट पर्वतमा बस्तु भएको थिए ।

अनि दुइ देवताहरू रातको प्रथम याम बितिसके पछि सुन्दर रूप धारण गरी गृद्धकूट पर्वत जम्मै आलोकितपारी जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका ती देवताहरूमध्ये एक देवताले भगवान्लाई यस्तो विन्ति गरे—

“भन्ते ! ती भिक्षुणीहरू<sup>१</sup> विमुक्ता छन् ।” अर्को देवताले भगवान्लाई यस्तो विन्ति गरे—

१. अं. नि-७. पृ. २०९: तिस्सब्रह्मसुत्तं, अ. क. II. पृ. ७२०.

२. ‘ती भिक्षुणीहरू’ भनी महाप्रजापति गौतमी स्थविराका साथी ५०० भिक्षुणीहरूलाई लक्ष गरी त्यसो भनेका हुन् भनी मनो. र. पृ. II.

“भन्ते ! तो भिक्षुणीहरू उपादानरहित (=अनुपादिसेसा) सुविमुक्ता छन् ।”

तो देवताहरूले यति भने । भगवान्‌ले अनुमोदन गर्नुभयो । अनि तो देवताहरू “भगवान्‌ले अनुमोदन गर्नुहुन्छ” भनी भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा गरी त्यहीं अन्तर्धान भए ।

अनि त्यस रात बितिसके पछि भगवान्‌ले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—

“भिक्षुहो ! यो बितेको रातमा दुइ देवताहरू रातको प्रथमयाम बितिसके पछि सुन्दर रूप धारण गरी गृद्धकूट पर्वत जम्मै आलोकित पारी जहाँ म थिए त्यहाँ आए । त्यहाँ पुगेपछि मलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएकामध्ये एक देवताले मलाई यसो भने—‘भन्ते ! तो भिक्षुणीहरू विमुक्ता छन् ।’ अर्को देवताले यसो भने—‘भन्ते ! तो भिक्षुणीहरू उपादानरहित सुविमुक्ता छन् ।’ भिक्षुहो ! तो देवताहरूले यति भने । यति भनी मलाई अभिवादन तथा प्रदक्षिणा गरी त्यहीं अन्तर्धान भए ।”

पृ. ७०२ ले उल्लेख गरेको छ । यी भिक्षुणीहरू महाप्रजापति गौतमीका साथमा गृह त्याग गरी प्रव्रजित भएका थिए र नन्दक स्थविरको उपदेश सुनेपछि यिनीहरू विमुक्त भएका थिए । यस सम्बन्धका कुराहरू लेखककै बु. श्रावि. च.-१. पृ. १७-३५ र ११०-३२ मा हेतू ।

त्यसवर्खत आयुष्मान् महामौदूगल्यायन भगवान्‌को अगाडि बसिरहनु भएको थिए । अनि आयुष्मान् महामौदूगल्यायनको मनमा यस्तो लाग्यो—

“कस्ता देवताहरूले ‘उपादान सहितलाई उपादान सहित (=सउपादिसेसा) र ‘उपादान रहितलाई उपादान रहित (=अनुपादिसेसा)’ भनी जान्दारहेछन् ।”

त्यसवर्खत तिष्य (=तिस्स) भन्ने भिक्षु हालसालै मृत्युभई एक ब्रह्मालोकमा उत्पन्न भएका थिए । त्यहाँ पनि उनलाई यसरी चिन्दये—“तिष्य ब्रह्मा महर्द्विक र महानुभाव सम्पन्न छन् ।”

अनि आयुष्मान् महामौदूगल्यायन कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसारे छं अथवा पसारेको बाहुलाई खुम्च्याए छं— गृद्धकूट पर्वतमा अन्तर्धान भई त्यस ब्रह्मालोकमा प्रकट हुनुभयो । तिष्य ब्रह्माले<sup>१</sup> आयुष्मान् महामौदूगल्यायनलाई टाढेबाट आइरहनु भएको देखे । देखेर आयुष्मान् महामौदूगल्यायनलाई यसो भने—

“मारिष मौदूगल्यायन ! आउनुहोस्; महामौदूगल्यायनको स्वागत छ । मारिष मौदूगल्यायन ! धेरै समयपछि यहाँ आउनुभयो । मारिष मौदूगल्यायन ! यहाँ आसन बिच्छुधाइराखेको छ बस्नुहोस् ।”

१. यी तिष्य ब्रह्मा यसभन्दा अधिल्लो जन्ममा महामौदूगल्यायन महास्थविरसँगै बस्ने भिक्षु थिए । मनो. र. पू. II. पृ. ७२०: तिस्सब्रह्मासुत्तवण्णना ।

आयुष्मान् महामौदूगल्यायन बिच्छयाइराखेको आसनमा बस्नुभयो । तिथ्य ब्रह्मा पनि आयुष्मान् महामौदूगल्यायनलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका तिथ्य ब्रह्मासँग आयुष्मान् महामौदूगल्यायनले यस्तो भन्नुभयो—

“तिथ्य ! कुन देवतालाई ‘सउपादिशेषलाई सउपादिशेष ( = उपादान सहित ) र अनुपादिशेषलाई अनुपादिशेष ( = उपादान रहित ) भन्ने ज्ञान हुन्छ ?”

“मारिष मौदूगल्यायन ! ब्रह्मकायिक देवताहरूलाई ‘सउपादिशेषलाई सउपादिशेष र अनुपादिशेषलाई अनुपादिशेष’ भन्ने ज्ञान हुन्छ ।”

“तिथ्य ! सबै ब्रह्मकायिक देवताहरूलाई ‘सउपादिशेषलाई सउपादिशेष र अनुपादिशेषलाई अनुपादिशेष’ भन्ने ज्ञान हुन्न ।

(क) मारिष मौदूगल्यायन ! जो ब्रह्मकायिक-देवता ब्रह्म-आयु, ब्रह्म-सुख, ब्रह्म-यश तथा ब्रह्म-आधिपत्यद्वारा सन्तुष्ट हुन्छन् — उनीहरू यसबाहेक अरु निश्चरणलाई जान्दैनन् र उनीहरूलाई ‘सउपादिशेषलाई सउपादिशेष र अनुपादिशेषलाई अनुपादिशेष’ भन्ने ज्ञान हुन्न ।

(ख) मारिष मौदूगल्यायन ! जो ब्रह्मकायिक-देवता ब्रह्म-आयु, ब्रह्म-सुख, ब्रह्म-यश तथा ब्रह्म-आधिपत्यद्वारा सन्तुष्ट हुन्नन् —

उनीहरू यसबाहेक अरू निशशरणलाई जान्दछन् र उनीहरूलाई 'सउपादि-  
शेषलाई सउपादिशेष र अनुपादिशेषलाई अनुपादिशेष' भन्ने ज्ञान हुन्छ ।

(१) "मारिष मौदूगल्यायन ! यहाँ मिक्तु उभतोभाग-  
विमुक्त" (=दुवैतिरबाट विमुक्त) हुन्छ । उनलाई देवताले 'यी

१. 'उभतोभाग विमुक्त' अर्थात् – दुवैतिरबाट विमुक्त भनी – अरूपसमा-  
पत्तिद्वारा रूपकाय र मार्गज्ञानद्वारा नामकायबाट विमुक्त हुने  
भिक्षुलाई भनिएको हो । (१) 'रूपकाय' भनी – चार महाभूत,  
चार महाभूतबाट उत्पन्न हुने रूप, आश्वास-प्रश्वास आदि जटिलाई  
'कायसंस्कार' भनी भन्दछन् – ती सबैलाई 'रूपकाय' भन्दछन् ।

(२) 'नामकाय' भनी – वेदना, संज्ञा, चेतना, स्पर्श, मनस्कार तथा  
नाम सहित जटिलाई 'चित्तसंस्कार' भनी भन्दछन् – ती सबैलाई  
'नामकाय' भन्दछन् । पटि. म. पा. पृ. २१२ः बार्त्तिससतोकारिस्स  
आणानि, सब्बकायपटिसंवेदी; अ. नि-७. पृ. १५८ः पुग्गलसुत्तं,  
अ. क. II. पृ. ६९८.

"उभतोभाग विमुक्त" भन्ने शब्दको अर्थ पं. मू. III.  
पृ. १२८ः किटागिरिसुत्तवण्णनाले र. दी. नि. अ. क. II. पृ. ३५३ः  
महानिदानसुत्तवण्णनाले उल्लेख गरेका छन् । यस सम्बन्धका  
कुराहरू पुग्ग. प. पृ. २३ को एककपुग्गल पञ्चति र पृ. १०८ को  
सत्तक पुग्गल पञ्चतिमा पनि उल्लेख भएका पाइन्दछन् । त्यस्तै गरी  
अ. नि-९. पृ. ८६ः उभतोभाग विमुत्तसुत्तं, अ. क. II. पृ. ८१६;  
सं. नि. अ. क. I. पृ. २१४ः पवारणासुत्तवण्णना, वंगीसंयुत्तं;

आयुष्मान् उभतोभाग चिमुक्त हुन्' भनी जान्दछन् । जबसम्म जीवित रहन्द्यन् तबसम्म देवमनुष्यहरूले उनलाई देख्छन् । देहत्याग गरिसके पछि उनलाई देवमनुष्यहरूले देख्दैनन् । मारिष मौद्रगल्यायन ! यसरी ती देवताहरूलाई 'सउपादिशेष भए सउपादिशेष र अनुपादिशेष भए अनुपादिशेष' भन्ने ज्ञान हुन्छ ।

(२) "मारिष मौद्रगल्यायन ! यहाँ भिक्षु प्रज्ञाविमुक्त !  
 (= पञ्जाविमुत्तो) हुन्छ । उनलाई ती देवताहरूले 'श्री आयुष्मान् प्रज्ञाविमुक्त हुन्' भनी जान्दछन् । जबसम्म जीवित रहन्द्यन् तबसम्म देवमनुष्यहरूले उनलाई देख्छन् । मारिष मौद्रगल्यायन ! यसरी पनि ती देवताहरूलाई 'सउपादिशेष भए सउपादिशेष र अनुपादिशेष भए अनुपादिशेष' भन्ने ज्ञान हुन्छ ।

(३) "मारिष मौद्रगल्यायन ! यहाँ भिक्षु कायसाक्षी"

पं. सू. III. पृ. १०३: भद्रालिसुत्तवण्णना तथा दी. नि. अ. क.

II. पृ. ६४६; सम्पसादानसुत्तवण्णनामा पनि संक्षेपमा वर्णित भएका छन् ।

१. यसको अर्थ लेखकको बु. गृ. पृ. ३३५ को पादटिप्पणीमा उल्लेख भएका छन् । विस्तृत कुराकोनिमित्त पुग्ग. प. पृ. २३ र पुग्ग. प. अ. क. पृ. ५६ मा तथा अ. नि-७. पृ. १५८: पुग्गलसुत्त, अ. क. II. पृ. ६९८; अ. नि-९. पृ. ८६: पञ्जाविमुत्तसुत्त, अ. क. II. पृ. ८१६ मा हेतू ।
२. हेर, लेखकको बु. गृ. पृ. ३३६ को पादटिप्पणीमा र पुग्ग. प. पृ. २४, अ. क. पृ. ५६ मा ।

(—काय सविख) हुन्छ । उनलाई ती देवताहरूले ‘यी आयुष्मान् काय-साक्षी हुन्’ भनी जान्दछन् । अबश्य पनि यी आयुष्मान् अनुलोमिक शयनासनहरू सेवन गरी, कल्याणमित्रहरूको सत्संगत गरी, इन्द्रियहरूलाई सम्यक्रूपले दमन गरी—जसकोनिमित्त कुलपुत्रहरू राम्रे सँग घरछाडी अनागारिक भई प्रव्रजित हुन्छन्—त्यो ब्रह्मचर्यको अन्तमा पुगी यसै जीवनमै स्वयं अभिज्ञालाई साक्षात्कार गरी शान्तपूर्वक विहार गर्छन् । यसरी पनि देवताहरूलाई ‘सउपादिशेष भए सउपादिशेष र अनुपादिशेष भए अनुपादिशेष’ भन्ने ज्ञान हुन्छ ।

(४) “मारिष मौदूगल्यायन ! यहाँ भिक्षु दृष्टिप्राप्त”  
 (=विद्विष्पत्तो) हुन्छ । उनलाई ती देवताहरूले ‘यी आयुष्मान् दृष्टिप्राप्त हुन्’ भनी जान्दछन् । अबश्य पनि यी आयुष्मान्...<sup>१</sup> शान्त-पूर्वक विहार गर्छन् । यसरी पनि देवताहरूलाई...<sup>२</sup> ज्ञान हुन्छ ।

(५) “मारिष मौदूगल्यायन ! यहाँ भिक्षु श्रद्धाविमुक्त”

- 
१. दुःख, दुःखसमुदय, दुःखनिरोध तथा दुःखनिरोधगमिनी प्रतिपदालाई अवबोध गरिसकेको अवस्थालाई ‘दृष्टिप्राप्त’ भनी भन्दछन् । हेर पुग. प. पृ. २४: एककपुग्गल पञ्जन्ति, अ. क. पृ. ५७.
  - २-२. माथि पृ. २८४को नं. ३ मा उल्लेख भएका कुराहरू जस्तै दोहन्याई पढ्नू ।
  - ३-३. श्रद्धाको प्रमुखताद्वारा क्रमशः अरहन्त हुने पुरुषलाई ‘श्रद्धाविमुक्त’ भन्दछन् । हेर पुग. प. पृ. २४: एककपुग्गलपञ्जन्ति, अ. क. पृ. ५७; हेर लेखकको बु. गृ. पृ. ३३६ र सं. नि. II. पृ. ४३९: ओककन्तरसंयुतं ।

( = सद्बाविमुत्तो) हुन्छ । उनलाई ती देवताहरूले ‘यी आयुष्मान् श्रद्धाविमुत्त हुन्’ भनी जान्दछन् । अवश्य पनि यी आयुष्मान्...’ शान्तपूर्वक विहार गर्छन् । यसरी पनि देवताहरूलाई...’ ज्ञान हुन्छ ।

(६) “मारिष मौदूगल्यायन ! यहाँ मिक्तु धर्मानुसारीै  
( = धर्मानुसारी) हुन्छ । उनलाई ती देवताहरूले ‘यी आयुष्मान् धर्मानुसारी हुन्’ भनी जान्दछन् । अवश्य पनि यी आयुष्मान्...’ शान्तपूर्वक विहार गर्छन् । यसरी पनि देवताहरूलाई...’ ज्ञान हुन्छ ।”

अनि आयुष्मान् महामौदूगल्यायन तिष्य ब्रह्माको भाषण-लाई अभिनन्दन र अनुमोदन गरी कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्ने क्यै अथवा पसारेको बाहुलाई खुम्च्याउने क्यै—ब्रह्मलोकमा अन्तर्धान भई गृद्धकूट पर्वतमा प्रकट हुनुभयो । अनि आयुष्मान् महामौदूगल्यायन जहाँ भगवान् हुनुहुँयो त्यहाँ जानुभयो । त्यहाँ पुरोपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् महामौदूगल्यायनले जति कुराकानीहरू तिष्य ब्रह्मासँग भएका थिए ती सबै भगवान्‌लाई बताउनु भयो ।

१-१. माथि पृ. २८४ को नं. ३ मा उल्लेख भएका कुराहरू जस्तै दोहन्याई पढ्नू ।

२-२. यसको अर्थ लेखकको बु. गृ. पृ. २७१ मा उल्लेख भएको छ; पुगा. प. पृ. २४: एककपुग्मालपञ्जन्तिमा पनि हेनू र त्यसको अटुकथा पृ. ५७ देखि पृ. ६० सम्म हेनू ।

३-३. माथि पृ. २८४ को नं. ३ मा उल्लेख भएका कुराहरू जस्तै दोहन्याई पढ्नू ।

“मौदूगल्यायन ! तिष्य ब्रह्माले सातों अनिमित्तविहारी पुरुषको सम्बन्धमा त तिमोलाई केही भनेनन् ।”

“भगवान् ! यही त्यो कुराको समय हो; सुगत ! यही त्यो कुराको समय हो । अतः भगवान्‌ले सो सातों अनिमित्तविहारी पुरुषको सम्बन्धमा आज्ञा गर्नुहोस् । भगवान्‌संग सुनेर मिक्षुहरूले धारण गर्नेछन् ।”

“मौदूगल्यायन ! त्यसोभए, राघ्री मनमा राख, भन्ने छु ।”

“हवस्, भन्ते !” भनी आयुष्मान् महामौदूगल्यायनले भगवान्लाई प्रत्युत्तर दिनुभयी । त्यसपछि भगवान्‌ले भन्नुभयो—

(७) “मौदूगल्यायन ! यहाँ भिक्षु सबै निमित्तहरूलाई मनस्कार नगरी अनिमित्त<sup>१</sup> समाधि उत्पन्न गरी विहार गर्छ । उनलाई

१. तिष्य ब्रह्माले धर्मानुसारी पुरुषको बारेसम्मका कुराहरू त भने तर श्रद्धानुसारी भन्ने पुरुषको बारे भने केही भनेनन् भन्नुहुँदै यसो भन्नुभएको हो । मनो. र. पू. II. पृ. ७२०: तिस्सब्रह्मासुतं ।
२. साधरणतया नित्यताको सम्झनालाई ‘निमित्त’ र अनित्यताको सम्झनालाई ‘अनिमित्त’ भन्दछन् । अनिमित्तको अनुस्मरण गरी विषयना ध्यान लाभहुँदा नित्यताको संज्ञा (=निमित्त =चिन्हो) बाट उत्तीर्ण हुने भएकोले ‘अनिमित्त’ भनिएको हो । यसको सविस्तर कुराहरू पटि. म. पा. पृ. १०३-६: जाणत्यनिदेसो, अ. क. पृ. २१३ र २१५ मा र पटि. म. अ. क. पृ. १६५: समाधि-भावनामग्नाण निदेसवण्णना-१६ मा उल्लेख भएका छन् । त्यस्तै

देवताहरूले जान्दछन् कि—‘यी आयुष्मान् सबै निमित्तहरूलाई मनस्कार नगरी चित्तमा अनिमित्त ध्यान उत्पन्न गरी विहार गर्छन् । अवश्य पनि यी आयुष्मान् अनुलोभिक शयनासनहरू सेवन गरी, कल्याणमित्रहरूको सत्संगत गरी, इन्द्रियहरूलाई सम्प्रकृतपूर्वक दमन गरी— जसकोनिमित्त कुलपुत्रहरू रात्रैसँग घर छाडी अनागारिक भई प्रवर्जित हुन्दछन्— त्यो ब्रह्मचर्यको अन्तमा पुगी यसै जीवनमै स्वयं अभिज्ञालाई साक्षात्कार गरी शान्तपूर्वक विहार गर्छन् ।”




---

सार. प. III. पृ. ९८: गोदत्तसुत्तवण्णनामा, परं. सू. II. पृ. २९५:  
महावेदल्लमुत्तवण्णनामा तथा मनो. र. पू. II. पृ. ६५७: निस्सा-  
रणीयसुत्तवण्णनाहरूमा पनि उल्लेख भएका पाइन्दछन् ।

## १६. तुदु प्रत्येकब्रह्मा

प रि च य

तुदु प्रत्येकब्रह्मा अधिल्लो जन्ममा मात्र कोकालिक भिक्षुका उपाध्याय थिए । त्यसबछत यिनको नाम तुदु थेर थियो । मृत्युपछि यिनीं शुद्धावास ब्रह्माकमा उत्पन्न भएका थिए ।

कोकालिक भिक्षुले सारिपुत्र महास्थविरप्रति कूटो आरोप लगाई डाहा समेत गरिरहेको कारणले गर्दा उनको शरीरमा खटोरा निस्की सोही रोगले मर्नलागिरहेको बेलामा सारिपुत्र महास्थविरहू-माथि प्रसन्न गराई सम्झाउनकोनिमित्त तुदु प्रत्येकब्रह्मा कोकालिक भिक्षुकहाँ गएका थिए । किन्तु तुदु प्रत्येकब्रह्माले उनलाई सम्झाउन नसकी फक्केर गए<sup>१</sup> ।

अरु विशेष कुराहरु अगाडि उल्लिखित सूत्रको सम्बन्धित ठाउँको पादटिप्पणीमा उल्लेख गरिसकेकोले त्यस ठाउँमै हेरी अर्थ बुझ्नू ।

X

X

X

---

१. सार. प. I. पृ. १६७: तुदुब्रह्मसुत्तवणना ।

मूल सूत्र—

### कोकालिकलाई समझाए

यस्तो मैले सुनें<sup>१</sup> ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिको जेत-  
वनाराममा बस्नु भएको थियो ।

त्यस समय कोकालिक<sup>२</sup> भिक्षु व्याधिग्रस्त भई सारे बिरामी

१. सं. नि. I. पृ. १४९: तुदुब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं, अ. क. I. पृ. १६७.
२. सुत्तनिपातटुकथा (पृ. ३८७), संयुत्तनिकायटुकथा (I. पृ. १६८) तथा तक्कारिय जातक (जा. अ. क. IV. पृ. २२३, नं. ४८१) अनुसार यी कोकालिक भिक्षु—कोकालिक देशको कोकालिक नगरवासी कोकालिक भन्ने एक महाधनी सेठपुत्र हुन् । बुद्धधर्ममा भिक्षु भए पछि बाबुले बनाइदिएको विहारमै यिनी बस्दथे । यिनलाई ‘चुल्ल कोकालिक’ भन्दथे । यिनी देवदत्त भिक्षुका शिष्य होइनन् । देवदत्तका अनुयायी कोकालिक भिक्षुलाई ‘महाकोकालिक’ भन्दछन् र उनी एक ब्राह्मण पुत्र थिए ।

एक समय सारिपुत्र र महामौद्गल्यायन महास्थविरहरू कोकालिकमा गई यिनकै विहारमा तीन महीनासम्म वर्षावास

बिताउनु भएको थियो । तीन महीना सिद्धिएर प्रवारणा पछि फर्कनकोनिमित्त कोकालिकसँग सोधा उनले “आज एक दिन बस्नु-भई भोलि जानुहोस्” भनी भनेको हुँदा वहाँहरू वस्नुभयो । यसै बीच कोकालिक भिक्षु शहरमा गई “तिमीहरूलाई भगवान्‌का अग्रश्रावकहरू आउनु भएका कुरा पनि थाहाछैन; न तिमीहरूले वहाँहरूलाई भोजनद्वारा निम्त्यायौ न त वहाँहरूलाई कुनै दान नै दियौ” भनी भन्दा शहरवासीहरूले “अग्रश्रावकहरू कहाँ हुनुहुन्द्वार ?” भनी सोधा कोकालिक भिक्षुले “विहारको मूलासनमा बसिरहनु भएका भिक्षुहरू देख्दैनौ ? वहाँहरू त हुन् नि अग्रश्रावकहरू” भनी जवाफ दिए पछि अत्यन्त प्रसन्न भई अनेक खाद्य-भोज्य तथा अनेक वस्तुहरू लिई विहारमा गई उनीहरूले अग्रश्रावकहरूलाई चढाए । महास्थविरहरूले “कोकालिक भिक्षुको वची-विज्ञप्ति-द्वारा (=वचन प्रकट गरी माग्ने) लाभ भएका यी वस्तुहरू न हामीलाई कपिय (=योग्य) छ, न त कोकालिक भिक्षुलाई नै योग्य छ” भन्ने विनयानुसार विचार गरी, सुपेशलताको कारणले गर्दा ती वस्तुहरू स्वीकार गर्नु भएन ।

यो देखेर “आफूले नलिएता पनि विहारवासी भिक्षुलाई देऊ भनी भन्नुपर्यो; कस्ता अग्रश्रावकहरू होलान् यिनीहरू” भन्ने सोची अलाभको कारणले चित्त बिगारी कोकालिक भिक्षुले त्यहाँ-देखि वहाँहरू माथि वैर गर्न थाले । कत्तिले सम्झाउँदा पनि उनले सम्झेनन् । बुद्ध भगवान्‌ले समेत सम्झाउँदा पनि नसम्झी छन् सारिपुत्र र महामौद्गल्यायन महास्थविरहरूप्रति दागा राखी वहाँहरूको

परी अति दुःखी थिए । अनि तुदु प्रत्येकब्रह्मा<sup>१</sup> रातको प्रथमयाम विज्ञितिसके पछि सुन्दर रूप धारण गरी जेतवन जम्मै आलोकित पारी जहाँ कोकालिक भिक्षु थिए त्यहाँ गए । त्यहाँ गई आकाशमा उभिई कोकालिक भिक्षुलाई यसो भने—

‘कोकालिक ! सारिपुत्र र महामौद्गल्यायन प्रति चित्त प्रसन्न गर; सारिपुत्र महामौद्गल्यायनहरू प्रियशीली छन् ।’

अनेक बध्वाई गरी हिड्न थाले । अन्तमा उनको आङ्गभरी खटीरा निस्कयो । (यस सम्बन्धका कुरा सहम्पति ब्रह्माका कुराहरू (भाग-२ मा) हेर्नू) सोही खटीराको रोगले पीडित भई उसलाई अति कष्ट भइरहेको थियो । त्यसैले सूत्रमा “त्यसव्यत कोकालिक भिक्षु व्याधिग्रस्त भई अति दुःखी थिए” भनी उल्लेख भएको हो । सं. नि. अ. क. I. पृ. १६८: कोकालिक सुत्तवण्णना; सुत्त. नि. अ. क. पृ. ३८७: कोकालिक सुत्तवण्णना ।

१. यी तुदु प्रत्येकब्रह्मा यसभन्दा अधिल्लो जन्ममा कोकालिक भिक्षुकै उपाध्याय थिए । त्यसव्यत पनि यिनको नाम ‘तुदु भिक्षु’ नै थियो । त्यस भिक्षु-जीवनमा अनागामी फल प्राप्तगरी मृत्यु पछि यिनी शुद्धावास ब्रह्मलोकमा उत्पन्न भएका थिए । जब यिनले कोकालिक भिक्षुलाई सबैले धिक्कारेका कुरा सुने तब यिनी ब्रह्मलोकमा अन्तर्धान भई कोकालिक भिक्षुलाई सम्झाउन आएका हुन् भनी सार. प. I. पृ. १६७: तुदुब्रह्मसुत्तवण्णना र सुत्त. नि. अ. क. पृ. ३८९ ले समुल्लेख गरेका छन् ।

“आवुसो ! तिमी को हौ ?”

“म तुदु प्रत्येकब्रह्मा हूँ ।”

“आवुसो ! तिमीलाई भगवान्‌ले अनागामी हुन् भनी व्याकरण गरेको होइन ? अनि किन तिमी यहाँ आएको नि ? हेर यो तिम्रो कत्रो अपराध !”

( अनि तुदु प्रत्येकब्रह्माले निम्न गाथाहरू भने — )

१—“पुरिसस्स हि जातस्स, कुठारी<sup>१</sup> जायते मुखे ।

याय छिन्दति अत्तानं, बाढो दुभासितं भणं ॥

२—“यो निन्दयं पसंसति, तं वा निन्दति यो पसंसियो ।  
विचिनाति मुखेन सो कल्ि, कलिना तेन सुखं न विन्दति ॥

३—“अप्पमत्तको<sup>२</sup> अयंकलि, यो अक्लेषु घन पराजयो ।  
सञ्चस्सा पि सहा पि अत्तना, अयमेव महन्ततरो कलि ।  
यो मुगतेषु मनं पदोसये ॥

४—“सतं सहस्रानं निरबुदानं, छर्त्तिसति पञ्च च अबुदानि ।  
यमरियगरही<sup>३</sup> निरयं उपेति, वाचं मनं च पणिधाय पापकं ।”

१. स्याममा: ‘कुधारी’ ।

२. सिहल र स्याममा: ‘अप्पमत्तो’ ।

३. स्याममा: ‘यमरिये गरही’ ।

अर्थ –

१—“जन्मको साथसाथै मूर्ख पुरुषको मुखमा बञ्चरो उत्पन्न हुन्छ जसद्वारा दुर्भाषी भई स्वयं आफूलाई छेदन गर्छ ।

२—“जसले निन्दनीयलाई प्रशंसा र प्रशंसनीयलाई निन्दा गरी मुखद्वारा अपराध ( कर्त्ता ) कमाउँछ उसले त्थो अपराधको कारणद्वारा सुख पाउन सक्तैन ।

३—“जुवामा आफू समेत सबै धनहरू हार्नुभन्दा पनि बुद्धप्रति ह्वेषभाव राखी चित्त बिगार्नु ठूलो अपराध हो ।

४—“मन र वचन लगाई पापगर्ने, आर्यहरू ( अरहन्तहरू ) लाई अपवाद गर्ने पुरुष एक शय असी ( ३६×५ ) अबुद॑ ( अब्बुदं ) र सहश्र निर्बुद ( निब्बुदं ) सम्म नरकमा पाक्छ ।”

१. अर्बुद र निर्बुद शब्द संख्यावाची हुन् ।

## १७. दामली देवपुत्र

परिचय

दामली देवपुत्र ठान्दथे कि ‘क्षीणात्मवी भएर पनि पुरुषले उद्योग गर्नुपर्छ ।’ त्यसले बुद्धकहाँ गई उनले “करणीयमेतं ब्राह्मणेन”<sup>१</sup> भनी भनेका हुन् ।

तर नैर्याणिक बुद्ध-शासनमा क्षीणात्मवी भइसकेकाले उद्योग गर्नुपर्छ भन्ने कुनै कारण नै बाँकी नरहेको हुँदा, क्षीणात्मवीले कुनै उद्योग नगरे तापनि उसलाई कुनै दोष लगाउने ठाउँ छैन भनी भगवान्नले मूल सूत्रमा भन्नुभएको हो । क्षीणात्मवी नभएसम्म भने अवश्य पनि आत्मबहूल क्षीण पार्नकोनिमित्त अत्यन्त उद्योगी भई बस्नसक्नु पर्छ र आत्मबहूल क्षीण भइसकेपछि उद्योग गर्नुपर्ने कुनै कारण रहेदैन । यदि कुनै क्षीणात्मवीले उद्योगी जीवन बिताउँछ भने त्यसमा कुनै हानी छैन । उद्योगी जीवन नबिताए पनि उसलाई कुनै दोष लाग्दैन । यही

१. सं. नि. I. प. ४४: दामलिसुत्तं, देवपुत्तसंयुत्तं ।

[ २९६ ]

बुद्धकालीन ब्रह्मादिदेव

कुरालाई दर्शाउनु हुँदै बुद्धले अगाडिको मूल सूत्रमा “नत्थिकिञ्चं ब्राह्मणस्स” भनी भन्नुभएको हो ।

यति कुरा सुनी दामकी देवपुत्र सन्तुष्ट नई उही भन्तर्धान भएर गए ।

Dhamma.Digital

x

x

x

मूल सूत्र —

### कृतकृत्य ब्राह्मण हुन्

श्रावस्तीमैँ ।

अनि दामली देवपुत्र रातको प्रथमयाम वितिसके पछि सुन्दर रूप धारण गरी जेतवन जन्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका दामली देवपुत्रले भगवान्को समक्ष यो गाथा भने—

‘करणीयमेतं ब्राह्मणेन, पधानं अकिळासुना ।  
कामानं विष्पहानेन, न तेनासीसते<sup>१</sup> भवं’ ति ॥

अर्थ —

“भव (— जन्म) को आशा नराख्ने तथा कामवासनाहरूलाई

१. सं. नि. I. पृ. ४४: दामलीसुत्तं, देवपुत्तसंयुत्तं, अ. क. I. पृ. ८३.
२. सिंहल र रोममा: ‘तेनासीसते’ ।

पूर्णरूपेण प्रहाण गरिसकेका ब्राह्मणले (= अरहन्तले) पनि अल्छी नमानी परिश्रम गर्नुपर्छ ।”

(भगवान् भन्नुहुन्छ—)

“नत्थि किञ्चं ब्राह्मणस्स (दामली ति भगवा),  
कतकिञ्चो हि ब्राह्मणो ।

‘याव न गाधं लभति नदीसु,  
आयूहति सब्बगत्तेभि जन्तु ।  
गाधं च लद्धान थले ठितो यो,<sup>१</sup>  
नायूहती पारगतो हि सो व<sup>२</sup> ॥

‘एसूपमा दामली ब्राह्मणस्स,  
खोणासवस्स निपकस्स भायिनो ।  
पण्पुर्य जातिमरणस्स अन्तं,  
नायूहती पारगतो हि सो’ ति ॥’

अर्थ—

“दामली ! ब्राह्मणले गर्नुपर्ने कुनै कार्य छैन, गर्नुपर्ने सबै गरिसकेर नै ब्राह्मण (= अरहन्त) हुन्छ । जबसम्म पारतरी भूमिमा

- 
१. सिहल, स्याम र रोमनमा: ‘सो’ ।
  २. सिहल र रोमनमा: ‘सो ति’; स्याममा: ‘होति’ ।

प्रतिष्ठा पाउन सक्तैन तबसम्म सबै प्राणीहरूले नदीबाट पारतर्ने प्रयत्न गरिनै रहन्छन्; जब पारतरी भूमिमा प्रतिष्ठा पाउँछन् तब तो पारतरी भूमिमा प्रतिष्ठा पाइसकेका पुरुषहरूले पुनः पारतर्ने व्यायाम गर्दैनन्<sup>१</sup>।

“दामली ! यही नै क्षीणात्मवी, चतुर प्रज्ञावान् तथा ध्यानी ब्राह्मणले उद्योग गर्ने र नगर्नेको उपमा हो ।”



१. यी गाथाहरूद्वारा भगवान् बुद्धले दामली देवपुत्रलाई—अरहन्त (=ब्राह्मण) हुनेले फेरि कुनै पराक्रम गर्नुपर्ने बाँकी रहैदैन, गर्नुपर्ने सबै कार्य पूरा गरेर नै ब्राह्मण (=अरहन्त) हुन्छ । तर कसैले अरहन्त भइसकेर पनि आफ्नो उद्योगलाई जारी नै राख्छ भने यसमा कुनै आपत्ति छैन, त्यस्तै उद्योग नगरेमा दोष पनि छैन भन्ने कुरा प्रकट गर्नु भएको हो । यसै कुराको पुष्टिको लागि नदी तरीसकेको पुरुषको उपमा दर्शाउनु भएको हो । सं. नि. अ. क. I. पृ. ८३: दामलीसुत्तवण्णना ।

## १८. दीघलट्टि देवपुत्र

मूल सूत्र —

ध्यानी हुनुपर्छ

यस्तो मैले सुनेँ ।

एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दक निवापमा बस्नु भएको थियो । अनि दीघलट्टि (= दीर्घयष्ठी<sup>१</sup>) देवपुत्र रात बितिसके पछि सुन्दर रूप धारण गरी वेणुवन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए; त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका दीघलट्टि देवपुत्रले भगवान्को अगाडि यो गाथा भने—

१. सं. नि. I. पृ. ५०: दीघलट्टिसुत, देवपुत्तसंयुत्त; अ. क. I. पृ. ८७.
२. स्वर्गलोकमा सबै देवताहरूको प्रमाण तीन गाउत हुन्छ । किन्तु यी देवपुत्र अधि मनुष्य छँदा अग्ला थिए अथवा लामो लट्टी लिएर हिडदये । त्यसैले यिनलाई स्वर्गलोकमा पनि लामो लट्टी हुने भन्ने अर्थले 'दीर्घयष्ठी' वा 'दीघलट्टि' भनिएको हो । सार. प. I. पृ. ८७: दीघलट्टिसुत्तवण्णना

“भिक्खु सिया मायी विमुक्तचित्तो,  
 आकङ्गे चे हदयस्सानुपर्ति ।  
 लोकस्स वत्वा उदयब्बयं च,  
 सुचेतसो अनिस्सतो तदानिसंसो’ ति ॥”

अर्थ—

“भरहत्व प्राप्तिको इच्छागर्ने भिक्खुले ध्यानी भई, विमुक्तचित्त लिई, लोकको उदयब्ययलाई जानी, तृणादृष्टहरूमा अनाश्रित भई शुद्धचित्त लिएर विहार गर्न सक्नुपर्छ ।”

## १६. नन्द देवपुत्र

परिचय

नन्द देवपुत्र आई भगवान्‌लाई सम्झना दिलाउँदै उनले “अच्छेन्ति काला” भनी गाथा सुनाउँदा भगवान्‌ले उनको भनाइलाई अनुमोदन गरी आफूले पनि “हो, काल बित्दै जान्छ, त्यसो हुनाले पुण्यमात्र गरेर पुग्दैन बल्कि लोकामिसलाई नै छाड्नसक्नु पर्छ” भनी भन्तुभयो । अनि भगवान्‌को भर्षणलाई अनुमोदन गरी नन्द देवपुत्र उहीं अन्तर्धान भएर गए ।

X

X

X

## अनेक नन्द नामहरू

(१) नन्द (कुमार)—यिनी भगवान्‌का भाइ हुन् । भगवान्‌की सानीआमा महाप्रजापति गौतमीका छोरा हुन् । हेर. बु. शावि-१. पृ. ५.

(२) नन्द (थेर)—यो पनि नन्द कुमारके भिक्षु-जीवनको नाम हो । हेर बु. शावि-१. पृ. ४०५.

यी नन्द थेरको सम्बन्धमा—मनो. र. पू. I. पृ. १७४: नन्दत्थेर, एककनिपातवण्णना; धर्म. प. अ. क. पृ. ५७: नन्दथेरवत्यु, यमकवगो; उदा. पा. पृ. ८६: नन्दसुत्तं, नन्दवगो; सं. नि. II. पृ. २३३: नन्दसुत्तं, भिक्खुसंयुत्तं; तथा अं. नि-द. पृ. २८३: नन्दसुत्तं आदि ठाउँहरूमा कुराहरू उल्लेख भएका पाइन्छन् ।

(३) नन्द (कुमापुत्र थेर)—यिनी तो नन्द हुन् जो अवन्ति देशका बेलुकएटकी नगरको एक कुलगृहपतिको घरमा जन्मेका थिए । यिनको नाम ‘नन्द’ थियो । आमाको नाम ‘कुमा’ थियो । त्यसैले यिनलाई ‘कुमापुत्र’ मात्र पनि भन्दछन् ।

सारिपुत्र महास्थविरको धर्मोपदेश सुनी यिनी प्रब्रजित भएका थिए । पछि बुद्धको उपदेश सुनी, अनुकूल स्थानमा बसी अरहत् भएका थिए । थेर. गा. अ. क. I. पृ. १००: कुमापुत्रत्थेरगाथावण्णना ।

(४) नन्द (माणव)—यिनी बावरि ब्राह्मणको सोहङ प्रमुख

शिष्यहरू मध्येका एक शिष्य हुन् । सुत. नि. पृ. ४२२, ४३१ः नन्द-माणवपुच्छा ।

(५) नन्द (माणवक) — यी ती माणवक हुन् जसले उत्पल-वर्णा स्थविरालाई दूषण गरेका थिए । यस सम्बन्धका कुराहरू लेखकको बु. श्रावि-१. पृ. २३५ मा उल्लेख भएका छन् ।

(६) नन्द (राजा) — यिनी ती राजा हुन् जो अधिल्ला जन्ममा महाकश्यप महास्थविर बनारसका एक राजा थिए । थेर. गा. अ. क. II. पृ. १४०ः महाकस्सपत्थेरगाथावण्णना; सार. प. II. पृ. १४१ः चीवरसुत्तवण्णना, कस्सपसंयुत्त; पेत. व. अ. क. पृ. ५६ः संतार-मोचक पेतवत्थु अट्टुकथा ।

(७) नन्द (नागराजा) — यो उही नागराजा हो जसलाई महामौद्गुल्यायन महास्थविरले दमन गर्नु भएको थियो ।

यो नन्द नागराजालाई पालिसाहित्यले ‘नन्दोपनन्द’ भनी भन्दछ । ‘नन्दोपनन्द’ भनेको एउटै नागराजाको नाम गरी व्यवहार गरिएको छ । तर संस्कृत बौद्धसाहित्य दिव्यावदानले भने ‘नन्दोप-नन्द’ लाई ‘नन्द’ र ‘उपनन्द’ गरी दुइ नागराजाहरू हुन् भनी उल्लेख गरेको छ भनी D. P. P. II. पृ. ३१ः मा उल्लेख भएको छ । यो नागराजालाई दमन गरेको कुरा थेर. गा. अ. क. II. पृ. १८८-९०ः महामोगल्लानत्थेर गाथावण्णनाले उल्लेख गरेको छ ।

(८) नन्द (गोपाल) — यिनी अनाथपिण्डिक सेठका गोपाल हुन् । यिनी महाधनी थिए ।

एकदिन भगवान्‌को उपदेश सुनी यिनले स्रोतापत्ति-फल प्राप्त गरेका थिए । पछि एक ब्याधाको प्रहारद्वारा यिनको मृत्यु भएको थियो । धर्म. प. अ. क. पृ. १६१-६२: नन्द गोपालवत्थ, चित्तवरणो ।

(९) नन्द (गोपाल) — यिनी तो गोपाल हुन्, जसले—एक-दिन कौशलघ्नीको गङ्गानदीको तिरमा बधाई लगिरहेको एक काठको मूढाको उपमादिई भगवान्‌ले उपदेश गरिरहनु भएको सुनेका थिए । सो उपदेश सुनिसके पछि भगवान्‌कहाँ प्रवजित भई उनले अरहत्व पनि प्राप्त गरेका थिए । सं. नि. III. पृ. १६२: पठमदार्खखन्दोपमसुत्त, अ. क. III. पृ. ५३.

(१०) नन्द (नोकर) — यिनी तो नन्द हुन् जसको बारेमा नन्द जातकमा<sup>१</sup> उल्लेख भएको पाइन्छ ।

भगवान्‌को समयमा सारिपुत्र महास्थविरसंग बस्ने एक भिक्षु थिए । सो भिक्षु कहिले अज्ञाकारी कहिले अनाज्ञाकारी हुन्थे । यसको कारण बुझ्न नसकेपछि महास्थविरले यो कुरा बुद्धलाई सुनाए । अनि बुद्धले अघि पनि यिनी यस्तै थिए भनी भन्नुहुँदै जातकका कुरा बताउनु भएको थियो ।

अतीत समयमा बोधिसत्त्व एक कुटुम्बको विश्वासी साथी भएका थिए । सो कुटुम्बकी एक तन्नेरी स्त्री थिई । उसले छोरा पाई । कुटुम्बले—“यो स्त्री तन्नेरी छे । शायद म मरेपछि अर्को पुरुषसंग गई यसले मेरो धन नाश गर्न सक्छे” भन्ने सोची नन्द भन्ने नोकरलाई

१. जा. अ. क. I. पृ. १६८, नं. ३९.

साथमा लिई “हे नन्द ! मेरो छोरो ठूलो भएपछि यो धन उसलाई देखाइदेऊ” भनी एक बनमा गई धन गाडे ।

कुटुम्ब मरेपछि स्त्रीले “आफ्नो पुत्रलाई धन देखाइदेऊ” भनी नन्दलाई भनी । बनमा गई धन भएको ठाउँमा उभिए पछि नन्दलाई अभिमान चढ्यो र उसले—“यहाँ कहाँको धन छ र ?” भन्दै धनमत्ता भई कुटुम्ब पुत्रलाई हप्कायो । अनि बोधिसत्त्वको सल्लाहलिई कुटुम्ब पुत्रले पिताको धन हातमा पान्यो ।

त्यस समयको नन्द नोकर नै अहिले सारिपुत्र महास्थविरसंग बस्ने भिक्षु थिए । जा. अ. क. I. पृ. १६८-७०: नन्दजातकं, नं. ३९.

(११) नन्द (कसाही)—यो त्यो कसाही हो जसको एक भाई पनि थियो । यी दुवै दाजुभाइको नाम क्रमशः नन्द-यक्ष र नन्द-माणव थियो ।

एकदिन यिनीहरूले एक गाई मारी दुइभाग बराबर गरी बाँडी लिए । किन्तु कान्छो चाहिले दाजुसँग “दाजु ! मेरा बालकहरू धेरै छन्, त्यसो हुनाले यी दुइ बढी आन्द्रा मलाई देऊ” भनी लिनलागदा दाजु हुने नन्द-यक्षले “सबै मासू बराबर गरी भागलगाई दिएर पनि फेरि केको आन्द्रा !” भनी भाइचाहिलाई हिर्काउँदा उ उहीं ठहरै भयो । यो देखेर उसलाई सारै पश्चाताप लाग्न थाल्यो । इति. बु. अ. क. पृ. ८२: तपनीयसुत्तवण्णना, दुक्निपात; मनो. र. पृ. I. पृ. २९५: तपनीय-सुत्तवण्णना, दुक्निपात ।

(१२) नन्द (कसाही) — यो त्यो कसाही हो, जसलाई धर्मपदटुकथाले ‘गोघातकपुत्र’ भन्ने मात्र उल्लेख गरेको छ । पपञ्चमूदनोले “नन्दगोघातकपुत्र” भनी लेखेको छ भनी D. P. P. II. पृ. १६ ले उल्लेख गरेको छ ।

यो गोघातकपुत्रले ५४ वर्षसम्म गाई मानें काम गरी जीवन बिताएको थियो । मासू नभइकन उसले कहील्ये पनि भात खाँदैनथ्यो ।

एकदिन मासू बेचिसके पछि एक टुक्रा मासू लिई घरको जहानलाई दिई मासू पकाइराख्न लगाई आफू नुहाउन गयो ।

यसेवेला त्यो गोघातक पुत्रको एक साथी घरमा मासू किन्न आउंदा घरकी जहानले विक्री गर्ने मासू सिद्धिइसकेको कुरा बताई । अनि गोघातकपुत्रकोनिमित्त पकाउन राखेको एक टुक्रा मासू भएको कुरा पनि भनी । अनी सो साथी हुनेले आफ्नो घरमा पाहुना आइरहेको हुँदा सोही मासू लिएर गयो ।

गोघातक आई खाना खान लाग्दा मासू नदेखे पछि घरकी जहानसँग सोध्दा उसले कारणहरू सबै बताई । मासू नभइकन खाना खान नसक्ने उसले घरको पछाडिपटि बाँधिराखेको एक गाईको जिञ्चो काटील्याई पोलेर त्यसेसँग भात खानलाग्दा गाईको मुखबाट रगत बघेर कराएको छ उसको पनि जिञ्चो खसी रगत बघी कराउन थाल्यो । यसै कारणद्वारा उ मृत्यु पनि भयो । धर्म. प. अ. क. पृ. ४९४: गोघातक-पुत्रस्सवत्थु, मलवग्नो; D. P. P. II. पृ. १६.

(१३) नन्द (देवपुत्र) — यिनी उही देवपुत्र हुन् जसले एकदिन भगवान्कहाँ गई आपनो विचार प्रकट गरेका थिए । यिनके कुरा यसमा उल्लेख गरिदिएको छु ।

नन्द नामका व्यक्तिहरू अरू पनि घेरै छन् । तिनीहरूमध्ये यहाँ केही नामहरूको सूचि लेखिदिएको छु —

(१) नन्द-वच्छ<sup>१</sup> (नन्दवत्स) — यिनी पूरणकाश्यपादि आजीवकहरूले 'शुक्लजाति' भनी मानिराखेकाहरूमध्येका एक पूर्वाचार्य हुन् । (२) नन्द<sup>२</sup> (ब्राह्मण) — यिनले जयद्विष्ट राजाको पालामा आमाबाबुहरूलाई भरण-पोषण गर्दथे र यिनले तक्षशिलामा शिक्षा पाएका थिए । (३) नन्द<sup>३</sup> — यिनी सोण कुमारका भाइ हुन् । यिनीहरू ब्राह्मण कुलमा जन्मेका थिए । यी दुवै दाजुभाइहरूलाई 'सोणानन्द' पनि भन्दछन् । यी दाजुभाइहरूले मातृ-पितृ सेवागरेका थिए । (४) नन्द<sup>४</sup> — यिनी मङ्गल बुद्धको अग्रउपस्थाक थिए । (५) नन्द<sup>५</sup> — यिनी एक प्रत्येकबुद्ध हुन् । यिनको नाम इसिगिलि सुक्तमा उल्लेख

१. हेर लेखकको बु. प. पृ. ३१, ४१, ४२.

२. जा. अ. क. V. पृ. १८७: जयद्विसजातकं, नं. ५१३.

३. जा. अ. क. VI. पृ. १६८: सोणानन्दजातकं, नं. ५३२.

४. बु. वं. पा. पृ. ३२७: मङ्गलबुद्धवंसो ।

५. म. नि. III. पृ. १३४: इसिगिलिसुत्तं ।

भएको छ । (६) नन्दमाता'—यिनलाई 'वेलुकरटकी नन्दमाता' पनि भन्दछन् । (७) नन्द जातकं — जा. अ. क. I. पृ. १९७, नं. ३९; (८) नन्द वगो—उदान पालिको तेश्रोवर्ग । (९) नन्द सुत्तं—सं. नि. I. पृ. ६०; (१०) नन्द सुत्तं<sup>३</sup>—यस सूत्रमा आयुष्मान् नन्दले चुनेको चौबर पहिरिएको र आँखामा गाजल लगाएका कुरा उल्लेख भएको पाइन्छ । (११) नन्द सुत्तं<sup>४</sup>—यस सूत्रमा भगवान्‌ले नन्द स्थविरको प्रशंसा गर्नुभएको कुराहरू उल्लेख भएका छन् ।



- 
१. हेर लेखकको बु. श्रावि-१. पृ. ६३३; बु. म. पृ. २११; उत्तरा-नन्दमाता भन्ने नाम पनि छ । बु. म. पृ. २६६.
  २. सं. नि. II. पृ. २३३: भिक्खुसंयुत्तं ।
  ३. अं. नि-८. पृ. २८३.

मूल सूत्र —

## लोकामिष्टलाई छाडनुपर्छ

श्रावस्तीमा ।

एक छेउमा उभिएका नन्द देवपुत्रले भगवान्‌को अगाडि यो  
गाथा भने—

‘अच्चेन्ति काला तरयन्ति रक्तियो,  
वयोगुणा अनुपुब्बं नहन्ति ।  
एतं भयं मरणे पेक्खमानो,  
पुद्गानि कयिराथ सुखावहानी’ ति ॥”

अर्थ—

“काल बित्दै जान्छ, रात कट्दै जान्छ, बैशका गुणहरूले क्रमशः  
छाड्दैजान्छन्, अतः मरणको यस भयलाई जानेर सुख ल्याइदिने पुण्यकर्म  
गर्नुपर्छ ।”

---

१. सं. नि. I. पृ. ६०: नन्दमुत्तं, देवपुत्तसंयुतं; अ. क. I. पृ. ९३.

(भगवान् भन्तुहुन्छ—)

“अच्चेन्ति काला तरयन्ति रक्षियो,  
वयोगुणा अनुपुब्बं जहन्ति ।  
एतं भयं मरणे पेक्खमानो,  
लोकामिसं पजहे सन्तिपेक्खो’ ति ॥”

अर्थ—

“काल बित्दै जान्छ, रात कट्दै जान्छ, बैशका गुणहरूले क्रमशः  
छाड़दैजान्छन्, अतः मरणको यस भयलाई जानी शान्ति चाहनेले लोका-  
मिष्टलाई छाडनु पर्छ ।

## २०. नन्दन देवपुत्र

परिचय

एकदिन रात बित्तिसके पछ्यि राजगृहको वेणुवन जम्मै आलो-कितपागी नन्दन देवपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । अनि नन्दन देवपुत्रले भगवान्सँग ‘कस्तालाई शीलवान् भन्दछन् ?’ भन्ने आदि कुरा सोध्दा भगवान्ले जुन उत्तर संक्षेपरूपमा दिनुभयो—सो कुरा अगाडि अनुदित मूल सूत्रबाटै प्रष्ट भएको छ ।

भगवान्को उत्तर सुनी सन्तुष्ट भई नन्दन देवपुत्र उहाँ अन्तर्धान भएर गए ।

X

X

X

## केहो नन्दन नामहरू

(१) नन्दन (वग्गो) यो एक वर्गको नाम हो । यो वर्ग संयुक्तनिकायको देवता संयुक्तमा छ । सं. नि. I. पृ. ७: नन्दनवग्गो ।

(२) नन्दन (सुत्तं) —यो उही सूत्र हो जुन सूत्रमा नन्दन देवपुत्र आई भगवान्‌सँग प्रश्न सोधेका कुराहरू छन् । सं. नि. I. पृ. ५०: देवपुत्संयुत्तं ।

(३) नन्दन (सुत्तं) —यस सूत्रमा जसले नन्दन बन देखेको छन् । उसले स्वर्ग देखेको छैन भनी त्र्यास्त्रिशकायिक देवताले भनेका कुराहरू छन् । सं. नि. I. पृ. ७: देवतासंयुत्तं ।

नन्दन बन भनेको प्रत्येक देवलोकमा हुन्दै भनी जातकटुकथाले १ उल्लेख गरेको छ । *Dhamma.Digital*

(४) नन्दन<sup>२</sup> (सुत्तं) —यो सूत्रमा भगवान्‌कहाँ आई पापी मारले “स-क्लेशी प्राणी सुखी हुन्दै र निक्लेशी प्राणी सुखी हुन्न” भने कुरा भनेको पाइन्दै । सं. नि. IV. पृ. २९१: चक्रवत्तिराजसुत्तं, सोतापत्तिसंयुत्तं ।

X

X

X

१. I. पृ. ४२: अविद्यूरेनिदानं, निदानकथा ।

२. नालन्दा पालिले यस सूत्रलाई ‘नन्दनि’ र रोमनमा: ‘नन्दनं’ भनी उल्लेख गरेको छ ।

मूल सूत्र—

कस्तालाई शोलवान् भन्दछन् ?

राजगृहमा॑ ।

…एक छेउमा उभिएका नन्दन देवपुत्रले भगवान्लाई गाथा-  
द्वारा मने—

“पुच्छामि तं गोतम भूरिपब्ब,  
अनावटं भगवतो व्याणदस्सनं ।  
कथंविधं सीलवन्तं वदन्ति,  
कथंविधं पब्बवन्तं वदन्ति ।  
कथंविधं दुक्खमतिच्च इरियति<sup>१</sup>,  
कथंविधं देवता पूजयन्ती’ ति ?”

अथ—

“गोतम ! भगवान्को ज्ञानवर्शन अनावृत्त ( = ढाकिएको छैन )  
छ, त्यसैले अति गम्भीर प्रज्ञा हुनुभएका तपाइँसँग म प्रश्न सोधदछु—

- 
१. सं. नि. I. पृ. ५०: नन्दनमुत्तं, देवपुत्तसंयुतं. अ. क. I. पृ. ८७.
  २. सिहलमा: ‘इरीयती’ ।

कस्तालाई शीलवान् भन्दछन् ?  
 कस्तालाई प्रज्ञावान् भन्दछन् ?  
 कस्तालाई दुःख पार गर्ने भन्दछन् ?  
 कस्तालाई देवताहरूले पूजा गर्छन् ?”

(भगवान् भन्नुहुन्छ—)

१—“यो सीलवा पञ्चवा भावितत्तो,  
 समाहितो ध्यानरतो सतीमाः ।  
 सञ्चस्स सोका विगता पहीना,  
 खीणासबो अन्तिमदेहधारी ॥

२—“तथाविधं सीलवन्तं वदन्ति,  
 तथाविधं पञ्चवन्तं वदन्ति ।  
 तथाविधो दुष्क्षमतिच्च इरियति,  
 तथाविधं देवता पूजयन्ती’ ति ॥”

अर्थ—

१—“शीलवान्, प्रज्ञावान्, भावितात्मा, समाहित, ध्यानरत,  
 स्मृतिमान् तथा सबै शोकहरूलाई प्रहीण गरी क्षीणासबो तथा अन्तिमदेह-  
 धारी भई बस्ने जुन पुरुष हुन् —

१. रोमनमा: ‘सतीमा’ ।

[ ३१६ ]

बुद्धकालीन अहमादिदेव

२—“त्यस्तालाई—शीलवान् भन्दछन्, त्यस्तालाई प्रज्ञावान् भन्द-  
छन्, त्यस्ता पुरुषले दुःखलाई पार गर्छन् र त्यस्तालाई नै देवताहरूले पूजा  
गर्छन् ।”

Dhamma.Digital

## २१. नन्दिविशाल देवपुत्र

मूल सूत्र—

कसरी यात्रा हुन्छ ?

श्रावस्तीमै॑ ।

अनि रातको प्रथमयाम बितिसके पछि नन्दिविशाल देवपुत्र सुन्दर रूप धारण गरी जेतवन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्छ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका नन्दिविशाल देवपुत्रले भगवान्-लाई यो गाथा भने—

“चतुचक्कं नवद्वारं, पुण्णं छोभेन संयुतं ।  
पङ्कजातं महाबीर, कथं यात्रा भविस्सती’ ति ?”

१. सं.नि. I. पृ. ६१: नन्दिविशालसुत्तं, देवपुत्तसंयुतं, अ.क. I. पृ. ९३.

**अर्थ—**

“महावीर ! चार चक्का<sup>१</sup> र नौद्वार<sup>२</sup> भएको, असुचीपूर्ण<sup>३</sup>,  
लोभले भरिएको तथा हिले-हिलो परेकोमा कसरी यात्रा (= संसारबाट  
पार) हुन्छ ?”

(भगवान् भन्नुहुन्छ —)

“छेत्वा नद्दि वरत्तं च, इच्छालोभं च पापकं।  
समूलं तण्हमब्बुयह, एवं यात्रा भविस्सती’ ति ॥”

**अर्थ—**

“वैररूपी बन्धन र क्लेशरूपी लगामलाई चुँडाली, इच्छा, लोभ,  
पापयुक्त कर्म तथा तृष्णाको जरोलाई समेत उखेली यात्रा हुन्छ ।”

१. उभिनु, वस्तु, हिङ्गु तथा लेटनुलाई शरीरका चार ईर्यापथ भन्दछन् । यी नै चार ईर्यापथलाई यहाँ ‘चार चक्का’ भनिएको हो ।  
सं. नि. अ. क. I. पृ. ४२: चतुचक्कमुत्तवण्णना, देवतासंयुत ।
२. कानका दुइ प्वालहरू, आँखाका दुइ प्वालहरू, नाकका दुइ प्वालहरू, मुख, मलद्वार तथा मूत्रद्वारलाई यहाँ ‘नौद्वार’ भनिएको हो ।
३. मल-मूत्रादि अनेक दूर्गन्धहरूले भरिएको शरीरलाई यहाँ ‘असुचीपूर्ण’ भनिएको हो ।

## २२. पञ्चशिख गन्धर्वपुत्र

प रि च य

“पञ्चशिख” को शब्दार्थ हो — पाँचवटा कुचुरा वा थुम्का वा जूरो । यहाँको अर्थ अनुसार चाहिं पाँचवटा जुरो बाँधी हिडने एक गन्धर्व देवपुत्रलाई ‘पञ्चशिख’ भनिएको हो ।

यी पञ्चशिख गन्धर्वपुत्र चानुर्महाराजिक देवलोकका हुन्<sup>१</sup> । यिनको शरीर प्रमाण कत्रिष्ठ भन्ने कुरा र आयु प्रमाण कतिष्ठ भन्ने आदि कुरा अगाडि अनुदित पहिलो सूत्रको पादटिप्पणीमा लेखिसकेको छु । अतः यहाँ पञ्चशिख गन्धर्वपुत्रको अरू केही गुणका कुराहरूको संग्रह गर्ने प्रयास गरेको छु ।

पञ्चशिख देवपुत्र देवताहरूको मात्र प्यागा नभई बुद्धको पनि प्यारा थिए भन्ने कुरा । एकदिन बुद्धकहाँ जाने इच्छागरी शक्र देवेन्द्रले पञ्चशिखको मद्दत लिएका थिए र आफू बुद्धकहाँ जानुभन्दा अगाडि

१. सुमं. वि. II. पृ. ४५७: महागोविन्दमुत्तवण्णना ।

२. सुमं. वि. II. पृ. ४५७: महागोविन्दमुत्तवण्णना ।

पञ्चशिखलाई बुद्धकहाँ पहिले पठाएका थिए<sup>१</sup> । पञ्चशिख गन्धर्व पुत्र बुद्धको बडो भक्त तथा उपस्थाक पनि थिए । उनी जहिले चाहन्छन् उहिले बुद्धकहाँ जानसक्छन् भन्ने कुरा सुमङ्गलविलासिनीले<sup>२</sup> उल्लेख गरेको छ । पञ्चशिखलाई सबै देवताहरूले मात्र होइन ब्रह्माले पनि उनलाई रुचाउँछन् भन्ने कुरा—एकदिन सुधर्मासभामा सनत्कुमार ब्रह्मा प्रकट हुँदा पञ्चशिख गन्धर्वपुत्रको रूप धारण गरी प्रकट भएका थिए<sup>३</sup> ।

जब मनुष्यलोकमा गुणवान् धर्मात्माहरू बढ्दछन् तब देवताहरू अति प्रसन्न हुन्छन् र यिनीहरूले लिखित रिपोर्ट पञ्चशिखको हातमा दिन्छन् । पञ्चशिखले यो पत्र मातली संग्रहकलाई दिन्छन् । अनि उनले देवलोकका राजा हुने शक देवेन्द्रलाई दिन्छन् भन्ने कुरा सुमङ्गलविलासिनीको<sup>४</sup> लेखाइअनुसार पञ्चशिख गन्धर्वपुत्र शक देवेन्द्रका सचिवहरूमध्ये एक थिए भन्ने कुरा प्रष्टसँग बुझिन्छ ।

पञ्चशिखले सँधै साथमा लिई हिडने एक बीणा थियो । जसको नाम ‘वेलुपण्डु’ थियो<sup>५</sup> । किन ‘वेलुपण्डु’ भनिएको हो भन्ने बारेको सम्बन्धमा सुमङ्गलविलासिनीले<sup>६</sup> यसरी वर्णन गरेको छ ।

१. दी. नि. II. पृ. १९७: सक्कपञ्चसुत्तं ।

२. II. पृ. ४९८: सक्कपञ्चसुत्तवण्णना ।

३. सुमं. वि. II. पृ. ४५२: जनवसभसुत्तवण्णना ।

४. II. पृ. ४६०: महागोविन्दसुत्तवण्णना ।

५. दी. नि. II. पृ. १९७: सक्कपञ्चसुत्तं ।

६. II. पृ. ४९८: सक्कपञ्चसुत्तवण्णना ।

“पाकेको बेल जस्तै पहेलो वर्ण भएकोले ‘बेलुपण्डु’ भनिएको हो । त्यो वीणाको तल्लो भागको गोलाकार सुवर्णमय, वीणाको दण्डा नीलोवर्ण, तारहरू चाँदीका, तार बैने ताल्चा पन्नाको जस्तो वर्ण तथा वीणाको लम्बाई तीन गाउत थियो ।”

यो वीणाको आवाज कति मधुर थियो भन्ने कुरा – एकदिन राजगृहको इन्द्रशाल गुफामा<sup>१</sup> बसिरहनु भएका भगवान्कहाँ जान र वहाँको अवसर पाउनकोनिमित्त जब शक्र देवेन्द्रले पञ्चशिख गन्धर्व-पुत्रलाई पठाए तब यिनले – ध्यानमा बसिरहनु भएका बुद्धको ध्यानाकर्षण गर्नकोनिमित्त – न टाढा, न नजिकमा बसी वीणा बजाई, आफूले बनाइराखेको बुद्ध, धर्म तथा सङ्ख्यको गुणसहित आफ्नो प्रेमीकाको ध्यान भएको ‘प्रेमगीत’ गाई सुनाएका थिए<sup>२</sup> ।

यिनले गाएका गीतको आवाज सुनेर ध्यानबाट उठ्नु भएका भगवान्ले यिनको गीतको प्रशंसा गर्नु भएको थियो भन्ने कुरा पनि सङ्कपञ्चसुत्तले<sup>३</sup> नै उल्लेख गरेको छ ।

जब भगवान्ले कुरा निकाल्नु हुँदै—“तिमीले यो गीत कहिले बनाएका ह्वौ ?” भनी पञ्चशिख गन्धर्वपुत्रसँग सोध्नु भयो तब पञ्चशिखले यस्तो विन्तिगरे —

१. दी. नि. II. पृ. १९७: सङ्कपञ्चसुत्त ।

२. दी. नि. II. पृ. १९८: सङ्कपञ्चसुत्त ।

३. दी. नि. II. पृ. १९९–२००: सङ्कपञ्चसुत्त ।

“भन्ते ! तपाइले बुद्धत्व प्राप्त गरिसक्नु भएको पहिलो पटक (पठमाभिसम्बुद्धो<sup>१</sup>) अर्थात् बुद्धत्व प्राप्त गरिसक्नु भएको आठौं सप्ताहमा<sup>२</sup> तपाइ अजपाल वृक्षनिर बसिरहनु भएको थियो । त्यसबेला म तिम्बरु गन्धर्व राजाको छोरी ‘सुरियवच्छ्रस’ भद्रासेंग आसक्त थिए । किन्तु ती भगिनी मातलि संग्राहकको छोरा सिखण्डीसँग आसक्ता थिइन् र उनी मसेंग प्रेम गर्दै थिइन् । त्यसै समय मैले यो गीत बनाएको थिए र तिम्बरु गन्धर्व राजाको भवननिर गई गाएको पनि थिए । त्यसबाट भेरो गीतको स्वरमा मुख्य भएकी सुरियवच्छ्रस भद्राले मसेंग एकदिन भेट पनि गरेकी थिइन् । भन्ते ! त्यसदिनदेखि मैले उनलाई पुनः देखेको छैनै ।”

पञ्चशिख गन्धर्वपुत्र सुरियवच्छ्रस भद्रासेंग निकै आसक्त थिए भन्ने कुरा सक्कपब्ह सूत्रमा उल्लेख भएका चौधौं गाथाको अन्तमा पञ्चशिखले—“यदि मलाई शक देवेन्द्रले ‘दुइ देवलोकको राज्य लिन्छौं वा सुरियवच्छ्रस भद्रालाई लिन्छौ ?’” भनी सोधेको खण्डमा ‘सुरियवच्छ्रस’ भद्रालाई नै लिनेछु<sup>३</sup>” भन्ने वाक्यद्वारा नै प्रष्टसेंग बुझाइदिएको छ । अन्तमा शक देवेन्द्रलाई खुशी पारेको हुनाले

‘१. दी. नि. II. पृ. २००: सक्कपञ्चसुत्तं ।

२. सुमं. वि. II. पृ. ५०२: सक्कपञ्चसुत्तवण्णना ।

३. दी. नि. II. पृ. २००: सक्कपञ्चसुत्तं ।

४. दी. नि. II. पृ. १९९: सक्कपञ्चसुत्तं, अ. क II. पृ. ५०२.

पञ्चशिख गन्धर्व पुत्रले भद्रा सुरियवच्छस तिम्बहु गन्धर्व राजाकी छोरीसँग विवाह गर्न पाएका हुन् ।

कपिलवस्तुको महावनमा भेला भएका देवताहरूमध्ये यी पञ्चशिख गन्धर्वपुत्र पनि थिए भन्ने कुरा महासमय सूत्रले<sup>१</sup> उल्लेख गरेको छ । त्यसे गरी यमकप्रातिहार्य पछि ब्रयस्त्रिश देवताकमा तीन महीना वर्षावास बिताइसके पछि सङ्क्लस्स नगरद्वारमा भगवान् बुद्ध आउनुहुँदा यी पञ्चशिख गन्धर्वपुत्र पनि आफ्नो बेलुपण्डु-बीणा साथमा लिई वहाँको वाहिनेपट्टि उभिई सुगन्ध पूजा गर्दै वहाँसँगै ओल्हेंको; मातलि संप्रहारक देवेपट्टि उभिई दिव्यगन्धमालाहरूद्वारा पूजा गर्दै ओल्हेंको; महाब्रह्माले भगवान्लाई छत्र ओढाएको तथा सुयामले चमर हस्काउँदै भगवान्का साथसाथै ओल्हेंको कुरा धम्म-पदटुकथाले<sup>२</sup> उल्लेख गरेको छ ।

‘पञ्चशिख’ भन्ने यो नाउँ कुनै खास देवपुत्रको नभई यो पदको नाउँ हो भन्ने कुरा पनि जातकसाहित्यद्वारा बुझ्न सकिन्दै । किनकि सुधाभोजनजातक अनुसार त्यसबखत अनुरुद्ध महास्थविर नै पञ्चशिख देवपुत्र थिए<sup>३</sup> । त्यस्तै बिज्ञारसेन्द्रिजातक अनुसार त्यस-बखत आनन्द महास्थविर पञ्चशिख देवपुत्र थिए<sup>४</sup> ।

१. दी. नि. II. पृ. २१६: सक्कपञ्चसुत्तं ।

२. दी. नि. II. पृ. १९१.

३. पृ. ४४५: यमकप्रातिहारियवत्थु, बुद्धवग्गो ।

४. जा. पा. II. पृ. ११९, नं. ५३५, अ. क. VI. पृ. २४९.

५. जा. अ. क. IV. पृ. ९५, नं. ४५०.

[ ३२४ ]

बुद्धकालीन ब्रह्मादिदेव

पञ्चशिख गन्धर्वपुत्रले भगवान्कहाँ गई वहाँसँग सोधेका  
प्रश्नहरू अगाडिको पहिलो सूत्रमा अनुवाद गरिदिएको छु । अरू कुराहरू  
यसैमा उल्लिखित अगाडिको मूल सूत्रबाट प्रष्ट हुने छ ।

Dhamma.Digital

×

×

×

मूल सूत्र --

१—केहो सत्त्वहरू यसे जीवनमा किन निर्वाण हुन्नन् ?

एक समय भगवान् राजगृहस्थित गृद्धकूट पर्वतमा बस्नुभएको  
थियो ।

अनि पञ्चशिख<sup>१</sup> गन्धर्व देवपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ

१. सं. नि. III. पृ. १४: पञ्चशिखसुत्तं, सलायतनसंयुत्तं, अ. क. III.  
पृ. २५.

२. पाँचवटा चुल्ठो र पाँचवटा कुण्डलीहरू लगाएर हिडने भएको हुँदा  
'पञ्चशिख' भनिएको हो । अघि मनुष्यलोकमा पुण्य गर्दै हिडिरहेको  
बेलामा यिनी गोठालाहरूका नाइके थिए र पाँचवटा चुल्ठो बाँधी  
हिडदथे । त्यसव्यत यिनले चार दोबाटामा धर्मशालाहरू, पोखरीहरू,  
पुलहरू बनाउने र विषम भूमिलाई सम्मपानें जस्ता पुण्यकर्म गर्दथे ।  
अनि गाडाहरू लैजाने बाटाका दाँया र बाँयातिर गाडाको चक्कामा  
ठोकिने अफट्यारा रुखहरू काटी बाटाहरू फराकिला पारिदिन्थे ।  
यसरी कुशल कर्म गर्दार्गर्दै तरुण बैशमै यिनको मृत्यु भयो । उनको  
त्यो जीवन बडो आनन्दमय थियो । मृत्यु भई उनी चातुर्महाराजिक

गए । त्यहाँ पुरोपच्छि भगवानलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका पञ्चशिख गन्धर्व देवपुत्रले भगवानलाई यस्तो भने—

“भन्ते ! के हेतु, के प्रत्यय रहेछ जो कि यहाँ केही सत्वहरू यसै जीवनमा परिनिर्वाण हुन्नन् ? भन्ते ! के हेतु, के प्रत्यय रहेछ जो कि यहाँ केही सत्वहरू यसै जीवनमा परिनिर्वाण हुन्नन् ।”

“पञ्चशिख ! (१) यहाँ इष्ट, कान्त, मनाप (= मनपत्ते), प्रियरूप, कामूपसंहित (= राग उत्पन्न गर्ने), रजनीय (= चित्तरञ्जित पाने), चक्रविज्ञेय-रूपहरू छन्; (२) इष्ट, कान्त, ...श्रोतविज्ञेय-शब्दहरू छन्; (३) इष्ट, कान्त, ...प्राणविज्ञेय-गन्धहरू छन्; (४) इष्ट, कान्त, ...जिह्वाविज्ञेय-रसहरू छन्; (५) इष्ट, कान्त, ...कायविज्ञेय-स्पर्शहरू छन् तथा (६) इष्ट, कान्त, ...मनः विज्ञेय-धर्महरू (= चित्त विषय) छन् । जो भिक्षु यिनीहरूको अभिनन्दन र बयान गर्दछ, त्यसैमा डुविरहन्छ

देवलोकमा नौलाख (९,००,०००) वर्ष आयु हुने देवपुत्र भई उत्पन्न भए । उनको तीन गाउत प्रमाणको शरीर थियो । उनले हजार गाडाका आभरणहरू लगाउँछन् । नौ घडाका सुगन्ध लेपहरू लगाउँछन् । दिव्यरक्तवर्णका वस्त्रहरू र रक्तवर्ण कर्णिकाहरू (= मुन्द्रीहरू) लगाउँछन् तथा पाँचवटा चुलठो बाँधी लट्काएर स्यानो वालक जस्तै गरी हिडछन् । त्यसैले यिनलाई ‘पञ्चशिख’ भनी भनेका हुन् । सुमं. वि. II. पृ. ४५७-५८: महागोविन्दसुत्त-वण्णना ।

— सो भिक्षु तिनीहरूको अभिनन्दन र बयान गरी त्यसैमा डुबिरहँदा त्यसैको आधारमा विज्ञान उत्पन्न हुन्छ र उपादान पनि । पञ्चशिख ! सउपादानी भिक्षु परिनिर्वाण हुन्न ।

“पञ्चशिख ! यही हेतु हो, यही प्रत्यय हो जसले गर्दा केही सत्त्वहरू यसै जीवनमै परिनिर्वाण हुन्नन् ।

“पञ्चशिख ! (१) यहाँ इष्ट, कान्त; मनाप, प्रियरूप, कामूप-संहित, रजनीय, चक्षुविज्ञेय-रूपहरू छन्, (२) इष्ट, कान्त, ... श्रोतविज्ञेय-शब्दहरू छन्; (३) इष्ट, कान्त, ... द्राणविज्ञेय-गन्धहरू छन्; (४) इष्ट, कान्त, ... जिह्वाविज्ञेय-रसहरू छन्; (५) इष्ट, कान्त, ... कायविज्ञेय-स्पर्शहरू छन् तथा (६) इष्ट, कान्त, ... मनः विज्ञेय-धर्महरू छन् । जो भिक्षु यिनीहरूको अभिनन्दन र बयान गर्दैन त्यसैमा डुबिरहम्ब — सो भिक्षु तिनीहरूको अभिनन्दन र बयान नगरी त्यसैमा डुबि नरहँदा त्यसैको आधारमा विज्ञान उत्पन्न हुन्छ तर उपादान हुन्न । पञ्चशिख ! अनुपादानी भिक्षु परिनिर्वाण हुन्छ ।

“पञ्चशिख ! यही हेतु हो, यही प्रत्यय हो जसले गर्दा केही सत्त्वहरू यसै जीवनमै परिनिर्वाण हुन्नन् ।”

मूल सूत्र -

## २-बुद्धधर्मको महिमा

यस्तो मैले सुनेः ।

एक समय भगवान् राजगृहको गृद्धकूट पर्वतमा बस्तु भएको थिए ।

अनि पञ्चशिख गन्धर्वपुत्र रातको प्रथमयाम वितिसके पछि सुन्दर रूप धारण गरी गृद्धकूट पर्वत जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका पञ्चशिख गन्धर्वपुत्रले भगवान्लाई यस्तो दिन्तिगरे—

“भन्ते ! जुन कुरा मैले त्रयस्तिश देवताहरूको सम्मुख सुनेको हुँ र ग्रहण गरेको हुँ सो कुरा भगवान्लाई भन्न चाहन्छु ।”

“पञ्चशिख ! त्यसो भए मलाई भन” भनी भगवान्ले भन्नुभयो ।

१. दी. नि. II. पृ. १६५: महागोविन्दसुतं, अ. क. II. पृ. ४५७.

## सुधर्मा देवसभा

“भन्ते ! केहीदिन अघि पूर्णचन्द्र भएको उपोसथ प्रवारण (=आश्वीन पूर्णिमा) को रातमा त्रयस्त्रिशका सबै देवताहरू सुधर्मा-सभामा एकत्रित भई बसेका थिए । (त्यस सभामा) महती दिव्यपरिषद् चारेतिर बसेका थिए । चारदिशामा चार महाराजाहरू बसेका थिए । (१) धतरटु<sup>१</sup> (=धृतराष्ट्र) महाराजा पश्चिमाभिमुख गरी देवताहरूलाई सामुन्ने पारी पूर्वदिशामा बसेका थिए । (२) विरुद्धक<sup>२</sup> (=विरुद्धक) महाराजा उत्तराभिमुख गरी देवताहरूलाई सामुन्ने पारी दक्षिण दिशामा बसेका थिए । (३) विरु-पक्ख<sup>३</sup> (=विरुपाक्ष) महाराजा पूर्वाभिमुख गरी देवताहरूलाई सामुन्ने पारी पश्चिम दिशामा बसेका थिए । (४) वैत्सवण<sup>४</sup> (=वैत्सवण) महाराजा दक्षिणाभिमुख गरी देवताहरूलाई सामुन्ने पारी उत्तर दिशामा बसेका थिए । भन्ते ! जब सबै त्रयस्त्रिश देवहरू सुधर्मा सभामा एकत्रित भई बसे तब महती दिव्यपरिषद्ले चारेतिर घेरेर बसे । चारै महाराजाहरू पनि चतुर्दिशामा बसे । यस्तो उनीहरूको आसन थियो । त्यसको पछाडिपट्टि हात्रो आसन थियो ।

१. धृतराष्ट्र भन्ने गन्धर्व राजा हुन् ।
२. विरुद्धक भन्ने कुस्भण्ड देवहरूका राजा हुन् ।
३. विरुपाक्ष भन्ने नागराजा हुन् ।
४. वैत्सवण भन्ने यक्षहरूका राजा हुन् । सुमं. वि. II. पृ. ४५८.

“भन्ते ! जुन देवहरू भगवान्‌को धर्ममा ब्रह्मचर्य पालन गरी हालसालै त्यहाँ उत्पन्न भएका थिए तिनीहरू अरू देवहरूभन्दा विशेष तेजिला तथा यशश्रीमा पनि उच्च थिए । भन्ते ! यस कारणद्वारा त्रयस्त्रिश देवहरू ‘दिव्यकायहरू बढ़दैछन्, अमुरकायहरू घट्दैछन्’ भनी सन्तुष्ट हुन्थे, प्रमुदित हुन्थे तथा प्रीतिसौमनस्यानुभव गर्थे ।

“भन्ते ! अनि त्रयस्त्रिश देवहरूको प्रसन्नतालाई देखो शक्त देवेन्द्रले यी गाथाहरूद्वारा अनुमोदन गरे—

१—‘मोदन्ति बत भो देवा, तावर्तिसा सइन्दका ।

तथागतं नमस्सन्ता, धम्मस्स च सुधम्मतं ॥

२—‘नवे ! देवेच॑ पस्सन्ता, वण्णवन्ते यस्सिसिनो॒ ।

सुगतस्मि ब्रह्मचरियं, चरित्वान इधागते ॥

३—‘ते अब्जे अतिरोचन्ति, वण्णेन यससायुना ।

सावका भूरिपञ्चस्य, विसेसूपगता इधा ॥

४—‘इदं दिस्वान नन्दन्ति, तावर्तिसा सइन्दका ।

तथागतं नमस्सन्ता, धम्मस्स च सुधम्मतं’ ति ॥’

१-१. स्याम र रोमनमा: ‘नवे व देवे’ ।

२. सिहूल र बर्मीमा: ‘यस्सिसने’ ।

अर्थ—

१—‘सुगतकहाँ ब्रह्मचर्य पालन गरी यहाँ आएका वर्गवान् र यशवान् नयाँ देवहरू देखेर त्रयस्त्रिश देवहरू प्रतश्च छन् ।

२—‘तथागत र धर्मको सुधर्मतालाई नमस्कार गर्दै इन्द्र सहित त्रयस्त्रिश देवहरू प्रमुदित छन् ।

३—‘विशेषफल प्राप्तगरेका भूरिप्राज्ञ बुद्धका शावकहरू अरुभन्दा विशेषवर्ण, आयु तथा यशश्चीले प्रकाशमान् छन् ।

४—‘यिनै कारणहरूलाई देखेर इन्द्र सहित त्रयस्त्रिश देवहरू तथागत र धर्मको सुधर्मतामा नन्दित छन् ।’

“भन्ते ! यी कारणहरूलाई देखी ‘दिव्यकायहरू बढ्दैष्ठन्, असुरकायहरू घट्दै छन्’ भन्दै त्रयस्त्रिश देवताहरू अत्यधिक सन्तुष्ट हुन्दैन्, प्रमुदित हुन्दैन् तथा प्रीतिसौमनस्यानुभव गर्दैन् ।

### बुद्धका आठ गुणहरू

“भन्ते ! अनि त्रयस्त्रिश देवताहरूको प्रसन्नतालाई बुझेर शक्त देवेन्द्रले त्रयस्त्रिश देवहरूलाई आमन्त्रण गरे—

‘मारिष ! के तपाइहरू वहाँ भगवान्को यथार्थ आठ गुणका कुराहरू सुन्न चाहनु हुन्दै ?’

‘मारिष ! वहाँ भगवान्‌को आठ गुणका यथार्थ कुराहरु हामी सुन चाहन्छौं ।’

“भन्ते ! अनि शक देवेन्द्रले ब्रयस्त्रिश देवहरूलाई भगवान्‌को आठ गुणका यथार्थ कुराहरु सुनाए –

( १ ) ‘तपाइ ब्रयस्त्रिश देवहरू जानुहन्छ के—वहाँ भगवान् बहुजनहितकोनिमित्त, बहुजनसुखकोनिमित्त, लोकानुकम्पाकोनिमित्त, देवमनुष्यहरूको अर्थकोनिमित्त, हितकोनिमित्त तथा सुखकोनिमित्त लागि-रहनु भएको कुरो ? यसरी भगवान् बहुजनहितकोनिमित्त, बहुजनसुखको-निमित्त, लोकानुकम्पाकोनिमित्त, देवमनुष्यहरूको अर्थकोनिमित्त, हितको-निमित्त तथा सुखकोनिमित्त लागिरहनु भएको छ । यस्तो अङ्गले युक्त हुनु भएका भगवान् बाहेक अरु शास्ता (= गुरु) लाई हामीले न अतीतमा देख्यौं न वर्तमानमा नै ।

( २ ) ‘वहाँ भगवान्‌को धर्म सु-आख्यात (= रास्ररी बताइ राखेको) छ, सन्दृष्टिक (= यसै जीवनमै फलदिने) छ, अ-कालिक (समय पर्छिरहन नपर्ने) छ, ‘आऊ, हेर’ भनी भन्न लायक छ, औपनयिक (= निर्वाणतिर पुन्याउने) छ, विजपुरुषद्वारा प्रत्यक्षी करणीय छ । वहाँ यसरी निर्वाणमा पुन्याइदिने धर्मको प्रवक्ता हुनुहन्छ । यस्तो अङ्गले युक्त हुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्यौं न वर्तमानमा नै ।

( ३ ) ‘वहाँ भगवान्‌ले ‘यो कुशल हो’ भनी रास्ररी बताउनु भएको छ, ‘यो अकुशल हो’ भनी रास्ररी बताउनु भएको छ, ‘यो सावद्य हो, यो निरवद्य हो; यो सेवनीय छ, यो असेवनीय छ, यो हीन छ,

यो प्रणीत छ, यो कृष्ण-शुक्लको सप्रतिपक्ष छ' भनी राम्ररी बताउनु भएको छ । यसरी वहाँ कुशलाकुशल, सावदध-निरवदध, सेवनीय-असेवनीय, हीन-प्रणीत तथा कृष्ण-शुक्लका सप्रतिपक्ष धर्महरूको प्रवक्ता हुनुहुन्छ । यस्तो अङ्गले युक्त हुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्यों न वर्तमानमा नै ।

(४) 'वहाँ भगवान्ले श्रावकहरूकोनिमित्त निर्वाणगामिनी प्रतिपद् राम्ररी बताउनु भएको छ । निर्वाण र प्रतिपद् दुवैको मेल राम्रो छ । जस्तै—गङ्गा र यमुनाको पानी एक ठाउँमा मिल्छ—त्यस्तै—वहाँ भगवान्ले श्रावकहरूकोनिमित्त निर्वाणगामिनी प्रतिपद् राम्ररी बताउनु भएको छ । निर्वाण र प्रतिपद् दुवैको मेल राम्रो छ । यसरी वहाँ निर्वाणगामिनी प्रतिपद्को प्रवक्ता हुनुहुन्छ । यस्तो अङ्गले युक्त हुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्यों न वर्तमानमा नै ।'

(५) 'वहाँ भगवान्लाई प्रस्तृत छाभसत्कार' र यशकीर्ति'

- बुद्धत्व लाभ गरिसक्नु भए पछि भगवान् बुद्धलाई अनेकौं लाभ सत्कारहरू प्राप्त भए । कोशल राजाले दिएको 'असदृश-दान' सबभन्दा उत्कृष्ट लाभ थियो । यस सम्बन्धका विस्तृत कुराहरू सुमं. वि. II. पृ. ४६२-६५ मा समुलेख भएका पाइन्छन् ।
- यशकीर्तिको सम्बन्धमा विस्तृत कुराहरू सुमं. वि. II. पृ. ४६५: महागोविन्दसुत्तवण्णनाले उल्लेख गरेको छ । 'यमकप्रातिहार्य' पछि उत्पन्न भएको यशकीर्ति नै सबभन्दा ठूलो यशकीर्ति हो भन्ने कुरा पनि उहीं समुलेख भएको पाइन्छ ।

प्राप्त भएको छ । वहाँ क्षत्री आदि<sup>२</sup> सबैको प्रियपात्र हुनुहुन्छ । वहाँ भगवान्‌ले मद-मत्त रहित भई आहार सेवन गर्नुहुन्छ । यसरी वहाँ मद-मत्त रहित भई आहार सेवन गर्ने हुनुहुन्छ । यस्तो अङ्गले युक्त हुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्यौं न वर्तमानमा नै ।

(६) ‘वहाँ भगवान्‌ले शैक्ष<sup>३</sup>-मार्गमा प्रतिपन्थ हुने र ब्रह्मचर्य-वास पूरागरी क्षीणात्मवी हुने जस्ता सहायकहरू पाउनु भएको छ । उनीहरूलाई छाडी भगवान् एकले विमुक्तिसुख ध्यानमा तल्लीन भई बस्नुहुन्छ । यसरी वहाँ एकले विमुक्तिसुख ध्यानमा तल्लीन भई विहार गर्ने हुनुहुन्छ । यस्तो अङ्गले युक्तहुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्यौं न वर्तमानमा नै ।

(७) ‘वहाँ भगवान्‌ले जस्तो बोल्नुहुन्छ (=यथावादी) उस्तै गर्नुहुन्छ (=तथाकारी), जस्तो गर्नुहुन्छ उस्तै बोल्नुहुन्छ (=यथाकारी तथावादी<sup>४</sup>) । यसरी वहाँ धर्मानुधर्ममा प्रतिपन्थ

१. यहाँ आदि शब्दले क्षत्रीहरू लगायत ब्राह्मण, वैश्य, शूद्र, नाग, सुपर्ण, यक्ष, असुर, देव तथा ब्रह्मादि सबैको प्रियपात्र हुनुहुन्छ भन्ने कुरालाई जनाउँद छ भनी सुमं. वि. II. पृ. ४६५ ले उल्लेख गरेको छ ।
२. ‘शैक्ष’ भनी कस्तालाई भन्दछन् भन्ने वारेका कुराहरू लेखककै बु. गृ. पृ. ७४, १७९, २०५ मा उल्लेख भएका छन् ।
३. यस सम्बन्धमा दृष्टान्त सहित कुराहरू सुमं. वि. II. पृ. ४६५ मा समुल्लेख भएका छन् ।

हुनुहुन्छ । यस्तो अङ्गले युक्तहुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्यों न वर्तमानमा नै ।

(८) ‘वहाँ भगवान् तीर्णविचिकित्सा (=कुनै शंका न भएका) हुनुहुन्छ, विगत-कथंकथी (=यो कसोहोला, त्यो कसोहोला भन्ने दोधारे विचार नभएका) हुनुहुन्छ, पर्यवसित-संकल्प (=पूर्ण-सञ्ज्ञल्प भएका) हुनुहुन्छ तथा वहाँ पूर्ण-ब्रह्मचारी पनि हुनुहुन्छ । यसरी वहाँ तीर्णविचिकित्सा, विगत कथंकथी, पर्यवसित-संकल्पी तथा पूर्ण-ब्रह्म-चारी हुनुहुन्छ । यस्तो अङ्गले युक्तहुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्यों न वर्तमानमा नै ।’

(१) “भन्ते ! शक देवेन्द्रले त्रयस्त्रिश देवहरूलाई भगवान्का योनै आठ यथार्थ गुणका कुराहरु बताए । भन्ते ! यसप्रकार भगवान्का आठ यथार्थ गुणका कुराहरु सुनो सारं प्रसन्न तथा प्रमुदित भई त्रयस्त्रिश देवहरूले अत्यन्त प्रीतिसौमनस्यानुभव गरे । भन्ते ! अनि केही देवहरूले यसो भने—

‘मारिष ! अहा, चार सम्यक् सम्बुद्धहरु लोकमा उत्पन्न हुनुभए कतिहुन्थ्यो तथा जस्तो अहिले भगवान्ले बहुजनहितकोनिमित्त, बहुजन-सुखकोनिमित्त, लोकानुकम्पाकोनिमित्त र देवमनुष्ठहरूको अर्थकोनिमित्त, हितकोनिमित्त तथा सुखकोनिमित्त धर्मोपदेश गर्नुहुन्छ त्यस्तै धर्मोपदेश गर्नुभए हुन्थ्यो ।’

(२) केही देवहरूले यसो भने—

‘मारिष ! चार सम्यक् सम्बुद्धका कुरा छाडिदेऊ । मारिष !  
अहा, तीन सम्यक् सम्बुद्धहरू लोकमा उत्पन्न हुनुभए कति हुन्थ्यो तथा  
जस्तो अहिले भगवान्‌ले बहुजनहितकोनिमित्त, ...धर्मोपदेश गर्नुहुन्छ त्यस्तै  
धर्मोपदेश गर्नुभए हुन्थ्यो ।’

( ३ ) केही देवहरूले यसो भने—

‘मारिष ! तीन सम्यक् सम्बुद्धका कुरा छाडिदेऊ । मारिष !  
अहा, दुइ सम्यक् सम्बुद्धहरू लोकमा उत्पन्न हुनुभए कति हुन्थ्यो तथा  
जस्तो अहिले भगवान्‌ले बहुजनहितकोनिमित्त, ...धर्मोपदेश गर्नुहुन्छ त्यस्तै  
धर्मोपदेश गर्नुभए हुन्थ्यो ।’

“भन्ते ! यस्तो भन्दा शक्र देवेन्द्रले त्रयस्त्रिश देवहरूलाई  
यस्तो भने—‘मारिष ! एकै लोकधातुमा दुइ अरहन्त सम्यक्  
सम्बुद्धहरू एकै समयमा उत्पन्न हुन सक्तैनन्, यो हुन् सक्तैन ।  
मारिष ! वहाँ भगवान् निरोगी, सानन्द तथा दीर्घजीवी हुनुभए हुन्थ्यो  
जो बहुजनहितकोनिमित्त ... देवमनुष्यहरूको अर्थ-हित-सुखकोनिमित्त  
हुने थियो ।’ भन्ते ! अनि जुन कारणकोनिमित्त त्रयस्त्रिश देवहरू  
सुधर्मा-सभामा एकत्रित भई बसेका थिए त्यो कामको विषयमा  
चिन्तन गरी, सल्लाह गरी, आफूले पनि कुरा गरी, अर्काको पनि कुरा  
सुनी तथा सहमत जनाई ती चातुर्महाराजाहरू आ-आफ्ना आसनमा  
उभिएर बसे ।

‘ते बुत्तवाक्या राजानो, पटिगाय्हानुसासनिं ।  
विष्वसन्नमना सन्ता, अटुंसु सम्हि आसने ॥

अर्थ—

“आफ्नो पनि कुरा सुनाई अर्काको पनि कुरा सुनी, ग्रहण गरी —  
ती राजाहरू प्रसन्न भई शान्तपूर्वक आ-आफ्ना ठाउँमा रहे ।

### ब्रह्मा सनत्कुमारको प्रादुर्भाव

“भन्ते ! अनि उत्तर दिशाबाट एक ठूलो आलोक देखापर्न थाल्यो, आभा प्रकाश हुन थाल्यो । जुन आभा देवहरूका विव्यानुभाव-भन्दा पनि बढी थियो । भन्ते ! अनि शक्र देवेन्द्रले त्रयस्त्रिश देवहरूलाई आमन्त्रण गरे —

‘मारिष ! जुन लक्षण देखिन्छ, जुन ठूलो आलोक तथा आभा देखिन्छ—यसबाट ब्रह्मा प्रादुर्भाव हुने संकेत पाइन्छ । ब्रह्मा प्रादुर्भाव हुनुभन्दा अगाडि यस्तो आलोक तथा आभा प्रकाश हुन्छ ।’

‘यथा निमित्तं दिस्सन्ति, ब्रह्मा पातु भविस्सति ।  
ब्रह्मुनो हेतं निमित्तं, ओभासो विपुलो महा’ ति ॥’

अर्थ—

‘जुन लक्षणहरू देखिदा ब्रह्मा प्रादुर्भाव हुन्छन्—सोही ब्रह्माको यो लक्षण हो जुन ठूलो तथा विपुल आभा देखिन्छ ।’

“भन्ते ! अनि त्रयस्त्रिश देवहरू ‘यो आभाको प्रतिफल के हुँदो रहेछ—यसको साक्षात्कार गरेर मात्र फर्किने छौं’ भन्दै आ-आफ्ना आसनमै बसे । चार महाराजाहरू पनि ‘यो आभाको प्रतिफल के हुँदो रहेछ, यसको साक्षात्कार गरेर मात्र फर्किने छौं’ भन्दै आ-आफ्ना आसनमै बसे । यो सुनेर त्रयस्त्रिश देवहरू पनि ‘यो आभाको प्रतिफल के हुँदो रहेछ, यसको साक्षात्कार गरेर मात्र फर्किने छौं’ भन्दै आ-आफ्ना आसनमै बसे ।

“भन्ते ! जब ब्रह्मा सनत्कुमार त्रयस्त्रिश देवहरूको सामुन्ने प्रकट हुन्थन् तब उनी स्थूलरूप लिएर मात्र प्रकट हुन्थन् । किनभने ब्रह्माको जुन प्रकृति रूप हो सो त्रयस्त्रिश देवहरूले देख्न सक्तेनन्; न उनीहरूको चक्षुपथले भेटाउन सक्छ । ब्रह्मा सनत्कुमार त्रयस्त्रिश देवहरूको सामुन्ने प्रकट हुँदा उनको रूप तथा यशशी अरूपोभन्दा धेरै तेजिलो हुन्थ । जस्तै सुवर्णको रूप मानिसको रूपभन्दा धेरै तेजिलो हुन्थ ।

“भन्ते ! ब्रह्मा सनत्कुमार त्रयस्त्रिश देवहरूको सामुन्ने प्रकट हुँदा उनलाई देवपरिषद्का कुनै पनि देवताले अभिवादन गर्दैनन्, आसन-बाट उङ्दैनन् न आसनद्वारा नै निम्त्याउँछन् । बरू सबै देवहरू तूष्णीभई—‘जसको आसनमा बस्न चाहन्थन् उसकै आसनमा ब्रह्मा सनत्कुमार बस्नेछन्’ भन्दै हातजोरी पलेटीमारी बसेका हुन्थन् ।

“भन्ते ! जुन देवताको आसनमा ब्रह्मा सनत्कुमार बस्नेन् सो देवताले बडो ठूलो दिव्यप्रानन्द र दिव्यसौमनस्यताको अनुभव गर्छन् ।

जस्तै कुनै क्षत्रीय राजाले राज्याभिषेक प्राप्तगर्ने बित्तिकं बडो ठूलो आनन्द तथा सौमनस्यताको अनुभव गर्छ त्यस्तै सौमनस्यताको अनुभव गर्छन् ।

“भन्ते ! अनि ब्रह्मा सनत्कुमारले त्र्यस्तिश देवहरूको प्रसन्नतालाई बुझो अन्तरहित (= अदृश्य) भई यी गाथाहरूद्वारा अनुमोदन गरे —

‘मोदन्ति वत भो देवा...,’

“भन्ते ! ब्रह्मा सनत्कुमारले यी कुराहरू भने । भन्ते ! यस्तो भन्ते ब्रह्मा सनत्कुमारको स्वर अष्टाङ्गयुक्त थियो—(१) स्पष्ट थियो, (२) सुबोध्य थियो, (३) मञ्जु थियो, (४) अवणीय थियो, (५) विनू थियो, (६) अविक्षिप्त थियो, (७) गम्भीर थियो तथा (८) मुञ्जायमान थियो । भन्ते ! ब्रह्मा सनत्कुमारले परिषद् अनुसारको स्वरस्ते बोल्छन् । उनको स्वर परिषद्बाट बाहिर जाँदैन । भन्ते ! जसको यस्तो अष्टाङ्ग सम्पन्न स्वर हुन्छ त्यसलाई ‘ब्रह्मास्वर’ भन्दछन् । भन्ते ! अनि त्र्यस्तिश देवहरूले ब्रह्मा सनत्कुमारलाई यस्तो भने—‘साधु महाब्रह्म ! यसे कारणबाट हामी प्रमुदित छौं । शक्त देवेन्द्रले पनि वहाँ भगवान्को आठ यथार्थ गुणहरूका कुराहरू बताएका छन् जुन कारणलाई ध्यानमा राखो हामीहरू प्रमुदित छौं ।’

१. माथि पृ. ३३० मा उल्लेख भएका गाथाहरू र त्यसका अर्थहरू  
| दोहर्याई पढ्नू ।

‘भन्ते ! अनि ब्रह्मा सनत्कुमारले शक्र देवेन्द्रलाई यसो भने—‘देवेन्द्र ! वहाँ भगवान्‌का यथार्थ आठ गुणका कुराहरु हामीले पनि सुन्नपाए बेश हुन्थ्यो ।’ भन्ते ! अनि शक्र देवेन्द्रले ‘महाब्रह्मे ! ठीक छ’ भनी ब्रह्मा सनत्कुमारलाई भगवान्‌का यथार्थ आठ गुणका कुराहरु सुनाए—

(१) ‘महाब्रह्मे ! तपाइलाई थाहाछ के—वहाँ भगवान् बहु-जनहितकोनिमित्त, ...<sup>१</sup> लागिरहनु भएको कुरो ? यसरी भगवान् बहुजनहितकोनिमित्त, ...<sup>२</sup> लागिरहनु भएको छ । यस्तो अङ्गले युक्त हुनु भएका भगवान् बाहेक अरु शास्तालाई हामीले न अतीतमा देख्याँ न वर्तमानमा नै ।...<sup>३</sup> ’

‘भन्ते ! शक्र देवेन्द्रले ब्रह्मा सनत्कुमारलाई यी नै भगवान्‌का आठ यथार्थ गुणका कुराहरु बताए । भन्ते ! अनि त्यसबछत ब्रह्मा सनत्कुमार सन्तुष्ट भए, भगवान्‌का आठ यथार्थ गुणका कुराहरु सुनी उनी अति प्रमुदित भई प्रीतिसौमनस्यी भए । भन्ते ! अनि ब्रह्मा सनत्कुमारले स्थूल शरीर अभिनिर्मित गरी कुमारको भेष धारण गरी पञ्चशिख देवताहरुका सामुन्ने त्रयास्त्रशमा प्रकट भए । उनी आकाश-माथि गई आकाशमा पलेटीमारी बसे । भन्ते ! जस्तै कुनै बलवान् पुरुष रान्नरी बिच्छुधाइ राखेको आसनमा अथवा सम्मपरेको भुइमा बस्ने

१-१. माथि पृ. ३३२ (१) मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

२. माथि पृ. ३३२-३५ मा उल्लेख भएका (२) देवि (८) नं.

सम्मका जम्मै कुराहरु दोहन्याई पढ्नू ।

हो त्यस्तं गरी ब्रह्मा सनकुमार आकाशमाथि गई, आकाशमा पलेटी-  
मारी बसी त्रयस्त्रिश देवहरूलाई आमन्त्रण गरे—

### महागोविन्द ब्राह्मणका कुरा

‘तपाइ त्रयस्त्रिश देवहरू जान्नहुन्छ के—वहाँ भगवान् धेरै समय  
अधिदेखि नै महाप्रज्ञावान् हुनुहुन्थ्यो ?

‘भो ! धेरै समय अघि दिसम्पति भन्ने राजा थिए । दिसम्पति  
राजाका गोविन्द भन्ने ब्राह्मण पुरोहित थिए । दिसम्पति राजाका रेणु  
भन्ने पुत्र राजकुमार थिए । गोविन्द ब्राह्मणका ज्ञोतिपाल भन्ने माणवक  
पुत्र थिए । रेणु राजपुत्र ज्ञोतिपाल माणवक तथा अरू छ राजकुमार-  
हरू’—यी आठजना-मित्र थिए । भो ! अनि धेरै दिन वित्तिसके पछि  
गोविन्द ब्राह्मणको मृत्यु भयो । गोविन्द ब्राह्मणको मृत्यु पछि  
दिसम्पति राजाले ‘जुन वेलामा गोविन्द ब्राह्मणलाई सबै काम-धामहरू  
राम्ररी सुम्पी हामीहरू पञ्चविषय भोग गर्दै थियों त्यसैवेला हाम्रा  
गोविन्द ब्राह्मणको मृत्यु भयो’ भन्दै खूबसँग विलाप गरे । यसरी  
विलाप गर्दा रेणु राजपुत्रले दिसम्पति राजालाई यस्तो विन्तिगरे—  
‘देव ! गोविन्द ब्राह्मणको मृत्यु भयो भनी तपाइ धेरै विलाप नगर्नु-  
होस् । देव ! गोविन्द ब्राह्मणका पुत्र ज्ञोतिपाल माणव उनको

१. यी छ राजकुमारहरू पनि दिसम्पति राजाकै छोराहरू हुन् । यिनी-  
हरूका नामहरू अगाडि उल्लेख भएका छन् ।


पिताभन्दा पनि धेरे पण्डित छन्, अर्थदर्शी छन् । जुन अर्थानुशासनका काम-धाम जोतिपालको पिताले गर्दथे सो काम-धाम जोतिपाल माणवले पनि गर्न सक्छन् ।'

'कुमार ! साँच्चै हो के ?'

'देव ! साँच्चै हो !'

'भो ! अनि राजा दिसम्पतिले एक पुरुषलाई बोलाई 'अम्भो पुरुष ! तिमी जाऊ, जहाँ जोतिपाल नामक माणव छन् त्यहाँ गई जोतिपाल माणवलाई यसो भन 'तपाइ जोतिपाल माणवको मङ्गल होस्; राजा दिसम्पति तपाइ जोतिपाल माणवलाई देखन चाहन्छ, राजा दिसम्पतिले तपाइलाई बोलाउंदै छ ।' 'हवस्, देव !' भनी दिसम्पति राजालाई प्रत्युत्तर दिई सो पुरुष जहाँ जोतिपाल माणव थिए त्यहाँ गयो । त्यहाँ पुरोपछि जोतिपाल माणवलाई यस्तो भन्यो — 'तपाइ जोतिपाल माणवको मङ्गल होस् ! राजा दिसम्पति तपाइ जोतिपाल माणवलाई देखनचाहनु हुन्छ, दिसम्पति राजाले तपाइलाई बोलाउंदै हुनुहुन्छ ।' 'हुन्छ' भनी सो पुरुषलाई प्रत्युत्तर दिई जोतिपाल माणव जहाँ राजा दिसम्पति थिए त्यहाँ गए । त्यहाँ पुरोपछि दिसम्पति राजासँग कुशल-क्षेमका कुराकानी गरे । कुशल-क्षेमका कुराकानो गरिसके पछि एक छेउमा बसे । एक छेउमा बसेका जोतिपाल माणवलाई राजा दिसम्पतिले यसो भने — 'जोतिपाल ! हामीलाई अनुशासन गर्नुमा तपाइ संकोच नमान्नु होस् । तपाइलाई पैत्रिक स्थानमा राख्ने छु । गोविन्दको आसनमा अभिषिक्त गर्नेछु ।' 'हवस्' भनी जोतिपाल

माणवले दिसम्पति राजालाई प्रत्युत्तर दिए । अनि राजा दिसम्पतिले जोतिपाल माणवलाई गोविन्द ब्राह्मणको आसनमा अभिषिक्त गरी पैत्रिक स्थानमा राखे । अभिषिक्त भएपछि पैत्रिक स्थानमा बसी जोतिपाल माणवले जुन अर्थानुशासन पिताले गर्देथे सोही अर्थानुशासन गरे; जुन अर्थानुशासन पिताले गर्देथे सो अर्थानुशासन गरेनन् । जुन कामको संविधान पिताले गर्देथे सोही कामको संविधान गरे; जुन कामको संविधान पिताले गर्देथे सो कामको संविधान गरेनन् । अनि मानिस-हरूले भन्नथाले—‘यी गोविन्द ब्राह्मण महागोविन्द ब्राह्मण नै रहेछन् ।’ यसप्रकार जोतिपाल माणवको नाम नै ‘महागोविन्द’ भन्ने रहनगयो ।



राज्य संविभाजन  
Dhamma.Digital

‘ओ ! अनि महागोविन्द ब्राह्मण जहाँ ती छ क्षत्री पुत्रहरू थिए त्यहाँ गए । त्यहाँ पुरोपछि ती क्षत्री पुत्रहरूलाई यस्तो भने—‘दिसम्पति राजा जराजीर्ण, बुढा, बयोबृद्ध भइसके; जीवनको बारेमा कसलाई थाहा छ र ! यो सम्भव छ कि दिसम्पति राजाको मृत्युपछि राज्यकर्ताहरूले रेणु राज पुत्रलाई राज्य दिन सक्छन् । त्यसोहनाले तपाइहरू जहाँ रेणु राजपुत्र हुनुहुन्थ त्यहाँ गई रेणु राजपुत्रलाई यसो भन्नुहोस्—‘हामी तपाइका प्रिय मनाप तथा अप्रतिकूल ( = तपाइकै पक्षका) सहायकहरू ह्वाँ । जो तपाइको सुख हो सोही हात्रो पनि सुख हो; जो तपाइको दुःख हो सोही हात्रो पनि दुःख हो । दिसम्पति

राजा जराजीर्ण, बुढा, वयोवृद्ध भइसके; जीवनको बारेमा कसलाई थाहा छ र ! यो सम्भव छ कि दिसम्पति राजाको मृत्युपछि राज्यकर्ता-हरूले तपाइ रेणुलाई राज्यदिन सक्षम्न् । यदि तपाइ रेणुले राज्य पाउनु भयो भने हामीहरूलाई पनि राज्य बाँडी दिनुहोस् । 'हुन्द्य' भनी महागोविन्द ब्राह्मणलाई प्रत्युत्तर दिई ती क्षत्रीहरू जहाँ रेणु राजपुत्र थिए त्यहाँ गई रेणु राजपुत्रलाई - 'हामी तपाइ रेणु राजपुत्रका प्रिय मनाप तथा अप्रतिकूल सहायकहरू ह्वौं । जो तपाइको सुख हो सोही हाम्रो पनि सुख हो; जो तपाइको दुःख हो सोही हाम्रो पनि दुःख हो । दिसम्पति राजा जराजीर्ण बुढा वयोवृद्ध भइसके; जीवनको बारेमा कसलाई थाहा छ र ! यो सम्भव छ कि दिसम्पति राजाको मृत्युपछि राज्यकर्ता-हरूले तपाइलाई राज्य दिन सक्षम्न् । यदि तपाइ रेणुले राज्य पाउनु भयो भने हामीहरूलाई पनि राज्य बाँडी दिनुहोस् ।'

*Dhamma.Digital*

'मेरो राज्यमा तपाइहरू बाहेक अरू कसले सुख पाउँछन् र ! यदि मैले राज्य पाएँ भने तपाइहरूलाई पनि राज्य बाँडी दिनेछु ।'

'भो ! अनि धेरै दिन पछि राजा दिसम्पतिको मृत्यु भयो । दिसम्पति राजाको मृत्युपछि राज्यकर्ता-हरूले रेणु राजपुत्रलाई राज्याभिषेक गरे । राज्यद्वारा अभिषिक्त भएपछि रेणु राजाले पञ्चकामगुणहरू भोग गर्नथाले । अनि महागोविन्द ब्राह्मणले ती छ क्षत्रीयहरूकहाँ गई यसो भने—दिसम्पति राजाको मृत्यु भइसक्यो रेणु राजपुत्र राज्यद्वारा अभिषिक्त भई पञ्चकामगुणहरू भोग गर्दैछन् । कसलाई थाहा छ यी काम-मदका कुरा ! जानुहोस् तपाइहरू रेणु राजाकहाँ गई यसो

मनुहोस्—‘दिसम्पति राजाको मृत्यु भइसक्यो । तपाइ रेणु राज्य-  
द्वारा अभिषिक्त भइसक्नु भयो, के तपाइले त्यो वचनलाई सम्झनुहुन्छ ?’

‘ओ ! अनि ती छ क्षत्रीहरूले ‘ठीक हो’ भनी महागोविन्द  
ब्राह्मणलाई प्रत्युत्तर दिई उनीहरू रेणु राजाकहाँ गई यस्तो भने—  
‘दिसम्पति राजाको मृत्यु भइसक्यो, तपाइ रेणु राज्यद्वारा अभिषिक्त  
हुनुभयो । के त्यो वचनलाई तपाइ सम्झनुहुन्छ ?’

‘म त्यो वचनलाई सम्झन्छु । उत्तरमा फराकिलो दक्षिणमा  
गाडाको मुख जस्तै साँगुरो भएको यो महापृथ्वीलाई कसले बराबर  
गरी सात भागमा विभाजन गर्न सक्ला ?’

‘महागोविन्द ब्राह्मणले बाहेक अरु कसले सक्ला र ।’

‘ओ ! अनि रेणु राजाले एक पुरुषलाई भामन्त्रण गरी—  
‘अम्भो पुरुष ! यता आऊ, तिमी महागोविन्द ब्राह्मणकहाँ गई यसो भन  
—‘तपाइलाई राजा रेणुले बोलाउँदै छ ।’ ‘हवस, देव !’ भनी प्रत्युत्तर  
दिई महागोविन्द ब्राह्मणकहाँ गई सो पुरुषले यसो भन्यो ‘भन्ते !  
तपाइलाई राजा रेणुले बोलाउँदै हुनुहुन्छ ।’ ‘हुन्छ’ भनी महागोविन्द  
ब्राह्मण रेणु राजाकहाँ गई रेणु राजासँग कुशलक्षेमका कुराकानी गरी  
एक छेउमा बसे । एक छेउमा बसेका महागोविन्द ब्राह्मणलाई रेणु  
राजाले यसो भने—‘आउनुहोस्, उत्तरमा फराकिलो दक्षिणमा  
गाडाको मुख जस्तो साँगुरो भएको यो पृथ्वीलाई तपाइले बराबर  
गरी सात भागमा विभाजन गर्नुहोस् ।’ ‘हवस’ भनी प्रत्युत्तर दिई

महागोविन्द ब्राह्मणले सात भाग बराबर पारी विभाजन गरिदिए ।  
बीचमा रेणु राजाको भाग थियो ।

‘दन्तपुरं कलिङ्गानं,<sup>१</sup> अश्वकानच्च पोतनं ।  
महिसति<sup>२</sup> अवन्तीनं, सोवीरानच्च रोहकं<sup>३</sup> ॥  
मिथिला च विदेहानं, चम्पा अङ्गेशु मापिता ।  
वाराणसी च कासीनं, पते गोविन्दमापिता’ ति ॥’

अर्थ—

‘(१) कलिङ्गको<sup>४</sup> दन्तपुर, (२) अश्वकको<sup>५</sup> पोतन,

१. स्याम र रोमनमाः ‘कालिङ्गानं’ ।
२. सिंहल र बर्मीमाः ‘महेसयं’ ।
३. सिंहलमाः ‘रोदुक’ ।
४. कलिङ्ग भन्ने देश आजकल कहाँपर्छ भन्ने बारेमा हिन्दी दीघनिकाय पृ. १७१ को पादटिप्पणीमा राहुल सांकृत्यायनले ‘उडीसा’ हो भनी उल्लेख गरेका छन् । यस सम्बन्धमा ‘बुद्धकालीन भारतीय भूगोल’ को पृ. ४९३-९८ मा भरतसिंह उपाध्यायले विस्तृतरूपमा छलफल गरेका छन् ।
५. अस्सक (=अश्वक वा अस्मक) भन्ने देश आजकल कहाँ पर्छ भन्ने बारेमा हिन्दी दीघनिकाय पृ. १७१ को पादटिप्पणीमा राहुल सांकृत्यायनले औरंगाबाददेखि पैठनसम्म (हैदराबाद) भन्ने र

(३) अवन्तीको<sup>६</sup> महिष्मती, (४) सोवीरको<sup>०</sup> रोहक, (५) विदेहको<sup>८</sup> मिथिला, (६) अङ्गको चम्पा<sup>५</sup>, (७) काशीको<sup>०</sup> वाराणशी—यिनीहरू गोविन्दले बनाएका (विभाजन) हुन्<sup>११</sup>।

---

यसको राजधानी 'पोतन' भन्ने पैठन हो भनी उल्लेख गरेका छन् ।

यस सम्बन्धमा भरतसिंह उपाध्यायले बु. भा. भू. पृ. ४४७--४९ मा सविस्तर छलफल गरेका छन् ।

६. अवन्तीको राजधानी महिष्मतीको सम्बन्धमा पनि बु. भा. भू. पृ. २७५-७७ मा छलफल गरिएको छ । हिन्दी दी. नि. पृ. १७१ को पादटिप्पणीमा राहुल सांकृत्यायनले अवन्ती भनेको मालवा र महिष्मती भनेको महेश्वर (इन्दौर) हो भनी उल्लेख गरेका छन् ।
७. सोवीरको रोहक भनेको आजकल कहाँपर्छ भन्ने बारेमा हिन्दी दी. नि. पृ. १७१ को पादटिप्पणीमा राहुल सांकृत्यायनले सोवीर भनेको सिध र रोहक भनेको रोरी हो भनी उल्लेख गरेका छन् । यस सम्बन्धमा बु. भा. भू. पृ. १४८-४९ मा भरतसिंह उपाध्यायले छलफल गरेका छन् ।
८. विदेह देशको मिथिलाको सम्बन्धमा पनि हिन्दी दी. नि. पृ. १७१ को पादटिप्पणीमा राहुल सांकृत्यायनले विदेह भन्ने तिर्हुत हो भनी उल्लेख गरेका छन् । यस सम्बन्धमा भरतसिंह उपाध्यायले आफ्नो बु. भा. भू. पृ. ३३२-३५ मा छलफल गरेका छन् ।
९. अङ्गदेशको चम्पा नगरको सम्बन्धमा हिन्दी दी. नि. पृ. १७१ को पादटिप्पणीमा अङ्गलाई भागलपुर, मुगेर जिल्ला र चम्पालाई

‘ओ ! अनि ती छ क्षत्रीहरू आ-आफूले पाएका लाभद्वारा सन्तुष्ट भई—जो इच्छागरेका, आकांक्षा गरेका, अभिप्रेत गरेका तथा अभिप्रार्थना गरेका थियों ती हासीले पायों भनी पूर्णसंकल्पी भए ।

‘सत्तभू ब्रह्मदत्तो च, वेस्सभू भरतो सह ।  
रेणु द्वे धतरट्टा च, तदासुं’ सत्त भारता’ ति ॥’

अर्थ—

‘(१) सत्तभू, (२) ब्रह्मदत्त, (३) वेस्सभू, (४) भरत,  
(५) रेणु, (६-७) दुइ धृतराष्ट्रहरू—यिनीहरू नै त्यसबछतमा भारतका (सात राजाहरू) थिए ।

भागलपुरको चम्पा हो भनी राहुल सांकृत्यायनले उल्लेख गरेका छन् । यस सम्बन्धमा बु. भा. भू. पृ. ३४२-५६ मा भरतसिंह उपाध्यायले सविस्तर छलफल गरेका छन् ।

१०. काशी देशको वाराणशी नगरको सम्बन्धमा बु. भा. भू. पृ. ३६२-८१ मा विस्तृतरूपमा छलफल गरेको पाइन्छ । हिन्दी दी. नि. पृ. १७१ को पादटिप्पणीमा राहुल सांकृत्यायनले काशीलाई बनारस कमिशनरी हो भनी उल्लेख गरेका छन् ।

११. यी सात राज्य विभाजन गरी महांगोविन्द ब्राह्मणले नामहरू राखेका हुन् भनी सुमं. वि. II. पृ. ४७०ः महागोविन्दसुत्तवण्णनाले उल्लेख गरेको छ ।

## महागोविन्दको एकान्तवास

‘ओ ! अनि महागोविन्द ब्राह्मणकहाँ गई ती छ क्षत्रीहरूले यस्तो भने — जस्तै तपाइ गोविन्द रेणु राजाका प्रिय मनाप तथा अप्रतिकूल हुनुहुन्छ त्यस्तै तपाइ गोविन्द हामीहरूको पनि प्रिय मनाप तथा अप्रतिकूल हुनुहुन्छ । (अतः) हामीलाई पनि अनुशासन गर्नुहोस् ; हामीलाई अनुशासनबाट वञ्चित नगर्नुहोस् । ‘हुन्छ’ भनी महागोविन्द ब्राह्मणले उनीहरूलाई प्रत्युत्तर दिए । अनि महागोविन्द ब्राह्मणले मूर्धाभिषिक्त सातै क्षत्री राजाहरूलाई अनुशासन गर्नथाले । सात महाधनी (=महासाल) ब्राह्मणहरूलाई<sup>१</sup> र सात शय स्नातकहरूलाई<sup>२</sup> मन्त्र (=वेद) पढाउन थाले ।

‘ओ ! अनि पछि महागोविन्द ब्राह्मणको यस्तो यशकीर्ति फैलिन थाल्यो—महागोविन्दले ब्रह्मालाई देख्न सक्षम्यन्, ब्रह्मासँग छलफल गर्न

१. “सबै कामहरूमा स्वयं लाग्नसक्ने छु वा छैन” भने विचार गरी महागोविन्द ब्राह्मणले सात अनुपुरोहित ब्राह्मणहरू नियुक्त गरेका थिए । त्यसैले सूत्रमा ‘सात महाधनी ब्राह्मणहरूलाई’ भनी उल्लेख भएको हो भनी दी. नि. अ. क. II. पृ. ४७० ले उल्लेख गरेको छ ।
२. दिनको दुइ तीन पटकसम्म पनि नुहाउनेलाई अथवा व्रतचर्याको अन्तमा नुहाइसके पछि ब्राह्मणहरूसँग पनि खानपान नगर्ने भएको हुनाले पनि ‘स्नातक’ भनिएको हो । दी. नि. अ. क. II. पृ. ४७०: महागोविन्दसुत्तवण्णना ।

सकछन्, कुरा गर्न सकछन्, तथा सल्लाह लिन सकछन् । भो ! अनि महागोविन्द ब्राह्मणको मनमा यस्तो लाभ्यो—ब्रह्मालाई देखनसकछ, ब्रह्मासँग छलफल गर्न सकछ... भन्ने मेरो यशकीर्ति फैलिंदै छ । किन्तु मैले ब्रह्मालाई देखेको पनि छैन, ब्रह्मासँग छलफल गरेको पनि छैन... । मैले वयोवृद्ध आचार्य प्राचार्य ब्राह्मणहरूले भनेका कुराहरू भने सुनेको छु कि जसले वर्षाद्विको चार महीना एकान्तमा बसी करुणाको ध्यान गर्छ उसले ब्रह्मालाई देखन सकछ, छलफल गर्न सकछ, कुरा गर्न सकछ तथा ब्रह्मासँग सल्लाह पनि लिनसकछ । अतः किन म वर्षाद्विको चार महीना एकान्तमा बसी करुणाको ध्यान नगरू ।

‘भो ! अनि रेणु राजाकहाँ गई महागोविन्द ब्राह्मणले यस्तो विन्तिगरे—मैले ब्रह्मालाई देखन सकछ, ब्रह्मासँग छलफल गर्न सकछ... भन्ने मेरो यशकीर्ति फैलिंदै छ । तर मैले भने ब्रह्मालाई देखेको पनि छैन, ब्रह्मासँग छलफल पनि गर्न समिधन... । हो मैले वयोवृद्ध आचार्य प्राचार्य ब्राह्मणहरूले भनेका कुराहरू सुनेको छु कि—जसले वर्षाद्विको चार महीना एकान्तमा बसी करुणाको ध्यान गर्छ उसले ब्रह्मालाई देखन सकछ, ब्रह्मासँग छलफल पनि गर्न सकछ . । अतएव म वर्षाद्विको चार महीना-सम्म एकान्तमा बसी करुणाको ध्यान गर्न चाहन्छु । त्यस समयभित्र भोजन ल्याउने एकजना बाहेक अरु कुनै पनि (पुरुष) मकहाँ आउन हुन्न ।

(राजाले भने—)

‘तपाइ गोविन्दले जस्तो उचित संक्षुहुन्छ, गर्नुहोस् ।’

‘अनि महागोविन्द ब्राह्मण ती छ क्षत्रीहरूकहाँ गई... ती सात महाधनी ब्राह्मणहरूकहाँ गई... ती सात शय स्नातकहरूकहाँ गई... तथा (आफ्ना) चालीस समानजातीय भार्याहरूकहाँ गई .. वर्षादिको चार महीनासम्म एकान्तमा बसी करुणाको ध्यानगर्न चाहन्छु भनी भने...।

( उनीहरू सबैले राजाले जस्तै उत्तर दिए । )

‘अनि नगरको पूर्वपट्टि नयाँ सन्थागार ( = ध्यान गर्नकोनिमित्त अनुकूल स्थान ) बनाउन लगाई वर्षादिको चार महीनासम्म एकान्तमा बसी महागोविन्द ब्राह्मणले करुणाको ध्यान गर्न थाले । भोजन ल्याउने एकजना बाहेक अरू कोही पनि आउँदैनथे । चार महीना बितिसके पछि महागोविन्द ब्राह्मणको भनमा बडो उत्सुकता हुनथाल्यो — मैले वयोवृद्ध आचार्य प्राचार्य ब्राह्मणहरूले भनेका कुराहरू सुनेको छु कि — जसले वर्षादिको चार महीनासम्म एकान्तमा बसी करुणाको ध्यान गर्छ उसले ब्रह्मालाई देख्न सक्छ, ब्रह्मासँग छलफल गर्न सक्छ ..। तर मैले अहिलेसम्म न ब्रह्मालाई देख्नसकें, न ब्रह्मासँग छलफल नै गर्न सकें...।

### ब्रह्मा सनत्कुमारसँग वार्तालाप

‘भो ! अनि ब्रह्मा सनत्कुमारले महागोविन्द ब्राह्मणको चित्तमा भइरहेको वितर्कनालाई आफ्नो चित्तले जानी जस्तै कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ र पसारेको बाहुलाई खुम्च्याउँछ त्यस्तै गरी

ब्रह्मलोकमा अन्तर्धान भई महागोविन्द ब्राह्मणको अगाडि प्रकट भए । अनि कहीलयै नदेखेको रूपलाई देखेर महागोविन्द ब्राह्मणको मनमा भय, त्रास तथा रोमाञ्च पैदा भयो । अनि भयभीत भई संविग्न भई तथा रोमाञ्चित भई महागोविन्द ब्राह्मणले ब्रह्मा सनकुमारलाई गाथाद्वारा यसो भने—

‘बण्गवा यसदा सिरिमा, कोनुत्वमसि मारिस ।  
अजानन्ता तं पुच्छामि, कथं जानेमु तं भयं ति ॥’

अर्थ—

‘मारिष ! बण्गवान् यशवान् तथा श्रीमान् हुनु भएका तपाइ को हुनुहुन्छ ? नचिनेको हुनाले नै तपाइसैंग म सोधिरहेछु, कसरी मैले तपाइलाई चिन्नसकू ?’

(सनकुमार भन्दछन्—)

‘यं वे कुमारं जानन्ति, ब्रह्मलोके सनन्तनं ।  
सब्बे जानन्ति मं देवा, एवं गोविन्द जानहि॑ ॥’

अर्थ—

‘सबै देवहरूले ब्रह्मलोकमा सनकुमार भनी मलाई चिन्दछन्,  
गोविन्द ! त्यस्तै गरी तिमीले पनि चिन ।’

१. सिंहलमा: ‘सनन्ति च’ ।
२. सिंहलमा: ‘जानहि’ ।

(महागोविन्द भन्दछन्—)

‘आसनं उदकं पज्जं, मधुपाकच्चै ब्रह्मनो ।  
अग्ने भवन्तं पुच्छामि, अग्नं कुरुतु नो भवं ॥’

अथ—

‘आसन, पानी, तेल, मह र शागहरूद्वारा म तपाइ ब्रह्माको पूजा  
गर्नु; कृपया यसलाई स्वीकार गर्नुहोस् ।’

(सनत्कुमार भन्दछन्—)

‘पतिगणहामै ते अग्नं, यं त्वं गोविन्द भाससि ।  
दिट्ठधर्महितत्थाय, सम्पराय सुखाय च ।  
कतावकासु पुच्छस्तु, यं किञ्चित् अभिपत्थितं ॥’

अथ—

‘दृष्टधर्म (—इहलौकिक) हितको बारेमा अथवा सम्परायिक  
(—पारलौकिक) सुखको बारेमा—जुनसुकै सुखको बारेमा—तिमी  
चाहन्छौ त्यस बारेमा मसँग सोध, म अबकाश दिन्छु ।’

१. सिहल र बर्मीमा: ‘मधुसाकच्च’ ।
२. रोमनमा: ‘पतिगणहाम’ ।
- ३-३. सिहलमा: ‘किञ्चित्तमभिपत्थितं’ ।

अनि महागोविन्द ब्राह्मणको मनमा यस्तो लाग्यो—ब्रह्मा सनत्कुमारले (प्रश्न सोधने) अवकाश दिए । अब मैले सनत्कुमारसँग दृष्टधर्मिक र सम्परायिकहरूमध्ये कुन प्रश्न सोधुँ ? अनि महागोविन्द ब्राह्मणको मनमा यस्तो लाग्यो—‘दृष्टधर्मिक अर्थहरूको सम्बन्धमा त म स्वयं कुशल छु । अरहरू पनि मकहाँ आई दृष्टधर्मिक अर्थको सम्बन्धमा प्रश्न सोध्छन् । अतः ब्रह्मा सनत्कुमारसँग मैले सम्परायिक अर्थको सम्बन्धमा प्रश्न सोध्नुपन्थ्यो ।’ यति सोचो महागोविन्द ब्राह्मणले ब्रह्मा सनत्कुमारसँग गाथाद्वारा यसो भने—

‘पुच्छामि ब्रह्मानं सनड़कुमारं,  
कद्मी अकद्मी<sup>१</sup> परवेदिबेसु ।  
कथं द्वितो किञ्चित् च सिक्खमानो,  
पप्पोति मच्चो अमतं ब्रह्मलोकं’ ति ?’

**अर्थ—**

‘निशंकी हुने अरू श्रेष्ठपुरुषहरूले बुझनसक्ने विषयमा शंकी भई म तपाइ सनत्कुमार ब्रह्मासँग सोधदछु; केमा बसेर, केमा शिक्षित भएर मनुष्य अमृतमय ब्रह्मलोकमा पुग्नसक्छ ?’

(सनत्कुमार भन्दछन्— )

१. सिहलमा: ‘अकद्मी’ ।

‘हित्वा ममतं मनुजेषु ब्रह्मे,  
एकोदिभूतो करुणाधिमुत्तो<sup>१</sup> ।  
निरामगन्धो विरतो मेथुनस्मा,  
एत्थट्टितो एत्थ च सिक्खमानो ।  
पत्पोति मच्चो अमतं ब्रह्मलोकं’ ति ॥’

अर्थ—

‘ब्राह्मण ! मनुष्यहरूमा ममत्व छाडी एकलै बसी करुणा-ध्यान प्राप्त गरी निरामगन्ध (= क्लेशरूपी-गन्धहरूबाट मुक्त) तथा मैथुन-बाट विरत भई यसैमा बसी, यसैमा शिक्षित भई—मनुष्य अमृतरूपी ब्रह्मलोकमा पुग्नसक्छ ।’

(महागोविन्द ब्राह्मण भन्दछन्—)

‘तपाइले जुन ‘ममत्व छाडी’ भनी भनुभयो त्यो कुरा म बुझ्नसक्छु । यहाँ केही पुरुषहरू थोरै वा धेरै भोगसम्पत्ति छाडी थोरै वा धेरै ज्ञाति बन्धुहरू छाडी, केश दाढी क्षौर गरी, कषायवस्त्र पहिरी, घर छाडी अनगारिक भई प्रदर्जित हुन्छन् । यसैलाई तपाइले ‘ममत्व छाडी’ भनी भनुभएको हो भन्ने कुरा म बुझ्दछु । तपाइले जुन ‘एकलै बसी’ भनी भनुभयो त्यो पनि म बुझ्नसक्छु । यहाँ केही पुरुषहरू निर्जन शयनासन भजन गर्छन्, अरण्यमा, वृक्षमूलमा, पर्वतमा, कन्दरामा,

१. बर्मीमा: ‘करुणाधिमुत्तो’ ।

पर्वतको गुफामा, शमशानमा, वन जड्डलको बाटोमा तथा खुला ठाउँमा बस्थन् । यसेलाई तपाइले ‘एकलै बसी’ भनी भन्नुभएको हो भन्ने कुरा म बुझ्दछु । तपाइले जुन ‘करुणाध्यान प्राप्त गरी’ भनी भन्नुभयो त्यो पनि म बुझ्नसक्छु । यहाँ कुनै योगी-पुरुष एक दिशामा, दुइ दिशामा, तीन दिशामा तथा चार दिशामा करुणा सहगतचित्त फैलाई बस्थ । त्यस्तै गरी माथि, तल, तेर्से – सबै दिशाहरूमा, सबै लोकमा—विपुल, महत् तथा अप्रमाण करुणा-चित्त फैलाई विहार गर्छ । यसेलाई तपाइले ‘करुणाध्यान प्राप्त गरी’ भनी भन्नुभएको हो भन्ने कुरा म बुझ्दछु । तर तपाइले जुन ‘आमगन्ध’ (=क्लेशरूपीगन्ध) भनी भन्नुभयो यसलाई भने मैले बुझ्न सकिन ।

‘के आमगन्धा मनुजेषु ब्रह्मे,  
एते अविद्वाऽध ब्रूहि धीर ।  
केनावटा॑ वाति पजा कुरुतु॑,  
आपायिका निवुत ब्रह्मलोका’ ति ॥’

अर्थ—

‘हे ब्रह्मे ! मनुष्यहरूमा आमगन्ध (=क्लेशगन्ध) भनेको के हो ? हे धीर ! यो कुरा मैले बुझ्न सकिन, अतः भन्नुहोस् ।

१. स्याममा: ‘अविद्वा’ ।

२. स्याममा: ‘केनावुटा’ ।

३. स्याममा: ‘कुरुरु’; रोमनमा: ‘कुरुट्टारु’ ।

कुनचार्हि क्लेशले आवरण हुँदा यहाँ प्रजाहरू द्वार्गन्ध भई ब्रह्मलोकबाट  
विमुख भई अपायगामी हुन्छन् ?'

(सनकुमार भन्दछन्—)

‘क्रोधो मोसवज्जं निकति च दुष्भो<sup>१</sup>,  
कदरियता अतिमानो उसुया<sup>२</sup>।  
इच्छा विविच्छा<sup>३</sup> परहेठना<sup>४</sup> च,  
लोभो च दोसो च मदो च मोहो ॥  
एतेसु युत्ता अनिरामगन्धा,  
आपायिका निवृतब्रह्मलोका’ ति ॥’

अर्थ—

Dhamma.Digital

‘क्रोध<sup>१</sup>, मृषावाद, वच्छना, मित्र-द्रोह, कंज्जस, अतिमान, ईर्ष्या,  
इच्छा, मात्सर्य, परपीडा, लोभ, मद, दोष तथा मोह—यिनीहरूले युक्त  
हुने पुरुषहरू क्लेश-गन्धबाट अलग् हुन्नन् र यस्ते पुरुषहरू ब्रह्मलोकबाट  
विमुख भई अपायगामी हुन्छन् ।

१. रोमनमा: ‘दोभो’; स्याममा: ‘दोब्भो’ ।
२. सिहल र रोमनमा: ‘उसुया’; स्याममा: ‘उसुय्या’ ।
- ३-३. स्याम र रोमनमा: ‘विचिकिच्छा’ ।
४. क्रोधको सम्बन्धमा सुत्त. नि. पृ. २६९ को उरगसुत्तं हेर्नु बेश  
हुनेछ ।

‘यी आमगन्धहरूका’ सम्बन्धमा तपाइले भन्नुभएका कुराहरू मैले बुझें । यी आमगन्धहरूलाई गृहस्थी भावमा बसी रास्ररी निर्मूल पारी मर्दन गर्न सकिन्न अतः म घर छाडी प्रवर्जित हुन चाहन्छु ।’

‘जस्तो तपाइ गोविन्द उचित ठानुहुन्छ, गर्नुहोस् ।’

### महागोविन्दको प्रवर्जया-कामना

‘भो ! अनि महागोविन्द ब्राह्मण जहाँ रेणु राजा थिए त्यहाँ गई रेणु राजालाई यस्तो भने—अब तपाइले अर्को पुरोहित खोज्नुहोस्—जसले तपाइलाई अनुशासन गर्ने छन् । म घर छाडी अनगारिक भई प्रवर्जित हुन चाहन्छु । मैले ब्रह्माबाट सुनेका आमगन्ध सम्बन्धीका कुराहरू अनुसार घरमा बसी आमगन्ध दूरपार्न सजिलो छैन । अतः म घर छाडी अनगारिक भई प्रवर्जित हुन्छु ।

‘भूमिपति रेणु राजालाई म सम्बोधन गर्दछु—अब म पुरोहित भएर बस्ने छैन; राज्यको सम्बन्धमा अब तपाइ स्वयं जानुहोस् ।’

(रेणु राजा भन्दछन्—)

‘यदि तपाइलाई भोगहरूको कमी छ भने म त्यसलाई पूरा गर्नेछु । यदि तपाइलाई कसैले हिंसा गर्छ भने भूमि-सेनापति भएको मैले

---

१. ‘आमगन्ध’ को सम्बन्धमा विस्तृत कुराहरू बुझ्न सुत्त. नि. पृ. ३०४  
को आमगन्धसुन्त हर्नु बेश हुनेछ ।

त्यसको निवारण गर्नेछु । तपाइ यितासमान हुनुहोस्, म पुत्रसमान हुनेछु ।  
गोविन्द ! हामीलाई छाडेर न जानुहोस् ।'

(महागोविन्द भन्दछन्—)

'मलाई कुनै भोगहरूको कमी छैन । मलाई कसेबाट हिंसाको डर पनि छैन । अमनुष्य (=देवता) को कुरा सुनेको हुँदा अब मलाई घरमा बस्ने इच्छा छैन ।'

(रेणु राजा भन्दछन्—)

'कस्ता अमनुष्य थिए र उनले के कुरा सुनाए—जुन कुरा सुनी तपाइ हामीहरूलाई मात्र घरमा छाडी जान चाहनुहुन्थ ?'

(महागोविन्द भन्दछन्—)

'अघि म एकलै बसीरहेको बेलामा यज्ञ गर्ने इच्छा गरी मैले कुश पत्रहरू बिच्छयाइरहेको थिए । त्यसैवाखत ब्रह्मलोकबाट ब्रह्मा सनत्कुमार मेरो अगाडि प्रकट भए अनि उनीसँग सोधेका प्रश्नहरूका उत्तर सुनी म घरमा बस्न न चाहेको हुँ ।'

(रेणु राजा भन्दछन्—)

'गोविन्द ! जुन कुरा तपाइ भन्नुहुन्थ त्यो कुरा म विश्वास गर्दछु । देवताको कुरा सुनी अब तपाइले कसरी अन्यथा गर्नुहने छ र ।

‘म पनि तपाइकै अनुगमन गर्नेछु । गोविन्द ! तपाइ मेरो शास्ता हुनुहोस् । चिल्लो तथा निर्मल परेको वैद्यर्यमणी जस्तै शुद्ध भई हामी तपाइ गोविन्दको अनुशासनमा विचरण गर्नेछौं ।

‘यदि तपाइ गोविन्द घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहनुहुन्छ भने हामी पनि घर छाडी अनगारिक भई प्रव्रजित हुनेछौं । यसरी तपाइको जे गति हुनेछ सोही नै गति हात्रो पनि हुनेछ ।’

## छ क्षत्रीहरूलाई सम्बोधन

‘भो ! अनि महागोविन्द ब्राह्मण जहाँ ती छ क्षत्रीयहरू थिए त्यहाँ गई उनीहरूलाई यसो भने—अब तपाइहरूले अर्का पुरोहितहरू खोजनुहोस् जसले तपाइहरूको राज्यसम्बन्धी अनुशासन गर्ने छन् । म घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहन्छु । ब्रह्माबाट जुन आमगन्ध सम्बन्धीका कुराहरू मैले सुने तदनुसार घरमा बसी आमगन्ध दूर पाने सजिलो छैन । अतः म घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहन्छु । अनि एक छेउमा गई ती क्षत्रीयहरूले यस्तो सल्लाह गरे—‘यी ब्राह्मणहरू धन-लोभी हुन्छन्, अतः हामीले महागोविन्द ब्राह्मण-लाई धनको लोभ देखाउनुपर्छ ।’ अनि तिनीहरूले महागोविन्द ब्राह्मणक्षाई यसो भने—भो ! यी सात राज्यहरूमा प्रसस्त सम्पत्तिहरू छन्; त्यसबाट जति सम्पत्तिहरू चाहनुहुन्छ उती नै लिनुहोस् ।’

‘भो ! भइहाल्यो, मसेंग पनि प्रसस्त सम्पत्तिहरू छन् जो तपाइहरूके कारणबाट पाएको हुँ । ती सबै त्यागी घर छाडी अनगारिक

भई म प्रवजित हुन चाहन्छु । जुन आमगन्ध सम्बन्धीका कुराहरू मैले ब्रह्माबाट सुनें तदनुसार घरमा बसेर आमगन्ध दूरपार्न सजिलो छैन । अतः म घर छाडी...प्रवजित हुन चाहन्छु ।'

'भो ! अनि एक छेउमा गई ती क्षत्रीयहरूले यस्तो सल्लाह गरे—  
‘यी ब्राह्मणहरू स्त्री-लोभी हुन्छन्, अतः हामीले महागोविन्द ब्राह्मण-  
लाई स्त्रीको लोभ देखाउनु पर्छ ।’ अनि तिनीहरूले महागोविन्द  
ब्राह्मणलाई यसो भने—‘भो ! यी सात राज्यहरूमा प्रसस्त स्त्रीहरू  
छन्; त्यसबाट जति स्त्रीहरू चाहनुहुन्छ त्यति लिनुहोस् ।’

'भो ! भइहाल्यो मेरा पनि समजातीय चालीस स्त्रीहरू छन्,  
ती सबैलाई त्यागी म घर छाडी...प्रवजित हुन चाहन्छु । जुन आमगन्ध  
सम्बन्धीका कुराहरू मैले ब्रह्माबाट सुनें तदनुसार घरमा बसेर आमगन्ध  
दूर पार्न सजिलो छैन । अतः म घर छाडी...प्रवजित हुन चाहन्छु ।'

'यदि तपाइ गोविन्द घर छाडी...प्रवजित हुन चाहनुहुन्छ भने  
हामीहरू पनि घर छाडी अनगारिक भई प्रवजित हुनेछौं । यसरी जे गति  
तपाइको हुनेछ सोही नै गति हामीहरूको पनि हुनेछ ।'

(महागोविन्द ब्राह्मण भन्दछन्—)

१—‘सबै जहथ<sup>१</sup> कामानि, यथ सत्तो पुथ्यजनो ।

आरभवहो<sup>२</sup> दल्हा होथ, खन्तीबलसमाहिता<sup>३</sup> ॥

१. रोमनमा: ‘जहाथ’; स्याममा: ‘पजहथ’ ।

२. स्याममा: ‘आरभो’; सिंहलमा: ‘अरबवहो’; रोमनमा: ‘आरभवहो’ ।

३. स्याममा: ‘खन्तीबलसमाहिता’ ।

२—‘एस मगो उजुमगो, एस मगो अनुत्तरो ।  
सद्गम्मो’ सविभ रक्षतो, ब्रह्मलोकूपपत्तिया’ ति ॥’

अर्थ—

१—‘जुन वस्तुकामहरूमा पृथग्जन सत्वहरू ( = साधारण मानिस-हरू) लग्न भई बस्छन्, यदि तपाइहरू ती वस्तुकामहरूलाई त्याग्न चाहनुहन्छ भने—क्षान्ति बलले युक्त भई दृढ पराक्रमी भई वीर्य बढाउनु-होस् ।

२—‘यही नै सोजो मार्ग हो, यही नै अनुपम मार्ग हो; ब्रह्मलोकमा उत्पन्न हुनकोनिमित्त आर्य सत्पुरुषले यसेलाई रक्षागर्थ ।’

‘त्यसोभए तपाइ गोविन्द सात वर्षसम्म पर्खनुहोस् । सात वर्ष बितिसके पछि हामी पनि घर छाडी प्रवर्जित हुनेछौं । अनि जे गति तपाइको हुनेछ सोही नै गति हाम्रो पनि हुनेछ ।’

‘ओ ! सात वर्ष भनेको धेरै लामो समय हो । म तपाइहरूको-निमित्त सात वर्षसम्म पर्खेर बस्न सकिदैन । जीवनको कुरा कसलाई थाहा छ र ! अवश्य पनि परलोक जानैपर्छ, बुद्धिले बोध गर्नुपर्छ, कुशलकर्म गर्नुपर्छ, ब्रह्मचर्य पालन गर्नुपर्छ, जन्मेका प्राणीहरू नमर्ला भनी भन्नसकिन्न । जस्तो मैले आमगन्धको सम्बन्धमा ब्रह्माले भनेका कुराहरू सुने त्यसअनुसार घरमा बसेर आमगन्ध दूर गर्न सजिलो छैन । अतः म घर छाडी प्रवर्जित हुन चाहन्छु ।’

१. सिंहलमा: ‘सधम्मो’ ।

‘त्यसोभए, तपाइ गोविन्द छ वर्षसम्म पर्खनुहोस्, … पाँच वर्ष-  
सम्म पर्खनुहोस्, … चार वर्षसम्म पर्खनुहोस्, … तीन वर्षसम्म पर्खनु-  
होस्, … दुइ वर्षसम्म पर्खनुहोस्, … एक वर्षसम्म पर्खनुहोस् । एक वर्ष  
बितेपछि हामी पनि घर छाडी प्रवर्जित हुनेछौं ।’

‘ओ ! एक वर्ष भनेको पनि धेरै लामो समय हो । … अतः म  
घर छाडी प्रवर्जित हुन चाहन्छु ।’

‘त्यसोभए तपाइ गोविन्द सात महीना पर्खनुहोस्, … छ महीना  
पर्खनुहोस्, … पाँच महीना पर्खनुहोस्, … चार महीना पर्खनुहोस्, …  
तीन महीना पर्खनुहोस्, … दुइ महीना पर्खनुहोस्, … एक महीना  
पर्खनुहोस्, … आधा महीना पर्खनुहोस् । आधा महीना बितेपछि हामी  
पनि घर छाडी प्रवर्जित हुनेछौं । अनि जे गति तपाइको हुनेछ सोही नै  
गति हात्रो पनि हुनेछ ।’

‘ओ ! आधा महीना भनेको पनि धेरै लामो समय हो । …  
अतः म घर छाडी प्रवर्जित हुन चाहन्छु ।’

‘त्यसोभए तपाइ गोविन्द एक हप्तासम्म पर्खनुहोस् । तबसम्म  
हामीहरूले आफ्ना छोरा भाइहरूलाई राज्य सम्बन्धी अनुशासन गर्नेछौं ।  
हप्ता बितेपछि हामीहरू पनि घर छाडी अनगारिक भई प्रवर्जित हुनेछौं ।  
अनि जे गति तपाइको हुनेछ सोही नै गति हात्रो पनि हुनेछ ।’

सप्ताह भनेको त धेरै होइन भन्ने विचार गरी (महागोविन्दले)  
त्यसोभए सप्ताहभर म पर्खनेछु भनी भने ।

## ब्राह्मणहरूलाई सम्बोधन

‘भो ! अति महागोविन्द ब्राह्मण जहाँ ती सात ब्राह्मण महाशालहरू थिए, जहाँ ती सात शय मन्त्र पढ़ने ब्राह्मणहरू थिए त्यहाँ गई यसो भने—‘अब तपाइहरूले अर्कों आचार्य खोजनुहोस् जसले तपाइहरूलाई मन्त्र पढाउने छन् ।... म घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहन्छु ।’

‘तपाइ गोविन्द घर छाडी अनगारिक भई प्रव्रजित न हुनुहोस् । प्रव्रज्यात्वमा व्यक्तित्व छैन (= अप्पेसकखा) र लाभ पनि कम हुन्छ; ब्राह्मणत्वमा नै व्यक्तित्व छ (= महेसकखा) र महालाभ पनि हुन्छ ।’

‘भो ! तपाइहरू यसो न भन्नुहोस् कि—प्रव्रज्यात्वमा व्यक्तित्व छैन र लाभ पनि कम हुन्छ; ब्राह्मणत्वमा नै व्यक्तित्व छ र महालाभ पनि हुन्छ । भो ! (अहिलेको घडी) म जस्तो व्यक्तित्व भएका र महालाभ भएका अरु को छन् र ? अहिले म राजाहरूमध्येमा राजा (जस्तै) छु; ब्राह्मणहरूमध्येमा ब्राह्मण (जस्तै) छु तथा गृहस्थीहरूको-निमित्त म देवता (जस्तै) छु । ती सबै त्याग गरी म घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहन्छु । ब्रह्माबाट जुन आमगन्ध सम्बन्धीका कुराहरू मैले सुने तदनुसार घरमाबसी आमगन्ध दूर पार्न सजिलो छैन । अतः म घर छाडी अनगारिक भई प्रव्रजित हुन्छु ।’

‘यदि तपाइ गोविन्द घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहन्नुहुन्छ भने हामीहरू पनि घर छाडी अनगारिक भई प्रव्रजित हुनेछौं । यसप्रकार जे गति तपाइको हुनेछ सोही नै गति हामीहरूको पनि हुनेछ ।’

## भार्याहरूलाई सम्बोधन

‘ओ ! अनि महागोविन्द ब्राह्मण जहाँ ती चालीस समजातीय भार्याहरू थिए, त्यहाँ गई उनले यसो भने – ‘तिमीहरूमध्येमा जो आफ्ना ज्ञातिकुलमा जान चाहन्छौ, जाऊ; अथवा जो अर्को पति खोज्न चाहन्छौ, खोज । म घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहन्छु । ब्रह्माबाट जुन आमगन्ध सम्बन्धीका कुराहरू मैले सुने तदनुसार घरमा बसी आमगन्ध दूर पार्न सजिलो छैन । अतः म घर छाडी अनगारिक भई प्रव्रजित हुन्छु ।’

‘तपाइ नै हात्रा ज्ञाति हुनुहुन्छ, तपाइ नै हात्रा पति पनि हुनुहुन्छ । यदि तपाइ गोविन्द घर छाडी अनगारिक भई प्रव्रजित हुन चाहनु हुन्छ भने हामीहरू पनि घर छाडी अनगारिका भई प्रव्रजिता हुनेछौं । यसरी जे गति तपाइको हुनेछ सोही नै गति हामीहरूको पनि हुनेछ ।’

## महागोविन्दको प्रव्रज्या

‘ओ ! अनि त्यस सप्ताह बितेपछि केश दाढी क्षौर गरी कषाय-वस्त्र धारण गरी महागोविन्द ब्राह्मण घर छाडी अनगारिक भई

प्रद्रजित भए । महागोविन्द ब्राह्मण प्रद्रजित भएपछि मूर्धाभिषिक्त सात क्षत्री राजाहरू, सात ब्राह्मण महाशालहरू, सात शय स्नातक ब्राह्मणहरू, समजातीय चालीस भार्याहरू, अनेक सहश्र क्षत्रीहरू, अनेक सहश्र ब्राह्मणहरू, अनेक सहश्र गृहपतिहरू तथा अनेक स्त्रीगारहरूबाट अनेक स्त्रीहरू केश-दाढी क्षौर गरी कषायवस्त्रहरू धारण गरी महागोविन्द ब्राह्मणको अनुगमन गरी प्रद्रजित भए । ती परिषद्ले परिवृत्त भई गाऊँ, निगम तथा राजधानीहरूमा महागोविन्द ब्राह्मणले चारिका गरे । जुन जुन गाऊँ, निगम तथा राजधानीहरूमा महागोविन्द ब्राह्मण जान्थे त्यहाँ त्यहाँ उनी राजाहरूमध्येमा राजा समान, ब्राह्मणहरूमध्येमा ब्राह्मण समान तथा गृहस्थीहरूका देवता समान हुन्थे । त्यस समय मनुष्यहरूको हाल्छथूँ आउँदा वा खुटामा ठक्कर लागदा उनीहरूले महागोविन्द ब्राह्मणलाई नमस्कार, सात पुरोहित ब्राह्मणहरूलाई नमस्कार भनी भन्दथे ।

Dhamma.Digital

‘भो ! महागोविन्द ब्राह्मणले प्रथम दिशामा मैत्रीसहगत-चित्त फेलाई विहार गर्दथे, दुतिय दिशामा, तृतीय दिशामा तथा चतुर्थ दिशामा मैत्रीसहगत-चित्त फेलाई विहार गर्दथे । यसरी माथि, तल, तेसों सबै दिशाहरूमा, सबै लोकहरूमा मैत्रीसहगत-चित्त, अबैर तथा अद्वेष-चित्त फेलाई विहार गर्दथे । त्यस्तै गरी करुणासहगत-चित्त फेलाई... मुदिता-सहगत-चित्त फेलाई... उपेक्षासहगत-चित्त फेलाई विहार गर्दथे । श्रावकहरूलाई पनि बृहालोक पुग्ने मार्गको उपदेश दिन्थे ।

‘भो ! त्यसव्यत भगवान् ब्राह्मणका जुन श्रावकहरूले

सबैका सबै' शासन (=धर्म) लाई जाने उनीहरू शरीर छाडि  
मृत्युपछि सुगति ब्रह्मलोकमा<sup>१</sup> उत्पन्न भए । जुन श्रावकले सबैका सबै

१. 'सबैका सबै' भनेको अष्टसमापत्ति र पञ्चाभिज्ञ-ध्यानहरूलाई भनेको हो भनी सुमं. वि. II. पृ. ४७६ः महागोविन्दसुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. विभज्ञपालिको धर्म हृदयविभज्ञ पृ. ५०६ अनुसार ब्रह्मलोकलाई प्रथमध्यानको फलानुसार तीन भागमा विभाजित गरिएको छ । जस्तै—(१) ब्रह्मपारिसज्ज (=महाब्रह्मा परिचारकहरू, विभं. अ. क. पृ. ५२८), (२) ब्रह्मपुरोहित (=ब्रह्माहरूका पुरोहित, विभं. अ. क. पृ. ५२८), तथा (३) महाब्रह्मा (=सबैभन्दा ठूला ब्रह्मा, विभं. अ. क. पृ. ५२८) । यिनीहरूका आयुप्रमाण क्रमशः कल्पको तृतीयांश, आधा कल्प र एक कल्प हुन्छ ।

श्री मन्नालालको भाषाटीका संस्कृत अमरकोष अनुसार मनुष्यहरूको एक कल्प ब्रह्माको एक दिन रात हुन्छ । ब्रह्माको दिनको समय मनुष्यहरूको स्थिति-काल र ब्रह्माको रातको समय मनुष्यहरूको प्रलयकाल हुन्छ ।

धर्महृदयविभज्ञ, विभं. पा. पृ. ५०६-८ अनुसार ब्रह्मलोकका तहहरू प्रथम, द्वितीय, तृतीय तथा चतुर्थ रूपावचर ध्यान-फलको अनुसार जम्मा १६ र अरूपावचर ध्यान-फलको अनुसार ४ गरी जम्मा २० छन् । यिनीहरूका आयुप्रमाण कति कति छन् भन्ने बारेका कुराहरू विभं. पा. पृ. ५०६-८ मै उल्लेख भएका छन् ।

शासनलाई जानेनन् उनीहरू शरीर छाडी मृत्युपछि (१) केही पर-  
निर्मित वशवर्ती देवहरूकहाँ उत्पन्न भए, (२) केही निर्माणरती  
देवहरूकहाँ उत्पन्न भए, (३) केही तुषित देवहरूकहाँ उत्पन्न भए,  
(४) केही यामा देवहरूकहाँ उत्पन्न भए, (५) केही त्रयस्त्रिश  
देवहरूकहाँ उत्पन्न भए, (६) केही चातुर्महाराजिक देवहरूकहाँ  
उत्पन्न भए? । जुन सबभन्दा तल्ला देवताकहाँ उत्पन्न भए तिनीहरू  
गन्धर्वकायमा उत्पन्न भए । यसरी ती सबै कुलपुत्रहरूका प्रवर्ज्या  
अमोघ, अवन्ध्या (=फलदायी) सफल र उन्नत थिए ।'

"भगवान्‌ले ती कुराहरूको अनुस्मरण गर्नुहुन्छ के<sup>२</sup> ?"

"पञ्चशिख ! म अनुस्मरण गर्नु । त्यसबखत म महागोविन्द  
ब्राह्मण भएको थिएँ । मैले ती श्रावकहरूलाई ब्रह्मलोक पुग्ने मार्गको

१. १ देखि ६ सम्मका कामावचर देवताहरूका आयुप्रमाणको बारेमा  
लेखको बु. म. पृ. १३७-३९ को पादटिप्पणीमा उल्लेख भएका  
छन् ।

२. माथि पृ. ३४१ 'महागोविन्द ब्राह्मणका कुरा' शीर्षकदेखि यहाँ-  
सम्मका कुराहरू ब्रह्मा सनत्कुमारले त्रयस्त्रिश देवहरूलाई सुनाएका  
कुरा पञ्चशिख गन्धर्वपुत्रले भगवान्‌लाई सुनाइसके पछि उनले  
भगवान्‌सँग 'तपाइले यी कुराहरू सम्झन सक्नुहुन्छ के?' भनी  
सोधेका हुन् ।

उपदेश गरेको थिएँ । पञ्चशिख ! त्यो मेरो ब्रह्मचर्य (=धर्म) निर्वेदकोनिम्ति, विरागकोनिम्ति, निरोधकोनिम्ति, उपशमकोनिम्ति, अभिज्ञाकोनिम्ति, सम्बोधिकोनिम्ति तथा निर्वाण प्राप्तिकोनिम्ति भएको थिएन; केवल ब्रह्मलोक प्राप्तिकोनिम्ति मात्र भएको थियो । पञ्चशिख ! यो (अहिलेको) ब्रह्मचर्य (=धर्म) एकान्त निर्वेदकोनिम्ति, विरागकोनिम्ति, निरोधकोनिम्ति, उपशमकोनिम्ति, अभिज्ञाकोनिम्ति, सम्बोधिकोनिम्ति तथा निर्वाण प्राप्तिकोनिम्ति छ । पञ्चशिख ! त्यो कुन ब्रह्मचर्य हो जसले एकान्त निर्वेद प्राप्ति गराइविन्छ ? यही आर्य-अष्टाङ्गिक मार्ग हो— जस्तै— (१) सम्यक्-दृष्टि, (२) सम्यक्-सञ्चल्प, (३) सम्यक्-दाचा, (४) सम्यक्-कर्म, (५) सम्यक्-आजीव, (६) सम्यक्-व्यायाम, (७) सम्यक्-स्मृति तथा (८) सम्यक्-समाधि । पञ्चशिख ! यही ब्रह्मचर्य (=अष्टाङ्गिक मार्ग) ले एकान्त निर्वेदमा पुन्याइविन्छ,...एकान्त निर्वाणमा पुन्याइविन्छ ।

“पञ्चशिख ! मेरा शावकहरूमध्येमा (१) जसले सबैका सबै<sup>१</sup> शासन (=धर्म) हरूलाई जान्दछन् तिनीहरू आखबक्षयद्वारा अनालवी भई चित्तविमुक्ति तथा प्रकाशिमुक्ति<sup>२</sup> भई—यसै जीवनमा

१. यहाँ ‘सबैका सबै’ भनेको चारै मार्ग-फलहरूलाई भनिएको हो ।
२. चित्तविमुक्ति र प्रज्ञाविमुक्ति भनेका कस्ताहुन् भन्ने बारेका कुराहरू लेखकको बु. प. पृ. ३२८ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

स्वयं अभिज्ञात गरी, साक्षात्कार गरी उपशान्त भई विहार गर्छन् । (२) जसले सबैका सबै शासनहरूलाई जान्न सबदेनन् तिनीहरू पाँचै अधोभागीय संयोजनहरू<sup>१</sup> क्षय गरी औपपातिक (= ब्रह्मलोकमा उत्पन्न) हुन्छन् र उहीं परिनिर्वाण पनि हुन्छन्<sup>२</sup> । (३) जसले सबैका सबै शासनहरूलाई जान्न सबदेनन् तिनीहरूमध्येमा केही—तीनै संयोजनहरूलाई<sup>३</sup> क्षय गरी राग, द्वेष र मोहलाई कमजोर पारी सकुदागामी हुन्छन् । (४) जसले सबैका सबै शासनहरूलाई जान्न सबदेनन् तिनीहरूमध्येमा केही—तीनै संयोजनहरूलाई क्षय गरी स्रोतापन्न<sup>४</sup> हुन्छन्—अविनीपाति हुन्छन्, निश्चन्त सम्बोधीपरायण हुन्छन् । पञ्चशिस्त ! यसरी यी सबै कुलपुत्रहरूको प्रवज्या अमोघ, अवन्ध्या (= फलदायी), सफल तथा उन्नत छन् ।”

१. पाँच अधोभागीय संयोजनहरू भनेका के के हुन् भन्ने कुरा लेखकका बु. गृ. पृ. २७०, ३१७ को र बु. प. पृ. ३२७ को पादटिप्पणीमा हेनू ।
२. उहीं परिनिर्वाण हुन्छन् भन्ने बारेका कुराहरू र त्यसको प्रभेद-सम्बन्धीका कुराहरू लेखककै बु. गृ. पृ. २७४-७५ को पादटिप्पणीमा उल्लेख भएका छन् ।
३. तीन संयोजनहरू भनेका के के हुन् भन्ने कुरा बु. गृ. पृ. २७१ को पादटिप्पणीमा उल्लेख भएका छन् ।
४. कस्तालाई स्रोतापन्न भन्दछन् भन्ने कुरा बुझ्नकोनिमित्त लेखककै बु. म. पृ. १०८ को पादटिप्पणीमा हेनू ।

पञ्चशिख गन्धवंपुत्र

[ ३७१ ]

भगवान्‌ले यति मनुषयो । अनि सन्तुष्ट भई भगवान्‌को भाषण-  
लाई अभिनन्दन तथा अनुमोदन गरी भगवान्‌लाई अभिवादन तथा  
प्रवक्षिणा गरी पञ्चशिख गन्धवंपुत्र उहीं अन्तरधान भए ।

Dhamma.Digital

---

## २३. पञ्चालचण्ड देवपुत्र

परिचय

एकदिन श्रावस्तीको जेतवनाराम जम्मै उज्यालो पारी पञ्चालचण्ड देवपुत्र भगवान् कहाँ गई आफूलाई लागेको कुरा गाथाद्वारा सुनाउंदा भगवान् ले उनको भ्रम दूर हुने गरी अर्को गाथाद्वारा उत्तर सुनाउनु भयो । अनि पञ्चालचण्ड देवपुत्र सन्तुष्ट भई उहाँ अन्तर्धान भएर गए ।

यी पञ्चालचण्ड एक सेनापति हुन् । यिनको नाम आटानाटिय सूत्रमा<sup>१</sup> उल्लेख भएको पाइन्छ ।

x

x

x

---

१. दी. नि. III. पृ. १५७.

## केही पञ्चालचण्ड नामहरू

(१) पञ्चालचण्ड (ब्राह्मणकुमार) — यिनी ती पञ्चालचण्ड हुन् — जोसंग अतीत समयमा कोशल राजाकी महारानीले दुराचार गरेकी थिइन् ।

अतीत समयमा कोशल राजाले वाराणशी देश जिती वाराणशी राजाकी गर्भिणी अग्रमहिषीलाई हरण गरी ल्याएका थिए । अग्रमहिषीले पुत्र जन्माए पछि सो राजकुमारलाई वाराणशीमे राज्य गर्न पठाए ।

एकदिन सो अग्रमहिषीले पुत्रको मुख हेनंकोनिमित्त वाराणशी जाँदा बीचबाटाको एक निगममा उनी बास बसिन् । त्यसबखत पञ्चाल-चण्ड भन्ने एक ब्राह्मण कुमारले अग्रमहिषीलाई कोसेली चढाउन ल्याउंदा उनलाई देखेवित्तिकै उन्संग आसक्ता भई अग्रमहिषीले दुराचार गरिन् । जा. अ. क. VII. पृ. २६४—६५: कुणालजातकं, नं. ५३६.

(२) पञ्चालचण्ड (पुरोहित मन्त्री) — यिनी ती हुन् — जसले अतीत समयमा वाराणशीको करडरी राजाकी महिषी किञ्चराले एक कुष्टीसंग दुराचार गरेको कुरो पत्तो लगाएका थिए । यिनी कण्ठरी राजाका पुरोहित मन्त्री थिए । यस सम्बन्धका कुराहरू जा. अ. क. VI. पृ. २७२—७३: कुणालजातकमा उल्लेख भएका छन् । नं. ५३६.

(३) पञ्चालचण्ड (राजकुमार) — यिनी उम्मगजातकमा उल्लिखित चूङ्नी-ब्रह्मदत्त राजाका छोरा हुन् । जा. अ. क. VII. पृ. ३४८—८३: महाउम्मगजातकं, नं. ५४६.

(४) पञ्चाल (देवपुत्र) — यिनी उही देवपुत्र हुन्—जसको कुरा यहाँ उल्लेख गरिदिएको छु ।

(५) पञ्चाल (वगो) —यो एक वर्गको नाम हो । अङ्गुत्तर-निकाय नवकनिपातको पाँचौं वर्गको नाम हो । नालन्दा पालिले यस वर्गलाई ‘सामव्यवगो’ भनी उल्लेख गरेको छ । अ. नि-९. पृ. ८३.

(६) पञ्चाल (सुत्तं) —यो सूत्र अङ्गुत्तरनिकाय नवकनिपातको पाँचौं वर्गको पहिलो सूत्र हो । यसलाई नालन्दा पालिले ‘सम्बाधसुत्तं’ भनी उल्लेख गरेको छ । अ. नि-९. पृ. ८३.

उक्त सूत्रमा घोषिताराममा बसिरहनु भएका आनन्द महास्थविरकहाँ आई आयुष्मान् उदायिले पञ्चालचण्ड देवपुत्रले भगवान्लाई सुनाएका गाथाको सम्बन्धमा छलफल गरेका कुराहरू उल्लेख भएका छन् ।

(७) पञ्चाल (सुत्तं) —यसे सूत्रका कुराहरू अगाडि अनुवाद गरिदिएको छु ।

(८) पञ्चाल (देश) —यो बुद्धको पालामा भइरहेका १६ जनपदहरूमध्ये एक जनपदको नाम हो । हेर बु. रा. पृ. ९६ को पाद-टिप्पणीमा ।

मूल सूत्र—

## स्मृति राखनेले निर्वाण पाउनसक्छ

श्रावस्तीमै ।

एक छेउमा बसेका पञ्चालचण्ड देवपुत्रले भगवान्को अगाडि  
यो गाथा भने—

‘सम्बाधे वत ओकासं, अविन्दि भूरि मेधसो ।  
यो शानमबुज्ज्ञम्<sup>१</sup> बुद्धो, पटिलीननिसभो<sup>२</sup> मुनी’ ति ॥”

Dhamma.Digital

- 
१. सं. नि. I. पृ. ४५: पञ्चालचण्डसुत्तं, देवपुत्तसंयुत्तं, अ. क. I.  
पृ. ५४.
  २. सिंहलमा: ‘शानमबुधा’ स्थाम र रोमनमा: ‘शानमबुद्धि’ ।
  ३. सिंहल र रोमनमा: ‘पतिलीनसभो’ ।

अर्थ—

“गम्भीर प्रज्ञाद्वारा बुद्धनुपर्ने जुन ध्यानको सम्बाधः<sup>१</sup> (—विघ्न बाधा) हो त्यो ध्यानलाई श्रेष्ठ निरहंकारी हुनु भएका बुद्धले बुद्धनु भएको छ ।”

(भगवान् भन्नुहून्त्र—)

‘सम्बाधे वा<sup>२</sup> पि विन्दन्ति<sup>३</sup> (पच्चालचण्डा ति भगवा),  
घम्मं निब्बानपत्तिया<sup>४</sup> ।  
ये सर्ति पच्चुलत्थंसु<sup>५</sup>,  
सम्मा ते सुसमाहिता’ ति ॥”

Dhamma.Digital


१. सम्बाध दुइप्रकारका छन्—(१) नीवरण-सम्बाध, (२) कामगुण-सम्बाध । यी मध्ये यस ठाउँमा नीवरण-सम्बाधलाई ‘सम्बाध’ भनिएको हो । सं. नि. अ. क. I. पृ. ८४: पच्चालचण्डमुत्तवण्णना । नीवरण भनेका के के हुन् भन्ने कुरा लेखकको बु. प. पृ. ४५ को पादटिप्पणीमा हेर्नु ।
- २-२. स्याममा: ‘पि च तिद्वन्ति’ ।
३. सिह्लमा: ‘निब्बाणपत्तिया’ ।
४. सिह्लमा: ‘पच्चलद्धंसु’ ।

पञ्चालचण्ड वेवपुत्र

[ ३७७ ]

अर्थ—

“पञ्चालचण्ड ! जसले राम्ररी स्मृति राख्छ, जसले राम्ररी ध्यान गर्छ—उनीहरूले सम्बाधको बीचमा पनि निर्वाणगामिनी धर्मलाई अवबोध गर्छन् ।”



## २४. पहाराद असुरेन्द्र

### परिचय

यी पहाराद असुरेन्द्र महासमुद्रवासी हुन्<sup>१</sup> । अति यिनी असुरहरूका एक राजा पनि हुन् । वेपचित्ति, राहु तथा पहाराद—यी तीनजना असुरहरूका राजाहरू अथवा प्रमुखहरू हुन् भनी मनोरथ-पूरणीले<sup>२</sup> उल्लेख गरेको छ ।

“महासमय” को समयमा कपिलवस्तुको महावनमा, यी पहाराद असुरेन्द्र—वेपचित्ति, सुचित्ति तथा नमुचीमारसँगै भगवान्कहाँ आएका थिए<sup>३</sup> । यी असुरेन्द्रहरू धनुर्धारी हुन् र नमुचीमार परनिर्मित देवलोकवासी हुन्<sup>४</sup> ।

“पहाराद असुरेन्द्र किन भगवान्कहाँ गएका हुन्?” भन्ने

१. सुमं. वि. II. पृ. ४९१: महासमयसुत्तवण्णना ।

२. II. पृ. ७५८: पहारादसुत्तवण्णना, अट्टकनिपात ।

३. दी. नि. II. पृ. १९३: महासमयसुत्तं, अ. क. II. पृ. ४९१.

४. सुमं. वि. II. पृ. ४९१: महासमयसुत्तवण्णना ।

बारेका कुरा र अरु कुराहरु अगाडि अनुदित मूल सूत्रसंग सम्बन्धित पादटिप्पणीमा उल्लेख गरिसकेको छु । अतः पुनः यहाँ दोहन्याइरहनु पर्ने आवश्यकता ठान्दिन ।

“पहाराद असुरेन्द्रलाई कुन किसिमको उपदेश भगवान्‌ले सुनाउनु भयो ?” भने कुरा मूल सूत्रले नै बताएको छ । बुद्धको उपदेश सुनेर पहाराद असुरेन्द्रले कुनै फल प्राप्त गरे वा गरेनन् भने कुरा मूल सूत्र तथा अर्थकथामा कतै उल्लेख भएको पाइँदैन ।

x

x

x

मूल सूत्र -

## महासमुद्भवा कति आश्चर्यहरू छन् ?

एक समय भगवान् वेरञ्जाको<sup>१</sup> नलेहुपुचिमन्द<sup>२</sup> (वृक्ष) मुनी  
बस्नु भएको थियो<sup>३</sup> ।

१. वेरञ्जा भनेको एक नगरको नाम हो । सम. पा. पृ. ६४: वेरञ्ज-  
कण्ड । तर वर्तमान समयमा यो नगर कहाँपर्छ भन्ने कुराको कुनै  
निष्कर्समा पुग्न नसकेता पनि भरतसिंह उपाध्यायले पालि र बौद्ध-  
संस्कृतिहरूको आधार लिई मथुरा र सोरेण्यको बीचमा पर्नसक्ष  
भन्ने कुरा आफ्नो बु. भा. भू. पृ. ४२३ मा लेखेका छन् । यस  
सम्बन्धमा विशेष जानकारीकोनिमित उहीं पृ. ४२३-२६ मा हेतु ।
२. 'नलेहु पुचिमन्द' भनेको एक नीमको रूखको नाम हो । 'पुचिमन्द'  
भनेको नीम हो । 'नलेहु' भनेको एक यक्षको नाम हो । वेरञ्जा  
नगरको आसपासमा एक ठूलो तथा रमणीय नीमको रूख थियो ।  
सो रूखमा 'नलेहु' भन्ने यक्षले वास गर्दथे । अतः नलेहु भन्ने यक्षले  
वास गरेको नीमको रूख भन्ने अर्थले 'नलेहु पुचिमन्द' भनिएको हो ।  
यसको आसपासमा अथवा रूखमुनी भगवान् बस्नु भएको थियो ।  
सम. पा. पृ. ६४: वेरञ्जकण्ड ।
३. अ. नि-द. पृ. ३०६: पहारादसुत्तं, अ. क. II. पृ. ७५८.

अनि पहाराद (भन्ने) असुरेन्द्र<sup>१</sup> जहाँ भगवान् हुतुहुन्थ्यो त्यहाँ गए<sup>२</sup> । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका पहाराद असुरेन्द्रलाई भावान्‌ले यसो भन्नुभयो—

**“पहाराद ! असुरहरू महासमुद्रमा अभिरमण गर्छन् तै ?”**

१. असुरहरूमध्येमा जेठो भएकोले असुरेन्द्र भनिएको हो । असुरहरूमा वेपचिति, राहु तथा पहाराद—यी तीन जनाहरू जेठा छन् । मनो. र. पू. II. पृ. ७५८: पहारादसुत्तवण्णना ।
२. भगवान् बुद्धले बुद्धत्व-ज्ञान प्राप्त गरेदेखि यी पहाराद असुरेन्द्र भगवान् बुद्धकहाँ जान चाहन्थे । किन्तु जाने विचार गर्दागर्दै ११ वर्ष बितेर गयो । बाह्रों वर्षमा भगवान् बुद्ध जब वेरञ्जामा आउनु भएको थियो तब पहारादले बुद्धकहाँ जाने कुरा फेरि सम्झे । ‘बुद्धकहाँ जान्छु भन्दा भन्दै १२ वर्ष भइसक्यो’ भन्दै उत्तिखेरै असुरगणहरू साथमा लिई दिनकै समयमा उनी बुद्धकहाँ आएका थिए भनी मनो. र. पू. II. पृ. ७५८ ले उल्लेख गरेको छ ।
३. यी पहाराद असुरेन्द्रले बुद्धकहाँ गई प्रश्नहरू सोधी धर्मोपदेश सुन्नेछु भन्ने कुरा धेरैदिनदेखि सोच्दैथिए । किन्तु उनी भगवान्‌कहाँ आइ-पुग्दा बुद्धसँग प्रश्न सोधनसकेनन् । बुद्धप्रतिको गौरवको कारणले गर्दा वन्दना गरी उनी एक छेउमा उभिएर बसे । उनले प्रश्न सोधन सक्ने छैनन् भन्ने कुरा बुझ्नुभई तथा उनलाई उपदेश सुनाउने विचारले कुरा निकाल्नको लागि भगवान्‌ले उनीसँग उनले जानेको कुरा सम्बन्धी प्रश्न सोध्नु भएको हो । मनो. र. पू. II. पृ. ७५८.

“भन्ते ! महासमुद्रमा असुरहरू अभिरमण गर्छन् ।”

“पहाराद ! महासमुद्रमा कति आश्चर्यं तथा अद्भूत गुणहरू छन् त, जुन हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ?”

“भन्ते ! महासमुद्रमा आठ आश्र्यं तथा अद्भूत गुणहरू छन्, जुन गुणहरूलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् । कुन आठ भने ?—

(१) ‘भन्ते ! महासमुद्र कुनै प्रपात जस्तै स्वात परी गहिरो नभई क्रमैसँग गहिरिएर गएको छ । भन्ते ! महासमुद्र कुनै प्रपात जस्तै स्वात परी गहिरो नभई जुन क्रमैसँग गहिरिएर गएको छ — भन्ते ! यही नै महासमुद्रको पहिलो आश्चर्यं तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ।

(२) ‘भन्ते ! फेरि महासमुद्रको स्थिरता रहने गुण छ । उसले आफ्नो तटलाई (= वेला) नाघेर जाँदैन । भन्ते ! जुन आफ्नो तटलाई नाघेर नजाने महासमुद्रको स्थिरता रहने गुण हो — भन्ते ! यही नै महासमुद्रको दोशो आश्चर्यं तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिमरण गर्छन् ।

(३) ‘भन्ते ! फेरि महासमुद्रले कुनै पनि मृत-शरीरलाई राख्दैन । यदि कुनै मृत-शरीर रहेमा त्यसलाई तुरन्तै तीरमा लगी

१. महासमुद्र क्रमैसँग गहिरिएर गई ८४ हजार योजन गहिरो भई बसेको छ । मनो. र. पू. II. पृ. ७५८.

पाखालगाइ दिन्छ । भन्ते ! जुन महासमुद्रले कुनै पनि मृत-शरीरलाई नराखी तुरन्तै तीरमा लगी पाखालगाइ दिने हो—भन्ते ! यही नै महासमुद्रको तेश्रो आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ।

(४) ‘भन्ते ! फेरि गङ्गा, यमुना, अचिरवती, सरयू (=सरभू) मही जस्ता जुनसुकै महानदीहरू छन्—तिनीहरू महासमुद्रमा पुगेपछि आफ्ना अधिका नाम र गोत्रहरू छाडी उनीहरू ‘महासमुद्र’ कै संख्यामा गनिन्छन्’ भन्ते ! जुन गङ्गा, यमुना, अचिरवती, सरयू, मही’ जस्ता जुनसुकै महानदीहरू पनि महासमुद्रमा पुगेपछि आफ्ना अधिका नाम र गोत्रहरू छाडी उनीहरू महासमुद्रकै संख्यामा गनिने हो—भन्ते ! यही नै महासमुद्रको चौथो आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ।

१. यहाँनिर गङ्गा यमुनादि नदीहरूको उत्पत्तिको सम्बन्धमा मनोरथ-पूरणीले उल्लेख गरेका कुराहरूमध्ये केही कुरा यहाँ उल्लेख गरिदिएको छु—

त्यसताकाको जम्बुद्वीप दश सहश्र योजन प्रमाणको थियो र यसमध्ये चार सहश्र प्रमाण स्थलमा पानीले ढाकिएकोलाई महासमुद्र भन्दछन् । तीन सहश्र योजन प्रमाण ठाउँमा मनुष्यहरू बस्दछन् । तीन सहश्र योजन प्रमाण ठाउँहरूमा हिमाल शृँखलाहरू छन् । यी हिमाल शृँखलाहरू ५०० योजनसम्म उचाइका छन् । ८४ हजार टुप्पाहरूले सुशोभित भएका छन् । यी हिमालयहरूका

चारैतिरबाट ५०० नदीहरू निस्केका छन् । जसमा लँबाइ, चौडाइ तथा गहिराइमा ५०/५० योजनहरू भएका १५० योजनहरूको घेरा भएका (१) अनोतप्त दह, (२) कर्णमुण्ड दह, (३) रथकार दह, (४) छदन्त दह, (५) कुणाल दह, (६) मन्दाकिणी दह तथा (७) सिंहप्रपात दह गरी सात दहहरू प्रतिष्ठित भएका छन् । यसमध्ये अनोतप्त दहलाई सुदर्शनकूट, चित्रकूट, कालकूट, गन्धमादानकूट तथा कैलाशकूटहरूले घेरेका छन् । यी कूटहरूमध्ये सुदर्शनकूट २०० योजन उचाइ र काममुखको आकार छ; चित्रकूट सबै रत्नमय छ; कालकूट अञ्जनमय छ; गन्धमादानकूट वृक्षमय (सानुमय) छ र अनेक औषधीहरूका जडिबुटीहरू छन् र मुगीको वर्ण छ, कृष्णपक्षको उपोसथको दिनमा अञ्जारको आगो जस्तै बलिरहन्छ; कैलाशकूट रजतमय छ; यी सबै कूटहरूको प्रमाण सुदर्शनकूटकै समान छन् । अनोतप्त दहको चार दिशाहरूमा सिंहमुख, हस्तीमुख, अश्वमुख तथा वृषभमुख गरी चार मुखहरू छन् । जसबाट चार नदीहरू निस्केका छन् ।

सिंहमुखबाट निस्केको नदीको तीरमा सिंहहरू बहुलतर हुन्छन्; हस्तीमुखबाट निस्केको नदीको तीरमा हस्ती अश्वादि बहुलतर हुन्छन्; पूर्वदिशाबाट निस्केको अनोतप्त दहलाई तीन पटक प्रदक्षिणा गरी अरू नदीहरूको अनुगमन गरी पूर्वतिर लागी मनुष्यपथमा आई महासमुद्रमा प्रवेश गर्छ । पश्चिम र उत्तर दिशाबाट निस्केका नदीहरू पनि उपरोक्ताकारले नै प्रदक्षिणा गरी पश्चिम र उत्तर हिमालयबाट मनुष्यपथमा आई समुद्रमा प्रवेश

गर्छन् । दक्षिण दिशाबाट निस्केको नदीले भने तीनबार प्रदक्षिणा गरी उत्तर दिशाबाट सीधा दुङ्गाको माथि माथिबाट साठी योजन जति गई त्यहाँबाट पहाडमा ठक्कर लागी त्यहाँबाट उठेको पानी करनाको रूप लिई तियगल भन्ने दुङ्गामाथि खसी दुङ्गा फुटी ५० वटा तियगल पोखरीहरू हुन्छन् । ती पोखरीहरूबाट पानी चुही दुङ्गाको काप कापबाट पसी ६० योजन जति गई त्यसपछि पृथ्वीमा पसी क्रमैसँग तिरश्चिन पर्वतमा पसी त्यसबाट हातको पाँच औंला झैं पाँच धारा पानी निस्कन्छन् । यिनीहरूले पनि तीन पटक अनोतप्त-लाई प्रदक्षिणा गर्छन् । यसरी घुस्ती लगाई गएकालाई 'आवर्त गङ्गा' भनी भन्दछन् । दुङ्गाको माथि माथि भई सोजै गएको साठी योजनको मार्गलाई 'कृष्णगङ्गा' भनी भन्दछन् । प्रपातबाट आकाश-मार्ग भई खसेकोलाई 'आकाश गङ्गा' भनी भन्दछन् । तियगल पासाण माथि रहेको पानीलाई 'तियगल पोखरी' भन्दछन् । कूलो खन्दै पानी पसेर गएको ठाउलाई 'बाक्लो गङ्गा' अर्थात् 'बहल गङ्गा' भनी भन्दछन् । कुमार्ग लागी गएको पानीलाई 'उम्मग गङ्गा' भनी भन्दछन् । विद्ध भन्ने तिरश्चिन पर्वतलाई प्रहार गरी पाँच धारा भई निस्केकोलाई 'गङ्गा, यमुना, अचिरवती, सरभू तथा मही' भनी भन्दछन् । यसरी यी पाँच गङ्गाहरू हिमखण्डबाट निस्केका हुन् भनी सम्झनु पर्छ । मनो. र. पू. II. पृ. ७५९-६०: पहाराद- सुत्तवण्णना; उदा. अ. क. पृ. २१०-१२ उपोसथसुत्तवण्णना तथा पपं.सू. III. पृ. २३ पोतलियसुत्तवण्णनामा पनि विस्तृत रूपले उल्लेख भएको पाइन्छ ।

(५) ‘भन्ते ! केरि यो संसारका जुन बगेर जाने पानी महासमुद्रमा पुग्छ, जुन आकाशबाट आएको पानीको धार महासमुद्रमा पुग्छ—त्यसबाट महासमुद्र न बढेको देखिन्छ, न त घटेको नै । भन्ते ! यो संसारका जुन बगेर जाने पानी महासमुद्रमा पुग्दा, जुन आकाशबाट आएको पानीको धार महासमुद्रमा पुग्दा त्यसबाट समुद्र नबढेको, न त घटेको देखिने हो—भन्ते ! यही नै महासमुद्रको पाँचौ आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ।

(६) ‘भन्ते ! केरि महासमुद्रको एउटै रस नुनिलो रस हुन्छ । भन्ते ! महासमुद्रको जुन एउटै रस नुनिलो रस हुने हो—भन्ते ! यही नै महासमुद्रको छैटौं आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ।

(७) ‘भन्ते ! केरि महासमुद्रमा बहुविध, अनेकविध रत्नहरू छन् । जस्तै—मोती, मणी, वैदूर्य, शंख<sup>१</sup>, शैल<sup>२</sup>, प्रवाल (=मूगा), चाँदी, सुन तथा मसारगल्ल (=मणीविशेष शैलहरू) । भन्ते ! महासमुद्रमा जुन मोती, मणी, वैदूर्य, शंख, शैल, प्रवाल, चाँदी, सुन तथा मसारगल्लहरू हुनेहुन् भन्ते ! यही नै महासमुद्रको सातौं

१. दक्षिणावर्त भएका तथा पेटमा ताम्रवर्ण भएका अनेक शंखहरू ।

अं. नि. अ. क. II. पृ. ७६१: पहारादसुत्तवण्णना ।

२. सेता, राता, हरिया आदि वर्णका शैलहरू । अं. नि. अ. क. I.

पृ. ७६१.

आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ।

( द ) ‘भन्ते ! केरि महाभूतहरू (=महान सत्वहरू) को वासस्थान महासमुद्र हो । ती महाभूतहरू हुन्—तिमि, तिमिङ्गल, तिमिरपिङ्गल (=यी तीने महाविशाल शरीर भएका माछाहरू हुन्<sup>१</sup>), असुरहरू, नागहरू तथा गन्धर्वहरू हुन् । महासमुद्र—शय योजन शरीर हुने, दुइ शय योजन शरीर हुने, तीन शय योजन शरीर हुने, चार शय योजन शरीर हुने तथा पाँच शय योजन शरीर हुने—प्राणीहरूको वासस्थान हो । भन्ते ! जुन तिमि, तिमिङ्गल, तिमिरपिङ्गल, असुरहरू, नागहरू तथा गन्धर्वहरू जस्ता महाभूत (=प्राणी) हरूको वासस्थान महासमुद्र हो; जुन शय योजन…पाँच शय योजन शरीर हुने प्राणीहरूको वासस्थान महासमुद्र हो—भन्ते ! यही नै महासमुद्रको आठौं आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी असुरहरू महासमुद्रमा अभिरमण गर्छन् ।’

“भन्ते ! भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् त ?”

“पहाराद ! भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् ।”

१. “(महामच्छो) तिमि, तिमिङ्गलो, तिमिरपिङ्गलो ।

आनन्दो (च) तिमिन्दो (च), अज्ञारोहा महातिमि ।”

अभि. धा. प. पृ. ९२, गा. नं. ६७३; यी सबै विशाल शरीर हुने माछाहरूका नामहरू हुन् । Fish of an enormous size.

## बुद्धधर्ममा कति आश्चर्य गुणहरू छन् ?

“भन्ते ! यस धर्मविनयमा कति आश्चर्यं तथा अद्भूत गुणहरू छन् त, जुन गुणहरूलाई हेरी हेरी भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् ?”

“पहाराद ! यस धर्मविनयमा आठ<sup>१</sup> आश्चर्यं तथा अद्भूत गुणहरू छन् । जुन गुणहरूलाई हेरी हेरी भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् । कुन आठ भने ? —

१—‘पहाराद ! जस्तै महासमुद्र कुनै प्रपात जस्तै स्वात परी गहिरो नभई क्रमैसँग गहिरिएर गएको छ त्यस्तै पहाराद ! यस धर्मविनयमा पनि क्रमैसँग-शिक्षा<sup>२</sup> ( = अनुपुब्बसिक्खा ),

१. शास्ताले धर्मको गुणहरू आठ प्रकारले पनि, सोहङ प्रकारले पनि, चौसटी प्रकारले पनि, सहश्र प्रकारले पनि भन्न सक्नुहुन्छ । तर पहारादले आठ प्रकारका कुरा सुनाएको हुँडा सोही अनुरूप उनले बुझ्ने गरी आठ प्रकारका मात्र गुणहरू देखाउने विचारले ‘आठ आश्चर्यं गुणहरू छन्’ भनी भन्नु भएको हो । मनो. र. प. II. पु. ७६१: पहारादसुत्तवण्णना ।

२. क्रमैसँग-शिक्षा वा अनुपुब्बसिक्खा भनी — अधिशील-शिक्षा, अधिचित-शिक्षा तथा अधिप्रज्ञा-शिक्षालाई भनिएको हो । अ. अ. क. II. पु. ७६१; यी तीन शिक्षाहरूका लक्षणहरू के हुन्, क्रियाहरू के हुन् तथा किन शिक्षा भनिएको हो भन्ने बारेका व्याख्यान पटि. म. पा पृ. ५१: सीलमय ब्राणनिहेसोमा भएको छ ।

क्रमैसँग-क्रिया<sup>१</sup> ( =अनुपुब्बकिरिया ) तथा क्रमैसँग-प्रतिपद्<sup>२</sup>  
 ( =अनुपुब्बपटिपदा ) छन् र त्यो क्रमानुसार नगइकन स्वात्त निर्वाण  
 (=अभिज्ञा) को प्रतिवेध गर्न सक्दैन । पहाराद ! जुन यस धर्मविनयको  
 क्रमैसँग-शिक्षा, क्रमैसँग-क्रिया तथा क्रमैसँग-प्रतिपद् हुन् तथा जुन त्यो  
 क्रमानुसार नगइकन स्वात्त निर्वाणको प्रतिवेध गर्न नसकिने हो—  
 पहाराद ! यही ने यस धर्मविनयको पहिलो आश्चर्य तथा अद्भूत  
 गुण हो । जुन गुणलाई हेरी हेरी मिक्खुहरू यस धर्मविनयमा अभिरमण  
 गर्छन् ।

१. क्रमैसँग-क्रिया वा अनुपुब्बकिरिया भनी तेह धुतज्ञहरूलाई भनिएको हो भनी अं. अ. क. II. पृ. ७६१ ले उल्लेख गरेको छ । तेह धुतज्ञ भनेका के के हुन् भन्ने कुराहरू लेखककै बु. प. पृ. १२३ को पादटिप्पणीमा उल्लेख भएको पाइन्छ ।
२. क्रमैसँग-प्रतिपद् वा अनुपुब्बपटिपदा भनी—सात अनुपश्यना, अठारह महाविपश्यना, अठतीस आरम्मणविभक्तिहरू, सौतीस बोधिपाक्षीय धर्महरूलाई भनिएको हो । अं. अ. क. II. पृ. ७६१.

सात अनुपश्यना भनेका के के हुन् भन्ने कुराहरू पटि. म. पा. पृ. १४: सुत्तमयब्राणनिदेसोमा अनित्यानुपश्यना...प्रतिनिस्स-गर्नुपश्यना आदि हुन् भनी उल्लेख गरेको छ । अठार महाविपश्यना भनेका के के हुन् भन्ने कुराहरू पनि उहीं पृ. २४ मा—अनित्यानुपश्यना...प्रतिसंख्यानुपश्यना हुन् भनी उल्लेख गरेको छ । सौतीस बोधिपाक्षीय धर्महरू भनेका के के हुन् भन्ने कुराहरू लेखककै बु. प. पृ. ३१८-१९ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

२—‘पहाराद ! जस्तै महासमुद्रको स्थिर रहने गुण छ, र उसले आफ्नो तटलाई नाघेर जाँदैन त्यस्तै पहाराद ! श्रावकहरूको-निमित्त जुन शिक्षापदहरू मैले प्रज्ञापित गरेको छु, ती शिक्षाहरूलाई मेरा श्रावकहरूले प्राण गए पनि उल्लंघन गर्दैनन् । पहाराद ! जो मैले प्रज्ञापित गरेका शिक्षापदहरूलाई मेरा श्रावकहरूले प्राण गए पनि उल्लंघन नगर्ने हुन् — पहाराद ! यही नै यस धर्मविनयको दोशो आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्नन् ।

३—‘पहाराद ! जस्तै महासमुद्रले कुनै मृत-शरीरलाई राख्दैन । यदि कुनै मृत-शरीर रहेमा त्यसलाई तुरुन्तै तीरमा लगी पाखालगाई दिन्दू त्यस्तै पहाराद ! जो त्यो दुश्शील पापधर्मी, असुचिपूर्ण आचरण गर्ने, प्रतिच्छन्न (गोप्य) काम गर्ने, अश्रमण भई श्रमणको रूपमा बस्ने, अब्रह्मचारी भई ब्रह्मचारीको रूपमा बस्ने तथा भित्री मल भरित भई फोरी हुने पुरुष ज्ञो—उसको साथमा (भिक्षु) सङ्घ बस्तैन; चाँडै नै (भिक्षु) सङ्घ एकत्रित भई उसलाई बाहिर निकाल्छ । यदध्यपि उ (भिक्षु) सङ्घको बीचमा बस्छ तैपनि उ (भिक्षु) सङ्घबाट दूर भएकै हुन्छ र सङ्घ पनि उबाट दूर नै भएको हुन्छ । पहाराद ! जुन त्यो दुश्शील, पापधर्मी, असुचिपूर्ण आचरण गर्ने, प्रतिच्छन्न काम गर्ने, अश्रमण भई श्रमणको रूपमा बस्ने, अब्रह्मचारी भई ब्रह्मचारीको रूपमा बस्ने तथा भित्री मल भरित भई फोहरी हुने पुरुष हो; जुन उसको साथमा सङ्घ नबस्ने हो; जुन (भिक्षु) सङ्घ एकत्रित भई उसलाई चाँडै नै बाहिर निकाल्ने हो, यदध्यपि जुन त्यो पुरुष सङ्घको बीचमा रहेको हुन्छ

तंपनि उ सङ्घबाट दूर भएके हुन्छ र सङ्घ पनि उबाट दूरनै रहेको हुने हो – पहाराद ! यही नै यस धर्मविनयको तेश्रो आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी मिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् ।

४-'पहाराद ! जस्तै गङ्गा, यमुना, अचिरवती, सरयू, मही जस्ता जुनसुकै महानदीहरू हुन्— तिनीहरूले महासमुद्रमा पुगेपछि आफ्ना अधिका नाम र गोत्रहरू छाडी उनीहरू 'महासमुद्र' कै संख्यामा गनिन्छन् त्यस्तै पहाराद ! यहाँ क्षत्री, ब्राह्मण, वैश्य तथा शूद्र गरी चारै वर्णहरू छन्— तिनीहरू घर छाडी अनगारिक भई तथागतले बताएको धर्मविनयमा प्रवर्जित भए पछि अधिका नाम र गोत्रहरू छाडी उनीहरू 'श्रमण शाक्यपुत्र' कै संख्यामा गनिन्छन् । पहाराद ! जुन क्षत्री, ब्राह्मण, वैश्य तथा शूद्र गरी चारवर्णहरू हुन्— तिनीहरू घर छाडी अनगारिक भई तथागतले बताएको धर्मविनयमा प्रवर्जित भएपछि अधिका नाम र गोत्रहरू छाडी उनीहरू 'श्रमण शाक्यपुत्र' कै संख्यामा गनिने हुन्— पहाराद ! यही नै यस धर्मविनयको चौथो आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी मिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् ।

५-'पहाराद ! जस्तै यो संसारका जुन बोगेर जाने पानी महासमुद्रमा पुग्छ, जुन आकाशबाट आएको पानीको धार महासमुद्रमा पुग्छ— त्यसबाट महासमुद्र न बढेको देखिन्छ, न घटेको नै— त्यस्तै पहाराद ! चाहे धेरै मिक्षुहरू अनुपादिशेष निर्वाणधातुमा परिनिर्वाण किन नहुन्

तर त्यसबाट निर्वाणधातु न बढेको देखिन्छ न घटेको ने । पहाराद ! जुन धेरै भिक्षुहरू अनुपादिशेष निर्वाणधातुमा परिनिर्वाण भए पनि जुन त्यसबाट निर्वाणधातु न बढेको न घटेको देखिने हो— पहाराद ! यही नै यस धर्मविनयको पाँचौ आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् ।

६—‘पहाराद ! जस्तै महासमुद्र एउटै रस, नुनिलो रस हुन्छ— त्यस्तै पहाराद ! यो धर्मविनय पनि एउटै रस, विमुक्ति रस हुन्छ— त्यस्तै पहाराद ! यो धर्मविनय पनि एउटै रस, विमुक्ति रस छ । पहाराद ! जुन यो धर्मविनयको एउटै रस, विमुक्ति रस हो— पहाराद ! यही नै यो धर्मविनयको छेँटौं आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् ।

७—‘पहाराद ! जस्तै महासमुद्रमा बहुविध रत्नहरू, अनेकविध रत्नहरू छन् । जस्तै—मोती, मणि,...मसारगल्ल—त्यस्तै पहाराद ! यस धर्मविनयमा पनि बहुविध रत्नहरू, अनेकविध रत्नहरू छन् । जस्तै—(१) चार सतिपट्टान (=स्मृतिप्रस्थान), (२) चार सम्पत्पधान (=सम्यक् प्रधान), (३) चार शृङ्खिपाद, (४) पञ्चेन्द्रिय, (५) पञ्चबल, (६) सप्तबोध्यङ्क तथा (७) आर्य-अष्टाङ्गिक मार्ग<sup>१</sup> । पहाराद ! जुन यस धर्मविनयमा चारसतिपट्टान,

१. यहाँ उल्लेख भएका चार सतिपट्टानदेखि आर्यअष्टाङ्गिक मार्ग सम्मका कुराहरू भनेका कुन् कुन् हुन् भन्ने कुरा लेखककै बु. प. पृ. ३१८-१९ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

...तथा आर्यअष्टाङ्गिक मार्गहरू छन्—पहाराद ! यही ने यस धर्मविनयको साताँ आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन् ।

—‘पहाराद ! जस्तै महाभूतहरूको वासस्थान महासमुद्र हो । ती महाभूतहरू हुन् तिमी, तिमिङ्गल, ... तथा गन्धवंहरू । जस्तै शय योजन शरीर हुने, . पाँच शय योजन शरीर हुने प्राणीहरूका वासस्थान महासमुद्र हो—त्यस्तै पहाराद ! यो धर्मविनय, पनि महाभूतहरूको वासस्थान हो । ती महाभूतहरू हुन्—स्रोतापन्न, स्रोतापत्तिफल साक्षात्कार गर्नकोनिमित्त प्रतिपन्न; सकृदागामी, सकृदागामीफल साक्षात्कार गर्नकोनिमित्त प्रतिपन्न; अरहत्, अरहत्फल साक्षात्कार गर्नकोनिमित्त प्रतिपन्न । पहाराद ! जुन यो धर्मविनय, महाभूतहरूको वासस्थान हो । जुन ती महाभूतहरू हुन्—स्रोतापन्न, स्रोतापत्तिफल साक्षात्कार गर्नकोनिमित्त प्रतिपन्न, ... अरहत्, अरहत्फल साक्षात्कार गर्नकोनिमित्त प्रतिपन्न छन्—पहाराद ! यही ने यस धर्मविनयको आठाँ आश्चर्य तथा अद्भूत गुण हो । जुन गुणलाई हेरी हेरी भिक्षुहरू यस धर्मविनयमा अभिरमण गर्छन्’ ।”

---

## २५. पारिषद ब्रह्मा

### परिचय

परिषदका सदस्यहरूलाई 'पारिषद' भन्ने अर्थले—यी पारिषद ब्रह्मा, अहम् परिषदका एक सदस्य ब्रह्मा हुन् भन्ने कुरा स्वतः अवबोध गराउँछूँ । अर्को अर्थको आधारमा विचार गर्ने हो भने—प्रथम ध्यानबाट उत्पन्न हुनसक्ने एक ब्रह्मभूमिको नाम पनि 'ब्रह्म पारिषद' छ । अतएव यही ब्रह्मलोकका ब्रह्मालाई पनि 'ब्रह्म पारिषद' भन्न सकिन्छ ।

अगाडि उल्लिखित सूत्रानुसार एक ब्रह्माको यस्तो धारणा र विश्वास थियो कि—कुनै पनि श्रमण वा ब्राह्मण ब्रह्मलोकमा आउन सक्दैनन् । यसको साथसाथै उनीमा शाश्वत-दृष्टि पनि थियो<sup>१</sup> ।

एककासी भगवान् बुद्ध त्यस ब्रह्मलोकमा गई यी ब्रह्माको मायि किन बस्नजानु भएको होला भन्ने खुल्खुली हामी सबैमा लाग्नसक्छ ।

१. सार. प. I. पृ. १६६: अञ्जतरब्रह्मसुत्तवण्णना, ब्रह्मरांयुत्त ।

२. सार. प. I. पृ. १६६: अञ्जतरब्रह्मसुत्तवण्णना ।

हुन पनि हो कुनै कारण नभइकन भगवान् त्यहाँ विन जानु भएको होला ?

मूल सूत्र र अर्थकथाको अध्ययनपछि यो थाहा पाइन्छ कि कुनै कारणद्वारा ने बुद्ध भगवान् त्यहाँ जानु भएको हो । तर सूत्रमा त कुनै कारण उल्लेख गरेको देखिन्न । कारण उल्लेख गरेको नभए तापनि यहाँ विचारणीय कारणहरू अवश्य छन् ।

जस्तै—अगाडिको मूल सूत्रमा “सो ब्रह्माले महामौद्रगल्यायन महास्थविरको सोधाइको जबाकमा—‘मारिष ! अब ममा त्यस्तो दृष्टि छैन जस्तो अघि थियो... अब मैले कसरी म नित्यहुँ, म शाश्वत हुँ’ भन्ने गलत धारणा लिउँ” भन्ने वाक्यबाट भगवान् त्यहाँ जानाको कारण प्रष्ट हुन्छ । यदि सो ब्रह्माको त्यो गलत धारणा नहट्दो हो त अवश्य पनि त्यहाँ भगवान् जानु हुने थिएन होला र ब्रह्माले “त्यस्ता कुनै श्रमण वा ब्राह्मण छैनन्—जो यहाँ आउन सक्षेन्” भन्ने जस्ता गलत धारणा लिइरहेको हुनाले उनको अहंकारलाई हटाउन लगाउनकोनिमित्त नै भगवान्ले उनीमाथि बसेर देखाउनु भएको हो । यति देखेनेवित्तिकै उनको पहिलेको त्यो धारणा पनि हटेर गयो र भगवान्को उपदेश सुनेर उनको सत्काय-दृष्टिको विश्वास पनि हटेरगयो र उनले स्रोतापत्ति-फल पनि प्राप्तगरे<sup>१</sup> ।

यही कारण, यही हेतुलाई ध्यानमा राख्नुभई तथा ब्रह्मालाई सुमार्गमा ल्याउनकोनिमित्त भगवान् एककासी त्यहाँ जानु भएको हो भनी भन्न सकिन्छ ।

१. सार. प. I. पृ. १६६: अञ्जतरब्रह्मसुत्तवण्णना, ब्रह्मसंयुत्त ।

अनि भगवान् सहित महास्थविरहरु अन्तर्धान भएर गइसके पछि सो ब्रह्माको मनमा “यहाँ आउनु भएका महास्थविरहरु मात्रै त्यस्ता ऋद्धिसम्पन्न हुनुहुन्छ कि अथवा भगवान्‌को धर्ममा अरु पनि त्यस्ता ऋद्धिसम्पन्न छन्<sup>१</sup> ?” भन्ने कुरा मनमा लागेपछि एक पारिषद ब्रह्मालाई महामौद्गल्यायन महास्थविरकहाँ सोधन पठाए । अनि सो पारिषद ब्रह्मा महामौद्गल्यायन महास्थविरकहाँ गई जम्मे कुरा सोधी फक्केर गई सो ब्रह्मालाई कुरा सुनाए पछि सो ब्रह्मा अत्यन्त हर्षित भए । अरु कुराहरु अगाडिको मूल सूत्रबाट प्रष्ट भएके छन् ।




---

१. सार. प. I. पृ. १६६: अञ्जतरब्रह्मसुत्तवण्णना ।

मूल सूत्र —

## ऋद्धिवान् भिक्षुहरू धेरेण्ठन्

श्रावस्तीमाः ।

त्यस समय एक ब्रह्माको यस्तो कुदृष्टि ( = पापकंदिट्ट )  
उत्पन्न भएको थियो—“त्यस्ता कुनै श्रमण वा ब्राह्मण छैनन् जो यहाँ  
आउन सक्छन् ।” अनि भगवान्‌ले सो ब्रह्माको चित्तवितर्कनालाई आफ्नो  
चित्तले जानी—जस्तै—कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ  
अथवा पसारेको बाहुलाई खुम्च्याउँछ, त्यस्तै गरी—भगवान् जेतवनमा  
अन्तर्धान भई त्यस ब्रह्मालोकमा प्रकट हुनुभयो । अनि सो ब्रह्माको माथि  
आकाशमा तेजधातु<sup>१</sup>-समाधिमा तल्लीन भई भगवान् पलेटिमारी  
बस्नुभयो ।

१. सं. नि. I. पृ. १४५: अञ्जतरब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं; अ. क. I.  
पृ. १६५.

२. तेजधातु-ध्यान भनेको तेजकसिण भन्ने ध्यान हो । यस ध्यानमा  
बसी अधिष्ठान गर्दा ज्वाला, प्रकाश तथा तेज निस्कन्छन् । यस्तै  
ध्यानमा बस्नुभई ‘ज्वाला निस्कोस्’ भन्ने अधिष्ठान गरी ब्रह्मालाई

(१) अनि त्यसवेला आयुष्मान् महामौद्गल्यायनलाई यस्तो लाभ्यो—“अहिले भगवान् कहाँ हुनुहुँदो रहेछ ?” अनि आयुष्मान् महामौद्गल्यायनले मनुष्य चक्रुद्धारा देख्न नसकिने विशुद्ध दिव्यचक्रुद्धारा भगवान्लाई सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई बसिरहनु भएको देख्नुभयो । देखेर जस्तै कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्च्याउँछ, त्यस्तै गरी जेतवनमा अन्तर्धान भई त्यस ब्रह्मलोकमा प्रकट हुनुभयो । अनि आयुष्मान् महामौद्गल्यायन पनि पूर्व दिशातिर सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई भगवान्को मुनि बस्नुभयोः ।

महाज्वाला देखाउनु भई भगवान् उनको माथि आकाशमा पलेटिमारी बस्नुभयो । सं. नि. अ. क. I. पृ. १६५: अञ्जतररब्रह्मसुत्तवण्णा ।

१. महामौद्गल्यायन महास्थविर त्यहाँ किन जानुभएको हो भन्ने प्रश्नको उत्तरमा सं. नि. अ. क. I. पृ. १६५-६६ ले यसरी लेखेको छ—

“जब आयुष्मान् महामौद्गल्यायनले ध्यानदृष्टिद्वारा भगवान्लाई ब्रह्मलोकमा देख्नुभयो तब वहाँले ‘यी ब्रह्मा हठी (अट्टिवेधी) छन्, अतः म पनि त्यहाँ जानुपन्यो’ भन्ने कुरा मनमा लागेपछि भगवान्को साथदिन त्यहाँ जानु भएको हो । सो ब्रह्माले तथागत अथवा तथागतका श्रावकहरूको कुनै क्रृद्धि प्रभाव देखेका

(२) अनि आयुष्मान् महाकाश्यपलाई यस्तो लाग्यो—“अहिले भगवान् कहाँ हुनुहुँदो रहेछ ?” अनि आयुष्मान् महाकाश्यपले मनुष्यचक्षुद्वारा देख्न नसकिने विशुद्ध विव्यचक्षुद्वारा भगवान्लाई सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई बसिरहनु भएको देख्नुभयो । देखेर जस्तै कुनै बलबान् पुरुषले खुम्चेको बाहुलाई यसार्छ अथवा पसारेको बाहुलाई खुम्च्याउँछ त्यस्तै गरी... ब्रह्मालोकमा प्रकट हुनुभयो । अनि आयुष्मान् महाकाश्यप पनि दक्षिण दिशातिर सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई भगवान्को मुनि बस्नुभयो ।

(३) अनि आयुष्मान अनुरुद्धलाई यस्तो लाग्यो—“अहिले भगवान् कहाँ हुनुहुँदो रहेछ ?” अनि आयुष्मान् अनुरुद्धले मनुष्यचक्षु-द्वारा देख्न नसकिने विशुद्ध विव्यचक्षुद्वारा भगवान्लाई सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई बसिरहनु भएको देख्नुभयो । देखेर जस्तै कुनै बलबान् पुरुषले... पसारेको बाहुलाई खुम्च्याउँछ त्यस्तै गरी... ब्रह्मालोकमा प्रकट हुनुभयो । अनि आयुष्मान्

थिएनन् । त्यसैले ‘यिनीहरूले चित्त दमन गर्न सकेका छैनन्’ भन्ने जस्ता मिथ्या धारणा उनले लिएका थिए । त्यसैले वहाँ पनि भगवान्को साथदिन त्यहाँ जानु भएको हो ।”

त्यसव्यत भगवान्को शरीरबाट निस्केका छ वर्णका ज्वालाहरू सबै ब्रह्मालोकहरू पारगरी आकाशमा फैलिएका थिए भन्ने कुरा पनि उपरोक्त ग्रन्थमै उल्लेख भएको पाइन्छ ।

अनुरुद्ध पनि उत्तर दिशातिर सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई भगवान्‌को मुनि बस्नुभयो ।

(४) अनि आयुष्मान् महाकपिनलाई यस्तोलाग्यो— “अहिले भगवान् कहाँ हुनुहुँदो रहेछ ?” अनि आयुष्मान् महाकपिनले मनुष्यचक्षुद्वारा देख्न नसकिने विशुद्ध दिव्यचक्षुद्वारा भगवान्‌लाई सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई बसिरहनु भएको देख्नुभयो । देखेर जस्तै कुनै बलवान् पुरुषले...पसारेको बाहुलाई खुम्च्याउँछ त्यस्तै गरी...ब्रह्मालोकमा प्रकट हुनुभयो । अनि आयुष्मान् महाकपिन पनि पश्चिम दिशातिर सो ब्रह्माको माथि आकाशमा पलेटिमारी तेजधातु-समाधिमा तल्लीन भई भगवान्‌को मुनि बस्नुभयो ।

अनि आयुष्मान् महामौद्रगल्यायनले सो ब्रह्मालाई गाथाद्वारा यसो भन्नुभयो—

“अङ्गा पि ते आवुसो सा दिट्ठि,  
या ते दिट्ठि पुरे अहुं ।  
पस्ससि वीतिवत्सन्तं,  
ब्रह्मालोके पभस्सरं” ति ॥”

अर्थ—

“आवुसो ! अहिले पनि तिमीमा त्यो दृष्टि छ के जो तिमीमा

१. स्पाममा: ‘परायनं’ ।

अधि थियो<sup>३</sup>, भगवान्‌को शरीरबाट निस्केका छवण प्रभाहरू ब्रह्मलोक पार गरी गएका तिमी देखदछौ ?”

(ब्रह्मा भन्दछन्—)

“न मे मारिस सा दिढ्ठि, या मे दिढ्ठि पुरे अहु ।  
पस्सामि वीतिवत्तन्तं, ब्रह्मलोके पभस्सरं ।  
स्वाहं अज्ज कथं बज्जं, अहं निच्चोन्मि सस्सतो’ ति ॥”

आर्थ—

“मारिष ! अब ममा त्यस्तो दृष्टि छैन जस्तो अधि थियो, भगवान्‌को शरीरबाट निस्केका छवण प्रभाहरू ब्रह्मलोक पार गरी गएको पनि म देखदछु; अब मैले कसरी ‘म नित्य हुँ, म शाश्वत हुँ’ भन्ने गलत धारणा लिङ्<sup>४</sup> ।”

- “यहाँ कुनै श्रमण वा ब्राह्मण आउन सक्दैनन्” भन्ने जुन तिम्रो अधिको धारणा हो त्यस्तो धारणा वा दृष्टि अहिले पनि छ कि भनी सोधनु भएको हो । सं. नि. अ. क. I. पृ. १६६: अञ्जतरब्रह्मा-सुत्तवण्णना ।
- महामौद्गल्यायन महास्थविरले प्रश्न सोधनुभन्दा अगाडि नै भगवान् बुद्धले सो ब्रह्मलाई उपदेश पनि सुनाउनु भएको थियो । उपदेश सुनिसके पछि सो ब्रह्माले शाश्वत-दृष्टिलाई दूर गरी स्रोतापत्ति-फल प्राप्त गरेका थिए । त्यसैले उनले ‘अब ममा न शाश्वत-दृष्टि छ

त्यसपछि भगवान् सो ब्रह्मालाई संवेग तुल्याई जस्तै कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्च्याउन्छ त्यस्तै गरी त्यस ब्रह्मालोकमा अन्तर्धान भई जेतवनमा प्रकट हुनुभयो । अनि सो ब्रह्माले एक पारिषद ब्रह्मालाई सम्बोधन गरे—

“मारिष ! यता आऊ, तिमी जहाँ आयुष्मान् महामौद्गल्यायन हुनुहुन्छ त्यहाँ जाऊ । त्यहाँ पुगेपछि आयुष्मान् महामौद्गल्यायनलाई यसो भन—‘मारिष मौद्गल्यायन ! वहाँ भगवान्का अरू पनि त्यस्ता श्रावकहरू छन् के जो तपाइ मौद्गल्यायन, काश्यप, कपिपन तथा अनुरूद्ध जस्ता महर्द्धिक तथा महानुभाव सम्पन्न हुनुहुन्छ ?’”

“हवस्” भनी सो ब्रह्मालाई प्रत्युत्तरदिई सो पारिषद ब्रह्मा जहाँ आयुष्मान् महामौद्गल्यायन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् महामौद्गल्यायनलाई यस्तो भने—

“मारिष मौद्गल्यायन ! तपाइ मौद्गल्यायन, काश्यप, कपिपन तथा अनुरूद्ध जस्ता महर्द्धिक तथा महानुभाव सम्पन्न हुनुभएका भगवान्का श्रावकहरू अरू पनि छन् के ?”

न त कुनै श्रमण वा ब्राह्मण यहाँ आउन सक्दैनन् भन्ने गलत-दृष्टि नै छ । अतः अब मैले कसरी ‘म नित्य हुँ, म शाश्वत हुँ’ भन्ने गलत धारणा लिऊँ भनी भनेका हुन् । सं. नि. अ. क. I. पृ. १६६: अञ्जतरब्रह्मसुत्तवण्णना ।

अनि आयुष्मान् महामौद्गल्यायनले सो पारिषद ब्रह्मालाई  
गाथाद्वारा यसो भनुभयो—

“तेविज्ञा इद्विप्ता । च, वेतोपरियायकोविदा ।  
खोणासवा अरहन्तो, बहु बुद्धस्स सावका’ ति ॥”

अर्थ—

“त्रिविद्यालाभी, ऋद्धिवान्, चित्तपर्यायिकोविद (—परचित्त  
ज्ञान हुने) तथा क्षीणास्त्रवी अरहन्तहरू जस्ता बुद्धका शावकहरू धेरै  
छन् ।”

अनि सो पारिषद ब्रह्मा, आयुष्मान् महामौद्गल्यायनको  
भाषणलाई अभिनन्दन तथा अनुमोदन गरी जहाँ सो ब्रह्मा यिए त्यहाँ  
गए । त्यहाँ पुगेपछि सो ब्रह्मालाई यसो भने—

“मारिष ! आयुष्मान् महामौद्गल्यायन यस्तो भनुहुन्छ —  
‘त्रिविद्यालाभी, ऋद्धिवान्, चित्तपर्यायिकोविद तथा क्षीणास्त्रवी अरहन्त-  
हरू जस्ता बुद्धका शावकहरू धेरै छन्’ ।”

सो पारिषद ब्रह्माले यति भनेपछि सन्तुष्ट भई सो ब्रह्माले  
पारिषद ब्रह्माको कुरालाई अभिनन्दन गरे ।

१. सिहल र रोमनमा: ‘इद्विप्ता’ ।

## २६. प्रियंकरमाता यक्षिणी

परिचय

प्रियंकर भन्नेको माता भएकोले 'प्रियंकरमाता' भनिएको हो । यो प्रियंकरमाता यक्षिणी एक पिशाच थिइन्<sup>१</sup> ।

एकदिन यो प्रियंकरमाता यक्षिणी आफ्नो पुत्र प्रियंकरलाई साथमा लिई जेतवनाराममा आहार खोज्दै, बिहान सबैर गइरहेको वेतामा यिनले अनुरूद्ध महास्थविरको धम्मपद-गाथाहरूको मधुर स्वर सुन्ना यिनलाई अपार खुशी लागेको मात्र नभई यिनको ज्यूभरी नै प्रीति फिजिएर गएको थियो<sup>२</sup> । जुन कुराहरू अगाडिको मूल सूत्रको पाद-टिप्पणीमा उल्लेख गरिसकेकै छु ।

**पटिसम्भदामगद्यकथा अनुसार<sup>३</sup>**—यो यक्षजातका पिशाच-हरूका शरीर प्रमाण तथा रूप वर्णहरू पुनर्वसुमाता, प्रियंकरमाता,

१. सार. प. I. पृ. २३८: पियङ्करसुत्तवण्णना, यक्षवसंयुतं ।

२. सार. प. I. पृ. २३८.

३. पृ. ७९: परिच्छेय्यनिदेसवण्णना, महावग्ग ।

पूष्यमित्रा तथा धर्मगुप्ता यक्षणीहरूका यें अनेक प्रकारका हुन्छन् । यिनीहरू कुनै दुब्ला भए कुनै मोटा र अगला हुन्छन् । कुनैको रूपवर्ण गोरा भए कुनैको कालो; कुनैको नीला भए कुनैको गहुँगोरो पनि हुन्छ ।

यी यक्षजाति पिशाचहरू देवताहरू यें प्रभावशाली हुन्नन् र दरिद्र मानिसहरू यें अ-प्रभावशाली तथा दुःखले पीडित हुन्छन् । कुनै पिशाच-हरू कृष्णपक्षमा दुःखी र शुक्लपक्षमा सुखी हुन्छन् । सुखमय जीवनबाट च्युत भएको हुनाले नै यस योनीलाई ‘विनिपात’ भनिएको हो<sup>१</sup> । तैपनि केही पिशाचहरू देवताहरू यें आकाशबाट कर्मविपाकजश्चित्तद्वारा आकाशमा जानसक्ने पनि छन्<sup>२</sup> ।

जस्तै—मनुष्यहरूको पुनर्जन्म (१) त्रिहेतुक, (२) द्विहेतुक तथा (३) अहेतुक<sup>३</sup> चित्तद्वारा हुन्छ, त्यस्तै—यी पिशाचहरूको जन्म पनि त्रिहेतुक, द्विहेतुक तथा अहेतुक चित्तद्वारा हुन्छ ।

१. “सुखसमुस्सयो विनिपातितत्ता विनिपातिकाति वुत्ता ।”

पटि. म. अ. क. पृ. ७९: परिज्ञेयनिदेसवण्णना, महावग्ग ।

२. पटि. म. अ. क. पृ. ५०१: इद्धिकथावण्णना, पञ्जावग्ग; विशु. म. (हि.) II. पृ. ९.

३. यहाँ ‘त्रिहेतुक, द्विहेतुक तथा अहेतुक’ भनेका —तीन हेतुले युक्त, द्विहेतुले युक्त तथा कुनै हेतुले युक्त नभएको हो भनी भनिएको हो ।

अभिधर्मको भाषाले ‘लोभ, द्वेष, मोह तथा अलोभ, अद्वेष अमोह’ आदि छ कारणहरूलाई “हेतु” भनी भन्दछन् ।

साधारणतया त्यस्तो कुनै हेतु नभएकोलाई “अहेतु” भन्दछन् । अतः हेतुले युक्त भएकोलाई ‘हेतुक’ र हेतुले युक्त नभएकोलाई ‘अहेतुक’ भनी भन्दछन् । (अभि. ध. सं. नवनीतटीका, पृ. ६, ४६: पकिण्णक-सङ्घविभागो, ततियो परिच्छेदो । )

तर खास गरी दुइ चित्तलाई अहेतुक भनिने कुरा निम्न विभाजनद्वारा प्रष्ट हुनेछ ।

उपरोक्त ‘हेतुक’ र ‘अहेतुक’ मध्ये—(क) ज्ञानयुक्त कामावचर बाह (१२) शोभन चित्तहरू तथा पैतीस (३५) महगत (=महत्तगत) लोकोत्तर चित्तहरू गरी जम्मा सतचालीस (४७) चित्तहरूलाई “त्रिहेतुक” चित्त भनी भनिन्छ ।

(ख) बाह (१२) अकुशल चित्तहरूमध्ये दश (१०) अकुशल चित्तहरू तथा ज्ञानयुक्त बाह (१२) कामावचर शोभन चित्तहरू गरी जम्मा बाइस (२२) चित्तहरूलाई “द्विहेतुक” चित्त भनी भनिन्छ ।

(ग) बाह (१२) अकुशल-चित्तहरूमध्ये विचिकित्सा युक्त र उद्बच्च युक्त गरी दुइ (२) चित्तलाई “अहेतुक” चित्त भनी भनिन्छ । (अभि. ध. सं. नवनीतटीका पृ. ४६: पकिण्णकसङ्घविभागो, ततियोपरिच्छेदो । )

यसको विस्तृत अध्ययनको लागि अधिवेष्मत्थसङ्घहो पढ्नु पर्छ ।

यी तीनप्रकारका चित्तद्वारा उत्पन्न हुनेहरूमध्येमा जुन प्राणीको पुनर्जन्म त्रिहेतुक-चित्तद्वारा हुन्छ त्यस्ताको — पिशाच योनिमा जन्म भए तापनि — प्रियंकरमाताहरूको कें धर्मशब्दण गर्नमा चित्त अग्रसर हुन्छ तथा त्यस्ताले धर्मावबोध (=धर्माभिसमयो<sup>१</sup>) पनि गर्न सक्छन् ।

अगाडिको मूल सूत्रको—“प्रियंकर ! न कराऊ, न रोऊ, भिक्षु धर्मपदहरू भन्दैछन्; हामीहरूको हितकोनिमित्त धर्मपदहरू सिक्खो (- सुनौं) र धर्मको आचरण पनि गरौं” भन्नेबाक्यद्वारा यस कुराको पुष्ट्याइ हुन्छ ।

“धर्मावबोध” अथवा “धर्माभिसमय” भन्ने मूलपालि तथा अर्थकथाको भाषालाई भनन गर्दा वा अध्ययन गर्दा यसको अर्थ जहाँपनि ‘स्तोतापन्नादि मार्ग फल’ प्राप्त गर्ने पुरुषहरूलाई लक्षणरेको देखिन्छ । अतः यस अर्थ अनुसार माथि ‘धर्मावबोध पनि गर्न सक्छन्’ भन्ने उल्लेख भए अनुसार अवश्य पनि अनुरूढ महास्थविरका धर्मपदहरू सुनी यी प्रियंकरमाता यक्षिणीले कुनै मार्गफल प्राप्त गरेकी होलिन् भनी भज्ञ सकिन्छ । अरु कुराहरू अगाडि अनुदित मूल सूत्रमा नै प्रष्ट भएकै छन् ।

X

X

X

---

१. पटि. म. अ. क. पृ. ७९: परिज्ञेयनिहेसवण्णना, महावग्ग ।

## मूल सूत्र—

कसरी पिशाच योनिबाट मुक्त हुन सकुँ ?

एक समय आयुष्मान् अनुरुद्ध श्रावस्तीस्थित अनाथ-पिण्डिकको जेतवनाराममा बस्नु भएको थियो ।

त्यसव्यत (एकदिन) आयुष्मान् अनुरुद्ध<sup>३</sup> रातको प्रत्यूष समयमा उठी धर्मपदहरू<sup>४</sup> भन्दै हुनुहुन्थ्यो । अनि प्रियंकरमाता यक्षिणीले आफ्नो पुत्रलाई यसरी फकाउन थाली<sup>५</sup> —

१. सं. नि. I. पृ. २१०: पियङ्करसुतं, यक्खसंयुतं; अ. क. I. पृ. २३७.
२. त्यसव्यत आयुष्मान् अनुरुद्ध जेतवनारामको एक छेउमा भएको “कौशम्बिक कुटीमा” बस्दै हुनुहुन्थ्यो भनी सं. नि. अ. क. I. पृ. २३७: पियङ्करसुत्तवण्णनाले उल्लेख गरेको छ ।
३. एकदिन आयुष्मान् अनुरुद्ध रात बितिसके पछि भोरको समयमा उठनुभई कौशम्बकुटी (कोसम्बकुटी) भित्र बसी सुमधुर स्वरले धर्मपदको अप्रमाद वर्गका गाथाहरू भन्दै हुनुहुन्थ्यो । हुनत धर्मपद भन्नाले धर्मपदका सबै छब्बीस वर्गलाई भनेको हो । त्यसैले सूत्रमा

१—‘मा सदं’ करि<sup>१</sup> पियङ्कर, भिक्खु धर्मपदानि भासति ।  
अपि च धर्मपदं विजानिय<sup>२</sup>, पटिपञ्जेम हिताय नो सिया ॥

‘धर्मपदहरू भन्दै हुनुहुन्थ्यो’ भनी भनिएको हो भनी सं. नि. अ. क.

I. पृ. २३७—३८ ले उल्लेख गरेको छ ।

४. पिशाच योनिमा उत्पन्न भएकी प्रियंकरमाता भन्ने एक यक्षिणी थिई । उसको एक पुत्र पनि थियो । अनुरूप्त स्थविरले भोरको समयमा सुमधुर स्वरले धर्मपदहरू भनिरहनु भएको वेलामा प्रियंकरमाता यक्षिणी आफ्नो पुत्र लिई जेतवनारामको पछाडिपट्टिको परखालबाट आहारकोनिमित्त मलमूत्र, सिगानकफहरू खोज्दै नगरतिर जानलागेकी थिई । त्यसवेत अनुरूप्त स्थविरको मधुर स्वर सुनी यक्षिणीको जिउभरी प्रीति फैलिई सोही स्वर सुनिरही । यो मधुर स्वर सुनेर उसको मनमा धर्मश्रवण गर्ने इच्छा उत्पन्न भयो । त्यसैले उ त्यहाँ एक छेउमा वालक लिई उभिइरही । तर वालकले आमासँग ‘भोकलाग्यो खाना देऊ’ भन्दै रुदै कराउँदै क्लगडा गर्न थाल्यो । यो देखेर यक्षिणीले वालकलाई फकाउँदै—“नानी ! नरोऊ, न कराऊ; धर्म सुनौं, धर्म सुनेर नै हासीहरू यस पिशाच योनिबाट मुक्तहुन सक्नेछौं” भन्दै दुइ गाथाहरू भनेकी हो । त्यसैले सूत्रमा ‘यसरी फकाउन थाली’ भनी उल्लेख भएको हो भनी सं. नि. अ. क. I. पृ. २३८: पियङ्करसुत्तवण्णनाले उल्लेख गरेको हो ।

१--१. स्याममा: ‘सद्मकरी’; रोमनमा: ‘सदं करी’ ।


२. रोमनमा: ‘विजानीय’ ।

२—“पाण्येषु च संयमामसे, सम्पज्जानमुसा न भणामसे।  
सिक्खेम मुसील्यमत्तनो”, अपि मुच्चेम पिशाचयोनिया’ति ॥”

अर्थ—

१—“प्रियंकर ! न कराऊ, न रोऊ; भिक्षु धर्मपदहरू भन्देष्ठन्;  
हामीहरूको आफ्नो हितकोनिमित्त धर्मपदका कुराहरू सिक्खौ र धर्मको  
आचरण पनि गर्दौ ।

२—“प्राणीहिसाबाट संयम गर्दौ, सम्प्रज्ञान मृषावाद नगर्दौ,  
आफ्नो मुशीलभावलाई सिक्खौ, यसरी हामीहरू पिशाच योनिबाट  
मुक्त हुन सक्नेछ्दौ ।”



Dhamma.Digital

१. सिहलमा: ‘मुसीलमत्तनो’ ।

## २७. पुनर्वसुमाता यक्षिणी

परिचय

एकदिन अनाथपिण्डिको जेतवनाराममा—भोजनोपरान्त महाजनहरूलाई धर्मोपदेश सुनाई, महाजनहरू फर्कीसके पथि, स्नानगृहमा स्नान गरी, गन्धकुटीको प्रांगणमा वच्छधाइराखेको वर-बुद्धासनमा पश्चिमतिर हेरी सूर्यास्तको समयमा—भगवान् बुद्ध बस्नु भएको थियो । अनि त्यहाँ भिक्षुहरू आ-आफ्ना कोठाबाट निस्को भगवान्कहाँ आई रातो कपडाले घेरा लगाए क्यैं बुद्धलाई घेरा लगाई बसे । अनि भगवान्ले उनीहरूको मनोभावलाई बुझी उनीहरूलाई निर्वाण सम्बन्धी कुराहरू सुनाउन थाल्नु भयो ।

यसेवेला पुनर्वसुमाता यक्षिणी पनि एक पुत्र र एक पुत्री लिई त्यहाँ आइपुगिन्<sup>१</sup> । अरु कुराहरू अगाडि मूल सूत्रको पादिप्पणीमा उल्लेख गरिसकेको छु ।

१. सार. प. J. पृ. २३८-३९: पुनर्ब्रह्मसुत्तवण्णना, यक्षवसंयुतं ।

यी यक्षिणी पनि माथि उल्लिखित प्रियंकरमाता यक्षिणी जस्तै थिइन् र यिनले पनि धर्माभिसमय प्राप्तगरेको थिइन् ।

X

X

X

### केहो पुनर्वसु नामहरू

(१) पुनर्वसु (भिक्षु)—यिनी छ वर्गीय भिक्षुहरूमध्येका एक भिक्षु हुन् । हेर, लेखकको बु. गृ. पृ. २८० को पादटिप्पणीमा ।

(२) पुनर्वसु (यक्षपुत्र)—यिनी उहो यक्षपुत्र हुन्—जो आफ्नो आमासेंगे बुद्धको उपदेश सुनी खोतापन्न भएका थिए । यिनको माता पनि स्रोतापन्ना भएकी थिइन्<sup>१</sup> । यस सम्बन्धका कुराहरू सं. नि. I. पृ. २११: पुनर्बवसुसुत्तमा उल्लेख भएका छन् ।

(३) पुनर्बवसु (सुक्तं)—यो त्यो सूत्रको नाम हो जसको अनुवाद यहाँ गरिविएको छु ।

X

X

X

१. सार. प. I. पृ. २३९: पुनर्बवसुसुत्तवण्णना, यक्खसंयुतं ।

मूल सूत्र—

### धर्म नै सबभन्दा प्यारोलाग्छ

एक समय भगवान् भ्रावस्तीस्थित अनाथपिण्डिको जेत-  
वनाराममा बस्नु भएको थियो<sup>१</sup> ।

त्यस समय निर्वाण प्रतिसंयुक्त धर्मका कुराहरूद्वारा भगवान्ले  
मिक्खुहरूलाई सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित पादे-  
हुनुहुन्थ्यो । एकचित्त गरी मनराखी, सबै चित्तहरू एकत्रित पारी कान  
थापी ती मिक्खुहरूले धर्म सुनीरहेका थिए । अनि पुनर्वसुमाता  
(=पुनर्बसुमाता) यक्षिणीले पुत्रहरूलाई यसरी फकाइन—

१—“तुण्ही उत्तरके होहि, तुण्ही<sup>२</sup> होहि पुनर्बसु ।

यावाहं बुद्धसेट्स्स, धर्मं सोस्सामि सत्थुनो ॥

२—“निब्बानं भगवा आह<sup>३</sup>, सब्बगन्थप्यमोचनं ।

अतिवेळा च मे होति, अस्मि धर्मे पियायना ॥

१. सं. नि. I. पृ. २११: पुनर्बसुसुत्तं, यक्खसंयुत्तं; अ. क. I. पृ. २३८.

२. रोमनमा: ‘तुण्ह’ ।

३. रोमनमा: ‘आहु’ ।

३—“पियो लोके सको पुत्तो, पियो लोके सको पति ।  
ततो पियतरा मर्यां, अस्स धम्मस्स मग्गना ॥

४—“न हि पुत्तो पति वा पि, पियो दुक्खा पमोचये ।  
यथा सद्भम्मस्सवनं, दुक्खा मोचेति पाणिनं ॥

५—“लोके दुक्खपरेतस्मि, जरामरणसंयुते ।  
जरामरणमोक्खाय, यं धम्मं अभिसम्बुधं ।  
तं धम्मं सोतुमिच्छामि, तु एही होहि पुनव्वसू'ति ॥”

अर्थ—

१—“उत्तरे चूपलाग ! पुनर्वसु चूपलाग ! श्रेष्ठ हनु भएका  
बुद्धको धर्म म सुभवाहन्तु । Digitized by srujanika@gmail.com

२—“भगवान् ले सबै ग्रन्थीहरूबाट<sup>३</sup> मुक्त हुनसक्ने निर्वाणको  
उपदेश गर्नुहुन्छ; यस धर्ममा प्यार गरिरहेको घेरे दिन भइसक्यो ।

१. सिंहल र रोमनमा: ‘जरामरणसंयुते’ ।
२. सिंहल र रोमनमा: ‘अभिसम्बुद्ध’ ।
३. चार ग्रन्थीहरू छन्— (१) अभिध्या कायग्रन्थी, (२) व्यापाद  
कायग्रन्थी, (३) शीलव्रतपरामर्श कायग्रन्थी तथा (४) यही सत्य  
हो भनी बस्ने कायग्रन्थी । ध. सं. पृ. २५४: गन्थगोच्छकं, निक्खेप-  
कण्डं ।

३—“यो लोकमा आफ्नो पुत्र प्यारो लाग्छ, यो लोकमा आफ्नो पति प्यारो लाग्छ; तर मलाई त्यसभन्दा पनि बढी यो धर्म पाउनुमा प्यारो लाग्छ ।

४—“सद्धर्म श्रवण गन्ति जसरी दुःखबाट मुक्त हुन सकिन्दै त्यसरी प्रिय भएको पुत्रले वा प्रिय भएको पतिले दुःखबाट मुक्त गराउन सक्दैनन् ।

५—“यो लोकमा जरामरण युक्त भई दुःखमा परिहरेकालाई जरामरणबाट मुक्त गराउन जुन धर्म बुद्धले अभिसम्बोध गर्नुभयो—त्यो धर्म म सुन्नचाहन्छु; पुनर्बसु ! अतः तिमी चूपलाग ।”

(पुनर्बसु भन्दक—)

Dhamma.Digital

१—“अस्माऽन व्याहरिस्सामि॒॑, तुण्ही भूतायमुत्तरा॒॑ ।

धम्ममेव निसामेहि॒॑, सद्धम्मस्सवनं सुखं॒॑ ।

सद्धम्मस्स अनव्याय, अस्मा दुखं चरामसे॒॑ ॥

२—“एस वैवमनुस्सानं॒॑, सम्मूलहानं॒॑ पभङ्करो॒॑ ।

बुद्धो अन्तिमसारीरो॒॑, धम्मं वैसेति चक्खुमा॒॑ ति ॥”

१. सिहल, स्याम तथा रोमनमा: ‘अस्म’ ।

२. सिहलमा: ‘व्याहरिस्सामी’, रोमनमा: ‘व्याहरिस्सामि’ ।

३. रोमनमा: ‘अन्तिमसारीरो’ ।

अर्थ—

१—“आमा ! उत्तरा पनि चूपलागी, म पनि केही बोलदीन; तपाइ धर्म ने सुन्नुहोस्, धर्म सुन्नु ने सुखकर हो, आमा ! धर्म बुझ्न नसकेर नै हामीहरू दुःखी भएका ह्वैं} ।

२—“अन्धकारमा परेका देवमनुष्यहरूकोनिमित्त सूर्य समान चक्रमान् हुनुभएका तथा अन्तिम देहधारी हुनुभएका बुद्धले धर्मोपदेश गर्दै हुनुहुन्छ ।”

(थक्षणी भन्दछे—)

१—“साधु खो परिणतो नाम, पुत्तो जातो उरेसयो<sup>२</sup> ।

पुत्तो मे बुद्धसेष्टस्स, धर्म सुद्धं पियायति ॥

२—“पुनब्बसु सुखी होहि, अज्जाहमि समुगता ।

दिट्ठानि अरियसञ्चानि, उत्तरा पि सुणातु मे ति ॥”

अर्थ—

१—“मेरो कोखमा जन्मेको पण्डित पुत्रलाई धन्य छ, मेरो पुत्रले पनि श्रेष्ठ हुनुभएका बुद्धको धर्मलाई रुचाउँछ ।

१. अघि पनि हामीहरूले यो सद्धर्मलाई बुझ्न नसकेर हामीहरू क्षुधापिपासादि दुःखमय जीवनमा परेका ह्वैं भनी भनिएको हो ।

सं. नि. अ. क. I. पृ. २३९: पुनब्बसुसुत्तवण्णना ।

२. रोमनमा: ‘उरेसेय्यो’ ।

२—“पुनर्वसु, सुखी होऊ ! उत्तरे, मेरो कुरा सुन ! आर्यसत्य-हरूलाई बोध गरेर आज म उँभो लागें !”

---

१. पष्टिकरण—एकदिन सूर्यास्त हुनेवेलामा भगवान् बुद्ध गन्धकुटीको प्रांगणमा बसी केही भिक्षुहरूलाई निर्वाण सम्बन्धी उपदेश सुनाउँदै हुनुहुन्थ्यो । त्यसबखत पुनर्वसुमाता यक्षिणी आफ्नो एक पुत्रलाई औंला समात्न लगाई अर्को एक पुत्रीलाई काखमा लिई जेतवनारामको पर्खालितिर काढा, पिसाब, कफ, सिगानहरू खोज्दै क्रमैसँग जेतवनारामको ढोकानिर आइपुगी ।

भगवान्ले ‘आनन्द ! मेरो पात्र ल्याऊ, मेरो चीवर ल्याऊ’ भनी भनुभएको आवाज बाह (१२) हात टाढासम्म सुनिन्छ । धर्मोपदेश गरिरहने वेलामा वहाँको आवाज परिषद अनुरूप सुनिन्छ । जतिसुकै ठूलो परिषद भए पनि वहाँको आवाजलाई सबै श्रोतागणहरूले राङ्रै सँग सुन्न सकिछन् । परिषदको बाहिर भने आवाज जाँदैन ।

जब सो पुनर्वसुमाता यक्षिणी ढोकाबाट जेतवनाराम भित्र पसी तब उसले गन्धकुटीको प्रांगणमा बतास नभएको ठाउँमा बत्ती बलिरहेको छै हात-खुटा न चलाई, शान्तेन्द्रिय, निश्चल तथा एकचित गरी बसिरहेका भिक्षुहरू देखी — ‘शायद यहाँ कुनै घिउ, तेल, मधु आदि बाँडिरहेको त होइन; कसैले भुइमा खसालेको

अथवा जुठो खसेको घिउ आदि पाउन सकिएला कि' भन्ने आशा लिई उ त्यस परिषद नजिक गई । परिषद नजिक पुगेपछि बुद्धको मधुर स्वरद्वारा उसको जिउभरी प्रीति फैलिएर गयो । अनि त्यहीं बसी उ धर्मोपदेश सुन्न थाली । किन्तु उसका वालकहरूले उसलाई 'आमा ! चाँडै खाना खोजी देऊ' भन्दै क्षणांग गर्न थाले । यो सुनेर वालकहरूलाई फकाउँदै उसले (माथि सूत्रको) गाथा नं. १-५ का कुराहरू भनेकी हो ।

यक्षिणी र उसका वालकहरूलाई बुद्धले देख्नुभई वहाँले उनीहरूको उपनिश्चय-सम्पत्तिलाई ध्यानचित्तले बुझ्नु भयो । अनि निवाणिसंयुक्तका उपदेश गरिरहनु भएका भगवान्तले उनीहरूको उपकारार्थ भिक्षुहरूलाई चतुसत्यका कुराहरू सुनाउन थाल्नु भयो । यी चतुसत्यका कुराहरू सुनी पुनर्वसुमाता यक्षिणी र उसका पुत्र समेत स्रोतापत्ति-फलमा प्रतिष्ठित भए ।

यसरी स्रोतापत्ति-फलमा प्रतिष्ठित भएपछि नकराइकन धर्मश्रवण गरिरहेको छोरालाई प्रशंसा गर्दै यक्षिणीले (माथि सूत्रमा) अन्तिम दुइ गाथाहरू भनेकी हुन् ।

स्रोतापन्न भएपछि उनीहरू दुर्गन्ध तथा घृणित शरीरबाट मुक्त भई, दिव्यसम्पत्ति लाभ गरी भूमष्ठदेवताहरूको सहवासमा पुगे । अनि उनीहरूले गन्धकुटी नजिकैको एक रुखमा वास गरे । त्यहाँदेखि उनीहरूले दिनहुँ ठैं बुद्धवन्दना गरी धर्मश्रवण गर्दै जीवन बिताउन थाले । सं. नि. अ. क. I. पृ. २३८-४० पुनब्बसुसुत्तवण्णना ।

## २८. बक ब्रह्मा

### परिचय

धेरे समय अघि वाराणशी देशमा ब्रह्मदत्त राजाले राज्य गरिरहेको बेलामा बोधिसत्त्व (=हालका बुद्ध) एक ब्राह्मण कुलमा जन्मेका थिए र यिनी कट्टप (=कल्प) नामले प्रसिद्ध थिए। तक्षशिलामा अध्ययन समाप्त गरिसके पछि उनी ऋषिभेष धारण गरी प्रवर्जित भए।

त्यस समयमा केशव भन्ने एक तपशीली पाँच शय शिष्यहरूका बीच गणाचार्य भई हिमालतिर बसेका थिए। कट्टप (=कल्प) ऋषि पनि क्रमैसंग उनकहाँ पुगी ती पाँच शय शिष्यहरूमध्ये जेठा शिष्यका रूपमा बस्नथाले।

कट्टप शिष्य र केशव आचार्यको बीच परस्परमा बडो हितेषी-भाव तथा विश्वास थियो। कट्टप शिष्य प्रति केशव आचार्यको कति विश्वास र स्नेह थियो भन्ने कुरा—केशव जातकको भनाइ अनुसार यसप्रकार थ—

“एकदिन केशव तपस्वीले आफ्नो शिष्य कर्पससँग बिघोड भई केही हप्तासम्म राजोदयानमा बस्नपन्थो । यसरी बस्नपर्दा मानसिक रोगले सताएका केशवले खान-पान छोडेका मात्र होइनन् उनी दुब्लापात्ला समेत हुन थाले । अनि कर्पशिष्य बसेको हिमालतिरं गई उनको मुख देखेवित्तिकै तथा उनले बनाइदिएको खोले खाएपछि केशवको स्वास्थ्य ठीक भएर आयो ।”

यस घटनाको विस्तृत वर्णन केशव जातकमा<sup>१</sup> उल्लेख भएको छ ।

केशव तपस्वी अक्षुण्णध्यानी थिए र मनुष्यलोकबाट च्युत भई ५०० कल्प आयु लिई उनी चतुर्थध्यानको भूमि ‘वृहत्फल<sup>२</sup>’ ब्रह्मलोकमा उत्पन्न भए भनी सारथपकासिनी<sup>३</sup> र पपञ्चसूदनीले<sup>४</sup> उल्लेख गरेका छन् ।

Dhamma.Digital

ब्रह्मलोकमा उनलाई ‘बक ब्रह्मा’ भनी चिन्दथे भन्ने कुरा “बक ब्रम्हनो एवरुपं पापकं दिट्ठिगतं उपन्नं होति<sup>५</sup>” भन्ने मूल सूत्रको वाक्यद्वारा स्पष्ट हुन्छ ।

१. जा. अ. क. III. पृ. ९९-१००, नं. ३४६.

२. ‘वृहत्फल’ ब्रह्मलोक चतुर्थध्यानको भूमि हो भन्ने कुरा अगाडि उल्लिखित दोश्रो सूत्रको पादटिप्पणीबाट स्पष्ट हुन्छ ।

३. I. पृ. १६२: बकब्रह्मसुत्तवण्णना, ब्रह्मसंयुत्तं ।

४. II. पृ. ३४०: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

५. म. नि. I. पृ. ३९९: ब्रह्मनिमन्तनिकसुत्तं ।

‘सो बक ब्रह्माको आयु कतिसम्म थियो’ भन्ने बारेमा बक ब्रह्मासूत्रमै<sup>१</sup> “सतं सहस्रं निरबुद्धानं” अर्थात्—“शतसहस्र निरबुद्ध आयु रहेको कुरा पनि मलाई थाहाछ्छ” भनी भगवान्ले भन्तु भएको बाक्यद्वारा प्रष्ट हुन्छ ।

अर्थकथाको भनाइ अनुसार माथि उल्लिखित ५०० कल्प आयुको कुरा र मूल सूत्रको भनाइ अनुसार ‘निरबुद्ध’ (= निरबुद्ध) आयु रहेको कुराबाट चिन्तकहरूलाई—यी दुइ कुराका विषयमा—स्व-बुद्धिले केलाई हेर्नुपर्ने अवस्था आएको छ । हुनत पाति साहित्यमा भिन्नाभिन्न संख्यालाई एक नाम रहेको र एक संख्यालाई भिन्नाभिन्न नाम रहेको पनि यत्रतत्र नपाइएको होइन<sup>२</sup> ।

१. सं. नि. I. पृ. १४४: बकब्रह्मासूत्रं, ब्रह्मसंयुतं ।

२. ‘निरबुद्ध’ भनेको गिन्ती संख्याको एक नाम हो । यसको विवरण क्रम अगाडिको दोश्रो सूत्रको पादटिप्पणीमा उल्लेख गरिसकेको छु ।

३. दृष्टान्तको रूपको लागि अभिधानपृष्ठदीपिकाको गा. नं. ४७४ मा:-

“सतं सहस्रं नहुतं,  
लक्खं कोटि पकोटियो,  
कोटिप्पकोटि नहुतं,

तथा निश्चहुतं पिच ।” भन्ने उल्लेख भए अनुसार हजार पछिको संख्यालाई ‘नहुत’ (=नयुत) र प्रकोटि पछिको संख्यालाई पनि ‘नहुत’ भनिएको छ । यसबाट दुवै संख्यालाई एकै नामले चिनाएको कुराको पुष्टचार्याई हुन्छ ।

चतुर्थध्यानको भूमि 'वृहत्फल' लोकमा उत्पन्न भई बक ब्रह्मा क्रमशः त्यसखोकबाट च्युत हुँदै तल्लो तल्लो ध्यानको भूमिमा उत्पन्न भई अन्तमा प्रथम ध्यानको भूमिको उत्कृष्ट श्रेणीमा उत्पन्न भए । जुन भूमिको आयु प्रमाण एक कल्प मात्र थियो । अर्थात् महाब्रह्माहरूको भूमिमा एक कल्प आयुलिई बक ब्रह्मा उत्पन्न भए ।

प्रथमध्यान भूमिमा उत्पन्न भएपछि शुरु शुरुमा उनले अतीत समयमा आफूले गरेका पुण्यहरूको पनि संस्मरण गर्दथे र आफू कुनलोक-

कुनै पनि देश र समाजको संख्या गणनाको नाम समय समयमा बदलिदै जान्छन् नै अतः एक समयको संख्या गणनाक्रमलाई अर्को समयमा निश्चित रूपले जान्नु गहारो पर्छ । भनौंकि अधि अधि हात्रै नेपालमा धार्नी, मन, माना, पाथी आदि चलन भइरहेकोमा हाल नापको ठाउँमा तौलले ठाउँ लिदैछ । माना पाथीको सट्टा 'किलोग्राम', 'किवन्टल' भन्ने आदि चलन त्याउन लगाइरहेको देखिन्छ । आफ्नो प्राचिनकालदेखि चलि आइरहेको संस्कृतिलाई समानता ( Uniformity ) को नाममा अर्काको संस्कृतिलाई अपनाइरहेछ । केही समय पछि अर्को परम्पराले 'माना' 'पाथी' 'धार्नी' 'सेर' भन्ने नै नजान्ने हुनसक्छ ।

१. पं. सू. II. पृ. ३४०: ब्रह्मनिमन्तनिक सुत्तवण्णना; सार. प. I. पृ. १६२: बकब्रह्मसुत्तवण्णना, ब्रह्मसंयुत्त । प्रथमध्यानको उत्कृष्ट भूमिको आयु एक कल्प हुन्छ भन्ने कुरा अगाडिको पादटिप्पणीमा उल्लेख भइसकेको छ ।

बाट कुनलोकमा उत्पन्न भए भन्ने कुराको पनि संस्मरण गर्न सकदथे । यसबेलासम्म उनीमा शाश्वत दृष्टि थिएन । तर समय बित्दै गएपछि उपरोक्त दुवै कारणहरूको संस्मरण गर्न पनि सकेन्त र यी कुराहरू चटककै बिसें पनि । यति भएपछि उनमा “यही ब्रह्मलोक नै शाश्वत हो, ध्रुव हो, नित्य हो” भन्ने दृष्टि उत्पन्न भयो र जुन विचारलाई उनले दृढतापूर्वक विश्वास पनि गर्नथाले । यतिमात्र होइन “यो बाहेक अरु कुनै सत्य छैन” भन्ने गलत विश्वास पनि उनले गर्न थाले ।

“अनित्य तथा अशाश्वत” भइकन पनि “नित्य तथा शाश्वत हो” भन्ने दृढविश्वासलाई नै ‘मिथ्याहृष्टि’ भनिएको हो । त्यसेले ब्रह्म-निमन्तनिक सूत्रले—“तेन खो पन भिक्खुवे समयेन बकस्स ब्रह्मुनो एवरूपं पापकंदिट्ठिगतं उप्पन्नं होति—इदं निच्चं, ... इतो च पनञ्चं उत्तरि निस्सरणं नत्य<sup>१</sup>” भनी उल्लेख गरेको हो । अर्थात्—त्यसबखत बक ब्रह्माको मनमा ‘यो नित्य हो, ... यो भन्दा अरु निश्चरण (=मुक्ति) छैन’ भन्ने गलत धारणा उत्पन्न भएको थियो ।

यस्तै अवस्थामा कोशल राज्यको उक्कटामा बसिरहनु भएका भगवान् बुद्धले आफ्नो ध्यानदृष्टिद्वारा बक ब्रह्माको त्यस कल्पनालाई बुक्नु भई उनलाई त्यस गलत दृष्टिबाट हटाई असल-दृष्टिमा राख्नको-निमित्त र अतीत समयमा उनी आफ्नो आचार्य पनि रहेको हुँदा—

१. पं सू. II. पृ. ३४०: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

२. म. नि. I. पृ. ३९९: ब्रह्मनिमन्तनिकसुत्त; सं. नि. I. पृ. १४५: बकब्रह्मसुत्त, ब्रह्मसंयुत्त ।

आचार्यप्रति कर्तव्य निभाउने विचारले पनि—भगवान् बुद्ध त्यसलोकमा जानु भएको हो भन्ने कुरा मूल सूत्र तथा अर्थकथाहरूको अध्ययनद्वारा अवबोध हुन्छ । त्यसैले मूल सूत्रले “अथ ख्वाहं, भिक्खवे, बकस्स ब्रह्मुनो चेतसा चेतोपरिवितकमञ्जाय” भन्ने आदि कुरा उल्लेख गरेको हो<sup>१</sup> । यसको अनुवाद अगाडिको पहिलो सूत्रमा भएको छ ।

अगाडि उल्लिखित मूल सूत्र अनुसार बक ब्रह्मासँग बुद्धले कुरा गरिरहेको बेलामा पापी मार एक ब्रह्माको शरीरमा आवेश भई बक ब्रह्माको पक्षलिई उनले कुरा सुनाएका थिए । यस वाक्यद्वारा चिन्तक-हरूको मनमा एक प्रश्न चिन्ह खडागर्छ कि—किन यी पापी मारले त्यसो गरेका होलान्<sup>२</sup> ?

यस सम्बन्धमा पपञ्चसूदनीले जुन स्पष्टिकरण दिएको छ सो कुरा अगाडिको पहिलो सूत्रको पादटिप्पणीमा लेखिसकेको छु । अतः कारणहरू त्यसेबाट प्रष्ट भएका छन् ।

किन्तु यहाँ यति ने विचारणीय छ कि—सत्तवस्सानुबन्धन-सुत्तमा<sup>३</sup> बुद्धको दोष पत्तोलगाउन सात वर्षसम्म लगातार मारले बुद्धको पीछा गरेका थिए भनी जुन कुरो उल्लेख भएको छ—यो सोही सात वर्षको बीचमा हो कि अथवा अरु कुनै समयमा हो ?

१. म. नि. I. पृ. ३९९: ब्रह्मनिमन्तनिकसुत्तं; सं. नि. I. पृ. १४३: बकब्रह्मसुत्तं ब्रह्मसंयुत्तं ।

२. सं. नि. I. पृ. १२१: मारसंयुत्तं ।

यसबारेमा पपञ्चसूदनीको<sup>१</sup> “कालेन कालं सत्थारं आवज्जेति अज्ज समणो गोतमो कतरस्मि गामे वा निगमे वा वसती’ ति” अर्थात्—‘आज श्रमण गौतम कुन गाउँमा अथवा कुन निगममा बसिरहेका छन् भनी समय समयमा शास्ताको संस्मरण मारले गर्दथे’ भन्ने वाक्य र सत्तवस्सानुबन्धनसुत्तको<sup>२</sup>—“तेनखो पन समयेन मारो पापिमा सत्तवस्सानि भगवन्तं अनुबन्धो होति ओतारापेक्खो...” अर्थात्—‘तेसबखत पापी मारले भगवान्को दोष खोज्दै सात वर्षसम्म लगातार पीछा (= अनुबन्धो) गरेका थिए’ भन्ने वाक्य—यी दुवै वाक्यहरूलाई केलाई हेर्दा—सात वर्षभित्र पदेन भन्ने कुराको निष्कर्षमा पुग्नसकिन्छ । किनभने सत्तवस्सानु बन्धनको उद्देश्य छिद्रगवेषणा अथवा दोष खोज्नु थियो । तर यहाँ दोष खोज्ने उद्देश्य देखिन्दैन । यहाँत ‘आफ्नो विषयबाट बुझ्ने ब्रह्माहरूलाई मुक्त न पारून’ भन्ने उद्देश्य देखिन्छ । पपञ्चसूदनीले<sup>३</sup> पनि यस्तै कुरा उल्लेख गरेको छ । जस्तै—

“याव तत्थ धर्मकर्यं कथेत्वा ब्रह्मानं मम विसया नातिक्कमेति, तावगन्त्या धर्मदेशनाय विच्छिन्नं करिस्तामीति सत्थुपदानुपदिको गन्त्वा ब्रह्मगणस्स अन्तरे अदिस्समानेन कायेन अट्टुसि” अर्थात्—धर्मदेशना गरी बुझ्ने ब्रह्मगणहरूलाई मेरो विषयबाट मुक्त गरी लैजानुभन्दा अगाडि नै त्यहाँ गई उनको धर्मदेशनामा बाधा पुन्याइविनेछु ।”

१. II. पृ. ३३७.

२. सं. नि. I. पृ. १२१: मारसंयुतं ।

३. II. पृ. ३३७: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

अतः दोष हेतु उद्देश्यलिई जुन सात वर्षसम्म मारणे बुद्धको पीछा गरे—यो समय—त्यस सात वर्षभित्र पर्वोरहेनछ भन्ने कुरा प्रष्ट-संग बुफ्न सकिन्छ ।

जब बुद्धको सम्झाइबाट प्रथमतः बक ब्रह्माले सम्झन सकेन् तब बुद्धले उनलाई उनको अतीतकथा तथा अतीत समयमा उनको कस्तो शक्ति थियो भन्ने आदि कुराहरू सुनाउनु भएपछि बक ब्रह्मा यसबाट प्रभावित मात्र भएका होइनन् अपितु आफ्नो पूर्व कुराहरूको अनुस्मरण पनि गरेका थिए । यसबाट उनी विरक्तिई आफ्नो त्रुटीलाई “त्रुटी” भनी स्वीकार गरी बुद्धप्रति कृतज्ञता ज्ञापन गर्दै उनले बुद्धको प्रशंसा पनि गर्नथाले । त्यहाँदेखि ‘यही शाश्वत हो, यही नित्य हो’ भन्ने जस्ता उनको गलत धारणा पनि हटेर गयो’ । त्यसैले मूल सूत्रले यस्तो उल्लेख गरेको हो ।

Dhamma.Digital

“अद्वा पजानासि ममेतमायुं,  
अङ्गभिप जानासि तथा हि बुद्धो ।  
तथा हि त्यायं जलितानु भावो,  
ओभासयं तिटुति ब्रह्मलोके॒ ॥”

अरु कुराहरू अगाडि अनुदित मूल सूत्रहरू र त्यसको पाद-टिप्पणीहरूबाटै प्रष्ट भएकै छन् ।

x

x

x

१. पं. सू. II. पृ. ३४२: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

२. सं. नि. I. पृ. १४५: बकब्रह्मसुत्तं, मारसंयुतं ।

## केही बक नामहरू

(१) बक — यो बकुल्लाको नाम हो । अभि. धा. प. गा. नं. ६४२.

(२) बक (राजा) — यिनी एक राजा हन् । यसको कुरा कुणालजातकटुकथामा वर्णित छ । कुणाल भन्ने चरा ने अधि बक राजा थिए । त्यस समय बक राजाले एक दरिद्रो तथा कुरुपिणी स्त्रीको स्पर्शमा मुग्ध भई उसलाई राखेका थिए । जा. अ. क. VI. पृ. २७४: कुणालजातकं, नं. ५३६.

(३) बक (ब्रह्मा) — यिनी उही ब्रह्मा हन् जसको कुरा यहाँ उल्लेख गरेको छु ।

(४) बक (जातक) — यो एक जातकको नाउँ हो । यस जातकमा एक बकुल्लाले पानी सुकेको पोखरीका माछाहरूलाई सखाब पारेका कुराहरू छन् । पछि एक गंगटाले सो बकुल्लाको ब्याहा देखाइ-दिएको थियो । त्यस समय बोधिसत्त्व एक वृक्षदेवता थिए । जा. अ. क. I. पृ. १६५: बकजातकं, नं. ३८.

(५) बक (जातक) — यो पनि एक जातकको नाम हो । यस जातक अनुसार बोधिसत्त्व एक माछा भई जन्मेका थिए । ‘माछा

[ ४२८ ]

बुद्धकालीन ब्रह्मादिदेव

समात्खु' भनी बसिरहेको एक बकुल्लालाई पानीको लहरद्वारा भगाएर  
पठाएको थियो । जा. अ. क. I. पृ. ५३६: बकजातकं, नं. २५६.

(६) बक ब्रह्मा (जातकं)—यो पनि एक जातकको नाम हो ।  
भगवान् बुद्धले यस जातकका कुराहरु बक ब्रह्माकै कारणमा सुनाउनु  
भएको थियो । जा. अ. क. III. पृ. २५२: बकब्रह्मजातकं, नं. ४०५.

x

x

x

मूल सूत्र—

### १—शाश्वत हो भन्ने दृष्टि

यस्तो मैले सुनें ? ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेत-  
वनाराममा बस्तु भएको थियो । त्यसबेला भगवान्‌ले भिक्षुहरूलाई  
“भिक्षुहो !” भनी आमन्त्रण गर्नुभयो ।

“भद्रन्त” भनी ती भिक्षुहरूले भगवान्‌लाई प्रत्युत्तर दिए । अनि  
भगवान्‌ले यसो भन्नुभयो—

“भिक्षुहो ! एक समय म उक्कटास्थित<sup>१</sup> सुभग वनको  
शाळराज रूखमनी बसिरहेको थिए । भिक्षुहो ! त्यसबाहत ब्रह्मा  
ब्रह्माको (मनमा) ‘यो नित्य हो, यो ध्रुव हो, यो शाश्वत हो, यो केवल  
(= अखण्ड) हो, यो अच्युत धर्म हो; यो न जन्मिन्छ, न जीर्ण हुन्छ,

१. म. नि. I. पृ. ३९९: ब्रह्मनिमन्तनिकसुत्तं, अ. क. II. पृ. ३३६.

२. उक्कटा भन्ने नगर कोशल राज्य अन्तर्गतको हो । यस सम्बन्धमा  
लेखकको बु. आ. पृ. १३८ र २८० मा हेर्नू ।

न मरण हुन्छ, न च्युत हुन्छ, न उत्पन्न नै हुन्छ;—यो भन्दा अरु निशशरण (=मुक्ति) छैन! भन्ने गलत-दृष्टि उत्पन्न भएको थियो ।

“भिक्षुहो ! अनि मैले आफ्नो चित्तले बक ब्रह्माको चित्त-वितर्कना (=विचार) लाई जानी जस्तै—कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्च्याउँछ त्यस्तै गरी— म उक्कटास्थित सुभगको शालराज रूखमनी अन्तर्धान भई त्यस ब्रह्मलोकमा प्रकट भए ।

“भिक्षुहो ! अनि मलाई बक ब्रह्माले टाँचेखि आइरहेको देखे । देखेर उनले मलाई यसो भने—‘मारिष ! आउनुहोस्, मारिष ! तपाइको स्वागत छ; धेरै दिनपछि तपाइले यहाँ आउने काम गर्नुभयो । (यति भनी मलाई यस्तो भने—) ‘मारिष ! यो नित्य हो, यो ध्रुव हो, यो शाश्वत हो, यो केवल (=अखण्ड) हो, यो अच्युत धर्म हो; यो न जन्मिन्छ, न जीर्ण हुन्छ, न मरण हुन्छ, न च्युत हुन्छ, न उत्पन्न नै हुन्छ;—यो भन्दा अरु निशशरण (=मुक्ति) छैन ।’

“भिक्षुहो ! यस्तो भन्दा बक ब्रह्मालाई मैले यस्तो भने—‘अहो ! बक ब्रह्मा अविद्यामा परेका छन्, अहो ! बक ब्रह्मा अविद्यामा परेका छन् । भो ! जहाँ कि बक ब्रह्मा, अनित्यलाई नै नित्य भन्दछन्, अध्रुवलाई नै ध्रुव भन्दछन्, अशाश्वतलाई नै शाश्वत भन्दछन्, अ-केवललाई नै केवल भन्दछन्, च्युतलाई नै अच्युत भन्दछन्; जो जन्म,

१. ब्रह्मलोक र ब्रह्मत्वकै बारेमा यस्तो विश्वास थियो । पं. मू. II.

पृ. ३३६: ब्रह्मनिमन्तनिकमुत्तवण्णना ।

जरा, मरण, च्युत तथा उत्पन्न हुन्छ, त्यसैलाई—‘यो न जन्मिन्छ, यो न जरा हुन्छ, यो न मरण हुन्छ, यो न च्युत हुन्छ, यो न उत्पन्न हुन्छ’ भन्दछन् । योमन्दा अरु निश्चरण (=मुक्ति) भइकन पनि बक ब्रह्मा ‘योमन्दा अरु निश्चरण छैन’ भनी भन्दछन् ।’

### मार आवेश

‘मिक्खुहो ! अनि पापी मार, एक पारिषद ब्रह्माको शरीरमा आवेश भई<sup>१</sup> (= अन्वाविसित्वा) भलाई यसो भने—

‘मिक्खु ! मिक्खु !! वहाँलाई (बक ब्रह्मालाई) बेखुश न पार, बेखुश नपार । मिक्खु ! वहाँ ब्रह्मा, महाब्रह्मा हुनुहुन्छ । वहाँ पराजित नहुने विजेता हुनुहुन्छ, वहाँ सांच्चर्चके वशवर्ती हुनुहुन्छ, वहाँ ईश्वर, कर्ता = निर्माता<sup>२</sup>, श्रेष्ठ, स्त्रष्टा<sup>३</sup> (= सिर्जना गर्ने) वशीप्राप्त तथा

१. महाब्रह्माहरूको शरीरमा मार आवेश हुन नसक्ने भएकोले एक परिषद ब्रह्माको शरीरमा आवेश भएका हुन् भनी पं. सू. II. पृ. ३३७: ब्रह्मनिमन्तनिकसुत्तावण्णनाले उल्लेख गरेको छ ।

२. लोक बनाउने, लोकको रचना गर्ने तथा पृथ्वी, हिमाल, सुमेरू, चक्रवाल, महासमुद्र, चन्द्र-सूर्य आदि बनाउने यी तै हुन् भनी मार भन्दछन् । पं. सू. II. पृ. ३३७.

३. ‘तिमी क्षत्री हौ, तिमी ब्राह्मण हौ, तिमी वैश्य हौ, तिमी शूद्र हौ, तिमी गृहस्थी हौ, तथा तिमी प्रव्रजित हौ’ भनी मनुष्यहरूको वर्गी-

**भूत-भव्यहरूका<sup>१</sup> पिता हुनुहुन्छ। भिक्षु ! तिमीभन्दा अधि यो लोकमा जो श्रमण ब्राह्मणहरू पृथ्वीनिन्दक<sup>२</sup>, पृथ्वी जुगुप्सु (=घृणा गर्ने); जलनिन्दक, जल जुगुप्सु; तेज निन्दक, तेज जुगुप्सु; वायु निन्दक, वायु जुगुप्सु; भूत<sup>३</sup> (=सत्त्व) निन्दक, भूत जुगुप्सु; देव निन्दक,**

करण गरी, विभाजन गरी अन्तमा पशुहरूलाई पनि ‘तिमी ऊँट हौ, तिमी गाई हौ’ भन्ने समेत वर्गीकरण गरी सीर्जना गर्ने भन्ने अर्थले ‘स्तष्टा’ (=सज्जिता) भनी भनिएको हों भनी पं. सू. II. पृ. ३३७: ब्रह्मनिमन्तनिकसुत्तवण्णनाले उल्लेख गरेको छ।

१. जन्मसकेका प्राणीहरूलाई ‘भूत’ र जन्मनुभन्दा अगाडि गर्भाधान अवस्थामा रहेका सत्त्वहरूलाई ‘भव्य’ भनी भनिन्छ। पं. सू. II. पृ. ३३७। अण्डज र जलाबुज सत्त्वहरू उपरोक्त दुइ अवस्थामा हुन्छन्। संस्वेदज सत्त्वहरूको हकमा जन्मिनेवेलाको पहिलो चित्त-क्षणको अवस्थालाई ‘भव्य’ र दोश्रो चित्तक्षणको अवस्थालाई ‘भूत’ भनी भनिन्छ। औपपातिक सत्त्वहरूको हकमा पहिलो ईर्यापिथ क्षणको अवस्थालाई ‘भव्य’ र दोश्रो ईर्यापिथ क्षणको अवस्थालाई ‘भूत’ भन्दछन्। पं. सू. II. पृ. ३३७.
२. पृथ्वी आदि महाभूतहरूलाई अनित्य-दुःख-अनात्म हुन् भनी भन्ने-हरूलाई यहाँ ‘पृथ्वी निन्दक’ भनी भनिएको हो भनी पं. सू. II. पृ. ३३७: ब्रह्मनिमन्तनिकसुत्तवण्णनाले उल्लेख गरेको छ।
३. यहाँनिर ‘भूत’ भनी चातुर्महाराजिक देवलोकदेखि तलसम्मका सत्त्व-प्राणीहरूलाई भनिएको हो। पं. सू. I. पृ. २९: मूलपरियाय-सुत्तवण्णना।

देव जुगुप्सु; प्रजापति निन्दक, प्रजापति जुगुप्सु; तथा ब्रह्मा निन्दक ब्रह्मा जुगुप्सु थिए—उनीहरू शरीर छाडी प्राणविच्छेद भएपछि नीचकाय (—नीचलोक) मा उत्पन्न भए। भिक्षु ! तिमीभन्दा अधि यो लोकमा जो थ्रमण ब्राह्मणहरू पृथ्वी प्रशंसक, पृथ्वी अभिनन्दक; जल प्रशंसक, जल अभिनन्दक; तेज प्रशंसक, तेज अभिनन्दक; वायु प्रशंसक, वायु अभिनन्दक; भूत प्रशंसक, भूत अभिनन्दक; देव प्रशंसक, देव अभिनन्दक; प्रजापति प्रशंसक, प्रजापति अभिनन्दक; तथा ब्रह्मा प्रशंसक, ब्रह्मा अभिनन्दक थिए—उनीहरू शरीर छाडी प्राणविच्छेद भएपछि उच्चकाय (—उच्चलोक) मा उत्पन्न भए। भिक्षु ! त्यसो हुनाले तिमीलाई म यसो भन्दछु—अरे मारिष ! तिमीलाई ब्रह्माले जे भन्दछन् सोही तिमीले मान। ब्रह्माको वचनलाई उल्लंघन नगर। भिक्षु ! यदि तिमीले ब्रह्माको वचनलाई उल्लंघन गन्धौ भने—कुनै पुरुषले आइरहेको श्री (=लक्ष्मी) लाई दण्डाले हानी फर्काए क्यैं अथवा नरकको प्रपातमा खस्ने पुरुषको हातले वा खट्टाले पृथ्वीमा कहीं पनि आड लिन नसक्ने क्यैं तिम्रो पनि त्यस्तै अवस्था हुनेछ। अरे मारिष ! अतः तिमीलाई ब्रह्माले जे भन्दछन् सोही गर, ब्रह्माको वचनलाई उल्लंघन नगर। भिक्षु ! ब्रह्म परिषद भेला भइरहेको के तिमि देखदैनों ?’

१. ब्रह्मलोकमा जानु भएका भगवान्लाई पापी मारले कसरी देखे र किन उनले त्यसो भनेका हुन् भन्ने कुराको सम्बन्धमा पं. सू. II. पृ. ३३७ ले यसरी उल्लेख गरेको छ—

“आफ्नो भवनमा बसी ‘भगवान् बुद्ध कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ’ भन्ने विषयमा समय समयमा पापी मारले विचार

“मिक्षुहो ! यसरी मलाई पापी मारले ब्रह्म पारिषदमा  
पुन्याए” ।

“मिक्षुहो ! यस्तोभन्वा मैले पापी मारलाई यस्तो भने—

‘पापिम ! ‘मलाई चिन्दन’ भनी नठान; पापिम ! म तिमीलाई  
चिन्दछु । पापिम ! तिमी पापी मार ह्वौ । पापिम ! जो ब्रह्मा हुन्,

गरी हेर्ने गर्दथे । त्यस दिन पनि उपरोक्त कारण विचार गरी हेर्दा  
भगवान् बुद्ध उकटाबाट बक ब्रह्माकहाँ जानु भएको कुरा थाहापाई  
—‘भगवान्को उपदेशद्वारा ब्रह्माहरूलाई आफ्नो वशबाट उत्तीर्ण  
पार्नुभन्दा अगाडि नै धर्मदेशनामा अडचन पुन्याइ दिनपन्यो’ भन्ने  
विचारलिई पापी मार ब्रह्मलोकमा गई कसैले नदेख्ने गरी, ब्रह्म  
पारिषद ब्रह्माहरूका बीच बसीरहेका थिए । जब भगवान्ले बक  
ब्रह्माको दोष देखाई निन्दागर्न थाल्नुभयो तब बक ब्रह्माको पक्ष  
लिई कुनै एक पारिषद ब्रह्माको शरीरमा आवेश भई माथि सूत्रमा  
उल्लेख भए अनुसार भगवान्लाई कुरा सुनाएका हुन् । महाब्रह्मा  
वा ब्रह्मपुरोहित ब्रह्माको शरीरमा भने यिनले आवेश गर्न सक्दैनथे,  
त्यसैले पारिषद ब्रह्माहरूमध्ये एक ब्रह्माको शरीरमा आवेश भई  
त्यसो भनेका हुन् ।”

१. ‘ब्रह्म पारिषदमा पुन्याए’ भनी भनेको अर्थ हो —‘यदि तिमी  
ब्रह्माको वचन सुन्छौ भने तिमी पनि यी तेजिला ब्रह्म पारिषद  
ब्रह्माहरू समान हुनसक्नेछौ’ भनी भनेको हो । पपं. सू. II. पृ.  
३३८: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

जो ब्रह्मपरिषद हुन्, जो ब्रह्मपारिषदव्य हुन्—तिनीहरू सबै तिन्हैं हातमा छन्, तिनीहरू सबै तिन्हैं वशमा छन्। पापिम ! तिमीलाई यस्तो लाग्छ कि—‘यिनीहरू पनि मेरा हातमा छन्, यिनीहरू पनि मेरा वशमा छन्’। पापिम ! तर म तिन्हो हातमा छैन, म तिन्हो वशमा पनि छैन।’

### बक ब्रह्माको दमन

“मिक्खुहो ! यस्तो भन्दा बक ब्रह्माले मलाई यसो भने—

‘मारिष ! मैले त नित्यलाई नै नित्य भन्दछु, ध्रुवलाई नै ध्रुव भन्दछु, शाश्वतलाई नै शाश्वत भन्दछु, केवललाई नै केवल भन्दछु, अच्युतलाई नै अच्युत भन्दछु; जो जन्मन्न, जो जीर्ण हुन्न, जो मरण हुन्न, जो च्युत हुन्न, जो उत्पन्न हुन्न—त्यसेलाई म ‘यो जन्मन्न, यो जीर्ण हुन्न, यो मरण हुन्न, यो च्युत हुन्न, यो उत्पन्न हुन्न’ भनी भन्दछु। यो भन्दा अरु निश्चरण नभएकोले मैले ‘यो भन्दा अरु निश्चरण (=मुक्ति) छैन’ भनी भनेवो हुँ। मिक्खु ! तिमीभन्दा अधि यो लोकमा त्यस्ता श्रमण ब्राह्मणहरू थिए—जसको तपस्याकर्म तिन्हा सबै आयुप्रमाण जति नै थिए। उनीहरूले—‘अरु उत्तरोत्तर मुक्ति भएकोमा अरु उत्तरोत्तर मुक्ति छ भने र अरु उत्तरोत्तर मुक्ति नभएकोमा अरु उत्तरोत्तर मुक्ति छैन’ भन्ने कुरा पनि जान्दथे। त्यो म तिमी मिक्खुलाई यस्तो भन्दछु—‘तिमीले अरु उत्तरोत्तर मुक्तिलाई देख्नसक्ने छैनौ, यो त तिन्हो लागि

केवल कष्ट र परिश्रम मात्रै हुनेछौ' । भिक्षु ! यदि तिमीले पृथ्वीलाई स्वीकानेंछौ ( = अज्ञेसिस्तति ) भने तिमी मेरो निकटमा बस्ने हुनेछौ ( = ओपसायिको ), मेरो ठाउँमा बस्ने ( = वत्थुमायिको ) हुनेछौ, मैले अहाएको काम पनि गर्नसक्ने हुनेछौ । भिक्षु ! यदि तिमीले आपलाई... तेजलाई...वायुलाई...भूतलाई...देवलाई...प्रजालाई...तथा ब्रह्मलाई स्वीकानेंछौ भने तिमी मेरो निकटमा बस्ने हुनेछौ, मेरो ठाउँमा बस्ने हुनेछौ, मैले अहाएको काम पनि गर्नसक्ने हुनेछौ९ ।'

( भगवान् भन्नुहुन्छ— )

‘ब्रह्म ! म पनि जान्दछु कि—यदि पृथ्वीलाई स्वीकारेमा ( = पृथ्वी नित्य हो भनी स्वीकारेमा ) म तिम्रो निकटमा बस्नसक्ने

१. यहाँनिर बक ब्रह्माले बुद्धलाई—अधिका श्रमण ब्राह्मणहरूले तिम्रा जीवनकाल जतिकै तपस्या गरेर उत्तरोत्तर विमुक्तिलाई जानेका थिए भने तिमीले के जान्न सकौला र तिमी त हिजो मात्रै जन्मेका ह्यौ, अजै तिम्रो मुखमा दूधको गन्ध पनि हटेको छैन । वरू तिमीले मेरो कुरा सुनेमा तिमी मछेउँ आउन सक्नेछौ भन्दै कोस्दै ‘यो त तिम्रो लागि केवल कष्ट र परिश्रम मात्रै हुनेछ’ भनी भनेका हुन् । पं. सू. II. पृ. ३३८: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

२. अहंभावमा लुब्ध भएका बक ब्रह्माले यी वचनहरूद्वारा कोस्दै बुद्धलाई चाँडै धपाएर पठाउने नियत गरी अप्रिय कुराहरू सुनाएका हुन् भनी पं. सू. II. पृ. ३३९: ब्रह्मनिमन्तनिकसुत्तवण्णनाले उल्लेख गरेको हो ।

हुनेछु, तिन्हो ठाउँमा बस्नसक्ने हुनेछु, तिमीले अहाएको काम पनि गर्नसक्ने हुनेछु । यदि आपलाई...तेजलाई...वायुलाई...भूतलाई...देवलाई...प्रजालाई...तथा ब्रह्मालाई स्वीकारेमा म तिन्हो निकटमा बस्नसक्ने हुनेछु....। ब्रह्मो ! अळ म तिन्हो गति<sup>१</sup> पनि जान्दछु, तिन्हो प्रभाव पनि जान्दछु कि—बक ब्रह्मा यति महर्द्धिक छन्, बक ब्रह्मा यति महानुभाव छन् र बक ब्रह्मामा यति व्यक्तित्व छ ?'

(बक ब्रह्मा भन्दछन्—)

'मारिष ! कसरी तिमीले मेरो गति जान्दछो र मेरो प्रभाव पनि जान्दछो कि—बक ब्रह्मा यति महर्द्धिक छ, बक ब्रह्मा यति महानुभाव छ र बक ब्रह्मामा यति व्यक्तित्व छ ?'

Dhamma.Digital

(भगवान् भन्नुहुन्छ—)

१. बक ब्रह्माको अहंमता युक्त कुरा सुनेर उनलाई निघह गरी सम्झाउनाकोनिमित्त भगवान्ले 'अळ म तिन्हो गति पनि जान्दछु' भन्ने आदि कुरा भन्नुभएको हो र अळ उनले विसिसकेको अधिल्लो ब्रह्मलोकका कुराहरू पनि सुनाउनु भएको थियो भनी परं. सू. II. पृ. ३३९ मा उल्लेख भएका छन् । बक ब्रह्माका अधिल्ला जन्मका कुराहरू सं. नि. I. पृ. १४३: बकब्रह्मासुतंमा समुल्लेख भएको पाइन्छ, जुन सूत्रको अनुवाद अगाडि पाइने छ ।

१—“यावता चन्द्रम सुरिया”, परिहरन्ति दिसाभन्ति विरोचना ।  
ताव सहस्रधा लोको, एत्थते वत्तते<sup>१</sup> वसो ।

२—“परो परं च जानासि, अथो रागविरागिनं ।  
इत्थभावब्बथाभावं, सत्तानं आगतिं गतिं ति ॥”

अर्थ—

१—“जति यो लोकमा चन्द्रसूर्यहरू आफ्ना प्रकाश फैलाई विचरण गर्छन्— ती सहस्रप्रकारका लोकमा तिन्हो वश छ ।

२—“यो लोकमा आउने र परलोकमा जाने सरागी, विरागी तथा उच्च-नीच सत्त्वहरूलाई पनि तिमी जान्नसक्छौ ।”

‘ब्रह्मे ! यसरी म तिन्हो गति पनि जान्दछु, तिन्हो प्रभाव पनि जान्दछु—यति महर्द्धिक छन् बक ब्रह्मा, यति महानुभाव छन् बक ब्रह्मा, बक ब्रह्मामा यति व्यक्तित्व छ ।

‘ब्रह्मे ! अकों पनि काय (=लोक) छ—त्यो तिमी जान्दैनौ, त्यो तिमी देख्दैनौ— जो म जान्दछु, जो म देख्दछु । ब्रह्मे ! आभास्वर (=आभस्सर) भन्ने काय (=लोक) छ । जहाँबाट च्युत भई तिमी यहाँ उत्पन्न भयौ । धेरै समयसम्म यहाँ बसिसकेको हुनाले तिमीले त्यो (कुरा) विसिबक्यौ । त्यसले तिमी त्यो जान्दैनौ, देख्दैनौ । जो म

१. वर्मीमा: ‘चन्द्रमसूरिया’ ।

२. सिहल, स्याम र रोमनमा: ‘वत्तती’ ।

जान्दछु, देखदछु । ब्रह्मे ! यसप्रकार पनि अभिज्ञामा तिमी समान नै छैन भने कसरी म तिमीभन्दा तल हुन्छु ? बरू म नै तिमीभन्दा माथि छु । ब्रह्मे ! शुभकृत्स्ना (=सुभकिष्णा) भन्ने काय छ, वृहत्फल (=वेहफल) भन्ने काय (=लोक) छ, अभिभू भन्ने काय छ, तर त्यो तिमी जान्दैनौ, देखदैनौ । जो म जान्दछु, देखदछु । ब्रह्मे ! यसप्रकार पनि अभिज्ञामा तिमी समान नै छैन भने कसरी म तिमी-भन्दा तल हुन्छु ? बरू म नै तिमीभन्दा माथि छु । ब्रह्मे ! मैले पृथ्वीलाई पृथ्वी भन्ने जानी—जहाँसम्म पृथ्वीको पृथ्वीत्वद्वारा अनुभूत नहुने (निर्वण) हो—त्यसेलाई जानेर पृथ्वी भन्ने भएन, पृथ्वीको पनि भएन, पृथ्वीबाट पनि भएन, पृथ्वी मेरो भन्ने पनि भएन, (अनि) पृथ्वीको अभिनन्दन पनि गरिन । ब्रह्मे ! यसप्रकार पनि अभिज्ञामा तिमी समान नै छैन भने कसरी म तिमीभन्दा तल हुन्छु ? बरू म नै तिमीभन्दा माथि छु । ब्रह्मे ! आपलाई पनि...तेजलाई पनि...वायु-लाई पनि...भूतलाई पनि...देवलाई पनि...प्रजापतिलाई पनि...ब्रह्मा-

१. बक ब्रह्माको घमण्डलाई तोडनकोनिमित्त भगवान्‌ले आभास्वरादि ब्रह्मलोकका कुराहरू भन्नुभएको हो । सहस्र गतिका कुराहरूसम्म यिनले जान्न सक्थे र यिनको घमण्ड निकै ठूलो थियो । त्यसेले भगवान्‌ले यिनलाई 'तिमी त सहस्री ब्रह्मा ह्वौ' अर्थात् सहस्र प्रकारका गतिहरूलाई जान्न सक्ने ह्वौ भनी भन्नु हुँदै—अरूले त दुइ सहस्र, तीन सहस्र, तथा चार सहस्रदेवि लिएर शतसहस्रसम्म पनि देउन सक्ने ब्रह्माहरूको प्रमाण छैन भने तिम्रो त के कुरा भनी निग्रह गर्नुभएको हो । पपं. सू. II. पृ. ३३९.

यिनी परापूर्वकालमा अक्षुण्ण ध्यानी भई, समापत्ति लाभ गरी त्यसैको प्रभावद्वारा चतुर्थ ध्यानको ५०० कल्पसम्म आयु हुने वृहत्कल ब्रह्मलोकमा उत्पन्न भएका थिए । पछि उनी क्रमैसँग तलतिर तलतिर खस्दै कल्पायु हुने प्रथम ध्यानको भूमिमा उत्पन्न भएका थिए । हुँदा हुँदै अधि अधिका कुराहरू विसेर पछि ‘यही नै नित्य हो’ भन्दै सोही ब्रह्मलोकलाई नै शाश्वत तथा ध्रुव हो भन्ने विष्वास उनमा उत्पन्न भएको थियो । पं. सू. II. पृ. ३४०: ब्रह्मनिमत्तनिकसुत्तवण्णना ।

यहाँनिर माथि लेखिएको अथवा सूत्रमा उल्लेख भएको ‘वृहत्कल’ भन्ने ब्रह्मलोक कुन तलामा पर्छ भन्ने कुरा जानकोनिमित्त विभज्ञपालिमा उल्लेख भएका निम्न कुराहरू जान्न योग्य छ ।

- (क) (१) कम प्रमाणले प्रथम ध्यानको अभ्यास गर्नेहरू ब्रह्म पारिषद भन्ने देवताहरूका सहवासमा उत्पन्न हुन्दैन् र यिनीहरूको आयु कल्पको तृतीयांश हुन्दै ।
- (२) मध्यम प्रमाणले प्रथम ध्यानको अभ्यास गर्नेहरू ब्रह्म-पुरोहित देवताहरूका सहवासमा उत्पन्न हुन्दैन् र यिनीहरूको आयु आधा कल्प हुन्दै ।
- (३) उत्तम प्रमाणले प्रथम ध्यानको अभ्यास गर्नेहरू महाब्रह्मा देवताहरूका सहवासमा उत्पन्न हुन्दैन् र यिनीहरूको आयु एक कल्प हुन्दै ।

- 
- (ख) (१) कम प्रमाणले द्वितीय ध्यानको अभ्यास गर्नेहरू परित्ताभा देवताहरूका सहवासमा उत्पन्न हुन्छन् र यिनीहरूको आयु दुइ कल्प हुन्छ ।
- (२) मध्यम प्रमाणले द्वितीय ध्यानको अभ्यास गर्नेहरू अप्रमाणाभा देवताहरूका सहवासमा उत्पन्न हुन्छन् र यिनीहरूको आयु चार कल्प हुन्छ ।
- (३) उत्तम प्रमाणले द्वितीय ध्यानको अभ्यास गर्नेहरू आभास्वर देवताहरूका सहवासमा उत्पन्न हुन्छन् र यिनीहरूको आयु आठ कल्प हुन्छ ।
- (ग) (१) कम प्रमाणले तृतीय ध्यानको अभ्यास गर्नेहरू परित्तशुभा देवताहरूका सहवासमा उत्पन्न हुन्छन् र यिनीहरूको आयु सोहङ कल्प हुन्छ ।
- (२) मध्यम प्रमाणले तृतीय ध्यानको अभ्यास गर्नेहरू अप्रमाणशुभा देवताहरूका सहवासमा उत्पन्न हुन्छन् र यिनीहरूको आयु बत्तीस कल्प हुन्छ ।
- (३) उत्तम प्रमाणले तृतीय ध्यानको अभ्यास गर्नेहरू शुभकृत्स्ना देवताहरूका सहवासमा उत्पन्न हुन्छन् र यिनीहरूको आयु चौसद्वी कल्प हुन्छ ।
- (घ) चतुर्थ ध्यानको अभ्यास गर्नेहरूका—(१) आरम्मण नानात्व, (२) मनस्कार नानात्व, (३) छन्द नानात्व, (४) प्रणिधी नानात्व, (५) अधिमोक्ष नानात्व,

(६) अभिनीहार नानात्व तथा (७) प्रज्ञा नानात्वका प्रभेदानुसार—१—केही असंज्ञसत्त्व देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, २—केही वृहत्फल देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, ३—केही अविहा देवताहरूका महवासमा उत्पन्न हुन्छन्, ४—केही अतप्ता देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, ५—केही सुदर्शा देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, ६—केही सुदर्शी देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, ७—केही अकनिष्ठ देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, ८—केही आकाशानन्त्यायतन देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, ९—केही विज्ञानन्त्यायतन देवताहरूका सहवासमा उत्पन्न हुन्छन्, १०—केही आकिञ्चन्यायतन देवताहरूका सहवासमा उत्पन्न हुन्छन् तथा ११—केही नैवसंज्ञानासंज्ञायतन देवताहरूका सहवासमा उत्पन्न हुन्छन् ।

यीमध्येमा (१-२) असंज्ञसत्त्व र वृहत्फल देवताहरूको आयु पाँच शय (५००) कल्प हुन्छ ।

(३) अविहा देवताहरूको आयु एक हजार (१,०००) कल्प हुन्छ ।

(४) अतप्ता देवताहरूको आयु दुइ हजार (२,०००) कल्प हुन्छ ।

(५) सुदर्शा देवताहरूको आयु चार हजार (४,०००) कल्प हुन्छ ।

(६) सुदर्शी देवताहरूको आयु आठ हजार

(८,०००) कल्प हुन्छ ।

(७) अकनिष्ठ देवताहरूको आयु सोहँ हजार

(१६,०००) कल्प हुन्छ ।

(८) आकाशानन्त्यायतनमा पुग्ने देवताहरूको आयु बीस हजार (२०,०००) कल्प हुन्छ ।

(९) विज्ञानन्त्यायतनमा पुग्ने देवताहरूको आयु चालीस हजार (४०,०००) कल्प हुन्छ ।

(१०) आकिञ्चन्यायतनमा पुग्ने देवताहरूको आयु साठी हजार (६०,०००) कल्प हुन्छ ।

(११) नैवसंज्ञानासंज्ञायतनमा पुग्ने देवताहरूको आयु चौरासी हजार (८४,०००) कल्प हुन्छ ।

विभं. पा. पृ. ५०६-०८: उपादककम्म-आयुप्पमाणानि, धम्महृदयविभज्ञो ।

उपरोक्त १ देखि ११ सम्मका देवताहरूमध्येबाट ८ देखि ११ सम्मका चारलोकलाई 'अरूपावचर-ब्रह्मलोक' र बाँकी १ देखि ७ सम्मका लोकहरूलाई 'रूपावचर-ब्रह्मलोक' भनी भनिन्छ । अरूपावचर ब्रह्मलोकलाई 'अरूपावचर भूमि' र रूपावचर ब्रह्मलोकलाई 'रूपावचर भूमि' पनि भनिन्छ । विभं. पा. पृ. ५०२-०३: भूमियो, धम्महृदयविभज्ञो ।

लाई पनि .. आभास्वरलाई पनि... शुभकृत्स्नालाई पनि... वृहत्फललाई पनि... अभिभूलाई पनि... तथा सबै<sup>१</sup>लाई पनि सबै भन्ने जानी— जहाँसम्म सबैको सबैपनद्वारा अनुभूत नहुने (निर्वाण) हो— त्यसेलाई जानेर सबै भन्ने भएन, सबैको पनि भएन, सबैबाट पनि भएन, सबै मेरो भन्ने पनि भएन, (अनि) सबैको अभिनन्दन पनि गरिन । ब्रह्मे ! यसप्रकार पनि अभिज्ञामा तिमी समान नै छैन भने कसरी म तिमी-भन्दा तल हुन्छु ? बरू म नै तिमीभन्दा माथि छु ।'

### (बक ब्रह्मा भन्दछन्—)

‘मारिष ! यदि सबैको सबैपनद्वारा अनुभूत नहुने भए ‘त्यसेलाई जानेर’ भनी भन्दा तिम्रो कुरा रिक्त (= खाली) सावित हुन्छ, तुच्छ (= निरर्थक) सावित हुन्दै’ ।

१. यहाँ ‘सबै’ (= सब्बं = सर्वम्) शब्दको अर्थ ‘सत्काय-दृष्टि’ भन्ने हो । त्यसैले पपञ्चसूदनीले सबै वा सब्बं शब्दको पष्टिकरण दिदै “स्थ्या पन सक्कायां सन्धाय सब्बन्ति वदति” भनी उल्लेख गरेको हो । पृ. ३४३: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।
२. यी कुराहरू बक ब्रह्माले आफ्नो वादीताको परिचय दिदै तथा तर्कको मात्र आधार लिई भगवान्‌ले प्रयोग गर्नुभएको केवल ‘सबै’ (= सब्बं) भन्ने शब्दलाई मात्र समाती ‘यदि सबैपनद्वारा सबैको अनुभूत नहुने भए—‘अननुभूत’ भनेको हुनेछ’ भन्ने जस्ता तर्क पेश गरेका हुन् । यदि उनले ‘सबै’ भनी केलाई भनिएको हो भन्ने प्रश्न

## (भगवान् भन्नुहुन्छ—)

‘(जो) विज्ञान (= जानिने वस्तु), अनिदर्शन (= चक्षु-विज्ञानको पथमा नआउने), अनन्त (= उत्पत्ति र विनाश नभएको) तथा प्रभास्वर हो त्यसको अनुभूति पृथ्वीको पृथ्वीत्वद्वारा हुन्न, आपको आपत्त्वद्वारा हुन्न, तेजको तेजत्वद्वारा हुन्न, वायुको वायुत्वद्वारा हुन्न, भूतहरू (= चतुर्महाभूतहरू) को भूतत्वद्वारा हुन्न, देवताहरूको देवत्वद्वारा हुन्न, प्रजापतिको प्रजापतित्वद्वारा हुन्न, ब्रह्माहरूको ब्रह्मत्वद्वारा हुन्न, आभास्वरहरूको आभास्वरत्वद्वारा हुन्न, शुभकृत्स्नाहरूको शुभकृत्स्नात्व-द्वारा हुन्न, वृहत्फलहरूको वृहत्फलत्वद्वारा हुन्न, अभिभूतको अभिभूतत्वद्वारा हुन्न, सबैको सबैपन्ने पनि हुन्न’।

गरेको भए कारण प्रष्ट हुने थियो । तर त्यस्तो गर्नु भन्दा अगाडि उनले ‘तिम्रो कुरा रित्त साबित हुन्छ’ भन्दै भगवान्लाई मृषावादको दोषारोपण पनि गरिहाले । त्यसपछि हजारौं गुना वादीवर हुनु भएका भगवान् बुझ्द्दले उनलाई ‘म सबै (= सबैं) पनि भन्नु, अनुभूत नहुने पनि भन्नु’ भन्दै उनलाई अगाडिका कुराहरू बताउनु भएको हो । पं. सू. II. पृ. ३४३: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

१. यसमा उल्लेख भएका ‘विज्ञान अनिदर्शन अनन्त तथा प्रभास्वर’ भन्ने पदहरूद्वारा ‘निर्वाण’ लाई लक्षित गरेको छ भनी पं. सू. II. पृ. ३४३-४४ ले उल्लेख गरेको छ । त्यस्तै गरी पपंचसूदनीले यो पनि लेखेको छ कि—‘ब्रह्मो ! सबै त्रिभूमिहरूको विषय भएका तिमीहरूले त्यो विज्ञान-अनिदर्शन-अनन्त-प्रभास्वरलाई सबैको सबै-पनद्वारा अनुभूत गर्न सक्ने छैनौ’ भनी भगवान्ले आफ्नो वादलाई कायम गर्नु भएको हो । पं. सू. II. पृ. ३४४.

## ऋद्धि-प्रदर्शन

(बक ब्रह्मा भन्दछन्—)

‘हन्त मारिष ! हेर म तिमीलाई अन्तर्धान पानै छु’ ।

(बुद्ध भन्तुहुन्छ—)

‘हन्त ब्रह्मे ! यदि सक्षो भने मलाई अन्तर्धानै पार ।

“मिक्खुहो ! अनि बक ब्रह्माले ‘श्रमण गौतमलाई अन्तर्धान पानै छु, श्रमण गौतमलाई अन्तर्धान पानै छु’ भनेर पनि मलाई अन्तर्धान पानै सकेनन्” ।

१. यसभन्दा अधिसम्म बक ब्रह्माले बुद्धसँग कठोर स्वभावले व्यवहार गरेका थिए र सोधे सोधेका कुराहरू सुनी अरू केही भन्ने बाटो नदेखेपछि भगवान् प्रति कोमलपन देखाउने उद्देश्यले विषयलाई अकार्तिर लैजाने विचार गरी उनले यस्तो भनेका हुन् । पं. सू. II. पृ. ३४४.

२. यहाँ ‘अन्तर्धान’ भनिएको नदेखिने किसिमका अलौकिक प्रभावलाई भनिएको हो । अर्थात् आफूलाई नदेखाउनु । पं. सू. II. पृ. ३४४: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

३. यहाँ बक ब्रह्माले आफूमात्र लोप हुन्छु भनेको होइन बल्कि बुद्धलाई पनि लोप गराइदिन्छु भनी घमण्ड गरेका थिए । तर उनले बुद्धलाई लोप गर्न त परै रहोस् आफू पनि लोप हुन सकेनन् । जुन अन्धकार पानै विचार लिई बक ब्रह्माले ‘लोप गर्छु’ भनी भनेका हुन् त्यो पनि गर्न सकेनन् । पं. सू. II. पृ. ३४४.

“मिक्खुहो ! त्यसपछि मैले बक ब्रह्मालाई भने—‘हन्त ब्रह्मे’ ! त्यसोभए मैले तिमीलाई अन्तर्धान पानें छु ।”

‘हन्त मारिष ! यदि सक्षमौ भने तिमीले मलाई अन्तर्धान पार ।’

“मिक्खुहो ! अनि मैले त्यस्तो ऋद्धिबल प्रयोग गरे—जसद्वारा त्यतिका ब्रह्माहरू, ब्रह्मपरिषदहरू तथा ब्रह्मपारिषदधरूले भेरो आवाज भने सुनुन्, तर भलाई भने नवेखुन्—यसरी अन्तर्धान भएर मैले निम्न गाथा सुनाएँ—

“भवे बाहं भयं दिस्वा, भवं च विभवेसिनं ।

भवं नाभिवदिं किञ्चि, नन्दिं च न उपादियिं ति ॥”

आर्थ—

“भव (=संसार) मा भय देखी, भवमै विभवको खोज गरी भवको प्रशंसा गरिन, नन्दी (=तृष्णा) पनि उत्पन्न गरिन<sup>३</sup> ।”

१. श्रमण गौतम अन्तर्धान भएको हो वा होइनन् भनी कसैले भन्न नपाउन् भन्ने विचार गरी लोप भई आवाज सुनाउनु भई गाथा भन्नुभएको हो । पं. सू. II. पृ. ३४४: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।
२. यो गाथाको साथसाथै भगवान्ले चार सत्यका कुराहरू पनि सुनाउनु भयो र उपदेश अनुसार त्रिलक्षणको विपश्यना ध्यानमा तल्लीन भई दश हजार जति ब्रह्माहरूले अमृत-मार्गफल साक्षात्कार गरे भन्ने पनि पं. सू. II. पृ. ३४५ ले उल्लेख गरेको छ । बकब्रह्म-जातकले ( जा. अ. क. III. पृ. २५६ ) पनि दश हजार जति ब्रह्माहरूले आस्रवहरूवाट चित्त विमुक्त पारे भनी उल्लेख गरेको छ ।

“भिक्षुहो ! अनि ब्रह्मा, ब्रह्मपरिषद तथा ब्रह्मपारिषदचहरूले आश्चर्य अद्भूत भएर यसो भने—

‘अहो, साँच्चैकं आश्चर्य हो ! अहो, साँच्चैकं अद्भूत हो !! अहो, श्रमण गौतमको महर्द्धिकता ! महानुभावता !! यसमन्दा अघि हामीहरूले शाक्यकुलबाट प्रवर्जित हुनु भएका श्रमण शाक्यपुत्र जस्ता अहु कुनै श्रमण वा ब्राह्मणलाई न देख्यो, न सुन्यो<sup>१</sup>। भो गौतम ! भव (=संसार) मा रमण गर्ने, भवमा रत हुने तथा भवमै प्रसन्न हुने (हामी) प्रजाहरूलाई तपाइले भवबाट उन्मुक्त पार्नुभयो ।’

१. जब बक ब्रह्माले बुद्धलाई लोप गराउन सकेनन्, न आफूनै भगवान्को अगाडि लोप हुनसके, तब उनी यता उता दगुर्द्दे विमानभित्र गएर लुकनथाले, कल्पवृक्षमा लुकनथाले, जहाँ पायो त्यहाँ टुकुक्क पनि बसे । बक ब्रह्मा लोप हुन खोज्दा भगवान्ले उनको शक्तिलाई आफ्नो ऋद्धि शक्तिद्वारा दमन गरिराख्नु भएको थियो । त्यसैले उनी लोप हुन नसकेका हुन् । अनि विवश भई यता उता गई लुकन पनि थाले । यसरी यता उता गई लुकन लागेको वेलामा ब्रह्मागण-हरूले उनमाथि हँस्ती उडाए । जहाँ जहाँ उनी लुकन गए त्यहाँ त्यहाँ ब्रह्माहरूले—‘यी बक ब्रह्मा यहाँ लुकै छन्, यी बक ब्रह्मा यहाँ लुकै छन्’ भन्दै चोरलाई समाते छैं उनलाई देखाए । अनि सबै ब्रह्माहरूले भने—‘तिमी अन्तर्धान हुन सकेनौ ।’ यो कुरा सुनी अन्तमा बक ब्रह्मा चूप लागेर बसे । त्यसपछि भगवान्को पालोमा वहाँ अन्तर्धान हुनु भयो । अन्तर्धान भएको प्रमाण देखाउनुको-निमित्त वहाँले आफूलाई कसैले नदेख्ने गरी लोप हुनु भएता पनि

## पुनः मार-आवेश

“मिथुहो ! अनि पापी मार एक ब्रह्मपरिषद् (ब्रह्मा) को शरीरमा आवेश भई मलाई यसो भने—‘मारिष ! यदि तिमी यस्तो जान्दछो, यदि तिमीले अनुबोध गरेकाछौ भने श्रावकहरूलाई (यो धर्ममा) न लैजाऊ, प्रवजितहरूलाई न लैजाऊ; श्रावकहरूलाई धर्मोपदेश नगर, प्रवजितहरूलाई धर्मोपदेश नगर; श्रावकहरूको विषयमा लोभ नगर, प्रवजितहरूको विषयमा लोभ नगर। मिथु ! तिमीभन्दा अघि पनि लोकमा अरहन्त सम्पक् सम्बुद्ध ह्वौ भनी ज्ञापन गर्ने श्रमण ब्राह्मणहरू थिए । उनीहरूले श्रावकहरूलाई (आफ्नो धर्ममा) लगे, प्रवजितहरूलाई लगे; श्रावकहरूलाई धर्मोपदेश गरे, प्रवजितहरूलाई धर्मोपदेश गरे; श्रावकहरूको विषयमा लोभ गरे, प्रवजितहरूको विषयमा लोभ गरे । श्रावकहरूलाई लगी, प्रवजितहरूलाई लगी; श्रावकहरूलाई धर्मोपदेश

आवाज मात्र सुन्नसक्ने गराउनु भएको हो र गाथा पनि सुनाउनु भएको हो । यो देखेर जुनप्रकार त्यहाँका ब्रह्म परिषदहरू आश्चर्य चकीत भए त्यो कुरा त सूत्रमै प्रष्ट भएकै छ । पं. सू. II. पृ. ३४४: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

१. बुद्ध जन्मनुभन्दा अघि भएका विविध प्रकारका बाहिरी प्रवजित साधु सन्यासी तपस्वीहरूलाई ध्यानमा राखी पापी मारले माथि सूत्रमा ‘श्रमण ब्राह्मणहरू’ भनी भनेका हुन् भनी पं. सू. II. पृ. ३४५: ब्रह्मनिमन्तनिकसुत्तवण्णनाले उल्लेख गरेको हो ।

गरी, प्रव्रजितहरूलाई धर्मोपदेश गरी; श्रावकहरूको विषयमा लोभ गरी, प्रव्रजितहरूको विषयमा लोभ गरी—शरीर छाडी प्राण उच्छ्रेद भएपछि उनीहरू हीनकायमा<sup>१</sup> प्रतिष्ठित भए<sup>२</sup>। भिक्षु ! तिमीभन्दा अघि पनि लोकमा अरहन्त सम्यक् सम्बुद्ध ह्वौं भनी ज्ञापन गर्ने श्रमण ब्राह्मणहरू थिए। उनीहरूले श्रावकहरूलाई (आफ्नो धर्ममा) लगेनन्, प्रव्रजितहरूलाई लगेनन्; श्रावकहरूलाई धर्मोपदेश गरेनन्, प्रव्रजितहरूलाई धर्मोपदेश गरेनन्; श्रावकहरूको विषयमा लोभ गरेनन्, प्रव्रजितहरूको विषयमा लोभ गरेनन्। श्रावकहरूलाई न लगी, प्रव्रजितहरूलाई न लगी; श्रावकहरूलाई धर्मोपदेश नगरी, प्रव्रजितहरूलाई धर्मोपदेश नगरी; श्रावकहरूको विषयमा लोभ नगरी, प्रव्रजितहरूको विषयमा लोभ नगरी—शरीर

१. चार अपायलोकलाई यहाँ ‘हीनकाय’ भनी भनिएको हो। पं. सू.

II. पृ. ३४५. *Dhamma.Digital*

२. मारको उपस्थितिमै बुद्ध भगवान्‌ले ब्रह्मपरिषदहरूलाई उपदेश गर्नु भई वशवर्ती मारको विषयबाट उन्मुक्त पार्नु भएको थियो। यो देखेर पापी मार क्रोधित भई ‘मेरो उपस्थितिमै यिनले दश हजार ब्रह्मपरिषदका देवहरूलाई पार लगे’ भन्दै कुनै एक ब्रह्माका शरीरमा आवेश भई, बुद्धलाई तर्साउने विचारले—‘यदि तिमी बुद्ध ह्वौ भने कसैलाई उपदेश न गरी देवमनुप्यलोकमा न घुमी आफू एकलै शान्ति सुखमा बसीरह, अन्यथा अरुहरू ढैं तिमी पनि हीनकायमा जानेछौ’ भनी भनेका हुन्। पं. सू. II. पृ. ३४५: ब्रह्मनिमन्तनिक-सुत्तवण्णना।

छाडी प्राणउच्छेद भएपछि उनीहरू उच्चकायमा प्रतिष्ठित भए! । भिक्षु! म तिमीलाई फेरि पनि भन्दछु कि ‘मारिष! (अर्कालाई) कुशलका कुराहरू नगरिकन, दृष्ट धर्म सुखको अनुभव गर्दै तिमी विहार गर; मारिष! अर्कालाई अर्तिबुद्धि (=अवबाद) नदेऊँ ।’

“भिक्षुहो! यस्तोभन्वा मैले पापी मारलाई यस्तो भने—‘पापिम! तिमीलाई म चिन्दछु। तिमीले यो नठान कि—‘मलाई चिन्दन’। तिमी पापी मार ह्वौ। पापिम! न तिमी हितानुकम्पी भई यसो भन्दछौ, बरु अहितानुकम्पी भई तिमी यसो भन्दछौ। पापिम! तिमीलाई यस्तो लाग्छ कि—‘जसलाई श्रमण गौतम उपदेश गर्छ उनीहरू मेरो विषयबाट उन्मुक्त भएर जान्छन्।’ पापिम! (तो उपदेश नगर्ने श्रमण ब्राह्मणहरू) सम्यक् सम्बुद्ध नभइकनै आफू सम्यक् सम्बुद्ध ह्वौं भनी दाबो गर्दथे। पापिम! सम्यक् सम्बुद्ध भएर नै म आफूलाई

१. ‘उच्चकायमा प्रतिष्ठित भए’ भनी कसकोनिमित्त भनेका हुन् भने—

जो अन्य श्रमण परिवाजक तपस्वीहरू एकान्त ध्यानमा रत भई मृत्युपछि ब्रह्मलोकमा पुगे उनीहरूकोनिमित्त अर्थात् त्यस्ता तपस्वी-हरूलाई लक्षगरी भनेका हुन्। अतः यहाँ ‘उच्चकाय’ भन्नाले ब्रह्मलोकलाई भनिएको हो भनी बुझनुपर्छ। पं. सू. II. पृ. ३४५: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

२. कहिले मनुष्यलोकमा, कहिले देवलोकमा, कहिले ब्रह्मलोकमा तथा कहिले नागलोकमा विचरण गरी अर्कालाई उपदेश गरी नहिँड भनी भनेको हो। पं. सू. II. पृ. ३४५.

[४५२]

बुद्धकालीन ब्रह्मादिदेव

सम्यक् सम्भुद्ध हुं भनी भन्दछु । पापिम ! श्रावकहरूलाई धर्मोपदेश गरेता पनि तथागत त्यस्तै हो, नगरेता पनि तथागत त्यस्तै हो । पापिम ! (धर्ममा) लगेता पनि तथागत त्यस्तै हो, नलगेता पनि तथागत त्यस्तै हो । सो किन भने ? — पापिम ! तथागतका जुन संकलेशनीय, पुनर्भविक, भययुक्त, दुःखविपाकी तथा भविष्यमा जन्ममरण हुनुपर्ने आल्वहरू हुन् — तिनीहरू सबै प्रहीण भइसके, तालवृक्षछेदन गरेको जस्तो भइसके, अभाव प्राप्त भइसके, पुनः असम्भाव्य भइसके । पापिम ! जस्तै दुष्पो काटेको ताडवृक्ष पुनः पलाएर आउन सकदैन, पापिम ! त्यस्तै तथागतको जुन संकलेशनीय, पुनर्भविक, दुःखविपाकी, भविष्यमा जन्ममरण हुनुपर्ने आल्वहरू हुन् — तिनीहरू सबै प्रहीण भइसके, ... पुनः असम्भाव्य भइसके ।'

“यी कुराहरूमा मारका निन्दायुक्त कुराहरू भएको र ब्रह्माको आमन्त्रणाहरू भएको हुँदा यस प्रवचनलाई ‘ब्रह्मनिमन्तनिक’ भन्ने नाम रहन गएको हो ।”

X

X

X

मूल सूत्र—

## २-बकब्रह्माको पूर्वकथा

यस्तो मैले मुनेः ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नु भएको थियो । त्यस समय बक ब्रह्माको यस्तो गलत-दृष्टि उत्पन्न भएको थियो—“यो नित्य हो, यो ध्रुव हो, यो शाश्वत हो... यो भन्दा निश्चरण (=मुक्ति) अरु छैन ।

अनि बक ब्रह्माको चित्तको वितर्कनालाई आफ्नो चित्तले जान्नु भई जस्तै—कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्च्याउँछ, त्यस्तै गरी—भगवान् जेतवनमा अन्तर्धान भई ब्रह्मलोकमा प्रकट हुनुभयो । अनि टाढैवेखि आइरहेका

१. सं. नि. I. पृ. १४३: बकब्रह्मासुतं, ब्रह्मासंयुतं; अ. क. I. पृ. १६२;  
यस्तै कुरा जा. अ. क. III. पृ. २५३: बकब्रह्माजातकमा पनि  
उल्लेख भएको पाइन्छ ।

२. यहाँका अरु कुराहरू माथि पृ. ४२९ मा उल्लेख भए छैन दोहन्याई पद्धनू ।

भगवान्‌लाई देखी बक ब्रह्माले यसो भने—“मारिष ! आउनुहोस्, मारिष ! तपाइको स्वागत छ । धेरै समय पछि तपाइले यहाँ आउने काम गर्नुभयो । मारिष ! यो नित्य हो, यो ध्रुव हो, यो शाश्वत हो..., योभन्दा निश्चरण (= मुक्ति) अरु छैन ।”

यसो भन्दा बक ब्रह्माकाई भगवान्‌ले यस्तो भन्तुभयो—“अहो ! बक ब्रह्मा अविदधामा परेका छन्, अहो बक ब्रह्मा अविदधामा परेका छन्; जहाँ कि अनित्यलाई नै नित्य भन्दछन्, अध्रुवलाई नै ध्रुव भन्दछन्, अशाश्वतलाई नै शाश्वत भन्दछन्<sup>१</sup>, योभन्दा निश्चरण (= मुक्ति) अरु भइकन पनि योभन्दा निश्चरण अरु छैन” भनी भन्दछन् ।

### (बक ब्रह्मा भन्दछन्—)

Dhamma.Digital

“गौतम ! म मात्रै होइन (यस्तो धारणा राख्ने) अरु पनि बहतर जनाः<sup>२</sup> यो वशवर्ती लोकमा छन्—जो पुण्यकर्मद्वारा जाति

१. यहाँका बाँकी कुराहरु माथि पृ. ४३० मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।
२. जब भगवान्‌ले बकब्रह्मालाई ‘अनित्यलाई नै नित्य भन्दछन्’ भन्ने आदि कुराहरु भन्तुभयो तब बकब्रह्माले ‘शायद भगवान्‌ले मलाई केर-फेर त गर्ने होइन’ भन्ने आशंका लागी आफै डराउँदै—जस्तै कुनै चोरलाई दुइ चार थप्पड मार्दा ‘म मात्रै चोर होइन अरु पनि छन्, भनी पोलिदिन्छ, त्यस्तै गरी बकब्रह्माले पनि ‘म मात्रै यस्तो

जराबाट उत्तीर्ण भई हामी यहाँ उत्पन्न भयों; यही नै आखिरी ब्रह्मलोक हो भन्ने पनि जान्दछु । (त्यसैले) अनेक मानिसहरूले हामीलाई नमस्कार मात्र होइन हामीसंग प्रार्थना पनि गर्छन् ।”

### (भगवान् भन्नुहुन्द्व – )

“बक ! यो तिम्रो आयु धोरे हो, धेरे होइन; जो कि तिमी धेरे भन्ने ठान्दछौ । ब्रह्म ! तिम्रो आयु शतसहस्र निरबुंद’ (=निरबुद्ध)

विचार राख्ने होइन अरू पनि बहत्तर जना छन्” भन्ने कुरा बताएका हुनाले ‘बहत्तर जना’ भनी सूत्रमा उल्लेख गरेको हो । सं.नि.अ.क.I. पृ. १६३: बकब्रह्मसुत्तवण्णना । जा. अ. क. III. पृ. २५२, नं. ४०५ बकब्रह्मजातकले पनि यस्तै कुरा उल्लेख गरेको छ ।

१. बकब्रह्माले आफू अधि अधि अर्के ब्रह्मलोकहरूमा बसिसकेका कुरा-हरूलाई बिर्सी अहिले बसिरहेको यस ब्रह्मलोकको कुरामात्र सम्झी यसैलाई शाश्वत, ध्रुव तथा नित्य हो भन्ने सम्झेको हुँदा उनलाई अधि अधिका ब्रह्मलोकका कुराहरूको पनि संस्मरण गराइदिने विचारले भगवान्‌ले ‘यो तिम्रो आयु अल्प हो, योभन्दा धेरै धेरै आयु तिमीले भोग गरिसकेका कुराहरू मलाई थाहा छ’ भनी भन्नु भएको हो ।

यी बकब्रह्मा परापूर्वकालमा अक्षुण्ण ध्यानी भई चतुर्थ-ध्यान लाभ गरी, त्यसैको प्रभावद्वारा मृत्युपछि चतुर्थध्यानको फल पाउने ‘वृहृत्फल’ ब्रह्मलोकमा उत्पन्न भएका थिए । पछि त्यहाँबाट

च्युत भई तेश्रो ध्यानको भूमिमा, त्यहाँवाट पनि च्युत भई दोश्रो ध्यानको भूमिमा र त्यहाँवाट पनि च्युत भई हाल प्रथम ध्यानको भूमि महाब्रह्माङ्कोमा उत्पन्न भएका हुन् । यसैवखत 'शाश्वत' भन्ने दृष्टि उनमा उत्पन्न भएको थियो । सं. नि. अ. क. I. पृ. १६२.

निर्बुद ( = निरबुद ) भनेको कति हो भन्ने बारेमा जा. अ. क. III. पृ. २५३ बक्त्राह्यजातकले यसरी उल्लेख गरेको छ—

"दशको दश ठाउँलाई = शय भनिन्छ ।

शयको दश ठाउँलाई = हजार भनिन्छ ।

हजारको शय ठाउँलाई = लाख भनिन्छ ।

लाखको शय ठाउँलाई = कोटी भनिन्छ ।

शय कोटीलाई = प्रकोटी भन्दछन् ।

शय प्रकोटीको एक लाख ठाउँलाई = कोटीप्रकोटी भनिन्छन् ।

शय कोटीप्रकोटीको एक लाख ठाउँलाई = एक नहुत भन्दछन् ।

शय नहुतको एक लाख ठाउँलाई = एक निन्नहुति भन्दछन् ।

यतिसम्मका संख्यालाई कुनै दक्ष गणितज्ञले पनि गन्न सक्छन् । यसभन्दा अधिक संख्यालाई बुद्धज्ञानले मात्र गन्न सक्छ । शय निन्नहुतिको एक लाख ठाउँलाई = एक अर्बुद ( = अबुद ) भन्दछन् ।

बीस अर्बुदको एक ठाउँलाई = एक निरबुद ( = निबुद ) भन्दछन् । शय निरबुदको एक लाख ठाउँलाई = एक अहं भन्दछन् ।"

आयु) रहेको कुरा पनि मलाई थाहा छ । यसपछि तिस्रो आयु यति बाँकी छ भन्ने कुरा पनि मलाई थाहा छ ।”

### (बक ब्रह्मा भन्दछन्—)

“भगवान् ! तपाइ भन्नुहुन्छ कि – ‘म जातिजरा तथा शोक-सन्तापबाट मुक्त छु, म अनन्तदर्शी छु ।’ त्यसोभए मेरो पुरानो व्रतशील कस्तो थियो भनी भन्नुहोस् त; ताकि म जाग्रसकूँ ?”

### (भगवान् भन्नुहुन्छ ..)

१—“धाममा सन्तप्त भएका प्यासी मानिसहरूलाई जो तिमीले

यस्तै संख्याक्रमको सम्बन्धमा अभिधानप्पदीपिका (पृ. ६६, गा. नं. ४७४-७६) ले यसरी उल्लेख गरेको छ—

“शत, सहस्र, नहुत (= दश हजार), लक्ष, कोटी, प्रकोटी, कोटीप्रकोटी, नहुत, निन्हुत, अक्षोहिणी, बिन्दु, अर्बुद, निरबुद, अहं, अबब, अटट, सौगन्धिक, उत्पल, कुमुद, पुण्डरीक, पद्म, कथान, महाकथान, असंख्य ।”

२. “अप्प हि एतं न हि दीघमायु,  
यं त्वं बक मञ्जसि दीघमायुं ।  
सतं सहस्रानं निरबुदानं,  
आयुं पजानामि तवाहं ब्रह्मे’ ति ॥” सं. नि. I. पृ. १४४:  
बकब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं ।

पानी वियायौ— त्यो तिन्हो पुरानो व्रतशीललाई नीद खुलदा स्वप्नलाई अनुस्मरण गर्ने छै— म त्यो कुरा अनुस्मरण गर्दछु ।

१. परापूर्वकालमा एक कुलगृहमा जन्मेका एक पुरुष कामविषयको आदिनवलाई (=दुष्परिणाम) देखी, जन्ममरणबाट मुक्त हुने इच्छा लिई घर छाडी ऋषिभेष लिई प्रव्रजित भएर गए । पछि उनले अभिज्ञा-पाद-ध्यान लाभ गरी एक गङ्गाको तीरमा, एक पर्णकुटी बनाई त्यही नै ध्यानमा तल्लीन भई समय बिताउन थाले ।

त्यसव्यत एक फौज मानिसहरू धेरै गाडाहरू साथमा लिई मरुभूमिको कान्तारको बाटो गरेर जाँदै थिए । कान्तारमा दिनमा हिड्न नसकिने भएकोले मानिसहरू रातमा हिड्दथे । कान्तार छिचल्ने दिनमै साथमा लगिराखेका उनीहरूका इन्धन, पानी आदि सामानहरू सिद्धिए । अनि उनीहरू निराश भई प्राणको चिन्ता गर्दै चकिएको दिउँसोको घाममा गाडाका चक्काहरूमा गोरुहरू बाँधी आफूहरू सबै गाडामनि छायामा लेट्न थाले ।

उता, त्यसदिन सो ऋषि विहान सबैरै पर्णकुटीबाट निस्की दैलोमा बसी गङ्गातिर हेर्दै थिए । त्यसव्यत गङ्गामा ठूलो बाढी आउँदै थियो । यो देखेर ऋषिले ‘यो बाढीको पानी आवश्यकता हुने कुनै प्राणी छन् के ?’ भनी ध्यानदृष्टिद्वारा हेर्दा उनले ती मरुभूमिका प्राणीहरूलाई देखे । अनि उनले सो पानी मरुभूमिमा पुगोस् भनी ध्यानाधिष्ठान गरे । तदन्तर मूल फुटेर निस्केको पानी छै सो पानी मरुभूमितिर लाग्यो । पानीको आवाज सुनेर घामको

२—“एणी नदीको तीरमा समातेका मानिसहरूलाई जो तिमीले मुक्त गरायौ—त्यो तिन्हो पुरानो व्रतशीललाई पनि नीद खुल्दा स्वप्नलाई अनुस्मरण गर्ने क्षे—म त्यो कुरा अनुस्मरण गर्दछु” ।

तापमा चिन्तित भई बसिरहेका ती मानिसहरू हर्षले गद्गद भई पानीमा नुहाई, पानी पिई, भाँडाहरूमा पानी भरी ज्यान बचाई कान्तारलाई पार गरे । सो ऋषि बकब्रह्मा नै थिए । यसै कुराको संस्मरण गर्नु भई बुद्धले सूत्रमा ‘धाममा सन्तप्त भएका...’ आदि भन्ने कुरा भन्नुभएको हो भनी सं. नि. अ. क. I. पृ. १६३: बक-ब्रह्मसुत्तवण्णनाले उल्लेख गरेको छ; पं. सू. II. पृ. ३४० ब्रह्म-निमन्तनिकसुत्तवण्णना ।

१. एक अर्को समयमा ‘माथि उल्लेख गरे जस्तै उनी प्रव्रजित भई तपस्वी भएका थिए । अनि सो तपस्वी एक गङ्गाको तीरमा एक पर्णकुटी बनाई जङ्गल र गाउँको आश्रय लिई बसेका थिए । त्यसबखत चोरहरूले एक गाउँमा लुटी, धनसम्पत्ति तथा जीवजन्तुहरूलाई समेत लगे । चोरहरूले समाती लगिरहेका प्राणीहरू कराएको आवाज सुनी तपस्वीले ‘केको आवाज रहेछ’ भनी ध्यानद्वारा हेर्दा चोरले समाती लगेका प्राणीहरूको आवाज रहेछ भन्ने थाहापाई ‘म छँदा छँदै यी प्राणीहरूको विनाश हुन नपाओस्’ भन्ने मैत्रीपूर्ण विचार गरी, ध्यान-ऋद्धिको प्रभावद्वारा चतुरंगिणी सेनाहरू अभिनिमित गरी चोरहरू आइरहेको बाटामा देखाइदिए । चतुरंगिणी सेनाहरू आइरहेको दृश्य ढेखेवित्तिकै चोरहरू डराई चोरेर ल्याएका

३—“गंगाको स्रोतमा गइरहेका नाविकहरूलाई मार्ने विचार लिई  
आएका रौद्र नागराजालाई जो तिमीले आफ्नो शक्ति प्रयोग गरी धपाएर  
पठायौ— त्यो तिम्रो अतशीललाई पनि निद खुल्दा स्वप्नलाई अनुस्मरण  
गर्ने क्षे म त्यो कुरा अनुस्मरण गर्दछुः ।

वस्तु तथा जीवजन्तुहरूलाई त्यहीं त्यहीं छाड्दै भागेर गए । अनि  
सो तपस्वीले ती वस्तुहरू ज-जस्को थियो, त्यस त्यसकै होस् भनी  
अधिष्ठान गरे । त्यो त्यस्तै भयो । सो तपस्वी पनि बक्क्रहाँ तै  
थिए । यसै कुराको संस्मरण गर्नु भई बुद्धले सूत्रमा ‘एणी नदीको  
तीरमा...’ भन्ने आदि कुरा भन्नु भएको हो भनी सं. नि. अ. क.  
I पृ. १६४ ले उल्लेख गरेको छ; पं. सू. II. पृ. ३४१: ब्रह्म-  
निमन्तनिकसुत्तवण्णना ।

- पुनः एक अर्को समयमा, गङ्गामधितिरका र गङ्गातलतिरका मानिसहरू एकत्रित भई दुइ डुङ्गालाई एक ठाउँमा जोरी त्यसमा बसी रसरंग गर्दै, खाई पिई नाच-गान गरी कृडा गर्दै डुङ्गामा बसी गंगामा गइरहेका थिए । यो देखेर गंगाको नागराजाको मनमा ‘यिनीहरूले त मलाई किञ्चित मान्दैनन्’ भन्ने जस्तो लागेर रिसले उनीहरूलाई ‘समुद्रमा पुन्याइदिने छु’ भन्ने विचार गरी ठूलो शरीर बनाई तथा ठूला ठूला फणाहरू देखाई ती मानिसहरूका अगाडि गए । यो देखेर ती मानिसहरू मरण भयद्वारा भयभीत भई चिच्याउन थाले । यो आवाज सुनेर तपस्वीले ‘केको आवाज रहेछ’ भनी विचार गर्दा ‘उनीहरू मरण भयद्वारा कराएको’ भन्ने बुझी

४—“एक समय जो तिन्ही तिन्ही कल्प (=कर्प) भन्ने बुद्धि-मानी, व्रतसम्पन्न, कर्तव्यपरायण, अति स्नेही तथा निबद्धचारी शिष्यविना बस्नसकेका थिएनौ त्यो तिन्हो पुरानो व्रतशीललाई पनि नीद खुल्दा स्वप्नलाई अनुस्मरण गर्ने छै—म त्यो कुरा अनुस्मरण गर्दछुँ ।”

तपस्वीले आफ्नो क्रृद्धिवलद्वारा विशाल गरुडको रूप धारण गरी सो नागराजाको अगाडि गए । गरुडको रूप देखेवित्तिकै नागराजा डराई भागेर गए । यही घटनाको संस्मरण गर्नु भई बुद्धले सूत्रमा ‘गंगाको स्रोतमा गइरहेका...’ भन्ने आदि कुरा भन्नु भएको हो भनी सं. नि. अ. क. I. पृ. १६४ ले उल्लेख गरेको छ; परं. सू. II. पृ. ३४१: ब्रह्मनिमन्तनिकसुत्तवण्णना ।

१. अर्को एक समयमा, यिनी (=बकब्रह्मा) केशव भन्ने तपस्वी भई हिमालखण्डमा बसिरहेका थिए । त्यसव्यत बोधिसत्त्व (=हाल बुद्ध) केशव तपस्वीका पाँच शय (५००) शिष्यहरूमध्ये प्रमुख शिष्य हुनु भएको थियो । वहाँको नाम कल्प (=कर्प) थियो । वहाँ केशव तपस्वीका अति स्नेही तथा अति प्रियशिष्य हुनु भएको थियो ।

एकदिन केशव तपस्वी नूनिलो र अमिलो रस सेवन गर्नकोनिमित्त कल्प शिष्य सहित सबै शिष्यहरू लिई नगरतिर गए । त्यहाँ राजाले देखी केशव तपस्वी सहित उनका शिष्यहरूलाई भोजन प्रदान गरे । केहीदिन पछि आफ्ना शिष्यहरू लिई केशव तपस्वी फर्कन लाग्दा राजाले—‘भन्ते ! बृद्ध हुनुभएका तपाइ यहाँ

(बक ब्रह्मा भन्दछन्—)

“बुद्ध हुनु भएकोले नै तपाइले मेरो आयुप्रमाण मात्र होइन

बस्नुहोम् र शिष्यहरूलाई मात्र पठाउनु होस्’ भनी प्रार्थना गरे । केशव तपस्वीले प्रमुख शिष्य कल्पका साथ अरू शिष्यहरूलाई पठाई आफू एकलै राजोदयानमा बस्नथाले । केहीदिन बितेपछि, कल्प शिष्यसँग अलग भई बस्न पर्दा केशव तपस्वी बिरामी भए । अनेक औषधी गर्दा पनि रोग निको नभएपछि उनले राजासँग आफूलाई हिमखण्डमै फर्काइदिने कुराको निवेदन गरे । राजाले पनि त्यस्तै गरिदिए । हिमालखण्डमा पुगी आफ्ना स्नेही शिष्य कल्पलाई देख्ने-वित्तिकै तथा उनले दिएको रुखा-मुक्खा खाना खानेवित्तिकै केशव तपस्वीको रोग निको भयो । यही कुराको संस्मरण गर्नु भई भगवान्‌ले सूत्रमा ‘एक समय जो तिमी ..’ भन्ने आदि कुरा भन्नु भएको हो भनी सं. नि. अ. क. I. पृ. १६५: बकब्रह्मसुत्तवण्णनाले उल्लेख गरेको छ । यो कुराको विस्तृत वर्णन जा. अ. क. III. पृ. ९८, न. ३४६: केसवजातकमा पनि पाइन्दै । त्यस्तै पण. सू. II. पृ. ३४२ मा पनि ।

“कप्पो च ते वद्धचरो अहोमि,  
सम्बुद्धिमन्तं वतिनं अमञ्जि ।  
तं ते पुराणं वतसीलवतं,  
सुत्तप्पबुद्धो व अनुस्सरामी’ति ॥” सं. नि. I. पृ. १४४:  
बकब्रह्मसुत्तं, ब्रह्मसंयुतं ।

बल्कि अरु कुराहरु पनि साँच्चं नै जान्तु भएको हो; त्यसेले नै तपाइको यस्तो ज्वलित प्रभा प्रकाश भएको हो जो कि अहिले तपाइ ब्रह्मलोकमा हुनुहुन्छ ।”



१. “अद्वा पजानासि ममेतमायुं,  
अञ्जे पि जानासि तथा हि बुद्धो ।  
तथा हि त्यायं जलितानु भावो,  
ओभासयं तिटुति ब्रह्मलोकं’ति ॥” सं. नि. I. पृ. १४५: बकब्रह्म-  
सुत्तं, ब्रह्मसंयुत्तं ।

## २६. मणिभद्र यक्ष

परिचय

राजगृहस्थित मणिमालक चैत्यमा मणिभद्र भन्ने एक यक्ष बस्दथे । एकदिन भगवान् बुद्ध सो स्थानमा जानुभयो । त्यसबेला मणिभद्र यक्ष भगवान्कहाँ गई—“स्मृतिमान् हुनु राम्रो हो । यसद्वारा सुखलाभ हुन्छ । अनि स्मृतिमान् हुनाले वैरभावबाट पनि मुक्त हुन सकिन्छ” भन्ने आफूलाई लागेको कुरो भगवान्लाई सुनाए ।

यो कुरो सुनी “स्मृतिमान् हुनु राम्रो हो र यसद्वारा सुखलाभ पनि हुन्छ” भन्ने कुरालाई भने भगवान्ले स्वीकार्नु भयो । तर “यसद्वारा वैरभावबाट मुक्त हुन्छ” भन्ने कुरालाई भने भगवान्ले स्वीकार्नु भएन । “वैरभावबाट मुक्त हुनकोनिमित्त ‘मैत्रीभाव’ राख्नुपर्छ; अनिमात्र वैर-भावबाट मुक्त हुन सकिन्छ” भनी भगवान्ले भन्नुभयो । यो कुरा सुनी मणिभद्र यक्ष सन्तुष्ट भए ।

X

X

X

मूल·सूत्र —

### अहिंसामा लाग्नेको वैरभाव हुन्न

एक समय भगवान् भगध (राज्य) को मणिमालक<sup>१</sup> चैत्यस्थानमा मणिभद्र यक्षको भवनमा बस्नुभएको थिए<sup>२</sup> ।

अनि मणिभद्र यक्ष जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्को अगाडि यो गाथा भने—

Dhamma.Digital

“सतीमतो<sup>३</sup> सद्वाभं, सतिमा सुखमेघति ।  
सतीमतो सुवे सेष्यो, वेरा च परिमुच्चती” ति ॥”

अर्थ—

“सँधैं स्मृतिमान् हुनु असल हो, स्मृतिमान् हुँवा सुखलाभ हुन्छ;

- 
- ‘मणिमालक चैत्य’ भन्ने ठाउँ राजगृहस्थित हो । भरतसिंह उपाध्यायले मणिमालक चैत्यस्थान आजकल राजगृहको ‘मणियार मठ’ हो भन्ने; सिद्ध भएको छ भनी बु. भा. भू. पृ. १९८ मा लेखेका छन् ।
  - सं. नि. I. पृ. २०९ मणिभद्रसुतं, यक्खसंयुतं; अ. क. I. पृ. २३५.
  - सिहल, स्याम र रोमनमा: ‘सतिमतो’ ।

स्मृतिमान् हुनुमा ने संघे श्रेयस्कर छ—जसद्वारा वैरभावबाट पनि मुक्त हुनसक्छ ।”

(भगवान् भन्नुहुन्छ— )

१—“सतीमतो सदा भहं, सतिमा सुखमेघति ।

सतीमतो सुवे सेय्यो, वेरा न परिमुच्चति ॥

२—“यस्स सब्बमहोरत्तं, अहिंसाय रतो मनो ।

मेत्तंसो सब्बभूतेसु, वेरंतस्स न केनची'ति ॥”

अर्थ—

१—“संघे स्मृतिवान् हुनु असल हो, स्मृतिमान् हुँदा सुखलाभ हुन्छ; स्मृतिमान् हुनुमा संघे श्रेयस्कर छ—किन्तु स्मृतिमान् हुँदैमा वैरभावबाट मुक्त हुन सक्दैन ।

२—“जसको चित्त रातदिन सबै समय अहिंसामा रत हुन्छ र जसको सबै प्राणीहरूमाथि मैत्रीभाव हुन्छ—उसको कसैमाथि वैरभाव हुनसक्तैन ।”

## ३०. महाब्रह्मा

### परिचय

“महाब्रह्मा” भन्ने वित्तिके कसंको मनमा ‘ईश्वर अथवा सृष्टि-कर्ता हुन्’ भन्ने आदि कल्पना उठनसक्छ । विन्तु बुद्धधर्ममा त्यस्तो कल्पना गर्ने ठाउँ छैन ।

बुद्धधर्मानुसार ब्रह्मा अथवा महाब्रह्मा भन्नेवित्तिके चार रूपावचर भूमिहरूमध्ये एक भूमिमा बस्ने सत्त्वको नाम हो भन्ने कुराको बोध हुन्छ ।

तल्लो ब्रह्मालोकदेखि लिएर माथिल्लो अकनिष्ठ (ब्रह्मलोक) सम्मलाई “रूपावचर” भूमि भन्दछन्<sup>१</sup> ।

प्रथम ध्यानका तीन भूमिहरूमध्ये ‘महाब्रह्मा’ भूमिमा महाब्रह्माहरू उत्पन्न हुन्दछन् भन्ने कुरा अभिधर्मपिटकको विभङ्गपालिले<sup>२</sup> उल्लेख गरेको छ ।

१. विभं. पा. पृ. ५०२: धर्महदयविभङ्गो, उप्पादककम्म-आयुण्प-माणानि ।

२. विभं. पा. पृ. ५०६: धर्महदयविभङ्गो, उप्पादककम्म-आयुण्प-माणानि ।

सोह॑ (१६) रूपावचर (ब्रह्म) लोकहरूमध्ये तल्ला तीन अहलोकहरूमा उत्पन्न हुने सत्त्वहरूलाई ब्रह्मा र महाब्रह्मा भन्दछन् । यीमध्ये 'महाब्रह्मा' भूमिमा उत्पन्न हुने सत्त्वलाई मात्र 'महाब्रह्मा' भन्दछन् ।

अरु ब्रह्माहरूभन्दा सुन्दर रूपवर्ण तथा धेरै आयु भएको हुनाले 'महाब्रह्मा' भनिएको हो भनी सम्मोहनिदिनीले<sup>१</sup> उल्लेख गरेको छ ।

ब्रह्मापारिसज्जा तथा ब्रह्मपुरोहित लोकमा उत्पन्न भएका ब्रह्माहरूभन्दा ठूला भएका हुनाले 'महाब्रह्मा' भनिएको हो भनी इतिवृत्तकटुकथाले<sup>२</sup> उल्लेख गरेको छ ।

"जस्तै कोशल राज्यमा राज्यका अप्पपुरुष कोशल राजालाई मानिन्छ, त्यस्तै शहत्वप्रकारका कामावचरलोक तथा शहत्वप्रकारका

### १. सोह॑ रूपावचर (ब्रह्म) लोकहरू यी हुन्—

(१) ब्रह्मापारिसज्जा, (२) ब्रह्मपुरोहिता, (३) महाब्रह्मा; (४) परित्ताभा, (५) अप्पमाणाभा, (६) आभस्सरा; (७) परित्तमुभा, (८) अप्पमाणमुभा, (९) मुभकिण्हा; (१०) असञ्चसत्ता, (११) वेहप्पला, (१२) अविहा, (१३) अतप्पा, (१४) सुदस्सा, (१५) सुदस्सी र, (१६) अकनिटा । विभं.पा. पृ. ५०६-०७: धम्महदयविभङ्गो, उप्पादककम्म-आयुप्पमाणानि; अभि. ध. सं. पञ्चमोपरिच्छेदो, भूमिचतुककं ।

२. पृ. ५२८: धम्महदयविभङ्गो, उप्पादककम्म-आयुप्पमाणवारवण्णना ।

३. पृ. ६१: मेत्तसुत्तं, एककनिपातवण्णना ।

ब्रह्मलोकहरूमा, महाब्रह्मालाई अग्रपुरुष मानिन्छ । तथापि ती कोशल राजा र ती महाब्रह्मा पनि अनित्य तथा विपरिणाम स्वभावका छन्” भनी भगवान्‌ले अङ्गुत्तरनिकायको पठमकोसलसुत्तमा<sup>१</sup> बताउनु भएको छ ।

“महाब्रह्मा भनेका त सृष्टिकर्ता र निर्माता हुन्” भन्ने विश्वास केही अमण ब्राह्मणहरूको भनमा कसरी पर्नगयो त भन्ने बारेका कुराहरू भगवान् बुद्धले दीर्घनिकायको ब्रह्मजाल सूत्रमा<sup>२</sup> पञ्चरूपले बताउनु भएको छ ।

केही अमण ब्राह्मणहरू “ईश्वर वा ब्रह्मा ने सृष्टिकर्ता र निर्माता हुन्” भनी भन्दछन् ।

“कसरी सृष्टिगरे तथा कसरी निर्माण गरे त ?” भनी उनीहरू-संग सोधदा उनीहरूले सन्तोषजनक ढाँगले उत्तरदिन नसकेपछि “मैले नै उनीहरूलाई त्यस्तो धारणा अथवा विश्वास हुनाको कारण बताइदिने गर्दछु” भनी बुद्धले—अनुप्रिय भन्ने मलहरूको निगममा बस्ने भार्गव-गोत्रका परिब्राजकलाई बताउनु भएका कुराहरू दीर्घनिकायको पाथिक<sup>३</sup> सूत्रमा उल्लेख भएको छ<sup>४</sup> ।

१. दसकनिपात पृ. १४५.

२. दी. नि. I. पृ. १७: ब्रह्मजालसुत्त, एकच्चसस्तवादस्स पठमं ठानं ।

३. ‘पाटिक’ भन्ने पनि कहीं कहीं उल्लेख भएको पाइन्छ ।

४. दी. नि. III. पृ. २३: पाथिकसुत्त ।

बुद्धधर्मको साहित्य अध्ययन गर्दा ब्रह्मा र महाब्रह्मा एउटा मात्र होइनन्, बल्कि अनेकों छन् भन्ने कुरा सिद्धहुन्छ। तीमध्ये केहीका नामहरू यसप्रकार छन्—

घटिकार ब्रह्मा<sup>१</sup>, तिथ्य महाब्रह्मा<sup>२</sup>, तुदु ब्रह्मा<sup>३</sup>, पारि-सङ्ज ब्रह्मा<sup>४</sup>, बक ब्रह्मा<sup>५</sup>, सनड्कुमार ब्रह्मा<sup>६</sup>, सहम्पति ब्रह्मा<sup>७</sup>, सुब्रह्मा<sup>८</sup>, परमत्त ब्रह्मा<sup>९</sup>, हरित ब्रह्मा<sup>१०</sup> आदि।

१. जा. अ. क. I. पृ. ५५: निदानकथा, अविद्यारेनिदान।
२. अं. नि-७. पृ. २०९: तिससब्रह्मसुत्तं; दी. नि. II. पृ. १९५: महा-समयसुत्तं।
३. सं. नि. I. पृ. १४९: तुदुब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं।
४. सं. नि. I. पृ. १४५: अञ्जतरब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं।
५. म. नि. I. पृ. ३९९: ब्रह्मनिमन्तनिकसुत्तं; सं. नि. I. पृ. १४३: बकब्रह्मसुत्तं, ब्रह्मसंयुत्तं।
६. सं. नि. I. पृ. १५३: सनड्कुमारसुत्तं, ब्रह्मसंयुत्तं; दी. नि. II. पृ. १९५: महासमयसुत्तं।
७. सं. नि. I. पृ. १४१: ब्रह्मदेवसुत्तं, ब्रह्मसंयुत्तं।
८. सं. नि. I. पृ. १४७: ब्रह्मलोकसुत्तं, ब्रह्मसंयुत्तं; दी. नि. II. पृ. १९५: महासमयसुत्तं, अ. क. II. पृ. ४९४.
९. दी. नि. II. पृ. १९५: महासमयसुत्तं।
१०. दी. नि. II. पृ. १९५: महासमयसुत्तं, अ. क. II. पृ. ४९४.

दीर्घनिकायको महासमय सूत्र अनुसार—एक समय भगवान् बुद्ध कपिलवस्तुको महाबनमा ५०० भिक्षुहरुका साथ बसिरहनु भएको देलामा वहाँको दर्शनार्थ आएका अनेकों ब्रह्माविदेवहरूमध्ये हजारों महाब्रह्माहरू पनि आएका थिए भन्ने कुरालाई—

“सहस्रं ब्रह्मालोकानं, महाब्रह्माभितिद्वति ।

उपपश्चो जुतीमन्तो, भिस्माकायो यसस्तिसो’ ॥”

भन्ने गाथाद्वारा पुष्टचाइँ गर्नसकिन्छ ।

यस गाथाको व्याख्या गर्दै सुमङ्गलविलासिनीले<sup>१</sup> यसरी उल्लेख गरेको छ —

“ब्रह्मालोकमा उत्पन्न भएका, विशाल शरीर भएका, यशवान् अत्यन्त प्रभावशाली तथा एउटा औलाले संसारका एक हजार चक्रवाड-हरू (=चक्रवाल) तथा दश औलाले संसारका दश हजार चक्रवाड-हरूलाई आलोकित पार्नसक्ने महाब्रह्माहरू एक हजार आएका थिए र तीमध्ये एक एक दलको नेतृत्व गर्ने एक एक नायक महाब्रह्माहरू पनि थिए<sup>२</sup> । यी ईश्वर समान मानिने महाब्रह्माहरू दशजना थिए । जसले अरु दलहरूमाथि प्रभुत्व जमाउँदथे<sup>३</sup> ।”

१. दी. नि. II. पृ. १९५: महासमयसुत्तं, अ. क. II. पृ. ४९४.

२. II. पृ. ४९४: महासमयसुत्तवण्णना-२०.

३. सुम. वि. II. पृ. ४९४: महासमयसुत्तवण्णना-२०.

४. ‘दसेत्थ इस्सरा आगुं, पञ्चेकवसवत्तिनो ।’ दी. नि. II. पृ. १९५: महासमयसुत्तं ।

शाकयमुनि बुद्ध, बुद्ध हुनुभन्दा अगाडि—बोधिसत्त्व छँदा— सात पटकसम्म संवर्तकल्प (= कल्पविनाशको समय) र विवर्तकल्प (= कल्पउत्थानको समय) हरूसम्म वहाँ यस लोकमा अर्थात् कामावचर-लोकमा<sup>१</sup> नआई—कल्पविनाशको समयमा आभास्वर ब्रह्मलोकमा तथा कल्पउत्थानको समयमा कुनै सत्त्व उत्पन्न हुनुभन्दा अगाडि नै शून्य ब्रह्मविमानमा उत्पन्न हुनु भएको कुरा बुद्धले अङ्गुत्तरनिकायको<sup>२</sup> मेत्तसुत्तमा पष्टरूपमा बताउनु भएको छ ।

त्यस्तो समय आउँछ जब कि कुनै सत्त्व कल्पोत्थानको समयमा— कुनै पनि सत्त्व उत्पन्न नभएको शून्य ब्रह्मविमानमा—आयुक्षयको कारणद्वारा अथवा पुण्यक्षयको कारणद्वारा आभास्वर लोकबाट च्युत भई (उक्त ब्रह्मविमानमा) उत्पन्न हुँछ, तब समय बित्दै जाँदा एकलै-बस्नपन्नको कारणद्वारा अनभिरति उत्पन्न भई उसमा त्रास उत्पन्न हुन्दै र उसको मनले—‘अहो ! अरु पनि कुनै सत्त्व यहाँ उत्पन्नभए हुन्द्यो’

१. नरक, तिर्यक्, प्रेत, असुर; मनुष्य, चातुर्महाराजिक, त्रयस्त्रिश, यामा, तुषित, निर्माणरति, तथा परनिर्मितवशवती—यी एघार (११) लोक वा भूमिहरूलाई ‘कामावचर-लोक’ अथवा ‘कामावचर-भूमि’ अथवा ‘कामधातु’ भन्दछन् । अभि.ध.सं.पृ. ११५ः भूमिचतुक्कं, कामावचरभूमि, पञ्चमोपरिच्छेदो; विभं. पा. पृ. ५०२ः धम्महृदय-विभञ्जो-१८, भूमयो ।
२. अं. नि-७. पृ. २२१ः मेत्तसुत्तं, अ. क. II. पृ. ७२३; इति. वु-पा. पृ. १९३ः एककनिपात, मेत्तसुत्तं ।

मने चिताउँछ । यसेवखत आयुक्षयको कारणद्वारा अथवा पुण्यक्षयको कारणद्वारा आभास्वर लोकबाट च्युत भई अर्को सत्व त्यस ठाउँमा उत्पन्नहुन्छ<sup>१</sup> ।

अनि सो पहिले उत्पन्न भएको सत्वको मनमा यस्तो लाग्छ—

“म नै ब्रह्मा महाब्रह्मा हुँ । म नै यिनीहरूको पिता, कर्ता, निर्माता हुँ । मैले चिताए बमोर्जि यिनीहरू यहाँ उत्पन्न भएको हुँदा म नै यिनीहरूको सृष्टिकर्ता हुँ र म नै सर्वश्रेष्ठ, अजेय तथा ईश्वर हुँ<sup>२</sup>” आदि ।

अनि जो ती त्यहाँ पछि उत्पन्न भएका सत्वहरू हुन् उनीहरूको मनमा पनि यस्तो लाग्छ—

“यी ब्रह्मा महाब्रह्मा हामीभन्दा अधि यहाँ उत्पन्न भएका हुन् । यी नै हाम्रा पिता, सृष्टिकर्ता निर्माता तथा ईश्वर हुन् । यिनको पछि हामी यहाँ उत्पन्न भयो । अतः यी नै सर्वश्रेष्ठ अजेय महाब्रह्मा हुन्<sup>३</sup>” आदि ।

१. दी. नि. I. पृ. १७: ब्रह्मजालसुत्तं; दी. नि. III. पृ. २३: पाथिक-सुत्तं, ब्रह्माइस्सरोकत्ता ।
२. दी. नि. I. पृ. १७: ब्रह्मजालसुत्तं; दी. नि. III. पृ. २४: पाथिक-सुत्तं ।
३. दी. नि. I. पृ. १७-१८: ब्रह्मजालसुत्तं, अ. क. I. पृ. ७८-७९; दी. नि. III. पृ. २४: पाथिकसुत्तं, अ. क. II. पृ. ६०१.

ब्रह्मा र महाब्रह्माहरू 'रूपावचर (ब्रह्म) लोकमा उत्पन्न हुन्छन् भने कुरा माथि उल्लेख गरिसकेको छु ।

(१) यी रूपावचर लोकमा उत्पन्न हुने सत्त्वहरूमा पनि—कामावचर लोकमा उत्पन्न हुने सत्त्वहरूमा कें—पाँच स्कन्धहरू<sup>१</sup> नै हुन्छन् ।

(२) यी सत्त्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्त्वहरूमा कें १२ आयतनहरू नभई—६ आयतनहरू मात्र<sup>२</sup> हुन्छन् ।

(३) यी सत्त्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्त्वहरूमा कें १८ धातुहरू नभई—६ धातुहरू मात्र<sup>३</sup> हुन्छन् ।

१. (१) रूपस्कन्ध, (२) वेदनास्कन्ध, (३) संज्ञास्कन्ध, (४) संस्कारस्कन्ध, (५) विज्ञानस्कन्ध—यी पाँच स्कन्धहरूलाई 'पाँच स्कन्धहरू' भनिएको हो । विभं. पा. पृ. ४८४: धम्महदयविभङ्गो, उप्पत्तानुपत्ती ।

२. (१) चक्षु आयतन, (२) रूप आयतन, (३) श्रोत आयतन, (४) शब्द आयतन, (५) मनः आयतन, (६) धर्म आयतन—यी ६ आयतनलाई '६ आयतन' भनिएको हो । विभं. पा. प. ४८४: धम्महदयविभङ्गो, उप्पत्तानुपत्ती ।

३. चक्षुधातु, रूपधातु, चक्षुविज्ञानधातु; श्रोतधातु, शब्दधातु, श्रोतविज्ञानधातु; मनःधातु, धर्मधातु, मनःविज्ञानधातु;—यी नी धातुहरूलाई '९ धातुहरू' भनिएको हो । विभं. पा. पृ. ४८४: धम्महदयविभङ्गो, उप्पत्तानुपत्ती ।

(४) यी सत्त्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्त्व-हरूमा ऊँ—३ सत्यहरू<sup>१</sup> नै हुन्छन् ।

(५) यी सत्त्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्त्व-हरूको ऊँ २२ इन्द्रियहरू नमई—१४ इन्द्रियहरू<sup>२</sup> मात्र हुन्छन् ।

(६) यी सत्त्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्त्व-हरूमा ऊँ ९ हेतुहरू नमई—८ हेतुहरू<sup>३</sup> मात्र हुन्छन् ।

१. दुःखसत्य, समुदयसत्य, मार्गसत्य; —यी तीन सत्यलाई '३ सत्यहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महदयविभङ्गो, उप्पत्तानुपत्ती ।

२. चक्षुइन्द्रिय, श्रोतेन्द्रिय, मनेन्द्रिय, जीवितेन्द्रिय, सौमनस्येन्द्रिय, उपेक्षेन्द्रिय, श्रद्धेन्द्रिय, वीर्येन्द्रिय, स्मृतीन्द्रिय, समाधीन्द्रिय, प्रज्ञेन्द्रिय, अनज्ञातज्ञातस्वामीन्द्रिय, अज्ञेन्द्रिय, अज्ञातावीन्द्रिय; —यी १४ इन्द्रियहरूलाई '१४ इन्द्रियहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महदयविभङ्गो, उप्पत्तानुपत्ती ।

३. अलोभ, अदोष, अमोह—कुशलहेतुहरू—तीन; लोभ, मोह—अकुशलहेतुहरू—दुइ; तथा कुशल धर्महरूका विपाक र क्रियाकोरूपले अलोभ, अदोष, अमोह—अब्याकृत हेतुहरू—तीन—यी आठ हेतुहरूलाई '८ हेतुहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महदयविभङ्गो, उप्पत्तानुपत्ती ।

(७) यी सत्वहरूको—कामावचर लोकमा उत्पन्न हुने सत्वहरूको ऊँ ४ आहारहरू नभई—३ आहारहरू<sup>१</sup> मात्र हुन्थन् ।

(८) यी सत्वहरूको—कामावचर लोकमा उत्पन्न हुने सत्वहरूको ऊँ ७ स्पर्शहरू नभई—४ स्पर्शहरू<sup>२</sup> मात्र हुन्थन् ।

(९) यी सत्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्वहरूमा ऊँ ७ वेदनाहरू नभई—४ वेदनाहरू<sup>३</sup> मात्र हुन्थन् ।

(१०) यी सत्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्वहरूमा ऊँ ७ संज्ञाहरू नभई—४ संज्ञाहरू<sup>४</sup> मात्र हुन्थन् ।

१. स्पर्श-आहार, मनःसंचेतना-आहार, विज्ञान-आहार—यी तीन आहारहरूलाई '३ आहारहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महृदयविभङ्गो, उप्पत्तानुपत्ती ।

२. चक्षु-स्पर्श, श्रोत-स्पर्श, मनःधातु-स्पर्श, मनःविज्ञानधातु-स्पर्श—यी चार स्पर्शहरूलाई '४ स्पर्शहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महृदयविभङ्गो ।

३. चक्षुस्पर्शजन्य-वेदना, श्रोतस्पर्शजन्य-वेदना, मनःधातुस्पर्शजन्य-वेदना, मनःविज्ञानधातुस्पर्शजन्य-वेदना—यी चार वेदनाहरूलाई '४ वेदनाहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महृदयविभङ्गो, उप्पत्तानुपत्ती ।

४. चक्षुस्पर्शजन्य-संज्ञा, श्रोतस्पर्शजन्य-संज्ञा, मनःधातुस्पर्शजन्य-संज्ञा, मनःविज्ञानधातुस्पर्शजन्य-संज्ञा—यी चार संज्ञाहरूलाई '४ संज्ञाहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महृदयविभङ्गो, उप्पत्तानुपत्ती ।

(११) यी सत्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्व-हरूमा ऊं ७ चेतनाहरू नभई—४ चेतनाहरू<sup>१</sup> मात्र हुन्दैन् ।

(१२) यी सत्वहरूमा—कामावचर लोकमा उत्पन्न हुने सत्व-हरूमा ऊं ७ चित्तहरू नभई—४ चित्तहरू<sup>२</sup> मात्र हुन्दैन्<sup>३</sup> ।

महाब्रह्मा सम्बन्धी अरु कुराहरू अगाडिको मूल सूत्रमा नै उल्लेख भएका छन् ।



१. चक्रस्पर्शजन्य-चेतना, श्रोतस्पर्शजन्य-चेतना, मनःधातुस्पर्शजन्य-चेतना, मनःविज्ञानधातुस्पर्शजन्य-चेतना—यी चार चेतनाहरूलाई '४ चेतनाहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महदयविभज्जो, उप्पत्तानुपत्ती ।
२. चक्रविज्ञान, श्रोतविज्ञान, मनःधातु, मनःविज्ञानधातु—यी चारलाई नै '४ चित्तहरू' भनिएको हो । विभं. पा. पृ. ४८५: धम्महदय-विभज्जो, उप्पत्तानुपत्ती ।
३. विभं. पा. पृ. ४८४-८५: धम्महदयविभज्जो, उप्पत्तानुपत्ती ।

मूल सूत्र—

### केवट्टको प्रार्थना

यस्तो मैले सुनेः<sup>१</sup> ।

एक समय भगवान् नालन्दाको पावारिक आग्रवनमा<sup>२</sup> बस्नुभएको थियो । अनि केवट्ट गृहपति पुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका केवट्ट गृहपति पुत्रले भगवान्सँग यस्तो विन्तिगरे—

“भन्ते ! यो नालन्दा समृद्ध, उम्भत तथा बहुजनाकोर्ण छ, जो (नालन्दावासी) भगवान्प्रति अभिप्रसन्न छ । भन्ते ! भगवान्ले एक

१. दी. नि. I. पृ. १८३: केवट्टसुत्तं, अ. क. I. पृ. २५५.

२. ‘पावारिक आग्रवन’ दुइवटा छन् । एक कौशम्बीवासी पावारिक सेठको आग्रवन । (पं. सू. II. पृ. ३२७: कोसम्बकसुत्तवण्णना; पं. सू. III. पृ. ३५: उपालिसुत्तवण्णना) अर्को नालन्दावासी पावारिक सेठको आग्रवन । (सुमं. वि. I. पृ. २५५: केवट्टसुत्त-वण्णना; सुमं. वि. II. पृ. ६३३: सम्पसादनियसुत्तवण्णना) हेर लेखको बु. प. पृ. २१६ को पादटिप्पणीमा ।

भिक्षुलाई नियुक्ति गर्नुभए वेशहुने थिए । जसले उत्तरीयमनुष्य धर्म-  
ऋद्धिप्रातिहार्य देखाउने छन् । यसबाट यो नालन्दावासी भगवान्प्रति  
झन् बढी अभिप्रसन्न हुनेछन् ।”

यस्तोभन्दा भगवान्ले केवटू गृहपति पुत्रलाई यसो भन्नुभयो—

“केवटू ! म भिक्षुहरूलाई यस्तो धर्मोपदेश गरिन—‘भिक्षुहो !  
तिमीहरू आऊ, तिमीहरूले शुद्ध जीवन बिताईबस्ते गृहस्थीहरूलाई  
उत्तरीयमनुष्य धर्म-ऋद्धिप्रातिहार्य देखाऊ’ ।”

दोश्रो पटक पनि केवटू गृहपति पुत्रले भगवान्सङ्ग यस्तो  
विन्तिगरे—

“भन्ते ! मैले भगवान्लाई विधवंश गर्न’ खोजेको होइन ।  
बल्कि यस्तो विन्ति गर्दछु—‘भन्ते ! यो नालन्दा समृद्ध, उन्नत तथा  
बहुजनाकीर्ण छ—जो (नालन्दावासी) भगवान्प्रति अभिप्रसन्न छ ।  
भन्ते ! भगवान्ले एक भिक्षुलाई नियुक्ति गर्नुभए वेशहुने थियो । जसले  
उत्तरीयमनुष्य धर्म-ऋद्धिप्रातिहार्य देखाउने छन् । यसबाट नालन्दावासी  
भगवान्प्रति झन् बढी अभिप्रसन्न हुने छन्’ ।”

दोश्रो पटक पनि भगवान्ले केवटू गृहपति पुत्रलाई यसो  
भन्नुभयो—

१. तपाइको सुकीर्तिलाई विगार्ह खोजेको होइन भन्ने अर्थले यहाँ ‘विधवंश’ शब्द प्रयोग गरिएको हो । दी. नि. अ. क. I. पृ. २५५:  
केवटूसुत्तवण्णना ।

‘केवट्ट ! म भिक्षुहरूलाई यस्तो धर्मोपदेश गर्दिन’—‘भिक्षुहो ! तिमीहरू आऊ, तिमीहरूले शुद्ध जीवन बिताइबस्ने गृहस्थीहरूलाई उत्तरीयमनुष्य धर्म-ऋद्धिप्रातिहार्य देखाऊ’।”

तेश्रो पटक पनि केवट्ट<sup>३</sup> गृहपति पुत्रले भगवान्‌सँग यस्तो विन्तिगरे—

१. यसभन्दा अधि भगवान्‌ले राजगृह सेठको कारणले (चुल्ल. व. पा. पृ. २००; जुन कुराहरू बु. प. पृ. २० देखि २३ सम्ममा उल्लेख भएका छन्) भिक्षुहरूलाई ऋद्धिप्रातिहार्य देखाउनमा प्रतिबन्ध लगाई नियम बनाइसकनु भएको थियो । त्यसैले यस सूत्रमा भगवान्‌ले ‘म भिक्षुहरूलाई यस्तो धर्मोपदेश गर्दिन’ भनी भन्नुभएको हो । दी. नि. अ. क. I. पृ. २५५: केवट्टसुतवर्णना ।
२. केवट्ट गृहपतिपुत्र चालीस कोटी धनसम्पत्ति भएका एक महाधनी तथा बुद्ध धर्ममा अत्यधिक श्रद्धा हुने उपासक थिए । बुद्धप्रति पनि यिनको अत्यधिक श्रद्धाभक्ति थियो । श्रद्धाधिकको कारणले गर्दा नै उनको मनमा यस्तो कीर्तुहलपूर्ण कल्पना उठेको थियो । जस्तै—‘यदि कुनै एक भिक्षुले नालन्दामा समय समयमा आकाशमा गई ऋद्धिप्रातिहार्य देखाएमा नालन्दाका मानिसहरू क्लृ बढी बुद्धधर्म-माथि प्रसन्न हुने थिए । यस सम्बन्धमा भगवान्‌ले एक भिक्षुलाई ऋद्धिप्रातिहार्य देखाउने काममा नियुक्ति गर्नुभए कर्ति वेश हुने थियो ।’ यसै कल्पना वा इच्छाको कारणले उनी भगवान्‌कहाँ गई उनले बडो भक्तिपूर्वक भगवान्‌सँग विन्तिगरेका हुन् । उनको मनमा ‘यस्तो

“भन्ते ! मैले भगवान्‌लाई विद्यंश गर्न खोजेको होइन । बल्कि यस्तो विन्ति गर्दछु—‘भन्ते ! यो नालन्दा समृद्ध, उम्रत तथा बहुजनाकीर्ण छ । जो (नालन्दावासी) भगवान्‌प्रति अभिप्रसन्न छ । भन्ते ! भगवान्‌ले एक भिक्षुलाई नियुक्ति गर्नुभए वेशहुने थियो । जसले उत्तरीयमनुष्य-धर्म-ऋद्धिप्रातिहार्य देखाउने छन् । यसबाट नालन्दावासी भगवान्‌प्रति फूल बढी अभिप्रसन्न हुने छन्’ ।”

### तीन प्रातिहार्यहरू

“केवटु ! स्वयं मैले साक्षात्कारगरी बताएका प्रातिहार्यहरू तीनप्रकारका छन् । कुन तीन भने ?—(१) ऋद्धिप्रातिहार्य, (२) आदेशनाप्रातिहार्य, (३) अनुशासनीप्रातिहार्य ।

गराउँदा नालन्दाका जनतामा बढी प्रभाव पर्ने र बुद्धधर्म पनि बढीसे बढीमात्रामा प्रचार हुने थियो’ भन्ने विश्वास पनि थियो । त्यसैले भगवान्‌ले प्रतिक्षेप गर्नुभए तापनि उनले पुनः पुनः विन्तिगरेका हुन् । भगवान्‌ले पुनः पुनः प्रतिक्षेप गर्नुभएको बुझी ‘शायद उनको प्रार्थनालाई भगवान्‌ले अर्कै ढंगले संक्षु भयो होला’ भन्ने लागेपछि उनले ‘भन्ते ! मैले भगवान्‌लाई विद्यंश गर्न खोजेको होइन’ भनी पष्टिकरण दिएका हुन् । दी. नि. अ. क. I. पृ. २५५: केवटुसुत्तवण्णना ।

१. जब केवटु गृहपति पुत्रले पुनः पुनः सोही कुरा दोहन्याउँदै प्रार्थना गरे अनि भगवान्‌ले ‘अत्यधिक श्रद्धाको कारणले मैले प्रतिक्षेप गर्दा-

(१) मृद्धिप्रातिहार्य — ‘केवट् ! ऋद्धिप्रातिहार्य भनेको कस्तो हो भने ? — केवट् ! यहाँ भिक्षु अनेकप्रकारका ऋद्धिविधज्ञानलाई प्रत्यनुभव गर्छ — एक भएर पनि धेरै हुन्छ, धेरै भएर पनि एक हुन्छ; प्रकट पनि हुन्छ, लोप पनि हुन्छ; छेकबारको बीचबाट पनि पर्खालिको बीचबाट पनि पर्वतको बीचबाट पनि — मानो आकाशमा कें नछोइकन पारिजान्छ । पानीमा डुब्की लगाए कें पृथ्वीमा डुब्की लगाउँछ; मानो पृथ्वीमा हिडे कें पानीमा पनि नभिजीकन हिड्छ; मानो सकुणपक्षी कें आकाशमा पलेटीमारी जान्छ; यी मर्हद्धिक महानुभाव सम्पन्न चन्द्रसूर्यलाई पनि हातले परामर्श गर्छ र ब्रह्मलोकसम्मलाई पनि आफ्नो शरीरद्वारा वशमा राख्छ ।

“अनि त्यसरी— एक भएर पनि धेरै हुने; धेरै भएर पनि एक हुने; प्रकट पनि हुने, लोप पनि हुने; छेकबारको बीचबाट पनि पर्खालिको बीचबाट पनि पर्वतको बीचबाट पनि — मानो आकाशमा कें नछोइकन पारिजाने; पानीमा डुब्की लगाए कें पृथ्वीमा डुब्की लगाउने; मानो पृथ्वीमा हिड्ने कें पानीमा पनि नभिजीकन हिड्ने; मानो सकुणपक्षी कें आकाशमा पलेटीमारी जाने; यी मर्हद्धिक महानुभाव सम्पन्न चन्द्रसूर्यलाई पनि हातले परामर्श गर्ने र ब्रह्मलोकसम्मलाई पनि आफ्नो शरीरद्वारा वशमा राख्नसक्ने सो भिक्षुलाई कुनै श्रद्धालु (उपासक) ले प्रसन्नतापूर्वक हेँ ।

पनि यिनी बार बार सोही कुरा भन्दछन् । अतः यिनलाई प्रातिहार्य

देखाउनुमा हुने दोषका कुराहरू बताइदिनु पन्यो’ भन्ने लागेपछि भगवान्‌ले तीनप्रकारका प्रातिहार्यका कुराहरू बताउनु भएको हो ।

दी. नि. अ. क. I. पृ. २५६: केवट्सुत्तवण्णना ।

“अनि त्यो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) ले कुनै अश्रद्धालु अप्रसन्नचित्त हुनेलाई बताउँछ — ‘अहो आश्रय ! अहो अद्भूत !! श्रमणको कस्तो महाद्विकता, कस्तो महानुभावता !! मैले सो भिक्षुलाई अनेकप्रकारका ऋद्धिविधज्ञानलाई प्रत्यनुभव गरेको देखें । जस्तै—एक भएर पनि धेरै भएको, धेरै भएर पनि एक भएको; प्रकट पनि भएको, लोप पनि भएको; छेकबारको बीचबाट पनि, पर्वालको बीचबाट पनि, पर्वतको बीचबाट पनि— मानो आकाशमा कैं नछोइकन पारिगएको; पानीमा डुक्को लगाए कैं पृथ्वीमा डुक्को लगाएको; मानो पृथ्वीमा हिङ्गे कैं पानीमा पनि नभिजीकन हिङ्गेको; मानो सकुणपक्षी कैं आकाशमा पलेटीमारी गएको; यो महाद्विक महानुभाव सम्पन्न चन्द्रसूर्यलाई पनि हातले परामर्श गरेको र ब्रह्मलोकसम्मलाई पनि आफ्नो शरीरद्वारा वशमा राखेको देखें ।’

Dhamma.Digital

“अनि सो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) लाई सो अश्रद्धालु अप्रसन्न चित्त हुने (पुरुष) ले यस्तो भन्द्य—‘भो ! गन्धारी भन्ने विद्या छ । त्यही विद्याद्वारा सो भिक्षुले ती अनेकप्रकारका ऋद्धिप्रातिहार्यहरू प्रत्यनुभव गरेका हुन् । जस्तै— एक भएर पनि धेरै भएको, धेरै भएर पनि एक भएको; …र ब्रह्मलोकसम्मलाई पनि आफ्नो शरीरद्वारा वशमा राखेको ।’

“केवटु ! सो अश्रद्धालु अप्रसन्नचित्त हुने (पुरुष) ले त्यो श्रद्धालु प्रसन्नचित्त हुने (उपासक) लाई यसो भन्नसक्छ भन्ने कुरा तिमी ठान्दछौं त ?”

“भन्ते ! भन्नसकछ भन्ने म ठान्दछु ।”

“केवटु ! श्रद्धिप्रातिहार्यमा यही दोष देखेर म श्रद्धिप्रातिहार्य-प्रति आत्तिएको छु, लज्जित छु, घृणित छु ।”

(२) आदेशनाप्रातिहार्य — “केवटु ! आदेशनाप्रातिहार्य भनेको कस्तो हो भने ? — केवटु ! यहाँ भिक्षु परसत्व परपुद्गलको चित्तलाई पनि जान्दछ, चैतसिकलाई पनि जान्दछ; तर्कना गरेको पनि जान्दछ, विचार गरेको पनि जान्दछ—‘यस्तो तिन्नो मन छ, यस्तो तिन्नो चित छ ।’

“अनि परसत्व परपुद्गलको चित्तलाई जान्ने, चैतसिकलाई जान्ने; तर्कना गरेको पनि जान्ने, विचार गरेको पनि जान्ने—‘यस्तो तिन्नो मन छ, यस्तो तिन्नो चित छ’ भनी जान्ने भिक्षुलाई कुनै अश्वालु प्रसन्नचित्त हुने (उपासक) ले देखदछ ।

“अनि त्यो अश्वालु प्रसन्नचित्त हुने (उपासक) ले कुनै अश्वालु अप्रसन्नचित्त हुने (पुरुष) लाई बताउँदछ—‘अहो आश्रय ! अहो अद्भूत !! श्रमणको कस्तो महार्द्धिकता, कस्तो महानुभावता !! मैले सो भिक्षुलाई ‘यस्तो तिन्नो मन छ, यस्तो तिन्नो चित छ’ भनी परसत्वको परपुद्गलको चित पनि जानेको, चैतसिक पनि जानेको, तर्कना गरेको पनि जानेको, विचार गरेको पनि जानेको देखें ।’

“अनि त्यो अश्वालु प्रसन्नचित्त हुने (उपासक) लाई सो अश्वालु अप्रसन्नचित्त हुने (पुरुष) ले यस्तो भन्दछ—‘भो ! मणिका भन्ने

विद्या छ । त्यही विद्याद्वारा सो भिक्षुले — ‘यस्तो तिथ्रो मन छ, यस्तो तिथ्रो चित्त छ’ भनी परसत्त्वको परपुद्गलको चित्त पनि जानेको हो, चैतसिक पनि जानेको हो, तर्कना गरेको पनि जानेको हो, विचार गरेको पनि जानेको हो ।’

“केवटु ! सो अश्रुदालु अप्रसन्नचित्त हुने (पुरुष) ले त्यो अद्वालु प्रसन्नचित्त हुने (उपासक) लाई यसो भन्नसकछ भन्ने कुरा तिमी ठान्दछौं त ?”

“भन्ने ! भन्नसकछ भन्ने म ठान्दछु ।”

“केवटु ! आदेशनाप्रातिहार्यमा यही दोष देखेर म आदेशना-प्रातिहार्यप्रति आत्तिएको छु, लज्जित छु, घृणित छु ।”

(३) अनुशासनीप्रातिहार्य — ‘केवटु ! अनुशासनीप्रातिहार्य भनेको कस्तो हो भने ? — केवटु ! यहाँ भिक्षु यसरी अनुशासन गर्छ — ‘यसरी तर्कना गर, यसरी तर्कना नगर; यसरी मनस्कार गर, यसरी मनस्कार नगर; यसलाई छाड, यसलाई ग्रहण गरी विहार गर ।’ केवटु ! यसलाई अनुशासनीप्रातिहार्य भनिन्छ ।

“केवटु ! केरि यो लोकमा तथागत अरहन्त सम्यक् सम्बुद्ध...<sup>१</sup> जन्मनुहन्छ । वहाँले वेच-मार-ब्रह्मासहित लोकलाई...परिशुद्ध भएको ब्रह्मचर्य (श्रेष्ठ धर्म) प्रकाश पार्नुहन्छ । अनि गृहपति वा गृहपतिपुत्र...<sup>२</sup>

१. यहाँका बाँकी कुराहरू लेखकको बु. प. पृ. २८१ मा हेनू । दी. नि.

I. पृ. ५५-५६ सामञ्जफलमुत्तमा पनि हेनू ।

२. यहाँका बाँकी कुराहरू पनि लेखकको बु. प. पृ. २८२ मा हेनू ।

प्रवजित हुन्छ । केवटु ! यसरी प्रवजित भएको सो भिक्षु जीवनभर शीलसम्पन्न भई...<sup>१</sup> प्रथमध्यान प्राप्तगरी विहार गर्छ । केवटु ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनिन्छ ।...<sup>२</sup> द्वितीयध्यान प्राप्तगरी...<sup>३</sup> तृतीयध्यान प्राप्तगरी...<sup>४</sup> चतुर्थध्यान प्राप्तगरी विहार गर्छ । केवटु ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनिन्छ । अनि उसले ज्ञानदर्शनकोनिनित चित्त कुकाउँछ...<sup>५</sup> अब उत्रान्त पुनर्जन्म छैन भन्ने पनि जान्दछ । केवटु ! यसलाई पनि अनुशासनीप्रातिहार्य भनिन्छ ।

“केवटु ! यी तीन प्रातिहार्यहरू मैले स्वयं साक्षात्कार गरी प्रकाश गरेको छु ।”



चतुर्महाभूतहरू कहाँ निरुद्ध हुन्छन् ?

“केवटु ! अघि एकदिन यसे भिक्षुसङ्गमध्येमा एक भिक्षुको मनमा यस्तो परिवितर्कना उठेको थियो—‘यी चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुँदा रहेछन् ?’

१. यहाँका वाँकी कुराहरू लेखकको बु. प. पृ. २८२ देखि पृ. २८८ सम्म हेर्नू ।

२-२. यहाँका कुराहरू लेखकको बु. प. पृ. २९९ मा हेर्नू ।

३. यहाँका कुराहरू लेखकको बु. प. पृ. २९२ मा हेर्नू ।

१—‘केवट् ! अनि सो भिक्षु त्यस्तो समाधिमा समाधिष्ठ भए,  
—जुन समाधिमा चित्त समाधिष्ठ हुँदा सो भिक्षु देवलोकमा प्रकट  
भए । केवट् ! अनि सो भिक्षु जहाँ चातुर्महाराजिक देवहरू थिए  
त्यहाँ गए । त्यहाँ पुरोपछि चातुर्महाराजिक देवहरूसँग यस्तो सोधे—  
‘आवुसो ! यी चार महाभूतहरू पृथ्वी, आप्, तेज, वायु—कहाँ  
निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट् ! यस्तो सोधा चातुर्महाराजिक  
देवहरूले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! हामीहरू जान्दैनौं कि यी  
चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध  
हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर चातुर्महाराजाहरू  
छन् । शायद उनीहरूले यी चार महाभूतहरू…कहाँ निशेषरूपले निरुद्ध  
हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

२—‘केवट् ! अनि सो भिक्षु जहाँ चातुर्महाराजाहरू थिए  
त्यहाँ गए । त्यहाँ पुरोपछि चातुर्महाराजाहरूसँग यस्तो सोधे—‘आवुसो !  
यी चार महाभूतहरू…कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट् !  
यस्तो सोधा चातुर्महाराजाहरूले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु !  
हामीहरू पनि जान्दैनौं कि यी चार महाभूतहरू…कहाँ निशेषरूपले  
निरुद्ध हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर त्रयस्त्रिशा

१. यी भिक्षु ऋद्धि प्रकृतिका थिए । त्यसैले नजिकमा हुनु भएका  
भगवान्‌सँग यो प्रश्न नसोधी देवहरू महानुभावसम्पन्न हुन्छन् भन्ने  
मनमा लिई ऋद्धिद्वारा डेवलोकमा गएका हुन् भनी सुमं. वि. I.  
पृ. २५७: केवट्सुत्तवण्णनाले लेखेको छ ।

भन्ने देवहरू छन् । शायद उनीहरूले यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।'

३—“केवट् ! अनि सो भिक्षु जहाँ त्रयस्त्रिश देवहरू थिए त्यहाँ गए । त्यहाँ पुगेपछि त्रयस्त्रिश देवहरूसँग यस्तो सोधे—‘आवुसो ! यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट् ! यस्तो सोधा त्रयस्त्रिश देवहरूले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! हामीहरू पनि जान्दैनों कि यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर शक्र भन्ने देवेन्द्र छन् । शायद उनले यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

४—“केवट् ! अनि सो भिक्षु जहाँ शक्र देवेन्द्र थिए त्यहाँ गए । त्यहाँ पुगेपछि शक्र देवेन्द्रसँग यस्तो सोधे—‘आवुसो ! यी चार महाभूत-हरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट् ! यस्तो सोधा शक्र देवेन्द्रले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! म पनि जान्दिन कि यी

१. भिक्षुको प्रश्न सुनेर शक्र देवेन्द्रले—‘यो प्रश्न बुद्धविषयको प्रश्न हो । बुद्धले बाहेक अरू कसैले भन्नसक्ने छैनन् । यी भिक्षु आगोलाई छाडी जुनकिरी बाल्ने छैं, भेरी छाडी पेट बजाउने छैं देवहरूकहाँ विचरण गर्दै यो प्रश्न सोधैछन् । अतः यिनलाई बुद्धकहाँ फर्काइ दिनपन्यो ।’ तर फेरि उनको मनमा यस्तो लाग्यो ‘जसकहाँ गए पनि अन्तःमा बुद्धकहाँ नपुगी सुख पाउने छैनन् । अतः जाउन् यी एकोहरे भिक्षु, जहाँसम्म जान सक्छन् अथवा जति टाढासम्म जान

चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर ५-यामा भन्ने देवहरू; ... ६-सुयाम भन्ने देवहरू, ... ७-तुषित भन्ने देवहरू, .. ८-सन्तुषित भन्ने देवहरू, ... ९-निर्माणरती भन्ने देवहरू, ... १०-सुनिर्मित भन्ने देवहरू, ... ११-परनिर्वितवशवर्ती भन्ने देवहरू, ... १२-वशवर्ती भन्ने देवपुत्रहरू छन् । शायद उनीहरूले यी चार महाभूतहरू—पृथ्वी, आप, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।'

“केवटु ! अनि सो भिक्षु जहाँ वशवर्ती देवपुत्र थिए त्यहाँ गए । त्यहाँ पुरोपछि वशवर्ती देवपुत्रसंग यस्तो सोधे — ‘आवुसो ! यी चार महाभूतहरू... कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवटु ! यस्तो सोध्दा वशवर्ती देवपुत्रले पनि सो भिक्षुलाई यस्तो भने — ‘भिक्षु ! म पनि जान्दिन कि यी चार महाभूतहरू... कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर ब्रह्मकायिक भन्ने देवपुत्रहरू छन् । शायद उनीहरूले यी चार महाभूतहरू कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला ।’

सक्छन् जाउन् ।’ यति सोची शक्कले पनि आफुभन्दा सुन्दरतर तथा प्रणीततर देवहरू छन् भन्ने कुरा बताएका हुन् भनी सुमं. वि. I. पृ. २५७-५८ ले उल्लेख गरेको छ ।

## महाब्रह्माकहाँ पुगे

१३—“केवट् ! अनि सो भिक्षु त्यस्तो समाधिमा समाधिष्ठ भए — जुन समाधिमा चित्त समाधिष्ठ हुँदा सो भिक्षु ब्रह्मलोकमा प्रकट भए। केवट् ! अनि सो भिक्षु जहाँ ब्रह्माकायिक देवहरू थिए त्यहाँ पुगे। त्यहाँ पुगेपछि ब्रह्माकायिक देवहरूसंग यस्तो सोधे—‘आवुसो ! यी चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’ केवट् ! यस्तो सोधदा ब्रह्माकायिक देवहरूले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! हामीहरू पनि जान्दैनौं कि यी चार महाभूतहरू ... कहाँ निशेषरूपले निरुद्ध हुन्छन्। भिक्षु ! हामीभन्दा सुन्दरतर तथा प्रणीततर—अपराजेय, विजेता (=अभिसू, अनभिभूतो), साँच्चैकै वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक (=सज्जिता), वशी, प्राणीहरूका (=भूत भव्यानं) पिता ब्रह्मा-महाब्रह्मा छन्। शायद उनले यी चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् भन्ने कुरा जान्दछन् होला।

‘आवुसो ! सो महाब्रह्मा अहिले कहाँ छन् त ?’

‘भिक्षु ! हामीलाई याहालेन कि ब्रह्मा कहाँछन्, ब्रह्मा कुनप्रकारले छन्, ब्रह्मा कुन ठाउंमा छन्। भिक्षु ! किन्तु जुन पूर्वलक्षण-हरू देखा परिरहेका छन्, आलोकित भइरहेका छन्, प्रकाशमान भइरहेका छन्— यी ब्रह्माके प्रकट हुने पूर्वलक्षणहरू हुन्, जो आलोकित हुँदैछन्, प्रकाशमान हुँदैछन्।’

“केवटु ! अनि केही समयमै सो महाब्रह्मा प्रकट भए । केवटु ! अनि सो भिक्षु जहाँ महाब्रह्मा थिए त्यहाँ गए । त्यहाँ पुरोपल्लि महाब्रह्मा-लाई यस्तो भने—

‘आवुसो ! यी चार महाभूतहरू—पृथ्वी, आप, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्द्यन् ?’

“केवटु ! यस्तो सोध्दा महाब्रह्माले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु ! म ब्रह्मा-महाब्रह्मा, अपराजेय विजेता, सांच्चैके वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक, वशी, प्राणीहरूका पिता हुँ ।’

“केवटु ! दोश्रो पटक पनि सो भिक्षुले महाब्रह्मालाई यस्तो भने—

‘आवुसो ! म तिमीसँग यस्तो सोध्दिन कि—तिमी ब्रह्मा-महाब्रह्मा, अपराजेय विजेता, सांच्चैके वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक, वशी, प्राणीहरूका पिता ह्वौ वा होइनौ ? परन्तु म तिमीसँग यस्तो सोध्दछु कि—यी चार महाभूतहरू... कहाँ निशेषरूपले निरुद्ध हुन्द्यन् ?’

“केवटु ! दोश्रो पटक पनि महाब्रह्माले सो भिक्षुलाई यस्तो भने—‘भिक्षु म ब्रह्मा-महाब्रह्मा, अपराजेय विजेता, सांच्चैके वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक, वशी, प्राणीहरूका पिता हुँ ।’

“केवटु ! तेश्रो पटक पनि सो भिक्षुले महाब्रह्मालाई यस्तो भने—

‘आवुसो ! म तिमीसँग यस्तो सोधिदन कि—तिमी ब्रह्मा-महाब्रह्मा, अपराजेय विजेता, साँच्चैकं वशवर्ती, ईश्वर, कर्ता, निर्माता, श्रेष्ठ, व्यवस्थापक, वशी, प्राणीहरूका पिता ह्वौ वा होइनौ ? परन्तु म तिमीसँग यस्तो सोधदछु कि — यी चार महाभूतहरू कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?’

“केवटु ! अनि सो महाब्रह्माले सो भिक्षुको हात समाती एक छेउमा लगी सो भिक्षुलाई यसो भने

‘भिक्षु ! यी ब्रह्मकायिक देवहरू यस्तो ठान्दछन् कि — ब्रह्माले नजानेका केही छैनन्, ब्रह्माले नदेखेका केही छैनन्, ब्रह्माले नबुझेका केही छैनन्, ब्रह्माले साक्षात्कार नगरेका केही छैनन् । त्यसैले उनीहरूका सामुन्ने मैले नभनेको हुँ । भिक्षु ! म पनि जान्दिन कि — यी चार महाभूतहरू…कहाँ निशेषरूपले निरुद्ध हुन्छन् । भिक्षु ! यो त तिम्रे गल्ती हो, तिम्रे अपराध हो जो कि तिमी भगवान्लाई छाडी बाहिर अरुबाट यो प्रश्नको उत्तर खोजदछौ । भिक्षु ! जाऊ तिमी !, वहाँ

१. भिक्षुले प्रश्न सोधनेबित्तिकै महाब्रह्माले ‘यो बुद्धविषयको प्रश्न हो’ भन्ने कुरा जानिसकेका थिए । किन्तु जस्तो उनीप्रति अरु ब्रह्मा-हरूका विश्वास थियो त्यसमा खलबली आउन सकला भन्ने कारणले यिनले ब्रह्म परिषदका अगाडि ‘जान्दिन’ भनी नभनी तथा प्रश्नकर्ता भिक्षुको ध्यान अर्केतिर लैजाने विचारले आँपको प्रश्न सोधदा लौकाको उत्तर दिए कैं गरी ‘म नै ईश्वर हुँ, कर्ता हुँ’ भन्ने आदि कुरा बताएका हुन् । किन्तु जब भिक्षुले ‘मैले तिमी को ह्वौ ? भनी

भगवान् कहाँ ने गई यो प्रश्न सोध । जस्तो भगवान् ले व्याकरण गर्नुहुने छ त्यस्तै तिमीले धारण गर ।'

"केवट् ! अनि सो भिक्षु जस्तै—कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्याउँछ, त्यस्तै गरी—ब्रह्मालोकमा अन्तर्धान भई भेरो अगाडि प्रकट भए । केवट् ! अनि सो भिक्षुले मलाई यसो भने—'भन्ते ! यी चार महाभूतहरू—पृथ्वी, आप्, तेज, वायु—कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ?'

"केवट् ! यस्तो भन्दा मैले सो भिक्षुलाई यसो भनें—

'भिक्षु ! अघि सामुद्रिक व्यापारीहरू तीर देखनसक्ने चरा लिई, जहाजमा बसी समुद्रमा गए । जहाजबाट तीर नदेखेपछि उनीहरूले तीर देखनसक्ने चरालाई छाडिदिए । उ पूर्वदिशातिर गयो, दक्षिण दिशातिर गयो, पश्चिम दिशातिर गयो, उत्तर दिशातिर गयो; माथितिर गयो, अनुदिशातिर गयो । उसले तीर देखनसकेको भए उ गएको गये हुन्थ्यो ।

'सोधेको होइन' भनी बारम्बार परिषदको अगाडि भन्नथाले तब परिषदको अपवादबाट बच्नकोनिमित्त महाब्रह्माले उनलाई एक छेउमा लगी आफूले नजानेको कुरा मात्र भनेका होइनन् बुद्धसँग सोधनुपर्ने प्रश्न अन्त सोधेर के उत्तर पाउन सकौला ! यो त मानो तेलको खोज गर्नेले तीललाई न निचोरी बालुवा निचोरेर तेल निकाल्न खोजेको जस्तो पो हो भन्दै भिक्षुको दोष देखाई उनलाई बुद्धकहाँ जानुमा उत्साहित समेत गराएका हुन् भनी सुमं. वि. I. पृ. २५८: केवट्-सुत्तवण्णनाले उल्लेख गरेको छ ।

किन्तु उसले चारे दिशातिर कतैपनि तीर देखन नसकेपछि उ फर्केर आएको जस्तै—मिक्खु ! तिमी पनि ब्रह्मलोकसम्म गई तिमीले यस प्रश्नको उत्तर पाउन सकेन्नौ र अन्तमा मेरै छेउमा आयौ । मिक्खु ! यो प्रश्न यसरी सोधिदैन कि—भन्ते ! यी चार महाभूतहरू...कहाँ निशेषरूपले निरुद्ध हुन्छन् ? बल्की मिक्खु ! यो प्रश्न यसरी सोधिनुपर्छ—

‘कथं आपो च पथवी, तेजो वायो न गाधति ।  
कथं दीर्घं च रस्सं च, अणुं थूलं सुभासुभं ।  
कथं नामं च रूपं च, असेसं उपरुज्मती’ ति ॥

आर्थ—

‘कहाँ आप्, पृथ्वी, तेज तथा वायु रहेदैन ?  
कहाँ लामो, छोटो, मसीनो, मोटो तथा शुभाशुभ रहेदैन ?  
कहाँ नाम र रूप निशेषरूपले निरुद्ध हुन्छ ?  
‘अनि त्यहाँ यसरी व्याकरण हुन्छ—

१—‘विव्याणं अनिदस्सनं, अनन्तं सब्बतोपभं ।  
एत्थ आपो च पथवी, तेजो वायो न गाधति ॥

२—‘एत्थ दीर्घं च रस्सं च, अणुं थूलं सुभासुभं ।  
एत्थ नामं च रूपं च, असेसं उपरुज्मति ।  
विव्याणस्स निरोघेन, एथेतं उपरुज्मती’ ति ॥’

अर्थ—

१—‘विज्ञान ( = निर्वाणको नाम)---जो अनिदंशन ( = देखिन नसकिने), अनन्त ( = उत्पत्ति स्थिति नभएको) तथा सबैतिरबाट प्रभाछ; — यहाँ आप्, पृथ्वी, तेज तथा वायु रहेदैन ।

२—‘यहाँ लामो, छोटो, सूक्ष्म, स्थूल, शुभाशुभ रहेदैन; यहाँ नाम र रूप निश्चेषरूपले निरुद्ध हुन्छन्; विज्ञान ( = चरिम विज्ञान) को निरुद्ध भएपछि यहीं यी सबै निरुद्ध हुन्छन्’ ।”

भगवान्‌ले यति भन्नुभयो । अनि सन्तुष्ट भएर केवटु गृहपति पुत्रले भगवान्‌को भाषणलाई अभिनन्दन गरे ।

---

## ३१. मागध देवपुत्र

परिचय

“मागध देवपुत्र” भन्ने नाम अनुसार यी देवपुत्र मगध देशवासी एक देवपुत्र हुन् भन्ने कुराको अवबोध हुन्छ ।

एकदिन यी देवपुत्र अनाथपिण्डिको जेतवनाराम जम्मै आलोकित पारी जेतवनाराममा आई भगवान् कहाँ गई “यो लोकमा कति प्रदयोतहरू अर्थात् प्रकाशदिन सक्नेहरू छन् ?” भन्ने कुरा यिनले भगवान् संग सोधेका थिए ।

उत्तरमा भगवान् ले “चार छन्” भनी भन्नुभएको थियो । जुन कुरा अगाडिको मूल सूत्रमा अनुदित गरिदिएको छु ।

x

x

x

भूल सूत्र—

लोकमा कति प्रदयोतहरू छन् ?

श्रावस्तीमा ।

... एक थेउमा बसेका मागध देवपुत्रले भगवान्लाई गाथाद्वारा  
भने—

“कति लोकस्मि पड्जोता, येहि लोको पकासति ।  
भवन्तं<sup>३</sup> पुट्ठुमागम्म, कथं जानेमु तं मयं” ति ॥”

अर्थ—

“यो लोकमा कति प्रदयोतहरू छन्—जसद्वारा लोक प्रकाशमान् हुन्छ ? त्यो कुरा कसरी थाहापाउन सकौला भनी हामी तपाइकहाँ आएर सोधदछौं ।”

१. सं. नि. I. पृ. ४४: मागधसुत्त, देवपुत्तसंयुत्त; अ. क. I. पृ. ८३.
२. सिहलमा: ‘पभासति’ ।
३. सिहल र स्याममा: ‘भगवन्त’ ।

[४९८]

बुद्धकालीन अह्यादिदेव

(भगवान् भन्नुहुन्छ—)

१—“चत्तारो लोके पञ्जोता, पञ्चमेत्थ न विज्जति ।  
दिवा तपति आदिच्छो, रक्षिमाभाति चन्द्रमा ॥

२—“अथ अग्नि दिवार्त्ति, तत्थ तत्थ पकासति ।  
सम्बुद्धो तपतं सेटो, एसा आभा अनुक्तरा’ ति ॥”

अर्थ—

१-२—“यो लोकमा चार प्रवधोतहरू छन्, पाँचौ छैन; दिनमा  
सूर्य चम्किन्छ, रातमा चन्द्रमा प्रकाश हुन्छ, त्यस त्यस ठाउँमा प्रकाश पार्दै  
रातदिन आगो चम्किन्छ, यिनीहरूमध्ये सम्बुद्धको चमकनै सर्वश्रेष्ठ छ—  
आभाहरूमध्ये यही नै अनुपम आभा हो ।”

## ३२. माघ देवपुत्र

मूल सूत्र—

केलाई छेदन गर्दा सुख हुन्छ ?

श्रावस्तीमा' ।

अनि माघ देवपुत्र<sup>१</sup> रातको याम बितिसकेपछि सुन्दर रूप धारणगरी जेतवन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका माघ देवपुत्रले भगवान्‌लाई गाथाद्वारा भने—

‘किसु छेत्वा<sup>२</sup> सुखं सेति, किसु छेत्वा न सोचति ।  
किससु<sup>३</sup> एक धम्मस्स, वधं रोचेसि गोतमा’ ति ॥’

१. सं. नि. I. पृ. ४३: माघसुत्त, देवपुत्तसंयुतं; अ. क. I. पृ. ८३.

२. ‘माघ’ भन्ने नाम पनि शक्र देवेन्द्रकै हो भनी सं. नि. अ. क. I. पृ. ८३: माघसुत्तवण्णनाले उल्लेख गरेको छ ।

३. सिहलमा: ‘कृत्वा’, स्याममा: ‘घत्वा’ ।

४. सिहल र रोमनमा: ‘किस्सस्स’ ।

अर्थ—

“केलाई छेदन गनले सुखपूर्वक निदाउँछ ? केलाई छेदन गनले शोक हुन्न ? कुन एक धर्म (=वस्तु) लाई वधगर्नुमा गौतम रुचाउनु हुन्छ ?”

(भगवान् भन्नुहुन्छ—)

“कोधं छेत्वा सुखं सेति, कोधं छेत्वा न सोचति ।  
कोधस्स विसमूलस्स, मधुरगास्स वत्रभू ।  
वधं अरिया पसंसन्ति, तं हि छेत्वा न सोचती’ ति ॥”

अर्थ—

“वत्रभू ! कोधलाई छेदन गनले सुखपूर्वक निदाउन सकिन्छ, कोधलाई छेदन गनले शोक हुन्न; मधुराग्र विषमूल भएको कोधलाई वध गर्नुमा आर्यहरू प्रशंसा गर्नन् — त्यसको छेदन गनले शोक पनि हुन्न ।”

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित

“बुद्धकालीन ब्रह्मादिदेव”

भाग-१, संग्रह-८

# नामावली

अ

अकनिटु १८२, ४६८  
 अकनिष्ट ४४२, ४४३, (ब्रह्मलोक)  
 ४६७  
 अकित्ति जातकमा १४४  
 अकित्ति ब्राह्मण १४४  
 अङ्गकुरपेतवत्थ्युष्णना ११  
 अङ्गः १४०, लाई ३४७, देशको  
 चम्पा ३४७  
 अगगञ्जसुत्तवण्णना २२६, २२८  
 अङ्गति २३४  
 अग्गालवचेतिय ६०  
 अग्गालवचेत्य १६ मा ७३  
 अग्रालव चेत्य ६०, मा ६६, को  
 आसपासमा ६०  
 अङ्गुत्तरनिकाय १७०, को १२१,  
 ४६९, पञ्चकनिपात १२१  
 अङ्गुत्तर अट्कथा १७  
 अङ्गुत्तरनिकायट्कथा १८  
 अचिरवती ३८३, ३८५, ३९१

अचेल कशयप १४७  
 अचेलकस्सपसुत्त १४७  
 अजकलापक १, ३, ४, १३, १४,  
 यक्ष २, ६, १२, १४, यक्षले  
 १५, यक्षलाई २, ३, ८,  
 यक्षको १२, ३२, सुत्तं  
 १३, सुत्तवण्णना ४, ८,  
 १३, चैत्य १२  
 अञ्जनवन १२९, मा १९, ११२,  
 ११६, ११९, १२२, १२८  
 अजपाल वृक्षनिर ३२२  
 अजातशत्रुको कारणमा १२४  
 अजातशत्रु राजकुमार १२४, १२५,  
 लाई १२४, को १२५  
 अजित २६२  
 अज्जुन १२१  
 अर्जुन १२१  
 अञ्जतरब्रह्मसुत्त ३९७, ४७०  
 अञ्जतरब्रह्मसुत्तवण्णना ३९४,  
 ३९५, ३९६, ४०१, ४०२  
 अञ्जतरस्स उपासकस्सवत्थु ७६

अट्टकवग्गो २६४	अपदानटुकथामा १३८
अट्टिसेन जातक ७२	अप्पमादवग्गो २७६
अतप्ता ४४२	अप्रमाणाभा ४४१, ४६८
अतप्या १८२, ४६८	अप्रमाणशुभा ४४१
अत्तवग्गो २७७	अस्वट्टुसुत्त १३८
अत्थदस्सी बुद्ध २०२	अस्वट्टुसुत्तवण्णना २४२, २४३,
अन्धवनमा १६७	२६७
अनाथपिण्डिक १६६, ३०४, को १४९, १५६, १७१, २०५, २५४, २९०, ४०८, ४११, ४१३, ४२९, ४५३, सेठको मुखले गर्दा १६६	अभिधम्मत्थसङ्घहो ४०६ अभिधानप्पदीपिका २०, को ४२१ अस्मक ३४६ अमरकोष अनुसार ३६७ अयोध्या ११६, ११९, १२८ अरिह्वजनक १३९ अलम्बुस जातकमा १४२ अलात १४०, २३४ अवन्ती ३४७, देशका ३०३, को राजधानी ३४७
अनुप्रिया ४६९	अर्वल १९
अनुप्रियामा १२३	अव्याकतवग्गो छट्टो २५७
अनुरुद्ध ९१, ४००, ४०२, ४०४, ४०८, ले ३९९, लाई ३९९, स्थविर ३२३, ४०९, महास्थविरका ४०७	अविद्वरेनिवानं १७४, १८३, ३१३, ४७०
अनोतप्त दह ३८४	अविहा १८२, १८६, ४६८, मा १८३, ४४२ ब्रह्मलोकमा
अनोतप्तलाई ३८५	१८३
अनोमा नदीको छेउमा १८२	अश्वक ३४६
अपण्णकसुत्तं २५१	अश्वघोषले २०
अपदानमा १९६	
अपदानपालि १३७, मा १३७, १९२, ले १९६, १९७, २०१	

अश्वमुख ३८४	आमगन्धसुत्तं ३५८
अशुभकामी तिस्स २७४	आयुसंखारोसज्जनसुत्तवण्णना १५
अशोकको पालामा १०३	आलवक ३३, ३४, ४९, ५५, ५६, ले ३०, ३७, ४८, ४९, ५५, लाई ३१, का ६२, ६३, पुच्छा ५९, का चिक्षु-
अंशोक राजाका भाई २७५	हरूले ६४, कुमार ५१, ५८, कुमारद्वारा २७,
अस्सक ३४६	कुमारकी आमा २७, राजा २१, २२, ५६, ५८, राजाले १९, राजकुमार २६,
अस्सजि १४६, चिक्षु १४६, सुत्तं १४६, सुत्तमा १४५, सुत्त- वण्णना १४५	राजकुमारलाई २७, ५१, हुं ३५, को विमान ३२, ४६, सुत्तं ५८, ५९, द३, सूत्रका ५६, सुत्तवण्णना ३, २१, २२, २३, २४, २६, २७, २८, ३३, ३५, ३६, ४१, ४६, ४७, ४९, ५१, ५३, ५७, ५८, सुत्तवण्ण-
असञ्जसत्ता ४६८	नाले १७
असुरेन्द्र ३८१,	आलवक यक्ष २१, २९, ३०, ३१, ४२, ४९, ५५, ५८, द३,
असंज्ञसत्त्व ४४२	को ४०, को भवन २८, ८३, को भवनमा २८, २९, को निमित्त ५७, भन्दछान् ८६, ८७, लाई ३३, ४१,
आ	
आकाशगङ्गा ३८५	
आचरियपरम्परावण्णना १०३, १४८, २७५	
आटविक यक्ष २९	
आटानाटियसुत्तं १९८	
आटानाटिय सूत्रमा ३७२	
आनन्द ३७४, चैत्य १६, महास्थ- विर ३२३, महास्थविरले ११८, १८५	
आभस्सरा ४६८	
आभास्वर ४३८, ४४१, लोकबाट ४७२, ४७३	

४४, ४७, ४८, लाई दमन	इ
गरी ६०, ६१, ले ३१,	
३२, ३३, ३७, ३९, ४०,	इन्द्र ३३१, क दद, ९१, क ले
४१, ४२, ४६, ५०, ५३,	९०, क (देवपुत्र) ९१, क
८४, ८५	यक्ष दद, ९१, ९३, क
आलमिभक्त २०	यक्षलाई ९५, क यक्षले
आलभी २०	९३
आलविका ६१, ६२	इन्द्रक (सूत्र) ९२
आलविकासुत्तं ६२	इन्द्रक सुत्तं ९३
आलवी १७, १८, २०, ६०, बाट	इन्द्रकसुत्तवण्णना दद, द९, ९०,
१८, ६१, मा ६१, ६२,	९८
६६, ७४, ७५, द९, द२,	इन्द्रकूट दद, ९०, पर्वतमा ९३
द३, नगर १९, २०, ३७,	इन्द्रपत्त २३३
६२, ६६, को महत्व ६२,	इन्द्रप्रस्त २३३
नगरतिर ५५, नगरबाट	इन्द्रशाल गुफामा ३२१
२८, नगरमा १९, ५६,	इन्द्रियभावनासुत्तं १०६
६०, ६१, ६६, का नाग-	इन्द्रौर ३४७
रिकहूलाई ६२, का	इद्विकथावण्णना ४०५
भिक्खुनी ६२, देशमा १७,	इद्विपादसंयुत्तं १६
देशका ५८, राजा ६१,	इसिगिलिसुत्तमा १०९, ३०८
राजाकी छोरी ६१, मा	इसिसिङ्गः १४२
आइपुग्नु भयो ६४, मै	
बस्तुभयो ६४, वासी ६५,	उ
पुग्नुभयो २८	
आवर्तगङ्गा ३८५	उक्कटा ४२९, मा ४२३, स्थित
	४२९, ४३०

उडिसा ३४६	उत्तम १०९
उत्तर ९९, ११०, १११, (अग्र- शावक) १०८, (आजीवक) १११, (गाउँ) ११०, थेर १०१, १०२, १०३, स्थ- विर १०३, देवपुत्र ९९, १०८, १११, ११२, (नगर) ११०, (निगम) १०९, ११०, (पुत्र) १०८, (प्रत्येक बुद्ध) १०९, (बोधिसत्त्व) १०९, ११०, भिक्षु १०३, भिक्षुकहाँ १०३, भिक्षुलाई १०४, भिक्षुले १०३, (माणव) १०४, १०५, १०६, (माणव) ले १०६, (माणव) लाई १०५, मानुषा पेतवत्थु वण्णना १०५, (राजपुत्र) १०८, विपत्तिसुत्तं १०४, १११, (थोळिपुत्र) १०६, १०७, शेषठोपुत्रीसंग १०७, सुत्तं १११, ११२	उदय २६२ उदान अटुकथा १५, ले ७, द, १२ उदालकथेर ११८ उद्धालक दायकतथेर अपदानं ११८ उदायिले ३७४ उदिच्च ब्राह्मण १३६ उदेन राजाका १०४, १०५ उपक १८७ उपनन्द ३०४ उत्पलवर्ण स्थविरालाई ३०४ उपसीव २६२ उप्पाइककम्म-आयुष्पमाणानि ४४३ उपालिसुत्तवण्णना ४७८ उपाहन दायकतथेर अपदानं १९९ उपोसथसुत्तवण्णना ३८५ उभतोभाग विमुत्तसुत्तं २८३ उम्मगगजातकमा ३७३ उम्मगगज्जा ३८५ उरगसुत्तं ९९, ३५७ उरगसुत्तवण्णना ६४ उरुवेल कश्यप १४७
उत्तरत्थेर अपदानमा १०२	मृ, ए, ओ
उत्तरत्थेर गाथावण्णना १०२	
उत्तरा ११०, नन्दमाता ३०९	ऋषिपतन ३४, मा २५९, मृगदा-

वनलाई १६९, मृगदावनमा १३५	क, का
ऋषिसिङ्गः १४२	ककुद ११९, १२१
एकधम्मपालि २४९	ककुध ११८
एकधम्मपालिवण्णना १०५	ककुध ११४, ११८, ११९, १२५, १२६, ले ११७, (उपासक) ११८, (कच्चान) ११९,
एककनिपातवण्णना १९, २१, २२, २६, २८, ५०, ५४, ५५, ५६, ५७, १६९, १७४, २५०, ३०३	कोलियपुत्र ११४, १२२, कोलिय पुत्रको ११५, (चरा) ११९, थेर सुत्तं १२१, १२२, १२५, थेर-
एककनिहेसवण्णना २७५	सुत्तंमा १२३, देवपुत्र ११७, ११९, १२१, १२२,
एककपुगलपञ्जस्ति २८३, २८५, २८६	१२५, १२६, १२८, १२९, देवपुत्रको १२७, देवपुत्रले
एकविहारिकत्थेरस्स गाथावण्णना २७५	११७, १२६, १२७, (प्रत्येकबुद्ध) ११८, ब्रह्मा ११५, ११६, (भाण्ड)
एकादसमपाचित्तियं ६४	११९, (वर्ग) १२१, (वृक्ष) १२०, १२१, सुत्तं
एकादसमनिस्सग्गिय ७५	१२२, १२८, सुत्तावण्णना
एकासनदायकत्थेर अपदानं १३८	११४, ११५, १२८
एकूनर्तिसतिमवगवण्णना १२०	
एरकपत्ता नागराजा १०५, की कन्यालाई १०५	
एरकपत्ता नागराजस्सवत्थु १०५	
ओककामुख २४३	
ओककाक राजाको २४२, कान्छी महारानीपट्टिका २४३	
ओककाक राजाले २४३	ककुभ १२१
ओककन्तसंयुत्तं २८५	ककुसन्द बुद्ध १०८, वंसो १०८, का पुत्र हन् १०८

ककुसन्ध बुद्ध १६८, वंसो १६६, कशयप १३५, १३६, १३८, १३९,  
को पालामा १६६  
ककुसन्ध बुद्धबंसटुकथा १६९  
कड़खेय्य सूत्रमा १९८  
कच्छप जातकं १४५  
कजङ्गल १०५  
कटमोदकतिस्स २७६, २७८  
कण्डरी ३७३, राजाका ३७३  
कर्णमुण्ड दह ३८४  
कतमोदक तिस्ससुत्तं २७८  
कन्थकविमान १७४, १८३  
कर्न २०  
कनिङ्गहाम् २०  
कल्प ४१९  
कण्ठ ४१९, शिष्य ४१९, ४२०, संग ४२०  
कल्पसूत्रमा २०  
कपिप्न ४०२  
कपिलवस्तु १९३, को १९३, १९५,  
२२८, ३२३, महावनमा  
३७८, स्थित २०५, २०९,  
मा २२८, मै १९६  
कपिप्य २९१  
कम्बलदायकतिस्स २६६  
कलन्दकनिवापमा ३००  
कलिङ्गः ३४६  
कशयप १३५, १३६, १३८, १३९,  
१४०, १४२, १४३, १४४,  
१४५, १४६, १५०, बुद्ध  
१३५, १७३, १८०, १९२,  
बुद्धको १९०, गोत्र १४५,  
१४७, बुद्धले १७७, बुद्ध-  
कहै १९२, बुद्धसंग १७७,  
बुद्धका १७४, २४९, बुद्ध-  
को पालामा ४७, १७३,  
१८४, १८५, १९५, २७२,  
बुद्धको अन्तसम्म १९३,  
बुद्धको समयमा १९७,  
बुद्धको जन्म २५९, देवपुत्र  
१३२, १३३, १४२, १४९,  
१५२, १९५, देवपुत्रमा  
१५१, देवपुत्रले १४९,  
१५१, १५२, १५३,  
( अचेल ) १४०, १४२,  
( ऋषि ) १३८, १४१,  
( तापस ) १३८, नारद  
१४३, ( ब्राह्मण ) १४३,  
१४४, ब्राह्मण पुत्र १४२,  
१४४, ब्राह्मण मानव १४३,  
बोधिसत्त्वले १३६, भिक्षु  
१३६, १३७, ( गोत्र ) १४४,  
गोत्रका १४१, गोत्रीय



*Digitized by srujanika@gmail.com*

- १४२, गोत्रीय ब्राह्मण  
१३५, भगवान्‌ले १७९,  
सम्यक् सम्बुद्ध १७७,  
सम्यक् सम्बुद्धको पालामा  
१७४, २०८, सूत्र १४७,  
( सेठ ) १४५, संयुक्तं  
१४७
- कस्सप १४५. काराम १४५, का  
रामका १४६, गोत्तसुतं  
१४८, बुद्धवंसो १३६,  
१७३, १७६, २५९, बुद्ध-  
वंसवण्णना १३५, १३६,  
१७६, त्थेरस्सगाथावण्णना  
१३७, मन्दियजातकं १४४,  
सीहनादसुतं १४७, सुतं  
१४७, ३०४
- कामद १५८, सुतं १५६, देवपुत्र  
१५४, १५६, देवपुत्रले  
१५६
- कायसंसगगवण्णना १०८, १५४, ले  
१५७
- कालकूट ३८४  
काश्यप ४०२, बुद्धको शासन ३५
- कि, कु, कू, कृ  
काशी २३३, ३४८  
किकी १३५, १७६, २५९, राजाले  
१७७, राजा १८२  
कीटागिरी १८, बाट १८, ६४,  
बाट आलवी ६१, मा १४६
- कीटागिरिसुत्तवण्णना १४६, ले  
२८३
- किमिकाल २४४  
किसो २४९  
कुटजपुण्पियत्थेर अपदानं २००  
कुटिकारसङ्घादिसेस ६२  
कुण्डदेव १८४  
कुणाल ४२७, जातकं ३७३, जात-  
कमा ३७३, ४२७, जात-  
कटुकथा ४२७, वह ३८४
- कुम्भण्ड देवहृका राजा ३२९  
कुम्भण्ड यक्षहृ ४०  
कुमा ३०३, पुत्र ३०३, पुत्तात्थेर-  
गाथावण्णना ३०३
- कुमार काश्यप १०४, १४७  
कुमार हस्तकलाई २०  
कुमुददायक थेर १२०  
कुमुददायकत्थेरअपदानं १२०

कुश राजाले ३६	कोकनदा १५९, १६०, १६१,
कुसजातकमा ३६	१६३, ले १६१, १६२,
कूटागार शालामा १६१, १६३	१६३
कृष २४९	कोकालिक २८९, २९०, देशको
कृष्णगङ्गा ३८५	२९०, नगरवासी २९०, भिक्षु २९०, २९१, २९२, भिक्षुले २८९, २९१, भिक्षुलाई २९०, २९१, २९२, भिक्षुकहाँ २८९, संग सोध्वा २९१, सुत्त- वण्णना २९२
के, कै, को, कौ	कोटिग्रामबाट ११८
केवटु २६९, ४८२, ४८३, ४८४, ४८५, ४८६, ४८७, ४८८, ४८९, ४९०, ४९१, ४९३, गृहपति पुत्र ४७८, ४९५, गृहपति पुत्रलाई ४७९, गृहपति पुत्रले ४७९, ४८०, ४८१, सुत्तवण्णना ४७८, ४८०, ४८१, ४८२, ४८७	
केशव ४१९, ४६१, ले ४२०, को स्वास्थ ४२०, तपस्वी ४२०, तपस्वीले ४२०, आचार्यको बीच ४१९, जातकमा ४१९, ४२०	कोणागमन बुद्ध १०८, ले १०८, को पालामा १०८, वंसो १०८, वंसवण्णना १०८
केसवजातकमा ४६२ कैलाशकूहरूले ३८४ कैलाश पर्वत ३५, माथि ३६ कोकनद १६०	कोल ११४, नगरमा १२८ कोलिय ११४, पुत्र ११४, हरूको १०९, ११४, १२२, नगर- वासी १२२
	कोशल २०, मा चारिका गर्दै १८५, देशका २४१, (देश) को २४५, देशमा २६९, देश- वासी २६९, राज्यमा

४६८, राज्य अन्तर्गत हो	खेम १६५, १६६, १६७, १७०,
४२९, राजा ४६९, राजाले	१७१, (बोधिसत्त्व) १६६,
२५९, ३७३, राजाकी	देवपुत्र ६५, १६६, देव-
महाराजानीले ३७३	पुत्रले १७०, १७१,
कोसम्बकुटी ४०८	(तलाऊ) १६९, (नगर)
कोसम्बकसुत्तवण्णना ४७८	१६७, १६८, (भिक्षु)
कोसम्बिकवासी तिस्सत्थेर २६६	१६७, (मृगदावन) १६९,
कोसिक १३८	(वर्ग) १७०, (सेठपुत्र)
कोसियमिस्सकसन्धतधारणे ७५	१६६, संयुतं १६७, १७०,
कौडिन्य २३२, बुद्धको पालाका	१७१
२३२, बुद्धको उपदेश २३२	खेमक १६८, २५८
कौशम्बकुटी ४०८, मा ४०८	खेम भिक्षु १६७, का साथी १६७
कौशम्बीमा ११९, १२३, २६४	खेमवती १६९
कौशम्बीको १०५, गङ्गानदीको	खेमवग्गो १७०
तीरमा ३०५	खेमस्सवत्थु १६६
कौशम्बीबाट २६४	खेमा देवीले १६९
कौशम्बीवासी तिथ्य स्थविर २६४	

## ख

खण्ड २५८, देव १८७, हालजातकं  
२३३  
खन्धवग्गो २६१, २७७  
खन्धसंयुतं १४५, १४६, २६०  
खुद्धकवत्थु विभङ्गो १८८, २१८,  
२७५, मा २४८

गण्डम्ब रूखमनी १०२  
गण्डम्ब वृक्षमनि १९४, २०८,  
गण्डमित्र २०१  
गद्भम २९, ३०, लाई २९, ३०,  
३१, ले ३१, यक्षले २९,  
३०

## ग

गन्धकुटीको प्रांगणमा ४११, ४१७	गृहकूट पर्वतबाट १०४
गन्धकुटी नजिकैको ४१८	
गन्धगोच्छवकं ४१४	घ
गन्धमादान कूट ३८४	
गया काशय १४७	घटिकार १७३, १७४, १७७, १७९,
गामणिसंयुतं ११०	१८०, १८४, १८५, १८९,
गोतम चत्य १६	को मनमा १८१, ब्रह्मा
गोतमक्षेतियसुतं १६	४७०, १८२, को घरमा
गोतमबुद्धवंसवण्णना १८३	१८१, सोंग १८४, देवपुत्र
गोतमबुद्धवंसटुकथा १७४	१७४, १८२, १८३, देव-
गोविन्द ३४१, ३४९, ३५८, ३६०,	पुत्रले १७३, १८४, देव-
३६३, ३६४, ले ३५०,	पुत्रको उत्तर १८४, महा-
ब्राह्मणको आसनमा ३४३,	ब्रह्मा १७४, सुतं १७४,
ब्राह्मणको मृत्युभयो ३४१,	१७५, १७६, १७७, १७८,
ले बनाएका ३४७, ब्राह्म-	१७९, १८०, १८१, १८३,
णलाई ३४१, ब्राह्मणका	१८४, १८५, १८६, सुत्त-
पुत्र ३४१	वण्णना १७५, १७६,
गोदत्तसुत्तवण्णना २८८	१८७, १८८, १८९, १९०,
गोधातक पुत्र ३०७, को ३०७	कुह्याले १७८, १८१,
गोसित पर्वतमा १३८	१८२, कुह्याले ले १७५,
गौतम ४५४, बुद्ध ११०, १३६,	१७६, कुह्यालेका १७८,
१४३, बुद्ध ने थिए १४२	कुह्यालेका १७५,
गृहकूट पर्वत जम्मै २७९, २८०,	कुह्यालेको १७६, १७९,
३२८	कुह्यालेको हृदयमा १७९,
गृहकूट पर्वतमा २७९, २८१, २८६,	कुह्यालेको घरमा १८०
३२५, ३२८	घोषिताराम १२३, ३७४

च	२०३, ( सुतं ) २०३, २०४, २१६, २१९, २३६, सुत्तावण्णना २१७
चक्रवर्त्तिराजसुतं ३१३	
चड्डीसुतं १३८	चन्द्रकुमार चरिया २३३
चतुर्षक्षमुत्तरावण्णना ३१८	चन्द्रकुमार जातकं २३३
चन्द २३३	चन्द्र २२६, २२७, २३०, २३२, २३३, लाई २२८, २२९, २३७, (उपस्थाक) २३२, (किन्नर) २३२, किन्नर जातकं २३२, किन्नर जातकमा २३३, (कुमार) २३३, देवपुत्र २२९, पर्वत २३३, प्रासाद २३५, भास्यण २३२, (माणव) २३२, माणवले २३२, विमानमा २३०, र सूर्य २२८, र सूर्य हुन सकिन्छ २३१, बती २३२
चन्दन १९२, १९३, १९९, २०८, २११, (भिक्षु) १९१, त्येर अपदान २००, त्येर गाथटुकथा २००, थेरले १९९, २००, द्वारा २०१, देवपुत्र १९१, १९२, १९३, १९५, १९६, १९८, २०२, २०५, २०८, २०९, २१९, २२०, २२१, २२४, २३०, २३५, देवपुत्रले १९५, १९६, १९७, १९८, २०४, २०५, २०८, २११, २१६, २२९, देवपुत्रलाई १९५, २१९, २२१, २२२, २२३, २२४, २२९, २३५, पूजक (थेर) २०२, पूजक- त्येर अपदानं २०२, माल २०३, मालिय २०१, मालिय थेर २००, मालि- यत्येरअपदानं २०१, शाला	चन्द्रक प्रासाद २३४ चन्द्रक विमान २३४ चन्द्रमस २२६, २३५ चन्द्रमा २२६, २३५, २३६, २३९, लाई २३३, देवपुत्र २३७, देवपुत्रले २३६, देवपुत्रको २३७

- चन्द्राराममा २३२  
 चन्दिम २२६, २३५, देवपुत्रलाई  
     २३६, सुत्तं २२६, २३५,  
     २३९, सुत्तावण्णना २२६,  
     २३६  
 चन्दिमस २२६, २३५, देवपुत्र  
     २३९, देवपुत्रले २३९  
 चन्दिमा २२६, देवपुत्तो २२६  
 चन्दो २२६  
 चम्पा ३४७, ३४८  
 चम्पेयकखन्धकं १४८  
 चरियापिटकले २३३  
 चातुर्महाराजाहरू ३३६, ४८७  
 चातुर्महाराजिक १५९, ४३२, देव-  
     हरू ४८७, देवहरूकहाँ  
     ३६८  
 चातुर्महाराजिकवासी १६१  
 चालिक पर्वतको २४३  
 चालिका नगर २४३  
 चालिय पर्वत २४३  
 चित्रकूट ३८४  
 चित्तावगो २६९, ३०५  
 चित्तासंयुतं १४७  
 चीवरसुत्तावण्णना ३०४  
 चुल्लकोकालिक २९०  
 चुल्लनारदजातकमा १४४  
 चुल्लपिण्डपातिकतिस्स २७६  
 चूल कोकननदा १५९  
 चूलनारद जातक १४७  
 चूलनी अहवद्ता ३७३  
 चेतियसुत्तं १६
- छ
- छट्टसङ्घादिसेसो ६२, ७१  
 छहन्त वह ३८४  
 छवर्गीय ७४, १४६
- ज, झ, अ
- जतुकण्ण २६२  
 जन्तु २४१, गाउँ २४३, गाउँमा  
     २४३, ( देवपुत्र ) २४३,  
     ३४५, ( कुमार ) २४३,  
     ( महाराजी ) २४२, सुत्तं  
     २४५, सुत्तावण्णना २४२,  
     सुत्तावण्णनाले २४५, २४७  
 जनकलापकसुत्तावण्णना १  
 जनसन्धो २५८  
 जनसन्ध राजाको पदुमा १६८  
 जनवसभसुत्तावण्णना ३२०

- जम्बुद्वीप ३८३  
 जयहिसजातकं ३०८  
 जयहिस राजाको पालामा ३०८  
 जातकट्टकथा १६७, १७४  
 जालरौरव १६२  
 जेतवनमा ३२, १४२, २१९, ३९७,  
     ३९८, ४५३, प्रकट हुनु-  
     भयो ४०२  
 जेतवन जम्मै १४९, १५६, १७१,  
     २३९, २५४, २९२, २९७,  
     ३५७, ४९९  
 जेतवनाराम २०९, ४९६, मा  
     १४९, १५६, १७१, २०५,  
     २५४, २९०, ४०४, ४०८,  
     ४११, ४१३, ४२९, ४५३,  
     ४९६, जम्मै ३७२, को  
     ढोकानिर ४१७, को पछाडि  
     ४०९, को पखालितिर  
     ४१७, को एक छेउमा  
     ४०८, भित्र पसी ४१७  
 जेतवन विहार १६५, को २७, मा  
     गई १३६  
 जोतिपाल माणव ३४२, को नाम  
     ३४३, लाई ३४३, ले  
     ३४२, ३४३  
 ज्योतिपाल १७३, १७६, ३४१,  
     ३४२, आह्वाण १३६, को  
     पिताले ३४२  
 कालविभज्ञो १३२, १३३, २७५  
 जाणत्तायनिहेसो २८७  
 त, ता  
 तक्कारियजातक २९०  
 तच्छस्कर जातकं २७६  
 तक्षशिलामा १४५, ४१९  
 ततियमहासंगीतिवण्णना २७४  
 तथागत ४५२, जीवन १९८  
 तायन देवपुत्र २४८, २४९, २५२,  
     २५४, २५६, का कुरा  
     २५३, ले २५२, २५४,  
     २५६  
 तायनमुत्त २५४  
 तायनमुत्तवण्णना २४८, २५३,  
     ३०६  
 ति  
 तिम्बरु ३२२, गन्धर्व राजाको  
     भवननिर ३२२, गन्धर्व  
     राजाकी छोरीसंग ३२३

- तिमिङ्गल ३८७, ३९३  
 तिमिन्दो ३८७  
 तिमिरपिङ्गल ३८७  
 तिमी ३९३  
 तियगल पासाण ३८५  
 तियगल पोखरी ३८५  
 तिरश्चीन पर्वतमा ३८५  
 तिष्य ८९, १६८, २५८, २५९,  
     २६०, २६१, २६६, २६७,  
     २६९, २७४, २७५, २७७,  
     २८१, ( आपनो घुँडामा  
     दुङ्गाले थिचि अरहन्त  
     भएका स्थविर ) २७५,  
     ( एक युवक शामणेर )  
     २७५, ( एक शीलवान  
     उपासक ) २७६, ( एक  
     स्त्रीको कारणले गर्वा  
     चीवरवस्त्र छाडेर गएका )  
     २७६, ( कोसम्बिकवासी )  
     २६४, ( पूतिगत्त ) २६७,  
     ( मण्डलारामवासी तिस्स-  
     भूति थेर ) २७५, ( महा-  
     राजा ) २७५, ( मेत्तेय्य )  
     २६१, ( ब्राह्मण ) २७३,  
     ( युवक ) २७३, ( राजा )  
     २७२, ( लोसक ) २६९,
- ( बनवासी शामणेर ) २६६,  
 ( साथी ) २६३, ( साकेत-  
 वासी ) २७५, ( शावक )  
 २५८, ( अग्रशावक ) २५९,  
 ( बुद्ध ) २५८, ( थेर )  
 २५९, ( स्थविर ) २६०,  
 २६१, २६४, २६७,  
 स्थविरको २५९, २६१,  
 स्थविरको शरीर २६८,  
 स्थविरको शरीरमा २६७,  
 स्थविरलाई २६१, २६५,  
 २६८, २७३, स्थविरले  
 २६१, २६५, २६६, २६९,  
 २७३, दत्त २७५, मेत्तेय्य  
 २६२, २६३, शामणेर  
 २७०, ब्रह्मा २५७, २७३,  
 २७४, २८१, २८२, ४७०,  
 ब्रह्माले २८१, २८७, ब्रह्मा-  
 कहाँ २५७, २५८, ब्रह्मा-  
 को भाषणलाई २८६,  
 ब्रह्मासंग २५७, २८२,  
 मिक्खु २६३, २६४, मिक्खुले  
 २७०, युवक २७४, लाई  
 २६४, ले २७३  
 तिस्स २५८, २५९, २८१, दत्त  
 २७५, दहरकस्सवत्थु २७४,

थेरगाथटुकथा	२६१,	भवनमा	३४,	लोकमा
२७३, त्येरस्सवत्थु	२५९,		१९३	
२६०, बुद्ध १६८, बुद्ध-		तेविज्जसुत्तं	१३८	
वंसोले १६८, २५८, बुद्ध-		तोदेय्यकप्प	२६२	
वंसटुकथामा १६८, ब्रह्म-				त्र
सुत्तं २७९, २८७, ४७०,				
ब्रह्मासुत्तवण्णना	२५७,	त्रयस्त्रिश	२१९, ४७२, ४८८, मा	
२८१, सुत्तं २६०, २६१,			३४०, देवलोकमा	९१,
२७७, २७८, सूत्रको			१०३, १३२, १३३, १५०,	
२६१			१९८, २०६, २०८, २१०,	
तिस्समेत्तेय्य	२६२, सुत्तं		३२३, देवभवनमा	१९४,
२६४, माणवपुच्छा	२६३,		२०३, २०४, देवहरू	२३०,
सुत्तवण्णना	२६२, २६४		३२९, ३३१, ३३२, ३३६,	
तिर्हुत	३४७		३३८, ३४१, देवहरूकहाँ	
तु, ते, तो			२६८, देवताहरूको	३३१,
तुदु थेर	२८९		३३९, देवताहरूको सामुन्ने	
तुदु ब्रह्मा	४७०		३३८, देवहरूको सम्मुख	
तुदु ब्रह्मसुत्तं	२९०, ४७०		३२८, देवहरूले	३३५,
तुदु ब्रह्मासुत्तवण्णना	२८९, २९२		३३८, ३३९, देवहरूलाई	
तुदु प्रत्येकब्रह्मा	२८९, २९२, हुं		३३१, ३३२, ३३५, ३३६,	
	२९३, ले		३३७, ३४१, वासी	२०६,
तुदु भिक्षु	२९२		का	३२९
तुषित	४८९, देवहरूकहाँ	त्रयस्त्रिशकायिक		३१३
	३६८,	देवताले		
		त्रिपिटक-सूचिमा	१११	

थ

थेर अपदान पालिले २००

थेरगाथा पालिमा २००

थेरगाथटुकथा २०२, २०३, ले  
६१, १३७, १९७, २०१,  
मा १३७

द

दन्तपुर ३४६

दसमपाचित्तियं ६३

दसकविभज्जवण्णना २७५

दामली २९८, २९९, देवपुत्र २९५,  
२९६, २९७, देवपुत्रले  
२९७, देवपुत्रलाई २९९,  
सुत्तं २९५, २९७, सुत्त-  
वण्णना २९९

दिसम्पति ३४१, ३४२, ले ३०४,  
३४२, ३४३, को मृत्युभयो  
३४४, राजाले ३४१,  
राजालाई ३४१, ३४३,  
राजाको मृत्युपद्धि ३४३,  
राजाको मृत्यु भइसक्यो  
३४५

दीघनिकाय ३४६

दीघलट्टि ३००, देवपुत्रले ३००,  
सुत्तं ३००, सुत्तवण्णना  
३००

दीर्घयष्ठी ३००

दीपङ्कर १०८, १०९, ११०, १३५,  
१६७, १६८, २५८, बुद्धका  
२५८, बुद्धको देश २५८,  
बुद्धवंसो २५८

दुकुनिपात ३०६, वण्णना ६०

दुतिय कस्सपसुत्तं १५३

दुतिय पञ्जुनधीतुसुत्तं १६३

दुतियरोहितसुत्तमा ९

दुभय २६२

दूरेनिदान १६७, १६८

देवतासंयुतं ११५, १५९, १८५,  
१८६

देवदत्त १२३, १२४, ले ११६,  
११७, १२१, १२४, १२५,  
१२६, १२७, २७६, को  
१२५, १२६, को मनमा  
१२४, का अनुयायी २९०,  
मिक्षु १०४, मिक्षुका शिष्य  
२९०, वत्यु ११४, १२३,  
संयुतं १२२

देवतासंयुतं ९९, १११, ११२,



११४, ११५, १२८, १४८,  
१४९, १५३, १५४, १५६,  
१६३, १७४, १८५, ३१३

देवपुत्तसंयुतं १७१, १७४, २२६,  
२२९, २३३, २३५, २३६,  
२३९, २४३, २४५, २४८,  
२५३, २५४, २९५, २९७,  
३००, ३१०, ३१४, ३१७,  
३१८, ३७५, ४९७, ४९९

देवसंयुतं १६१

द्रोणनाथ्यणसुतं १३८

ध

धजगगसुतं २२९

धजगगसूत्रानुसार २२९

धतरट्ट १७०, ३२९

धनञ्जय २३३, कौरव्य राजालाई  
३५

धनवती १३५, २५९

धनुगाह तिस्सत्थेर २७६

धर्मकीर्ति महाराजाले २७६

धर्मगुप्ता ४०५

धर्मपद ७६, टुकथाले ७६, ३०७,  
३२३

धर्मपालित थेर १६७  
धर्मविभङ्गो २२६, ३६७, ४६७,  
४६८, ४७२, ५४३

धर्मानुपस्सनानिदेसवण्णना २७४

धातुविभङ्गसुत्तवण्णनाले १८४

धातुविभङ्ग १३२, का १५०

धुम्ररौरव १६२

धूतराष्ट्र १७०, ३२९, हरू ३४८

धोतक २६२

न

न्यग्रोधाराममा १९५, २०५, २०९

न्यग्रोधाराम जस्मै २०५, २०९

नन्द २३२, २४९, २६२, ३०३,

३०४, ३०५, ३०८,

(कसाही) ३०६, ३०७,

(कुमार) ३०३, (कुमार

पुत्र) थेर ३०३, गोघातक

पुत्र ३०७, (गोपाल )

३०४, ३०५, गोपालवत्थु

३०५, जातकमा ३०५,

जातकं ३०९, त्थेर ३०३,

थेरको सम्बन्धमा ३०३,

स्थविरको प्रशंसा ३०९,

थेरवत्थु ३०३, देवपुत्र

३०२, ३०८, देवपुत्रले	नलेह ३८०, पुच्चिमन्द ३८०
३१०, (नागराजा) ३०४,	नवकम्मदानकथा १८, ६६
नागराजालाई ३०४,	नवकनिपात १७०
(नोकर) ३०५, ३०६,	नवनीतटीका ४०६
(आह्यण) ३०८, (माणव)	नवल २०
३०३, ३०४, ३०६,	नागराजा ३२९
माणवपुच्छा ३०४, माता	नागवृक्ष ११०
३०९, माता सुत्तवण्णना	नागसेन १७३
४०, यक्षले ३०६, (राजा)	नातिक ११८
३०४, वग्गो ३०३, ३०९,	नादिका ११८
वच्छ ३०८, वस्स ३०८,	नारद १३८, १३९, १४३, लाई
सुत्त ३०३, ३०९, ३१०,	१४३, ले १४४, कश्यप
लाई ३०६, ले चुनेको	१४०, १४१, १४७,
चीबर पहिरिएको ३०९	तपस्वीले १३९
नन्दक २८०	नालन्दा ४७८, ४७९, ४८१, को
नन्दन ३१३, देवपुत्र ३१२, ३१३,	४७८
देवपुत्रले ३१२, ३१४, वन	निकखन्तसुत्त ८२
३१३, (वग्गो) ३१३,	निकखन्तसुत्तवण्णना ६०
(सुत्त) ३१३, ३१४	निगमवासी तिस्सत्थेर २७६, स्स
नन्दनि ३१३	वत्थु २७६
नन्दिविशाल देवपुत्र ३१७, ले ३१७	निग्रोधकप्प ८२, सुत्तवण्णना ८२
नन्दिविशाल सुत्त ३१७	निदानकथा ४७०
नदी काशयप १४७	निदानसुत्तवण्णना १०९
नन्दोपनन्द ३०४	निर्माणरती ४८९
नमुचीमार ३७८	निमिजातकं १४२, मा १४२

निरयवग्गो १६६

निरोधसुत्तं ११५

नेवल २०

प

पकिण्णककथा ९६

पकिण्णक सङ्घहिवभागो ४०६

पकुध ११९

पञ्चकनिपातको १२१

पञ्चकनिपातवण्णना ११५

पञ्चकमातिकानिदेसो १८८, २१८

पञ्चगमनीयथेर १२०, अपदानं

१२०

पञ्चमपाचित्तियं ७४

पञ्चवत्थ्युच्चनकथा २७६

पञ्चवर्गीय १४६, लाई ३४

पञ्चवेक्खणज्ञाणनिदेसमा ११

पञ्चशिख ३१९, ३२३, ३२५, ३२६,

३२७, ३२८, ३६८, ३६९,

३७०, को हातमा ३६०,

ले ३२१, ३२२, देवपुत्र

३१९, देवपुत्र यिए ३२३,

सुत्तं ३२५, गन्धर्वपुत्र

३१९, ३२०, ३२२, ३२३,

३२५, ३२८, ३७१, गन्धर्व-

पुत्रको रूप धारण गरी

३२०, गन्धर्वपुत्रको ३१९,

गन्धर्वपुत्रलाई ३२१,

गन्धर्वपुत्रले ३२३, ३२८,

३२६, ३२८, ३६८, गन्ध-

र्वपुत्रसँग ३२१, लाई ३२०

पञ्चालचण्ड ३७२, ३७३, ३७७,

देवपुत्र ३७२, ३७४, देव-

पुत्रले ३७४, ३७५,

(ब्राह्मण कुमार) ३७३,

(पुरोहित मन्त्री) ३७३,

(राजकुमार) ३७३, सुत्त-

वण्णना ३७६

पञ्चाल राजा ७३

पञ्चालका मानिसहरू ७३

पञ्चालवग्गो ३७४

पञ्चालसुत्तं ३७४, ३७५

पञ्चाल (देश) ३७६

पञ्जुन्न १५९, १६१, १६३

पञ्चवग्ग ४०५

पञ्जाविमुत्तसुत्तं २८४

पटिच्चसमुप्याद सूत्र २७२

पटिसमिभदाविभङ्गो २७५, २७७

पटिसमिभदा मरगदुकथा ४०४

पठम कस्सपसुत्तं १४९

पठम कस्सपसुत्तवण्णनाले १५०

पठम पञ्जुन्नसुत्तवण्णना १५९	परिज्ञेयनिदेसवण्णना ४०४,
पठम पञ्जुन्नधीतुसुत्त १६१	४०५, ४०७
पठम पञ्जुन्नधीतुसुत्तवण्णना १६२	परित्तशुभा ४४१, ४६८
पठबीखणे ६३	परित्ताभा ४६८
पण्डुक १४६	परिवारपालि १६७, वण्णना २७५
पदुमा २५८	पलगण्ड १८७
पदुमुत्तर बुद्धको पालामा १३७	पवारणासुत्तवण्णना २८३
पदुमुत्तर बुद्धवंसो १०९	पहाराद ३७८, ३८१, ३८८,
प्रदुयन्न १५९, १६१, देवराजा १५९	३८९, ३९०, ३९१, ३९२,
पथानकम्मिक तिस्सत्येर २७६,	ले ३८८, असुरेन्द्र ३७८,
वत्थु २७९	३८१, असुरेन्दले ३७९,
पपञ्चसूदनी २०३, ४४५, ले १८१,	असुरेन्द्रलाई ३७९, ३८१,
४२०, ४२४, ४२५	सुतं ३८०, सुत्तवण्णना
पञ्चारवासी तिस्सत्येर २७७, वत्थु २७७	३८८, ३८५, ३८६, ३८८
पद्मा १६८	पा
पद्मोत्तर बुद्ध १०९, लाई १२०,	पाटली १३, पुत्र १०३, य ग्रामणी
का पुत्र १०९, को पालामा १२०, १३८	१०९, य सुतं ११०
पथोधर २३२	पाण्डुकम्बल शिलामा २०६, २१०
परनिर्मित देवलोकवासी ३७८	पाण्डुकम्बल शैलाशनमा १९४
परनिर्मित वशवर्ती ४७२, ४८९	पाथिकसुतं ४६९, ४७३
परमत्त ब्रह्मा ४७०	पाथिक सूत्रमा ४६९
परमत्थजोतिका ५७, मा ५५, ले ४३, ५०	पापवग्गो २६०
	पापीमार ४२४, ४३१, ४३४,

- ४५९, ले ४२४, ४२५  
 ४३३, ४३४, ४४९, लाई  
 ४३४, ४५१, हौ ४३४,  
 क्रोधित भई ४५०
- पायासिराजञ्जसुतं १०४, १४८  
 पायासि राजन्य १०४, ले १०४,  
 लाई १०४, भन्दा १०४
- पायासि सूत्रमा १०४  
 पारासरिय ब्राह्मणले १०६  
 पारासरिय ब्राह्मणको उपदेश १०६  
 पारासरिय ब्राह्मणका शिष्य १०५  
 पारायणवग्गो २६२, २६३  
 पारिख्यत्र २१०, वृक्ष २०६, वृक्षमा  
 २०८, वृक्षमनि ११४
- पारिसज्ज ब्रह्मा ४७०
- पारिषद ब्रह्मा ३९४, ४०२, ४०३,  
 ले ४०३, लाई ३९६,  
 ४०२, ४०३, को शरीरमा  
 ४३१
- पावा १३, वासी १, स्थित १३,  
 रिक आन्ध्रवन ४७८
- पि, पु, पू,
- पिङ्गिय १८४, १८७, २६२, सुत-  
 वण्णना २६३
- पिण्डपात दायक तिस्स २६६  
 पियङ्गरसुतं ४०८  
 पियङ्गरसुतवण्णना ४०४, ले ४०८,  
 ४०९
- पियदस्सी १४२, बुद्धवंसवण्णना  
 १४३
- पुक्कुसाति १८७, राजाले २७२,  
 राजका कुरा २७२
- पुणगलसुतं २८३, २८४  
 पुणगलपञ्जतिभा २८३  
 पुचिमन्द ३८०  
 पुण्णक २६२  
 पुण्णत्येरस्स गाथावण्णना २०३  
 पुण्णोवादसुतवण्णना २०३  
 पुनब्बसुमाता ४१३  
 पुनब्बसुक १४६  
 पुनब्बसुसुतं ४१२, ४१३, मा  
 ४१२
- पुनब्बसुसुतवण्णना ४११, ४१२,  
 ४१६, ४१८
- पुनब्बसु कुटुम्बिकपुत्तिस्सत्थेर  
 २७७
- पुनर्बंसु ४१५, ४१७, माता यक्षिणी  
 ४११, ४१७, ४१८, माता  
 ४०४, ४१३, ( भिक्षु )  
 ४१२, ( यक्षपुत्र ) ४१२


पुष्पवती २३३  
 पुब्बेनिवासानुसंस्ति जाणनिदेस-  
     वण्णना २२७  
 पूर्ण (पुण्ण) २०३  
 पूर्णक ३५  
 पूरण कशयप १४७  
 पूतिगत्तिस्सत्येरवत्यु २६९  
 पूतिगात्र तिष्य २६७  
 पूतिगत तिष्य स्थविरले २६८  
 पूरण २४९  
 पूष्यमित्र ४०५

पे, पै, पो

पेतवत्थु अटुकथा ९१  
 पेसकारधीता ७७, को ६१  
 पेसकारधीतायवत्यु ७७, द९  
 पैठन ३४७  
 पोतन ३४६, ३४७  
 पोतलीयसुत्तवण्णना ३८५  
 पोतल जनककी छोरी १३९  
 पोसाल २६२

प्र

प्रजापतिलाई ४३९



प्रदुधम्न १६३, की छोरी १६४,  
 की स्यानी छोरी १६३  
 प्रभावती, ३६, लाई ३६, देवीको  
     कारणमा ३६  
 प्रसेनजित् कोशल २६२, राजाका  
     २६२  
 प्रसेनजित् राजाका पिता २६२  
 प्रियदर्शी १४२, १४३  
 प्रिया २४३  
 प्रियंकर ४०४, ४०७, ४१०, माता  
     ४०४, ४०७, ४०९, माता-  
     लाई ४०४, माता यक्षिणी  
     ४०९, ४१२, माता यक्षि-  
     णीले ४०८, माताहरूको  
     के ४०७

ब

बक ४२७, जातकं ४२७, ४२८,  
 जातकमा ४५३, राजा  
 ४२७, ब्रह्मसुतं ४२१,  
 ४२३, ४२४, ४२६, ४६२,  
 ४७०, ब्रह्मसुतमा ४३७,  
 ब्रह्म सुत्तवण्णना ४२०,  
 ४२२, ४५५, ४५९, ४६२,  
 ब्रह्म सूत्रमै ४२१, ब्रह्म

जातकले ४४७, ४५५,	बहुदन्ति १८७
ब्रह्मसुत्तं ४५३	बहुपुत्रकचेत्य १६
बक ब्रह्मा ४२०, ४२६, ४२७, ४३०,	बालवग्गो २६६, २६७
४३७, ४३८, ४४५, ले	बावरि २६२, ब्राह्मण २६२,
४५७, ४६१, ४२६, ४७०,	ब्राह्मणका २६३, ब्राह्मण-
४३०, ४३५, ४३६, ४४४,	को ३०३, का प्रमुख
४४६, ४४८, ४५४, ४५५,	शिष्यहरूले २६३
ले भने ४४७, संग ४२४,	बाहिरनिवान १०३, १४८
लाई ४३०, ४५४ कहाँ	बाहुदन्ति १८४
४३४, का ४३७, के	बाहुरणि १८४, १८७
कारणमा ४२८, को ४२३,	बिम्बिसार राजाते २७२
४३७, को आयु ४२१, को	बिम्बिसार राजाका छोरा १२४
पक्षलिई ४२४, को चित्त-	बिलारकोसिय जातक २३०
को वितर्कनालाई ४५३,	बिलारसेट्टिजातक ३२३
को चित्तवितर्कना ४३०,	बुद्ध २२९, कालीन भारतीय भूगोल
को मनमा ४२३, ४२९,	३४६, चर्या १९, २०,
को घमण्डलाई ४३९, यति	दत्त महास्थविरद्धारा
महर्द्धिक छन् ४३७, अवि-	१११, भगवान् ५२, ८७,
दधामा परेका छन् ४५४,	३९५, वग्गो १०५, ३२३,
लोप हुन खोजदा ४४८,	वंसटुकथा १७४, वंसटु-
चुपलागेर बसे ४४८, यहाँ	कथाते ६०, ६१, शासनको
तुक्कदेछन् ४४८, नै थिए	इतिहास १०३, वंसोपाति
४५९, ४६०, जातकले ४५६	१४३, १६७, १६९
बन्धुमती १६९	बोजङ्गङ्गवण्णना २७६
बनारस ३४८	बोधिमण्डपमा ३९
बहुलम्बुना ३८५	बोधिराजकुमारको १६०

बोधिराजकुमारसुत्तं	१६०	४३४, ४३६, ४४०, ४४४,	
बोधिराजसुत्तवण्णनाले	१६०	४४५, ४४६, ४४७, ४५०,	
बोधिवग्गो	१	४५१, ४५९, ४६०, ४६१,	
बोधिसत्त्व	१३५, १३९, १४४,	सुत्तवण्णनाले ४३१, ४३२,	
	१४५, १९४, २३०, २३२,	४३६, सूत्रले ४२३	
	२३३, ३०५, ४१९, ४२७,	ब्रह्मपारिसज्ज ३६७, ४६८	
छँदा	४७२, ले १४५,	ब्रह्मपरिषद ३९४, ४४०, ४४८,	
	१८२, माथि १४५, कहाँ	४४९, हरू ४४७, ४४९,	
गई	१४५, को १३९,	मा ४३४	
	१४०, नै थिए १४४,	ब्रह्मपारिषदच ४३५	
नारद	१४१	ब्रह्मपुरोहित ३६७, ४४०, ४६८,	
ऋ		ब्रह्माको शरीरमा ४३४	
ब्रह्मकायिक	४८९, देवता २८२,	ब्रह्मलोकमा ३६७, पुण्डसवष्टि ३५५	
	देवहरू ४९०, ४९२, देवता	ब्रह्मसंयुत्तं ४७०	
	हरूलाई २८२	ब्रह्मसंयुत्तं २७८, २९०, ३९४,	
ब्रह्मजालसुत्तं	४६९, ४७३	३९५, ३९७, ४२०, ४२१,	
ब्रह्मजाल सूत्रमा	२४८, ४६९	४२२, ४२३, ४५३, ४६२,	
ब्रह्मदेवत १३५, १४१, २५९, ३४८,		४६३, ४७०	
	राजाले ४१९, जातकं ७३	ब्रह्मायु ब्राह्मणका १०४	
ब्रह्मदेवसुत्तं	४७०	ब्रह्मासनत्कुमार ३३८, ३४०, ३४१,	
ब्रह्मनिमन्तनिक	४५२, सुत्तं ४२०,	३५९, ले ३३९, ३५१,	
	४२३, ४२४, ४२९, ४७०,	३५४, लाई ३५२	
	सुत्तवण्णना ४२०, ४२२,	ब्राह्मणवग्गो २७७	
	४२३, ४२५, ४२६, ४३०,	भ	
		भगवान ३८०, का भाइ ३०३, ले	

३८१, बुद्ध २, ३, २७, ३२, ४३, ४४, ५१, ५५, ९१९, ९४६, ३२३, ३९४, ४११, ४२४, ४३४, ४६४, ४७१, बुद्धले २, ५५, ६४, ७७, ३८१, ४२३, ४४५, बुद्धकहाँ हुनुहुन्छ ४३३, बुद्धका काका २६०	म
भद्रदेव १८७	मगध ४६५
भद्रावृथ २६२	मङ्गलबुद्ध ११०, को ११०, को पालाका १११, को अग्र उपस्थाक ३०८, वंसो
भद्रालिसुत्तवण्णना २८४	११०, ३०८, वंस वण्णना ११०, १११
भद्रिय १८७	मङ्गल बोधिसत्त्वलाई ११०, १११
भद्रेकरत्तसुत्तपटिपदा ११३	मगगवगगो २७६
भरत ३४८	मजिझमनिकायको १९७
भरतसिंह १८९, उपाध्यायले १९, ३४६, ३४७, ३४८, ३८०	मजिझमनिकायमा १८५
भागलपुर ३४७	मण्डलमाल २०३
भार्गवगोत्र ४६९	मणिकण्ठ ७१, नागराजा ७०, नागराजाको कथा ७१
भारद्वाज २५९	मणिभद्रयक्ष ४६४, ४६५, को भवनमा ४६५
भिक्खुसंयुत्त ६२, २६०, २६१, ३०३, ३०९	मणिभद्रसुत्त ४६५
भुम्मजक १४६	मणिमालक चैत्य ४६४, ४६५
भूरिदत्तजातकले २३१	मथुरा ३८०

- मल्लदेशको २०२  
 मलवग्गो २५९, २७४  
 मल्लसेकरले ९९, १११, ११२,  
     ११८  
 महा उम्मग्गजातकं ३७३  
 महाकपिन ४००, ले ४००, लाई  
     ४००  
 महाकस्सपत्थेर गाथावण्णना ३०४  
 महाकण्ठजातक ३६  
 महाकात्यायन महास्थविरलाई  
     १०५  
 महाकाशयप ६६, १४७, ३९९,  
     लाई ६६, ३९९, ले ३९९,  
     महास्थविर ६५, २३०,  
     ३०४  
 महाकोकालिक २९०  
 महाकोशल २६२  
 महाखन्धकं १४७  
 महागन्धकुटी विहार २७  
 महागोविन्द ३५५, ३६८, भन्दछन्  
     ३५३, ३५९, सुतं ३२८,  
     सुत्तवण्णना ३१९, ३२०,  
     ३२६, ३४९, सुत्तवण्णनाले  
     ३३३, ३४८  
 महागोविन्द ब्राह्मण ३४३, ३५१,
- ३५८, ३६०, ३६१, ३६४,  
 ३६५, ३६६, कहाँ गई  
 ३४५, ३४९, का ३६६,  
 को ३४९, ३५१, को  
 मनमा ३५०, ३५१, ३५२,  
 ३५४, को अगाडि ३५२,  
 लाई ३४४, ३४५, ३४८,  
 ले ३४४, ३४५, ३४८,  
 ३४९, ३५०, ३५१, ३५२,  
 ३५४, ३६६, ३६७  
 महाजनक १३८, १३९, जातकं  
 १३९, १४०, जातकमा  
 १३८, १३९, जातकले  
 १४०  
 महानारदकसपजातकं १४१, २३४,  
     २३५, मा १४०  
 महानिदानसुत्तवण्णना १०९  
 महापदानसुत्तं १३५, २५८  
 महापदानसुत्तवण्णनामा ३४  
 महापदानसुत्तवण्णनाले १६९  
 महापुमथेरकहाँ १०८  
 महापुमथेरले १०८  
 महापरिनिब्बानसुत्तं ११८  
 महाप्रजापति २८०, गौतमी २५७,  
     २७९, गौतमीका छोरा  
     ३०३

- महाबृहा ३६७, ४३१, ४३४,  
४४०, ४६७, ४६८, ४७७,  
४९०, ४९२, ले ४९१,  
४९२
- महामायादेवी २०८
- महामौद्गल्यायन ११४, ११६,  
१२५, १२६, १९८, २०३,  
२०४, २१९, २२०, २५७,  
२८१, २८२, २८६, ३९५,  
३९८, ४०२, ४०३, लाई  
१२५, १२६, २१९, २२३,  
२२४, २८१, २८२, ३९८,  
४०२, ले १२६, २१९,  
२२०, २२१, २२३, २२४,  
२८२, २८७, ३९८, ४००,  
४०३, को १२५, ४०३,  
को मनमा २८१
- महामोगल्लानत्थेर गाथावण्णनाले  
३०४
- महामौद्गल्यायन महास्थविर २३०,  
कहाँ ११६, ११९, १२१,  
कहाँ गई ३९६, द्वारा  
११७, ले ११६, ३०४,  
४०१
- महावग्ग ४०४, मा २२७
- महावन जम्मे १६१, १६३  
महावनमा २२८, २२९, ३२३,  
४७१
- महावनस्थित १६१, १६३  
महावेदल्लसुत्तवण्णना २८८  
महासतिपट्टानसुत्तवण्णना २७५  
महासमय ३७८, सुत्तं १९८, २२९,  
३७८, ४७०, ४७१, ले  
२२८, सुत्तवण्णना २२८,  
३७८, ४७१, सूत्र ४१७,  
सूत्रको प्रवर्तन २२८,  
सूत्रले ३२३
- महासोहनादसुत्तं १४७
- महासेन ब्राह्मण २६७
- महाहंस जातकं १७०
- महिषमती ३४७
- महिषवत्थु (उत्तर) सुत्तं १११
- महिषवस्तुस्थित १०३
- महेश्वर ३४७
- मागध देवपुत्र ४९६, ४९७, ले  
४९७
- मागधसुत्तं ४९७
- माघ देवपुत्र ४९९
- माघसुत्तं ४९९
- मातली देवपुत्रलाई ३५

मातलि संग्राहक ३२३, को छोरा	मोगगल्लानसंयुत्तं २१९
३२२, लाई विन्द्यन् ३२०	मोगगलिपुत्त तिस्स १०३
मातिकनिहेसो १३३	मौद्गल्यायन १२७, २२०, २२१,
मार ४३१, को उपस्थितिमै ४५०,	२२२, २२३, २२४, २२५,
ले ४२४, ४२६, संयुत्तं	२८१, २८४, २८५, २८६,
४२४, ४२५, ४२६	२८७
मालवा ३४७	मौद्गलीपुत्रतिष्य १०३, २७४
मिथिला १४०, ३४७, नगरमा	मृगवावन १६९, मा ३४, १४१
२३४, देशमा १३८	
मिलिन्द राजाले १७३	य
मुखेलु १०६, वन १०६	यक्खसंयुत्तं २१, २२, २३, २४,
मुगेर ३४७	२६, २७, २९, ४१, ५१,
मुनिसुत्तावण्णना ७७, ८०, ८२	५३, ५७, ५८, ८३, ८८,
मुनिसुत्ताको अर्थ वर्णना ६१	८९, ९०, ९३, ४०४,
मूलपरियाय सुत्तावण्णना ४३२	४०८, ४११, ४१२, ४१३,
मेघीय भिक्षु २४३, २४४	४६५
मेघियसुत्तं २४३, २४४	यमकपाटिहारियबत्थु ३२३
मेघियसुत्तवण्णना २४३	यमकवग्गो ३०३
मेत्तगु २६२	यमको नयनायुध ४०
मेत्तसुत्तं ४६८, ४७२, मा ४७२	यमले ४०
मेत्तिय १४६	यमुना ३८३, ३८५, ३९१
मेत्तेय २६१, २६२, भिक्षु २६३,	यस १३५
भिक्षुले २६४	यामा ४८९, वेवहरूकहाँ ३६८
मैत्रेय २६३	योनक धम्मरक्खितत्थेरसंग २७७
मोघराज २६२	

र	रेण ३४१, ३४८, लाई ३४४, ले
रथकार वह ३८४	राज्य पाउनु भयो ३४४,
रथविनीतमुत्तवण्णना २७५	राजपुत्र ३४३, ३४४,
रथोपमसुत्तवण्णना २७६	राजपुत्रलाई ३४३, ३४४,
रम्मवती २५८	राजपुत्रले ३४१, राजा
राजगृह १८, १२४, स्थित ९९, ३००, जानु भयो ६९,	३५८, राजा भन्दछन् ३५८, ३५९, राजाले
बाट आवस्ती ६२, वासी २६७, २७३, को दद, ९१, ९३, २७९, ३२१,	३४५, राजाका ३४९,
३२८, को बीचमा १८, को वेणुवनमा ११२, मा ६६, १०१, १०२, ११६,	राजासँग ३४५, राजाकहाँ गई ३४४, ३५०, राजा-
१४६, १९८, २१६, २७३, ३१४, मा पुगी २७३	कहाँ ३४५, राजालाई ३५८, राजाको भाग थियो ३४६
राहु ३७८, ३८१	रेवत १०२, बुद्ध ११०, बुद्धवंस- वण्णना ११०, महास्थ-
राहु असुरेन्द्र २३७, लाई २३७, ले २२९, २३६, ले समातेको २३५	विरले १०३
राहुल श्रामणेर ७४, ३४६, ३४७, ३४८	रोरी ३४७
राहुल भद्रकुमार १९४	रोहुक ३४७
राहुल सांकृत्यायनले १९	रोहुका राजा तिष्यले २७२
राष्ट्रपाल ७१, सँग ७१, कुलपुत्रले ७१	रोहुक देशका २७२
	रोहिणी नदीको काण्डपछि २८८
	ल
	लुम्बिनीमा १९४
	लोकवग्गो ७७

लोमस कश्यप १४७	लोहितक १४६
लोमसकस्प जातकं १४८	लंकाबाट भारतसम्म २७७
लोमसकज्ञिय १९३, १९५, १९७, १९८, २०५, २०९, लाई २०५, ले २०९, २११,	व
२१५, सँग १९१, भिक्षु १९५, १९७, स्थविर १९२, स्थविरकहाँ १९१, स्थविरले १९२, १९४, १९६, स्थविरसँग २०२, स्थविरका साथी १९१, थेरगाथा अटुकथा १९२, १९३, १९७, त्येर अपदानं १९२, १९४, १९६, १९७, त्येरस्स अपदानटुकथा १९२, भट्टेकरत्तसुनं १९६, १०७, भट्टेकरत्तसुत्तवण्णना १९२, १९३, १९४, सुत्त- वण्णनाबाट १९२, सुत्त- वण्णनाले २०९, शाकथ १९६, १९७, २०५	बङ्गीस परिवाजक ८२ बङ्गीससंयुत्तं ६०, ८२, २८३ बच्छो २४९ बटुक जातकं १०७ बटजाली १०३ बड्डकोसूकर जातकं २७६ बत्थुगाथा २६२, बण्णना २६२, २६३ बनवासीतिस्स २६६, त्येरस्सवत्थु २६६, २६७, श्रामणेर २६७ बनसंयुत्तं १४८ बरुणको ध्वजा २२९ बलिलय २०१, भिक्षु २०१, त्येर- गाथटुकथा २०१ बशवर्ती ४३१, ४८९, देवपुत्र ४८९ बर्षकार १०१, ले १०२, कहाँ १०१ बस्सकार १०१ बत्स २४९, गोत्र परिवाजक २४९, गोत्र परिवाजकलाई २४९
लोमसकभिय १९८	
लोसक जातकं २७२	
लोसक जातकटुकथाले २७२	
लोसक तिथ्य २७०, २७१, २७२, भिक्षु २७१, २७२	

वातमिगजातकं २७६	वेगलिङ्गः १७४
वाराणशी १०५, २५९, ३४७, ३४८, ३७३, बाट १८, देशमा १४१, १४४, ४१९, को ३७३, का २३०, मा १३५, १६९, १७६, १७७	वेणुवन् ९९, मा ९९, जम्मै ११२, ३००, ३१२, को ३००, भित्र १४५
विजय १४०	देवनासंयुतं २७६
विजितसेन १३६	वेनुदण्ड २०१
विदेह १४०, ३४७, दशको २३४	वेषचित्ति ३७८, ३८१, अमुरेन्द्र २३७
विधुर २३३, जातकं ३५, २३३, पण्डित २३३	वेभलिङ्गः १७४, १८९
विपश्वी बुद्धका २५८	वेरञ्जजकण्ड ३८०
विपश्वी बुद्धका पालामा १३८	वेरञ्जा ३८०, को ३८०, मा आउनु भएको थियो ३८१
विपस्सी १६९, बुद्धवंसो १६९, २५८, बुद्धवंसटुकथा १६९,	वेलुकण्टकी नगरको ३०३
विभङ्गः १९५, २०६, पालिको ३६७, पालिले ४६७	वेलुकण्टकी नन्दमाता ३०९
विमानवत्थु अटुकथाले १७४	वेलुपण्डु ३२१, बीणा ३२३
विरुद्धक ३२९	वेस्सभू ३४८, बुद्ध १०८, बुद्धवंसो १०८
विरुपक्ख ३२९	वेश्वरण ४०, ले ४०, महाराजाले १०३, महाराजाको भवन नजिक ५७
विरूपाक्ष ३२९	वेस्सवण ३२९
विरूलहक ३२९	वेहफला ४६८
वीसतिमपचित्तियं ६४	वेहलिङ्गः १७४, १७७, १७८, १७९, १८०, १८१
वीसतिवत्थुका सक्कायदिति २५२	वैश्वरण ३२९, को ४०
वेकलिङ्गः १७४, १८९, मा १८९	

वैशाली ११८, मा २०१, १६२,  
को १६१, १६३, वासी  
१०२

वृजिपुत्रीक भिक्षुहरूबाट १०२  
वृहत्फल ४३९, ४४०, ४४२,  
लोकमा ४२२, ब्रह्मलोकमा  
४२०, ४४०

### श

शक ४०, ले १०४, १४४, देवेन्द्र  
१०३, २३०, ४८८, देवे-  
न्द्रको ४०, को ध्वजा  
२२९, देवेन्द्रका ३२०,  
देवेन्द्रले ३५, ३२१, ३२२,  
३३०, ३३१, ३३५, ३३६,  
३३७, ३३९, ३४०, देवे-  
न्द्रलाई १०३, ३२०,  
३२२, ३४०, देवेन्द्रकै  
अनुस्मरण २२९

शाक्य (देश) को २०९

शाक्यमुनि १७३, २४१, बुद्ध १९४,  
४७२, बुद्धको समयमा  
१८२, गौतम बुद्ध २०८

शाकेतवासी १०२

शास्ता २, ३३२, को पाउमा ३८,  
लाई ३३२, ३३३, ३३४,  
३३५, को छेउमा आइपुगवा  
३८, ३९

शीवलीदेवी १३९, ले १३९  
शुदर्शनप्रत्येकबुद्धलाई २००  
शुद्धावास १८२, ब्रह्मलोक ११४,  
११५, ब्रह्मलोकमा १८२,  
२८९, २९२, ब्रह्मलोकको  
११९

शुद्धोदनको कुलमा ३४

शुद्धोदन महाराजाको राजदरवारमा  
११४

शुभकृत्स्ना ४३९, ४४१

### अ

अमण गौतम ४५१, को महर्द्धिकता  
४४८

अमण शाक्यपुत्र ४४८

आवस्ती १८, १९९, २०९, २६४,  
स्थित २७, १४९, १५६,  
१६७, १७१, २०५, २५४,  
२९०, ४५३, वासी १०६,  
१६६, १९९, २६६, २६७,  
बाट १८, ७५, १३२, बाट

कोटागिरी ६१, बाट राज-	सत्तकनिपातवण्णना २५७
गृह जाँदा ६१, बाट राज-	सत्तभू ३४८
गृह ६२, मा १०२, १०६,	सत्तावस्सानुबन्धनसुत्ताको ४२५,
१४६, १६७ २०८, २३६,	उद्देश्य ४२५
२३९, २६३, २६५, ३१०,	सत्तावस्सानुबन्धन सूत्रमा ४२४
३१७, ४०८, ४१३, ४२९,	सत्तासतिकव्यन्धकमा १०२, १०३
४९९, मा गई १३३, मा	सत्तसिरीस १०५
बस्तनथालिन् ६१, मा छँदा	सतिपट्टानसुत्तावण्णना २७५
७७, मै २९७, ३१७,	सद्बुद्धमपतिरूपकसुत्तावण्णना ५९
३७५ को ३७२, देखि २८,	सनडकुमारसुत्त ४७०
नगरमा १०७	सनत्कुमार ३३८, लाई ३४०, ले
श्रीलंकामा १६७	३३९, ३४०, को स्वर
स	
सबकपञ्चसुत्तले ३२१	३३९, सँग ३५४ भन्दछन्
सबकपञ्चसुत्तमा ३२२	३५३, ३५४, ३५७, भनी
सबकपञ्चसुत्तवण्णना ३२०, ३२२	मलाई चिन्दछन् ३५२,
सञ्ज्ञावासुत्त १४८	ब्रह्मा ३२०, ४७०, ब्रह्मा-
सककसंयुत्त २२९, ३२०, ३२२,	सँग ३५४
३२३	सन्तुष्टित ४८९
सञ्ज्ञस नगरद्वारमा ३२३	सप्पसोण्डि २७३
सकुणेहि पत्तयाचनकथा ७१	सम्पसादनसुत्तवण्णना २८४, ४७८
सञ्ज्ञभेदव्यन्धक १२३	सप्पाणक उदकसिज्जने ६४
सञ्ज्ञादिसेकण्ड ७०	सम्बाधसुत्त ३७४
सच्चवसन्ध १६८	सम्बोधिवग्गो २४३
	सम्यक् सम्बुद्ध २२१
	समचित्तवग्गो ६०

समन्तपासादिका ६२, १६७	सामञ्जफलसुत्तवण्णना ४८५
समाधिभावनामयज्ञाण निहेसवण्णना २८७	सामञ्जवग्गो ३७४
सम्मापरिब्बाजनीयसुत्तवण्णना २४२, २४३	सारत्थपकासिनी ४३, ५५, ५७, ५९, १४५, ४२०, मा २४८, ले दद, ११४,
सम्मोहविनोदनी ५९, ले २२६, ४६६	११५, २२९, २५३
सलायतनसंयुतं ३२५	सारिपुत्र १४०, २६६, २८९, ३०३
सरभू ३८३, ३८५	सारिपुत्र महास्थविर १०१, २३०, २३३, २७०, प्रति २८९,
सरयू ३८३, ३९१	ले २७०, २७१, संग ३०५, ३०६, का पिताका
ससजातकं २३१, ले २३१	साथी २६७, का शिष्य २६९
सहम्पति ब्रह्मा ४७०, का कुराहरु २९२	सारिपुत्र र महामौद्गल्यायन २९०, प्रति २९२
संकिञ्चो २४९	सांकृत्य २४९
संगीतिकारहरूले १९०	सि, सी
संयुत्तनिकायले १७४	
संयुत्तनिकायटुकथा २९०	
संसारमोचकपेतवत्थु अटुकथा ३०४	

## सा

साकेत ११६, ११९, १२८, को  
१२१, को अञ्जनवनमा  
११२

सातागिर २, ३१, ३४

सामञ्जफलसुत्त ११९

सिखण्डीसर्वं ३२२

सिखिबुद्धवंसो २३२

सिखी बुद्धका उपस्थाक २३२

सिङ्गिण्य १८७

सिद्धत्थबुद्धवंसो १६०

सिद्धार्थकुमार १८२, १८३, १९४

सिद्धार्थबुद्धका १६०

सिद्धार्थ बुद्धको पालामा १२०  
 सिध ३४७  
 सिह २०२, प्रपात वह ३८४, मुख  
     ३८४, थेरले २०२  
 सीलमयज्ञाणनिहेसोमा ३८८  
 सीहथेरगायटुकथा २०२

## सु, सू

सुखवर्ग ७६  
 सुचित्ति ३७८  
 सुचिन्धर २३२  
 सुत्तानिपातटुकथा १८, ६१, ६४,  
     ७७, ८१, २९०, ले २६१  
 सुत्तन्तभाजनीयवण्णना २७५, २७७  
 सुत्तमयज्ञाणनिहेसोमा ३८९  
 सुदत्त १६७, १६८  
 सुदर्शन कूट ३८४  
 सुदर्शा ४४२  
 सुदर्शी ४४२, ४४३  
 सुदस्सा १८२, ४६८  
 सुदस्सी १८२, ४६८  
 सुदेव २५८  
 सुधर्मात्मामा ३२०, ३२९, ३३६  
 सुधाभोजनजातकं २३०, २३१,

३२३

सुद्धावास ब्रह्मकायं ११५  
 सुनन्दा १३६  
 सुनाम १४०, २३४  
 सुनिमित ४८९  
 सुब्रह्मा ४७०, देवपुत्रले २७८  
 सुभकिष्ठा ४६८  
 सुभग वनको ४२९, ४३०  
 सुभद्र २३२  
 सुभसुत्तं १३८  
 सुमझलविलासिनी १६९, ले २२६,  
     ३२०, ४७१, को ३२०  
 सुमन बुद्धको पालाको १६७  
 सुमनबुद्धवंसो २३५  
 सुमनबुद्धवंसटुकथा १६८  
 सुमनले १६७  
 सुमनसेंग १६७  
 सुमेध बुद्ध ११०, २००, ले २०१,  
     को समयमा ११०, को  
     पालामा ३००, वंसो ११०  
 सुमेधा २५८  
 सुयाम ४८९, ले ३२३  
 सुरिन्द्र १३६  
 सुरिन्द्रवती १०८  
 सुरिन्द्रवनोदयानमा १०८  
 सुरिय २२७, वच्छस ३२२, ३२३,  
     वच्छस भद्रासेंग ३२२,

वच्छस भद्रालाई लिन्छौ	सोरेय्यत्थेर अपदानं १३७
३२२, सुत्तवण्णना २२७,	सोबीर ३४७
२२९	संखेय्यक पर्वतको १०३
सुरियो कस्सपो भिक्खु २३१	संयुत्तानिकायटुकथा १८
सुरियो देवपुत्रो २२६	
सुवर्णहंस १७०	ह. क्ष
सुवेलुवन १०६	
सूणापरन्तका २०३	हस्तक आलवक ५४, ५८, ५९,
सूणापरन्त जनपदका २०३	राजकुमार ५७
सूर्य २२६, २२७, देवपुत्र २३०	हस्तीमुख ३८४
से, सो, सं	हत्थक आलवक २१, २६, २७,
सेनासनक्खन्धकं १६, ६६, को १८	५४, ५५, ५६, ५७, ५८
सेला ६१, कुमारी ६१, थेरीगाथा-	हत्थकसुतं ५९
वण्णना ६१	हदयविभज्ञो ३६७
सोण कुमारको भाइ ३०८	हरित अह्मा ४७०
सोणस्थविरका साथ १०३	हेमक २६२
सोणानन्द ३०८, जातकं ३०८	हेमवत २, हरूले ३४, यक्षहरू ३१
सोतापत्तिसंयुतं ३१३	हैदराबाद ३४६
सोरेय्यको बीचमा ३८०	होएन्ले २०
	हंस १३५
	क्षेम १६५, १६६, १६७, १७०,
	१७१

## शब्दावली

अ

- अकालिक ३३२, छ २२१
- अक्रियावादी २५१
- अकुल-पकुल ६, द, १४
- अकुशल चित्तहरूमध्ये ४०६
- अकुशल हेतुहरू ४७५
- अकोप्य १३
- अकोविद २१४
- अखण्ड २२२, २२४
- अङ्ग-प्रत्यङ्गः ६७
- अङ्गले युक्त ३३३
- अङ्गारो (=आगो) वर्षाए ४
- अग्रपुरुष मानिन्द्र ४३९
- अग्रमहिषीले ३७३
- अग्रमहिषीलाई ३७३
- अग्रश्रावक १०८, २३०, हरू १०८,  
२५८, २५९, २९१, हरूले  
४९, हरूले भन्ने छैं ४८,

हरूमध्ये २५८, २५९

- अधिकाकुराहरू ४४०
- अधिल्लो जन्ममा १२८
- अधिल्लो जीवनमा २५३
- अच्युत धर्म हो ४२९, ४३०
- अच्युत भन्दछन् ४३०
- अचेत २३४, ले २३४, सम्प्रदायका  
अचेत्य १४१
- अच्चेन्तिकाला ३०२
- अछिद्र २२२, २२४
- अजमार्ग २२८
- अजेय ४७३
- अज्ञारोहै ३८७
- अटट ४५७
- अष्टपरिष्कार १८३
- अटल छन् १७८
- अटवी २०
- अष्टसमापत्ति ३६७, घ्यानलाई १०
- अष्टाङ्गिक मार्ग ३६९

अष्टाङ्ग युक्त ३३९	हुश २१२, मा ३३२,
अठेरो पद्देन भने २९	३३३, ३३४, मा देख्यो
अठेरो नपर्ने भए ३०	३३५, समयमा २१२,
अठोट गरी १९९	२१३, कथा ४२६
१८ धातुहरू ४७४	अर्तीं सुनाउन गएका थिए २४३
अडचन पुन्याइविनप्यो ४३४	अथ एतं विसाचं च द
अण्डज ४३२	अर्थसहित २०८
अन्तरधान ३५, ४४६, पार्ने छु ४४६, पार ४४६, ४४७, पार्न सकेनन् ४४६, भएर ४४७, भएको हो ४४७, भएर गइसके पछि ३९६, हुन सकेनै ४४८, हुनुभयो ४४८, भई ४९३	अर्थानुशासन ३४३ अद्वितीयताको परिचय ४८ अदिश्रपरिभोग ४२ अदृश्य ३३९ अद्वेष ४०५, चित्त ३६६ अन्धकार ३९, २२७, मा ५, २२७, मा परेका ४१६, पारे ३९, को समयमा ५
अन्तरहित ३३९	अन्धा १७४, आमा बाबुहरूको १७५, छन् द०
अत्यन्त प्रसन्न २२२, २२३	अधिचित्तशिक्षा ३८८
अत्यधिक श्रद्धाभक्ति यियो ४८०	अधिप्रज्ञा-शिक्षालाई ३८८
अत्यधिक श्रद्धाको कारणले ४८१	अधिमोक्ष नानात्व ४४१
अत्यधिक श्रद्धाहुने ४८०	अधिशील शिक्षा ३८८
अत्तानुविद्विले २५२	अधोभागीय १७६, संयोजनहरू
अर्तिबुद्धि (अववाद) नदेऊ ४५१	१७६, १७८, १८७, ३७०
अतीत २०७, २१२, का कुराहरू १९६, १९७, को अनुगमन २१३, को अनुगमन नगर २०७, २१२, को अनुगमन	अनगारिक भई ३५५ अनन्त ४४५, ४९५

अनर्थसंहित १६४	अनुपादिशेषलाई अनुपादिशेष २८२,
अनभिरति उत्पन्न भई ४७२	२८३
अनज्ञातज्ञातस्वामीन्द्रिय ४७५	अनुपादिशेष निर्वाण धातुमा ३९२
अनागामी १७६, १८७, २९३, ३९३, फल ११, २९२, ३९३, त्व २७	अनुपादिसेसा २८०, २८१
अनार्यहरू १५८	अनुपुब्बकिरिया ३८९
अनावृत ३१४	अनुपुब्बपटिपदा ३८९
अनास्त्रवी भई ३६९	अनुपुब्बसिक्खा ३८८
अनाज्ञाकारी ३०५	अनुबन्धी ४२५
अनित्य ४२३, ४६९, लाई नै नित्य भन्दछन् ४३०, ४५४, दुःख-अनात्मा ४३२	अनुभूत ४४४, गर्नसक्ने छैनौ ४४५, नहुने ४४४, नहुने पनि हुन्छ ४४५
अनित्यानुपश्यना ३८९	अनुभूति ४४५
अनिर्दशन ४४५, ४९५	अनुस्मरण ३६८, ४२६, गर्दछु ४५८, ४५९, ४६०, ४६१, गर्ने क्यै ४५८, ४५९, गरी २३६, गरेका हुन् २२९
अनिमित्त २८७, २८८, विहारी २८७	
अनुदिशातिर गयो ४९३	अनुमोदन गरी ३७१
अनुपम मार्ग हो ३६२	अनुयायीहरूलाई २४९
अनुपम आभा ४९८	अनुशासन १३४, १५०, १५१, को रूपमा १५१, गर्नुहोस् ३४९, गर्नेछौं ३६३, मा ३६०
अनुपसम्पन्नहरू ७४, सँग ७४	
अनुपश्यना ३८९	अनुशासनीप्रातिहार्य ४८१, ४८५,
अनुपादानी भिक्षु परिनिर्वाण हुन्छन् ३२७	४८६
अनुपादिशेष भए अनुपादिशेष २८५, २८५	अनेकविध रत्नहरू छन् ३९२

- अप्रतिकूल ३४९  
 अप्रमादी भई २०३  
 अप्रसन्न चित्तहुने ४८५, पुरुष ४८४,  
     लाई ४८३  
 अप्रमादी हुनुपर्छ भनी अकालाई  
     अर्तीदिई २७७  
 अपराजेय ४९१, ४९२  
 अपरिपूर्णपद ५३  
 अपरिवर्त्य २०७  
 अपवाद गर्ने पुरुष २९४  
 अपरामर्शित २२२  
 अपायगामी हुन्छन् ३५७  
 अपायलोकलाई ४५०  
 अल्पेच्छ ६४  
 अप्येसकखा ३६४  
 अग्रहाचारी ३९०  
 अव्याकृत हेतुहरू ४७५  
 अब्बुद ९५, ९६, ९७, २९४  
 अबुंद २९४, ४५६  
 अभागी वालक २७०  
 अभाव प्राप्त भइसके ४५२  
 अभिधर्मको विषयमा २०८  
 अभिधर्मको उपदेश १५०  
 अभिधर्मका कुराहरू ९१, १९५  
 अभिध्या कायग्रन्थी ४१४
- अभिनन्दन ३७१, गरे ४०३, तथा  
     अनुमोदन गरी ४०३, पनि  
     गरिन ४४४ र बयान गर्नु  
     ३२६, ३२७  
 अभिनीहार नानात्व ४४२  
 अभिप्रसन्न छ ४७८, ४७९  
 अभिप्रसन्न हुनेछन् ४७९  
 अभिभू ४३९, लाई ४४४  
 अभिमान चढ्यो ३०६  
 अभिमान गर्नु रास्तो होइन २६१  
 अभिरमण गर्नन् ३८२, ३८३,  
     ३८६, ३८७, ३८८, ३८९,  
     ३९०, ३९१, ३९२, ३९३  
 अभिवादन ३७१, गरी १२५,  
     १२६, ४७८, ४९९  
 अभिषिक्त ३४५, भई ३४४  
 अभिसमय द  
 अभिज्ञा ३८९, मा ४३९, ४४४,  
     लाई साक्षात्कार गरी  
     २८५, २८८, को निम्नि  
     ३९९  
 अभिज्ञा-पाद-ध्यान ४५८  
 अभिज्ञात गरी ३७०  
 अद्भूत हो ४४८  
 अद्भूत गुण ३९२, हरू ३८२, हो



३८३, ३८६, ३८७, ३८८,	अविद्या १८८, २१८, मा परेका
३८९, ३९०, ३९१, ३९२	छन् ४३०
अमनुष्य ३५९	अविनीत २१४, २६५
अमात्य २५, १०५, ले १०५, का	अविनीपात ३७०
पुत्र १०५	अवीचि नरकलोकके १६२
अमृतमार्गफल ४४७	अवेच्च १७४, १७७, प्रसन्न २२१,
अमोह ४०५, ४७५	२२२
अरण्य कुटिकामा २४५	अवेभज्जियवत्थु १८
अरण्यमा २६४, ३५५	अश्वसेना ३९
अरहत् २२१, २२२, ३९३, फल	अशान्ति ११७
११, ३९३, सम्यक् सम्बुद्ध	अशाश्वत ४२३
४४९, ४५०	अश्रुद्वालु ४८३, ४८४, ४८५
अरहन्त सम्यक् सम्बुद्ध ४८५	अश्रुतवान् पृथग्जनले २१४
अरहन्तवगो २६६	असङ्कुप्प २०७, २१२
अरहत्व साक्षात्कार गरे १९९	असदृश-दान ३३३
अरू देवहरूभन्दा ३३०	असलकाम गर्नुपर्छ १६७
अरूपराग १८८, २१८	असल-दृष्टिमा राखनकोनिमित्त
अरूपावचर ३६७, भूमि ४४३,	४२३
ब्रह्मलोक ४४३	असाधारण बुद्धज्ञानको ४८
अग्ला ४०५	असाधारणताको परिचयविनु हुँदै
अलाभको कारणले २९१	४८
अलाभी भिक्षु २७१	असीहजार १९८, २२०, २२३,
अलोभ ४०५, ४७५	देवताहरूसँग २२०
अलौकिक प्रभावलाई ४४६	असी कोटी २००
अवन्ध्या ३६८, ३७०	असुचीपूर्ण ३१८, ३९०

असुर ३३४, हरू ३८२, ३८६,	अज्ञाताविनिद्रिय ४७५
३८७, हरूका एक राजा	
३८८, हरूका राजाहरू	आ
३८९, हरूको तालीको	
आवाज ६, हरू घट्टदे छन्	आऊ हेर ३३२
३९०, गण साथमा लिई	आउनुहोस् ४३०
३९१	
असेवनीय ३३३, छ ३३२	आकाशमा ३९७, जानसक्ने पनि
असंख्य ४५७	छन् ४०५, फैलिएका थिए
असंयत बोली बोल्ने २४५	३९९, बसी २००, पर्याके-
असंयमी २४२	को ३२, पलेटीमारी ३९८,
असंहीरं २१२	३९९, पलेटीमारी बस्नु-
असंज्ञसत्त्व ४४२	भयो ३९८, ऊं ४८३, गई
अहितजनक ९	४८०, ऊं ४८२, ४८३
अहितानुकम्पी ४५१	आकाशमार्गबाट ३, ३२
अहिमेखलिकाय १२४	आकाशबाट ओलहीं ३२
अहिले पनि ४००	आकाशको सबै ठाउँहरूमा ३२
अहेतुक ४०५, ४०६, वादी २५१	आकाश गुञ्जायमान हुनेगरी ५५
अहोभाग्य १७९	आकाश नै छाना १८१
अहंकारलाई हटाउन ३९५	आकाशमाथि गई ३४१
अहंकारी २४५	आकाशानन्त्यायतन ४४२, ४४३
अहं भावमा लुध्द भएका ४३६	आकिञ्चन्यायतन ४४२, ४४३
अहं ममता कुरा सुनेर ४३७	आकुल-ब्याकुल ७, १२, १४, ३९
अहंसक भई बस ५४	आँखा फुट्यो २६५
अक्षुण्णध्यानी ४२०, ४५५, भई	आँखामा गाजल लगाएका ३०९
४४०	आँखाले रूप नहेन् १०६



DhammaDigital

आगो ३८, ३९, को ज्वाला १६२,  
मा राखेको ३३, बर्षाए  
३८, बाली २६८, बाल्ने  
शालामा २६८, मा हाम-  
फाले २३१, मा हालिदिए-  
का थिए २७२, ले पोलेको  
थिएन २३१

आधात ११७

आशचर्य ३८८, ३८९, ३९०, ३९१,  
३९८, ३९३, हो ४४८

आचार्य ३५०, ३५१, ४२३, हरू  
११९, १२१, प्रति कर्तव्य  
४२४

आजदेखि ५१

आजीवक २४९

आज संलग्न होऊ २१२

आठ आशचर्य ३८२

आठ कल्प हुन्छ ४४१

आठ गुणका कुराहरू ३३१, ३४०

आठ गुणका यथार्थ कुराहरू ३३२

आठ प्रकारका कुरा ३८८

आठ पुरुषहरू २२२

आठ मुठा १३६, घाँस १११

आठ यथार्थ गुणका कुराहरू ३३९,  
३४०

आठ वर्ष पुनुभन्दा अगाडि २६६

आठ शथ २००, देवताहरूसँग २२०

आठ हेतुहरू ४७५

आठौं सप्ताहमा ३२२

आतिएको छु ४८४, ४८५

आविनवलाई ४५८

आदिब्रह्मचर्यक २०८, २११

आदेशना प्रातिहार्य ४८१, ४८४,  
मा ४८५

आधाकल्प हुन्छ ४४०

आधा पेट भरीमात्र २७१

आधा महीना ३६३

आनन्द पनि छैन १२९

आनन्दित हुन सबैदैन ११७

आनन्दित हुनुहुन्छ १२९

आफ्नो धर्म ९

आफ्नो निमित्त ६५

आफ्नो लिङ्ग १४५

आप् ४८६, ४९०, ४९१, ४९४,  
४८६, ४८७, ४९०, ४९१,  
४९४, ४९५, को आप्-  
द्वारा हुन्न ४४५, आप्लाई  
४३९

आँपको बगैँचामा २४४

आँपको प्रश्न सोद्धा ४९२

आँपहरु २०१	आर्यभूमि १५४, १५५
आभरणहरु ३२६	आर्यमार्ग १५७
आभा ३३७, को प्रतिफल ३३८, प्रकाश हुन थाल्यो ३३७	आर्यहरु १५८, लाई देख्ने २१४ लाई नदेख्ने २१३
आभास्वरताई ४४४	आयु ३३१, ४२१, ४५५, ४५७,
आमगन्ध ३५६, ३५८, ३६१, ३६२, ३६४, को ३६२, हरुका ३५८, हरुलाई ३५८	प्रमाण ३६७, ४६२ प्रमा- णको बारेमा ३६८, प्पमा- णानि १८२
दूरपार्न ३६१, सम्बन्धीका कुराहरु ३६०, ३६१, ३६५	आयुधहरु ४० आयुसंस्कार समाप्त भएको कुरा २७१
आत्मविष्टि १०३, १११	आयुक्षयको कारणद्वारा ४७२, ४७३
आत्मसम्पत्ति १०३, १११	आरम्भण ४४१
आमाको पेटमा ९८	आलम्बन नभएको २१६
आमाबाबुकहाँ १७९	आलवक गज्जितं ५९
आत्मा भनी हेठ २१४	आलवकको चित्त ४३
आत्मा भनी हेद्देन २१५	आलवक यक्ष भन्दछन् ८५
आत्माभिनिवेश १५१, २५२	आलवकाति आलविरहु जाता दारका ६२
आर्यअष्टाङ्गिक ३९२, मार्ग ३९२, मार्ग हो ३६९, मार्गहरु ३९३	आलवीका मानिसहरु ७५
आर्यकान्तशील १०, १७७, द्वारा १७७, २२२, २२४	आलवी नगरको एक छेउमा ६०
आर्यधर्म २१४, मा २१४, लाई निन्दागरी १६२	आलवीति तं रट्टम्पि नगरम्पि १७
	आलवी भई जानुपर्थ्यो ६१
	आलवीवासी एक यक्षको ५८
	आलवी रहु आलवी नगरे १७

आलोक ३३७, देखापर्न थाल्यो	आहार समुद्रान रूप ९८
३३७	
आलोकित पारी ११२, २०५, २१०, २५४, ३२८, ४९६	आहारमा लोभ-लालच नगर्ने २७६
आवाज ७, ३५, ३६, ४२, ४१७, ४४७, मुनाउनु भई ४४७, द्वारा ७, ८, निकाल्दा ७, हरुद्वारा ७, १२, निकाली ५५	आज्ञाकारी ४५, ३०५, रहेछ ४४ इ, है
आवेश गर्न सक्दैनये ४३४	इच्छा २१३, नगर २१२
आवेश भई ४२४, ४३१, ४३४, ४५०, ४९९	इष्ट ३२६, ३२७
आवेश भएका हुन् ४३१	इन्द्रिय दमनमा १५८
आशङ्का १७८	इन्द्रिय संयमी १०६
आश्वास-प्रश्वास २८३	इन्द्रिय संयम गर्ने उपदेश १०६
आश्वीन पूर्णिमा ३२९	इन्धन ४५८
आश्रय विना २०१	इन्सपेक्टर जैनरल २३
आषाढ पूर्णिमाको दिन २०८, मा १९४	इहलोक र परलोकमा ४९
आत्मवक्षयद्वारा ३६९	इहलौकिक ३५३
आसक्त ३२२	ईर्यापथ ३१८
आसक्ता थिइन् ३२२	ईश्वर ४३१, ४६७, ४६९, ४९०, ४९१, ४९२, हुँ ४७३
आत्मवहरू ४५२, बाट ४४७	ईशानको धज्जा हेनू २२९
आहार खोजदै ४०४	ईर्घ्या ३५७, लु २७३, को कारणले गर्दा २७२
आहार प्रत्ययद्वारा रूप ९८	उ, ऊ
	उद्घोषण ३५, ३६

- उच्चकाय ४३३, ४५१, मा प्रति-  
छित भए ४५१  
उच्च-नीच सत्त्वहरूलाई ४३८  
उच्चलोक ४३३  
उज्यालो पारी ३७२  
उडाउन थाल्यो ३७  
उडेर जालान् २६८  
उत्रस्त भई ६६  
उत्तरदिन थाल्नुभयो ४९  
उत्तरदिनेछाँ ४९  
उत्तरदिशाबाट ३३७  
उत्तरदिशामा बसेका थिए ३२९  
उत्तरदिशातिर ४००, गयो ४९३  
उत्तरमा फराकिलो ३४५  
उत्तरा पनि चूपलागी ४१६  
उत्तरीय मनुष्य धर्म ४७९, ऋद्धि-  
प्रातिहर्त्य ४८०, ४८१  
उत्तरे चूपलाग ४१४  
उत्तरोत्तरमुक्ति ४३५  
उत्तानो परी २६१  
उदयव्ययलाई ३०१  
उदान गाथा ८  
उदास पनि आउँदैन १३०  
उद्देश्य २०९  
उद्देश्य र विभज्ञ २१०, २११  
उदयोग गर्नुपर्छ २९५  
उदयोग नगरे तापनि २९५  
उदयोगी भई बस्नसक्नु पर्छ २९५  
उदयोगी जीवन २९५  
उद्घच्च १८८, २१८  
उद्घत २४५  
उर्ध्वभागीय १८७, २१७, संयोजन-  
हरू १८७, १८८  
उम्रत ४८१  
उन्नाइस प्रकारका प्रत्यवेक्षण ज्ञान  
११  
४९ योजन २२७  
उपचार समाधिद्वारा १०  
उपस्थाक ११४, १२५, १२६,  
१७४, १७७, १७८, १७९,  
१८१, २४३, ३२०, त्व-  
बाट १०३, का पुत्र २६६  
उपदेशगरी नहिड ४५१  
उपदेशसेंग मेलखाने गरी १५१  
उपनिधय सम्पत्तिलाई ४१८  
उपशमकोनिमिति ३६९  
उपशान्त भई ३७०  
उपसम्यदात्व २७०  
उपहार २७२, प्रदानगर्दा २६४,  
पठाइदिए १८२  
उपावान रहित २८०

उपादान सहित २८२, लाई उपादान सहित २८१	ऋद्धिबलद्वारा ४६१ ऋद्धिप्रातिहार्यद्वारा १२५ ऋद्धिप्रातिहार्य देखाउनमा प्रतिबन्ध ४८०
उपाध्याय द२, २६५, २८९, त्वमा द२, थिए २९२, हरूकहाँ २४१	ऋद्धिबल प्रयोग गरे ४४७ ऋद्धिवान् ४०३ ऋद्धिवान् तपस्वीहरूले ४६ ऋद्धिविधि-ज्ञानलाई ४८२, ४८३
उपाय-ज्ञान १५५ उपासकत्व १२ उपासकहरूको साथ ७४ उपासना १४१, गर्नुहोस् ३ उत्पल ४५७	ऋद्धि-शक्ति १२५, १२६, १२७, द्वारा ४४८ ऋद्धिसम्पन्न छन् ३९६ ऋषि १४५, ४१९, ४५८, भेष लिई ४५८, धारण गरी ४१९
उपेक्षा १४५, सहगत चित्त ३६६ उपेक्षेन्द्रिय ४७५ उपोसथ ३२९, को दिन पारी २४१ उभतोभाग विमुक्त २८३, २८४	ए, ओ, औ
उन्मुक्त पानुभयो ४४८ उरगसुस्तको उपदेश ६४ उत्साहवर्धक १५५, रूपले १५५ उँट हो ४३२	एउटै रस ३८६, ३९२ एक कल्प हुन्छ ४४० एक चित्त २११ एक छाक मात्र खान्ये १७५ एक छेउमा लगी ४९२, ४९३ एक टुका मासु ३०७ एकतीस कल्प अधि २०० एक देवपुत्र १३२
ऋ	
ऋद्धिद्वारा ४८७ ऋद्धिप्रातिहार्य ४७९, ४८१, ४८२, हरू ४८३, मा ४८४	

एक भाएर पनि धेरे हुन्छ ४८२	ओरम्भागिय १७६
एक भाएर पनि धेरे भएको ४८३	ओलहेंको ३२३, कुरा ३२३
एक मन गरी २११	ओहदामा १०५
एक राज २३३	औपयातिक १७६, ३७०, ४३२
एक रात ३०	औपनयिक ३३२
एक वर्षसम्म ३६३	
१०० योजन २२७, को बाटो	क
२६७	
एकसाताभन्दा नढी २६५	ककुध (चुच्चो) १२०, भण्ड ११९,
एकहजार चक्रवाडहरू ४७१	सुत्त १२१
एकहप्तासम्म १७९, १८०, १८१,	कछुवा १४५, लाई १४५, को
३६३	मुखमा १४५
एकहप्ता बित्तिसके पछि ९६	कठिनाइताको १५७
एकान्तमा ध्यानगर्ने २४०	कठोर छ १५६, १५७
एकाश्वेष कल्पसम्मका कुरा २४९	कठोर तपस्या १५५
एकै लोकधातुमा ३३६	करुणाको ध्यान गर्न चाहन्छु ३५१
एकै समयमा ३३६	करुणाको ध्यान गर्न थाले ३५१
एणी नवीको तीरभा ४५९, ४६०	कर्तव्यपरायण ४६१
एणी ज्ञातका हरीणहरू १९	कर्ता ४३१, ४७३, ४९०, ४९१,
११ वर्ष बितेर गयो ३८१	४९२
एकलै बसी ३५६	कस्तालाई शीलवान् भन्दछन् ३१२
एवं द्वादस वस्तानि २६	कन्दरामा ३५५
एहि भन्ने वाक्यहारा २६३	स्कन्धहरूलाई ४७४
ओघबाट २०३, उत्तीर्ण २१७, को	कन्या पाएका थिए १०५
तर्नसबछ ? २१६	कप्प ४६१

कल्प ४६१, उत्थानको समयमा २२७, का साथ ४६२, को तृतीयांश ३६७, को तृतीयांश हुन्छ ४४०, विनाशको समयमा ७, विनाशका २२७, सम्म १८१	ऋमैसंग-प्रतिपद ३८९ ऋमैसंग-शिक्षा ३८८, ३८९ करड र प्वाँख २६८ करणीयमेत ब्राह्मणेन २९५ कराई जस्ते ३० करुणाचित ३५६
कल्पस्थायी गरी २३१	करुणाध्यान ३५५, प्राप्तगरी ३५६
कल्प नाशको समय ४७२	करुणासहगतचित ३५६, ३६६
कल्पलाई देखेबित्तिक ४६२	करुणाको ध्यान ३५०
कल्पवृक्षमा लुक्षनथाले ४४८	कलल ८९, ९०, ९५, ९६, बाट ९५
कपडा बुन्ने ७७, की छोरी ७७, ७८, ८०, पुरुष ८१, शालामा ७७, ७८, ७९	कल्याण ब्रह्मचारी १७५ कल्याणमित्रहरूको सत्संगत गरी २८८
कल्पायु हुने ४४०	कलेजो ९४
कपाल २७०	कषायवस्त्र १८२, हरू १८३, पहिरी ३५५, धारणगरी २७३, हरू धारणगरी ३६६
कपियकारक २६४	कसरी कीर्ति लाभ हुन्छ ? ८६
कम्पित नभई न	कसरी गर्भमा पैदा भयो ९४
कबूल गरे २२	कसरी धनलाभ हुन्छ ? ८६
कमलको फूल १६०	कसरी प्रज्ञालाभ हुन्छ ? ८६
कर्मवादी २४९, २५२, भएका थिए २५२	कसरी मित्रलाभ हुन्छ ? ८६
कर्मविपाकज ऋद्धि ४०५	कसरी सृष्टिगरे ४६९
कर्मसहित २२२	कसाही ३०६, ३०७
ऋमैसंग क्रिया ३८९	
ऋमैसंग गहिरिएर गएको छ ३८२	

कहाँ जान्छूँ ? ७८, ७९

कहाँबाट आएकी ह्वौ ? ७८, ७९

का

काठको मुद्राको उपमा दिई ३०५

कान्त ३२६, ३२७

कान्तार ४५८, मा ४५८, लाई  
पार गरी ४५९

कार्तिकोत्सव १०७

कार्तिक पूर्णिमाको २३४

कार्तिक शुक्ल १४०

काट्न वा नाशगर्न नहुने ६४

कानले शब्द नसुन्नू १०६

कामदारहरूले ५५

कामगुण सम्बन्ध ३७६

कामधातु ४७२

काम-धाम ३४२

कामसंज्ञाबाट २१७

कामावचर ३६८, लोकमा ४७२,

४७५, ४७६, ४७७, भूमि

४७२, शोभन चित्तहरू

४०६

कामूपसंहित ३२६

कायग्रन्थी ४१४

कायविज्ञेय स्पर्शहरू ३२६, ३२७

कायसक्षिख २८५

कायसाक्षि २८४

कायसंस्कार २८३

कालकञ्ची २६९, २७०

काल बित्दै जान्छ ३१०, ३११

कालो ४०५

कि, की

किवन्टल ४२२

किन्नराले ३७३

कियावादी २४९

किलोग्राम ४२२

कीर्तिलाभ हुन्छ ८६

कु, कृ

कुकुटो १२०

कुकुरको नाकबाट ५, ५३

कुकुरले १७५

कुखुरो ११९


कुखुराको फुलको ९७

कुटज-फूल २००

कुटी छाउनकोनिमित्त १८०

कुटी बनाइदेऊ ६५

कुटी बनाउन नहुने ६७	के, को, कौ, कं
कुटी बनाउँछ भने ६८	के प्रत्यय रहेछ ३२६
कुटीमा १८०, १८१	केर-फेर त गर्ने होइन ४५४
कुटीहरू ६५	केलाई छेदन गनले शोक हुन्न ?
कुटीसँग ३७३	५००
कुदृष्टि ३९७	केवल भन्दछन् ४३०
कुन ब्रह्मचर्य हो ३६९	केश ९५, ९७, दाढी क्षौर गरी
कुम्भकार १८९	३५५
कुल्माष १७९, र सूप १७९	केशरासिहको अगाडि ३४
कुमार दीर्घायु होउन् ५४	केशव तपस्वीको रोग ४६२
कुमुद ४५७	के हेतु ३२६
कुरुपिणी ४२७	कोटी ४५६, ४५७, प्रकोटी ४५६,
कुशलाकुशल ३३३	४५७
कुशलकर्म गर्नुपछि ३६२	कोठाबाट बाहिर पठाउने उद्देश्यले
कुशलधर्मका विपाक ४७५	२६५
कुशले २५६	कोठामा २६५
कुहाले १७३, १७४, १७७, १८४, को चित्त १७७, को छोरा- को नाम हो २७३	कोदालो देऊ ६५
कुहिएको हो २६९	कोविद २१४
कुहिन थाले २६७	कोशल राजदरवारमा २७१
कृषकहरू ५५	क्रोध ३५७, ले जली ३३, गर्नु ठीक छैन २६१, माथि प्रतिक्रोध
कृष्णपक्षको उपोसथ २८	४३, लाई ४३, लाई छेदन
कृष्णपक्षमा दुःखी ४०५	गनले ५०० लाई वध गर्नुमा ५००



कौडी १७६  
 कौतुहलपूर्ण ४८०  
 कौरव्यका अमात्य २३३  
 कंजूस ३५७

ख

खङ्ग ११९  
 खटिरा २६७, को रोग लागी  
     २६९, निस्वयो २९२,  
 निस्केर २६७, को रोगले  
 पीडित भई २९२, निस्की  
     २८९  
 खन्ती देऊ ६५  
 खन्न पनि लगाउँदथे ६२  
 खन्न वा खन्न लगाउन ६३  
 खण्पर २७०, बजाई ८१  
 खरखन्दा २६८  
 खरहरू १८०  
 खरानी ३९, वर्षाए ४, ३८  
 खराब काम गर्नुहुन्न १६७  
 खराब हुने गरी गर्नुभन्दा २५५  
 खरायोको आकार जस्तै २३१  
 खरायोको प्रतिक्रिम्ब २३१  
 खलबल पारी ७  
 खाद्य-भोज्य २९१

खान्दनथे १७५  
 खान-पान छोडेका ४२०  
 खाना खान २७१, नपाएको कुरा  
     २७१  
 खान लगाउनुभयो २७२  
 खाना खुवाउन ७५, ७६  
 खाना खोजीदेऊ ४१८  
 खाना दिलाउनु भएको घटना ७६  
 खाना नै पाएनन् २७१  
 खाली ४४४  
 खिन्न भएपछि ६४  
 खिन्न हुन थाले ७४, ७५, पछि  
     ६४, ६५  
 खिन्न हुँदैन १७७  
 खुम्चेको बाहुलाई २१९, २८१,  
     २८६, ३५१, ३९८, ४३०,  
     ४५३, पसार्छ ३९७, ३९९,  
     ४९३, ४००  
 खुट्टा उचाली ४  
 खुट्टाले टेकी ३५  
 खुट्टा पुछ्ने कपडा जस्तो भई ४२  
 खुट्टा समाती ३०, ४५, ४७, ८४  
 खुला ठाउँमा ५  
 खूबसर्ग खाई २४६  
 लेम १७०

खोतलि राखेको १७५

खोले खाएपछि ४२०

### ग

गङ्गा ३०५, ३८३, ३९१, र यमु-  
नाको पानी ३३३, को  
तीरमा ४५८, ४५९,  
तलतिरका ४६०, तिर  
४५८, पारी ४५, ४७,  
४८, ८४, पारीसम्म ४७,  
मा ४५८, माथितिरका  
४६०

गणना क्रमलाई ४२२

गणाचार्य १४६, भई ४१९

गति ४३७, भन्नसबने ८१

ग्रन्थीहरू ४१४, बाट मुक्त हुनसबने  
४१४

गदायुध ४०, द्वारा ४०

गन्धकुटीको नाम २०३

गन्धवं हुँ २०१

गन्धवं राजा ३२९

गन्धारी भन्ने विदशा ४८३

गनाउँदथ्यो २६७

गनाउन थाल्यो २६७

गनाउने शरीर भएका तिष्य २६७

गनाउने रोग २६८

गर्नुपर्ने काम २०७, २१२, राम्ररी

गर्नु २५५

गर्नुपर्ने कुनै कार्य छैन २९८

गर्ने भए राम्ररी गर २५५

गर्भस्थ प्राणीको ९८

गर्भपरिपक्व ९८

गर्भमित्र ८८, ८९, पसेर ८९

गर्भमा ८८, ८९, भएपछि ९०,

प्रवेश गर्ठ ९०, शरीर  
हुन्छ ८८

गर्भवृद्धि ९६

गर्भधान हुन्छ ८९

गर्भधान भएपछि ९५

गर्भधान हुने चित ८९

गभिणी ३७३, स्त्रीहरू २५

गम्भीर प्रज्ञा हुनु भएका ३१४

गम्भीर संसारमा २१६

गरुडको अगाडि ३४

गरुडको रूप देखेवित्तिै ४६१

गरुडको रूप धारण गरी ४६१

गलत दृष्टि ४०२, ४३०, ४५३,  
बाट हटाई ४२३

गलत धारणा ३९५, लिङ्ग ४०२

गलत विश्वास ४२३	प्रशंसा ३२१, बनाएको
गहिरिएर गएको छ ३८८	थिए ३२२, को स्वरमा
गहिरो ३८२	३२२
गहुङगोरो ४०५	गुणधर्महरूद्वारा ९
गाई ४३२, हो ४३२, को जिझो	गुफामा ३५६
काटील्याई ३०७, को मुख-	गुरु ३३२, पुरोहित २६२
बाट ३०७, देऊ ६५, गोरु	गृहपति पुत्र ४८५
देखदा ६५, मारी ३०६	गृहपतिहरू ३६६
गाउँ गाउँमा ८७	गृहस्थी भावमा ३५८
गाउँ निगम १७४, १८९, मा १७७,	गोधातक पुत्रले ३०७
१७८, १७९, १८०	गोधातक आई खाना खान लाग्दा
गाउँ लुटी ४५९	३०७
गाउँलेहरू १८३	गोचर गाउँ २४३
गाडाको चक्कामा ३२५	गोठालाहरूका नाइके ३२५
गाडाको चक्काहरूमा ४५८	गोठालो ७५, ले ७६, को प्रतिक्षा-
गाडा देऊ ६१	मा ७५
गाडामनि छायामा ४५८	गोपाल हुन् ३०४, ३०५
गाडाहरू १८२	गो मार्ग २२८
गाडीवान्त्से छें १७२	गोरा ४०५
गाथाद्वारा गायन गरेर २३८	गोरुको जुरो १२०
गाथाहरू ५३, मात्र २०९	गोरु हराएकोले ७५
गाउत १७०	गंगामा गइरहेका थिए ४६०
गाहो छ १५७	गंगाको खोतमा ४६०, गइरहेको
गाहो भए तापनि १५८	
गीत ३२१, को आवाज ३२१, को	४६१

घ	घाँसलिई १३६ घिउ ३१७
घन ९७	घूँगो मण्ड जस्तै ८९
घरको पछाडिपट्टि ३०७	घृणित छु ४८४, ४८५
घर छाडी ३६१, अनगारिक भई ३५८, ३६०, ३६५, ३९१, प्रवजित हुन चाहन्छु ३५८, ३६२, प्रवजित हुनेछौ ३६२ ३६३	घृणित शरीरबाट ४१८
घर फर्काई २६३	च
घर फर्काउनकोनिमित्त १३९	चक्रवाल ४३१, ४७१, हरूताई ४७१
घर फर्केर गएको २६४	चढाउँछु ५२
घरबाट निकालि दिए २७०	५४ वर्षसम्म गाई मार्ने काम ३०७
घरमा आएपछि १८१	चतुर्दिशामा बसे ३२९
घरमा आसक्त भई २४१	चतुर्थध्यान प्राप्त गरी ४८६
घरमा छाडी ३५९	चतुर्थध्यान लाभ गरी ४५५
घरभित्र पसी ५	चतुर्थध्यानको भूमि ४२०
घरहरूमा आसक्त चित्त राखी २४६	चतुर्पद ७
घ्राणविज्ञेय गन्धहरू ३२७, छन् ३२६	चतुमधुरस ४५
घाममा ४५८, सन्तप्त भएका ४५७, ४५९	चतुमधुल्याई २७१
घाँस खाई १४२	चतुर्महाभूतहरू ४४५
घाँस देऊ ६५	चतुर्महाराजिक देवलोक अन्तर्गतका २२६
घाँसपातहरू १८०	चतुरंगिक अन्धकार ३९
	चतुरंगिणी सेना ३९, हरू ४५९
	चतुसत्यका कुराहरू ४१८

चतुर्सत्य धर्मको विषयमा १७८	चरिम विज्ञान ४९५
चन्द्रके मे विमानस्मि २३५	चक्षु आयतन ४७४
चन्द्रको आश्रय लिई बस्ने २२८,	चक्षुन्द्रिय ४७५
देवताहरू २२८	चक्षुधातु ४७४
चन्द्रको हिंडाई २२८	चक्षुपथले भेट्टाउन सबछ ३३८
चन्द्र-मण्डल २२७, मा २३१, को प्रमाण २२७, को तल्लो छेउबाट २२७	चक्षुस्पर्श ४७६, जन्य चेतना ४७७, जन्य वेदना ४७६
चन्द्र-सूर्य ४३१, हरू ४३८	चक्षु विज्ञान ४७७
चन्द्रमालाई छाडिदेउ २३७	चक्षु विज्ञान धातु ४७४
चन्द्र तल्तिर २२७	चक्षुविज्ञेय रूपहरू ३२७, छन् ३२६
चन्द्रविमानमा २२६, २२८, २३०, २३६	चातुर्महाराजिक ३२५, देवलोकका हन् ३१९
चन्दन-चूर्ण ३८	चाँदी ३८६
चन्दनद्वारा २०२	चामल १७५
चन्दन देवपुत्रले ३०३	चार आयुध ४०
चपल २४५	४ आहारहरू ४७६
चप्पल ७३	चार उद्घोषणा ३५
चर्पीमा ७४	चार ऋद्धिपाद ३९२
चमरलाई ११९	चार कल्प हुन्दै ४४१
चमर हम्काउँदै ३२३	चार चक्रका ३१८
चराचुरिङ्गीहरू ७१	४ चित्तहरू ४७७
चराहरू मारी २६८	४ चेतनाहरू ४७७
चराहरू बेचेर २६८	चार जोडा २२२
चराहरूका करडहरू भाँची २६९	चार महाराजाहरू ३२९, ३३८

४ स्पर्शहरू ४७६	चित्त पनि जान्दछु ४८४
चार महीना ३५०, ३६३, सम्म ३५१	चित्त दमन गर्नसकेका छैनन् ३९९
चार महाभूतहरू ४८६, ४८९, ४९२, ४९४	चित्त पनि जानेको हो ४८५
चार वर्षसम्म ३६३	चित्तपर्यायकोविद ४०३
४ वेदनाहरू ४७६	चित्तलाई विक्षिप्त पारी दिन्छन् ४६
चार सम्यक् सम्बुद्धहरू ३३५	चित्तले जानी ३९७
चार सम्यक् सम्बुद्धका कुरा छाडि- देऊ ३३६	चित्तभित्र पसी ४६
चार सतिपट्टान २९२	चित्त विमुक्ति ३६९
चार सत्यका कुराहरू पनि ४४७	चित्त विमुक्त पारे ४४७
चार सम्मप्यधान ३९२	चित्त विक्षिप्त ४६, ४७
४ संज्ञाहरू ४७६	चित्त विक्षेप ३०
चारै घटनाहरू ५१	चित्त बिगारी २९१
चारै दिशातिर ४९४	चित्त सन्तति ४६
चारै महाराजाहरू ३२९	चित्त संस्कार २८३
चारै वर्णहरू छन् ३९१	चित्तहरू ४७७
चालिस समजातिय ३६५, भार्या- हरूकहाँ ३५१	चित्रपटमा ६७२
चालिस कोटी धर्मसम्पत्ति भएका ४८०	चित्रित गरेका थिए २३१
चालीस स्त्रीहरू छन् ३६१	चिताएको कुरा ११६
चाहे खाऊ ५२	चिन्ता ११७, मा १७२, मयप्रज्ञा ११
चाहे छाड ५२	चिन्तित हुनुहुन्दै त १२९
	चिन्दछु ४३४, ४५१
	चिन्न नसक्नेगरी २८
	चीवर १०२, मा ३७, २५९, पहिरी १७८, १७९, को

एक छेउ ३७, छाडन	छ
लगाई २६३, वस्त्र २६४	
चीवर ल्याऊ ४१७	६ आयतन ४७४, हरू ४७४
चुल्ठो ६७	६ प्रसिद्ध अन्यतीर्थिय ११९
च्युत ४३१, हुन्ह ४३५	छत्र ११९, ओढाएको ३२३
चुस्स चुस्स परेका ९७	छन्द २२७, नानात्व ४४१
चूलाका भाँडाबाट १७८	छ महीना ३६३, सम्म २२८
चेतना २८३, हरू ४७७	छ वर्ण प्रभाहरू ४०१
चेतिय १४, १५	छ वर्गीय भिक्षुहरूमध्येका ४१२
चैतसिकलाई पनि जान्दछु ४८४	छ वर्षसम्म ३६३
चैतसिक पनि जानेको हो ४८५	६ शय २२०, २२३, देवताहरूसँग २२०
चैत्य १४, १५, १६, मा १४, बनाई	६ क्षत्रीहरू ३४८, ले ३४५, ३४९,
१०८	कहाँ गई ३५१
चोरलाई ४५४, समाते छँ ४४८	छाता ७३
चोरले १०१, समाती १४३	छाना १८१, का खरहरू १८०,
चोरहरू २४, २५, ४५९, ले ४५९,	१८१, नभए तापनि १८१
लाई पठाउन थाल्यो २४	छायामा २१
चोरेर ल्याएका रत्नहरू १०१	छायाभित्र २१
चौतारो १५	छिद्रगवेषण ४२५
चौथो हप्तामा ९७	छेकबारको बीचबाट पनि ४८२,
चौरासीहजार २७, योजन ३८२	४८३
चौसट्टी कल्प हुन्छ ४४१	छोटो ४९४, ४९५
चंचल स्वभाव २४१	छोरा भाईहरूलाई ३६३
	छोरीलाई ७७, बन्धक राखी २७६
	छोरीसँग विवाह गर्न १०१

ज	जाललाई काटी २४०
जटिल १०९	जवाला ३९७, निस्कोस् ३९७
जडिबुद्धीहरू छन् ३८४	जिभ्रो खसी ३०७
जस्तो गर्नुहुन्द्य उस्तै बोल्नुहुन्द्य ३३४	जिह्वा विज्ञेय-रसहरू ३२७, छन् ३२६
जनपदमा गई २५	जीर्ण हुन्न ४३५
जनपदहरूमध्ये एक ३७४	जीव दद, ८९, ९४, ९५, लाई रूप ९०, वादी थिए दद, रूप दद, ८९, लाई रूप भनिन्द्य ८९
जम्बुद्वीपका ३६	जीवितेन्द्रिय ४७५
जम्बुद्वीपमा ७, ३५, ३६	जुठो खसेको ४१८
जमीदार २४६	जुनकिरी बाल्ने क्षे ४८८
जमीन खन्दथे ६२	जुनेली रातमा २३४
जरा ४३१, जीर्ण ३४४, जीर्ण बुढा ३४३	जुच्रा भई २५९
जलनिन्दक ४३२	जुवामा २९४
जलप्रशंसक ४३३	जे गति तपाइको हुनेछ ३६५
जहाजमा बसी ४९३	जैन ग्रन्थहरूमा २०
जलाखुज ४३२	जौंको खोले १७९
जाति ऊर्ण ९६	जंगलमा गए २४७
जातिदृष्टिले हेरी २६०	म
जादू १०९	
जानी जानी ६४, सप्राणक पानी ६४	
ज्यामीहरू देऊ ६५	झगडा गर्न थाले ४१८
जालबाट ८०	झाडा पिशाब, कफ ४१७

कथालखानाका २४

कथालखानामा २३, २४

कथालहरू ३२

फूटो आरोप लगाई २८९

ट, ड, ढ

टाउकोमा हान्दा २६५

टासिरहेको चीवर २६८

टुक्रा ३५, टुक्रा भई ४१

टुक्रुक पनि बसे ४४८

टुप्पो ३५, मा ४, ले २६५, काटेको

४५२

डराई डराई २३७

डराउन पर्देन ५५

डाकाहरू १९

डाँठ जस्तै ९८

डाङु २७०

डाह २७२

डुङ्गामा बसी ४६०

डुबेर नै जान्छ २५२

डोरी देऊ ६५

डोरीले २६०

हुंगा ३९, ५६, को टुक्रा २५२, का

टुक्राहरू ३७, वर्षाए ४,

वर्षाउन थाले ३७

त

तर्कना गरेको पनि जान्दछ ४८४

तर्कना गरेको पनि जानेको हो ४८५

तर्क पेश गरेका हुन् ४४४

तटलाई नाघेर जाँदैन ३८२, ३९०

तथाकारी ३३४

तथागतको शरणमा गए २३७

तर्नसक्छ २०३

तपस्याकर्म ४३५

तपस्वी ४५९, ले ४६०, हरू ४५१,  
हरूलाई ४४९

तरकारी १७५

तल ३५६, तिर तलतिर खस्दै ४४०

तलाऊ १७०, को नाम १६९, मा  
१०१, को छेउमा १०१

त्यस्तो दृष्टि छैन ३९५

त्याग ८६

ताडबृक्ष ४५२

तातो पानीले २६८

तापमा ४५९

तायन गाथा २५६, कण्ठस्थ पार

२५६

तारबेन्न तालचा ३२१

तारहरू चाँदीका ३२१

तालवृक्ष छेदन गरेको जस्तो ४५२	तीन सहस्र ४३९
तित्रा ठाउँदे ३५	३ सत्यहरू ४७५
तित्रा मारेर ल्याऊ भनी भन्दा २७६	तीन हेतुले युक्त ४०५
तिमीभन्दा तल हुन्छु ४३९	तीर देखनसक्ने चरालाई ४९३
तिमीभन्दा माथि हुन्छु ४३९, ४४४	तीर देखन नसकेपछि ४९४
तित्रे अपराध हो ४९२	तीरमा लगी पाखालगाइ दिन्छ ३९०
तिललाई ननिचोरी ४९३	तीनहजार ३७, योजन लम्बाई ७
तीर्णविचिकित्सा ३३५	तीनै संयोजनहरूलाई ३७०
तीर्थ २४९, क २४९, कर २४८, २४९, २५४, २५६, कर साधु २४८, सृजना गर्ने २४८, बनाउने २४८	तील भुटे जस्तै गरी ४०
३ आहारहरू ४७६	तीस योजनको बाटो गई २८
तीन गाउत हुन्छ ३००	तुकिचामा ७७
तीन गाउत प्रमाणको शरीर थियो ३२६	तुच्छ (निरर्थक) सावित हुन्छ ४४४
तीनप्रकारका चित्तद्वारा ४०७	स्तूप १४
तीन प्रासादहरूमध्ये २३५	तेज ४८६, ४८७, ४९०, ४९१, ४९२, ४९३, ४९४, ४९५
तीन महीना २९१, ३६३, सम्म २०८	तेज कसिण ३९७, ४३२
तीन वर्षसम्म ३६३	तेजको तेजद्वारा हुन्न ४४५
तीन सम्यक् सम्बुद्धहरू ३३६	तेजधातुको ध्यान ३९७
तीन सम्यक् सम्बुद्धका कुरा छाडि- देउ ३३६	तेजधातु समाधिमा ३९८, ४००, तल्लीन भई ३९७, ३९८, ३९९
	तेजप्रशंसक ४३३
	तेजलाई ४३९
	तेजिला ३३०

तेल १७५, ४१७, को एक विन्दू	तृतीयध्यान प्राप्तगरी ४८६
८९, को खोजगनेंले ४९३	तृतीयध्यानको अभ्यास गर्नेहरु
तेश्वो ध्यानको भूमिमा ४५६	४४१
तेसरो ६५६	तृतीय सङ्घाध्यना १०३
त्यो दृष्टि छ के ४००	थ
असित भई ५५	
असित हुन्छ १४	
त्रास उत्पन्न हुन्छ ४७२	थर थर कामी २३७
त्रिपिटकधर भिक्षु १६७	थापी ५२
त्रिपिटक पालिसाहित्यमा १२, ७६	थाली १२५
त्रिलक्षण २०८	स्थिति-काल ३६७
त्रिविदधालाभी ४०३	स्थिरता रहने गुण ३८२
त्रिवेद पारञ्जत २७३	स्थिर रहने गुण ३९०
त्रिहेतुक ४०५, ४०६, चित्तद्वारा	स्थूल ४९५, रूप लिएर ३३८
४०७	
स्त्रीको कुरा पुरुषकहाँ ६८	द
स्त्रीको गीत स्वरमा आसक्त भई	
२७५	दतिवन २६५
स्त्रीको लोभ ३६१	दमन गर्न सकिन्छ ४३
स्त्री विलाशबाट १०६	दमन गर्नु भएको थियो ३०४
स्त्रीहरु ३६१, लाई बिगारेका थिए	दश औलाले ४७१
१६६	दश स्थानमा श्रेष्ठ हुन्छन् २२४,
स्त्रीसंसर्ग ४२	२२५
स्त्रीसँग ६८	दशबल ३७
तृप्त हुने गरी २७१	दशवत्थुका २५१
	दशवस्तुहरु २५१, मा २५१

दश सहश्र योजन ३८३	द्वितीय सङ्गायना १०२
दश सहश्र लोकधातुका ४१	दिनकै समयमा ३८१
दश हजार ४४७, ४५०	दिनभर खूबसौंग निदाई २४१
दहको चार दिशाहरूमा ३८४	दिनभरी आलोकित पारी २२७
दक्षिण दिशामा ३२९	दिनमा सूर्य चम्किन्छ ४९८
दक्षिण दिशातिर ३९९, गयो ४९३	द्विपद ७
दक्षिणमा गाडाको मुखजस्ते साँगुरो ३४५	दिव्य आयुमा २२४
दक्षिणा २२२, भिमुख ३२९	दिव्य कायहरू बढ्दैछन् ३३०
दाग रहित २२२	दिव्यगन्धमा २२५
दानदिने ठाउंमा गइ खाना खान्थे २७३	दिव्यचक्षुद्वारा ३९९, ४००
दानदिन लगाएका थिए १०४	दिव्य स्पर्शमा २२५
दानदिनेहरूको निन्दा २७३	दिव्य प्रभुत्वमा २२५
दानपारमिताको चर्या १४४	दिव्य पुष्प ऊं ३८
दावी गर्दथे ४५१	दिव्य यशमा २२५
द्वारपालले २	दिव्य योग १८७, लाई १८८
द्वारपालसंग २	दिव्य रसमा २२५
दाशीपुत्री १०७, ले १०७, लाई १०७	दिव्य रूपमा २२५
दाहाकिटी ३३	दिव्य वर्णमा २२४
दिट्ठि कथानुसार २४८	दिव्य शब्दमा २२५
दिट्ठिप्पत्तो २८५	दिव्य सम्पत्ति लाभ गरी ४१८
द्वितीयध्यान प्राप्तगरी ४८६	दिव्य सुखमा २२५
द्वितीयध्यानको अभ्यास गर्नेहरू ४४१	दिवाभोजनको काम २८
	दिशामा ३५६
	द्विहेतुक ४०५, ४०६, युक्त ४०५
	दुइ अरहन्त सम्यक् सम्बुद्धहरू ३३६

दुइ कल्प हुन्छ ४४१	दुष्पोष्य बनाई २४६
दुइ खट्टा ९७	दुश्शील ३९०, पापधर्मी ३९०
दुइ देवलोकको राज्य ३२२	दुस्सावुधं ४०
दुइ महीना ३६३	द्रूधको गन्ध पनि हटेको छैन ४३६
दुइ वर्षसम्म ३६३	द्रूध पितृन नमाने ४४
दुइ सम्यक् सम्बुद्धहरू ३३६	द्रूध पियाउन चाहने ४४
दुइ सहस्र ४३९	द्रूध पियाउँछु ४४
दुइ हप्तासम्म १७९, १८०, १८१	द्रूषण गरेका थिए ३०४
दुइ हात ९७, मा ५२, थापी ५२	दृष्टधर्म ३५३
दुःख पनि छैन १२९, १३१	दृष्टधार्मिक ३५४
दुःख पनि लाग्दैन १३०	दृष्टि २४८, २४९, २५२, गत २४८, सृजना गर्ने २४९, लाई २५२, लाई छाडी २५२, प्राप्त २८५
दुःख सत्य ४७५	दृढताका साथ २५५
दुःख समुदय २८५	देखा पनि पर्छ ७०
दुःख निरोध २८५, गामिनी २८५	देव हुँ २०१
दुःख हुनेलाई सुख हुन्छ १३१	देव-मार-ब्रह्मासहित ४८५
दुर्गम नै छ १५५	देवकायं ११५
दुस्तर १८६	देवगणहरू ४१
दुधे-वालक २५, २६, हरूलाई २५	देव जुगुप्सु ४३३
दुब्ला ४०५, पत्ता ४२०	देवस्थल १५, हरू १५
दुर्वच ६९	देव परिषदमा ९१
दुर्विनीत २४२, छन् २४२	देव परिषदलाई ११४
दुर्विज्ञेय १८८	देव प्रभावद्वारा १६५
दुर्वेको मेल राम्रो छ ३३३	देव प्रशंसक ४३३
दुर्वैतिरबाट विमुक्त २८३	
दुर्भाषी भई २९४	
दुराचार ३७३, गरेको कुरा ३७३	

देवपुत्र ९९, १००, १०८, १३२, १७१	देशलाई खतरा २३
देवपुत्री १३२	दैलो ३१, ३२, पनि थुम्नथाले ६६, पनि थुनेर बस्तये ६५
देवमनुष्यहृको ३३२	दोश्रो ध्यानको भूमिया ४५६ दोश्रो हप्ता पछि ९६
देवमनुष्यलोकमा नघुमी ४५०	दोष ३५७, लाई निर्दोष २४५, खोज्ने उद्देश्य ४२५, देखेर ४८५
देवलाई ४३९	
देवलोकमा ८४, १६२, ४५१, ४८७	
देवसभामा १९५	ध
देवता (जस्ते) ३६४	धन ९५, लाभ हुन्छ ८६, मत्ता ३०६, भएको ठाउँमा ३०६, हातमा पान्यो ३०६, उसलाई देखाइदेउ ३०६
देवताकहाँ उत्पन्न भए ३६८	
देवताका वालकहरूलाई ६३	
देवताको मनमा ६३	
देवतापरिगणहितातीति १५	
देवता वासगर्ने १५	
देवताहरूको प्रमाण ३००	धनुषको टुप्पोमा २१
देवताहरूको मात्र प्यारा नभई ३१९	धपाएर पठाउने नियत गरी ४३६ धर्म ८६, २२९, ३६७, को सुधर्म- तामा ३३१, सभामा २०९, को शरणमा जानु २१९, २२५, आयतन ४७४, धानु ४७४, नै सुनुहोस् ४१६, चक्रको प्रवर्तन ३४, चक्र प्रवर्तन
देवताहरूको गाउँ ५१	
देवताहरूले पूजा गर्न ३१६	
देवताहरूसँग २१९, २२३	
द्वेष ४०५	
देवीहरू २७	
देवेन्द्रले ३३२	

- १३९, चक्षु लाभ २७, को  
प्रशंसा १५९, घोषक भई  
५१, दूतहरूमध्येबाट १०३,  
पदको ४०८, पदहरू ४०७,  
४०९, पदहरू भन्दे हुनु-  
हुन्थ्यो ४०८, पद गाथा-  
हरूको मधुर स्वर ४०४,  
देशनामा बाधा पुन्याइदिने  
छु ४२५, मा भेल खानेगरी  
१५१, विनयमा ३८७,  
३८८, ३८९, ३९१, ३९३,  
विनयको ३९१, शालामै  
७४, सुनीरहेका थिए  
४१३, संग्राहकहरूले ७
- धार्गो बेरी ७७  
ध्यानको सम्बन्ध ३७६  
ध्यान-शृङ्खिको प्रभावद्वारा ४५९  
ध्यान भावनाका कुरा सिक्की २४१  
ध्यानदृष्टिद्वारा ३९८  
धार्नी ४२२  
धार्मिक अनुष्ठान १५  
धुतज्ञ ३८९, हरूलाई ३८९  
धुन लगाउनु भयो २६८  
ध्रुव ४४०, ४५५, हो ४२३,  
४२९, ४३०, ४५४, भन्द-  
छन् ४३०, लाई नै नित्य  
भन्दछु ४३५
- धृति ८६  
धेरै समयपछि आउनु भयो २८१  
धेरै भएर पनि एक हुन्छ ४८२  
धेरै भएर पनि एक भएको ४८३
- धर्माचरण १४१  
धर्मानुसारी २८६, २८७  
धर्माभिसमय ५६, ४०७, ४१२  
धर्मात्माहरू बढ्दव्यञ्जन् ३२०  
धर्माविबोध ५०, ४०७, गरेको  
कारण ५०  
धर्मोपदेश ४५०, गरी ४५०, गरे  
४४९, गरेनन् ४५०, नगर  
४४९, नगरी ४५०, सुन्न  
थाली ४१८, गर्दिन ४८०  
धाई ४४, हरू २७
- धारो बेरी ७७  
ध्यानको सम्बन्ध ३७६  
ध्यान-शृङ्खिको प्रभावद्वारा ४५९  
ध्यान भावनाका कुरा सिक्की २४१  
ध्यानदृष्टिद्वारा ३९८  
धार्नी ४२२  
धार्मिक अनुष्ठान १५  
धुतज्ञ ३८९, हरूलाई ३८९  
धुन लगाउनु भयो २६८  
ध्रुव ४४०, ४५५, हो ४२३,  
४२९, ४३०, ४५४, भन्द-  
छन् ४३०, लाई नै नित्य  
भन्दछु ४३५
- धृति ८६  
धेरै समयपछि आउनु भयो २८१  
धेरै भएर पनि एक हुन्छ ४८२  
धेरै भएर पनि एक भएको ४८३
- न
- नडहरू ९५, ९६  
नगर ५६, को छेउसम्म ५६, को  
आसपासमा ३८०, द्वार-  
निर ५६, गुत्तिक २३,  
गोप्यक २३, गोप्यकले

२३, २४, गोप्यक पठायो	नयाँ मिक्षुहरू ७४
२३	नयुत ४२१
नगर्नु नै जाति छ २५५	नरकको प्रपातमा खस्ने ४३३
न च्युत हुन्छ ४३०, ४३१	नरकमा पाक्ष २९४
न छोइकन पारिजान्छ ४८२	न रोऊ, न कराऊ ४०९
न छोइकन पारि गएको ४८३	नवनीत पिण्ड २४
न जन्मिन्छ ४२९, ४३१	नहुत ४२१, ४५६, ४५७
न जानेका केही छैनन् ४९२	ना
न जीर्ण हुन्छ ४२९, ४३०	नाग ३३४, मार्ग २२८, राजा हो
न त घटेको नै देखिन्छ ३८६	३०४, राजाहरू ३०४,
न बढेको देखिन्छ ३८६	राजाको नाम ३०४, हरू
न मरण हुन्छ ४३०, ४३१	३८७, राजा ४६१, राजा-
नर्तकी स्त्रीहरू १९	को अगाडि गए ४६१,
नथिकिच्चं भ्रात्युणस्स २९६	राजाको नाममा ४६०,
नदिनेको पनि गुनासो गर्दथे २७३	राजालाई ४६०, लोकमा
नदीबाट पारतनै २९९	४५१
नदीहरू ३८४	नागरिकहरूलाई पीडा हुने ७३
नन्दी ११२, रागलाई २१८	नाघेरजान सकदैन ३२
न देखेको केही छैनन् ४९२	नाच-गान गरी ४६०
न बुझेको केही छैनन् ४९२	स्नातक ३४९, हरूलाई ३४९,
नभन ६९	हरूकहाँ गई ३५१
नमस्कार गर्दछु २४७	नास्तिकवाद २५१, काकुरा १४१,
नयनायुध ४०, ले ४०	२३४
नयाँ काम गराउँदथे ६५	
नयाँ देवहरू ३३१	
नयाँ निर्माणको काममा ६४	

नास्तिकवादी	२५१	निन्दक	४३२
स्नान गरी	४११	निन्दनीयलाई प्रशंसा	२९४
स्नान गृहमा	४११	निन्दा गरेको हुँ	२४२
नानात्व	४४१	निर्दोषलाई दोष	२४५
नाभिस्थानबाट	९८	निन्महति	४५६
नामकाय	२८३	निब्बुदं	२९४
नामरूप	९५, ४९४	निर्बुद्धि पुरुष	१७२
नायक बन्ने इच्छा	१२७	निर्माणकाय	६२
नालन्दाका जनतामा	४८१	निर्माणरती देवहरूकहाँ	३६८
नालन्दावासी	४८१	निर्माता	४३१, ४७३, ४९०, ४९१,
नायक बन्नेछु	१२६		४९२, हुन् ४६९
न्यायप्रतिष्ठन छन्	२२२	निमित्त	२८७
निकायटुकथा	१९	निमित्तहरूलाई मनस्कार नगरी	
नाविकहरूलाई	४६०		२८८
<b>नि, नी</b>		नियम	६२, ६४, हरू बनाउनु
निग्रह गरी	४३७		भएको कुरा ६२
निग्रह गर्नु भएको हो	४३९	निरब्बुद	४२१, ४५५, ४५६
नित्य	४२३, ४५५, हो ४२३,	निरबुद्ध	४२१, ४५५, ४५६
	४२६, ४२९, ४५४, लाई	निरवद्य हो	३३२
	नै नित्य भन्दछु ४३५,	निरहंकारी	३७६
	बली पूजा ५७	निरुद्ध हुँदा ४८६	
निम्त्याउन	२२२	निरुद्ध हुन्छन् ४८७, ४८८, ४८९,	
निव खुल्दा	४६०		४९०
		निरामगन्ध	३५५

- निरामिष ब्रह्मचारी १८९, १९०  
 निरोधकोनिमित्त ३६९  
 निकलेशी प्राणी सुखी हुम्म ३१३  
 निलोभी २४६  
 निर्वाण ४४४, गामिनी ३७७,  
     गामिनी प्रतिपद ३३३,  
     धातु ३९२, धातुमा ३९१,  
     धातु न बढेको देखिन्छ  
     ३९२, को प्रतिवेध ३८९,  
     प्रतिसंयुक्त ४१३, प्राप्तिको  
     निमित्त ३६९, मा पुन्याइ  
     दिन्छ ३६९, लाई लक्ष  
     गरेको छ ४४५, सम्बन्धी  
     कुराहरू ४११, सम्बन्धी  
     उपदेश ४१७, संयुक्तका  
     उपदेश ४१८  
 निर्वेदकोनिमित्त ३९९  
 निश्चरण ४२३, ४३०, ४३१,  
     ४३५, ४५३, ४५४, लाई  
     जान्दछन् २८३  
 निश्चेषरूपले ४८६, ४८७, ४८८,  
     ४८९, ४९०, निरुद्ध हुन्थन्  
     ४९०, ४९१, ४९२, ४९३,  
     ४९४, ४९५  
 निस्सरण ४२३
- नीचकाय ४३३  
 नीचलोक ४३३  
 नीद खुल्दा ४५८, ४५९, ४६१,  
     स्वप्नलाई ४५९  
 नीद्रामा कराउँदथे ७४  
 नीमको रुख ३८०, को नाम ३८०  
 नीला ४०५  
 नीवरण ३७६, सम्बाध ३७६
- तु, नू
- तुनिलो रस ३८६, ३९२  
 तुनिलो र अमिलो रस ४६१  
 तुहाउन २६८, पाउँदा २६८,  
     थालनु भयो २६८  
 तुहाउनेलाई ३४९  
 तुहाउने तीर्थस्थानलाई २४८  
 नून १७५, को ढीका ३३
- ने, नै, नौ
- स्नेही ४६१  
 नैर्याणिकतालाई २५३  
 नैर्याणिक बुद्धशासनमा २९५  
 नैवसंज्ञानासंज्ञायतन ४४२, मा
- ४४३

नौद्वार भएको ३१८  
नौप्रकारका वर्षाद ३७  
नौलाख वर्ष ३२६  
९ हेतुहरू ४७५

## प

पङ्क्खबाट १८६  
पकाउन राखेको ३०७  
पर्खालिको बीचबाट पनि ४८२,  
    ४८३  
पञ्चकामगुणहरू ३४४  
पञ्चबल ३९२  
पञ्चम वर्षावासको २२८  
पञ्चमहाअवलोकनद्वारा ३४  
पश्चात्ताप भयो २६५  
५० योजन २२७  
पश्चिमदिशातिर ४००, गयो ४९३  
पश्चिमदिशामा ३२९  
पश्चिमाभिमुख ३२९  
पञ्चेन्द्रिय ३९२  
पछाडितिर फर्कि ५५  
पछ्याहौरा ४१, ४२  
पञ्जाबिमुत्तो २८४  
पठमाभिसम्बुद्धो ३२२  
पर्णकुटी ४५९, बाट ४५८

पति प्यारो लाग्छ ४१५  
पत्तोलगाइ दिन सकेन भने १०७  
प्रथमध्यानको अभ्यास गर्नेहरू  
    ४४०  
पदमार्गद्वारा २८  
पद पूरागरी ५३  
पदहरू ५३  
पदुम १६८  
पन्थौ २७०, भात ११  
पद्म ४५७  
पर्यवसित-संकल्प ३३५  
परपीडा ३५७  
परनिमित वशवर्ती देवहरूकहाँ  
    ३६८  
परमसुख ७८  
परलोकमा ८६  
परलोक जानैपर्छ ३६२  
परविपत्ति १०३, १११  
परसम्पत्ति १०३, १११  
पराक्रम २५३, गर्नुपर्ने बाँकी रहेदैन  
    २९९  
परापूर्वकालमा ४४०, ४५५, ४५८  
परामर्श ४८२  
पराल देऊ ६५  
परिनिवाण ३७०  
परिमण्डल २२७

परिवाजक ४५१	पा
परिश्रम मात्रे हुनेछ ४३६	
परिश्रम गर्नुपर्छ २९८	पाखा लगाइ दिनछ ३८३
परिशुद्ध ८५	पाँच ३८५, औला कै ३८५,
परिशोधनार्थ ६८	स्कन्धहरू ४७४, गङ्गाहरू
परिषद ४१७, को बाहिर ४१७, को अपवादबाट बच्नको-	३८५, धारा ३८५, पाँच शय २०३, वटा कुण्डली-
निमित्त ४९३	हरू ३२५, वटा चुचुरा ३१९, वटा चुलठो ३२५,
परिज्ञाभिसमयद्वारा ८	वटा चुलठो बाँधी ३२५, ३२६, वटा जुरो ३१९,
पलेटिमारी ३९७, ४००, जान्धि ४८२	महीना ३६३, संयोजनहरू २१७, शय १२५, १९८,
पर्वत ४, मा ८८, ३५५, वासी ९१, का टुकाहरू ७, का चुचुराहरूलाई ३७, को बीचबाट पनि ४८२, ४८३	२१९, २२१, २२४, शय उपासक ५७, शय शिष्य- हरूलाई २७३, शय भिक्षु- णीहरूका बारेमा २५७, शय भिक्षुणीहरूलाई २७९,
पवारेत्वा ८१, वृथवस्त्रो ६६	शय कल्पसम्म आयु हुने ४४०, शय भिक्षुहरूका
स्पर्श २८३, आहार ४७६	माथ ४७१, शय शिष्य- हरूका बीच ४१९, शय
पशुहरू २३९	कल्प ४२०, शय कल्प
पसारेको बाहुलाई २८१, २८६, ३५१, ३९८, ४३०, ४५३, खुम्च्याउँछ ३९७, ३९९, ४९३	आयुको कुरा ४२१
पहिलो पटक ३२२	पाँचौ वर्षवास २५७
पहेलो वर्ण ३२१	पाँचौ हप्तामा ९७

- पाण्डुकम्बल २०८  
 पात्र ल्याङ ४१७  
 पात्र-चीवर ग्रहण गरी २८, १७८,  
     १७९, २०९  
 पात्र भरिएको जस्तै देखिन्थ्यो  
     २७१  
 पात्र भरी २७२  
 पाता फर्काई १०७  
 पाथी ४२२  
 पादुका ११९  
 पानी १४, ३९, ४५८, को धारा  
     ३८६, चुहेको कुरा १८०,  
     चुहिन थाल्यो १८०, चुहिँदै  
     छ १८०, चुहिएकोले  
     १८१, तताउनु थाल्नु भयो  
     २६८, न पर्नसकछ ४९,  
     पर्ने छैन १८१, पर्दैनथ्यो  
     १८१, पनि पर्वैन थियो ५,  
     पिथायौ ४५८, पिई ४५९,  
     भरी ४५९, मा नुहाई  
     ४५९, वर्षाए ४, ३७, सुके  
     जस्तै गरी ४१, मा डुङ्को  
     लगाए क्छ ४८२, ४८३,  
     मा पनि न भिजिकन  
     हिङ्ग ४८२, ४८३
- पापकं दिंदु ३९७  
 पापको समेत फलठेन २३४  
 पापधर्मी ३९०  
 पापिम ४३५, ४५१, ४५२  
 पापी मारले ३१३  
 पारझ्नत ९, ११, १२, हुन्थ ८,  
     ११, १४  
 पारजान्थन् २४०  
 पारतनें व्यायाम गर्दैनन् २९९  
 पारलगे ४५०  
 पारलौकिक ३५३  
 पाराजिका ६९, को दोषारोपण  
     ६८  
 पालन-पोषण १७५, १७८  
 प्वालहरू ३१८  
 पालिसाहित्यमा १५९  
 प्यासी ४५७  
 पाहुना २२२
- पि, पी
- पिता ४७३, समान ३५९  
 पितृ तर्पण १५  
 पिशाच ८, हो ८, १४, देखेर १२,  
     योनिमा ४०७, योनिमा

उत्पन्न भएकी ४०९,	पुरुषदम्य सारथी २२१
योनिबाट मुक्तहुन सक्नेछौ ४०९, हरू ४०५, हरूको जन्म ४०५, थिइन् ४०४	पूर्णचन्द्र ३२९ पूर्ण-ब्रह्मचारी ३३५ पूर्णसङ्कल्प ३३५
पीछा गरेका थिए ४२४	पूर्णिमाको दिन २४७, मा २४५, २४७
पीडित हुनुहुन्छ ४०५	पूर्वकथा १८५ पूर्वदिशामा ३२९
पीप २६७	पूर्वलक्षणहरू ४९० पूर्वसम्बन्ध नरहेको भए २५८ पूर्वाभिमुख ३२९ पूर्वाङ्ग समयको भोजन २७
पु, पू	पे, पै, पो, पं
पुद्गलवादी ८८ पुण्डरीक ४५७ पुण्यको फल छैन २३४ पुण्य सञ्चय गर्नुपर्छ ९९ पुण्य क्षयको कारणद्वारा ४७२, ४७३	पेहभरी २७१, चतुमधु खाए २७२, खुवाउनु पन्यो २७१ खान पाएका थिएनन् २७०, २७२, खाना खाएका थिए २७२
पुण्यक्षेत्र समान हुन् २२२, २२३ पुत्र ४११, जन्माए पछि ३७३, प्यारो लाग्दै ४१५, वालक लिई १९९, समान ३५९ पुत्री लिई ४११	पेट बजाउने छैं ४८८ पेशी ९५, ९६, ९७ पैत्रिक स्थानमा ३४३ पैदल सेनालाई ३९
पुनर्जन्म ४०५, ४०७, हुने दै, हुँदा ९५, छैन ४८६ पुनर्भविक ४५२ पुरुषको कुरा स्त्रीकहाँ ६८	

पोखरीहरू २५३

पोलेर ३०७

पंखाले २६५

प्र

प्रकट भए ४८७

प्रकट पनि भएको ४८३

प्रकट पनि हुन्छ ४८२

प्रकाश ३९७, दिनसक्नेहरू छन्  
४९६, मान हुँदैछन् ४९०

प्रकोटी ४५६, ४५७

प्रजापतिको धजा २२९

प्रजापति निन्दक ४३६

प्रजापति प्रशंसक ४३३

प्रणिधिनानात्व ४४१

प्रणीत छ ३३३, तर ४८७, ४८८,  
४८९, ४९०

प्रत्यवेक्षण-ज्ञानलाई ११

प्रत्यक्ष अवबोध गर्न सकिने २२१,  
छ २२२

प्रत्यक्ष करणीय ३३२

प्रतिच्छन्न कामगर्ने ३९०

प्रतिनिसर्गनु पश्यना ३८९

प्रतिबिम्ब २३१

प्रतिसन्धि ९५, सम्बन्धका कुरा

७९, विज्ञान ८९

प्रतिसंख्यानुपश्यना ३८९

प्रत्येकबुद्ध ४८, ४९, १०९

प्रथमध्यान प्राप्तगरी ४८६

प्रथमध्यानको भूमिमा ४२२, ४४०

प्रथमध्यानको भूमिको ४२२

प्रथमसङ्गायना १०५

प्रदक्षिणा गरी ३७१

प्रदयोतहरू ४९६, ४९७, ४९८

प्रपात जस्तै स्वात्तपरी ३८२, ३८८

प्रश्न ४८, सोध ४८, सोष्टनथाले

४९, सोष्टने कुरा ४८,

सोष्टेर ४९, सोष्टनेछु ४७,

४८, हरू ४७, जम्मै ४९,

सोध ४९३

/  
प्रश्नोत्तरको समाप्ति ५१

प्रपञ्चलाई ९९

प्रभातकाल ५१

प्रभा देखे ५१

प्रभावशाली ४७१

प्रभुत्व जमाउँदैथे ४७१

प्रमादी २४७, भई बस्न थाले २४७

प्रलयकाल ३६७

प्रवजित भेषलाई १८२

- प्रवर्जितहरूलाई ४४९, ४५०  
 प्रवर्जित हुन चाहन्छु ३६४, ३६५  
 प्रवर्ज्यात्वमा व्यक्तित्व छैन ३६४  
 प्रवारण ३२९, पछि २९१  
 प्रवाल ३८८  
 प्रशाखाहरू ९५  
 प्रशंसनीयलाई निन्दागरी २९४  
 प्रसन्नचित्त हुने ४८५, उपासक  
     ४८३, ४८४  
 प्रसन्नतापूर्वक हेर्छ ४८२  
 प्रज्ञा ९, १२, मा पारंगत ११,  
     लाभ हुन्छ ८६, द्वारा  
     बुझनुपर्ने ३७६, नानात्व-  
     का ४४२, पित गरेका  
     शिक्षापदहरूलाई ३९०,  
     विमुक्त २८४, विमुक्ति  
     ३६९, वान् ३१५, ३१६  
 प्रज्ञेन्द्रिय ४७५  
 प्राचार्य ३५१, ब्राह्मणहरूले ३५०  
 प्राण उच्छ्रेद भाष्पछि ४५०, ४५१  
 प्राण गए पनि उल्लंघन गर्दैनन्  
     ३९०  
 प्राणीहरूका पिता हुँ ४९१  
 प्राणीहरूका पिता ह्वौ ४९२  
 प्राणीहिंसाबाट संयम गरौं ४९०  
 प्रातिमोक्ष १०, ७०, १५०  
 प्रातिहार्य ४८१, ४८६, का कुराहरू  
     ४८२, देखाउनुमा हुने दोष  
     ४८२  
 प्रासादमा २३४  
 प्रासादहरू १६०  
 प्रियपात्र हुनुहुन्छ ३३४  
 प्रियमनाप ३४९  
 प्रियरूप ३२६, ३२७  
 प्रीति फैलिएर गयो ४१८  
 प्रीति फैलिई ४०९  
 प्रीति फिजिएर गएको थियो ४०४  
 प्रीति सुख १७९, १८०  
 पृथग्जन ४०, सत्त्वहरू ३६२,  
     मिक्षुहरू २७३  
 पृथ्वी ४३१, ४३२, ४८६, ४८७,  
     ४९०, ४९१, ४९३, ४९४,  
     ४९५, जुगुप्सु ४३२, को  
     पृथ्वीत्वद्वारा उत्पन्न हुन्न  
     ४४५, को पृथ्वीत्वद्वारा  
     अनुभूत ४३९, को अभि-  
     नन्दन पनि गरिन ४३९,  
     निन्दक ४३२, नित्य हो  
     भनी स्वीकारेमा ४३६,  
     मेरो भन्ने पनि भएन

४३९, बाट पनि भएन  
४३९, प्रशंसक ४३३, लाई  
स्वीकारेण्ठी भने ४३६,  
लाई स्वीकारेमा ४३६,  
मा हिड ४८२, मा हिड्ने  
यैं ४८३, मा डुङ्को लगा-  
उँछ ४८२

ब

प्रेम गर्दैन थिइन् ३२२  
प्रेमगीत ३२१

फ

फणाहरू देखाई ४६०  
फलवायी ३६८, ३७०  
फल-शील १०  
फलामको डल्लोलाई ३५  
फलामको डल्लोमा फिझा ३९  
फलामलाई ४  
प्याकिदिन्द्यन् ३०  
फुटेको आँखा २६५  
फुल्य ८९  
फोकाहरू ९७  
फोहर फाल्ने ठाउँमा २७०

बकुल्लालाई ४२८  
बकुल्लाको ब्याहा ४२७  
बोगेर जाने पानी ३८६  
बगैंचा २४४  
बन्चरो देऊ ६५  
बन्चरो उत्पन्न हुन्छ २९४  
बज्ञायुध ४०  
बत्तीस कल्प हुन्छ ४४१  
बत्तीस लक्षणहरू १०४  
बच्चाई गरी हिड्न थाले २९२  
बन्धुहरू छाडी ३५५  
बनारसका एक राजा ३०४  
ब्यभिचारको फल १६६  
ब्यभिचारी जीवन १६६  
६२ दृष्टिहरूलाई २४८  
बरको रुखमा २१  
बरको रुखमनि पुगे २१  
बलवान् पुरुषले ३९७  
बली १५, दिई २६, चढाउँदथे १,  
चढाउँदा १३, पूजा चढा-  
उन थाले ५७  
बहत्तर जना ४५४, छन् ४५५  
बहिराहरू १०६



बहुजनाकीर्ण छ ४७८, ४७९,	बाहिर निस्क ४२, ४५, ८३, ८४
४८१	बाहिर निस्कन सविदन ४५, ४६
बहुजनकोनिमित्त ३३२, ३३५,	बाह्लौं वर्षदेखि २५९
३३६, ३४०	बाह्लौं वर्षमा ३८१
बहुविध रत्नहरू ३९२	ब्यापार गद्ये १७५
२२ इन्द्रियहरू ४७५	ब्याम प्रमाण ९
बाल्या जस्तै ३४	ब्याम प्रभालाई ४८
बाटामा देखाइदिए ४५९	बिजुलिको चमक १६३
बाटो ४५८, तोकिएको ठाउँ ३२,	बिन्दू ९०
मा ३५६	बिरामी २९०, भइरहेको समयमा
बाँडिरहेको त होइन ४१७	१०१
बाढी आउँदै थियो ४५८	बीस वस्तुहरू २५१, २५२
बाढीबाट ८५	बीस वर्ष पूरा भएपछि २७०
बादल उठी ३७	बुढो जिक्खुले ६८
बाँदर १४५, लाई १४५	बुद्धका श्रावकहरू धेरै छन् ४०३
ब्याधाको प्रहारद्वारा ३०५	बुद्धकै अनुस्मरण गरेका थिए २२९
बाबुलाई अर्ति दिएको १४४	बुद्धको अनुस्मरण गरे २२९
बालिकोनिमित्त व्याइएको हो ५२	बुद्धको असाधारणता ४८
बालुवा ३९, वर्षाए ३८	बुद्धको उद्देश्य लिई २७३
बासगर्ने स्थानमा १५	बुद्धको चरित्र २७२
१२ आयतनहरू ४७४	बुद्ध जन्मनुभन्दा अघि ४४९
१२ वर्ष वितेर गयो २६	बुद्धको देशको नाम २५९
१२ वर्ष भइसकयो ३८१	बुद्ध धर्ममा ४६७
बाल वर्षसम्म ४२, २५९	बुद्धको पति प्यारा थिए ३१९
बाहिर निकालछ ३९०	बुद्धको पालामा २४१
	बुद्धको पीछा गरे ४२६

बुद्धको बडो भक्त ३२०	ब्र
बुद्धको मधुर स्वरद्वारा ४१८	
बुद्धको शरणमा जानु २१९, २२०, २२१, २२४, २२५	ब्रह्म-आधिपत्यद्वारा २८२ ब्रह्म-आयु २८२ ब्रह्मकार्य ११५
बुद्धचक्षुद्वारा २७	ब्रह्मचर्य ३६९, ४८५, को फल २५६, पालन गर्नुपर्छ ३६२, को अन्तमा पुगी २८५
बुद्धत्व ज्ञान १९४, ३८१	ब्रह्मचारीको रूपमा बस्ने ३९०
बुद्धत्व प्राप्त गरिसकेपछि १३२	ब्रह्म नै हुँ २०१
बुद्धत्व प्राप्त गरिसक्नु भएको ३२२	ब्रह्मपरिषदका अगाडि ४९२
बुद्ध भन्नुहुन्छ ८५	ब्रह्मलोक १८६, मा ८४, ११५, ११६, १२५, १२६, १७८, १८७, २५७, २८१, ३६२, ३९४, ३९८, ३९९, ४००,
बुद्धको धर्मलाई १६२	४२०, ४३०, ४३३, ४५१, ४५५, ४६३, मा अन्तर्धान भई २९२, ३५२, ४०२,
बुद्धकहाँ गएका कुरा ११६	मा पुग्नसक्छ ३५४, मा
बुद्धवचन हुन् १०३	देखुनुभयो ३९८, मा प्रकट
बुद्ध विषयको प्रश्न हो ४९२	हुनुभयो ३९७, ३९९, ४५३, मा गई ४३४, मा
बुद्धवीरलाई नमस्कार छ २३६	भनिएको हो ४५१, मा
बुद्धशासनप्रति ११६	पुगे ४५१, का ब्रह्मालाई
बुद्धशासनमा ७३	
बुद्धज्ञानले मात्र ४५६	
बुद्धुपादतो पुब्बे १५	
बूढो २५	
बेसकरी बाँधी २६०	
बैशका गुणहरूले ३१०, ३११	
बोकाहरू १३, बाँधी १	
बोधिगतिथ धर्महरू ३८९	
बोधिवृक्षमनि ३४	
बोधिसत्त्व युगका ब्राह्मणहरूले २३१	

३९४, का कुराहू ४३७,  
पार गरी ४०१, पुग्ने  
३६६, ३६८, प्राप्तिको  
निमित ३६९, बाट ३५९,  
बाट विमुख भई ३५७,  
लाई नै ४४०, हरूमा  
बसिसकेका कुरा ४५५,  
हरूमा ४६८, हो ४५५,  
सम्मलाई पनि ४८३

ब्रह्मभूमिको नाम ३९४

ब्रह्मविमानमा ४७२

ब्रह्मस्वर ३३९

ब्रह्म-सुख २८२

ब्रह्मा ४३१, ४४८, को एक दिन  
रात ३६७, को ३९७, को  
माथि ३९४, ३९७, ३९८,  
३९९, ४००, को शरीरमा  
४२४, को मनमा ३९६,  
को चित्त वितर्कनालाई  
३९७, को त्यो गलत  
धारणा ३९५, को दिनको  
समय ३६७, को दोष  
देखाई ४३४, को यक्ष  
लिई ४३४, को पूजा ३५३,  
को रातको समय ३६७,  
को वचन सुन्छौ ४३४, को



वचनलाई उल्लंघन नगर  
४३३, का शरीरमा ४५०,  
को शरीरमा आवेश भई  
४३४, लाई ४००, लाई  
स्वीकानेछौ भने ४३६,  
लाई स्वीकारेमा ४३७,  
लाई देखनसक्छ ३५०,  
३५१, लाई संवेग तुल्याई  
४०२, ले ३९५, ले जे  
भन्दून् ४३३, ले पनि  
उनलाई रुचाउँछन् ३२०,  
ले भनेका कुराहू ३६२,  
निन्दक ४३३, प्रशंसक  
४३३, प्रादुर्भाव ३३७,  
प्रादुर्भाव हनुभन्दा अगाडि  
३३७, बाट ३६०, ३६५,  
संग २८६, संग छलफल  
३४९, ३५०, हरू ४४७,  
हरूका विच ४३४, हरूको  
ब्रह्मत्वद्वारा हुन्न ४४५

ब्राह्मण १२, १४, २९९, ३३४,  
३९१, विद्यामा पारङ्गत  
१०१, कुलमा २०१, ४१९,  
ले २९८, (अरहत्त) हुन्छ  
२९८, (जस्तै) ३६४,  
ह्वौ ४३१, हरू धन-लोभी

हुन्धन् ३६०, हरू स्त्री-	भद्रेकरत्त उद्देसं १९५
लोभी हुन्धन् ३६१, त्वमा	भद्रेकरत्त उद्देश्यको १९७, बारेका
व्यक्तित्व छैन ३६४, त्वमा	१९५
नै व्यक्तित्व छ, ३६४,	भद्रेकरत्त पटिपदा १९३
महाशालहरू ३६६	भद्रेकरात १९५, को उद्देश्य २०६,
	२०८, २१०, को कुरा
भ	१९६

भगवान् ३२५, हुनुहुन्ध २२२,	भयजनक आवाजबाट १४
भन्नुहुन्ध ८६, को काकाको	भयभीत ७, १२, पारी ६, पार्व
छोरा २७७, कहाँ गई	खोजे ८
१८३, को ज्यानलाई ४८,	भयानक ६
को उपदेश ३०५, को	भयावह दृश्य २४
पाउमा खस्यो ४२, को	भयावह आवाज ७
भाषणलाई ३७१, को	भरण-पोषण १४२, १९०
हातमा ५२, को ज्ञानदर्शन	भन्याड बनाइदिएका थिए २५२
३१४, प्रति अभिप्रसन्न छ	भवको आशा नराल्ने २९७
४८१, लाई २८, ३२६,	भवको प्रशंसा गरिन ४४७
लाई चढाउन चाहन्छु ५२,	भवमै विभवको खोजगरी ४४७
ले भन्नुभयो २८७, सँग	भवन ६३, हरू २९, मा ३, १४,
११७	२२, २३, भित्र २, ३१,
भष्ट गरी १४३	भित्र पसे ३३, को माथि
भद्रेकरात २०७, २१२, को २११,	३, मै २८, २९, बाट
को गाथा २०६, २०७,	बाहिर ५, बाट बाहिर
२०९, २१०, को उद्देश्य	निस्कन्तु भयो ४३
२०५, २०७	भव-बन्धनलाई १८८

- भवाग्रसम्म पति ३२  
 भविष्य २०७, २१२, मा २१३,  
     प्रार्थना २०७, २१२,  
     २१३  
 भव्य ४३२  
 भागेर गए ४६०  
 भाँची राखदये २६८  
 भाज्जा १६६  
 भाँडा १७५, हरू १७५, १७६,  
     १७८, बाट १७८, १७९,  
     संग १७५, माझ्ने २७०,  
     हरूको मोलभन्दा १७६,  
     हरूको मोलभन्दा कम  
     १७५     बनाउने काम  
     १७५,     बनाउनकोनिमित्त  
     १७८  
 भात लिई २३  
 भात र तिहुन १७८  
 भार्याहरू ३६५, ३६६  
 भायलि १९९  
 भारतका (सात राजाहरू) ३४८  
 भावनामय-ज्ञानलाई ११  
 भावितात्मा २१५  
 भाषणलाई अभिनन्दन गरे ४९५  
 भित्र आऊ ४४, ४५  
 भित्र पस ८३, ८४  
 भित्र पस्नुभयो ४४  
 भित्री-मल भरित ३९०  
 भिक्षा जाने बेला भएपछि ५५  
 भिक्षाटन् गरी ५६  
 भिक्षाटन्द्वारा निर्वाह गर्छ ६६  
 भिक्षादेखी २७२  
 भिक्षा-पात्र ५५, समातन लगाई ६१  
 भिक्षा-भोजन २७१  
 भिक्खुसङ्घः परिहरिस्मामि १२५  
 भिक्खुको स्त्वन्धमा १३४  
 भिक्खुलाई नियुक्ति गर्नुभए ४७९  
 भिक्खुणीहरू २८०, विमुक्ता छन्  
     २७९  
 भिक्षुत्वबाट ६८, च्युत गराउने छु  
     ६९  
 भिक्खुले १३३, के गर्नुपर्छ १३३  
 भिक्षुहरू पक्षपाती छन् ७०  
 भुइमा खसालेको ४१७  
 भूत ४३२, गणहरू ३९, लाई  
     ४३९, हरू ५, ४४५,  
     प्रशंसक ४३३  
 भूत-भव्यहरूका पिता ४३२  
 भूतभव्यानं ४९०  
 भूतगाम पातब्ये ६४

भूमष्ठ देवताहरूको सहवासमा	मणि २५९, कार पुरुष २५९,
४१८	कारले २५९, २६०, कार
भेट पनि गरेकी थिइन् ३२२	कुलूपग २६०, का भन्ने
भेरी छाडी ४८८	विदधा ४८५, खाएको
भैरव रूप २४	२५९
भोक ७६, प्यास ७६, लाग्यो खाना	मणी ७०, ३८६, माणिकय १७५,
देऊ ४०९	१७८
भोगसम्पत्ति छाडी ३५५	मन्त्र ३४९, पढने ज्ञाह्यणहरू ३६४
भोज खानु पर्छ २३४	मन्त्री २५, हरूले २६
भोज खान बढिया होला १४०	मद-मत्त ३३४, भएका १२५,
भोजन कृत्य २८	१२६
भोजन गर्न पाएका थिएनन् २७१	मद-प्रमत्त भएका १२७
भोजन समस्या २७१	मध्यस्थभई १४५
भोजनोपरान्त ४११	मध्यस्वभावको चर्या १४५
भोरको समयमा ४०८	मधु ४१७, पायास ११०
भोर हुने वेलामा २६५	मधुर स्वर सुनी ४०९
भोलि नै मृत्युहोस् २१२	मन ४२२
म	
मगधको बीचमा २०	मनः आयतन ४७४
मगधसेनापति १०१	मनस्कार नानात्व ४४१
मग्गावरणा २५२	मनः धातु ४७४, ४७७, स्पर्श
म घर छाडी ३६४	४७६, स्पर्शजन्य चेतना
मजासौंग खाई २४१	४७७, स्पर्शजन्य वेदना
	४७६
	म नित्य हुँ ३९५, ४०१, म शाश्वत
	हुँ ४०२

मन पनि जान्दिन ४९२	मरुभूमिको ४५८
मनपर्ने ३२६	मरुभूमितिर लाग्यो ४५८
मनमा चिताएको कुरालाई ११६	मरुभूमिमा ४५८
मनः विज्ञान धातु ४७४, ४७७, स्पर्श ४७६, स्पर्शजन्य	मललाई सफा पार्न ४५
चेतना ४७७, स्पर्शजन्य वेदना ४७६	मलमूत्र ४०९
मनः विज्ञेय धर्महरू ३२६	मलद्वारा ३१८
मनः संचेतना आहार ४७६	मल्ल राजाको कुलमा २०२
मसीनो ४९४	मल्ल राजाहरूको १
मनाप ३२६, ३२७	मलाई चिन्द्रेन ४३४
मनुष्यदेह छाडी १८७	इमशानमा ३५६
मनुष्यलोकमा ४५१	म शाश्वत हुँ ३९५
मनेन्द्रिय ४७५	म श्वेष छु १६७
मनोमयकाय ११४, ११५	म समान छु १६७
मनोमय लोकमा १२५, १२६	मसारगल्ल ३८६, ३९२
मनोशिलामाथि ३५	महगत ४०६
मधन्दा ठूलो १७७	महत्तगत ४०६
ममत्व छाडी ३५५	महर्द्धिक ४३८, छन् ४३७, तथा महानुभाव सम्पन्न ४०२
म मात्रै चोर होइन ४५४	महर्द्धिकता ४८३
मयूर २५९, आई २६०, मन्योकि क्याहो २६०, ले मणी खाएको छ २६०	महत्फल हुम २५६
मरण ४३१, हुम ४३५, को छेउमा ९९, को भयलाई जानी ३११, पछि ७९	महाअन्धकार ४, मा १४ महाअभागी २६९ महाअभिनिष्क्रमण ३४, का कुराहरू १४० महाकरुणासमाप्ति २७, ७७



महाकथान ४५७	हो ३९३, मा प्रवेश गर्छ
महाज्वाला देखाउनु भई ३९८	३८४
महाधनी ४८०	महासाल ३४९
महानदीहरू ३८३, ३९१	महासेन मृत्युसँग २१२
महानुभाव छन् ४३८	महिमा गाई ५१
महापवारणाय ८१	मही ३८५
महापवारणाको समय ८१	म हीन छु १६७
महाप्रजावान् ३४१	महेसखा ३६४
महाब्रह्मलोकमा ४५६	मा
महाब्रह्माले ३२३	
महाभयावह ८, १२	
महाभूत २८३, हरू ३८७, ३९३, ४८७, ४८८ ४९०, ४९१, ४९३, हरूको वासस्थान ३९३, हरूलाई ४३२	मार्ग २५०, मा पनि २५२, फल १५७, तोकिदिएको हुन्दू ३, मा पनि पुग्न सबछन् २५०, मा भने पुग्न सबदेन २५०, सत्य ४७५, शील १०
महामुसलधारे ३७	
महालाभ ३६४	
महाविपश्यना ३८९	मागधी गाउँहरू १२५
महावृषभको अगाडि ३४	मागधि (पालि) भाषामा १४
महान सत्वहरू ३८७	मागेर ६७, नपाउनु पनि ७२
महासमुद्र ३८२, ३८३, ३८६, ३८७, ३८८, ३९१, ४३१, मा ३८१, ३८२, ३८३, ३९१, मा पुराण ३८६, वासी ३७८, को ३९०,	माछाहरूका नामहरू हुन् ३८७ माछाहरू हुन् ३८७ माछा निस्कने क्षेत्र २४० माछा भई जन्मेका थिए ४२७ माछाहरूलाई ४२७

माझी २६९, को घरमा २६९,  
गाउँ २६९, समाजले २७८  
माटो १७५, देऊ ६५, खोजेर  
१७८, को डल्लो ६५,  
मुछ्ये ६४, समेत खन्दनन्  
१७८, मुछ्न नहुने नियम  
६४

माणवक हुन् ३०४

मातृकोखमा ९३, ९५, बस्ने ९५

माथि ३५६, तिर गयो ४९३

माग्दथे ६५

मान १८८, २१८

माना ४२२

माग्नाले ७०

माग्नु भनेको ७३

माग्नेकुरा ७३

माग्ने काम अप्रिय हुन्छ ७२

माया १०९

मारको विषयबाट ४५०

मारलोकमा ८४

मास १७५

मात्सर्य ३५७

मासुकुण्ड्याई २१

मासु धोएको रंग ९६

मासु लिए २२

मासु किन्न ३०७

मासूको रगत २५९  
मासू बराबर गरी भागलगाई ३०६  
मासू नभइकन ३०७  
मासू र भात २६९  
मांसपिण्डको ९७  
मांसपिण्डमा ९७  
मांसपिण्डहरू ९४

मि, मु, मू

मिच्छादिट्या अभिनिवेश २५१

मित्रता थियो २७२

मित्रद्वोह ३५७

मित्र धर्म १९७

मित्रलाभ हुन्छ ८६

मिथ्यादृष्टि ४२३, कहरू २५०,

लाई २४९, ले युक्त २४९,

ले युक्त पुरुष २५०, २५२,

हरुलाई २४९, लाई छाड्ने

पुरुष २५०

मुस्काउनाको कारण १८५

मुस्काउनु भयो १८५

मुकुट ११९

मुक्त गरिन भने २३८

मुक्ति ४२३, ४३१

मुख उधारी २६१

मुख धुनजाँदा १०१	मैत्रीभाव ४६४
मुखबाट रगत बधन थाल्यो २६०	मैत्री सहगत चित्त ३६६
मुग्गोले ठोकदा ३५	मैथुन ६८, युक्तकुरा ६८, बाट विरक्त भई ३५५, धर्मबाट १९०, धर्मबाट विरत १८९
मुटु ३०, ४६, ४७, फुटाइदिनेछु ८४, फुटाउन सक्ने ८४	मैले चित्ताए बमोङ्ज ४७३
मुन्द्रीहरू ३२६	मैले ब्रह्मालाई देखेको पनि छन ३५०
मुला खाए क्यै २४	मोघ पुरुषले १२७
मुसाले १७५	मोटो ४०५
मूल फुटेर निस्केको पानी क्यै ४५८	मोती ३८६, ३९२
मूत्रद्वारलाई ३१८	मोलभन्दा बढता १७५
मूर्धाभिषिक्त ३४९, ३६६	मोह ४०५, ४७५
मे, मै, मो	मृ
मेखल १६८	स्मृतीन्द्रिय ४७५
मेखला लगाई १२४	स्मृतिप्रस्थान ३९२
मेरा हातमा छन् ४३५	स्मृतिमान १६४, ३१५, असल हो ४६५, हुँदा सुखलाभ हुन्छ
मेरा वशमा छन् ४३५	४६५, हुनु राम्रो हो ४६४, हुनु असल हो ४६६
मेरे छेउमा आयौ ४९४	स्मृति राख्वा ३७७
मेरो कुरा सुनेमा ४३६	स्मृति हीन २४५
मेरो नमस्कार नै छ २४२	
मेरो विषयबाट ४५१	
मेल खानेगरी १५१	
मैत्रिचित्त ४२, फैलाई ४	
मैत्रीचित्तमा खलबली ल्याउने ४२	

मृत शरीर ३८२, लाई ३८२,	यशकीर्ति ३३३
३८३, लाई राख्देनन् ३९०	यशश्वीले ३३१
मृत्युके छेउमा ९९	यसरी तर्कना गर ४८५
मृत्युको समयमा २५२	यसरी मनस्कार गर ४८५
मृत्युपछि ११५, ३६७	यसरी मनस्कार नगर ४८५
मृत्यु सम्बन्धी कुरा ७९	यसं जीवनमा परिनिर्वाण हुन्छन् ३२६
मृत्युसंग २०७	यसं जीवनमै परिनिर्वाण हुन्नन् ३२७
मृत्यु हुन्छ ८०	यही त्यो कुराको समय हो २८७
मृषावाद ३५७	यक्ष ५२, ५४, ३३४, हरूले २९,
मृषावादको दोषारोपण ४४५	सँग ५६, हरूको बाटो हुन्म ३२, भवनमा ५१, भवन-
मृषावाद नगरौ ४१०	तिर ५५, भन्दछन् २२, सभामा ३२, सभाद्वारा ३,
यता उता दगुदे ४४८	समागममा २, ३, २९,
यस्तो अज्ञले युक्त ३३४, हुनु भएका ३३४, ३३५	३२, सभाबाट उठी ४, को भवनमा ९३, को भवन-
यस्तो रूपको हुनपाए हुन्थ्यो २१३	तिर २, को हातमा ५४, को हाटबाट २२, ५४, को
यथाकारी तथावादी ३३४	पनि मज्जल ५२, हरूका राजा हुन् ३२९, कहाँ २३, २५, कहाँ लगेको
यदा सकेसु धम्मेसु द	थियो २७, का स्त्रीहरू
यदि चाहन्छौ भने ४९	
यमकप्रतिहार्य १०२, १३२, १५०, १९४, २०८, ३२३, ३३३, अहृदि १९४	

आई ३१, गर्जनले गर्जिदै	र
७, जाति पिशाचहरू	
४०५, जातका पिशाचहरू-	रत्कचन्दन काठको २०३
का शरीर ४०४, ले २२,	रगत खान लागदा २६०
५१, ५५, ले भनेका हुन्	रगत र पीपले २६८
५३, ले पूरा गरेका हुन्	रजनीय ३२६, ३२७
५३	रजले छोप्छ २५५
यक्षिणी ४०४, ४०९, ४१२, ४१८,	रथसेना ३९
ले ४०९, ४१३	रस्तहरू १०१, छन् ३८६
यज्ञस्थल १५	रस्मी प्रसार गरी २६१
यज्ञादि पुण्यकार्य गरेर २३१	रस ८५
याचना गरी ६५	राग २१२, २१३, उत्पन्न गर्वन
यात्रा ३१८	२१३
यी भ्रह्मा हठी (अट्टिवेधी) छन्	राजकुमार २७, ५२, ५४, ५५,
३९८	३४१, हरू २४३, राखि-
युद्ध ४१, गरी १४०, गरेर २३४,	दिए ५२
गर्दागाँडे २०७	राजकुमारीहरूलाई २४३
युवा-युवतीहरू ६८	राजगृह सेठको कारणले ४८०
यो अकुशल हो ३३२	राजदरवारमा फर्की २३
योग-मार्ग १५५	राजपुरुषहरूले ५५
योगाचारी १५६	राजपुरुषहरूलाई ५४
योगी पुरुष ३५६	राजपुरुषको हातबाट ५४
योगीहरू १५५	राजदण्ड हुनेछ १०७
यो ध्रुव हो ४५३	राज्य त्यागी २७३
यो नित्य हो ४२३, ४५३	राज्य सम्बन्धी ३६३, अनुशासन
यो शाश्वत हो ४५३	३६०



Dhamma.Digital

राजा ३६४, कहाँ लगे १६६, की	रुष्ट वचनहरू ४३
महिषी ३७३, भन्दछन्	रुद्दै कराउद्दै ४०९
२२, लाई छाडेन् २२	रूप ८९, नै सत्त्व हो ९३, नै जीव
राजोदधानमा बस्नथाले ४६२	हो ८८, लाई नै जीव
राजोदधानमा बस्नपन्थो ४२०	भनिन्छ ८९, लाई जीव
रात कट्दै जान्छ ३१०, ३११	९४, लाई नै जीव ९३,
रातको प्रत्यूष समयमा ४०८	लाई जीव ९०, गर्भमा
रातको प्रथमयाम २५४, ३२८,	प्रवेश गर्दैन ९०, राग
बित्सिके पछि ३१७	१८८, २१८, अरुप परि-
रातदिन आगो चम्किन्छ ४९८	च्छेदका सम्बन्धमा २०८,
रातमा चन्द्रमा प्रकाश हुन्छ ४९८	आयतन ४७४, काय २८३,
रात बित्नुभन्दा अगाडि २६५	को थिए २१२, जीव ८८,
राहुको हातबाट २३५	८९, धातु ४७४, लाई
राहुले समातेको कुरा २२९	२१४, २१५, संयोजन
रित्त ४४४, साबित हुन्छ ४४५	२१७
रिपोर्ट ३२०	रूपावचर ३६७, ४६८, ब्रह्मलोक
रिसाहानु छन् २९	४४३, लोकमा ४७४, भूमि
रुख काटिहाले ६३	४४३, ४६७, भूमिहरूमध्ये
रुख काट्दथे ६३	४६७
रुख काट्नथाले ६३	रेशमको कपडा ७५
रुखमनि ४३०, घटेका सबै कुरा	रेशमको धागो ७४
२३	रेशमी कीराहरू ७४
रुखमा २२, ४१८, बास लेऊ ६३	रोग ७६
रुख्खा-सुख्खा खाना ४६२	रोइरहेको ४४
रुष्ट भई ३५	रोएर देखाउनु हो ७३

रौं ९५, ९७	लुइचे ११९, १२०
रोको टुप्पोमा लागेको तेलको प्रमाण ९६	लुकनथाले ४४८
रौरव नरक १६२	लुकन लागेको वेला ४४८
ल	क्लेशहरूलाई १५७
सखेट्दा लखेट्दे १९	क्लेशगन्ध ३५६, ३५७
लज्जित छु ४८४, ४८५	क्लेशरूपीगन्ध ३५६, हरूबाट मुक्त ३५५
लज्जित भएका थिए २७२	
लज्जी ६५	क्लेशरूपी लगामलाई चुँडाली ३१८
लट्ठि लिएर हिड्वथे ३००	लोकमा अवलोकन गर्नुहुँदा २७
लट्ठिले पनि हिर्काउन बेर छैन ५६	लोकविद् २२१
लता विशेष २०१	लोकवासी ८०
लक्ष ४५७	लोकानुकम्पाकोनिमित्त ३३२, ३३५
लक्षण देखिन्छ ३३७	लोकामिष ११३, लाई ३०२, लाई त्याग्नु पर्छ ११३, लाई छाङ्ग्नु पर्छ ३११
लक्षणहरू ३४	
लाख ४५६	लोकोत्तर चित्तहरू ४०६
लामखुट्टे २३९	लोकोत्तर प्रज्ञा ११
लामो ४९४, ४९६	लोकोत्तर शील ९, १०
लाभसत्कार १२३, १२४, २७३, २३३, द्वारा १२५, १२६, १२७, को दोष २७३	लोकोत्तर समाधि १०
लिङ्गलाई १४५	लोप गर्नु ४४६
लिप-पोत गर्नकोनिमित्त ६५	लोप हुन्नु ४४६
	लोप गराइदिन्नु ४४६
	लोपहुनसके ४४८
	लोप गराउन सकेनन् ४४८

लोप पनि हुन्छ ४८२	वर्तमानको २०७, २१२
लोप पनि भएको ४८३	वर्तमानमा ३३२, ३३३, ३३४, ३३५
लोभ ३५७, ४०५, ४७५, गरी ४५०, गरे ४४९, गरेन् ४५०, नगर ४४९, नगरी ४५०	वस्तुकामहरू २६२ वस्त्रहरू ३२६, लाई २९१ वस्त्रायुध ४०, ४१, ४२, छोडे ४१ वयोवृद्ध भइसके ३४३, ३४४ वरबुद्धासनमा ४११ व्यवस्थापक ४९०, ४९१, ४९२ वशमा पनि छैन ४३५ वशवर्ती २३३, ४९०, ४९१, ४९२ वर्षाद् देवता हुन् १६१ वर्षावास ६०, ६६, ९१, १३२, १३७, १७७, १९४, २०८, २१०, बिताउनु भएको थियो ६१, बिताइ सकेपछि ३२३
व	
वर्गको नाम हो ३१३	वर्षाहरू ४, गराएर ५ व्याकरण गर्नुहुने छ ४९३
वर्गीकरण गरी ४३२	वादीताको परिचयर्दिदै ४४४ वादीवर हुनु भएका ४४५ व्याधिग्रस्त २९०
वचनलाई समालोराख १२७	वायु ३९, ४८६, ४८७, ४९०, ४९१, ४९३, ४९४, ४९५,
वचन प्रकट गरी मान्ने २९१	ले ३७, मण्डल ७, मण्डल
वच्चना ३५७	
वच्ची-विज्ञप्तिद्वारा २९१	
वज्रको आवाज ६	
वर्णवान ३३१	
वर्तमान बुद्धको पालामा १९३, २०१, २०२	
वर्तमान धर्म २१३, मा २१४	

- उठाए ३७, मण्डलले ३७,  
को वायुत्वद्वारा हुम्ह ४४५.  
निन्दक ४३२, प्रशंसक  
४३३, लाई ४३९
- वालक २७, हरु जन्माई २५, लाई  
४४
- वालिकालाई ८०
- वालिकासँग ७९
- वालुवा वर्षाए ४
- वालुवा निचोरेर ४९३
- व्यापाद कावग्रन्थी ४१४
- विगतकथंकथी ३३५
- विचार गरेको पनि जान्दछ ४८४
- विचार गरेको पनि जानेको हो  
४८५
- विचारणीय कारणहरु ३९५
- विजय २३४
- विजेता ४३१, ४९१, ४९२
- विदधाचरण सम्पन्न २२१
- विछंश गर्न खोजेको होइन ४७९,  
४८१
- विनय ६२, शील ६४
- विनयानुसार विचार गरी २९१
- विनिपात ४०५
- विपरिणाम स्वभावका छन् ४६९
- विपश्यना ध्यान १९९, मा तल्लीन  
भई ४४७
- विभङ्ग २०७, २०८, २०९, २१०
- विभाजन २०६, गरी ४३२
- विमान ३२, मा ३१, मा राखेका  
थिए ४८, भित्र ४४८
- विमुक्ता छन् २८०
- विमुक्ति ११, ज्ञानदर्शन ९ रस हुन्छ  
३९२, लाई जानेका थिए  
४३६
- विरागकोनिमित्त ३६९
- विश्वाहरु ६४
- विवाह गर्न पाएका हुन् ३२३
- विश्वासी २५९, साथी ३०५
- विशुद्ध पवारणा गरे ८१
- विशुद्ध दिव्यचक्रद्वारा ३९८
- विशुद्धिपवारण ८१
- विश्राम २१, गृह १५
- विषम नै छ १५५
- विषम मार्गमा लाग्ने १७२
- विहान सबेरै २७
- विहार बनाउन ६८, को निमित्त  
६३
- विहारहरु बने १५
- विहारमा गई २९१

- विहारमा नवस ७०  
दिक्षित चित्त ४७  
विक्षेप ८४, पार्न सक्ष ८४  
विज्ञप्रशंसित २२२  
विज्ञान ४४५, ४९५, आहार ४७६,  
स्कन्ध ४७४, को थिए  
११३, धातु ४७४, लाई  
२१४, २१५
- विज्ञानन्त्यायतन ४४२, मा ४४३  
बीणाको आवाज ३२१  
बीणाको दण्डा ३२१  
बीणाको तल्लो भाग ३२१  
बीणाको लम्बाई ३२१  
बीणा थियो ३२०  
बीणा बजाई ३२१  
बीर्यवान १५४  
बीर्येन्द्रिय ४७५  
बीरभूमि हो ६  
बुथवस्सो ८१  
वेदना २८३, लाई २१४, २१५,  
स्कन्ध ४७४
- बेद पढाउन थाले ३४९  
बैदूर्य ३८६, मणी जस्तै ३६०  
बैर गर्न थाले २९१  
बैरल्पी बन्धन ३१८
- बैरभाव ४६६, बाट ४६४, ४६६,  
बाट मुक्त हुन्थ ४६४  
बैश्य ३३४, ३९१, ह्लौ ४३१  
बैशाख पूर्णिमाको दिन ११०,  
१११, १३६  
ब्रतशील ४५७, लाई ४५८, ४५९,  
४६०, ४६१
- ब्रतसम्पन्न ४६१  
बृहत्त्व पुराण ११३  
बृहत्तफल ४५५, लाई ४४४, बृह-  
तफलद्वारा हुन्न ४४५  
बृषभ मुख ३८४  
बृक्ष मूलमा ३५५
- श
- शत ४५७, पुण्यलक्षणले युक्त ५२,  
सहस्रसम्म ४३९, सहश्र  
निर्बुद्ध ४२१
- शब्द आयतन ४७४  
शब्दधातु ४७४  
शस्त्र ३९, अस्त्र ३९, वर्षाए ४,  
अस्त्रहरू ५, वर्षाउन थाले  
३८

- शक्ति थियो ४२६  
 शरण २२९, हुनुहोस् २३६  
 शरीर ८९, ९४, छाड़ी ३६७,  
     छाड़ी मृत्युपथि ३६८,  
     बाट निस्केका ३९९
- शहर शहरमा ८७  
 शहरहरूमा धुमी ५१  
 शहरिया जीवन १४४  
 शाक्य राजकुलमा १९३  
 शाक्यवंशोत्पत्ति २४३  
 शान्तपूर्वक विहार गर्ठन् २८६  
 शास्ता २२१, लाई ३३४  
 शान्ति सुखमा बसीरह ४५०  
 शान्तेन्द्रिय ४१७  
 शालका फूलहरू २०१  
 शालराजा रुखमनी ४२९  
 शाला २०३, को नाम २०३, मा  
     ७८  
 शाश्वत ४२३, ४४०, ४५५, ४५६,  
     हो ४३०, ४५४, भन्दछन्  
     ४३०, हो ४२३, ४२६,  
     ४२९, लाई नै शाश्वत  
     भन्दछु ४३५, दृष्टि ३९४,  
     ४२३, दृष्टिलाई दूर गरी  
     ४०१
- शासनलाई ३६८  
 शिकार खेलन १९  
 शिथिल कर्म २५६  
 शिथिलता २५३, २५५, पूर्वक  
     जीवन २५३  
 शिष्यहरू ३०४  
 शिष्यसंग अलग भई बस्न पर्दा  
     ४६२  
 शील ९, १०, को कुरा ३३, लाई  
     १०, हरू १०, ब्रतपरामर्श  
     कायग्रन्थी ४१४, बान्  
     ३१५, ३१६, सम्पन्न भई  
     ४६६
- शुक्र मिथित पिशाच १४२  
 शुक्र मोचन ६७  
 शुद्धिकरण ६७  
 शुक्लपक्षमा सुखी ४०५  
 शुभाशुभ रहेदैन ४९४, ४९५  
 शूद्र ३३४, ३९१, हो ४३१  
 शूलीमा चढाउने १०२  
 शंल ३८६  
 शंक ३३४, जीवन १९८, मार्ग  
     ३३४, शीलमा १५७  
 शोक ४९, सन्ताप हुन्न ८६  
 शोभन चित्तहरू ४०६  
 शंख ३८६, हरू ३८६

अ

अद्वा १५, हो ८५, को कुरा ३३,  
पूर्वक प्रवर्जित भएका ७३,  
को प्रमुखताद्वारा २८५,  
धिकको कारणले गर्दा  
४८०, नुसारी ८८७,  
विमुक्त ८८५

अद्वालु ४८३, ४८४, ४८५

अद्वेन्द्रिय ४७५

अमणको रूपमा बस्ने ३९०

अमण गौतम ४४, ४४७

अमण वा ब्राह्मण ३९७, ४०१

अमण ब्राह्मणहरू ४३२, ४३३,  
४३५, ४४९, ४५०, ४५१,  
को मनमा ४६९, संग  
८६, ८७, संग सोधेर हेर  
४९

अमण धर्म १९३

अमण शाकयपुत्र ३९१

आदृ १५

आवकसङ्क २२२, २२३

आवकहरू ४०२, छन् ४०२, हुन्  
२२२, लाई ४४९, ४५२,  
ले ३९०, ३३६, को  
निमित्त ३३३

श्रामणेर ७४, २६४, २६५, २७०,  
ले २६५, लाई २६४,  
२६५, को गुण २६६, को  
नाम २६४, गराई राखि-  
दियो २६५, को प्रशंसा  
गर्दै २६५, संग क्षमा मार्गे  
२६५

श्रुतमयप्रज्ञा ११

श्रुतवान् श्रावकले २१५

श्रेष्ठ ४९०, ४९१, जीवन ८५, धन  
के हो ८५, रस ८५

श्रोत-आयतन ४७४

श्रोतधातु ४७४

श्रोतस्पर्श ४७६, जन्य चेतना ४७७,  
जन्य वेदना ४७६

श्रोतविज्ञान ४७७

श्रोतविज्ञेय शब्दहरू ३२६, ३२७

श्रोतेन्द्रिय ४७५

स

सउपादिशेष भए सउपादिशेष  
२८४, २८५  
सउपादिशेषलाई सउपादिशेष २८२,  
२८३

सउपादिसेसा २८१	२२५, द्वारा ७०, नायक
सउपादानो भिक्षु परिनिर्वाण हुम्हे ३२७	११६, ११७, नायक बन्ने
सत्कायदृष्टि ४४४, को विश्वास ३९५, क लाई १५२, क हरू २५२, क हरूलाई २५२	इच्छा १२१, प्रति २२३, बाट दूर भएके हुन्हे ३९१, बस्तैन ३९०, भेद गराउन खोज्ने ६९, सभाले ६७
सक्कायदिट्या अभिनिवेसो २५१	सञ्चादिशेष ६७, ६८, ६९, ७०
सङ्खदागामी ११, १८७, ३७०, ३९३, फल ३९३	सज्जिता ४९०
सकेसु धम्मेसु ९	सत्त्व ९४, ९५, प्राणीहरूलाई ४३२
स्वर्ग २५३, पुणेका हुन् २५३, मा पुणे त २४९, मा पुणेपछि २५३, मा पुग्नसक्छ २५०, मा पुग्न सक्दैन २४९, मा पनि पुग्न सक्छन् २५०, २५२, पनि पुग्न सक्दैनन् २५०, २५१, मा भने पुग्न सक्छन् २५०, लोकमा २१९, २२०, २२४, लोक- मा उत्पन्न हुन्ह्यन् २२१	सप्तबोध्यज्ञ ३९२ सत्य द६, हो द५ सन्ताप हुन सक्ने ४९ सन्तोषजनक ढौंगले ४६९ सन्तोषी ६५ सन्थागार ३५१ सन्दर्शित ४१३ सन्दृष्टिक ३३२, छ २२१ सद्गाविमुत्तो २८६ स्वप्न १६९, दोष ६७, लाई ४५८, लाई अनुस्मरण गर्ने यं ४६०, ४६१
सगावरणा २५०, २५२	सर्प छैं ४२
सञ्च २४२, को निन्दा गरेको होइन २४२, को बीचमा फूट ६९, को शरण २२९, को शरण जानु २२०,	सप्रतिपक्ष छ ३३३ सम्प्रतिष्ठित ४१३ सम्प्रहर्षित ४१३ सम्प्रज्ञानि १६४

सम्पराग्यिक ३५४	समाति राखेको थिए २६६
स-प्राणक पानी ६४	समातेर १६६
सत्पुरुष धर्म २१४, मा २१४	समाधि ९, मा ४८७, मा समाधिष्ठ
सत्पुरुषलाई देख्ने २१४	भए ४९०, संवर्तनिक
सबै ४४४	२२२
सबैकायपटिसंवेदी ३८३	समाधिष्ठ भए ४८७
सम्बाध ३७६, को बीचमा ३७७	समाधीन्द्रिय ४७५
सबै ४४४, ४४५, को सबैपन्द्वारा	सम्मानपूर्वक प्रतिपन्न छन् २२२
४४४, दिशाहरूमा ३५६,	समापत्ति लाभ गरी ४४०
का सबै ३७०, का सबै	समाहित ३१५
शासन ३६७, ३६९	समुत्तेजित ४९३
सम्बोधिकोनिम्नि ३६९	समुद्रमा गए ४९३
सम्बोधिपरायण ३७०	समुद्रमा प्रवेश गर्दैन् ३८४
सम्यक् आजोव ३६९	समुद्रबाट ८५
सम्यक् कर्म ३६९	समुद्रपारीसम्म ३०
सम्यक् दृष्टि ३६९, बाहेक २४९	समुद्रय सत्य ४७५
सम्यक् प्रधान ३९२	समृद्ध ४८१
सम्यक् स्मृति ३६९	स-क्लेशी प्राणीहरू सुखीहुन्दै ३१३
सम्यक् व्यायाम ३६९	सर्वज्ञता ४८
सम्यक् वाचा ३६९	सर्वज्ञबुद्ध हुनुभयो ३४
सम्यक् समाधि ३६९	सहसेय्ये ७४
सम्यक् संकल्प ३६९	सहश्र ४५७, प्रकारका लोकमा
सम्यक् सम्बुद्ध ४५१, ४५२	४३८
समजातीय ३६१, चालीस ३६६	सहस्री ब्रह्मा ह्वौ ४३९
समय समयमा ४३३	स्तष्टा ४३१, ४३२
समागममा ३	

सा	सात वर्षभित्र ४२५, ४२६
स्वागत छ २८१, ४५४	सातवर्षीय २६४, वालक २६४, वालकले २७०
साट्ट-फेर गरी १७५	सातवर्षीया ७७
साठी योजन ४, ३५	सातशय २२०, २२३, ३५१,
सात अनुपुरोहित ब्राह्मणहरू ३४९	स्नातक ३६६, देवताहरू-
सात टुक्रा हुनसक्छ २३८	सँग २२०, २२३
७ चित्तहरू ४७७	सातैं क्षत्री ३४९
७ चेतनाहरू ४७७	सातौं वर्षमा १५०, २०८
७ स्पर्शहरू ४७६	साथमा लिई हिड्ने ३२०
७ वेदनाहरू ४७६	साथीहरू १८३
७ संज्ञाहरू ४७६	स्वाधीन २२२
सातपटकसम्म ४७२	साधुकारको आवाज ५१
सात पुरोहित ब्राह्मणहरूलाई ३६६	साधुसन्तको सत्संगत २३४
स्वात परी ३८२	साधुसन्तहरूको १४१
सात ब्राह्मण ३६४	साधुसन्यासी ४४९
सात भाग बराबर पारी ३४६	सानीआमा ३०३
सात भागमा विभाजन ३४५	सामुद्रिक व्यापारीहरू ४९३
सात भिक्षुहरू १८३	स्यात जस्तै ३४
सात महाधनी ब्राह्मणहरूलाई ३४९	सावदध हो ३३२
सात महाधनी ब्राह्मणकहाँ गई ३५१	सावदध-निरवदध ३३३
सात महीना ३६३, सम्म १०४	साक्षात्कार गरी ३७०, ४८६
सात रातमन्दा बढी ७४	सि, सी, सु, सू
सात वर्षसम्म ३६२, ४२५, ४२६, लगातार ४२४	सिकर्मीको पछि पछि लागी २७३
सात वर्षको उमेरमा २६६	

सिंगान-कफहरू	४०९	सुन्दरतर	४८७, ४८८, ४८९
सिंगानहरू खोजदे	४९७	सुन्दर रूपवर्ण	४६८
सिताहरू टिप्पै	२७०	सुन्दर रूप धारण गरी	४९९,
सिङ्गभाचिएको साँडे क्यै	४२	२०५, ३२८	
सिहहरू	३८४	सुल्तन हनुने नियम	७४
सीर्जना गर्ने	४३२	सुन	३८६, चाँदी १७५, चाँदीहरू
सीसाको जस्तो वर्ण	९७	१७८	
सु-आख्यात छ	२२१, २२२, २२३,	सुनिन्द्रि पनि	७०
	२२४, २३२	सुपर्ण	३३४
सुकोर्तिलाई बिगार्न खोजेको होइन	४७९	सुप्रतिपन्न छन्	२२२, २२३, २२४
सुखकोनिमित्त	३३२	सुपेशलताको कारणले	२९१
सुख पनि लादेन	१३०	सुभाषितलाई	१५२
सुख पनि छैन	१३१	सुभाषितहरू हुन्	१०३
सुखबेदी	११२	सुभिक्ष थियो	६६
सुखी हुनेलाई दुःख हुन्छ	१३१	सुमार्गमा ल्याउनकोनिमित्त	३९५
सुगत	२२१	सुमेहको बाहिर भएर	२२८
सुगति स्वर्गलोकमा	२२२, २२३,	सुमेहमाथि प्रहार	४०
	२२५	सुवर्ण पत्रमा	४८, २७२
सुगन्ध क्यै	३८	सुवर्ण भूमिमा	१०३
सुगन्ध लेपहरू	३२६	सुवर्णमय	३२१
सुत्थन्	२४६	सुविनीत	२४२
सुतिरहने पधानिकतिस्सतथेर	२७७	सुस्वादिला भोजनहरू	२४१
सुतीरहेको कुरा	२६१	सुसंयमी	२४२
सुत्वथे	७४	सृष्टिकर्ता	४६९, हुँ ४७३, हुन्
			४६७

सूर्यको हिंडाई २२८  
 सूर्य माथितिर २२७  
 सूर्यमण्डलको प्रभाव २२७  
 सूर्यमण्डलको बीचमा २२७  
 सूर्यमण्डलको माथिलो छेउमा  
     २२७  
 सूर्यविमानमा बस्ने २२७  
 सूर्यस्तको समयमा ४११  
 सूर्यस्त हुने वेलामा ४१७  
 सूरभाव २२७  
 सूक्ष्म ४९५

से, सा, सं


सेनापति १९८, ३७२  
 सेवकहरू २५२  
 सेवनीय ३३३, छ ३३२  
 सेवा गरीरहेका २६७  
 सेवा-शुश्रूषा ६८  
 स्वेतलाई छेदन गर २५५  
 स्वोतापत्ति फल ११, २७, ५०,  
     ७६, २२९, ३०५, ३९२,  
     ३९५, ४०९, मा प्रतिष्ठित  
     भए ५०, ४१८  
 सोतापत्तिफले पतिटूसि ५०



DhammaNet

सोतापत्ति वज्ञा २५२  
 स्वोतापन्न २२९, ३७०, ३९३,  
     ४१८, भई ८०  
 सोध ८६  
 सोध्नुपर्छ ८७  
 सोधे ४९  
 सोहू कल्प हुन्छ ४४१  
 सोहू जना २६२  
 सोहू वर्षीया ७७  
 सोहू शिष्यहरूका नाम २६२  
 सोहू हजार २७, २६३  
 सोही नै गति ३६५  
 सौगन्धिक ४५७  
 सौमनस्येन्द्रिय ४७५  
 संस्कारस्कन्ध ४७४  
 संस्कारको थिए ११२  
 संस्कारलाई २१४, २१५  
 संस्कृत बौद्ध साहित्य ३०४  
 संख्या गणनाको नाम ४२२  
 संख्यालाई ४२१  
 संग्राम ४  
 संस्मरण ४२२, ४२५, गर्नु भई  
     ४६०, गराइदिने विचारले  
     ४५५, गर्नसकदये ४२३  
 संयोजनहरू १७६, १८७, ३७०,  
     लाई १८८

संयम १६९	हात २२, मा ५४, मा पुरेको हुनाले ५४, बाट ५४, काट्ने यैं २५६, खुट्टा न चलाई ४१७, मा छैन ४३५, मा भिक्षा-पात्र राखी २७१, समाती ४९२
संक्षिलष्ट व्रत २५६	
संक्लेश धर्महरूलाई ९	
संक्लेशनीय ४५२	
संवर्तकत्व ४७२	
संस्वेदज ४३२	
संहरणी २०७, २१२, २१३, २१४	हाती ३४, जस्तै ३४, मा ३६, सारका छानाहरू ३७
संहीरं २०७	
संज्ञा २८३, लाई २१४, २१५, स्कन्ध ४७४	हानी नोकसानी २६९
संज्ञी ११२, २१३	हामीभन्दा सुन्दरतर ४९०
इ	
हत्या गर्न सबैन ४८	हिडनु ३१८
हस्ती ३८४, राजाको अगाडि ३४, सेना ३९	हितकोनिमित्त ३३२, ३३५
हतोत्साह १५४	हिमखण्डतिर २४१, को २४५
हतोत्साही १५४	हिमाल ७, ४३१, मा २९, ३१, पनि ३७, तिर गयो ३०,
हरण गरी ल्याएका थिए ३७३	बाट ३८४, तिर बसेका थिए ४१९
हरीण २०, को मासु २०, पोखरी भित्र लुक्यो १९, भागेर जानेछ १९, लाई १९, मारी २०	हिलो ३९, वर्षाए ४, ३८, नमएको २३९
हाडहरू २४, ९४, २६७	हिलैहिलो परेकोमा ३१८
	हीनकाय ४५०, मा प्रतिष्ठित भए ४५०
	हीन छ ३३२
	हीन-प्रणीत ३३३
	हुर्काउन थाले २५



Dhamma.digital

हुकुम प्रमाङ्गी लिई २७

हुरी चलाए ४

हेतु ४०५, ले युक्त नमएको ४०५,

निरोधलाई ८, प्रत्ययवाद

९०

हेतुक ४०६

हैस्या देऊ ६५

होहला ७

हृदयवस्तु ४६

हंसबाट १६९

हंस समात्ने १७०

हँस्ती उडाए ४१८

ध, ज्ञ

क्षत्री ३९१, हरू ३३४, हौ ४३१,

राजाहरू ३६६

क्षत्रीयहरूले ३६१

क्षीणालब्दी २९५, २९९, ४०३, ले

२९५, को खप्पर ८२

ज्ञानदर्शन ११

ज्ञानयुक्त बाल ४०६

## गाथा-सूची

पृष्ठ :

पृष्ठ :

अ

अच्चेन्ति काला तरथन्ति रत्तियो  
३१०, ३११  
अज्जा पि ते आवुसो सा दिट्ठि  
४००

अज्जेवकिच्चमातप्यं २०७, २११  
अकतं दुक्कटं सेय्यो २५५  
अतीतं नान्वागमेय्य २०६, २११  
अथ अंग दिवार्तांति ४९८  
अन्धभूतो अयंलोको द०  
अद्वा पजानासि ममेत मायुं ४२६,  
४६३

अप्पमत्तको अयंकलि २९३  
अप्पं हि एतं न हि दीघमायु ४५७  
अब्बुदा जायते पेसि ९४  
अस्मा न व्याहारिस्तसमि ४१६  
आसने उदकं पज्जं ३५३

इच्छा विविच्छा परहेठना च ३५७  
इदं दिस्वान नन्दन्ति ३३०  
इमं कुमारं सतपुञ्जलक्खणं ५२  
उपको पलगण्डो च १८४  
उपनीयति जीवितमप्पमायु ११२,  
११३  
एत्थ दीघं च रस्सं च ४९४  
एत्थ नामं च रूपं च ४९४  
एस देवमनुस्सानं ४१६  
एस मग्गो उजुमग्गो ३६२  
एवं विहारिं आतार्पि २०७, २११  
एसूपमा दामली ब्राह्मणस्स २९८

क

कति लोकास्मि पज्जोता ४९७  
कथ आपो च पठवी ४९४  
कथंविधं देवता पूजयन्ती ३१४

कथंविधं दुष्क्खमतिच्च इरियति

त

३१४

कथंविधं सीलवन्तं वदन्ति ३१४

कथंविधं पञ्जवा वदन्ति ३१४

कप्पो च ते बद्ध चरो ४६२

कथिरा चे कथिरायेतं २५५

करणीयमेतं ब्राह्मणेन २९७

किनु सन्तरमानो व २३७

किसु छेत्वा सुखंसेति ४९९

कुसो यथा दुग्धहितो २५५

के आमगन्धा मनुजेसु ब्रह्मे ३५६

कोधं छेत्वा सुखंसेति ५००

कोधो मोसवज्जं निकति च दुष्मो

३५७

च, छ, ज

चत्तारो लोके पञ्जोता ४९८

चतुर्चकं नवद्वारं ३१७

चन्वन देवपुत्तो म १९६

छिन्द सोतं परककम्म २५४

छेत्वा नन्दि वरतं च ३१८

जातरूपेन सञ्चन्ना २००

जिधच्छा परमारोगा ७६

ततो चवित्वा तिदसं १९४

तथागतं नमस्सन्ता ३३०

तथाविधं अरहन्तं २३७

तिलतेलस्स यथा विन्दु ८९, ९६

तुण्ही उत्तरके होहि ४१४

ते अञ्जे अतिरोचति ३३०

तेविज्जा इद्विष्पत्ता च ४०३

ते वुत्तवाक्या राजानो ३३६

ते हि पारं गमिस्सन्ति २४०

ते हि सोर्तिंश गमिस्सन्ति २३९

द, घ, न

दन्तपुर कलिङ्गानं ३४६

दीघायुको होतु अयं कुमारो ५३

दुप्पोसंकत्वा अत्तानं २४६

धाता विधाता वरणो कुवेरो २३१

न मे मारिस सा दिट्ठि ४०१

नमो ते बुद्धवीरत्थु २३६

नवे देवे च पस्सन्ता ३३०

न हि पुत्तो पति वा पि ४१४

निब्बानं भगवा आह ४१४

निरामगन्धो विरतो मेथुनस्मा ३५५

प

पचुप्पन्नं च यो धर्मं २०६, २११  
 पटिगण्हाम ते अग्धं ३५३  
 पठमं कललं होति ९४  
 पब्बजिज्ञत्वान तत्थेव १९६  
 पाणेसु च संयमामसे ४१०  
 परोपरं च जानासि ४३८  
 पियो लोके सकोपुत्तो ४१५  
 पुच्छामि ब्रह्मानं सनङ्कुमारं ३५४  
 पुच्छामि गोतम भूरिपञ्ज ३१४  
 पुरिसस्त हि जातस्त २९३

यस्स सब्बमहोरत्तं ४६६  
 याचको अपियो होति ७२  
 यावता चन्द्रिम सुरिया ४३८  
 याव न गाधं लभति नदीसु २९८  
 ये खो पमत्ता विहरन्ति २४६  
 यो निन्दियं पसंसति २९३  
 यो सीलवा पञ्जवा भावितत्तो  
 ३१५  
 यंकिञ्चि सिथिलं कम्मं २५५  
 यं चस्स भुञ्जति माता ९४  
 यं वे कुमारं जानन्ति ३५२

र, ल, व

भ, म

भवे वाहं भयं दिस्वा ४४७  
 मिक्खु सिया छायी विमुत्तचित्तो  
 १५३, ३०१  
 मा सदं करि पियङ्कुर ४०९  
 मिथिला च विदेहानं ३४६  
 मोदन्ति वत भो देवा ३३०

रूपं न जीवन्ति वदन्ति बुद्धा ९३  
 लोके दुष्कषपरेतस्मि ४१५  
 वण्वा यसवा सिरिमा ३५२  
 विञ्जाणं अनिदस्सनं ४१४  
 विरतो कामसंज्ञाय २१७

स, ह

य

यथा निमित्तं दिस्सन्ति ३३७  
 यदा सकेसु धर्मेसु द, १५

सङ्घस्स अञ्जर्णि कत्वा २४६  
 सत्रे जह्य कामानि ३६१  
 सत्तधा मे फले मुद्धा २३८  
 सत्तभू ब्रह्मदत्तो च ३४८

सतं सहस्रानं निरबुद्धानं २९३	सम्बाधे वत ओकासं ३७५
सतं सहस्रानं नहुतं ४२१	सम्बाधे वा पि विन्दन्ति ३७६
सत्ताहं अब्बुदं होति ९७	सहस्रं ब्रह्मलोकानं ४७१
सत्ताहं पेसि भवति ९७	सुखजीविनो पुरे आसुं २४५
सत्ताहं कललं होति ९६	सुभासितस्स सिक्खेथ १५२
सतीमतो सदाभदं ४६५, ४६६	हित्वा ममतं मनुजेसु ब्रह्मे ३५५
सब्बदा सीलसम्पन्नो २१७	